

आयकर निर्देशिका, २०६६

(दोस्रो संशोधन, २०७३ सहित)



नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग

लाजिम्पाट, काठमाडौं

गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहुर

आयकर निर्देशिका, २०६६

(दोस्रो संशोधन, २०७३ सहित)



नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
लाजिम्पाट, काठमाडौं

आयकर निर्देशिका, २०६६

(दोस्रो संशोधन, २०७३ सहित)

प्रकाशक : आन्तरिक राजस्व विभाग
लाजिम्पाट, काठमाडौं
फोन : ४४१५८०२, ४४१५८०३, ४४१२२४७, ४४१९७१९, ४४३९७८९
फ्याक्स : ४४११७८८
e-mail : policy@ird.gov.np
Web Site : www.ird.gov.np

सर्वाधिकार : आन्तरिक राजस्व विभाग
लाजिम्पाट, काठमाडौं

प्रकाशन मिति : २०७३ माघ

आवरण : प्रकाश शर्मा ढकाल

लेआउट : दीपक अधिकारी

मुद्रित संख्या : :

दोस्रो संशोधन बारे

नेपालमा स्वयं कर निर्धारण पद्धति अवलम्बन गरेको करिव अढाई दशक पूरा हुन लागेको छ । यस पद्धतिमा करदाता सेवा र करदाता शिक्षाको माध्यमबाट कर सहभागिता अभिवृद्धि गर्न गराउन अभिप्रेरित गरिन्छ । कर कानूनका विषयमा जति जानकारी करदाता हुन्छन त्यति नै कर कानूनको मर्म र भावना अनुसार कर सहभागिता बृद्धि हुँदै जान्छ । कर सम्बन्धी कानून तुलनात्मक रूपमा अन्य कानून भन्दा जटिल हुने कुरा सबैलाई विदितै छ । यस्ता ऐन नियमको बुझाई, व्याख्या र कार्यान्वयनमा एकरूपता ल्याउन नितान्त आवश्यक देखिन्छ । यसै क्रममा कर कानूनमा भएका व्यवस्थालाई कर्मचारी, करदाता र यसको प्रयोग गर्ने गराउने वर्गले अपेक्षा गरे अनुसार कानूनी व्यवस्थाको वस्तुनिष्ठ व्याख्या र सान्दर्भिक उदाहरणबाट यथाशक्य सरल बनाउने प्रयत्न स्वरूप यस भन्दा अगाडि आयकर निर्देशिका, २०६६ यसको (पहिलो संशोधन, २०६८) का साथै बहाल कर असुली सम्बन्धी कार्यविधि निर्देशिका २०६८, कम्प्युटर बिजक सम्बन्धी कार्यविधि, २०७१ र जग्गा तथा घरजग्गा निःसर्गमा पूंजीगत लाभ कर सम्बन्धी निर्देशिका, २०७२ जारी भैसकेका छन । यस्ता निर्देशिका कार्यविधिको व्यवस्था तथा प्रकाशनले कर सम्बन्धी कानूनको व्याख्या र कार्यान्वयनमा एकरूपता मात्र ल्याएको छैन, करदाताको कर सहभागितामा बृद्धि गर्न र कर सहभागिता लागत समेत न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसै सन्दर्भमा विभागले एकीकृत कर लेखा परीक्षण दिग्दर्शन, २०६८ मा समसामयिक परिमार्जन गर्नुका साथै दीर्घकालीन करार सम्बन्धी निर्देशिका, २०७३ समेत जारी गरिसकेको छ ।

आर्थिक ऐन, २०७३ ले गरेका संशोधन समेत समावेश गरी यो निर्देशिका परिमार्जन गरिएको हो । यो निर्देशिका परिमार्जन गर्नको लागि आफ्नो अमूल्य समय तथा सुभाब दिनुहुने नेपाल सरकारका पूर्व मन्त्री एवं कर विज्ञ श्री विद्याधर मल्लिकज्यू प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । यस निर्देशिका तयार पार्ने क्रममा खटिनु हुने उपमहानिर्देशक श्री चन्द्रकला पौडेल, निर्देशकद्वय श्री नरनाथ गिरी र श्री शरद निरौला, ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृतद्वय श्री गोपाल प्रसाद धिमिरे र श्री दीर्घराज मैनाली, करदाता सेवा कार्यालय वालाजुका प्रमुख कर अधिकृत श्री कपिल प्रसाद सुवेदी, अन्तरिक राजस्व विभागका शाखा अधिकृत श्री प्रमोद कुमार श्रीवास्तव, आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. १ का कर अधिकृतद्वय श्री आनन्द काफ्ले र श्री प्रकाश शर्मा ढकाल तथा आन्तरिक राजस्व कार्यालय भरतपुरका कर अधिकृतद्वय श्री टेकराज स्याङतान र श्री दिपक पौडेललाई विशेष धन्यवाद दिन चाहन्छु । साथै यो निर्देशिका प्रकाशनका लागि सदैव उत्प्रेरित गर्नुका साथै मार्गदर्शन एवं अग्रपोषण प्रदान गर्नु हुने माननीय अर्थमन्त्री श्री कृष्ण बहादुर महाराज्यू, अर्थसचिव श्री शान्तराज सुवेदीज्यू, राजस्व सचिव श्री राजन खनालज्यूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु ।

यस निर्देशिका तयार पार्ने क्रममा समेट्न नसकिएका विषयवस्तु आगामी संस्करणमा समेट्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछु । निर्देशिकालाई थप सरल बनाउन करदाता, व्यवसायी, लेखा परीक्षक, पेशाविद, कर्मचारी एवं सर्वसाधारणबाट रचनात्मक सुभाबको अपेक्षा गरेको छु ।

चुडामणि शर्मा
महानिर्देशक

प्रथम संस्करणको भूमिका

आयकर निर्देशिका, २०६६ को हामीले गत आर्थिक वर्ष नै परिमार्जन गर्ने प्रयास गरेका थियौं। बजेट प्रस्तुतीको ढिलाइले गर्दा गतवर्ष यसको परिमार्जन हुन सकेन। यसर्थ, यस वर्षको आर्थिक विधेयकले गरेको संशोधन समेत मिलाएर बजेट प्रस्तुत भएको पन्ध्र दिनमा नै आवश्यक परिमार्जन गरी यो निर्देशिका तयार गरिएको छ। छोटो समय भित्र नै परिमार्जन गरी यसलाई अन्तिम रूपमा आन्तरिक राजस्व विभागको वेब साइट समेतबाट सार्वजनिक गर्न पाउँदा विभागलाई खुशी लागेको छ। कर प्रणाली अर्थतन्त्रमा तटस्थता कायम गर्ने वित्त नीतिको महत्वपूर्ण उपकरण भएकोले यसको सहि प्रयोगबाट राज्यले दीगो कराधार पाउँछ भने करदाताले सरल कर कानूनको प्रयोग गर्न पाउँदा कर सहभागिता लागतमा कमि आई विश्व बजारमा नेपाली अर्थव्यवस्था प्रतिस्पर्धी बन्न पुग्छ। नेपालको आयकर नीतिले स्वेच्छिक कर परिपालनाको परिकल्पना गरेको हुँदा यो निर्देशिकाले त्यसको परिपालन गर्न र गराउन पनि मद्दत गर्दछ। नेपालमा आयकर प्रणालीको थालनी भएको पचास वर्षको विकासक्रममा यो निर्देशिका तेस्रो हुनेछ। विगत एक वर्षमा हामीले आम करदाता र यसको प्रगोगकर्ताहरूको मांभमा जटिल भनिएको आयकर कानूनको विस्तृत व्याख्या सहितको यो निर्देशिका जारी गर्दा आम करदाताबाट राम्रो प्रतिक्रिया प्राप्त गर्नु। त्यसैगरी सुधारका लागि सुभावहरू पनि पायौं। विभागले यो कार्यलाई आम करदाता प्रतिको हाम्रो दायित्व र कर्तव्यको रूपमा लिएको छ। यी सुभावहरू समेतलाई ध्यानमा राखी यस पटक परिमार्जन गर्दा अलि बढी परिष्कृत र परिमार्जन गर्न खोजेका छौं। यसले आयकर कानूनको परिपालना गर्ने व्यवसायी, यसलाई प्रयोगमा ल्याउने कर मध्यस्थकर्ता, नीतिको परिपालनाको अनुगमन गर्ने निकायहरू र नीति निर्माण एवं कार्यान्वयन गर्ने सम्बन्धित निकायहरूलाई कर कानूनको व्याख्या गर्न र त्यसको व्यवहारिक पक्षको ज्ञान दिन सहयोग पुऱ्याउने विश्वास लिएको छु। यो निर्देशिका निर्माणका चरणमा हामीले यसको भूमिकामा भनेका पनि थियौं कि असल कर प्रणालीको निर्माणको लागि निरन्तर प्रयत्न गर्ने, करदाताको कर सहभागिता लागत र समयमा कमि ल्याउन कर सुधारका कार्य सूचीहरूलाई अग्रभागमा राखी कार्ययोजना बनाउने, कर कानूनका जटिल पक्षहरूको व्याख्या गरी सरल बनाउने कार्यहरू विभागको प्राथमिकतामा

रहनेछन्। विभागले कर कानूनहरूको परिपालना गर्न गराउनका लागि सहज सेवाका रूपमा विद्युतीय सेवा, कर कानूनको बारेमा करदातासंगको अन्तरसंवादमा सक्रियता र राज्यप्रति उत्तरदायी भएको कर प्रशासनको प्रभावकारितामा यो विभाग दृढ रहनेछ। हामीले आयकर कानूनभित्र रहेका मूल्य हस्तान्तरण, स्थायी संस्थापन तथा दीर्घकालीन करार सम्बन्धि निर्देशिकाको निर्माण र नेपालको कर सहभागिता लागतको अनुमान, उठ्नु पर्ने कर रकम र उठेको कर रकम बीचको अन्तर जस्ता विषयबारे अध्ययनको थालनी पनि गरिसकेका छौं। उल्लेखित कार्यहरू समयमा सम्पन्न गर्न सकिएको अवस्थामा यस कानूनको व्याख्या र यसको परिपालनामा पूर्णता आउने विश्वास लिन सकिन्छ। निर्देशिकाको अध्ययन गर्ने तरिका र यसका विशेषताहरूका बारेमा यस अगाडिको भूमिकामा संग्रहित भएकोले यहाँ दोहोऱ्याउन आवश्यक देखिएन।

कर प्रणालीको सुधारको लागि सरलता एवं पारदर्शीता कायम गर्ने र आम करदातासंग सधै टाढा होइन नजिक हुनु पर्दछ भन्ने भाव देखाउने अर्थ सचिब श्री कृष्णहरि बास्कोटाको क्रियाशिलताका कारणवाट यो निर्देशिका परिमार्जन सम्भव भएकाले वहाँप्रति विभाग परिवार आभार व्यक्त गर्दछ। सुधारका लागि

सदा उत्साह प्रदान गर्ने माननीय उप प्रधानमन्त्री तथा अर्थमन्त्री प्रति विभाग हार्दिक आभार प्रकट गर्दछ । आयकर कानून जटिल विषय रहेको र यस्तो जटिल विषयलाई करदाता, लेखा व्यवसायी, कर प्रशासन एवं यसको कानूनी व्याख्या गर्ने कानून विज्ञहरू र अन्य सरोकारवालाहरूले पनि बुझ्ने गरी तयार गर्ने लेखाविज्ञ श्री भवनाथ दाहालको परामर्श प्रसंशनीय रहेको छ । आयकर प्रणालीको सुधारमा निरन्तर सहयोग पुऱ्याउने जर्मन दातृसंस्था न्दश र यसका पदाधिकारी तथा यस निकायका विज्ञ, कर प्रशासनको सुधारको लागि सदैव चासो राखिरहने श्री पद्यनाभ सिंह कार्कीलाई धन्यवाद दिन चाहन्छु । अन्त्यमा, यस्तो कठीन तथा जटिल काममा संलग्न भई प्रस्तुत निर्देशिकाको परिमार्जन गरी प्रकाशनयोग्य बनाउनका लागि यस विभागका उपमहानिर्देशक श्री कृष्ण प्रसाद देवकोटाको सक्रिय नेतृत्वमा आफ्नो दायित्व पूरा गर्न खरो उत्रनु भएका मेरो विभागका निर्देशकहरू श्री विश्व राज पाण्डे, श्री बन्नी प्रसाद गौतम, ठुला करदाता कार्यालयका प्रमुख कर अधिकृत श्री गोपाल प्रसाद घिमिरे, कर अधिकृत श्री कपिल प्रसाद सुवेदी, श्री सूर्य प्रसाद पोखरेल यो पौरखी कामको लागि धन्यवादका पात्र हुनुहुन्छ । मलाई र यस समूहलाई सधैँ उत्साहित र उप्रेरित बनाई कार्य गर्ने गराउने र अत्यन्त लगन र मेहनत गर्ने विभागका उप महानिर्देशक द्वय श्री खुमराज पुंजाली र श्री लक्ष्मण अर्याल तथा सूचना प्रविधि विज्ञ श्री कपिल देव श्रेष्ठलाई धन्यवाद दिन चाहन्छु ।

यो निर्देशिकामा थप सुधारको सम्भावना सधैँ नै रहने छ । यसको लागि विभाग सधैँ नै करदाता तथा यसको अभ्यासकर्ताको सुभावहरूको पर्खाइमा रहनेछ । टंकण कार्यमा भएका गल्तीका लागि भविश्यमा सुधानै बाचा पनि गर्दछु । यसको प्रयोगले स्वेच्छिक कर सहभागितको अझ बृद्धि हुनेछ भन्ने विश्वास लिएको छु । जसले हामीले तिरेको कर हाम्रै विकासका लागि, आधुनिक र समृद्ध नेपाल निर्माणका लागि भन्ने हाम्रो अभियानलाई सघाउने विश्वास पनि लिएको छु ।

मिति: २०६८।०४।१५

राजन खनाल

महानिर्देशक

आन्तरिक राजस्व विभाग

भूमिका

नेपालमा आयकरको थालनी भएको करिब पचास वर्ष व्यतित भएको छ । आधुनिक कर प्रणालीका आधारभूत अवधारणासँग यसको अन्तरमिलान भने आयकर ऐन, २०५८ ले गरेको छ । आयकर ऐनको यो विकासले आयकरको नीतिगत मार्गदर्शन मात्र नदेखाई समग्र कार्यप्रणालीको सुधारको ढोका पनि खोलेको छ । यस ऐनको कार्यान्वयनले साँघुरो अवस्थामा रहेको कराधारलाई फराकिलो बनाउदै लगेको छ । करदातालाई गरिने कर व्यवहारमा समरूपता कायम गरेको छ, राष्ट्रिय कर प्रणालीको अन्तर्राष्ट्रिय कर प्रणालीसँग सोभो सम्बन्ध स्थापित गरेको छ, लगानी मैत्री कर नीतिको पक्षपोषण गरेको छ, करदाताको स्वेच्छिक कर सहभागिताको प्रवर्द्धन गरेको छ । यस ऐनले परम्परागत रूपमा कर अधिकारीसँग रहिरहेका अवशिष्ट अधिकारहरूको अन्त्य गर्दै आयकर ऐनलाई विधिको शासनको रूपमा कर प्रशासन तथा करदातालाई यस ऐन अर्न्तगत उत्तरदायी र जवाफदेही बनाएको छ । यसका अतिरिक्त यस ऐनको कार्यान्वयन पछि राजस्व संकलनमा आयकरको बढोत्तरीले नेपालको राजस्व परिचालनमा हाललाई दोस्रो ठूलो राजस्वको स्रोत बनाएको छ भने भविष्यमा मूल राजस्व परिचालनको आधार पनि बनाउदै लाने देखिन्छ । यो ऐनले असल कर प्रणालीका आधारभूत मान्यताहरू जस्तै सरलता, तटस्थता, समता, स्वच्छता, निश्चितता र पारदर्शीतालाई अंगाल्दै न्यूनतम करको अन्तरलाई घटाई समतामूलक, कर संकलनमा सुविधा र दक्षता सहितको मितव्ययी र अर्थतन्त्रको विस्तार तथा आर्थिक बृद्धिको दक्षता कायम गराउने दिशामा अभिमुखीकरण गराएको पाइन्छ । नेपालको कर प्रणालीको आधुनिकताको दिशामा यसले प्रथम पाइला राखेकोले यसको सामयिकता र परिमार्जनको आवश्यकताको भने निरन्तर खाँचो देखिन्छ ।

आयकरको सैद्धान्तिक आधार भनेको आयको वितरणमुखि न्यायको प्रत्याभूति दिने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, राज्यको वित्तीय संरचनालाई सन्तुलित र अनुकूल बनाउने, समाजमा पारदर्शी अर्थव्यवस्थाको निर्माणको आधार बनाई सदाचार प्रदर्शन गर्न सघाउने रहेको हुन्छ । आर्थिक नीतिको प्रमुख नीति संयन्त्रको रूपमा रहेको वित्तीय नीतिको महत्वपूर्ण नीति उपकरण आयकर भएकाले यसले राजस्वको दिगो आधारको लागि फराकिलो कराधारको परिकल्पना गर्दछ, जसले आर्थिक क्रियाकलापलाई प्रवर्द्धन गराउने नीतिहरूसँग पनि अन्तरमिलानको अपेक्षा राख्दछ । विश्वव्यापिकरणको वर्तमान परिवेशमा नेपालले आयकरका कानूनी व्यवस्थाहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाई लगानीमैत्री वातावरणको निर्माण गर्ने, नेपालको करदेयी क्षमताको संरक्षण गर्ने र प्रतिस्पर्धी तथा स्थिर कर नीतिको माध्यमबाट नेपाल राज्यका लागि आधिकारिक राजस्व संकलन गर्ने अभिष्ट रहेको पाइन्छ । सबै प्रकारका आय तथा आयका स्रोतहरूमा समानताका आधारमा करारोपण गर्ने, आयकरलाई लचकता सहित उत्पादकत्व बढाउने, व्यवसायीको कर सहभागिता लागत र सरकारको कर संकलन लागतलाई घटाई व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, आयकरलाई तटस्थ बनाई अर्थ व्यवस्थाको दक्षता बढाउने, सरल, सहज र पारदर्शी आधुनिक कर प्रणालीको विकास गर्ने, लेखामा आधारित स्वयं कर निर्धारणको विकास गरी व्यवसायिक उत्तरदायित्वको भावना जागृत गराउने र समग्र आयकर प्रणालीका कार्यहरू कानूनी विधि र प्रक्रियामा आधारित बनाई उत्तरदायी र पारदर्शी कर प्रणालीको प्रवर्द्धन गर्ने ऐनको उद्देश्य रहेको छ ।

आयकर प्रशासनको आधुनिकीकरणको क्रममा आयकर ऐन, २०५८ को तर्जुमा भई कार्यान्वयनमा ल्याइएको करिब आठ वर्ष भन्दा बढी समय व्यतित भएको भएता पनि यसका सारभूत पक्षहरू अभै पनि नवीनता

नै जस्तो अनुभूत हुने भएकोले यसका विशेषताहरू नै नबुझी यो ऐनको समग्रता नबुझिने भएकाले यसका मौलिक विशेषताहरू बुझिएमा मात्र ऐनका समग्र पक्षलाई बुझ्न सकिन्छ । आयकर सम्बन्धी सबै व्यवस्थाको प्राधिकार यसै ऐनबाट निर्देशित हुने गरी कानूनी सर्वोच्चता यस ऐनलाई दिएको छ । प्राकृतिक व्यक्ति र निकायका सबै प्रकारका आय आर्जनका श्रोतहरू तथा कारोबारलाई करको दायरामा समेटिएका छन् भने राज्यले आयकर छुट उपलब्ध गराउनु पर्ने भएमा निश्चित तथा तोकिएको कानूनमा संशोधन गरी दिन सक्ने गरी मार्गप्रशस्त समेत गरेको छ । आय आर्जनको सिलसिलामा भएका सबै खर्चहरूलाई समान्य कट्टी तथा विशेष कट्टीका व्यवस्थाहरूबाट कानूनी सुनिश्चितता दिइनुको साथै रोजगारी, व्यवसाय तथा लगानीको आय गणनाका स्पष्ट आधारहरू निर्धारण गरिएको छ । यो ऐनले PAY-AS-YOU-EARN भन्ने सिद्धान्तलाई अवलम्बन गरेको छ । आय तथा खर्चको लेखाङ्कन गर्ने आधार एवं मार्ग निर्देशनहरू निर्धारित गर्दै नेपालको कर प्रणालीलाई अन्तर्राष्ट्रिय कर प्रणालीसँग आवद्ध गर्ने आधारको निर्माण गरेको छ । परम्परागत रूपमा आय तथा सम्पत्तिको परिभाषाहरूमा रहेका अस्पष्टताहरूलाई कानूनी रूपमा सुस्पष्ट पारिएको छ । आयकर प्रणालीमा आय आर्जन कर्तालाई स्पष्ट रूपमा उत्तरदायी बनाउदै कर प्रशासनका स्वविवेकीय अधिकारको अन्त्य गरी कानूनी शासनमा आधारित कर प्रणालीको विकासमा जोड दिएको छ । कर योजना एवं छलीलाई देवानी र फौजदारी कसूरको बीच स्पष्ट विभेद गरी सरकारी वकिल मार्फत मुद्दा चलाउने आधारहरू तोकिएका छन् । पर्याप्त सूचना एवं प्रमाण भएमा कर अधिकृतलाई संशोधित कर निर्धारण गर्ने र संसय कर निर्धारण गर्ने अधिकार दिएको छ भने आयको परिमाणीकरण र चारित्रीकरण, आयको खण्डीकरण, Transfer Pricing, Dividend Striping, General Anti Avoidance Rule र आय तथा खर्चका विशेष व्यवस्थाले Quarantine गर्ने भएकोले करको जोखिम पक्षहरूको नियन्त्रण गरेको छ । कर लाग्ने व्यक्तिको सम्बन्धमा निकाय र प्राकृतिक व्यक्तिको बारेमा कर तथा लेखा प्रणालीको स्पष्ट व्यवस्था गरेको छ, आयकरमा करदाताका कानूनी अधिकारको संरक्षण र यसको पूर्ण प्रत्याभूति, कर व्यवहारलाई कार्यान्वयन गर्दा पूर्णतः प्राकृतिक न्यायका मान्य सिद्धान्तको अनुशरण गर्नु पर्ने भएकाले करदातालाई दुई तहको पुनरावेदनको व्यवस्था गरेको छ । साथै विभागका महानिर्देशकलाई सक्षम अधिकारीको रूपमा ऐनको पूर्ण कार्यान्वयन गर्ने गरी उत्तरदायी बनाएको छ र स्थीर तथा अनुमानयोग्य कर नीति र यसको व्यवस्थापनको परिकल्पना आयकर ऐनले गरेको छ । यो नै आर्थिक विकासको आधार हुन सक्ने आधारभूत सोचको रूपमा प्रस्तावनामा उल्लेख गरिएको छ । आयकर ऐनको प्रारम्भकालीन चरणमा यसको सवेदनशीलता माथि जटिलताको गुनासो रही आएको यथार्थतालाई आन्तरिक राजस्व विभाग सदाको लागि अन्त्य गर्ने सोचमा रहेको फलस्वरूप यो लक्ष्य प्राप्त गर्ने पहिलो खुड्किलोको रूपमा करिब एक वर्षको अथक मेहनतबाट यो आयकर निर्देशिका प्रस्तुत गर्न सकिएको छ । आयकर विषय जटिल पनि भएकोले यसमा खोजे जतिको सरलता ल्याउन नसके पनि उल्लेख गरिएका सरल व्याख्या र उदाहरणहरूले सकेसम्म सरल बनाउने प्रयास भएको छ । यो निर्देशिकाको प्रयोगले आयकरको क्षेत्रमा कार्य सञ्चालन कुशलता सहित एकरूपता आउने विश्वास लिएको छ । अबका दिनमा यस निर्देशिकाले कर प्रशासन तथा करदातालाई थप जवाफदेही बनाउने छ । करको औपचारिकता पूरा गर्न करदातालाई सक्षम बनाउने भएकोले करदाताको स्वेच्छिक कर सहभागिता प्रवर्द्धनगराउने देखिन्छ । समग्र कर प्रशासनमा ल्याइएको यो आन्तरिक सरल प्रक्रियाको व्यवस्थाले असल कर प्रणालीको विकासमा पनि सघाउने विश्वास लिएको छ । यो निर्देशिका प्रथम पुस्ताको सामग्री भएकोले आयकर ऐन, २०५८ का विविध पक्षहरूको कर प्रशासनमा कार्यरत कर्मचारी, कर व्यवसायी, आम करदाता र यसको प्रयोग गर्ने व्यवसायिक वर्गले खोजे अनुरूप हुन नसके पनि अधिकांश अपेक्षाहरू पुरा गर्ने आशा लिएको छ । यस निर्देशिकामा भएका कमी कमजोरी हटाउन सम्पूर्ण उपयोगी वर्गबाट राय,

सुभाष र सल्लाहको यस विभाग सदैव अपेक्षा गर्दछ। सुधार भनेको गन्तव्य होईन यो त निरन्तर यात्रा भएकोले यस निर्देशिकालाई प्रत्येक वर्षमा आयकर ऐन नियममा आउने परिवर्तन पछि थप परिमार्जन गर्दै प्रत्येक वर्ष प्रकाशमा ल्याउने कार्यमा विभाग प्रतिवद्ध रहेको छ। यो निर्देशिका तयार गर्न पूरै एक वर्षको समय र ठूलो साधन स्रोत तथा जनशक्तिको उपयोग भएको छ। यो निर्देशिका तयार पार्नका लागि वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउने जर्मन प्राविधिक सहयोगद्वारा संचालित राजस्व प्रशासन सहयोग परियोजना (RAS) तथा यसका प्रोजेक्ट म्यानेजर डा. थोमस तारासेस्कीलाई विभागको तर्फबाट धन्यवाद दिन चाहन्छु। यो निर्देशिका तयार गर्ने कार्यमा संलग्न परामर्शदाताहरू एफ.सि.ए. श्री सुदर्शन राज पाण्डे, एफ.सि.ए. श्री शिवनाथ पाण्डे तथा वरिष्ठ अधिवक्ता श्री पवन कुमार ओभाप्रति विभागको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो निर्देशिकालाई गुणस्तरीय बनाउने कार्यमा विभागको तर्फबाट सहयोग गर्न गठित Quality Circle मा रहेका साथीहरू, विभागका उप- महानिर्देशकद्वय श्री नवराज भण्डारी र श्री लक्ष्मण अर्याल तथा यस कार्यमा संलग्न सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु। यो निर्देशिका तयार पार्ने क्रममा शुरूको समयदेखि अन्त्यसम्म निरन्तर रूपमा लगनशील भई लागि रहने राजस्व प्रशासन सहयोग परियोजना (RAS) का प्रोजेक्ट कोअर्डिनेटर श्री पद्मनाभ सिंह कार्की, यस विभागका निर्देशक श्री गोपाल प्रसाद घिमिरे तथा शा.अ. श्री कपिल प्रसाद सुवेदी विशेष धन्यवादका पात्र हुनुहुन्छ। यो निर्देशिका तयारको क्रममा सल्लाह तथा सुभाष उपलब्ध गराई सहयोग गरिदिनु हुने ICAN, FNCCI, Chamber of Commerce लगायतका संस्थाहरू, आन्तरिक राजस्व कार्यालयहरू तथा अन्य सम्पूर्ण महानुभावहरूमा समेत विभागको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। यो निर्देशिका निर्माणको लागि विभागको अनुरोधलाई स्वीकार गरी आफ्नो अत्यन्त कार्य व्यस्तताका बावजूद पनि अथक मेहनत तथा लगनका साथ आफूले रोपेको फूललाई सुन्दर बगैचामा राख्ने यस अभियानमा गुणात्मक परीक्षणको नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका यस विभागका पूर्व महानिर्देशक तथा पूर्व अर्थ सचिव श्री विद्याधर मल्लिकज्यू प्रति यस विभागको परिवारको तर्फबाट अन्तरहृदय देखि धन्यवाद सहित आभार व्यक्त गर्दछु। भविष्यमा समेत यसको परिमार्जनको लागि अभिप्रेरणाको अपेक्षा समेत राखेको छु। यो निर्देशिका बनाउन सदैव उत्प्रेरणा दिनु हुने र साधन तथा स्रोतको व्यवस्थापन वातावरण बनाउने कार्यमा निरन्तरको सहयोग पुऱ्याउने माननीय अर्थमन्त्री श्री सुरेन्द्र पाण्डे, अर्थ सचिव श्री रामेश्वरप्रसाद खनाल र राजस्व सचिव श्री कृष्णहरी बाँस्कोटा प्रति यस विभाग हार्दिक आभार व्यक्त गर्दछु।

अन्त्यमा, नेपालको आयकर प्रणालीको विकासको लागि यस ऐनको तर्जुमाको बखत देखि कार्यन्वयनका विभिन्न चरणहरूमा पनि अन्तर्राष्ट्रिय मुद्रा कोष तथा कोषका कानून विज्ञ डा. पिटर ह्यारिस, जर्मन प्राविधिक सहयोगद्वारा संचालित राजस्व प्रशासन सहयोग परियोजना (RAS) तथा प्रोजेक्ट कोअर्डिनेटर श्री पद्मनाभ सिंह कार्कीको सहयोगलाई यस विभागले नेपालको आयकर विकासको यात्रामा सदैव सम्भिरहने नै छ।

फाल्गुण, २०६६

शान्त बहादुर श्रेष्ठ

महा-निर्देशक

विषय-सूची

परिच्छेद	विवरण	पेज नं.
१	परिचय	१
२	परिभाषाहरू	८
३	आय, नोक्सानी, लाभ र भुक्तानीको श्रोत	४९
४	करको आधार तथा आयका शिर्षकहरू	६३
५	आय, निर्धारणयोग्य आय तथा करयोग्य आय	७०
६	आयमा समाबेस हुने रकमहरू	८२
७	रकमहरूको परिमाणीकरण, बाँडफाँड र चारित्रिकरण	१०५
८	कर लेखाङ्कन र समय	१३५
९	छुट हुने रकमहरू र अन्य छुटहरू	१५५
१०	ब्यवसायिक छुट तथा सुविधाहरू	१७०
११	प्राकृतिक व्यक्ति	१८८
१२	अवकाश कोष	२१२
१३	निकाय र बितरण	२३३
१४	अन्तर्राष्ट्रिय कर एवं वैदेशिक कर मिलान	२६५
१५	दोहोरो कर मुक्ति सम्भोगिता सम्बन्धी व्यवस्था	२९५
१६	भुक्तानीमा कर कट्टी	३११
१७	रोजगारीबाट भएको करयोग्य आयको गणना	३६२
१८	ब्यवसायबाट भएको आयको गणना	४२१
१९	बैंकिङ्ग तथा विमा ब्यवसाय सम्बन्धी विशेष व्यवस्थाहरू	४८२
२०	दीर्घकालीन करारको करयोग्य आयको गणना	५०७
२१	लगानीबाट भएको आयको गणना	५४३
२२	सम्पत्ति वा दायित्वको निसर्गबाट हुने लाभको निर्धारण	५७७
२३	कर गणना	६२७

२४	किस्ताबन्दी	६५६
२५	आय विवरण	६८२
२६	कर निर्धारण	६९८
२७	करको भुक्तानी	७१४
२८	कर संकलन, मिन्हा र फिर्ता	७३०
२९	शुल्क, व्याज तथा जरिवाना	७६८
३०	पुनरावलोकन र पुनरावेदन	७८९
३१	आयकरको प्रशासन, आधिकारिक कागजात र अभिलेख तथा सूचना संकलन	८००
३२	विविध	८२४
अनुसूचीहरू		८३४

परिच्छेद १
परिचय
(Introduction)

१.१ नेपालमा आयकरको अवधारणा सर्वप्रथम वि.सं. २०१७ सालमा प्रारम्भ भएको थियो। वि.सं. २०३१ देखि लागू भएको आयकर ऐन हालको आयकर ऐन, २०५८ लागू हुनु पूर्व प्रचलनमा रहेको थियो। वर्तमान आयकर ऐन, २०५८ भन्दा अगाडि प्रचलनमा रहेको आयकर ऐन, २०३१ कर कानूनको अविशिष्टताको आधारमा स्तरीय थिएन। तत्कालीन अवस्थामा कुनै व्यक्तिको कर निर्धारण गर्नका लागि आयकर ऐनको अतिरिक्त सम्बन्धित आय वर्षको आर्थिक ऐन, औद्योगिक व्यवसाय ऐन, श्रम ऐन, वोनस ऐन लगायत दर्जनौ ऐन एवं ती ऐन अन्तर्गत बनेका नियमावलीमा भएका कर सम्बन्धी प्रावधानलाई समेत आधार मान्नु पर्ने अवस्था थियो। कर छुट दिने सम्बन्धी व्यवस्था विभिन्न ऐनहरूमा रहेकोले प्रभावकारी कार्यान्वयनमा समेत कठिनाई थियो।

करको दर बृद्धि गरेर होइन करको दायरा बृद्धि गरेर राजस्व परिचालन गर्नुपर्छ भन्ने वर्तमान राजस्व नीतिको मान्यता रहेको छ। यसै मान्यताको आधारमा व्यक्तिको कुनैपनि किसिमको आय चाहे त्यो श्रम लगानी गरेर प्राप्त गरेको होस वा श्रम वा पूँजीको सम्मिश्रणबाट प्राप्त गरेको होस वा श्रोत एवं सम्पत्ति प्रवाह गरी प्राप्त गरेको होस, जसरी आय आर्जन गरेको भए तापनि त्यस्ता सबै किसिमका आय आर्जनलाई आयकर ऐन, २०५८ ले आयकरको दायरामा समाहित गरेको छ।

आयकर ऐन, २०५८ आयकरको आधुनिक अवधारणामा आधारित रहेको छ। व्यक्तिको आय कुनै निश्चित भौगोलिक क्षेत्रमा मात्र नहुने, पूँजी एवं प्रविधिको प्रयोग देशको सीमाभित्र मात्र सीमित नरहने वर्तमान विश्व अर्थ व्यवस्था, विश्व व्यापार संगठनको मान्यता एवं खुल्ला प्रतिस्पर्धा युक्त अर्थ व्यवस्थाको कारणबाट व्यक्ति विशेषको आय जहाँसुकै हुने अवस्था रहेको छ। आयकर ऐन, २०५८ ले आयकरको Residence Principle लाई अंगालेको छ। यस सिद्धान्त अनुसार नेपालको वासिन्दा व्यक्तिको आय संसारभर जहाँ भए पनि नेपालमा कर तिर्नु पर्ने व्यवस्था छ। यसले व्यक्तिलाई दोहोरो करबाट मुक्ति दिन नेपाल बाहिर आर्जित आयमा विदेशी मुलुकमा तिरेको आयकर मिलान गर्न पाउने व्यवस्था गरेको छ।

विगतको आयकर ऐनमा कुनैपनि व्यक्तिले आय आर्जन गरेको आय वर्षमा कर तिर्नु नपर्ने तर सोको आय विवरण दाखिला गर्दा कर तिर्ने व्यक्तिले दाखिला गरेको आय विवरणको आधारमा कर कार्यालयले कर निर्धारण गरे अनुसार कर तिर्नु पर्ने व्यवस्था थियो। आयकर ऐन, २०५८ ले आय आर्जन गरेको आयमा तथा आय आर्जन गरेको अवस्थामा नै कर तिर्ने अर्थात् Pay As You Earn (PAYE) को सिद्धान्तलाई समेटेको छ। यसबाट व्यक्तिको आय निर्धारण र सो आयमा लाग्ने कर भुक्तानी संगसंगै गर्ने व्यवस्था गरेको छ। यसबाट व्यक्तिलाई आयकर वापतको दायित्व रहरिहँदै नभने सरकारलाई आयकरको रूपमा प्राप्त हुने राजस्व समयमा नै प्राप्त हुन्छ। विशेष गरी प्राकृतिक व्यक्तिको विविध प्रकारको आयमा भुक्तानी प्राप्त गर्दा कै वखतमा श्रोतमा कर कट्टीको माध्यमबाट

कर कट्टी भै दाखिला हुने व्यवस्था छ । यसले गर्दा प्राकृतिक व्यक्तिको कतिपय आयमा कट्टी भएको अग्रिम कर नै अन्तिम कर कट्टी हुने हुँदा कर दाखिलाको लागि कार्यालयमा आउनु पर्दैन । यसले गर्दा कर दाखिलाको लागि पटक पटक कार्यालय धाउनु नपर्ने अवस्थाबाट समयको वचत एवं भुक्तानी गर्दा लाग्ने लागतमा समेत कमी आएको छ भने सरकारलाई समेत कर संकलन वापत लाग्ने खर्चमा कमी ल्याएको छ ।

आयकरको आधुनिक सिद्धान्त एवं मान्यतामा आधारित आयकर ऐन, २०५८ का विविध विशेषताहरू रहेका छन् । आयकर ऐन, २०५८ लागू भएको भण्डै डेढ दशक भईसकेको छ । यस अवधिमा ऐनको कार्यान्वयनले थुप्रै प्रकारका आरोह अवरोह पार गरेको छ । यसको अलावा ऐनका प्रावधान एकत्रित रूपमा प्रस्तुत गर्न साथै नियमावलीमा व्यवस्था गरिएका नियमलाई एकत्रित गरी सबैले बुझ्ने गरी सरल र सहज तरिकाले व्याख्या गरी निर्देशिका तयार पारी लागू गर्नुपर्ने भएको सन्दर्भमा ऐनको दफा १३९ ले ऐनको प्रभावकारी कार्यान्वयनको निमित्त विभागले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्ने व्यवस्था गरेको हुँदा विभागले ऐनको विभिन्न दफालाई व्याख्या समेत गरी यो निर्देशिका बनाई जारी गरेको छ । प्रस्तुत संशोधनमा आर्थिक ऐन, २०७३ ले आयकर ऐन, २०५८ को व्यवस्थामा गरेको संशोधन एवं थप व्यवस्थालाई समेत समावेश गरी यो निर्देशिका जारी गरिएको छ । यो निर्देशिकाको मुख्य उद्देश्य आवश्यकता अनुसार आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९ मा भएका प्रावधानका मर्म प्रतिबिम्बित हुनेगरी व्याख्या गर्नु रहेको छ । ऐनको कुनै खास दफामा उल्लिखित व्यवस्था र सो दफाले समेटेका ऐनका अन्य दफा समेतलाई त्यस व्यवस्थासंग क्रमवद्ध समावेश गरी सरल ढंगबाट सबैले सजिलैसंग बुझ्न सक्ने गरी व्याख्या गरिएको छ ।

१.२ निर्देशिकाको प्रस्तुति र यसको स्थान

आयकर ऐन, २०५८ लागू भएपश्चात हालसम्म पनि ऐनका कतिपय प्रावधानका सम्बन्धमा कर प्रशासन, करदाता एवं कर लेखापरीक्षकका बीचमा फरक फरक अवधारणा रहेको छ । कर प्रशासन, करदाता एवं कर लेखापरीक्षकका बीचमा आयकर ऐनको प्रावधानमा द्विविधा उत्पन्न नभई ऐनको मनसाय अनुसार कार्यान्वयनमा आएमा कर प्रशासनलाई ऐनले व्यवस्था गरे बमोजिम कर राजस्व प्राप्त हुन्छ र करदाताले तिर्नु पर्ने कर सहज रूपमा तिर्न सक्नुका साथै निजलाई शुल्क एवं व्याज जस्ता करका अतिरिक्त दायित्वबाट उन्मुक्ति हुन जान्छ । यसै कारण आयकरसंग प्रत्यक्ष रूपले गाँसिएका कर प्रशासन, करदाता एवं कर लेखापरीक्षकलाई आयकर ऐन, २०५८ एवं नियमावली, २०५९ को मर्मलाई आत्मसात हुने गरी ऐन एवं नियमका सबै व्यवस्थाका सम्बन्धमा यस निर्देशिकामा स्पष्ट गरिएको छ । आयकर निर्देशिका, २०६६ (संशोधन सहित) ले आयकर ऐन, २०५८ तथा नियमावली, २०५९ का सबै व्यवस्थालाई ऐन वा नियमको दफा एवं क्रमवद्धताको आधारमा उल्लेख नगरी करदाताको आयको प्रकार, करदाताको प्रकार, कर प्रशासन एवं यसका आधिकारिक कागजात आदिको आधारमा विभिन्न ३२ परिच्छेदमा विभाजन गरी प्रस्तुत गरिएको छ । प्रत्येक परिच्छेद अन्तर्गत परिच्छेदले समेटेको विषयसंग सम्बन्धित ऐनको दफा एवं नियमावलीको नियम उल्लेख

गरी सोको मनसाय उल्लेख गरिएको छ । ऐन एवं नियमावलीको व्यवस्थालाई सरल रूपले बुझ्न सहयोग पुऱ्याउने उद्देश्यले सकभर सबै व्यवस्थालाई सान्दर्भिक उदाहरणबाट स्पष्ट पारिएको छ । निर्देशिकामा प्रस्तुत ऐन एवं नियमावलीका व्यवस्था एवं उदाहरणको सम्बन्धमा दोहोरो अर्थ नलागोस भन्नका लागि सरल रूपमा प्रस्तुत गरिएको छ ।

यस निर्देशिकामा परिच्छेदको विभाजन आयका शीर्षक, खर्चकट्टी, श्रोतमा कर कट्टी जस्ता शीर्षकहरूका आधारमा गरिएको छ । कुनै व्यक्तिको आफ्नो आयको शीर्षक एवं आफ्नो हैसियत (Status) स्पष्ट हुन सरल पुऱ्याउने उद्देश्यले ऐन, नियमावली एवं उदाहरणको प्रस्तुति परिच्छेदको शीर्षकको आधारमा दोहोरिएको छ । जस्तै रोजगारीको आय गणनामा रोजगारीको आय समावेश हुने आयको साथ साथै रोजगारदाताले रोजगारीको भुक्तानी गर्दा श्रोतमा कर कट्टी गर्नु पर्ने विषय समेत उल्लेख भएको छ भने श्रोतमा कर कट्टी शीर्षकमा रोजगारीको आय गणना एवं सोमा कट्टी गर्नु पर्ने करसमेत उल्लेख भएको छ । यसरी प्रस्तुति गर्दा ऐन, नियमका व्यवस्था एवं उदाहरण दोहोरो (Duplicate) समेत भएको छ । यसरी प्रस्तुति गर्नुको उद्देश्य कुनै व्यक्तिले ऐनको व्यवस्था अनुसार पालना गर्नुपर्ने कर्तव्य के के हुन् भनी समग्र निर्देशिका अध्ययन गर्न नपरोस भन्ने रहेको छ ।

प्रस्तुत निर्देशिकामा आयकर ऐन प्रारम्भ भए देखि ऐनको व्यवस्था स्पष्ट पार्ने उद्देश्यले विभिन्न समयमा गरिएको परिपत्र, सार्वजनिक परिपत्र, करदातालाई उपलब्ध गराएको पूर्वदिशको आशय, विगतमा प्रशासकीय पुनरावलोकन एवं अदालतबाट भएका फैसलाका विषय एवं आशयलाई समेत समेटिएको छ । कर प्रशासन, करदाता एवं कर व्यवसायीलाई आफ्नो कर्तव्य पालना गर्नु पर्ने सन्दर्भमा पटक पटक परेको द्विविधालाई कम गर्ने उद्देश्यले ऐनका व्यवस्था एवं नियमावलीका व्यवस्थालाई स्पष्ट पारिएकोले निर्देशिकाको प्रकाशनबाट आयकरसंग सम्बन्धित व्यक्तिलाई आफ्नो कार्य सम्पादनमा सहयोग पुग्न जाने विश्वास गरिएको छ ।

सामान्यतया: निर्देशिकाको प्रत्येक परिच्छेदसंग सम्बन्धित ऐनका दफा समेत संलग्न राखी ब्याख्या गरिएको छ । तथापि सो परिच्छेदसंग सम्बन्धित अन्य प्रावधानलाई अझ बिस्तृत रूपमा अध्ययन एवं ब्याख्या गर्न आवश्यकता अनुसार अन्य परिच्छेदसंगको सम्बन्धलाई समेत सोही परिच्छेदमा खुलाईएको छ । उदाहरणको निमित्त रोजगारीको आय गणनासंग सम्बन्धित परिच्छेद १७ मा रोजगारीबाट भएको करयोग्य आयको गणनामा अवकाश कोष एवं श्रोतमा कर कट्टी सम्बन्धी प्रावधान उल्लेख गरिएको भए तापनि ऐनका यी व्यवस्थाको छुट्टै महत्व भएको र यस व्यवस्थाका सम्बन्धमा समेत बिस्तृत अध्ययन गरेको खण्डमा रोजगारीको आय गणना एवं कर दायित्व सम्बन्धमा अझ बिस्तृत ब्याख्या सहज हुने हुँदा परिच्छेद १२ (अवकाश कोष) तथा परिच्छेद १६ (भुक्तानीमा कर कट्टी) जस्ता परिच्छेदलाई समेत अध्ययन गर्न उचित हुने कुरा परिच्छेद १७ मा उल्लेख गरिएको छ ।

यो निर्देशिका विषयगत रूपमा तयार गरिएको छ । यसरी निर्देशिका तयार गर्दा ऐनमा रहेका दफा, सो दफासंग सरोकार राख्ने अन्य दफा र सम्बन्धित नियम एकै ठाउँमा समावेश गरी प्रस्तुत गरिएको छ । यस निर्देशिकामा ऐनको दफा उल्लेख गर्दा गाढा अक्षर (**Bold Letter**) प्रयोग गरिएको र

नियमलाई छड्के गाढा अक्षर (***Bold Italic Letter***) प्रयोग गरिएको छ भने व्याख्या, तथा अन्य उदाहरणलाई सामान्य अक्षर प्रयोग गरिएको छ। यसरी ऐन तथा नियमावलीको प्रावधानलाई व्याख्या गर्ने क्रममा आवश्यकताका आधारमा उदाहरण समेत समावेश गरिएका छन्। यस्ता उदाहरणमा उल्लिखित नाम काल्पनिक हुन्।

आयकर ऐन, २०५८ र आयकर नियमावली, २०५९ को प्रयोग प्रचलन र व्याख्याको क्रममा यस निर्देशिकाको प्रयोग गरिनु पर्छ। आयकरका सन्दर्भमा आयकर ऐन, २०५८ (सं.स.) तथा आयकर नियमावली, २०५९ (सं.स.) पछि यसको स्थान हुनेछ।

१.३ प्राथमिकता सम्बन्धी व्यवस्था

आयकर असुली सम्बन्धी कार्य न्यायिक कार्य हो। आयकर असुल उपर सम्बन्धी कारवाही र निर्णय गर्दा कानून र कर सम्बन्धी न्यायिक सिद्धान्तलाई आधार मान्न जरुरी हुन्छ। कर सम्बन्धी कारवाही र निर्णय अर्धन्यायिक कार्य मानिन्छ। त्यसैले सो प्रयोजनमा कार्यरत रहने कर अधिकृतले न्यायिक मनको प्रयोग गरी कानूनको वास्तविकता पत्ता लगाएर सो अनुरूप निर्णय गर्नु पर्दछ। त्यस्तो नभएमा कर अधिकृतद्वारा भएका निर्णय, काम कारवाही बदर हुन्छन्। त्यसैले आयकर कानूनको सही प्रयोग गर्न जरुरी हुन्छ। यस दृष्टिले केहि प्राथमिक जानकारी राख्नुपर्ने कुरा यहाँ प्रस्तुत गरिएको छ।

१.३.१ कानून बाभिएको अवस्था : कतिपय अवस्थामा कानून एक आपसमा बाभिएका हुन्छन्। कानून भन्ने शब्दले संविधान, ऐन, नियम, उपनियम, विनियम, आदेश, सूचना, परिपत्र इत्यादि सम्पूर्णलाई बुझाउँदछ। तसर्थ कानून शब्दले जटिलता र व्यापकता बोध गराउँछ। कानून कुनै बलियो कुनै कमजोर हुने क्रममा रहेका हुन्छन्। संविधान सबै भन्दा सर्वोपरी हुन्छ, त्यसपछि ऐन अनि नियमावलीको क्रम हुन्छ। दुईवटा कानून बाभिएमा जो माथिल्लो क्रममा छ त्यो बलियो हुन्छ अनि त्यो कायम हुन्छ। तर समान स्तरका कानून बाभेको अवस्थामा भने सम्बन्धित विषय वा पक्षसँग कुन कानून विशिष्ट ढंगले जोडिएको र नजिक भएको छ ? कुन अधिको हो र कुन पछिको हो ? जस्ता कुराबाट निर्धारण गर्नु पर्दछ। जस्तै संविधान र ऐन बाभिएकोमा संविधानको व्यवस्था लागू हुन्छ, ऐन र नियम बाभिएको अवस्थामा ऐन लागू हुन्छ र ऐनसँग ऐन बाभिएकोमा भने सम्बन्धित विषयवस्तुका लागि बनेको विशिष्ट ऐन लागू हुन्छ।

१.३.२. दोहोरो कर नलाग्ने बारेमा भएको सम्भौताका प्रावधान र आयकर ऐनका व्यवस्था बाभिएमा सम्भौताका व्यवस्था लागू हुन्छ।

१.३.३. बाध्यात्मक र इच्छाधीन गरी कानून दुई प्रकारका हुन्छन्। बाध्यात्मक कानूनको प्रयोग र प्रचलन गर्नु अनिवार्य हुन्छ भने इच्छाधीन कानूनको प्रयोग गर्न वा नगर्न सम्बन्धित अधिकारी स्वतन्त्र हुन्छ। कुनै कानूनमा हुनेछ वा गर्नेछ वा गर्नु पर्नेछ (अंग्रेजीमा Shall / Will) भने लेखिएको रहेछ भन्ने त्यो बाध्यात्मक हुन्छ र जुन कानूनमा गर्न सकिनेछ वा सक्नेछ (अंग्रेजीमा May) भन्ने लेखिएको रहेछ भने त्यस्तोमा प्रयोगकर्ता सो कानूनको प्रयोग गर्नमा स्वतन्त्र हुन्छ, उसले सो कानूनको पालना गर्नुपर्ने ठहर्‍याएमा वा देखेमा मात्र पालना/प्रयोग गर्न सक्तछ।

- १.३.४ विवेकको प्रयोग गर्दा निकै बिचार पुऱ्याउनु पर्दछ । अधिकृतलाई कानूनले विवेक प्रयोग गर्ने प्रशस्त अवसर दिन्छ । त्यस्तो विवेक प्रयोग गर्दा जथाभावी नगरी तर्क एवं न्याय संगत ढंगले गर्नु पर्दछ । कानूनको प्रयोग गर्दा लिएका आधार र कारण खुलाउनु पर्छ । तर्कसंगत आधार र कारण वेगर गरिएको निर्णय बदर हुन्छ ।
- १.३.५ कानूनको व्याख्याको सिद्धान्त अन्तर्गत एक वचनले बहुवचन र बहुवचनले एक वचनलाई जनाउँदछ ।
- १.३.६ **नजीर** : सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त कानून सरह हुन्छ । तसर्थ, अधिकारीबाट त्यसको पालना हुनुपर्दछ । तर राजस्व न्यायाधिकरणबाट प्रतिपादित सिद्धान्तको पालना गर्नु पर्ने कानूनी बाध्यता हुँदैन । तथापि न्यायाधिकरणले प्रतिस्पर्धा प्रणाली अन्तर्गत परस्पर वहस छलफल गरी वा गराई कानून र न्यायका मूल्य मान्यताको आधारमा फैसला गर्ने हुँदा न्यायाधिकरणबाट व्यक्त राय, ठहर वा कानूनको व्यवस्था वा प्रतिपादित सिद्धान्त पालना गर्नु विभागको लागि उचित हुने देखिन आउँछ । न्यायका मान्य सिद्धान्तहरूले न्यायिक कृयाकलापमा निकै ठूलो भूमिका राख्दछन् । नेपालको संविधानले न्यायिक निर्णय गर्दा न्याय सिद्धान्तलाई आधार मान्नु पर्ने व्यवस्था गरेको छ । तसर्थ कुनै निर्णय, काम कारवाहीको क्रममा कुनै न्यायिक सिद्धान्तको प्रश्न उपस्थित भएमा त्यसप्रति बिचार गरी उचित र उपयुक्त देखिएमा प्रयोग गर्नुपर्ने हुन्छ ।
- १.३.७ **प्राकृतिक न्यायको सिद्धान्त** : न्यायिक निर्णय गर्ने क्रममा प्राकृतिक न्यायको सिद्धान्त निकै नै महत्वपूर्ण मानिन्छ । यसका मुख्य दुई उपसिद्धान्त छन् - पक्षपातको सिद्धान्त र सुनुवाईको सिद्धान्त । प्राकृतिक न्यायका सिद्धान्तको प्रतिकूल गरिएका कर निर्धारण आदेश निर्णय बदर हुन्छन् । कर निर्धारणका सन्दर्भमा सुनुवाईको सिद्धान्तको पालना गर्न अनिवार्य हुन्छ ।
- १.३.८ **सार्वजनिक परिपत्र** : आयकर ऐनको कार्यान्वयनमा एकरूपता ल्याई कर प्रशासनलाई सरल बनाउने एवं कर अधिकृत तथा करदातालाई मार्गनिर्देशन गर्न आन्तरिक राजस्व विभागले सार्वजनिक परिपत्र जारी गर्ने गर्दछ । त्यस्ता परिपत्र लिखित हुन्छन् र तिनले आवश्यकतानुसार आयकर ऐन, नियमको व्याख्या गर्दछन् ।
- सार्वजनिक परिपत्र ऐन, नियमसंग बाभिएमा बाभिएको हदसम्म अमान्य हुन्छ । एवं विभागबाट यो निर्देशिका जारी भएका मितिसम्म जारी भएका सार्वजनिक परिपत्र यस निर्देशिकासंग बाभिन गएको अवस्थामा यस अघि जारी भएका सार्वजनिक परिपत्र खारेज भएको मानिनेछ ।
- १.३.९ **पूर्वदिश** : आयकर ऐन, २०५८ द्वारा व्यवस्थित यो नयाँ व्यवस्था हो । पूर्वदिश पनि विभागद्वारा नै जारी हुन्छ । कुनै खास करदाताले आयकरका प्रावधान लागू हुने नहुने, लागू हुने भए निजको हकमा कसरी कुन हदसम्म हुने भन्ने कुराका सम्बन्धमा उत्पन्न द्विविधा हटाई माग्न वा निराकरणका लागि विभागसमक्ष आवेदन गर्न पाउँछ । विभागले आफ्नो धारणा पूर्वदिशको रूपमा त्यस्तो करदातालाई उपलब्ध गराउँछ । विभागबाट पूर्वदिश जारी भएकोमा त्यस्तो आदेश बहाल रहेसम्म निज व्यक्तिको हकमा सो बमोजिम गर्न विभाग बाध्य हुन्छ ।

सार्वजनिक परिपत्र र पूर्वदेश बाभिएको स्थितिमा पूर्वदेश जारी गरिएको व्यक्तिको हकमा सो पूर्वदेशको व्यवस्था लागू हुन्छ। विभागबाट यो निर्देशिका जारी भएका मितिसम्म जारी भएका पूर्वदेश यस निर्देशिकासँग बाभिन गएको अवस्थामा विभागले पुनः उक्त व्यक्तिलाई पूर्वदेश नदिएसम्म सो व्यक्तिको लागि उक्त पूर्वदेशनै कायम रहन्छ। अर्थात् व्यक्तिगत तवरबाट विभागले यस अघि जारी भएको पूर्वदेश खारेज भएको जानकारी नगराएसम्म यस अघि जारी भइसकेका पूर्वदेश खारेज भएको मानिदैन।

१.४ सक्षिप्त नाम र प्रारम्भ :

१(१) यस निर्देशिकाको नाम “आयकर निर्देशिका, २०६६ (दोस्रो संशोधन २०७३)” रहेको छ।

१(२) यो निर्देशिका तुरुन्त प्रारम्भ हुनेछ।

१(३) आयकर ऐन, २०५८ को प्रारम्भ तथा संशोधन :

यो ऐन २०५८ साल चैत १९ गतेदेखि लागू भएको हो। यो निर्देशिका जारी भएका वखत सम्म आयकर ऐन, २०५८ मा निम्नानुसार संशोधन भएको छ। यी संशोधन, संशोधन गर्ने आर्थिक ऐन जुन जुन अवधिभर लागू हुन्छन्, आयकर ऐनमा भएका संशोधन पनि सोही सोही अवधिभरका लागि लागू हुन्छन्।

आयकर ऐन, २०५८ लाई संशोधन गर्न जारी गरिएका आर्थिक ऐन वा अध्यादेशहरू :

लागू गर्ने तथा संशोधन गर्ने ऐनको नाम	लागू हुने अवधि	राजपत्रमा प्रकाशित मिति
पहिलो पटक नेपाल राजपत्रमा प्रकाशित मिति		२०५८।१२।१९
आर्थिक अध्यादेश, २०५९(आषाढ)	२०५९।३।२४ देखि २०५९।९।२१	२०५९।३।२४
आर्थिक अध्यादेश, २०५९ (पौष)	२०५९।३।२४ देखि २०६०।३।१५	२०५९।९।२२
आर्थिक अध्यादेश, २०६० (आषाढ)	२०६०।३।१६ देखि २०६०।३।३२	२०६०।३।१६
आर्थिक अध्यादेश, २०६० (श्रावण)	२०६०।४।१ देखि २०६०।९।२९	२०६०।४।१
आर्थिक अध्यादेश, २०६० (माघ)	२०६०।१०।१ देखि २०६१।३।३१	२०६०।१०।१
आर्थिक अध्यादेश, २०६१ (श्रावण)	२०६१।४।१ देखि २०६१।९।२९	२०६१।४।१
आर्थिक अध्यादेश, २०६१ (माघ)	२०६१।१०।१ देखि २०६२।३।३१	२०६१।१०।१
आर्थिक अध्यादेश, २०६२ (श्रावण)	२०६२।४।१ देखि २०६२।९।२९	२०६२।४।१
राजस्व सम्वन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०६२	२०६२।६।१६ देखि २०६२।९।२९	२०६२।६।१६
आर्थिक अध्यादेश, २०६२ (माघ)	२०६२।१०।१ देखि २०६३।३।३१	२०६२।१०।१
आर्थिक अध्यादेश, २०६३	२०६३।४।१ देखि २०६४।३।३२	२०६३।४।१

केहि नेपाल कानुन संशोधन गर्न

बनेको ऐन, २०६३	२०६३।६।२८ देखि लागू	२०६३।६।२८
आर्थिक ऐन, २०६४	२०६४।४।१ देखि २०६५।३।३१	२०६४।३।२८
आर्थिक ऐन, २०६५	२०६५।४।१ देखि २०६६।३।३१	२०६५।४।१
आर्थिक ऐन, २०६६	२०६६।४।१ देखि २०६७।३।३१	२०६६।३।२८
आर्थिक ऐन, २०६७	२०६७।८।४ देखि २०६८।३।३२	२०६७।८।४
आर्थिक ऐन, २०६८	२०६८।४।१ देखि २०६९।३।३१	२०६८।३।२८
आर्थिक ऐन, २०७०	२०७०।४।१ देखि २०७१।३।३२	२०७०।४।१
आर्थिक ऐन, २०७१	२०७१।४।१ देखि २०७२।३।३१	२०७१।३।२९
आर्थिक ऐन, २०७२	२०७२।४।१ देखि २०७३।३।३१	२०७२।३।२९
आर्थिक ऐन, २०७३	२०७३।४।१देखि २०७४।३।३१	२०७३।२।१५

आयकर नियमावली, २०५९ मा संशोधन

पहिलोपटक नेपाल राजपत्रमा प्रकाशित मिति :२०५९।०२।२४

प्रथम संशोधन :२०५९।०९।२२

दोस्रो संशोधन :२०६४।०३।२८

तेस्रो संशोधन :२०६७।०८।०४

चौथो संशोधन :२०७१।०३।२९

पांचौ संसोधन :२०७२।०३।२९

छैठौं संसोधन :२०७३।०२।१५

परिच्छेद २
परिभाषा
(Definition)

२.१ आयकर ऐन, २०५८ को दफा २ को खण्ड (क) देखि खण्ड (क व) सम्म ऐनमा प्रयोग भएका मुख्य शब्दावलीलाई परिभाषित गरिएको छ । ऐनमा कुनै खास दफा वा खास उपदफा वा खण्डका लागि लागू हुने शब्दको अर्थ सोही दफा, उपदफा वा खण्डमा नै उल्लेख गरिएको छ । एकभन्दा बढी दफा उपदफामा समान अर्थमा प्रयोग गरिने शब्दको परिभाषा ऐनको दफा २ मा गरिएको छ । ऐनमा परिभाषित गरिएका विभिन्न शब्दावलीको व्याख्या यस परिच्छेदमा गरिएको छ ।

२.२ परिभाषा एवं व्याख्या

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा ऐनको दफा २ मा गरिएका परिभाषा र सोका व्याख्या निम्नानुसार बुझ्नु पर्दछ :-

(क) अग्रिम कर कट्टी गर्ने व्यक्ति,

“अग्रिम कर कट्टी गर्ने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद-१७ बमोजिम अग्रिम कर कट्टी गर्ने कर्तव्य भएको व्यक्ति सम्भन्नु पर्छ ।

आयकर ऐन, २०५८ ले अग्रिम कर कट्टी गर्न तोकिएका माथि उल्लेख गरिए बमोजिमका विभिन्न शीर्षकका भुक्तानीमा अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको छ । यसरी अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्दा ऐनमा तोकिएको दर अनुसार हुने रकम कट्टा गरेर बाँकी रकम मात्र भुक्तानी गर्नु पर्ने हुन्छ । यस परिभाषा अनुसार अग्रिम कर कट्टी गर्ने व्यक्ति (Withholding Agent) भन्नाले अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नु पर्ने दायित्व भएको व्यक्तिलाई सम्भन्नु पर्दछ ।

उदाहरणको लागि कुनै निकायले आफ्नो कर्मचारीलाई पारिश्रमिक भुक्तानी गर्दा करलाग्ने पारिश्रमिक वितरण गर्ने भए कर्मचारीलाई पारिश्रमिक भुक्तानी गर्ने त्यस्तो निकाय अग्रिम कर कट्टी गर्ने व्यक्ति हुन्छ । कुनै कम्पनीले कुनै परामर्शदातालाई कुनै काम लगाए वापत सेवा शुल्क भुक्तानी गर्छ भने त्यस्तो कम्पनी सेवा शुल्क भुक्तानीमा अग्रिम कर कट्टी गर्ने कर्तव्य भएको व्यक्ति हुने हुँदा उक्त कम्पनीलाई अग्रिम कर कट्टी गर्ने व्यक्ति मानिन्छ । यस सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १६ मा गरिएको छ ।

(ख) अधिकृत

“अधिकृत” भन्नाले विभागमा रहने दफा ७२ मा उल्लेख भए बमोजिमका महानिर्देशक, उप महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य अधिकृतलाई सम्भन्नु पर्छ ।

ऐनको दफा ७२ मा यस ऐनको कार्यान्वयन तथा प्रशासन गर्ने कामको लागि आन्तरिक राजस्व विभाग जिम्मेवार हुने व्यवस्था गरिएको छ । विभाग भन्नाले आन्तरिक राजस्व विभागका साथै आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय एवं करदाता सेवा कार्यालय पनि सम्भन्नु पर्छ । ऐनको कार्यान्वयनको लागि आन्तरिक राजस्व विभाग तथा सो अन्तर्गत महानिर्देशक, उप महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत, शाखा अधिकृत, कर अधिकृत तथा अन्य अधिकृत एवं कर्मचारी रहने व्यवस्था छ । ऐनको दफा ७२ को उपदफा (४) को खण्ड (ग) बमोजिम महानिर्देशकले केहि अधिकार निजामती सेवाको कुनै अधिकृत कर्मचारीले प्रयोग गर्न पाउने गरी तोक्न सक्ने व्यवस्था समेत छ । यस सम्बन्धी विस्तृत विवरण परिच्छेद ३१ म उल्लेख गरिएको छ ।

(ग) अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी

“अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी” भन्नाले दफा ९२ मा उल्लेख भए बमोजिम लाभांश, भाडा, लाभ, व्याज तथा गैर बासिन्दा व्यक्तिलाई गरिएको कर कट्टी हुनुपर्ने भुक्तानी सम्भन्नु पर्छ ।

अग्रिम कर कट्टी भएको रकमलाई यो ऐनले कर मिलान हुने कर कट्टी रकम र अन्तिम हुने कर कट्टी (Final Withholding Tax) रकम गरी दुई किसिमले व्यवहार गरेकोछ । कर मिलान हुने कर कट्टी रकम भन्नाले अग्रिम कट्टी गरिएको कर रकम करदाताले वार्षिक तिर्नु पर्ने कर रकममा मिलान गर्न पाउने कर रकम हो भने अन्तिम हुने कर कट्टी रकम भन्नाले ऐनमा तोकिएको दर अनुसार भुक्तानीको समयमा कर कट्टी गरिएको रकम नै करको अन्तिम भुक्तानी हुने रकम हो । मिलान हुने कर कट्टी भएको करदाताले आय विवरण दाखिला गर्नु पर्ने, सो आय विवरणमा यसरी कर कट्टी गरी भुक्तानी पाएको रकमलाई एकमुष्ट रूपमा आयमा समावेश गर्नु पर्ने तथा कट्टी गरिएको करलाई वार्षिक लाग्ने करबाट घटाउनु पर्ने हुन्छ । अन्तिम कर कट्टी भएको करदातालाई कट्टी गरिएको कर नै अन्तिम हुने हुँदा त्यस्ता करदाताले आय विवरणमा त्यसरी कर कट्टी गरी प्राप्त भएको रकम आयको रूपमा समावेश गर्नु पर्दैन तथा कट्टी गरिएको कर रकम अन्य कर दायित्वबाट घटाउन समेत पाइदैन ।

अन्तिमरूपमा कर कट्टी हुने भुक्तानीको विस्तृत व्याख्या यस निर्देशिकाको परिच्छेद १६ मा गरिएको छ ।

(घ) अवकाश कोष

“अवकाश कोष” भन्नाले निकायको हिताधिकारी प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई कोषबाट अवकाश भुक्तानी प्रदान गर्ने प्रयोजनको लागि अवकाश योगदान रकम स्वीकार गर्ने र सो रकम लगानी गर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय सम्भन्नु पर्छ ।

अवकाश कोष मात्र परिचालन गर्ने उद्देश्यले संचालन गरिएको निकायलाई अवकाश कोष (Retirement Fund) भनिन्छ । यस्तो अवकाश कोषले निम्नानुसारको कार्य मात्र गर्ने गर्दछ :

- १) सो निकायमा प्राकृतिक व्यक्तिले अवकाश योगदान जम्मा गर्न ल्याएमा त्यस्तो योगदान जम्मा लिने,

- २) यसरी जम्मा गर्ने व्यक्ति अर्थात् हिताधिकारीलाई वा निजको आश्रितलाई निज अवकाश भए पछि वा निजको मृत्यु भए पछि अवकाश भुक्तानी गर्ने, र
- ३) जम्मा भएको अवकाश योगदान लगानी गर्ने ।

कर प्रयोजनका आधारमा अवकाश कोषका संरचना दुई प्रकारका रहेका छन्: स्वीकृत अवकाश कोष तथा अस्वीकृत अवकाश कोष । अवकाश कोषका उदाहरणको लागि कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषले संचालन गरेको अवकाश कोष तथा विभागबाट अवकाश कोष संचालन गर्न स्वीकृति पाएका निकायलाई लिन सकिन्छ । विभागबाट अवकाश कोष संचालन गर्न स्वीकृति पाएका निकाय, कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषले संचालन गरेको अवकाश कोष जस्ता निकायलाई स्वीकृत अवकाश कोष (Approved Retirement Fund) भनिन्छ भने विभागबाट स्वीकृति नलिई अवकाश कोष संचालन गर्ने निकायलाई स्वीकृति नलिएका अवकाश कोष (Unapproved Retirement Fund) भनिन्छ । निकायको हिताधिकारी प्राकृतिक व्यक्ति भन्नाले सो निकायबाट आय प्राप्त गर्ने हक भएको प्राकृतिक व्यक्ति भन्ने बुझाउछ । जस्तै: सो निकायमा अवकाश योगदान जम्मा गर्ने प्राकृतिक व्यक्ति ।

अवकाश कोषको सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद १२ मा विस्तृत व्याख्या गरिएकोछ ।

(ड) अवकाश भुक्तानी

“अवकाश भुक्तानी” भन्नाले देहायका व्यक्तिलाई दिइने भुक्तानी सम्झनु पर्छ :-

- (१) प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिइने भुक्तानी, वा
- (२) प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिइने भुक्तानी ।

अवकाश भुक्तानी (Retirement Payment) भन्नाले कुनै प्राकृतिक व्यक्ति सिद्धान्ततः कुनै रोजगारी, पेशा वा व्यवसाय गर्न सक्षम नहुने अवस्थामा पुगी रोजगारी, पेशा वा व्यवसायबाट अवकाश लिएपछि गरिने भुक्तानी हो । त्यसै गरी कुनै प्राकृतिक व्यक्तिको मृत्यु भएमा निजले पाउने रकम निजको आश्रितलाई भुक्तानी गरिएको रकमलाई पनि अवकाश भुक्तानी भनिन्छ । सामान्यतया: अवकाश भुक्तानीका उदाहरणमा अवकाश कोषमा योगदान गरे वापत अवकाश कोषबाट गरिने भुक्तानी, उपदान, संचयकोष, संचित विदा वापतको भुक्तानी, औषधी उपचार खर्च, दीर्घ सेवा सुविधा (Long Service Gratuity), कल्याणकारी कोषबाट भुक्तानी वा अवकाशको समयमा प्राप्त हुने यस्तै प्रकृतिका अन्य भुक्तानी पर्दछन् । यस्ता अवकाश भुक्तानीहरू नेपाल सरकारबाट, स्वीकृत अवकाश कोषबाट, स्वीकृत नलिएको अवकाश कोषबाट, रोजगारदाताबाट वा अन्य कुनै कोषबाट हुन सक्दछ ।

- नेपाल सरकारबाट गरिने अवकाश भुक्तानी : नेपाल सरकारको कर्मचारी सेवा शर्त बमोजिम सरकारी सेवाबाट सेवा निवृत्त भएपछि गरिने भुक्तानीहरू, जस्तै: उपदान, औषधी उपचार खर्च, विदा वापतका रकम, बीमा आदि पर्दछन् ।

- **स्वीकृत अवकाश कोषबाट गरिने अवकाश भुक्तानी :** नागरिक लगानी कोष वा कर्मचारी संचयकोषले संचालन गरेको अवकाश कोषबाट वा विभागबाट स्वीकृति लिई संचालन गरिएको अवकाशकोषबाट अवकाश भुक्तानी गरिन्छ । यस्तो भुक्तानी नियम २० उपनियम २ को खण्ड (घ) मा तोकिए बमोजिम देहायका अवस्थामा मात्र गर्न सकिने छ :-
 - (१) कर्मचारी वा कामदारले सेवाबाट अवकाश प्राप्त गरेमा,
 - (२) हिताधिकारीको उमेर अन्ठाउन्न वर्ष पुगेमा, वा
 - (३) हिताधिकारीको मृत्यु भएमा वा निज स्थायीरूपमा अपांग भएमा
- **स्वीकृति नलिएको अवकाश कोषबाट गरिने अवकाश भुक्तानी :** अवकाशको समयमा भुक्तानी दिने उद्देश्य रहेको तर विभागबाट भने स्वीकृत नलिई संचालित अवकाश कोषबाट गरिने अवकाश भुक्तानीहरू यस समूहमा पर्दछन् ।
- **अन्य अवकाश भुक्तानी :** नेपाल सरकारबाहेकका अन्य रोजगारदाताले रोजगारकर्तालाई अवकाशको समयमा गर्ने गरेका अन्य भुक्तानीहरू, जस्तै: दीर्घ सेवा सुविधा, विदा बापतको भुक्तानी, औषधी उपचार खर्च आदि भुक्तानीहरू यसका उदाहरण हुन् ।

माथि उल्लेख भए अनुसार नियम २० को उपनियम २ को खण्ड (घ) को प्रावधान पूरा नगरी अर्थात्, कर्मचारी वा कामदार सेवाबाट अवकाश हुनुअघि नै प्राप्त गर्ने भुक्तानी, जस्तै Long Service Gratuity, Leave Encashment, Medical Expenses जस्ता भुक्तानीहरू सेवाकालमा नै प्राप्त गरेको अवस्थामा त्यस्ता भुक्तानीहरू अवकाश भुक्तानी अन्तर्गत पर्दैनन्, त्यस्ता भुक्तानी रोजगारीको आयमा समावेश गर्नु पर्दछ । त्यस्तै अवकाश योगदान गर्ने कर्मचारीबाहेक अन्य प्राकृतिक व्यक्ति (हिताधिकारी) ले अन्ठाउन्न वर्ष उमेर पुगेपछि वा मृत्यु वा स्थायीरूपमा अपांग भएको अवस्थामाबाहेक अन्य अवस्थामा भुक्तानी प्राप्त गरेमा त्यस्ता भुक्तानी अवकाश भुक्तानी मानिनेछैन र त्यस्तो रकम भुक्तानी प्राप्त भएको समयमा आयमा समावेश गर्नु पर्ने हुन्छ । तर अवकाश कोषको स्वीकृत विनियम बमोजिम अवकाश कोषबाट यस्ता हिताधिकारीले लिएको कर्जा भने आयमा समावेश गर्नु पर्दैन । स्वीकृति नलिएको अवकाश कोषमा योगदान गर्दा योगदान गरिने रकममा कर छुट नहुने हुँदा त्यस्ता कोषबाट अवकाश भुक्तानी गर्दा लाभमा मात्र पाँच प्रतिशतका दरले अन्तिमरूपले कर लाग्ने (Final Withholding) हुन्छ र त्यसरी प्राप्त रकम आयमा समावेश गर्नु पर्दैन ।

अवकाश भुक्तानीको सम्बन्धमा यस निर्देशिकाको परिच्छेद १२ मा विस्तृत व्याख्या गरिएको छ । अवकाश भुक्तानीमा कर कट्टी सम्बन्धी प्रावधान यस निर्देशिकाको परिच्छेद १६ मा विस्तृत व्याख्या गरिएको छ ।

(च) अवकाश योगदान रकम

“अवकाश योगदान रकम” भन्नाले अवकाश भुक्तानीको व्यवस्था वा सोको भविष्यमा गरिने व्यवस्थाको लागि अवकाश कोषमा गरिएको भुक्तानी सम्भन्धनु पर्छ ।

प्राकृतिक व्यक्ति आफैले वा सम्बद्ध व्यक्ति अर्थात रोजगारकर्ताको हकमा रोजगारदाताले जम्मा गरिदिएको अवकाश योगदान रकमलाई समेत जनाउछ । उपर्युक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण २.१: मानौं, सुजित सिंहले मासिक रु. २०,००० पारिश्रमिक पाउने गरी कमल एण्ड कं. प्रा. लि. मा कार्यरत रहेछन् । उक्त कम्पनीबाट रु. २,००० प्रति महिना निजको नाममा अवकाश कोषमा जम्मा गरिने र सो कोषमा निजको तर्फबाट समेत रु. २,००० जम्मा गर्ने व्यवस्था रहेको भए दुवै गरी हुने रु. ४,००० लाई निज सुजितको अवकाश योगदान रकम मानिन्छ ।

अवकाश योगदानको सम्बन्धमा यस निर्देशिकाको परिच्छेद १२ तथा परिच्छेद १६ मा विस्तृत व्याख्या गरिएकोछ ।

(छ) असक्षम व्यक्ति

“असक्षम व्यक्ति” भन्नाले शारीरिक वा मानिसक अस्वस्थताको कारणले आफ्नो व्यवहार गर्न सक्षम नभएको व्यक्ति सम्झनु पर्छ ।

(ज) आय

“आय” भन्नाले कुनै व्यक्तिले रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट प्राप्त गरेको आय सम्झनु पर्छ र सो शब्दले यस ऐन बमोजिम गणना गरिएको सो आयको कूल रकमलाई समेत जनाउछ ।

(ज१) आकस्मिक लाभ

“आकस्मिक लाभ” भन्नाले चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभ सम्झनु पर्दछ ।

कुनै लाभ प्राप्त हुने निश्चितता नभएको र प्रापक व्यक्तिको श्रम वा पूंजीको उपयोग नगरी प्राप्त हुने चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी वा अन्य रकमलाई आकस्मिक लाभ मानिन्छ ।

(भ) आय वर्ष

“आय वर्ष ” भन्नाले कुनै सालको श्रावण एक गतेदेखि अर्को सालको आषाढ मसान्तसम्मको अवधि सम्झनु पर्छ ।

आय वर्षमा श्रावण १ गते र अर्को वर्षको आषाढ मसान्तको अवधि रहेको हुन्छ । तर यो अवधिको बीचमा स्थापना भएको वा आय आर्जन शुरु गरेको व्यक्तिको आय वर्ष सो स्थापना मिति वा आय आर्जन शुरु गरेको मिति र तत्कालपछिको आषाढ मसान्तसम्मको अवधि हुन्छ । त्यस्तै, कुनै व्यक्तिको कारोवार बन्द भएको वा बन्द भएको मानिएको अवस्थामा सो व्यक्तिको आय वर्ष श्रावण १ गतेदेखि कारोवार बन्द भएको वा बन्द भएको मानिएको मितिसम्म मात्र हुनेछ । उपर्युक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण २.२: मानौं, ध्रुव कम्पनी प्रा.लि. २०७१।७।५ मा लिक्वीडेट भएको रहेछ । सो अवस्थामा उक्त कम्पनीको अन्तिम आय वर्ष २०७१।४।१ देखि २०७१।७।५ को हुनेछ । यदि उक्त मितिमा सो कम्पनीको ५० प्रतिशत वा सो भन्दा बढीको स्वामित्व परिवर्तन भएको भए, ऐनको दफा ५७ को व्यवस्था अनुसार आर्थिक वर्ष २०७१।७.२ मा सो कम्पनीको २०७१।४।१ देखि २०७१।७।५ एक आय वर्ष एवं २०७१।७।६ देखि २०७२।३।३१ अर्को आय वर्ष मानिनेछ ।

(अ) उपहार

“उपहार” भन्नाले कुनै प्रतिफल विनाको भुक्तानी वा प्रतिफल सहितको भुक्तानी भएमा प्रतिफलको बजार मूल्य भन्दा भुक्तानीको बजार मूल्य बढी भएमा बढी भएको हदसम्मको भुक्तानी सम्भन्नु पर्छ ।

उपर्युक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण २.३: मानौं, विश्ववन्धु भन्ने व्यक्तिले रु. २५,००० पर्ने एउटा टि.भि. किनेका रहेछन् । उक्त टि.भि. बिक्रेताले निजलाई रु. ५,००० बजार मूल्य पर्ने एउटा डि.भि.डि. थप रकम नलिई उपलब्ध गराएका रहेछन् । यसरी बिना मूल्यमा प्राप्त भएको थप प्रतिफललाई उपहार भनिन्छ ।

(ट) ऋण दायित्व

“ऋण दायित्व” भन्नाले ऋण दाबी सरहको दायित्व सम्भन्नु पर्छ ।

कुनै व्यक्तिले अन्य व्यक्तिलाई कुनै प्रबन्ध बापत भुक्तानी गर्ने दायित्व रहेको र सो दायित्व कुनै निश्चित अवधि वा अवस्था पछि सो व्यक्तिलाई भुक्तानी गर्नु पर्ने प्रबन्ध गरिएको रहेछ भने त्यस्तो दायित्वलाई ऋण दायित्व मानिन्छ । जस्तै: कुनै व्यक्तिले बैंकबाट कर्जा लिएको छ भने कर्जाको सम्भौताबमोजिम भुक्तान गर्नु पर्ने त्यस्तो रकमलाई ऋण दायित्व मानिन्छ । त्यस्तो रकममा पूँजीको अलावा सो पूँजीको प्रतिफल अर्थात व्याज समेत समावेश हुन्छ ।

(ठ) ऋण दाबी

“ऋण दाबी” भन्नाले कुनै एक व्यक्तिले अर्को व्यक्तिबाट भुक्तानी प्राप्त गर्ने अधिकार सम्भन्नु पर्छ र सो शब्दले कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई दिएको रकम फिर्ता लिने अधिकार, बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा भएको निक्षेप, लिनु पर्ने रकम, ऋणपत्र, विनिमयपत्र, वण्ड, वार्षिक वृत्ति अन्तर्गतको अधिकार, वित्तीय पट्टा र किस्ताबन्दी बिक्रीबाट रकम प्राप्त गर्ने अधिकार समेतलाई जनाउँछ ।

(ड) कम्पनी

“कम्पनी” भन्नाले प्रचलित कम्पनी कानून बमोजिम संस्थापित कम्पनी सम्भन्नु पर्छ र कर प्रयोजनको लागि देहायका संस्थाहरू समेतलाई कम्पनी सरह व्यवहार गरिनेछ :-

(१) प्रचलित कानून बमोजिम स्थापित संगठित संस्था,

- (२) कुनै असंगठित संघ, समिति, संस्था वा समाज वा दर्ता गरिएका वा नगरिएका एकलौटी फर्म र साभेदारी वाहेकको व्यक्तिहरूको समूह वा ट्रष्ट,
- (३) बीस वा सोभन्दा बढी साभेदारहरू भई प्रचलित कानून बमोजिम दर्ता भए वा नभएको साभेदारी फर्म, अवकाश कोष, सहकारी संस्था, युनिट ट्रष्ट, संयुक्त उद्यम,
- (४) विदेशी कम्पनी,
- (५) महानिर्देशकले तोकेको अन्य कुनै विदेशी संस्था ।

आयकर प्रयोजनको निमित्त प्रचलित कानून बमोजिम दर्ता गरिएका संगठित संस्था, जस्तै: प्राईभेट लिमिटेड कम्पनी, पब्लिक कम्पनी, संस्थान, संघ (Association), गैर सरकारी संस्था (NGOs), अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (INGOs) जस्ता संस्थाहरू समेत कम्पनी मानिनेछन्। अर्को शब्दमा एकलौटी फर्म र बीस भन्दा कम साभेदार रहेको साभेदारी फर्म वाहेकका जुनसुकै संगठित संस्थाहरू कम्पनी मानिन्छन्।

(ढ) कर

“कर” भन्नाले यस ऐन बमोजिम लाग्ने कर सम्बन्धु पर्छ र सो शब्दले देहाय बमोजिमका भुक्तानीलाई समेत जनाउँछ :-

- (१) कर वक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत विभागले गरेका दफा १०४ को उपदफा (८) को खण्ड (क) मा उल्लिखित खर्चहरू,
 - (२) अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० बमोजिम बुझाउनु पर्ने रकम वा किस्ताबन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ बमोजिम बुझाउनु पर्ने रकम वा अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले दफा ९५क बमोजिम बुझाउनु पर्ने रकम वा दफा ९९, १०० र १०१ बमोजिम कर निर्धारण भए अनुसार बुझाउनु पर्ने रकम,
 - (३) दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३) वा (४), दफा १०९ को उपदफा (१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनु पर्ने रकम,
 - (४) शुल्क तथा व्याज बापत बुझाउनु पर्ने परिच्छेद २२ बमोजिमको रकम, र
 - (५) विभागले आदेश दिए बमोजिम दाखिला गर्नु पर्ने दफा १२९ बमोजिमको जरिवाना रकम ।
- ऐनको दफा १०४ मा कर वक्यौता राख्ने व्यक्तिको सम्पत्तिमा नेपाल सरकारको दाबी रहने व्यवस्था रहेको र यस्ता सम्पत्ति दाबी र लिलाम बिक्री गर्दा विभागले गरेका खर्च सम्बन्धित कर वक्यौता राख्ने व्यक्तिबाट असुल गर्न सक्ने प्रावधान उपदफा (८) को खण्ड (क) ले व्यवस्था गरेकोले त्यस्ता खर्चहरूलाई समेत कर मानिनेछ। लिलामीको सूचना सम्बन्धी खर्च, लिलामी गर्दा लागेका कानूनी खर्च आदि यस्ता खर्चका उदाहरण हुन्।

- ऐनको दफा ९० बमोजिम अग्रिम कर कट्टी गर्नु पर्ने व्यक्तिले अग्रिम कर कट्टी गरेको रकम र नगरेको भए पनि अग्रिम कर कट्टी गरेको मानिने कर कट्टी रकम सो महिना समाप्त भएको २५ दिनभित्र दाखिला गर्नु पर्दछ। यस्तो अग्रिम कर कट्टी भएको वा भएको मानिने रकम तोकिएको समयमा जम्मा नगरेमा वा अग्रिम कर कट्टी नगरी भुक्तानी प्राप्त भएको अवस्थामा भुक्तानीकर्ताले सो रकम सो महिना समाप्त भएको २५ दिनभित्र कर दाखिला नगरेमा प्रापकले भुक्तानीकर्ताले दाखिला गर्नुपर्ने म्याद (सो महिना समाप्त भएको २५ दिनपश्चात (२५ दिनभित्र)) अग्रिम करको रकम बुझाउनु पर्ने व्यवस्था छ। सो दफा बमोजिम दाखिला गर्नु पर्ने रकमसमेतलाई कर मानिएको छ।
- ऐनको दफा ९४ बमोजिम कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले किस्तामा कर दाखिला गर्नु पर्ने व्यवस्था गरेकोले त्यस्तो रकमलाई समेत कर मानिएको छ।
- ऐनको दफा ९९ बमोजिम स्वयं कर निर्धारण गर्दा बुझाउनु पर्ने रकम, दफा १०० बमोजिम गरेको संशय कर निर्धारण गर्दा बुझाउनु पर्ने रकम एवं स्वयं कर निर्धारण र संशय कर निर्धारणमा दफा १०१ बमोजिम विभागले संशोधित कर निर्धारण गरेको अवस्थामा बुझाउनु पर्ने रकमलाई समेत कर मानिएको छ।
- ऐनको दफा १०७ को उपदफा (२) बमोजिम कुनै निकायले कर बुझाई सक्नुपर्ने मितिसम्म कर नबुझाएमा सो निकायका तत्काल वहाल रहेका वा ६ महिना अघिसम्म वहाल रहेका सो निकायका व्यवस्थापक वा सो हैसियतमा कार्य गर्ने प्रत्येक अधिकृतहरू संयुक्त वा छुट्टाछुट्टै रूपमा सो कर बुझाउन जिम्मेवार हुने व्यवस्था रहेको र यस्तो रकमलाई समेत कर मानिएको छ।
- दफा १०८ को उपदफा (३) तथा (४) बमोजिम कुनै प्रापकले कब्जा गरेको सम्पत्ति बिक्री गरी प्राप्त गरेको रकमबाट सर्वप्रथम अग्रिम कर कट्टी गरिएको कर रकम छुट्याउनु पर्दछ। तत्पश्चात अग्रिम कट्टी गरिएको कर बाहेक अन्य वक्यौता करको हकमा कर भन्दा अग्राधिकार पाउने सुरक्षित ऋण (Secured Creditors) भए सो भुक्तान गरी विभागले कर दाखिला गर्ने सूचना दिएको त्यस्तो कर रकम छुट्याउन र कर बुझाउन प्रापक जिम्मेवार हुनेछ। प्रापकले प्राप्त गरेको त्यस्तो रकमबाट अग्रिम करको रकम नछुट्याई भुक्तानी भएको रहेछ भने सो रकम प्रापकबाट असुल गरिने छ। प्रापकबाट सिधै वा निकायबाट प्रापक मार्फत दाखिला गरिने यस्तो रकमलाई समेत कर मानिएको छ। उपर्युक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ।

उदाहरण २.४: मानौं, युक्त प्रसाद भन्ने व्यक्ति कुनै सीमित दायित्व भएको कम्पनी (Limited Liability Company) को लिक्विडेटरको रूपमा नियुक्त भएका रहेछन् । उक्त कम्पनीको लिक्विडेशनको अवस्थासम्ममा रु. १० लाख अग्रिम कट्टी गरिएको कर र रु. ३० लाख अन्य कर बक्यौता रहेछ । उक्त कम्पनीको कर बक्यौता रहेको र कर दाखिला गर्ने सूचना विभागले निज प्रापकलाई दिई सकेको रहेछ । उक्त कम्पनीको सम्पत्ति बिक्री गरी लिक्विडेशनको खर्च कटाउंदा रु. एक करोड बाँकी भएछ । कर बक्यौता बाहेकका सो कम्पनीको रु. ३० लाख सोही सम्पत्ति धितो राखिएको कर भन्दा अग्राधिकार पाउने कर्जा (Secured Loan) रहेछ र रु. ५० लाख अन्य असुरक्षित दायित्व (Unsecured Liabilities) रहेछ भने निज प्रापकले सम्पत्ति बिक्री गरी प्राप्त गरेको रकमबाट लिक्विडेशनको खर्च कटाउनु अगावै रु. १० लाख अग्रिम कट्टी गरिएको कर चुक्ता गर्नु पर्दछ । तत्पश्चात लिक्विडेशन खर्च र कर भन्दा अग्राधिकार प्राप्त रु. ३० लाखको सुरक्षित ऋण चुक्ता गरी बाँकी रहेको रकमबाट पहिला रु. ३० लाख अन्य कर बक्यौता र त्यस पछि बाँकी रकम अर्थात् रु. ३० लाखबाट दामासाहीले अन्य असुरक्षित दायित्व चुक्ता गर्नु पर्ने हुन्छ ।

- दफा १०९ को उपदफा (१) बमोजिम कुनै कर बक्यौता राख्ने व्यक्तिले कर बुझाईसक्नु पर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा त्यस्तो व्यक्तिलाई भुक्तानी दिने व्यक्ति वा वक्यौता राख्ने व्यक्तिको सम्पत्ति राख्ने व्यक्ति वा कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउने गरी कुनै तेश्रो व्यक्तिको तर्फबाट सम्पत्ति राख्ने व्यक्ति वा कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुझाउने अख्तियारी पाएको जुनसुकै व्यक्तिलाई विभागले लिखित सूचना दिएर कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट बुझाउनु पर्ने कर दाखिला गर्न आदेश दिन सक्दछ । यसरी विभागलाई बुझाउनु पर्ने रकमलाई समेत कर मानिएको छ ।
- दफा ११० को उपदफा (१) बमोजिम कुनै कर बक्यौता राख्ने गैर बासिन्दा व्यक्तिले कर बुझाई सक्नु पर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा विभागले त्यसरी कर बक्यौता राख्ने व्यक्तिको स्वामित्वमा रहेको कुनैपनि सम्पत्ति आफ्नो कब्जामा राख्ने कुनै व्यक्तिलाई लिखित सूचना दिएर सो सम्पत्तिको बजार मूल्य बराबरको रकमबाट त्यस्तो कर बक्यौता राख्ने व्यक्तिले बुझाउनु पर्ने करको रकमभन्दा बढी नहुने गरी सो तेश्रो पक्षको कर दायित्व सम्बन्धमा कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट सो सूचनामा उल्लिखित मितिभित्र कर बुझाउन आदेश दिन सक्नेछ । यस्तो रकमलाई समेत कर मानिएको छ ।

(ण) कर कट्टी हुने व्यक्ति

“कर कट्टी हुने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद-१७ बमोजिम कर कट्टी गरी भुक्तानी प्राप्त गर्ने वा भुक्तानी प्राप्त गर्ने अधिकार भएको व्यक्ति सम्भन्नु पर्छ ।

कर कट्टी हुने व्यक्ति भन्नाले भुक्तानी प्राप्त गर्दा श्रोतमै कर कट्टा भई भुक्तानी प्राप्त गर्ने व्यक्तिलाई जनाउंछ । यसरी भुक्तानीमा कर कट्टी गर्ने व्यक्तिका सम्बन्धमा यसै परिच्छेदको बुंदा २.२ (क)

मा प्रकाश पारिसकिएको छ । भुक्तानीमा कर कट्टी गर्नु पर्ने प्रावधान सम्बन्धी बिस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १६ मा गरिएको छ ।

(त) कर निर्धारण

“कर निर्धारण” भन्नाले यस ऐन बमोजिम गरिने कर निर्धारण सम्झनु पर्छ र सो शब्दले दफा १२२ बमोजिम गरिएको शुल्क तथा व्याजको निर्धारण समेतलाई जनाउँछ ।

तर यस शब्दले दफा १०१ बमोजिम संशोधित कर निर्धारणले प्रतिस्थापन गरेको साबिकको कर निर्धारणलाई जनाउँने छैन ।

ऐनमा तीन किसिमको कर निर्धारणको व्यवस्था रहेको छ :

- (१) दफा ९९ बमोजिम स्वयं कर निर्धारण अर्थात कर दायित्व भएको व्यक्ति स्वयंले आफ्नो कर निर्धारण गर्ने (Self Assessment) व्यवस्था,
- (२) करदाताले आय विवरण दाखिला गर्न पाउने समय अगावै कुनै आय वर्षको वा आय वर्षको अंशको दफा १०० बमोजिम संशय कर निर्धारण (Jeopardy Assessment) गर्ने व्यवस्था,
- (३) स्वयं कर निर्धारण (दफा ९९) वा संशय कर निर्धारण (दफा १००) भएको व्यक्तिको करको दायित्व यस ऐनको उद्देश्य बमोजिम न्यायोचित आधारमा समायोजन गर्न विभागले संशोधित कर निर्धारण गर्ने व्यवस्था ।

यस दफा अन्तर्गत गरिने कर निर्धारणले साबिकको करलाई प्रतिस्थापन गर्ने हुँदा संशोधित कर निर्धारण भएको अवस्थामा सो संशोधन अघि गरिएको स्वयं कर निर्धारण (दफा ९९) वा संशय कर निर्धारण (दफा १००) कर निर्धारण मानिनेछैन ।

उपर्युक्त बाहेक ऐनले तोकेको म्यादभित्र स्वयं कर निर्धारण गरी आय विवरण पेश नगर्ने करदाताको हकमा आय विवरण पेश गर्नु पर्ने अन्तिम दिनमा स्वतः कर निर्धारण भएको मानिने व्यवस्था ऐनको दफा ९९(२) ले गरेको छ ।

ऐनको दफा १२२ बमोजिम विभागले गणना गर्ने शुल्क तथा व्याज समेतलाई कर निर्धारण मानिएको छ । शुल्क तथा व्याज सम्बन्धी निम्नानुसारको व्यवस्था रहेको छ :

- (१) दफा ११७ बमोजिम कागजात नराखेमा वा ढिलो विवरण बुझाए बापतको शुल्क ।
- (२) दफा ११८ बमोजिम किस्ताबन्दीमा कर दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा लाग्ने व्याज ।
- (३) दफा ११९ बमोजिम कर नबुझाएमा लाग्ने व्याज ।
- (४) दफा ११९क अनुसार यस ऐन र यस ऐन अन्तर्गत बनेका नियमका कुनै व्यवस्थालाई पालना नगर्ने व्यक्तिलाई लाग्ने शुल्क ।
- (५) दफा १२० बमोजिम भुट्टा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई लाग्ने शुल्क ।

(६) दफा १२१ बमोजिम यस ऐनमा उल्लिखित कुनै कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गर्ने वा सहायता दिने वा प्रोत्साहन गर्ने वा सल्लाह दिने मतियारलाई लाग्ने शुल्क ।

(त१) कारोवार

“कारोवार” भन्नाले कुनै आय वर्षको रोजगारी, लगानी वा व्यवसायको आय गणना गर्ने प्रयोजनको लागि दफा ७, ८ वा ९ बमोजिम समावेश गरिने जम्मा रकम बराबरको कारोवार सम्भन्नु पर्छ ।

(थ) गैर बासिन्दा व्यक्ति

“गैर बासिन्दा व्यक्ति” भन्नाले बासिन्दा व्यक्तिबाहेकको व्यक्ति सम्भन्नु पर्छ ।

बासिन्दा व्यक्तिबाहेक अन्यलाई गैर बासिन्दा व्यक्ति मानिएको र बासिन्दा व्यक्तिको व्याख्या यसै परिच्छेदको बुँदा २.२ (क ड) मा गरिएकोछ ।

(द) गैर व्यवसायिक करयोग्य सम्पत्ति

“गैर व्यवसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्तिबाहेकका जग्गा, भवन तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्भन्नु पर्छ :-

(१) व्यवसायिक सम्पत्ति, ह्रास योग्य सम्पत्ति वा व्यापारिक मौज्दात,

(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन -

(क) अविच्छिन्न दस वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र

(ख) त्यस्तो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल दस वर्ष वा दश वर्षभन्दा बढी बसोबास गरेको,

स्पष्टीकरण: यस उपखण्डको प्रयोजनका लागि “निजी भवन” भन्नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ त्यसलाई बुझाउने छ ।

(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,

(४) कुनै प्राकृतिक व्यक्तिको तीस लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा तथा निजी भवन, वा

(५) तीन पुस्ताभित्र भएको खरीद बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति ।

कर प्रयोजनका लागि ३ वर्गका ५ प्रकारका सम्पत्ति मानिएका हुन्छन् ।

- व्यवसायमा प्रयोग भएका सम्पत्ति : व्यापारिक मौज्दात, ह्रासयोग्य सम्पत्ति तथा व्यवसायिक सम्पत्ति (Trading Stock, Depreciable Assets and Business assets)
- लगानीमा प्रयोग भएका सम्पत्ति : गैर व्यवसायिक करयोग्य सम्पत्ति तथा ह्रासयोग्य सम्पत्ति
- व्यक्तिगत सम्पत्ति : प्राकृतिक व्यक्तिको व्यक्तिगत प्रयोजनका सम्पत्तिहरू

- प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको भवन निःसर्ग भएमा देहायका अवस्थामा मात्र गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ :

१. **अवधि** : स्वामित्व अवधि र आफू बसोबास गरेको अवधि दश वर्षभन्दा कम भएको भवन

उदाहरण २.५: मानौं, प्रेम प्रसाद आचार्यले काठमाडौंमा २०६२ साल कार्तिक २३ गते दुई करोड रुपैयाँ पर्ने एक भवन खरीद गरेका रहेछन्। निजले सो भवन २०७२ साल पुष २६ गते तीन करोड रुपैयाँमा बिक्री गरेका रहेछन्। निज २०६२ साल कार्तिक २३ गतेदेखि २०७२ साल पुष २६ गतेसम्म पटक पटक गरी कूल १२० दिन बिदेश गएका रहेछन्। यस सम्पत्तिका सन्दर्भमा निज रमन सो भवनको दश वर्षभन्दा बढीको स्वामी (Owner) भए तापनि सो भवनमा निज रमन अविच्छिन्न वा पटक पटक गरी दश वर्षभन्दा कम बसोबास गरेको कारण उपर्युक्त भवन गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ। तर निज रमनले उक्त भवन दुई महिना पछि बिक्री गरेको भए निजले पटक पटक गरी दश वर्षभन्दा बढी बसोबास गरेको अवस्था पनि पूरा हुने हुँदा सो भवन गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैनथ्यो।

२. **क्षेत्रफल** : भवन मात्र बिक्री भएको वा जग्गासहितको भवन बिक्री भएको अवस्थामा जग्गाको क्षेत्रफल भवनले ओगटेको क्षेत्रफल बराबर मात्र वा बढीमा १ रोपनी (५,४७६ वर्गफिट वा ५०८.७४ वर्ग मिटर) भन्दा बढी भएको

उदाहरण २.५.१ माथिको उदाहरणमा भवनमात्र भएको भए सो भवन र जग्गा सहितको भवन भएको भए भवनले ओगटेको जग्गा वा एक रोपनीसम्मको जग्गामध्ये जुन घटी हुन्छ सो हदसम्मको सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैनथ्यो।

३. **रकम सीमा** : निःसर्गको समयमा निःसर्गवापत प्राप्त गरेको रकम वा प्राप्त गरेको मानिने रकम रु. तीस लाख वा सोभन्दा बढी भएको

उदाहरण २.५.२ माथिको उदाहरणको भवन रु. तीस लाखभन्दा कममा बिक्री भएको भए पनि गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैनथ्यो।

४. **पुस्ता** : निःसर्ग गरिएको भवन निःसर्ग गर्ने व्यक्ति र निःसर्गबाट प्राप्त गर्ने व्यक्तिबीचमा तिनपुस्ते सम्बन्ध रहेको र निःसर्ग केवल निःशुल्क हस्तान्तरण (पारिवारिक हस्तान्तरण) भएमा सो सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति हुँदैन। यहाँ हस्तान्तरण भन्नाले सामान्यतया: अंशबण्डा, अपुताली, बकस पत्र, मृत्युपछिको हस्तान्तरण आदि पर्दछन्। तीन पुस्ता बाहेक अन्यबाट बकस पत्र जस्ता प्रकृयाबाट हस्तान्तरण गरिएको सम्पत्तिको हकमा भने त्यस्ता सम्पत्तिलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ।

उदाहरण २.५.३ माथिको उदाहरणको भवन बिक्री हुँदा गैर व्यवसायिक करयोग्य सम्पत्ति भयो। यदि उक्त भवन तीन पुस्ताभित्र निःशुल्क हस्तान्तरण भएको भए गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैनथ्यो।

- प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको जमिन निःसर्ग भएमा देहायका अवस्थामा मात्र गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ :
- १. **रकम सीमा** : निःसर्गको समयमा निःसर्गवापत प्राप्त गरेको रकम वा प्राप्त गरेको मानिने रकम रु. तीस लाख रुपैयाँ वा सोभन्दा बढी भएको जग्गा गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

उदाहरण २.६: मानौं, लक्ष्मी रिमाल भन्ने व्यक्तिले काठमाडौंमा २०७० मार्ग ३ गते बीस लाख रुपैयाँ पर्ने जग्गा खरीद गरेका रहेछन् । निजले सो जग्गा २०७२ आश्विन ६ गते पैतालिस लाख रुपैयाँमा बिक्री गरेका रहेछन् । उपर्युक्त जग्गाको बिक्री मूल्य तीस लाख रुपैयाँभन्दा बढी भएको हुदा उपर्युक्त जग्गा गैर व्यवसायिक करयोग्य सम्पत्ति हो ।

- २. **पुस्ता** : निःसर्ग गरिएको जग्गा निःसर्ग गर्ने व्यक्ति र निःसर्गबाट प्राप्त गर्ने व्यक्तिबीचमा तिनपुस्ते सम्बन्ध रहेको र निःसर्ग निःशुल्क हस्तान्तरणबाट (पारिवारिक हस्तान्तरणबाट) भएमा सो सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति हुँदैन । यहाँ हस्तान्तरण भन्नाले सामान्यतया: अंशबण्डा, अपुताली, बकस पत्र, मृत्युपछिको हस्तान्तरण आदि पर्दछन् । तीन पुस्ता बाहेक अन्यबाट बकस पत्र जस्ता प्रकृयाबाट हस्तान्तरण गरिएको सम्पत्तिको हकमा भने त्यस्ता सम्पत्तिलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

उदाहरण २.७: मानौं, युवराज वस्नेत भन्ने व्यक्तिले एक वर्ष अघि खरीद गरेको आफ्नो नाममा रहेको पाँच करोड रुपैयाँ पर्ने जग्गा आफ्नो छोराको छोरा (नाति) लाई बकस पत्रद्वारा हस्तान्तरण गरिदिएका रहेछन् । हस्तान्तरणको समयमा उक्त सम्पत्तिको बजार मूल्य छ करोड रुपैयाँ रहेछ भने पनि उक्त सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन ।

- प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको सेक्युरिटी (शेयर, बण्ड, डिवेन्चर) तीन पुस्ताभित्रको निःशुल्क हक हस्तान्तरण बाहेक तीन पुस्ताभित्र वा बाहिरको खरीद बिक्री वा अन्य हक हस्तान्तरणद्वारा निःसर्ग भएका अवस्थामा सो सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

(ध) छुट पाउने संस्था

“छुट पाउने संस्था” भन्नाले देहायका निकाय सम्भन्नु पर्छ :-

- (१) कर छुट पाउने संस्थाको रूपमा विभागमा दर्ता भएका देहाय बमोजिमका निकाय:-
 - (क) नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था,
 - (ख) सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले सो संस्था वा त्यसका सदस्यहरूले लाभ नलिने गरी गठन भएको अव्यवसायी (एमेच्योर) खेलकूद संस्था,
- (२) निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल,

- (३) गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति, तर छुट पाउने संस्थाको उद्देश्य अनुसार कार्य सम्पन्न हुँदा वा कुनै व्यक्तिद्वारा सो संस्थालाई प्रदान गरिएका सम्पत्ति वा सेवा वापतको कुनै भुक्तानी गर्दाबाहेक सो संस्थाको सम्पत्ति र सो संस्थाले प्राप्त गरेको रकमबाट कुनै व्यक्तिलाई कुनै फाइदा पुऱ्याएको भए त्यस्तो संस्थालाई यस खण्ड बमोजिम कर छुट हुने छैन ।

आयकर नियमावली, २०५९ को नियम ३ मा विभागमा कर छुटको लागि निवेदन दिने प्रकृया सम्बन्धी व्यवस्था रहेको छ । नियम ५ ले यस्ता निकायले वित्तीय विवरण पेश गर्नु पर्ने व्यवस्था गरेको छ । कर छुट पाउने संस्थाले कर छुट पाउनको लागि निम्नानुसार व्यवस्था गरिएको छ :-

- (क) कर छुट प्राप्त गर्ने संस्थाहरू, नाफा नकमाउने उद्देश्यले स्थापना भएका, सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था एवं सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले सो संस्था वा त्यसका सदस्यहरूले लाभ नलिने गरी गठन भएको अव्यवसायी (एमेच्योर) संस्था हुनपर्नेछ ।
- (ख) कर छुट पाउने संस्थाले पाएको चन्दा, उपहार, वा उक्त संस्थाबाट प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आश नगरी त्यस्तो संस्थाको कार्यसँग प्रत्यक्ष रूपले सम्बन्धित अन्य योगदानहरू मात्र कर छुटका लागि योग्य हुने छन् ।
- (ग) कर छुट प्राप्त गर्ने संस्थाले प्राप्त गरेको कुनै रकम कर लाग्ने भुक्तानी भएमा भुक्तानी दिने निकायले अग्रिम कर कट्टी गर्नुपर्ने हुन्छ ।

उदाहरण २.८: मानौं, कुनै कर छुट पाएको संस्थाले कुनै सामाजिक कार्यको अनुसन्धान गर्न एउटा व्यवसायिक निकायसँग एक लाख रुपैयाँ प्राप्त गरेको रहेछ । यदि उक्त अनुसन्धान गर्ने कार्य सो संस्थाको उद्देश्यमा नभएको खण्डमा त्यस्तो रकम भुक्तानी दिने निकायले सो भुक्तानीमा १५ प्रतिशतले हुने रकम रु. १५,००० कर कट्टी गरी बाँकी रकम मात्र सो संस्थालाई भुक्तानी दिनु पर्नेछ ।

- (घ) करयोग्य कारोवार गर्ने व्यक्ति तथा संस्थासँग प्रतिस्पर्धा गरी कुनै कर छुट प्राप्त गरेको संस्थाले प्राप्त गरेको रकमलाई कर छुटको सुविधा प्राप्त हुन सक्तैन ।

उदाहरण २.९: मानौं, कुनै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कर छुट प्रमाणपत्र प्राप्त गरेको एक गैर सरकारी संस्थालाई सडक वालवालिकालाई कम्प्युटर शिक्षा प्रदान गर्ने तालिम संचालन गर्नको लागि व्यवसायिक संस्था लगायत मध्येबाट प्रतिस्पर्धा गराई छनौट गरेको रहेछ । तालिम कार्यका लागि सो गैर सरकारी संस्थालाई दिएको रकम कर छुट प्रमाणपत्र प्राप्त भएको निकायलाई उपलब्ध गराएको अनुदान नभई सेवा शुल्क भएकोले यस्तो रकममा कर छुट हुँदैन ।

- (ङ) कर छुट प्रमाणपत्र प्राप्त गरेको संस्थाले आफ्नो विधानमा उल्लेख भएको उद्देश्य विपरित कार्य गरेमा त्यसरी कार्य गरे वापत प्राप्त भुक्तानीमा कर छुट हुँदैन ।

(च) सो संस्थाको लेखापरीक्षण गर्ने लेखापरीक्षकले आफ्नो लेखापरीक्षण प्रतिवेदनमा सो संस्थाले आयकर ऐन, २०५८ बमोजिम अग्रिम कर कट्टी गरेको नगरेको र संस्थाको उद्देश्य अनुसारको मात्र कार्य गरेको वा नगरेको विषयमा किटानीसाथ उल्लेख गर्नु पर्दछ ।

निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल तथा गाउँ विकास समिति, नगरपालिका, जिल्ला विकास समिति भने ऐन बमोजिम नै कर छुट पाउने निकायको रूपमा रहेका छन् । यी निकायहरू विभागमा छुट पाउने निकायको रूपमा दर्ता हुनु पर्दैन । यसको अलावा ऐनको दफा १० को खण्ड (छ) मा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम एवं खण्ड (भ) मा नेपाल सरकारको जुनसुकै प्रकारको आयमा समेत कर नलाग्ने व्यवस्था गरेको हुँदा यी तीन निकाय समेत छुट पाउने निकायको रूपमा रहेका छन् ।

तर छुट पाउने संस्थाको उद्देश्य अनुसार कार्य सम्पन्न हुँदा वा कुनै व्यक्तिद्वारा सो संस्थालाई प्रदान गरिएका सम्पत्ति वा सेवा वापतको कुनै भुक्तानी गर्दा बाहेक सो संस्थाको सम्पत्ति र सो संस्थाले प्राप्त गरेको रकमबाट कुनै व्यक्तिलाई कुनै फाइदा पुऱ्याएको भए त्यस्तो संस्थालाई कर छुट हुने छैन । उदाहरणको लागि, कुनै कर छुट प्राप्त संस्थाको अध्यक्षले सो संस्थाको संचित रकम आफ्नो निजी कार्यमा प्रयोग गरेको रहेछ भने त्यस्तो संस्था कर छुट हुने संस्थाको रूपमा रहँदैन ।

(न) **ट्रष्ट**

“ट्रष्ट” भन्नाले ट्रष्टीले सम्पत्ति धारण गर्ने प्रबन्ध सम्भन्नु पर्दछ ।

तर यस शब्दले साभेदारी, संगठित संस्था वा खण्ड (ड) को उपखण्ड (३) बमोजिम उल्लिखित संस्थालाई जनाउने छैन ।

शारीरिक वा मानिसक रूपले असक्षम व्यक्ति वा मृत व्यक्तिको रहेको निकायको सम्पत्ति धारण गरी सहयोग गर्ने प्रबन्धलाई ट्रष्ट भनिएको छ । केहि असामान्य अवस्थाका करदाताले कर तिर्ने प्रयोजनमा स्वतः खडा हुने निकाय ट्रष्ट हो ।

उदाहरणका रूपमा, भजन ब्रदर्शको प्रोपाइटरको माघ २४ गते मृत्यु भयो । यो अवस्थामा कर तिर्ने प्रयोजनका लागि निजले श्रावण १ देखि माघ २४ सम्म फर्मबाट गरेको कार्य तथा दफा ४४ बमोजिम मृत्युको तत्काल अघि फर्मका सबै सम्पत्ति बजार मूल्यमा बिक्री भएको मानि गरिने लाभसहितको आय विवरण कसैले बुझाइ दिनु पर्दछ र निजको सम्पत्ति पनि कसैले जिम्मा लिनु पर्दछ । मृत व्यक्तिको कर लाग्ने अवधिको कर तिर्न जसको सहयोग लिइन्छ वा यस्तो अवस्थामा सो सम्पत्ति जिम्मा लिने व्यक्ति वा व्यक्तिको समूह कर प्रयोजनका लागि ट्रष्ट हो ।

आयकर ऐन, २०५८ मा दुई थरी ट्रष्टको व्यवस्था गरिएको छ : दर्ता भएको वा नभएको ट्रष्ट र अर्कोको सम्पत्ति रेखदेख गरिदिने व्यक्ति । पहिलो प्रकारको ट्रष्टको कर निर्धारण कम्पनीको सरह गरिन्छ । दोश्रो प्रकारको ट्रष्टमा जसको सम्पत्ति धारणा गरी व्यवस्थापन गरिदिएको हो सोही व्यक्तिलाई कर लगाई कर तिर्ने प्रयोजनका लागि मात्र ट्रष्टको अवधारणा कायम गरिएको छ ।

(प) ट्रष्टी

“ट्रष्टी” भन्नाले एकलै वा अन्य प्राकृतिक व्यक्ति, गुठी वा अन्य संगठित संस्थासँग मिली संयुक्तरूपमा सम्पत्ति अमानतको रूपमा राख्ने प्राकृतिक व्यक्ति, गुठी वा अन्य संगठित संस्था सम्भन्नु पर्छ र सो शब्दले देहायको व्यक्ति समेतलाई जनाउँछ :-

- (१) मृतक व्यक्तिको जायजेशाको संचालनकर्ता वा प्रशासक,
- (२) लिक्विडेटर, प्रापक वा ट्रष्टी,
- (३) निजी वा आधिकारिक हैसियतमा असक्षम व्यक्तिको सम्पत्तिको संरक्षक, निर्देशन, नियन्त्रण वा व्यवस्थापन गर्ने कुनै व्यक्ति,
- (४) निजी प्रतिष्ठान वा यस्तै प्रतिष्ठान अन्तर्गत सम्पत्तिको व्यवस्थापन गर्ने कुनै व्यक्ति, र
- (५) उपखण्ड (१), (२), (३) र (४) मा उल्लिखित व्यक्ति सरहको जस्तै स्थितिमा रहेको अन्य कुनै व्यक्ति ।

ट्रष्टी भन्नाले कुनै ट्रष्टको व्यवस्थापन गर्न जिम्मेवारी सुम्पिएको व्यक्तिलाई जनाउँछ । ट्रष्टीले एकलै वा अन्य व्यक्तिसँग संयुक्तरूपमा कार्य सम्पादन गर्न जिम्मेवारी प्राप्त गर्न सक्दछन् । उदाहरणको लागि, ट्रष्टका संचालकहरू, नाबालक (वा यस्तै असक्षम व्यक्ति) को संरक्षक आदि ।

(फ) दीर्घकालीन करार

“दीर्घकालीन करार” भन्नाले करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको दफा २६ बमोजिमको करार सम्भन्नु पर्छ ।

ऐनको दफा २६ मा उल्लेख गरिएको स्पष्टीकरण बमोजिम करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको र सो करार उत्पादन, जडान वा निर्माणका लागि वा त्यस्तो प्रत्येक कामका सम्बन्धमा सम्बद्ध सेवाको सम्पादनका लागि गरिएको वा समावेश नभएको करार (लगानी बीमा करार, अवकाश कोष करार तथा निकायमा हित निहित रहेको करार) बाहेकको प्रतिफल विलम्बित हुने करारलाई दीर्घकालीन करार मानिएको छ । उदाहरणको लागि, एक वर्षभन्दा बढी समय लाग्ने कुनै जलविद्युत आयोजना निर्माण गर्न कुनै निर्माण कम्पनीलाई दिईने करार दीर्घकालीन करार अन्तर्गत पर्दछ । दीर्घकालीन करार एवं त्यस्तो करारको आय गणनाका सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद २० मा ब्याख्या गरिएको छ ।

(ब) नातेदार

“नातेदार” भन्नाले प्राकृतिक व्यक्तिको पति, पत्नी, छोरा, छोरी (धर्मपुत्र, धर्मपुत्री समेत), बाबु, आमा, बाजे, बज्यै, दाजु, भाइ, भाउजू, बुहारी, दिदी, वहिनी, सासु, ससुरा, साला, जेठान, साली, जेठीसासु, काका, काकी, भतिजा, भतिजी, नाति र नातिनी सम्भन्नु पर्छ ।

(भ) निकाय (इन्टिटी)

“निकाय (इन्टिटी)” भन्नाले देहायका संस्था वा संगठन सम्भन्नु पर्छ :-

- (१) साभेदारी, ट्रष्ट वा कम्पनी,
- (२) गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति,
- (३) नेपाल सरकार,
- (४) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धीद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय सँगठन, वा
- (५) आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको उपखण्ड (१), (२), (३) र (४) मा उल्लेख भएको संस्था वा सँगठनको स्थायी संस्थापन ।

सामान्यतया: निकाय (Entity) भन्नाले प्राकृतिक व्यक्तिबाहेक अन्य व्यक्ति अर्थात कानूनी व्यक्तिलाई बुझाउँछ । यस सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा व्याख्या गरिएको छ ।

(म) निकायमा रहेको हित

“निकायमा रहेको हित” भन्नाले कुनै निकायको आय वा पूँजी प्राप्त गर्ने सांयोगिक (कन्टिन्जेन्ट) अधिकार समेतको अधिकार सम्भन्नु पर्छ ।

निकायमा रहेको हित (Interest on Entity) भन्नाले साभेदारी फर्मको हकमा सो फर्मको मुनाफा लगायत सो फर्मको सम्पत्तिमा साभेदारको अधिकारलाई जनाउँछ । कम्पनीका हकमा शेयरहोल्डरले उक्त कम्पनीमा गरेको लगानीको प्रतिफल लगायत उक्त कम्पनी खारेजी (Liquidation) हुँदाको अवस्थामा प्राप्त गर्ने नियमित वा थप रकम प्राप्त गर्न सक्ने सांयोगिक अधिकार (Contingent Right) लाई जनाउँछ । अवकाश कोषमा सो कोषमा लगानीकर्ता (हिताधिकारी) ले लगानी गरे बापत लगानी गरिएको रकम तथा सोको प्रतिफललाई जनाउँछ । त्यसैगरी ट्रष्टमा हिताधिकारीको हित रहन्छ भने विदेशी स्थायी संस्थापनमा सो संस्थापनको मालिकको हित रहेको हुन्छ ।

(य) निःसर्ग

“निःसर्ग (डिस्पोजल)” भन्नाले दफा ४० मा उल्लेख भए बमोजिम कुनै सम्पत्ति वा दायित्वको बिक्री वा हस्तान्तरण समेतको निःसर्ग सम्भन्नु पर्छ ।

सम्पत्तिको हकमा बिक्री वा किस्ताबन्दीमा बिक्री गरी, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, नासिई, हराई, अंशबण्डा वा हक हस्तान्तरण गरी, साटासाट गरी वा कुनै तवरबाट आफ्नो स्वामित्व हट्ने माध्यमलाई सम्पत्तिको निःसर्ग (Disposal) मानिन्छ । त्यस्तै, दायित्वको हकमा, दायित्व भुत्तान गरी, दायित्वबाट मुक्त भई, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, दायित्व रद्द भई वा कुनै पनि माध्यमबाट दायित्व मुक्त भएको खण्डमा दायित्वको निःसर्ग (Disposal) मानिन्छ ।

सम्पत्ति तथा दायित्वको निःसर्गका सम्बन्धमा विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद २२ मा गरिएको छ ।

(र) निहित स्वामित्व

“निहित स्वामित्व” भन्नाले देहायको स्वामित्व सम्भन्नु पर्छ :-

- (१) कुनै निकायको सम्बन्धमा कुनै प्राकृतिक व्यक्ति वा प्राकृतिक व्यक्तिको हित नरहेको निकायले सो निकायमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा एक वा बढी मध्यस्थ निकायहरूद्वारा राखेको हितका आधारमा सिर्जित स्वामित्व, वा
- (२) कुनै निकायको स्वामित्व रहेको सम्पत्तिको सम्बन्धमा सो निकायमा निहित स्वामित्व रहेका व्यक्तिहरूको स्वामित्वको समानुपातको आधारमा निर्धारण भएको सम्पत्तिको स्वामित्व ।

निहित स्वामित्वका सन्दर्भमा विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ ।

(ल) पट्टा

“पट्टा” भन्नाले कुनै व्यक्तिले अर्को व्यक्तिको नगदी सम्पत्तिबाहेकको सम्पत्ति प्रयोग गर्ने अस्थायी अधिकार सम्भन्धनु पर्छ र सो शब्दले इजाजतपत्र, भाडा सम्झौता, छनौट, रोयल्टी सम्झौता वा बहालवालाको हक समेतलाई जनाउँछ ।

एउटा व्यक्तिको स्वामित्वमा रहेको सम्पत्तिमाथिको प्रयोग गर्ने अधिकार अर्को व्यक्तिलाई दिनुलाई पट्टा (Lease) भनिन्छ । पट्टा दुई थरीको हुन्छ - भाडा वा रोयल्टी बुझाउने आवधिक पट्टा (Operating Lease) र वित्तीय पट्टा (Finance Lease) ।

(व) प्राकृतिक व्यक्ति

“प्राकृतिक व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति विशेष सम्भन्धनु पर्छ र यस ऐनको प्रयोजनको लागि सो शब्दले दर्ता भई वा नभई प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म तथा एउटै प्राकृतिक व्यक्तिकोरूपमा मानिने गरी दफा ५० बमोजिम छनौट भएको दम्पति समेतलाई जनाउँछ ।

प्राकृतिक व्यक्ति (Natural Person) भन्नाले प्राकृतिक रूपबाट नै सिर्जिएका अर्थात् कानूनी रूपमा कृत्रिम तवरले खडा नगरिएको व्यक्ति विशेषलाई बुझाउँछ । प्राकृतिक व्यक्ति भन्नाले प्राकृतिक व्यक्तिको एकलौटी फर्म, ऐनको दफा ५० बमोजिम छनौट गरेको अवस्थाको दम्पति तथा आश्रितलाई भरणपोषण गर्नुपर्ने अवस्थाका विधुर र विधवालाई समेत मानिएको छ ।

(श) प्राकृतिक स्रोत बापतको भुक्तानी

“प्राकृतिक स्रोत बापतको भुक्तानी” भन्नाले देहायको कुनै भुक्तानीको रकम सम्भन्धनु पर्छ :-

- (१) जमिनबाट पानी, खनिज पदार्थ वा अन्य जीवित वा निर्जीव स्रोत निकाल्ने अधिकार प्राप्त गरेबापतको भुक्तानी, वा
- (२) जमिनबाट समग्र वा आंशिकरूपमा निकालिएको प्राकृतिक स्रोत र खनिज पदार्थको जीवित वा निर्जीव स्रोतको परिमाण वा मूल्यका आधारबाट गणना गरिएको रकम ।

(ष) बजार मूल्य

“बजार मूल्य” भन्नाले कुनै सम्पत्ति वा सेवाका सम्बन्धमा असम्बन्धित व्यक्तिहरूबीच सामान्य बजार व्यवहारको सिलसिलामा सेवा वा सम्पत्तिको सामान्य कारोवार मूल्य सम्भन्धनु पर्छ ।

(स) भाडा

“भाडा” भन्नाले घर बहाल समेतका मूर्त सम्पत्तिको बहालमा लगाएको पट्टा अन्तर्गत गरिएका प्रिमियम लगायतका सबै भुक्तानी सम्भन्धनु पर्छ ।

तर यस शब्दले प्राकृतिक स्रोत बापत भएको भुक्तानीलाई जनाउने छैन ।

(ह) भुक्तानी

“भुक्तानी” भन्नाले देहायको काम कारबाही सम्भन्धनु पर्छ :-

- (१) कुनै एक व्यक्तिको रकम वा सम्पत्ति अर्को व्यक्तिको नाउँमा र कुनै अर्को व्यक्तिको दायित्व सो व्यक्तिको नाउँमा हस्तान्तरण भएमा,
- (२) कुनै एक व्यक्तिबाट सिर्जित सम्पत्ति सो सम्पत्तिको सिर्जनापछि अर्को व्यक्तिको स्वामित्वमा भएमा वा कुनै एक व्यक्तिको दायित्वको भार अर्को व्यक्तिले बहन गरेमा,
- (३) एक व्यक्तिले अर्को व्यक्तिलाई सेवा प्रदान गरेमा,
- (४) कुनै एक व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति अर्को व्यक्तिले प्रयोग गरेमा वा प्रयोगको लागि उपलब्ध भएमा ।

ऐनको दफा २४ को उपदफा (१) मा व्यवसाय वा लगानीबाट भएको आयको गणनाको लेखाङ्कन एन्क्रुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानि आयको गणनामा समावेश गर्नु पर्ने व्यवस्था गरेको छ । नेपाल लेखामान १ (Nepal Accounting Standard on Presentation of Financial Statements) मा समेत Accrual आधारमा लेखाङ्कन गर्नु पर्ने व्यवस्था गरेको छ । व्यक्तिको आय गणना गर्दा तथा खर्च कट्टी दाबी गर्दा “भुक्तानी” को भूमिका महत्वपूर्ण हुन्छ । भुक्तानी (Payment) शब्दले यथार्थमा कुनै व्यक्तिले अर्को व्यक्तिलाई लाभान्वित गराउन सक्ने हरेक माध्यमलाई समावेश गरेको छ । तलको उदाहरणबाट यस सम्बन्धमा थप प्रकाश पारिएको छ ।

उदाहरण २.१०: मानौं, वृद्धि आचार्य भन्ने व्यक्तिले स्कट नेपाल प्रा.लि. नामको संस्थालाई रु. ५०,००० मूल्य बराबरको सेवा उपलब्ध गराएका रहेछन् । उक्त संस्थाले निजलाई सो सेवाको मूल्य नगदमा भुक्तानी नदिई निजको छोरासंग सो संस्थाले लिनु पर्ने रकमसंग मिलान गरेको रहेछ भने सो अवस्थामा निज आचार्यले रकम भुक्तानी नलिए पनि भुक्तानी प्राप्त गरे सरह मानिनेछ ।

उदाहरण २.११: एक मेडिकल डाक्टर एउटा कम्पनीको कर्मचारीको नियमित स्वास्थ्य उपचारको लागि नियुक्त भएका रहेछन् । सो कम्पनीले निज डाक्टरलाई उपर्युक्त सेवा वापत कुनै भुक्तानी दिने गरेको रहेनछ तर सो कम्पनीले रु. २०,००० आफैले भाडा तिरी एउटा कोठा निज डाक्टरलाई उपलब्ध गराएको रहेछ । उक्त कोठाबाट निज डाक्टरले आफ्नो पेशा समेत संचालन गर्दा रहेछन् । सो कम्पनीले आफूले सिर्जना गरेको सम्पत्ति (Lease Right) निज डाक्टरलाई उपलब्ध गराएको हुँदा रु २०,००० निज डाक्टरले भुक्तानी प्राप्त गरेको मानिनेछ ।

उदाहरण २.१२: एउटा गाडी मर्मत गर्ने संस्थामा एक जना वकिल कानूनी परामर्शदाताको रूपमा नियुक्त भएका रहेछन्। निज वकिलले सो संस्थाबाट कुनै पारिश्रमिक लिने नगरेको तर आफ्नो सवारी साधनको नियमित मर्मत संभार सोही संस्थाबाट विना मूल्यमा गराउने गरेका रहेछन्। यस्तो अवस्थामा सो संस्थाले उपलब्ध गराएको मर्मत सम्बन्धी सेवाको मूल्य निज वकिलले भुक्तानी पाएको मानिनेछ।

(क्ष) मुनाफाको वितरण

“मुनाफाको वितरण” भन्नाले मुनाफाको पूँजीकरण समेत दफा ५३ बमोजिम भएको कुनै निकायको मुनाफाको वितरण सम्झनु पर्छ।

ऐनको दफा ५३ मा निकायबाट आफ्नो कुनै हिताधिकारीलाई कुनै पनि हैसियतले गरिएको भुक्तानी वा मुनाफाको पूँजीकरणलाई वितरण मानिएको छ। निकायले आफ्ना हिताधिकारीलाई बोनस शेयर वितरण गरेको अवस्था समेत मुनाफाको वितरण भएको मानिन्छ। तर, निकायले हिताधिकारीबाट कुनै प्रतिफल प्राप्त गरेको रहेछ र त्यस्तो प्रतिफल बापत बजार मूल्यका आधारमा सो निकायले हिताधिकारीलाई गरेको भुक्तानी भने मुनाफाको वितरण मानिनेछैन।

उदाहरण २.१३: मानौं, नेपाल घडी कम्पनी लि. ले साधारण सभामा आफ्ना शेयरधनीलाई नगद लाभांश नदिई रु. १५,००० मूल्य पर्ने घडी रु. ५,००० मूल्य लिई आफ्ना शेयरधनीलाई वितरण गरेको रहेछ भने बजार मूल्य र हिताधिकारीबाट प्राप्त मूल्यबीचको फरक, अर्थात् रु. १०,००० लाई मुनाफाको वितरण मानिनेछ।

उदाहरण २.१४: मानौं, नेपाल कम्पनी लि. ले आफ्नो एक शेयरधनीको भवन कार्यालय प्रयोजनको निमित्त भाडामा लिएको रहेछ। उक्त भवनको चलन चल्ती भाडा रु. १०,००० प्रति महिना सो कम्पनीले निज शेयरधनीलाई भुक्तान गर्ने गरेको रहेछ भने यस्तो भुक्तानीलाई भने मुनाफाको वितरण मानिदैन।

निकायबाट मुनाफाको वितरण सम्बन्धी थप ब्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ।

(त्र) यूनिट ट्रष्ट

“यूनिट ट्रष्ट” भन्नाले कम्तिमा बीस जना व्यक्तिहरूका लाभको लागि ट्रष्टीले सम्पत्ति धारण गर्ने ब्यवस्था भई आय वा पूँजीमा सहभागी हुन पाउने व्यक्तिहरूको अधिकारलाई धारण गरेको इकाईहरूको संख्याद्वारा निर्धारित आधारमा विभाजन हुने व्यवस्था गरिएको ट्रष्ट सम्झनु पर्छ।

(ज्ञ) रोजगारी

“रोजगारी” भन्नाले कुनै पनि किसिमको विगत, वर्तमान वा भावी रोजगारी सम्झनु पर्छ।

सामान्यतया Contract of Service ले रोजगारी बुझाउँछ भने Contract for Service ले परामर्शदाता (Consultant) तर्फ ईगित गर्दछ। “रोजगारी” शब्दले काम गर्ने (Employee) तथा काम लगाउने

(Employer) बीचको सम्बन्ध खुल्ने एवं रोजगारीको शर्त अनुसार आफ्नो ज्ञान, अनुभव, शिप, जाँगर तथा श्रम प्रयोग गरी व्यवस्थापकीय, सुपरिवेक्षण, प्रशासकीय, प्राविधिक वा यस्तै अन्य कुनै काम गरी सो व्यक्ति वा निकायको लिखित वा अलिखित कर्मचारी सेवा शर्त तथा सुविधा वा यस्तै अन्य शर्त तथा सुविधा सम्बन्धी प्रावधान लागू हुने गरी सो निकायबाट काम गर्ने व्यक्तिले तलब वा ज्याला वा यस्तै अन्य भुक्तानी पाउन सक्ने प्रबन्धलाई जनाउछ । यस्तो काममा लगाउने व्यक्ति वासिन्दा वा गैर वासिन्दा हुन सक्छ ।

ऐनको दफा २२ को उपदफा (२) बमोजिम प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्नेछ । तसर्थ रोजगारीको सन्दर्भमा जतिखेर नगद भुक्तानी हुन्छ सोही समयमा, अर्थात् बिगत वर्षको रोजगारी, वर्तमान रोजगारी वा भविष्यमा रोजगारी गर्ने गरी हाल प्राप्त भएको नगद भुक्तानीलाई हालको आयमा समावेश गर्नु पर्दछ ।

उदाहरण २.१५: विगत रोजगारीको उदाहरण: मानौ, ललित भन्ने व्यक्तिले एउटा कम्पनीमा २०५३ साल देखि रोजगारी गर्दै आएका रहेछन् । २०६१ साल देखि निजले काम गर्ने संस्थाको व्यवसाय विग्रन गई आर्थिक अवस्था खराब भएको र सो कम्पनीले आफ्ना कर्मचारीलाई खाईपाई आएको तलबको ५०% मात्र तलब भुक्तान गरिआएको रहेछ । आ.ब. २०६५।६६ सालमा उक्त कम्पनीको व्यवसाय उल्लेख्य रूपमा वृद्धि भएको कारण विगत २०६१ साल देखि बाँकी रहेको ५०% तलब निज ललितलाई २०६५ साल माघ महिनामा भुक्तान गरेको रहेछ । यस अवस्थामा सो कम्पनीले Accrual आधारमा हुन आउने तलब सम्बन्धित आय वर्षमा नै खर्च लेख्न सक्ने भए पनि निज ललितले भने विगतको रोजगारीको भुक्तानी २०६५ साल माघमा नगद प्राप्त गरेको हुँदा नगद भुक्तानीका आधारमा आ.ब. २०६५।६६ को आयमा समावेश गर्नु पर्दछ ।

उदाहरण २.१६: भविष्यको रोजगारीको उदाहरण: मानौ, सुवर्ण भन्ने व्यक्तिले एक कम्पनीमा काम गर्ने गरेका रहेछन् । निजलाई रकमको आवश्यकता परेको र आगामी वर्ष तलब भुक्तानी नलिने शर्तमा सो कम्पनीबाट एक वर्षको तलब अग्रिम भुक्तानी लिएका रहेछन् । निजले सो रकम भविष्यमा रोजगारी गर्ने शर्तमा प्राप्त गरेको हुँदा यस्तो रकम निजले सो रकम प्राप्त गरेको आय वर्षको रोजगारीको आयमा गणना गर्नुपर्दछ ।

रोजगारी सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १७ मा गरिएको छ ।

(क क) रोयल्टी

“रोयल्टी” भन्नाले अमूर्त सम्पत्तिको पट्टा अन्तर्गत गरिएको कुनै भुक्तानी सम्झनु पर्छ र सो शब्दले देहायका उद्देश्यका लागि गरिने कुनै भुक्तानी समेतलाई जनाउछ :-

- (१) प्रतिलिपि अधिकार, पेटेन्ट, डिजाइन, मोडेल, योजना, गोप्य सूत्र वा प्रक्रिया वा ट्रेडमार्कको प्रयोग वा प्रयोग गर्ने अधिकार राख्ने, र
- (२) प्रविधिको ज्ञान प्रदान गर्ने,

- (३) चलचित्रजन्य फिल्म, भिडियो टेप, ध्वनि रिकार्डिङ वा कुनै अन्य यस्तै माध्यमको प्रयोग वा प्रयोग गर्ने अधिकार र औद्योगिक, व्यापारिक वा वैज्ञानिक अनुभव प्रयोग गर्ने वा प्रदान गर्ने,
- (४) उपखण्ड (१), (२) वा (३) बमोजिमका कुरामा सहायक हुने किसिमले कुनै सहयोग प्रदान गर्ने, वा
- (५) उपखण्ड (१), (२), (३) वा (४) बमोजिमका कुराका सम्बन्धमा पूर्ण वा आंशिक बन्देज मान्ने ।

तर यस शब्दले प्राकृतिक स्रोतबापतको भुक्तानीलाई जनाउने छैन ।

रोयल्टी शब्दले अमूर्त सम्पत्तिको पट्टा अन्तर्गतका भुक्तानी वा अमूर्त सम्पत्तिको उपयोग बापतका भुक्तानीलाई बुझाउँछ । जस्तै : Trade Name प्रयोग गर्ने अधिकार दिए बापत प्राप्त हुने भुक्तानी, गायक, गीतकार वा संगीतकारका गीत कुनै रेडियो स्टेशनले बजाए बापत दिईने भुक्तानी आदि ।

(क ख) लगानी

“लगानी” भन्नाले देहाय बमोजिम बाहेक एक वा एकभन्दा बढी सम्पत्ति धारण गर्ने वा त्यस्तो सम्पत्ति लगानी गर्ने कार्य सम्भन्धनु पर्छ :-

- (१) सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य,
- (२) रोजगारी वा व्यवसाय ।

तर गैर व्यवसायिक करयोग्य सम्पत्ति राख्ने कार्य लगानी मानिनेछ ।

सम्पत्ति धारण (Hold) गरी आय आर्जन गर्ने कार्यलाई लगानी भनिन्छ । सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य वा रोजगारी वा व्यवसायमा प्रयोग गरिएका सम्पत्तिबाहेकका सम्पत्तिमा स्वामित्व राख्ने एवं गैर व्यवसायिक करयोग्य सम्पत्ति राख्ने कार्य जस्ता कार्यलाई लगानी भनिन्छ । सामान्यतया: लगानीको आय आर्जन गर्ने कार्यमा आय आर्जन गर्ने व्यक्तिको निरन्तर सहभागिता (Active Engagement) रहदैन । लाभांश, व्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ, स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी वा गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्ग (Disposal) बाट प्राप्त खूद लाभ जस्ता आय लगानीको आय वा प्रतिफल हुन्छ । व्यवसाय र लगानीमा धेरै समानता देखिन आउने भए तापनि तलको उदाहरणले लगानीलाई प्रष्ट पार्दछ :

उदाहरण २.१७: मानौं, प्रसन्न देवकोटा भन्ने व्यक्तिको पुतलीसडक, काठमाडौंमा पाँच करोड रुपैयाँमा खरीद गरेको एउटा घर रहेछ। निजले उक्त घर भाडामा लगाउने उद्देश्यले एउटा एजेन्टलाई भाडाको पाँच प्रतिशतले कमिशन पाउने गरी नियुक्त गरेको रहेछ। निजलाई आर्थिक वर्ष २०६५/६६ मा उक्त घरको बहाल बापत रु. दश लाख प्राप्त भएको रहेछ। निजले सो बहाल आयको पाँच प्रतिशतले हुन आउने कमिशन रु. ५०,००० उक्त एजेन्टलाई भुक्तान गरेका रहेछन्। प्रसन्न देवकोटाको यस आयलाई लगानीको आय मानिनेछ र दफा ९ बमोजिम लगानीको आयमा समावेश गर्नु पर्नेछ। तथापि ऐनको दफा ९२ बमोजिम व्यवसाय संचालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको घर बहाल बापतको कर कट्टी गरी प्राप्त गरेको भाडा भुक्तानी अन्तिमरूपले कर कट्टी हुने भुक्तानी मानिने भएको हुँदा निजले सो बहाल आम्दानीलाई आयमा समावेश भने गर्नु पर्दैन।

उदाहरण २.१८: माथि उदाहरण २.१७ मा उल्लिखित प्रसन्न देवकोटा भन्ने व्यक्तिको सो घर लगायत अन्य घरहरू पनि रहेको र ती घरहरू पनि भाडामा लगाई सक्रिय रूपमा त्यसको व्यवस्थापन (Active Engagement) गरिआएका रहेछन् भने यसरी घर बहालमा लगाउने निजको व्यवसाय मानिन्छ। यस अवस्थामा निजले प्राप्त गर्ने भाडा आम्दानीलाई व्यवसायको आयमा समावेश गर्नु पर्छ र ऐनको दफा ७ बमोजिम व्यवसायको आयमा गणना गर्नु पर्छ। सो अवस्थामा निजले घरको ह्रास कट्टी लगायत यसरी घर भाडा लगाउने कार्यसँग सम्बन्धित खर्चहरू कट्टी दाबी गर्न पाउछन् र निजले श्रोतमा कर कट्टी गरी मात्र भाडा प्राप्त गर्ने भए तापनि व्यवसाय संचालनसँग सम्बन्धित घर बहाल आम्दानी भएको हुदा यस्तो भाडा भुक्तानी अन्तिमरूपले कर कट्टी हुने भुक्तानी भने मानिदैन।

लगानी मानिन सम्पत्ति धारणको प्रकृतिलाई ध्यान दिनु पर्छ। सामान्तया लगानीको प्रयोजनको लागि धारण गरिएको सम्पत्ति लामो समयसम्म धारण गरिन्छ। लगानीमा सोही सम्पत्तिबाट आय हुने तथा ब्यवसायमा सो सम्पत्ति किनबेच वा अन्य तवरले प्रयोग गरी आय आर्जन गरिने हुन्छ।

लगानी तथा लगानीको आयका सम्बन्धमा विस्तृत ब्याख्या यसै निर्देशिकाको परिच्छेद २१ मा गरिएको छ।

(क ग) लगानी बीमा

“लगानी बीमा” भन्नाले देहायका कुनै बीमा सम्भन्नु पर्छ :-

- (१) बीमित व्यक्ति वा बीमित व्यक्तिको सम्बद्ध व्यक्तिको मृत्युसम्बन्धी घटनाका हकमा गरिएको बीमा,
- (२) बीमित व्यक्ति वा निजको सम्बद्ध व्यक्तिको व्यक्तिगत चोटपटक वा कुनै खास तवरमा असक्षम हुने घटना सम्बन्धी बीमा,

तर बीमाको सम्भौता कमीतमा पाँच वर्षसम्म बहाल रहने वा बहालीको समयसीमा नभएको र करारमा उल्लिखित विशेष परिस्थितिहरूमा बाहेक पाँच वर्षको अवधि भुक्तान हुनु अगावै बीमकबाट अन्त्य गर्न नसकिने गरी गरिएको हुनु पर्नेछ।

- (३) कुनै रकम वा श्रृखलाबद्ध रकमहरू भविष्यमा बीमितलाई भुक्तानी हुने गरी गरिएको बीमा,
- (४) उपखण्ड (१), (२), वा (३) अन्तर्गतका बीमाको पुनर्बीमा, र
- (५) उपखण्ड (४) मा उल्लिखित पुनर्बीमाको पुनर्बीमा ।

लगानी बीमाको उदाहरणको रूपमा Life Insurance, Superannuation, Endowment Policy, आदि जस्ता कारोवारलाई लिन सकिन्छ । जीवनसम्बन्धी जोखिमसँग सम्बन्धित बीमा भए पनि Accidental Insurance को सम्भौता (जोखिम) अवधि पाँच वर्षभन्दा कम अवधिमा समाप्त हुने भए त्यस्तो सम्भौता भने लगानी बीमा अन्तर्गत पर्दैनन् ।

लगानी बीमा सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १९ मा गरिएको छ ।

(क घ) लाभांश

“लाभांश” भन्नाले निकायबाट हुने वितरण सम्भन्नु पर्छ ।

लाभांश (Dividend) भन्नाले निकायले आफ्ना हिताधिकारी (Shareholders) लाई वितरण गर्ने मुनाफाको अंशलाई बुझाउछ । उक्त शब्दले मुनाफाको पूंजीकरण अर्थात् बोनस शेयर समेतलाई जनाउछ ।

लाभांश सम्बन्धी थप व्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ ।

(क ड) वासिन्दा व्यक्ति

“वासिन्दा व्यक्ति” भन्नाले कुनै आय वर्षका सम्बन्धमा देहायका व्यक्ति सम्भन्नु पर्छ :-

- (१) प्राकृतिक व्यक्तिको सम्बन्धमा, -
 - (क) सामान्य बसोबासको स्थान नेपालमा रहेको,
 - (ख) अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सो भन्दा बढी नेपालमा रहेको, वा
 - (ग) नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको ।
- (२) साभेदारी फर्म,
- (३) ट्रष्टको सम्बन्धमा त्यस्तो ट्रष्ट जुन,-
 - (क) नेपालमा स्थापना भएको,
 - (ख) ट्रष्टको ट्रष्टी आय वर्षमा वासिन्दा व्यक्ति भएको, वा
 - (ग) ट्रष्टलाई आय वर्षमा वासिन्दा व्यक्ति वा निज संलग्न भएको व्यक्तिहरूको समूहले प्रत्यक्ष वा एक वा बढी मध्यस्थ निकाय (इन्टरपोज्ड इन्टिटी) हरूको माध्यमद्वारा नियन्त्रण गरेको ।
- (४) कम्पनीको सम्बन्धमा त्यस्तो कम्पनी जुन, -

- (क) नेपालको कानून अन्तर्गत संस्थापित भएको, वा
 - (ख) कुनै आय वर्षमा नेपालमा सो कम्पनीको व्यवस्थापन प्रभावकारी रहेको ।
- (४क) नेपाल सरकार,
- (५) गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति
 - (६) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकारको त्यस्तो निकायको सम्बन्धमा जुन, -
 - (क) नेपालको कानून अन्तर्गत स्थापित भएको, वा
 - (ख) कुनै आय वर्षमा नेपालमा त्यस्तो निकायको व्यवस्थापन प्रभावकारी रहेको ।
 - (७) कुनै सन्धि सम्झौता अन्तर्गत स्थापित संस्था वा निकाय, वा
 - (८) गैर वासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापन ।

आयकर ऐन, २०५८ मा वासिन्दा व्यक्तिको अबधारणा महत्वपूर्ण रहेको छ । वासिन्दा व्यक्तिको अवस्थाबारे निम्नानुसार व्याख्या गरिएको छ :-

- प्राकृतिक व्यक्तिको सामान्य बसोबासको स्थान नेपालमा रहेको, अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सो भन्दा बढी नेपालमा रहेको, वा नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको जुन सुकै अवस्था भए पनि त्यस्तो व्यक्ति नेपालको वासिन्दा मानिन्छ ।

- (क) सामान्य बसोबासको स्थान (Habitual Place of Abode) नेपालमा रहेको भन्नाले सम्बन्धित व्यक्तिको मुख्य Economic Activity हुने स्थानलाई जनाउँदछ । नेपालमा स्थाई ठेगाना वा घर (Permanent Address) हुनुले मात्र सामान्य बसोबासको स्थान नेपाल मानिदैन । सामान्यतया: निजको अर्थोपार्जनको मुख्य स्थललाई सामान्य बसोबासको स्थान भनिन्छ । यस्तो अवस्था तलको उदाहरणबाट प्रष्ट पाइएको छ ।

उदाहरण २.१९: मानौं, चितवनमा स्थाई घर भएको ओम बहादुर थापा भन्ने व्यक्ति बिगत तीन वर्ष देखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका रहेछन् । निज ओम बहादुर वर्षको एक पटक आफ्नो परिवारलाई भेट्न नेपाल आउने गरेका रहेछन् । निजले आफूले विदेशमा रहँदा कमाएको पचास प्रतिशतभन्दा बढी रकम नेपालमा आफ्नो परिवारलाई पठाउने गरेका रहेछन् । यस अवस्थामा निजको स्थाई घर नेपाल भए तापनि मुख्य रूपमा निजको बसोबासको निरन्तरता र आर्थिक गतिविधि नेपालमा नभएको कारण निजको सामान्य बसोबास नेपाल भएको मानिदैन ।

उदाहरण २.२०: माथि उदाहरण २.१९ मा यदि निज ओम बहादुर थापाको व्यवसाय नेपालमा भएको र सोही व्यवसायको सन्दर्भमा वा अन्य निजी कारणले सो वर्ष १८३ दिन भन्दा बढी नेपाल बाहिर विभिन्न मुलुकहरू भ्रमण गरेका रहेछन् भने त्यस्तो अवस्थामा निजको Major Economic Activities नेपाल भएको कारण निजको सामान्य बसोबासको स्थान नेपाल भएको मानिन्छ ।

(ख) अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सो भन्दा बढी नेपालमा रहेको दिन गणना गर्दा नेपाल भित्र आएको दिनदेखि नेपालबाट प्रस्थान गरेको दिनसम्म गणना गरिनु पर्छ । यस अवस्थालाई तलको उदाहरणबाट थप प्रष्ट पारिएको छ ।

उदाहरण २.२१: माथि उदाहरण २.१९ मा यदि निज ओम बहादुर थापा भाद्र ६, २०६३ मा बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका रहेछन् र भदौ ५, २०६५ मा नेपाल फर्की सो पश्चात लगातार स्थायीरूपले नेपालमा नै बसोबास गरिरहेका रहेछन् । निज ओम बहादुर भाद्र ६, २०६३ मा नेपाल छोडेको कारण आय वर्ष २०६३/६४ र आय वर्ष २०६४/६५ को निमित्त निज ओम बहादुर नेपालमा अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन भन्दा कम वसेको हुँदा निज उक्त आय वर्ष हरूको लागि गैर वासिन्दा व्यक्ति मानिन्छ । एवं प्रकारले आय वर्ष २०६५/६६ को लागि निज १८३ दिन भन्दा बढी नेपालमा वसेको हुँदा उक्त आर्थिक वर्षको लागि निज नेपालको वासिन्दा मानिन्छ ।

यस उदाहरणमा निज ओम बहादुर २०६३ भाद्र ६ देखि २०६४ आषाढ मसान्तसम्म १८३ दिन भन्दा घटी नेपालमा रहेकोले निज आय वर्ष २०६३/६४ को लागि गैर वासिन्दा हुन जान्छन् । त्यस्तै, आय वर्ष २०६४/६५ मा पूरै अवधि नेपालमा नबसेकाले गैर वासिन्दा हुन जान्छन् । त्यसैगरी निज आय वर्ष २०६५/६६ मा ३३० दिन नेपालमा बसेकाले यो आय वर्षका लागि वासिन्दा व्यक्ति मानिन्छन् ।

(ग) नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको खण्डमा त्यस्तो खटाइएको व्यक्ति नेपालको वासिन्दा हुने अवस्था तलको उदाहरणबाट प्रष्ट हुन्छ ।

उदाहरण २.२२: माथि उदाहरण २.१९ मा यदि निज ओम बहादुर थापा अन्य बैदेशिक रोजगारीको बदला विदेश स्थित नेपाली राजदुतावासमा नेपाल सरकारद्वारा काजमा खटाइएको र बिगत चार वर्ष देखि सोही स्थानमा कार्यरत कर्मचारी रहेछन् भने त्यस्तो अवस्थामा निज नेपालको वासिन्दा भएको मानिन्छ ।

- नेपालमा स्थापना भएको ट्रष्टको ट्रष्टी सम्बन्धित आय वर्षमा वासिन्दा व्यक्ति भएको, वा ट्रष्टलाई आय वर्षमा वासिन्दा व्यक्ति वा निज संलग्न भएको व्यक्तिहरूको समूहले प्रत्यक्ष वा एक वा बढी मध्यस्थ निकाय (इन्टरपोज्ड इन्टिटी) हरूको माध्यमद्वारा नियन्त्रण गरेको ट्रष्टलाई पनि नेपालको वासिन्दा मानिन्छ । यस अवस्थालाई तलको उदाहरणबाट प्रष्ट पारिएको छ ।

उदाहरण २.२३: मानौं, भारतको कोलकातामा एउटा ट्रष्ट संचालनमा रहेछ। उक्त ट्रष्टलाई नेपालका बासिन्दाहरूले नियन्त्रण गर्ने गरेका रहेछन् भने त्यस्तो ट्रष्टलाई पनि नेपालको बासिन्दा मानिन्छ।

- गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापनलाई नेपालको बासिन्दा मानिन्छ। स्थायी संस्थापन भन्नाले ऐनको दफा २ को खण्ड (क द) बमोजिम कुनै व्यक्तिले पूर्ण वा आंशिकरूपमा व्यवसाय संचालन गर्ने स्थानलाई बुझाउछ। उदाहरणको लागि, विदेशमा दर्ता भएका निर्माण कम्पनीले नेपालमा कुनै परियोजना संचालन गर्ने उद्देश्यले स्थापना गरेको नेपालस्थित कार्यालय।

(क च) व्यक्ति

“व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति वा निकाय सम्भन्धनु पर्छ।

व्यक्ति शब्दले Natural Person (जस्तै: राम, जोन, रहीम आदि) तथा कानूनी व्यक्ति अर्थात Artificial Person (जस्तै: कम्पनी, ट्रष्ट, संस्थान आदि) दुवैलाई बुझाउँछ। यस सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद ४ मा उल्लेख गरिएको छ।

(क छ) व्यवस्थापक

“व्यवस्थापक” भन्नाले कुनै निकायको व्यवस्थापकीय निर्णयहरू गर्ने काममा संलग्न हुने व्यक्ति सम्भन्धनु पर्छ र सो शब्दले कुनै ट्रष्टको ट्रष्टी र विदेशी स्थायी संस्थापनमा स्वामित्व भएको व्यक्ति समेतलाई जनाउँछ।

(क ज) व्यवसाय

“व्यवसाय” भन्नाले कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यवसायिक कारोवार सम्भन्धनु पर्छ र सो शब्दले त्यस्तै प्रकारका विगत, वर्तमान वा भावी व्यवसायहरूलाई समेत जनाउँछ।

तर यस शब्दले रोजगारीलाई जनाउने छैन।

रोजगारीका सम्बन्धमा सामान्यतया: श्रमको उपभोग हुन्छ। त्यस्तै व्यवसाय तथा लगानीमा श्रम तथा पूँजीको उपभोग हुन्छ। लगानीमा सामान्यतया सम्पत्ति धारण गर्ने तथा आय आर्जन गर्ने सन्दर्भमा सो व्यक्तिको सक्रिय सहभागिता (Active Engagement) हुँदैन। व्यवसायको सन्दर्भमा भने सो व्यक्तिको आय आर्जन गर्ने कार्यमा सक्रिय सहभागिता (Active Engagement) हुन्छ। माथि लगानीको व्याख्या गर्ने सन्दर्भमा दिईएको उदाहरणमा सम्पत्ति धारण गरी सक्रिय सहभागी नभई भाडा मात्र आर्जन गर्ने कार्यलाई लगानी मानिन्छ भने सो व्यक्ति सक्रिय सहभागी भई सम्पत्ति एवं बहाल आयलाई व्यवस्थापन गर्ने गरेको रहेछ भने सोलाई व्यवसाय मानिन्छ। यस अर्थमा निकायको सामान्यतया लगानीको आय हुँदैन। व्यवसाय अन्तर्गत उद्योग (Industry) अर्थात कुनै बस्तु उत्पादन गरी बिक्री गर्ने, व्यापार (Trading) अर्थात कुनै Tangible वा Intangible बस्तुको खरीद बिक्री गर्ने, पेशा (Profession) वा यस्तै अन्य प्रकृतिका व्यवसायिक कारोवार पर्दछन्।

(क भ) व्याज

“व्याज” भन्नाले देहायका भुक्तानी वा लाभ सम्भन्नु पर्छ :-

- (१) साँवाँ बाहेक ऋण दायित्व अन्तर्गतको भुक्तानी,
- (२) छुट, ऋण, दायित्व, अन्तर्गतको छुट, प्रिमियम, अदलबदल भुक्तानी वा त्यस्तै भुक्तानीको माध्यमबाट प्राप्त गरिएको लाभ, र
- (३) वार्षिक वृत्ति वा किस्ताबन्दी बिक्री अन्तर्गत सम्पत्ति प्राप्त गर्ने व्यक्तिबाट वा वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्तिको प्रयोग बापत कुनै व्यक्तिलाई गरिने भुक्तानीमध्ये व्याजको रुपमा लिइने दफा ३२ बमोजिमका रकमहरू ।

व्याज भन्नाले सामान्यतयाः पूँजी वा लगानीको प्रतिफललाई लिन सकिन्छ । कुनै लगानी फिर्ता आउंदा लगानी गरिएको पूँजीभन्दा बढी रकम फिर्ता भएको खण्डमा यसरी प्राप्त हुने थप रकमलाई व्याज मानिन्छ । ऋण दायित्व अन्तर्गतको छुट, प्रिमियम वा अदल बदल भुक्तानी (Discount, Premium or Swap) लाई पनि व्याज मानिन्छ । वार्षिक वृत्ति वा किस्ताबन्दीमा हुने बिक्री वा वित्तीय संस्थाले तोकिएको किस्ताबन्दी (Fixed Installment) का आधारमा प्रदान गर्ने कर्जाको हकमा निश्चित गरिएको किस्तामा पूँजी तथा व्याज समावेश हुन्छ र यस्तो किस्ता प्राप्त गर्ने व्यक्तिले सो किस्तामा पूँजी फिर्ता भएको रकमलाई पूँजी (अर्थात सम्पत्ति) मा समायोजन गर्नु पर्छ भने व्याजको अंशलाई आम्दानी गणना गर्नु पर्दछ । त्यस्तै, यसरी किस्ता भुक्तानी गर्ने व्यक्तिले तिर्ने किस्तामा समावेश भएको पूँजीको अंशलाई दायित्वमा समायोजन गर्नु पर्छ भने व्याजको अंशलाई ऐनको अधीनमा रही खर्च दाबी गर्नु पर्दछ । कर्जा वा निक्षेपमा नियमित प्राप्त हुने व्याजको अलावा अन्य तवरबाट गणना गरिने व्याजको उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २.२४: मानौं, एउटा बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको रु. १ करोडको ९० दिनमा भुक्तानी प्राप्त हुने ट्रेजरी बील, रु. ९८ लाख ५० हजारमा खरीद गरेको रहेछ । लगानी गर्दा रु. ९८ लाख ५० हजार लगानी गरेको भए तापनि भुक्तानीको समयमा सो बैंकलाई रु. १ करोड प्राप्त हुने हुँदा यसरी बढी प्राप्त भएको रकम रु. १,५०,००० लाई व्याज मानिन्छ ।

उदाहरण २.२५: मानौं, एउटा बित्तीय संस्थाले बार्षिक रु. ११,४८,०३७ Fixed Installment मा तिर्ने गरी रु. ५० लाखको कर्जा एकजना ग्राहकलाई प्रदान गरेको रहेछ । उक्त कर्जामा व्याज दर १० प्रतिशत रहेछ भने सो प्राप्त गरिने किस्तालाई निम्नानुसार पूंजी फिर्ता तथा व्याज आम्दानी गणना गर्नु पर्दछ :

साँवा बाँकी	किस्ता रकम	साँवा फिर्ता	व्याज रकम
५,०००,०००	१,१४८,०३७	६४८,०३७	५००,०००
४,३५१,९६३	१,१४८,०३७	७१२,८४१	४३५,१९६
३,६३९,१२२	१,१४८,०३७	७८४,१२५	३६३,९१२
२,८५४,९९७	१,१४८,०३७	८६२,५३७	२८५,५००
१,९९२,४६०	१,१४८,०३७	९४८,७९१	१९९,२४६
१,०४३,६६९	१,१४८,०३७	१,०४३,६७०	१०४,३६७
	६,८८८,२२२	५,०००,०००	१,८८८,२२२

व्याज गणना तथा पूंजी फिर्ता सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद ७ मा गरिएको छ ।

(क ज) व्यापारिक मौज्जात

“व्यापारिक मौज्जात” भन्नाले कुनै व्यक्तिको स्वामित्वमा रहेको निजद्वारा संचालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति र सम्पत्तिमा समाविष्ट हुने सामग्रीहरूको मौज्जात सम्झनु पर्छ ।

तर यस शब्दले विदेशी मुद्रामा रहेको सम्पत्तिलाई जनाउँने छैन ।

व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिक्रीको प्रयोजनको लागि राखिएका सम्पत्तिहरूलाई व्यापारिक मौज्जात भनिन्छ । व्यक्तिको व्यवसायको आधारमा यस्तो बस्तुको उदाहरण फरक फरक हुन सक्दछ । जस्तै: फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्जात हुन्छ भने अन्य व्यक्तिको लागि भने सो ह्रास योग्य सम्पत्ति मानिन्छ । उत्पादनको सिलसिलामा कार्य प्रगति (Work-in-progress) मा रहेका सम्पत्ति पनि व्यापारिक मौज्जात अन्तर्गत पर्दछन् ।

कुनै बैंकले विदेशी मुद्रा र यात्रु चेक आफ्नो मौज्जातमा राखेका रहेछन् भने यस्तो विदेशी मुद्रा र यात्रु चेकलाई व्यापारिक मौज्जात नमानि वैदेशिक सम्पत्ति (Foreign Currency Assets) मानिन्छ ।

(क ट) व्यवसायिक सम्पत्ति

“व्यवसायिक सम्पत्ति” भन्नाले कुनै व्यवसायमा प्रयोग गरिएको कुनै सम्पत्ति सम्झनु पर्छ ।

तर यस शब्दले व्यापारिक मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिलाई जनाउँने छैन ।

व्यवसायिक सम्पत्तिमा व्यापारिक मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिबाहेक अन्य सम्पत्ति, जस्तै शेयर, जग्गा, लिनु पर्ने रकम, पेशकी हिसाब, नगद तथा बैंक मौज्जात आदि पर्दछन्। स्पष्ट शब्दमा भन्नुपर्दा व्यवसायको स्वामित्वमा रहेको व्यापार मौज्जात र ह्रासयोग्य सम्पत्ति बाहेकको सबै सम्पत्ति व्यवसायिक सम्पत्ति हुन्छ। व्यवसायिक सम्पत्ति तथा अन्य सम्पत्तिको तुलनात्मक अवस्था यसै परिच्छेदको बुंदा ३ (क ध) मा उल्लिखित सम्पत्तिको प्रकार (Category) दर्शाउने ब्याख्या चित्रबाट समेत स्पष्ट पारिएको छ।

(क ठ) वितरण

“वितरण” भन्नाले दफा ५३ मा उल्लेख भए बमोजिम कुनै निकायबाट हुने वितरण सम्भन्नु पर्छ।

सामान्यतया: हिताधिकारी तथा निकायबीच Arms Length को सिद्धान्तका आधारमा गरिने कारोवार (लेनदेनको व्यवसायिक कारोवार) र सोसंग सम्बन्धित भुक्तानीबाहेक अन्य भुक्तानीलाई निकायबाट हुने वितरण मानिन्छ। ऐनको दफा ५३ मा निकायको मुनाफाको वितरण तथा पूँजी फिर्ताको अवस्था स्पष्ट पारिएको छ। त्यस्तै सामान्यतया कुनै निकायको वितरणले सो निकायको सम्पत्ति र दायित्वको मूल्य घटाउने भएमा मात्र त्यस्तो वितरण मुनाफाको वितरण वा पूँजीको फिर्ता मानिन्छ। यसै परिच्छेदको बुंदा २.२ (क्ष) मा निकायबाट हुने मुनाफाको वितरणका अवस्था ब्याख्या गरिएको छ।

निकायबाट हुने वितरण सम्बन्धी थप ब्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ।

(क ठ१) विद्युतीय माध्यम

“विद्युतीय माध्यम” भन्नाले कम्प्यूटर, फ्याक्स, इमेल, इन्टरनेट, विद्युतीय क्यास मेशिन, फिस्कल प्रिन्टर सम्भन्नु पर्छ र सो शब्दले विभागले तोकेका अन्य स्वीकृत माध्यमलाई समेत जनाउँछ।

(क ड) विदेश पठाएको आय

“विदेश पठाएको आय” भन्नाले गैर बासिन्दा व्यक्तिको नेपालस्थित दफा ६८ बमोजिमको विदेशी स्थायी संस्थापनले विदेश पठाउनु पर्ने आय बैंक मार्फत विदेश पठाएको वा अन्य कुनै पनि तरिकाले भुक्तानी गरेको रकम सम्भन्नु पर्छ।

व्यवसाय वा लगानीका सन्दर्भमा गैर बासिन्दा व्यक्तिको नेपालमा स्थायी संस्थापन हुन सक्दछन्। गैर बासिन्दा व्यक्तिको नेपालस्थित कुनै विदेशी स्थायी संस्थापनको आयमा लाग्ने कर दाखिला गर्ने जिम्मेवारी सोही संस्थापनको हुनेछ। यस्ता संस्थापन नेपालको प्रचलित कानून बमोजिम स्वतन्त्र निकाय हुने भए तापनि यस्ता संस्थापनले आफै स्वतन्त्र रूपमा मुनाफा आदि वितरण गर्न सक्दैनन् र आफूले कमाएको मुनाफा सम्बन्धित Parent Company (गैर बासिन्दा) मा पठाउने गर्छन्। त्यस्तो रकमलाई विदेश पठाएको आय मानिन्छ। गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले कुनै आय वर्षमा विदेश पठाएको आय सो विदेशी स्थायी संस्थापनले सो वर्षमा वितरण गरेको लाभांश रकम बराबर हुनेछ।

उदाहरण २.२६: मानौं, Global Life Insurance Company को शाखा कार्यालय नेपालको सम्बन्धित निकायबाट ईजाजत लिई नेपालमा व्यवसाय संचालन गरिरहेको गैर बासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापन हो। उक्त निकायले नेपालमा लगानी बीमा व्यवसाय गरी आर्जेको मुनाफा सो कम्पनी आफैले बितरण गर्न नमिलेको कारण त्यस्तो रकम आफ्नो Parent Company लाई पठाएको खण्डमा उक्त रकम बिदेशमा पठाएको आय मानिन्छ र त्यस्तो विदेशमा पठाउने आयमा ५ प्रतिशतका दरले कर कट्टी गरी बाँकी रकम मात्रै भुक्तानी गर्नु पर्दछ।

(क ढ) विदेशी आयकर

“विदेशी आयकर” भन्नाले कुनै विदेशी मुलुकले लगाएको दफा ६९ को उपदफा (ट) मा उल्लिखित विदेशी आयकर सम्झनु पर्छ र सो शब्दले कुनै विदेशी मुलुकले लगाएको अन्तिमरूपमा कट्टी हुने करसमेतलाई जनाउँछ।

(क ण) विदेशी स्थायी संस्थापन

“विदेशी स्थायी संस्थापन” भन्नाले खण्ड (भ) को उपखण्ड (५) बमोजिमको निकाय सम्झनु पर्छ।

विदेशी स्थायी संस्थापन भन्नाले आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको निकायलाई बुझाउँछ। जस्तै: American Life Insurance Company, USA को नेपालस्थित शाखा कार्यालय विदेशी स्थायी संस्थापन हो।

विदेशी स्थायी संस्थापनका सम्बन्धमा थप व्याख्या यसै निर्देशिकाको परिच्छेद १४ मा गरिएको छ।

(क त) विभाग

“विभाग” भन्नाले आन्तरिक राजस्व विभाग सम्झनु पर्छ।

ऐनको दफा ७२ बमोजिम ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयसमेत विभागकै अङ्गका रूपमा लिइएको छ र विभाग भन्नाले ती कार्यालयलाई समेत जनाउँदछ।

(क थ) वैदेशिक मुद्रामा रहेको सम्पत्ति

“वैदेशिक मुद्रामा रहेको सम्पत्ति” भन्नाले नेपालीरुपैयाँ बाहेक अन्य विदेशी मुद्रामा रहेको सम्पत्ति सम्झनु पर्छ।

(क द) स्थायी संस्थापन

“स्थायी संस्थापन” भन्नाले कुनै व्यक्तिले पूर्ण वा आंशिकरूपमा व्यवसाय संचालन गर्ने स्थान सम्झनु पर्छ र सो शब्दले देहायका स्थान समेतलाई जनाउँछ :-

- (१) व्यवसाय संचालन गर्ने सामान्य क्रममा स्वतन्त्र हैसियतले कार्य गर्ने साधारण एजेण्ट बाहेक कुनै एजेण्ट मार्फत कुनै व्यक्तिले पूर्ण वा आंशिकरूपमा व्यवसाय गर्ने स्थान,
- (२) कुनै व्यक्तिको मुख्य उपकरण वा मुख्य मेशिनरी रहेको वा प्रयोग गरेको वा जडान गरेको स्थान,
- (३) कुनै बाह्र महिनाको अवधिमा एकै पटक वा पटक-पटक गरी नब्बे दिनभन्दा बढी कुनै व्यक्तिले कर्मचारीमार्फत वा अन्य प्रकारले प्राविधिक, व्यवसायिक वा परामर्श सेवा प्रदान गरेको कुनै देशको एक वा एकभन्दा बढी स्थान, वा
- (४) कुनै व्यक्तिले नब्बे दिन वा सोभन्दा बढी समयसम्म निर्माण गर्ने, जडान गर्ने वा स्थापना गर्ने आयोजनामा संलग्न रहेको स्थान तथा सो आयोजनाको सुपरिवेक्षण सम्बन्धी क्रियाकलापहरू संचालन गरेको स्थान ।

व्यक्तिले आफ्नो व्यवसाय संचालन गर्ने स्थान (Fixed Place) लाई स्थायी संस्थापन (Permanent Establishment) भनिन्छ । स्थायी संस्थापनको कर व्यवहारका लागि विदेशी स्थायी संस्थापनको रूपमा हेरिनु पर्दछ । विदेशी व्यक्तिका लागि निम्न अवस्थामा कारोवार गर्ने स्थान विदेशी स्थायी संस्थापनको रूपमा रहन्छ :

- व्यवसाय गर्ने स्थान (Fixed Place) : गैर वासिन्दाले नेपालमा व्यवसाय संचालन गर्ने गरी जुनसुकै प्रकारले स्थापना गरेको संरचना स्थायी संस्थापन हो । यस्तो संरचनामा शाखा, फ्याक्ट्री, वर्कसप, व्यवस्थापन स्थल, तेल कुवा, खानी, ग्याँस कुवा, कृषि वा वनस्पति फार्म, आदि पर्दछन् । गैर वासिन्दाको नेपालमा रहेको व्यवसाय गर्ने स्थान (Fixed Place) बाट गरिएको व्यवसाय स्थायी संस्थापन हुन उसको बसाई अवधि गणना गर्नु पर्दैन ।

उदाहरण २.२७: मानौं, American Sport Inc. ले आफ्नो सामान नेपालमा बिक्री बितरण गर्ने उद्देश्यले दरवारमार्गमा शाखा कार्यालय खोलेको रहेछ । आयकर ऐन, २०५८ मा निकाय वा प्राकृतिक व्यक्तिलाई कर लाग्ने व्यवस्था गरिएता पनि गैर वासिन्दाको शाखामात्र भएपनि स्थायी संस्थापनको रूपमा कर लाग्दछ ।

स्थान प्रधान रहेको अवस्थामा सो संरचना कति दिन नेपालमा प्रभावकारी रह्यो भनी गणना गरिरहन पर्दैन ।

माथि उल्लेख गरिएका Fixed Place Based स्थायी संस्थापन बाहेक निम्न कार्यमा संलग्न रहेका गैर वासिन्दा समेत नेपालमा स्थायी संस्थापन रहेको मानिन्छ :-

- एजेन्सी स्थायी संस्थापन (Agency PE) : व्यवसाय संचालन गर्ने सामान्य क्रममा स्वतन्त्र हैसियतले कार्य गर्ने साधारण एजेण्ट बाहेक कुनै एजेण्ट मार्फत कुनै व्यक्तिको पूर्ण वा आंशिकरूपमा व्यवसाय गर्ने स्थान नेपालमा भएमा सो एजेण्टमार्फत गरिएको कामको स्थान स्थायी संस्थापन हो । स्वतन्त्र एजेण्टले गरेको काम भने स्थायी संस्थापन मानिदैन । अन्तर्राष्ट्रिय व्यवसायमा सो विदेशीले कुनै करार गर्न अधिकार दिएको

स्थानीय एजेन्टले सो अधिकार सामान्य स्वरूपमा नै आफ्नो Principal को नाममा करार गरी प्रयोग गर्ने गरेको अवस्थामा त्यस्तो एजेन्सी स्वतन्त्र हैसियत बाहेकको एजेन्ट (Dependent Agent) मानिन्छ ।

उदाहरण २.२८: मानौं, American Sport Inc. ले आफ्नो सामान नेपालमा बिक्री बितरण गर्ने उद्देश्यले नेपालको बासिन्दा Amco Sports Pvt. Ltd. लाई बितरक नियुक्त गरेको रहेछ र Amco Sports Pvt. Ltd. ले आफ्नो सामान सो अमेरिकी कम्पनीबाट आयात गरी आफ्नै जोखिम र दर विश्लेषणमा आफै दर निर्धारण गरी सामान बिक्री गर्ने गरेको छ । बिक्रीका लागि नेपालमा आयात गरिएको सो सामानमा अमेरिकी कम्पनीको स्वामित्व, बिक्री मूल्य वा सम्भाव्य ग्राहकका सम्बन्धमा कुनै प्रतिबन्ध वा विशेष सहयोग हुंदैन, केवल सो अमेरिकी कम्पनीले नेपालमा सामान पठाउदा Amco Sports Pvt. Ltd. मार्फत पठाइ दिन्छ । यस्तो अवस्थामा Amco Sports Pvt. Ltd. को व्यवसायमा अमेरिकी कम्पनीको सहयोग देखिएता पनि आफ्नो कारोबार संचालनमा पूर्णरूपमा स्वतन्त्र भएकाले सामान्य आयातकर्ता मात्र हो । यस अवस्थामा Amco Sports Pvt. Ltd. अमेरिकी कम्पनीको नेपाली स्थायी संस्थापन होइन ।

सोही उदाहरणमा Amco Sports Pvt. Ltd. ले गर्ने बिक्रीको दर अमेरिकी कम्पनीले तोक्ने र नाफा घाटा अमेरिकी कम्पनीले व्यहोर्ने गरी कारोबार गर्ने एजेन्सी Dependent Agent को रूपमा स्थायी संस्थापन मानिन्छ । Dependent Agent हुन घोषणा वा कागजात भन्दा पनि व्यवहार प्रधान हुन्छ । Dependent Agent ले आफ्नो मूल कम्पनीको स्थायी संस्थापनको कारोबार र सो कारोबारबाट आफूले पाउने कमिशन वा अन्य प्रकारको प्रतिफल सहितको आफ्नो कारोबारको वेगलावेगलै आय विवरण बुझाउनु पर्दछ ।

- सेवा प्रदान गर्ने स्थायी संस्थापन (Service PE): गैर वासिन्दा व्यक्तिले नेपालमा सेवा प्रदान गर्ने गरेकोमा आय वर्षको केहि अवधि आफ्ना कर्मचारी पठाई वा अन्य प्रतिनिधीद्वारा सेवा प्रदान गरेको हुन सक्तछ । कर्मचारी वा प्रतिनिधी पठाएको अवस्थामा सामान बिक्री वा उत्पादन जस्तो तोकिएको एकै आधार खडा भई व्यवसाय संचालन भएको पनि देखिदैन । तर गैर वासिन्दाले आफ्नै कर्मचारी पठाई वा अन्य प्रतिनिधित्वको तरिकाबाट नेपालमा सेवा व्यवसाय (प्राविधिक, व्यवसायिक वा परामर्श सेवा वा त्यस्तै प्रकारका सेवा) गरेको अवस्थामा निज कर्मचारी वा प्रतिनिधीको बसाई जम्मा अवधि हरेक बसाई रहेका दिनको विगत १२ महिनाको अवधिको ९० दिन (90 days stay in moving 365 days) पुगेमा सो बसाईको आधारमा सेवा प्रदान गर्ने व्यक्ति स्थायी संस्थापन हुन्छ ।

उदाहरण २.२९: मानौं, American Sport Inc. ले नेपालमा खेलकूदको अन्तर्राष्ट्रिय अवसर सम्बन्धी अनुसन्धानको काम पाएको रहेछ। उसले सो काम सम्पन्न गर्न २ कर्मचारी पठाई जनवरी १ देखि ३५ दिन काम गरेछन्। बाँकी काम सम्पन्न गर्न जुलाईमा ३० दिन र डिसेम्बरमा ६० दिन २ जना कर्मचारी नेपालमा बसी काम गरेका रहेछन्। American Sport Inc. को कर्मचारीहरूले काम सम्पन्न गर्न नेपाल बसाई विगत १२ महिनाको अवधिको ९० दिन (90 days stay in moving 365 days) पुगेकाले सो American Sport Inc. स्थायी संस्थापन भएको मानिन्छ।





- निर्माण र जडान सम्बन्धी स्थायी संस्थापन (Construction PE): गैर वासिन्दा व्यक्तिले नेपालमा कुनै निर्माण, जडान वा स्थापना गर्ने सम्बन्धी काम गरेको वा सो सँग अनुसांगिक सेवा प्रदान गरेको अवस्थामा सो निर्माण, जडान वा स्थापना गर्ने स्थानमा सो गैर वासिन्दाको उपस्थिति निरन्तर ९० दिन वा सोभन्दा बढी भएमा सो निर्माण, जडान वा स्थापना स्थान नै स्थायी संस्थापन हुन्छ।

उदाहरण २.३०: मानौं, Singapore Construction Company ले मेलम्ची आयोजनाको टनेलको लेदो सुकाउने कार्यका लागि १०० दिनको कार्यदेश पाएछ। उक्त कम्पनीले आफ्नो कार्य सम्पादन गर्न ५ जना कर्मचारी पठाएको रहेछ र ती कर्मचारीहरूले तोकिएको कार्य ९५ दिनभित्र सम्पन्न गरेका रहेछन्। यस अवस्थामा Singapore Construction Company ले नेपालमा लगातार ९० दिन भन्दा बढी संलग्न रही कार्य सम्पादन गरेकोले स्थायी संस्थापन मानिन्छ।

(क ध) सम्पत्ति

“सम्पत्ति” भन्नाले कुनै पनि किसिमको मूर्त वा अमूर्त सम्पत्ति सम्झनु पर्छ र सो शब्दले मुद्रा, ख्याति, प्रविधि ज्ञान, जायजैथा, कुनै व्यक्तिको विदेशी शाखामा रहेको स्वामित्व वा हित, आम्दानी गर्ने वा भविष्यमा आम्दानी प्राप्त गर्ने अधिकार र कुनै त्यस्तो सम्पत्तिको कुनै भाग समेतलाई जनाउँछ।

सम्पत्तिको अवस्था एवं आयकर प्रयोजनको निमित्त ती सम्पत्तिको सामान्य कारोवार तथा निःसर्गमा हुने व्यवस्था तलको तालिकाबाट प्रष्ट पारिएको छ।

प्रकार	व्यापारिक मौज्दात दफा २ (क ज) 	ह्रासयोग्य सम्पत्ति दफा २ (क र) 	व्यवसायिक सम्पत्ति दफा २ (क ट) 	गैर व्यवसायिक करयोग्य सम्पत्ति दफा २ (ध) 	अन्य सम्पत्ति
सामान्य अवस्था	प्राप्त रकम आयमा समावेश गरिने दफा ७ (२) (ख)	ह्रासखर्च (दफा १९ र अनुसूची २) र ह्रासकट्टी आधारभन्दा वढी भएको खर्च (अनुसूची २ को ४ (२) (ख)) कट्टी गर्न पाइने	खूद लाभलाई आय मानिने दफा ७ (२) (ग)	खूद लाभलाई आय मानिने दफा ९ (२)(ख)	आयकरमा कुनै असर पाइँदैन
निःसर्ग हुँदा गरिने व्यवहार	व्यापारिक मौज्दातको लागत खर्चवापत कट्टा गरिने, दफा १५	ह्रासकट्टी आधारभन्दा वढी भएको आय (दफा ७ (२) (घ), ९ (२) (ग), अनुसूची २ को अनु. ४ (२) (क)) लाई आयमा समावेश गरिने	खूद नोक्सान वापत खर्च कट्टा गर्न नपाइने	खूद नोक्सान वापत खर्च कट्टा गर्न नपाइने	

(क न) सम्बद्ध व्यक्ति

“सम्बद्ध व्यक्ति” भन्नाले एक अर्को व्यक्तिको मनसाय अनुसार काम गर्ने एक वा एकभन्दा बढी व्यक्ति वा त्यस्ता व्यक्तिहरूको समूह सम्भन्नु पर्छ र सो शब्दले देहायका व्यक्तिहरू समेतलाई जनाउँछ :-

- (१) प्राकृतिक व्यक्ति र सो व्यक्तिको नातेदार वा कुनै व्यक्ति वा सो व्यक्तिको साभेदार,
- (२) विदेशी स्थायी संस्थापन र सो संस्थापनमा स्वामित्व भएको व्यक्ति, र
- (३) कुनै निकाय आफै वा आफूसँग सम्बन्धित अन्य व्यक्ति वा सहयोगी निकाय वा त्यस्ता सहयोगी निकायसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायसँग मिलेर कुनै निकायको आय, पूँजी वा मताधिकारको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाइदा प्राप्त गर्ने निकाय ।

तर देहायका व्यक्ति सम्बद्ध व्यक्ति हुने छैन :-


- (१) कर्मचारी,
- (२) विभागले सम्बद्ध व्यक्ति होइन भनी तोकेको व्यक्ति ।

एक व्यक्तिको मनसाय अनुसार अर्को व्यक्तिले कारेबार गर्ने वा गरेको मानिने प्रबन्ध भएको

अवस्था भएमा त्यस्तो व्यक्तिलाई सम्बद्ध व्यक्ति (Associated Person) भनिन्छ। आयकर प्रयोजनको निमित्त कुनै व्यक्तिलाई गर्नु पर्ने भुक्तानी निजको सम्बद्ध व्यक्तिलाई गरेको छ भने त्यस्तो भुक्तानी निजलाई नै गरे सरह मानिने व्यवस्था छ। निम्न अवस्थाका व्यक्तिहरू एक आपसमा सम्बद्ध व्यक्ति हुन् :

- **नातेदार** : सबै नातेदारहरू सो प्राकृतिक व्यक्तिका लागि सम्बद्ध व्यक्ति हुन्।
- **साभेदार** : साभेदारी फर्म र सो साभेदारी फर्मका साभेदारहरू एक आपसमा सम्बद्ध व्यक्ति हुन्।


उदाहरण २.३१: मानौं, रामविनोद साभेदारी फर्मका साभेदार राम र विनोद हुन। यस्तो अवस्थामा अन्य सम्बन्ध नभए तापनि सो साभेदारीका लागि राम र विनोद दुवै सम्बद्ध व्यक्ति हुन्। साभेदारीका कारण नातेदार नभए तापनि राम र विनोद परस्परमा पनि सम्बद्ध व्यक्ति हुन्।



- **स्थायी संस्थापन** : विदेशी स्थायी संस्थापन र सो संस्थापनमा स्वामित्व भएको गैर बासिन्दा व्यक्ति परस्पर सम्बद्ध व्यक्ति हुन्।
- **अन्तर सम्बन्धित नियन्त्रक** : कुनै निकाय आफै वा आफूसँग सम्बन्धित अन्य व्यक्ति वा सहयोगी निकाय वा त्यस्ता सहयोगी निकायसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायसँग मिलेर कुनै निकायको आय, पूँजी वा मताधिकारको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाइदा प्राप्त गर्ने निकाय।

उदाहरण २.३२: मानौं, राम विनोद साभेदारी फर्मका साभेदार राम र विनोद हुन । सो साभेदारी बाहेक राम र विनोदले नेपाल कम्पनी लिमिटेडमा प्रत्येकले ३५ प्रतिशत शेयर लिएका रहेछन् । यस्तो अवस्थामा अन्य सम्बन्ध नभए तापनि सो नेपाल कम्पनी लिमिटेडका लागि राम र विनोद दुवै सम्बद्ध व्यक्ति हुन् । साभेदारी वा कम्पनीको एकल नियन्त्रण नभए तापनि राम र विनोद परस्परमा पनि सम्बद्ध व्यक्ति हुन् ।

उदाहरण २.३३: मानौं, नेपाल कम्पनीमा राम, रामकी श्रीमती, रामका भतिजा, विनोद र विनोदको नाति प्रत्येकले १५ प्रतिशत शेयर लिएका रहेछन् । राम र विनोद एक फर्मका साभेदार हुन् । त्यसैले साभेदारीका कारण राम र विनोद सम्बद्ध व्यक्ति हुन् । नातेदारीका कारण अन्य व्यक्तिहरू कि त रामका कि विनोदका सम्बद्ध व्यक्ति छन् । यसर्थ नेपाल कम्पनीको ७५ प्रतिशत (नियन्त्रण गर्ने) शेयर सम्बद्ध व्यक्तिहरूले लिएकाले हरेक व्यक्ति सम्बद्ध व्यक्ति हुन् ।



उदाहरण २.३४: मानौं, काठमाडौं कम्पनीले ६० प्रतिशत र भक्तपुर कम्पनीले ४० प्रतिशत शेयर लिएर पूर्वी उपत्यका कम्पनी खोलेका रहेछन् । शेयरमा नियन्त्रण भएकाले काठमाण्डौ कम्पनी र पूर्वी उपत्यका कम्पनी सम्बद्ध व्यक्ति भए । उपत्यका कम्पनीको ४० प्रतिशत पूर्वी उपत्यका, ४० प्रतिशत ललितपुर कम्पनी र २० प्रतिशतकाठमाण्डौ कम्पनीले शेयर प्राप्त गरेमा सो उपत्यका कम्पनी, पूर्वी उपत्यका कम्पनी र काठमाडौं कम्पनी परस्पर सम्बद्ध व्यक्ति हुन्छन् ।

उदाहरण २.३५: मानौं, (क) लिमिटेडका (ख) लि. (५२ प्रतिशत स्वामित्व) र (ग) लि. (६० प्रतिशत स्वामित्व) गरी दुई वटा सहायक कम्पनी छन्। (ग) लि. ले (ट) लि. को ५२ प्रतिशत शेयर खरीद गरेको रहेछ। (ख) लि., (ग) लि. र (ट) लि. प्रत्येकले (प) लि. को १८ प्रतिशतका दरले शेयर खरीद गरेका रहेछन्। यस्तो अवस्थामा हरेक कम्पनीहरू सम्बद्ध व्यक्ति मानिन्छन्।

	(क) लि.		
(ख) लि. ५२%		(ग) लि. ६०%	
			(ट) लि. ५२%
	(प) लि. प्रत्येकको १८%		

माथिको शेयर संरचनामा निम्नानुसार नियन्त्रण अनुपात र आय अनुपात रहेको हुन्छ :

नियन्त्रण		सम्बद्ध व्यक्तिहरू	प्रभावकारी नियन्त्रण (क समूह)
ख लि.	५२%	क, ख, ग, ट, प (अर्थात सबै सम्बद्ध व्यक्ति हुन्)	५२%
ग लि.	६०%		६०%
ट लि.	५२%		३१%
प लि.	५४%		३०%

(क न१) समायोजित करयोग्य आय

“समायोजित करयोग्य आय” भन्नाले कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आयको गणना गर्दा दफा १२ बमोजिम कुनै रकम नघटाई तथा दफा १४ को उपदफा (२), दफा १७ वा १८ बमोजिम कट्टी नगरी गणना गरिएको करयोग्य आय सम्भन्नु पर्छ।

करयोग्य आय (Taxable Income) गणना गर्दा व्यवसाय एवं लगानीको आय गणना गर्ने सन्दर्भमा खर्च कट्टी दाबी गर्ने एवं चन्दा छुट दाबी गर्न पाउने व्यवस्था छ। त्यस्तै पारिश्रमिकको आय गणना गर्दा चन्दा छुट दाबी गर्न पाउने व्यवस्था छ। यसरी दफा १४ को उपदफा (२) को व्याज,

दफा १७ बमोजिमको प्रदूषण नियन्त्रण खर्च वा दफा १८ बमोजिम अनुसन्धान र विकास खर्च कट्टी दाबी नगरिएको तथा दफा १२ बमोजिमको चन्दा खर्च छुट दाबी नगरिएको आयलाई समायोजित करयोग्य आय (Adjusted Taxable Income) भनिन्छ । समायोजित करयोग्य आय निम्नानुसार गणना गरिन्छ :-

चन्दाको सीमा गणना गर्न: चन्दाको रकम नघटाएको तर सीमा गणना नगरी दफा १४(२), १७ र १८ को खर्च कट्टी दिइएको करयोग्य आय ।

व्याजको सीमा गणना गर्न: चन्दा तथा दफा १४(२) को रकम कट्टी नगरेको तर सीमा गणना नगरी दफा १७ र १८ को खर्च कट्टी दिइएको करयोग्य आय

प्रदूषण नियन्त्रण खर्चको सीमा गणना गर्न: चन्दा तथा दफा १७(२) को रकम कट्टी नगरेको तर सीमा गणना नगरी दफा १४(२) र १८ को खर्च कट्टी दिइएको करयोग्य आय ।

अनुसन्धान र विकास खर्चको सीमा गणना गर्न: चन्दा तथा दफा १८(२) को रकम कट्टी नगरेको तर सीमा गणना नगरी दफा १४(२) र १७ को खर्च कट्टी दिइएको करयोग्य आय ।

समायोजित करयोग्य आयको गणना सम्वन्धी उदाहरण यसै निर्देशिकाको परिच्छेद १८ मा गरिएको छ ।

(क प) साभेदारी

“साभेदारी” भन्नाले बीस जनाभन्दा कम साभेदार भई प्रचलित कानून बमोजिम दर्ता भए वा नभएको फर्म सम्भन्नु पर्छ ।

तर यस शब्दले दर्ता भएको वा नभएको एकलौटी फर्म वा संयुक्त उद्यमलाई जनाउँने छैन ।

साभेदारी फर्म दर्ता भएको वा नभएको जे भए तापनि बढीमा १९ जनासम्म साभेदार रहन सक्तछन् । सोभन्दा बढी साभेदार भएमा यस्तो साभेदारी फर्म कर प्रयोजनका लागि कम्पनी सरह मानिन्छ ।

(क फ) सामान्य बीमा

“सामान्य बीमा” भन्नाले लगानी बीमाबाहेकका बीमा सम्भन्नु पर्छ ।

सामान्यतया: सामान्य बीमा भन्नाले छोटो अवधिको लागि गरिने बीमा बुझिन्छ । जस्तै: Transit Insurance, Accidental Insurance, Medical Insurance, Fire Insurance, Motor Insurance, Engineering Insurance आदि ।

सामान्य बीमा सम्वन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १९ मा गरिएको छ ।

(क ब) सामान्य व्याज दर

“सामान्य व्याज दर” भन्नाले वार्षिक पन्ध्र प्रतिशतको व्याजको दर सम्भन्नु पर्छ ।

(क भ) स्वीकृत अवकाश कोष

“स्वीकृत अवकाश कोष” भन्नाले दफा ६३ को उपदफा (१) बमोजिम विभागबाट स्वीकृति प्राप्त गरेको अवकाश कोष सम्झनु पर्छ ।

विभागबाट अवकाश कोष संचालन गर्न स्वीकृति लिएका अवकाश कोष, कर्मचारी संचयकोष र नागरिक लगानी कोषले संचालन गरेका अवकाश कोषलाई स्वीकृत अवकाश कोष भनिन्छ । त्यस्तै विभागबाट स्वीकृति नलिई अवकाश कोष संचालन गर्ने निकायलाई स्वीकृति नलिएको अवकाश कोष वा अस्वीकृत अवकाश कोष भनिन्छ ।

स्वीकृत अवकाश कोषको सम्बन्धमा यस निर्देशिकाको परिच्छेद १२ मा विस्तृत व्याख्या गरिएकोछ ।

(क म) सेवा शुल्क

“सेवा शुल्क” भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवाबापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्झनु पर्छ र सो शब्दले कमिशन, बैठक भत्ता, व्यवस्थापन शुल्क वा प्राविधिक सेवा शुल्कलाई समेत जनाउँछ ।

उदाहरणको लागि, परामर्शदातालाई निजले सेवा उपलब्ध गराएबापत दिईने भुक्तानी (Consultancy Fee), लेखापरीक्षण सेवा उपलब्ध गराएबापत लेखा परीक्षकलाई दिईने पारिश्रमिक । तर आन्तरिक लेखापरीक्षक कर्मचारी भए निजलाई दिईने पारिश्रमिक भने तलब अन्तर्गत पर्दछ । त्यस्तै बिक्री प्रबन्धको लागि नियुक्त एजेण्ट (Sales Agent) लाई दिईने कमिशन सेवा शुल्क हुन्छ भने बिक्रीको लक्ष हासिल गरे बापत तोकिएका कर्मचारीलाई उपलब्ध हुने कमिशन भने पारिश्रमिक अन्तर्गत पर्दछ ।

(क य) शेयरवाला

“शेयरवाला” भन्नाले कुनै कम्पनीको हिताधिकारी व्यक्ति सम्झनु पर्छ ।

(क र) ह्रासयोग्य सम्पत्ति

“ह्रासयोग्य सम्पत्ति” भन्नाले कुनै व्यवसाय वा लगानीमा आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट, पुरानो हुँदै गएको वा समय व्यतित हुँदै गएको कारणबाट मूल्यमा ह्रास हुने सम्पत्ति सम्झनु पर्छ ।

तर यस शब्दले व्यापारिक मौज्जातलाई जनाउने छैन ।

समय एवं उपभोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिलाई ह्रास योग्य सम्पत्ति मानिन्छ । व्यक्तिको व्यवसायको प्रकृतिको आधारमा यस्तो बस्तुको उदाहरण फरक फरक हुन सक्दछ । जस्तै: फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्जात हुन्छ भने अन्य व्यवसाय वा लगानीमा त्यसको प्रयोग भएको छ भने सो ह्रासयोग्य सम्पत्ति मानिन्छ । सामान्यतया: समय एवं उपभोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिको उपभोग गरी आय आर्जन गर्ने कार्य भएको छ भने त्यस्तो सम्पत्तिलाई ह्रासयोग्य सम्पत्ति भनिन्छ ।

(क ल) हिताधिकारी

“हिताधिकारी” भन्नाले ...कुनै निकायमा खण्ड (म) बमोजिमको हित भएको व्यक्ति सम्भन्नु पर्छ ।

ऐनको दफा २ को खण्ड (म) मा निकायमा रहेको हितका सम्बन्धमा व्यवस्था गरिएकोछ । जस अनुसार निकायमा रहेको हित भन्नाले कुनै निकायको आय वा पूँजी प्राप्त गर्ने सांयोगिक (कन्टिन्जेन्ट) अधिकार समेतको अधिकार सम्भन्नु पर्छ । उदाहरणको लागि हिताधिकारी भन्नाले साभेदारी फर्ममा सो फर्मको साभेदार, सीमित दायित्व भएको कम्पनीमा शेयरहोल्डर, अवकाश कोषमा सो कोषका लगानीकर्ता (अवकाश योगदान गर्ने प्राकृतिक व्यक्ति), संयुक्त उद्यमका साभेदार, स्थायी संस्थापनमा स्वामित्व भएको व्यक्तिलाई समेत जनाउँछ ।

(क व) तोकिएको वा तोकिए बमोजिम

“तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्भन्नु पर्छ ।

ऐनमा “तोकिएको” वा “तोकिए बमोजिम” भनी उल्लेख भएको अवस्थामा नेपाल सरकारले नियमावली बनाई तोकनु पर्ने हुन्छ । सो अनुसार नेपाल सरकारले आयकर नियमावली, २०५९ जारी गरी तोकनु पर्ने विषय बस्तुहरू सोही नियमावलीमा तोकेको छ । यसरी नियमावलीमा तोकिएका विषयवस्तुहरू ऐनको अंगको रूपमा लिइन्छ ।

आय, नोक्सानी, लाभ र भुक्तानीको श्रोत (Source of Income, Loss, Gain and Payment)

३.१ आयकर ऐन, २०५८ मा आय आर्जन गर्ने व्यक्तिलाई आयकर लगाईने व्यवस्था छ । कर लगाउने प्रयोजनको लागि वसोबासको अवस्था (Residential Status) एवं आयको श्रोतलाई मुख्य आधार मानिएको छ । बासिन्दा व्यक्तिले संसारभर जहाँ आय आर्जन गरेको भए तापनि नेपालमा आयकर तिर्नु पर्ने व्यवस्था रहेको छ । गैर बासिन्दा व्यक्तिले नेपालमा आय आर्जन गरेको वा नेपाल श्रोत मानिने आयमा मात्र कर तिर्नु पर्ने व्यवस्था रहेको छ । बासिन्दा व्यक्तिको बैदेशिक आय छ भने बैदेशिक आय भएको देशमा कर लागे पनि वा कर नलागे पनि त्यहाँबाट आर्जित आयमा नेपालमा कर लाग्दछ । यसरी नेपालमा भएको र विदेशमा भएको आय गणना गर्न कस्तो कस्तो आय वा खर्च नेपालको श्रोत मानिने र कस्तो कस्तो आय वा खर्च विदेशी श्रोत मानिने भन्ने सम्बन्धमा स्पष्ट गर्नु यस परिच्छेदको मुख्य उद्देश्य रहेको छ ।

३.२ नेपालमा कर लगाउने आधार

आयकर ऐन, २०५८ ले नेपालका बासिन्दा व्यक्तिको संसारभरको आयमा नेपालमा कर लाग्ने व्यवस्था गरेको छ । तर गैर बासिन्दाको हकमा भने नेपालमा श्रोत भएको आयमा मात्र कर लाग्ने व्यवस्था गरेको छ । ऐनको दफा ३ मा करको आधार अन्तर्गत कुनै व्यक्तिलाई निम्नानुसार कर लगाउने व्यवस्था छ :-

देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असुल उपर गरिनेछ :-

- (क) कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति,
- (ख) दफा ६८ को उपदफा (३) र (४) बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैर-बासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र
- (ग) कुनै आय वर्षमा अन्तिमरूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति ।

उपर्युक्त अनुसार बासिन्दा व्यक्तिको हकमा खण्ड (क) को आय नेपाल वा जुनसुकै मुलुकको श्रोतको भए पनि र खण्ड (ख) र (ग) को आयमा नेपालमा कर लाग्छ । तर, गैर बासिन्दा व्यक्तिको हकमा नेपालमा श्रोत भएको आयमा मात्र नेपालमा कर लाग्छ ।

नेपालको कुनै बासिन्दा व्यक्तिले विदेशमा आर्जन गरेको आयमा आय आर्जन गरेको देशमा समेत कर तिर्नु पर्ने र उक्त आयमा नेपालमा पनि कर लाग्ने हुँदा दोहोरो कर लाग्न जाने अवस्था नहोस् भन्ने उद्देश्यले दफा ७१ मा वैदेशिक कर मिलान गर्ने सम्बन्धमा व्यवस्था गरेको छ । ऐनको उक्त दफाले नेपालको बासिन्दा व्यक्तिले विदेशमा आर्जित आयमा त्यस देशमा भुक्तानी गरेको कर नेपालमा विदेशी आय समेत समावेश गर्दा कायम हुने कर दायित्वमा समायोजन गर्न पाउने व्यवस्था गरेको छ । यसले गर्दा कुनै व्यक्तिको वैदेशिक आय भएको अवस्थामा समेत दोहोरो करबाट उन्मुक्ति दिने व्यवस्था गरेको छ ।

करका आधार एवं सो आधारका विविध पक्षमाथि बिस्तृत ब्याख्या यसै निर्देशिकाको परिच्छेद ४ मा गरिएको छ ।

३.३ आय, नोकसानी, लाभ र भुक्तानीको स्रोत नेपाल मानिने अवस्था

आयकर ऐन २०५८ मा बासिन्दा व्यक्तिले नेपालमा वा बिदेशमा आर्जन गरेको आयमा नेपालमा कर लाग्ने व्यवस्था गरेको छ । त्यस्तै गैर बासिन्दा व्यक्तिले नेपालमा गरेको आय वा निजको नेपाल स्रोत मानिने आय रहेछ भने त्यस्तो आयमा नेपालमा कर तिर्नु पर्ने व्यवस्था रहेको छ । ऐनको दफा ६७ मा आय, नोकसानी, लाभ र भुक्तानीको स्रोत नेपाल मानिने अवस्थाका बारेमा खुलाईएको छ ।

३.३.१ आयको स्रोत

ऐनको दफा ६७ को उपदफा (१) ले व्यक्तिको आयको स्रोतको सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :-

६७(१) कुनै व्यक्तिको कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको स्रोतमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ ।

(क) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरू,

(ख) सो आय गणना गर्दा कट्टी गरिएका नेपालमा स्रोत भएका रकमहरू ।

कुनै व्यक्तिले रोजगारी, व्यवसाय वा लगानीसँग सम्बन्धित कार्यमा संलग्न रही प्राप्त गरेको नेपालमा स्रोत भएको रकमलाई खण्ड (क) अनुसार उक्त व्यक्तिले आफ्नो आयमा समावेश गर्नु पर्दछ । खण्ड (क) अनुसार आय प्राप्त गर्नको लागि नेपालमा स्रोत भएका विभिन्न खर्चहरू खण्ड (ख) बमोजिम दाबी गर्नु पर्दछ । कुनै व्यक्तिको यस प्रकार आयमा समावेश हुने रकम आय आर्जन गर्ने सम्बन्धमा भएको खर्च भन्दा बढी भएको हदसम्मको रकम नेपालमा स्रोत भएको आय मानिन्छ ।

यस ब्यवस्थालाई प्रष्ट पार्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण ३.३.१: मानौं, राम प्रित सिंह नामको गैर बासिन्दा व्यक्तिले यस आय वर्षमा भृकुटी मण्डपमा आयोजना गरिएको दशैं मेलामा एउटा स्टल भाडामा लिई मसला बिक्री गर्ने कारोवार गरेका रहेछन् । निजले उक्त दशैं मेलामा रु. १० लाखको मसला बिक्री गरेका रहेछन् । निजले बिक्री गरेको मसला खरीद गर्न रु. ७ लाख तथा स्टल भाडा वापत रु. १ लाख गरी जम्मा रु. ८ लाख खर्च गरेका रहेछन् । यस अवस्थामा राम प्रित सिंहको आयमा समावेश गर्नु पर्ने रकम रु. १० लाख हुन्छ र उक्त आय प्राप्त गर्न भएको खर्च रु. ८ लाख खर्चको रूपमा कट्टा गर्न पाउँछन् । राम प्रित सिंहको आयमा समावेश गर्नुपर्ने रकम रु. १० लाख खर्चको रूपमा कट्टा गर्न पाउँने रकम रु. ८ लाख भन्दा रु. २ लाखले बढी भएकोले उक्त रु. २ लाख राम प्रित सिंहको नेपालमा स्रोत भएको आय मानिन्छ ।

३.३.२ नोक्सानीको स्रोत

कुनै व्यक्तिको आयको स्रोत सम्बन्धमा दफा ६७ को उपदफा (१) ले व्यवस्था गरेको छ भने उपदफा (२) ले नोक्सानीको स्रोत सम्बन्धमा व्यवस्था गरेको छ। ऐनको दफा ६७ को उपदफा (२) ले नोक्सानीको स्रोत सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :-

६७(२) कुनै व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट हुन गएको नोक्सानीमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ।

(क) सो व्यवसाय वा लगानीको आय गणना गर्दा कट्टी गरिने नेपालमा स्रोत भएका रकमहरू,

(ख) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरू।

कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानी कार्यमा संलग्न रही आय आर्जन गरेको छ र उक्त आय वर्षमा व्यक्तिको आयमा नेपालमा स्रोत भएका रकमहरू समावेश गर्दा हुने आय भन्दा उक्त आय आर्जन गर्न खर्चको रूपमा कट्टा गर्न पाउने नेपालमा स्रोत भएका रकमहरू बढी भएका कारणबाट नोक्सानी भएको छ भने त्यस्तो नोक्सानीको स्रोत नेपालमा भएको मानिन्छ।

उदाहरण ३.३.२: मानौं, भारतको लखनउ निवासी मोहमद हुसेनले यस आय वर्षमा भृकुटी मण्डपमा आयोजना गरेको दशैं मेलामा खसी बिक्री गर्ने स्टल लिएका रहेछन्। उक्त स्टलमा बिक्रीको लागि ल्याएको १०० वटा खसीको लागि रु. ५ लाख खर्च भएको रहेछ। मोहमद हुसेनले खसी राख्ने स्टलको लागि दशैं मेला आयोजकलाई रु. ५० हजार भाडा भुक्तानी गरेका रहेछन्। निजले बिक्रीको लागि लखनउ बाट खसी ल्याएकोमा लखनउ तथा काठमाडौंको हावापानी फरक भएको कारणबाट बिक्रीको लागि ल्याएको खसी मध्ये २० वटा खसी बिक्री गर्नु अगावै मरेका रहेछन्। मोहमद हुसेनले दशैं मेला अवधिमा वचेका ८० वटा खसी बिक्री गर्दा रु. ४ लाख आय प्राप्त गरेछन्। यस अवस्थामा निजको आयमा समावेश हुने रकम रु. ४ लाख भएको तथा खसीको लागत मोल तथा स्टल भाडा गरी कट्टा हुने खर्च रु. ५ लाख ५० हजार भएकोले आयमा समावेश हुने रकम भन्दा खर्चको रूपमा कट्टा गर्न पाउने रकम रु. १ लाख ५० हजारले बढी भएको हुँदा नोक्सानी हुन गएको छ। यसरी नोक्सानी भएको रु. १ लाख ५० हजारको नोक्सानीको स्रोत नेपाल भएको मानिन्छ।

३.३.३ लाभको स्रोत

कुनै व्यक्तिको नेपालमा भएको सम्पत्ति वा दायित्वको निःसर्गमा गणना गरिने लाभको श्रोतका सम्बन्धमा उपदफा (३) मा निम्नानुसार व्यवस्था रहेको छ।

६७(३) आय गणना गर्दा समावेश गरिने रकमको देहायको अवस्थामा नेपालमा स्रोत भएको मानिनेछ :-

६७(३)(क) नेपालमा स्रोत रहेका सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभबाट नेपालमा स्रोत रहेको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानी घटाई हुन आउने दफा ७ को उपदफा (२) को खण्ड (ग) वा दफा ९ को उपदफा (२) को खण्ड (ख) बमोजिमका खूद लाभ,

यस दफाको उपदफा (३) मा कुनै व्यक्तिको व्यवसाय तथा लगानी सम्बन्धमा आय प्राप्त गर्न प्रयोग भएको ह्रासयोग्य सम्पत्तिको निःसर्ग तथा व्यक्तिको गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गमा भएको लाभको स्रोतको सम्बन्धमा उल्लेख भएको छ। कुनै व्यक्तिको नेपालमा स्रोत रहेको सम्पत्ति तथा दायित्वको निःसर्गबाट भएको आयलाई नेपालमा स्रोत भएको मानिने व्यवस्था उपदफा(३)ले गरेको छ।

उदाहरण ३.३.३: मानौं, ब्रासिल ड्रिल लि. ब्राजिलको शुरुङ्ग निर्माण गर्ने कम्पनी रहेछ। उक्त कम्पनीले नेपालको त्रिशुली नदीमा जल विद्युत उत्पादन गर्ने नेपालको कम्पनीसँग शुरुङ्ग निर्माण गर्न ठेक्का लिएको रहेछ। ब्रासिल ड्रिल लि.ले शुरुङ्ग निर्माण कार्य सम्पन्न गर्नको लागि मुग्लिङमा १० विगाहा जग्गा रु. १० करोडमा निर्माण संयन्त्र तथा निर्माण सामग्री राख्ने प्रयोजनको लागि खरीद गरेको रहेछ। कम्पनीले निर्माण कार्यमा प्रयोग हुने मेशिन तथा औजार खरीद गर्नको लागि वेलाईतको GHI बैकसँग ५ लाख अमेरिकी डलर ऋण लिएको रहेछ। कम्पनीले आय वर्ष २०६४।६५ मा शुरुङ्ग निर्माण गर्ने कार्य सम्पन्न गरेको रहेछ र वेलाईती बैकसँग लिएको ऋण वापत भुक्तानी गर्न बाँकी ५ लाख अमेरिकी डलर पनि आय वर्ष २०६४।६५ मा नै भुक्तानी गरेको रहेछ। ब्रासिल ड्रिल लि.ले ऋण लिदा प्रति अमेरिकी डलरको रु. ६० नेपालमा सटही दर थियो तर आय वर्ष २०६४।६५ मा ऋण रकम भुक्तानी गर्दा प्रति अमेरिकी डलरको सटही दर रु. ७० प्रति अमेरिकन डलर रहेछ। निर्माण कार्य सम्पन्न भएकोले निर्माण संयन्त्र र निर्माण सामग्री राख्नको लागि खरीद गरेको जग्गा पनि कम्पनीको व्यवसायिक प्रयोजन समाप्त भएकोले आय वर्ष २०६४।६५ मा बिक्री गरेको रहेछ। उक्त जग्गा बिक्री गर्दा सो कम्पनीलाई रु. १५ करोड प्राप्त भएको रहेछ। यस अवस्थामा ब्रासिल ड्रिल लि.को जग्गा बिक्री र व्यवसायिक सम्पत्ति बिक्री वापत लाभ भएको र व्यवसायिक प्रयोजनको लागि विदेशी मुद्रामा लिएको ऋण दायित्वको निःसर्ग गर्दा नोक्सानी हुन्छ।

उपर्युक्त उदाहरणमा ब्रासिल ड्रिल लि. कम्पनीको जग्गा निःसर्गवापत रु. ५ करोड लाभ हुन्छ। विदेशी मुद्रामा लिएको ऋण दायित्वको निःसर्ग गर्दा मुद्रा अवमूल्यनको कारणबाट अमेरिकी डलर ५ लाखको नेपाली सटही दर अनुसार रु. ३ करोड ५० लाख भुक्तानी गर्नुपर्ने हुन्छ र ऋण दायित्व सिर्जना हुँदाको वखत उक्त ऋणको नेपाली मुद्रामा लेखाङ्कन गर्दा रु. ३ करोड मात्र दायित्व थियो। यस अवस्थामा दायित्व निःसर्ग गर्दा रु. ५० लाख नोक्सानी हुन्छ। ऐनको दफा ६७ को उपदफा (३) को व्यवस्था अनुसार ब्रासिल ड्रिल लि. को जग्गा अर्थात व्यवसायिक सम्पत्ति निःसर्गमा भएको लाभ रु. ५ करोडबाट ऋण अर्थात व्यवसायिक दायित्व निःसर्गवापत भएको नोक्सानी रु. ५० लाख कट्टा गर्दा खूद लाभ रु. ४ करोड ५० लाख हुन आउँछ। उक्त लाभ रु. ४ करोड ५० लाखको स्रोत नेपाल मानिन्छ।

उदाहरण ३.३.४: मानौं, Mr. Ricky नेदरल्याण्डको वासिन्दा व्यक्ति रहेछन्। उनले बैकिङ्ग व्यवसायलाई उपयोगी हुने Software विकास गरेका रहेछन्। निजले उक्त Software नेपालको एक्जिम बैंकलाई वार्षिक रु १ करोड रोयल्टी लिने गरी प्रयोग गर्न दिएका रहेछन्। उनले उक्त रोयल्टी वापत प्राप्त गरेको रकममध्येबाट आय वर्ष २०६२।६३ मा सोही बैंकको रु. १ करोड बराबरको शेयर खरीद गरेका रहेछन्। Mr. Rickyले सो शेयर आय वर्ष २०६४।६५ मा १ करोड ५० लाखमा बिक्री गरी निःसर्ग गरेको र सो वापत Mr. Ricky लाई रु. ५० लाख लाभ भएको रहेछ। Mr. Ricky प्राकृतिक व्यक्ति भएको र शेयर निःसर्गवापत प्राप्त लाभलाई ऐनको दफा ९ को उपदफा (२) को खण्ड (ख) अनुसारको आय अर्थात् गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट भएको लाभ हुन्छ। शेयर निःसर्गवापत प्राप्त उक्त लाभ नेपालमा स्रोत भएको आय मानिन्छ।

कुनै व्यक्तिले नेपालमा व्यवसाय तथा लगानी कार्यमा संलग्न रही आय आर्जन गर्ने प्रयोजनको लागि विभिन्न सम्पत्ति तथा दायित्व वहन गरेको हुन्छ। व्यवसाय वा लगानी कै क्रममा त्यस्ता सम्पत्ति तथा दायित्वको निःसर्ग हुन्छ। यसरी सम्पत्ति तथा दायित्वको निःसर्गको क्रममा भएको लाभ नेपालमा स्रोत भएको मानिनेछ। ऐनको दफा ६७ को उपदफा (३) को खण्ड (ख) मा ह्रासयोग्य सम्पत्तिको सम्बन्धमा निम्नानुसारको व्यवस्था उल्लेख भएको छ।

६७(३)(ख) नेपालमा रहेका सम्पत्ति वा नेपालमा बहन गर्नु पर्ने दायित्व समावेश भएकोमा दफा ७ को उपदफा (२) को खण्ड (घ) वा दफा ९ को उपदफा (२) को खण्ड (ग) मा उल्लेख भए बमोजिम आय गणना गर्दा समावेश गरिने लाभ र रकमहरू,

ह्रासयोग्य सम्पत्तिवापत समावेश गरिने रकम ह्रासयोग्य सम्पत्तिको वर्गबाट कुनै वा सबै ह्रासयोग्य सम्पत्ति निःसर्ग भई खूद लाभ भएमा त्यस्तो लाभ व्यवसायको मुनाफा र लाभमा समावेश गरिने व्यवस्था अनुसूची २ को दफा ४ मा रहेको छ। माथि उल्लेख भए बमोजिम ह्रासयोग्य सम्पत्ति नेपालमा अवस्थित रहेमा सोको आय वा खर्चको स्रोत नेपालमा मानिन्छ।

ह्रासयोग्य सम्पत्तिमा वर्षान्तमा वर्गको अस्तित्व बाँकी नरहेको तर ह्रास आधार बाँकी रहेका अवस्थामा अनुसूची २ को दफा ४(२) बमोजिम बाँकी रहेको रकम ह्रास खर्च (Terminal Depreciation) कट्टी पाउँदछ। वर्षको अन्त्यमा वर्गको अस्तित्व बाँकी रहे वा नरहे पनि ऋणात्मक ह्रास आधार भएमा वर्गको लागतभन्दा बढी आय प्राप्त भएकाले सो ऋणात्मक रकम (Balancing Charge) अनुसूची २ को दफा ४(२) को व्यवस्था बमोजिम गणना गरी दफा ७(२)(घ) बमोजिम व्यवसायको मुनाफा र लाभमा समावेश हुन्छ।

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ।

उदाहरण ३.३.५: मानौं, ब्रासिल ड्रिल लि. ले नेपालको त्रिशुली नदीमा जल विद्युत उत्पादन गर्ने नेपालको कम्पनीसंग शुरुङ्ग निर्माण गर्न ठेक्का लिएको रहेछ। आय वर्ष २०६४।६५ मा शुरुङ्ग निर्माण गर्ने कार्य सम्पन्न भएको रहेछ। शुरुङ्ग निर्माण कार्य सम्पन्न भएपश्चात् शुरुङ्ग निर्माणको लागि प्रयोग भएको सम्पूर्ण मेशिन तथा औजार उक्त कम्पनीले स्थानीय बजारमा रु. ६ करोडमा बिक्री गरेको रहेछ। शुरुङ्ग निर्माणमा प्रयोग भएको मेशिन औजारलाई ऐनको अनुसूची-२ को दफा १ को खण्ड (घ) अन्तर्गत वर्गिकरण गरिएको र उक्त वर्गको आय वर्ष २०६४।६५ को शुरु ह्रास आधार रु. ५ करोड रहेछ। यस अवस्थामा उक्त वर्गको ह्रासयोग्य सम्पत्तिको निःसर्गवापत रु. १ करोड लाभ (Balancing Charge) हुन्छ। यसरी सम्पत्तिको निःसर्गबाट भएको लाभ (Balancing Charge) लाई सो कम्पनीको नेपालमा स्रोत भएको आयमा समावेश हुने लाभ मानिन्छ।

६७(३) (ग) खण्ड (क) र (ख) को अधीनमा रही नेपालमा स्रोत रहेका प्राप्त भुक्तानीहरू।

माथि ऐनको दफा ६७ को उपदफा (३) को खण्ड (क) र (ख)मा उल्लेख गरिएका नेपालमा स्रोत रहेको आयमा समावेश हुने रकमका सन्दर्भमा प्राप्त गरिने अन्य भुक्तानीहरू पनि नेपालमा स्रोत रहेको आयमा समावेश हुने रकम मानिन्छ। उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ।

उदाहरण ३.३.६: मानौं, ब्रासिल ड्रिल लि. ले नेपालको त्रिशुली नदीमा जल विद्युत उत्पादन गर्ने नेपालको कम्पनीसंग शुरुङ्ग निर्माण गर्न ठेक्का लिएको रहेछ। शुरुङ्ग निर्माण कार्यमा प्रयोग हुने मेशिनको बीमा सो कम्पनीले ब्राजिलस्थित बीमा कम्पनीमा गरेको रहेछ। शुरुङ्ग निर्माण गर्ने सिलसिलामा रु. १ करोड मूल्य पर्ने मेशिन दुर्घटनामा परी काम नलाग्ने गरी विग्री एको रहेछ र सो बापत ब्राजिल स्थित बीमा कम्पनीले सोधभर्ना दिएको रहेछ। यसरी ब्राजिलस्थित बीमा कम्पनीबाट नेपालमा स्रोत रहेको जोखिमको लागि प्राप्त क्षतिपूर्ति बापतको रकम नेपालमा स्रोत भएको मानिन्छ।

६७(४) नेपालमा रहेका सम्पत्ति वा नेपालमा बहन गर्नु पर्ने दायित्व समावेश भएकोमा सो सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको लाभ वा नोक्सानीको स्रोत नेपालमा रहेको मानिनेछ।

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ।

उदाहरण ३.३.७: मानौं, कल्प ल्याब प्रा.लि. नेपालमा औषधी उत्पादन गर्ने कम्पनी रहेछ । सिंगापुरको Mr. Lee ले उक्त कम्पनीमा आय वर्ष २०६३।६४ मा वार्षिक १० प्रतिशतका दरले व्याज प्राप्त गर्ने गरी रु. १ करोड ऋण दिएका रहेछन् । नेपालको कम्पनीलाई दिएको ऋण Mr. Lee को नेपालमा स्रोत रहेको सम्पत्ति मानिन्छ । आय वर्ष २०६४।६५ मा कल्प ल्याब प्रा.लि. को आर्थिक अवस्था कमजोर भै औषधी उत्पादन गर्ने कार्यलाई निरन्तरता दिन नसक्ने निर्णय गरी कम्पनीलाई खारेजी (Liquidation) मा पठाउने निर्णय गरी सम्पत्ति तथा दायित्व वेच विखन तथा असुली गरी खारेजी कार्य गर्नको लागि Liquidator नियुक्ति गरेको रहेछ । Liquidator ले सबै सम्पत्तिहरू वेचविखन गरी प्राप्त भएको रकमले कम्पनीको सबै दायित्वहरूको भुक्तानी गर्न नपुगेकोले भुक्तानीको प्राथमिकता अनुसार दामासाहीले भुक्तानी गर्दा Mr. Lee ले दिएको ऋण रु. १ करोड मध्ये रु. ५० लाख मात्र भुक्तानी प्राप्त गरेका रहेछन् । Mr. Lee ले नेपालमा लगानी गरेको ऋण बापत रु. ५० लाख भुक्तानी प्राप्त गरेपश्चात उसको नेपालमा स्रोत रहेको सम्पत्ति (ऋण लगानी) निःसर्ग हुन्छ । यसरी ऋण लगानी बापतको सम्पत्ति निःसर्ग हुँदा भएको दफा ३७ बमोजिमको नोक्सानी रु. ५० लाख नेपालमा स्रोत भएको नोक्सानी मानिन्छ ।

कुनै व्यक्तिले नेपालमा व्यवसाय गरी आय आर्जन गर्दा उक्त आय आर्जन गर्नको लागि विभिन्न प्रकृतिका खर्चहरू गर्नु पर्ने हुन्छ । यसरी नेपालमा आय आर्जन गर्नको लागि मुख्य कार्यालय, शाखा, कारखाना, बिक्री कक्ष (Sales Outlet) वा ९० दिन भन्दा बढी निर्माण, जडान तथा स्थापना गर्ने कार्य आदिमा संलग्न भई वा जे जस्तो कारणबाट व्यवसाय गरेको भए तापनि व्यवसायको संचालनको लागि भएको खर्च बापतको रकमको स्रोत नेपालमा भएको मानिनेछ । यस्तो प्रकृतिको व्यवसायमा खर्च कट्टी गरिएको रकम नेपालको स्रोत हुने गरी ऐनको दफा ६७ को उपदफा (५) मा निम्नानुसारको व्यवस्था रहेको छ :

६७(५) आय निर्धारण गर्दा कट्टी गरिएका रकमहरूमा देहायका रकमहरू समावेश भएकोमा त्यस्ता रकमहरूको स्रोत नेपालमा भएको मानिनेछ :-

- (क) नेपालमा रहेका सम्पत्तिहरूका सम्बन्धमा दफा १५ को उपदफा (१) मा उल्लिखित लागतको खर्च कट्टी गर्न पाउने रकम,
- (ख) नेपालमा रहेका सम्पत्तिको सम्बन्धमा दफा १६ को उपदफा (१) बमोजिमका खर्चहरू तथा दफा १९ बमोजिम कट्टी गर्न पाउने हदसम्मका खर्च रकमहरू, र
- (ग) खण्ड (क) र (ख) का अधीनमा रही नेपालमा स्रोत रहेका भुक्तानीहरू ।

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण ३.३.८: मानौं, ब्राजिलको ब्रासिल ड्रिल लि. त्रिशुली नदिमा वन्ने जल विद्युत आयोजनाको शुरुङ्ग निर्माण गर्ने कार्यमा संलग्न रहेको छ। उक्त कम्पनीले आय वर्ष २०६४/६५ मा शुरुङ्ग निर्माणमा निर्माण सामग्री वापत रु. १० करोड खर्च गरेको रहेछ। त्यस्तै निर्माण कार्यमा प्रयोग भएको मेशिनरी तथा औजारहरूको ह्रास खर्च वापतको खर्च रु. १ करोड रहेछ। त्यस्तै मेशिनरी तथा औजारहरू मर्मत तथा सुधारको लागि रु. ५० लाख खर्च भएको रहेछ। यसरी निर्माण सामग्री खपत वापतको रु. १० करोड ह्रास खर्च वापतको रु. १ करोड तथा मर्मत तथा सुधार वापतको खर्च रु. ५० लाख आदि खर्चहरूको स्रोत नेपालमा रहेको मानिनेछ।

३.३.४ भुक्तानीको स्रोत

माथिका बुँदाहरू अनुसार दफा ६७ को उपदफा १ ले आयमा समावेश हुने रकम तथा खर्च कट्टीको स्रोत नेपाल भएमा आय (व्यवसाय वा लगानी वा रोजगारी) को स्रोत नेपाल मानिने व्यवस्था गरेको छ। सम्पत्ति वा दायित्वबाट सिर्जना हुने आयको स्रोत वा खर्चको स्रोत नेपालमा मानिन दफा ६७ को उपदफा (३), (४) र (५) मा उल्लेख गरिए अनुसार निःसर्गको समयमा सो सम्पत्ति वा दायित्व रहेको स्थान नेपाल हुनु पर्दछ। सम्पत्ति र दायित्वको निःसर्ग बाहेकका अन्य कारोवारका सम्बन्धमा दफा ६७ को उपदफा ६ ले भुक्तानीको स्थानका आधारमा स्रोत मुलुक (Source Country) निर्धारण गरेको छ र अन्य विभिन्न भुक्तानीका स्रोत नेपाल मानिने विस्तृत विवरण समावेश गरेको छ। दफा ६७ को उपदफा ६ मा भुक्तानीको स्रोत मुलुक नेपाल मान्न दुई थरी आधार लिइएको छ :

आधार १ : वासिन्दाबाट भएका भुक्तानी (Residency Based Payments)- व्याज, लाभांश, वार्षिक वृत्ति, लगानी बीमाको लाभ, अवकाश भुक्तानी र सरकारी सेवा

आधार २ : सम्पत्ति र दायित्वको निःसर्ग बाहेक जे वापतको भुक्तानी भएको हो सोको आधार स्थानको अवस्थिति नेपालमा रहेको (Location of Payment-base) वासिन्दाका आधारमा निर्धारण गरिने बाहेक सबै प्रकारका आमदानी वा खर्च निर्धारण हुने भुक्तानीहरू (दफा ७, ८, ९ र १३)

ऐनको दफा ६७ को उपदफा (६) बमोजिम देहायको भुक्तानीको स्रोत नेपालमा रहेको मानिनेछन् :

६७(६)(क) वासिन्दा निकायबाट भुक्तानी दिएको लाभांशहरू,

नेपालको वासिन्दा कम्पनी वा साभेदारी फर्मले भुक्तानी गरेको लाभांशको स्रोत प्राप्तक शेयरधनी वा साभेदार वासिन्दा वा गैर वासिन्दा जे भए तापनि नेपालमा स्रोत रहेको मानिनेछ र यस्तो भुक्तानीमा अग्रिम कर कट्टी गरी वासिन्दा वा गैर वासिन्दा जसले प्राप्त गरे पनि नेपालमा कर दाखिला गर्नु पर्दछ।

६७(६)(ख) वासिन्दा व्यक्तिलाई तिरिएको व्याज,

वासिन्दा व्यक्तिले तिर्ने ऋण वा यस्तै कुनै रकम वापतको व्याजको भुक्तानीको स्रोत नेपालमा रहेको मानिनेछ। यस्तो भुक्तानी वासिन्दा वा गैर वासिन्दा जसले प्राप्त गरे पनि नेपालमा कर दाखिला गर्नु पर्ने हुन्छ।

६७(६)(ग) नेपालमा रहेको जमिनबाट प्राप्त प्राकृतिक स्रोतका सम्बन्धमा गरिएको वा त्यस्तो स्रोतको सन्दर्भमा गणना गरिएको प्राकृतिक स्रोत बापतको भुक्तानी,

नेपालमा रहेको जमिन वा त्यस्तै प्राकृतिक स्रोतको उपभोग बापत प्राप्त हुने रोयल्टी लगायतका भुक्तानीको स्रोत नेपालमा रहेको मानिनेछ । यस्तो भुक्तानी वासिन्दा वा गैर वासिन्दा जसले प्राप्त गरे पनि नेपालमा कर दाखिला गर्नु पर्ने हुन्छ ।

६७(६)(घ) नेपालमा रहेको कुनै सम्पत्तिको प्रयोग बापत भुक्तानी गरेको बहाल रकम,

नेपालमा रहेको घरजग्गा बहाल बापत प्राप्त हुने आय (घर बहाल) वा नेपालमा जडित सम्पत्तिको बहालको स्रोत नेपालमा रहेको मानिनेछ । यस्तो भुक्तानी वासिन्दा वा गैर वासिन्दा जसले प्राप्त गरे पनि नेपालमा कर दाखिला गर्नु पर्ने हुन्छ ।

६७(६)(ङ) कुनै व्यक्तिले नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग कसैलाई गर्न दिए बापत वा सम्पत्ति प्रयोग गर्न अधिकार वा त्यस्तो सम्पत्ति प्रयोग नगर्ने बन्देज माने बापत प्राप्त गरेको रोयल्टी,

कुनै व्यक्तिले नेपालमा रहेको Patent, Brand, Formula लगायतको आफ्ना मूर्त वा अमूर्त सम्पत्तिहरू कुनै व्यक्तिलाई प्रयोग गर्न दिएबापत प्राप्त गर्ने रोयल्टी बापतको भुक्तानीको स्रोत नेपालमा रहेको मानिनेछ । त्यस्तै कुनै व्यक्ति (वासिन्दा वा गैर वासिन्दा) ले कुनै व्यक्तिसँग सम्झौता गरी नेपालमा रहेको कुनै सम्पत्ति प्रयोग नगरे बापत कुनै रकम प्राप्त गर्दछ भने त्यस बापत प्राप्त गरेको भुक्तानीको स्रोत पनि नेपाल हुन्छ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण ३.३.९: मानौं, कुनै नेपाली चलचित्र निर्माताले नेपालमा निर्माण गरेको चलचित्र प्रदर्शन गर्न कुनै व्यक्तिलाई अधिकार दिएकोमा यसरी अधिकार दिएबापत निज निर्माताले प्राप्त गर्ने रोयल्टीको स्रोत नेपालमा रहेको मानिन्छ ।

उदाहरण ३.३.१०: मानौं, उदाहरण ३.३.९ का निर्माताले सो व्यक्ति बाहेक अन्य कसैलाई प्रदर्शन गर्न नदिने शर्तमा सो व्यक्तिबाट कुनै भुक्तानी पाएमा त्यस्तो भुक्तानीको स्रोत नेपालमा रहेको मानिन्छ ।

६७(६)(च) कुनै व्यक्तिबाट नेपालमा रहेको जोखिमको बीमा सम्बन्धमा भुक्तानी गरिएको साधारण बीमा बापतको रकम र सो व्यक्तिलाई साधारण बीमा बापत बुझाइएको प्रिमियम,

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट प्रकाश पारिएको छ ।

उदाहरण ३.३.११: मानौं, भारतको बीमा कम्पनीले नेपालमा रहेको कुनै कारखानाको जोखिमको बीमा गरेको रहेछ । उक्त कारखानाले सो भारतीय बीमा कम्पनीलाई भुक्तान गर्ने बीमा प्रिमियमको स्रोत नेपाल रहेको मानिन्छ ।

६७(६)(छ) कुनै व्यक्तिले अन्तर चलान (ट्रान्ससीपमेन्ट) गरेको परिणामस्वरूप बाहेक नेपालमा स्थल, सामुद्रिक वा हवाई यातायात वा चार्टर सेवा व्यवसाय संचालन गरी देहाय बमोजिम प्राप्त गरेको भुक्तानी :-

(१) प्रस्थान गर्ने यात्रुहरूको ओसार पसार गर्ने वा

(२) डाक, पशुपक्षि वा अन्य प्रत्यक्ष चल सम्पत्ति चलान गर्ने ।

कुनै व्यक्तिले नेपालमा हवाई सेवा सञ्चालन गरी यात्रु तथा सामान ओसार पसार गर्दछ भने नेपालबाट प्रस्थान शुरु गर्ने यात्रुहरूले हवाई यात्रा वापत बीमान कम्पनीलाई भुक्तानी गरेको रकमको स्रोत नेपालमा रहेको मानिन्छ । त्यस्तै, कुनै व्यक्तिले नेपालबाट बाहिर पठाएको सामान ढुवानी गरे वापत हवाई कम्पनीले प्राप्त गरेको भुक्तानी रकमको स्रोत समेत नेपाल रहेको मानिन्छ । नेपालबाट सामान निर्यात गर्दा नेपालको निर्यात कम्पनीले निर्यात हुने देश (Final Destination) सम्म पुऱ्याउने गरी स्थलमार्ग मार्फत ढुवानी गर्दछ भने सो ढुवानी वापत प्राप्त भुक्तानीको स्रोत नेपालको रहन्छ । कुनै जहाज कम्पनीले नेपालबाट निर्यात हुने सामान समुद्रीमार्ग मार्फत पठाउनको लागि नेपालबाट स्थलमार्ग र बन्दरगाह हुँदै निर्यात हुने देशसम्म सामुद्रिक मार्गबाट पठाउने गरी भुक्तानी प्राप्त गरेको छ भने सोको भुक्तानीको स्रोत नेपालमा नै रहेको मानिन्छ ।

६७(६)(ज) तार, रेडियो, अप्टिकल फाईबर वा भू-उपग्रह जस्ता संचारको माध्यमबाट खबर वा सूचना संप्रेषण गर्ने व्यवसाय संचालन गर्ने व्यक्तिले त्यस्ता खबर वा सूचना नेपालमा उत्पत्ति भएको वा नभएको जे भएपनि नेपालमा स्थापित संयन्त्रहरूबाट खबर वा सूचनाको संप्रेषणका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको भुक्तानी,

यस खण्डको व्यवस्था विशेष गरी सूचना एवं खबर संप्रेषणसंग सम्बन्धित छ । सूचना तथा खबरको उद्गम विन्दु तथा त्यसको संप्रेषण गर्ने व्यक्तिको पहिचान गर्न कठिन हुन्छ । यस्ता सूचना तथा खबरको संप्रेषण संप्रेषक आफैँ मात्र संलग्न नभई बीचमा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन्छ । यस अवस्थामा सूचना तथा खबर संप्रेषणको स्थान यकीन गर्न कठिनाई रहन्छ । यस्तै कठिनाईलाई मध्य नजर गरी ऐनको यस व्यवस्थाले नेपालमा रहेको संयन्त्र मार्फत खबर वा सूचना संप्रेषण भएको छ र उक्त सूचना वा खबर वापत भुक्तानी गरेको छ भने त्यस्तो भुक्तानीको स्रोत नेपालमा रहेको मानिन्छ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट प्रकाश पारिएको छ ।

उदाहरण ३.३.१२: मानौं, दक्षिण अफ्रिकामा संचालन भएको Cricket को प्रत्यक्ष प्रसारण सोही देशको Star Africa Channel ले गर्दोरहेछ । उक्त Star Africa Channel ले प्रसारण गरेको Cricket को प्रत्यक्ष प्रसारण गरी नेपाली दर्शक समक्ष पुऱ्याउन नेपालको Fly Cable TV लाई अधिकार दिएको रहेछ । यसरी Fly Cable TV ले आफ्नो ग्राहकलाई सेवा पुऱ्याउने गरेको रहेछ । यसरी Cricket को प्रत्यक्ष प्रसारण गर्ने अधिकार प्राप्त Star Africa Channel लाई Fly Cable TV ले आफ्नो नेपालमा जडान भएको संयन्त्र प्रयोग गरी प्रसारण गरे वापत दिईने भुक्तानीको स्रोत नेपाल रहेको मानिन्छ ।

६७(६)(भ) रोजगार गर्न वा सेवा प्रदान गर्न वा सो कार्यहरूमा बन्देज माने बापत खण्ड (छ) वा (ज) मा उल्लेख नगरिएका किसिमका सेवा शुल्क लगायतका देहायका अवस्थाका भुक्तानीहरू :-

(१) भुक्तानीको स्थान जहाँसुकै भए पनि नेपालमा सो कार्यहरू भएमा, वा

(२) रोजगार जहाँसुकै भए पनि नेपाल सरकारले भुक्तानी दिने भएमा ।

ऐनको यस व्यवस्थाले रोजगारी वा सेवा प्रदान गरे बापत कुनै व्यक्तिले प्राप्त गरेको भुक्तानी नेपालमा रोजगारी वा सेवा प्रदान गरेको कारणबाट आय प्राप्त गरेको छ भने त्यस्ता भुक्तानीको स्थान जहाँसुकै भए पनि सोको स्रोत नेपालमा भएको मानिन्छ । त्यस्तै नेपाल सरकारले रोजगारी वापतको रकम भुक्तानी गरेको छ भने रोजगारी नेपालबाहिर गरेपनि त्यस्तो भुक्तानीको स्रोत नेपाल मानिन्छ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट प्रकाश पारिएको छ ।

उदाहरण ३.३.१३: मानौं, नेदरल्याण्डको IMGD कम्पनीले नेपालको राजस्व प्रशासनमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न तालिम दिने कार्य संचालन गरेको रहेछ । उक्त कार्यक्रमलाई Danish Government ले आर्थिक सहयोग गरेको रहेछ । उक्त कम्पनीले नेपालमा नै कर्मचारीहरूलाई तालिम दिने गरेको रहेछ र उक्त तालिम दिएबापतको सेवा शुल्क नेदरल्याण्डमा नै भुक्तानी गर्ने प्रबन्ध रहेछ । यस अवस्थामा तालिम संचालन कार्य नेपालमा भएकोले IMGD ले सेवा शुल्क वापत प्राप्त गरेको भुक्तानीको स्रोत नेपालमा भएको मानिनेछ ।

उदाहरण ३.३.१४: फ्रान्समा नेपाल सरकारले आवासीय राजदुतावास खोलेको रहेछ । उक्त दुतावासमा रोजगारी गर्ने व्यक्तिहरूलाई नेपाल सरकारले रोजगारी वापतको पारिश्रमिक भुक्तानी गर्दछ । यसरी फ्रान्समा रहेको राजदुतावासमा कार्यरत रहे तापनि उक्त रोजगारीको भुक्तानी नेपाल सरकारले गरेकोले उक्त भुक्तानीको स्रोत नेपालमा रहेको मानिन्छ ।

६७(६)(ञ) बासिन्दा व्यक्तिबाट भुक्तानी गरिएका खण्ड (भ) भित्र नपर्ने वार्षिक वृत्तिको रकम, लगानी बीमा बापतको रकम र अवकाश भुक्तानीको रकम तथा त्यस्तो रकमहरू सुनिश्चित गर्न बासिन्दा व्यक्तिलाई दिएको कुनै प्रिमियम वा अन्य भुक्तानी,

वासिन्दा व्यक्तिले भुक्तानी गरेको वार्षिक वृत्ति (Annuity) को रकम, लगानी बीमाबापतको भुक्तानी एवं अवकाश भुक्तानी आदिलाई नेपालमा स्रोत भएको भुक्तानी मानिन्छ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट प्रकाश पारिएको छ ।

उदाहरण ३.३.१५: मानौं, कुनै व्यक्ति रोजगारीबाट निवृत्त भएछन् । निजले आफ्नो रोजगारीको समयमा नागरिक लगानी कोष (वासिन्दा व्यक्ति) मा योगदान गर्ने गरेका रहेछन् । रोजगारीबाट निवृत्त भए पछि निजलाई नागरिक लगानी कोषले अवकाश भुक्तानी गरेको रहेछ । यस अवस्थामा नागरिक लगानी कोषले गरेको अवकाश भुक्तानीको श्रोत नेपालमा रहेको मानिन्छ । यसका साथै अवकाश भुक्तानी सुनिश्चित गर्न रोजगारीको समयमा सो रोजगारकर्ताले नागरिक लगानी कोष (वासिन्दा व्यक्ति) लाई गरेको अवकाश योगदानको श्रोत पनि नेपालमा रहेको मानिन्छ ।

६७(६)(ट) नेपालमा रहेको सम्पत्तिबाट संचालित व्यवसाय वा लगानीका सम्बन्धमा प्राप्त गरिएका उपहारहरू, र

नेपालमा रहेको सम्पत्तिबाट संचालित व्यवसाय वा लगानीका सम्बन्धमा प्राप्त गरिएका उपहारहरू जहाँ सुकै प्राप्त गरेको भए पनि यस्ता उपहारहरूको श्रोत नेपाल रहेको मानिन्छ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण ३.३.१६: मानौं, Fukuda & Co. भन्ने जापानी कम्पनीको काठमाडौंमा एक पुष्प बाटिकामा लगानी रहेछ । उक्त पुष्प बाटिकामा बोट बिरुवाका सम्बन्धमा बिभिन्न किसिमका Research समेत हुने गरेको रहेछ । नेपालमा बोट बिरुवा सम्बन्धी Research मा उल्लेखनीय योगदान पुऱ्याए बापत Fukuda & Co. लाई जापानको Botanical Association बाट जापानमा नै १० लाख जापानी येन उपहार प्राप्त भएको रहेछ । उक्त कम्पनीले नेपालमा रहेको व्यवसायको सम्बन्धमा प्राप्त उक्त उपहारको श्रोत नेपाल भएको मानिनेछ ।

६७(६)(ठ) माथि खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (झ), (ञ) र (ट) मा उल्लेख भए वाहेकका देहायका भुक्तानीहरू:

- (१) नेपालमा रहेको सम्पत्तिको निःसर्गको सम्बन्धमा वा नेपालमा बहन गर्नु पर्ने दायित्व प्राप्त गर्ने सम्बन्धमा गरिएका भुक्तानीहरू, वा
- (२) नेपालमा संचालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरू ।

ऐनको दफा ६७ को उपदफा (६) को खण्ड (क) देखि (ट) सम्म विभिन्न प्रकारको भुक्तानीको स्रोतको उल्लेख गरिएको छ । उपर्युक्त भुक्तानीको स्रोतको अतिरिक्त नेपालमा संचालित सबै कृयाकलापहरूको (व्यवसाय वा लगानी) भुक्तानीको स्रोत समेत नेपालमा रहेको मानिन्छ । त्यस्तै नेपालमा रहेको जुनसुकै सम्पत्तिको निःसर्ग गर्दा वा कुनै दायित्व प्राप्त गर्दा भएको भुक्तानीको स्रोत पनि नेपालमा रहेको मानिन्छ । उपर्युक्त सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण ३.३.१७: मानौं, उदाहरण ३.३.१६ मा उल्लिखित Fukuda & Co. ले पुष्प बाटिकामा गरेको शेयर लगानी अर्को जापानी कम्पनी लाई बिक्री गरेको रहेछ । Fukuda & Co. ले बिक्री गरेको उक्त शेयरको श्रोत नेपाल भएको मानिन्छ र दफा ३६ बमोजिम गणना गरिएको सो बिक्रीबाट प्राप्त आयको श्रोत नेपाल भएको मानिनेछ ।

३.४ आयको स्रोत नेपाल नमानिने

ऐनको दफा ६७ को उपदफा (१) देखि (६) सम्म कुनै व्यक्तिको नेपालमा रहेको आयको स्रोत, नोक्सानीको स्रोत, रकमको स्रोत, लाभको स्रोत तथा भुक्तानीको स्रोत सम्बन्धमा उल्लेख भएको छ। उपदफा (१) देखि (६) सम्म उल्लेख भएका बाहेकका आय, नोक्सानी, रकम, लाभ एवं भुक्तानीको स्रोतलाई विदेशी स्रोत मानिनेछ। यसरी विदेशी स्रोत मानिने रकमलाई नेपालमा जे जस्तो अवस्थामा नेपालको स्रोत मानिन्छ त्यस्तै आधारमा सोही मुलुकको स्रोत मानिन्छ। जस्तो नेपालमा रहेको सम्पत्तिबापत प्राप्त आय नेपालको स्रोत मानिन्छ भने जापानमा रहेको सम्पत्तिबापत प्राप्त आयको स्रोत जापान मानिन्छ। यस सम्बन्धमा उपदफा (७) मा निम्न व्यवस्था रहेकोछ।

६७(७) माथिका उपदफामा लेखिए बमोजिम नेपालमा स्रोत भएका मानिने बाहेक कुनै आय, नोक्सानी, रकम, लाभ वा भुक्तानीलाई विदेशी स्रोत भएको मानिनेछ र त्यस्तो आय, नोक्सानी, रकम, लाभ वा भुक्तानीको स्रोत कुन विदेशी मुलुकमा रहेको छ भन्ने कुरा यकीन गर्ने प्रयोजनका लागि यस ऐनमा नेपाल भनी उल्लेख भएका सन्दर्भहरू कुनै खास विदेशी मुलुकको हकमा उल्लेख भएको सन्दर्भ सरह मानी लागू हुनेछन्।

ऐनको दफा ६७ को उपदफा (१) देखि (६) मा उल्लिखित अवस्थाहरूमा नेपालको स्रोत मानिने व्यवस्था गरेको छ भने सो बाहेक अन्य अवस्थामा भने अन्य देशको स्रोत भएको मानिन्छ। उपर्युक्त सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ।

उदाहरण ३.४.१: मानौं, दिवाकर थापा भन्ने नेपाली नागरिक क्यानाडामा बासिन्दा भई सोही स्थानमा व्यवसाय गरिआएका रहेछन्। निजले नेपाल बाहेक क्यानाडा लगायत अन्य मुलुकमा कारोवार गरी आय आर्जन गरेका रहेछन् भने त्यस्तो आयको स्रोत नेपाल भएको मानिदैन।

ऐनमा दफा ६७ को प्रयोजनका लागि नेपालमा रहेको सम्पत्ति तथा नेपालमा बहन गर्नुपर्ने दायित्वका सम्बन्धमा निम्नानुसारको स्पष्टीकरण दिईएको छ।

(क) “नेपालमा रहेको सम्पत्ति” भन्नाले नेपालमा रहेका जग्गा जमीन वा भवनहरू तथा बासिन्दा व्यक्तिको कुनै विदेशी राष्ट्रमा रहेका जग्गा जमिन वा भवनबाहेकका सम्पत्ति वा सो व्यक्ति दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकायसंग सम्बद्ध रहेमा सो निकायमा रहेको निजको हित समेत सम्भन्नु पर्छ।

(ख) “नेपालमा बहन गर्नु पर्ने दायित्व” भन्नाले बासिन्दा व्यक्तिको दायित्व सम्भन्नु पर्छ।

नेपालमा रहेको दायित्व भन्नाले बासिन्दा व्यक्तिले बहन गर्नु पर्ने दायित्वलाई बुंभाउछ। उदाहरणको लागि, बासिन्दा व्यक्तिले कुनै बस्तु वा सेवा खरीद गरे वापत नेपालमा वा विदेशमा भुक्तान गर्नु पर्ने दायित्व, नेपाल वा विदेशबाट लिएको कर्जा रकम, जस्ता दायित्वलाई लिन सकिन्छ। उपर्युक्त सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ।

उदाहरण ३.४.२: मानौं, Golden Investment Inc., USA ले सुनाखरी प्रा.लि. नामको बासिन्दा कम्पनी लाई १ लाख अमेरिकी डलर कर्जा लगानी गरेका रहेछन् । सुनाखरी प्रा.लि.ले Golden Investment Inc., USA लाई गर्ने व्याज भुक्तानी (आय) को श्रोत नेपाल भएको मानिन्छ ।

उदाहरण ३.४.३: मानौं, दिवाकर थापा भन्ने नेपाली नागरिक क्यानाडाको बासिन्दा भई सोही स्थानमा व्यवसाय गरिआएका रहेछन् । निजले नेपालको एक बैंकबाट रु १ करोडको व्यक्तिगत कर्जा लिएका रहेछन् । निजले लिएको उक्त कर्जा चुत्ता गर्न नसकेको कारण कर्जा असुली गर्ने सन्दर्भमा बैंकले रु. १० लाख मिन्हा दिई निजको कर्जा राफ साफ गरेको रहेछ । दिवाकर थापाले नेपालमा रहेको रु. १ करोडको दायित्व रु. ९० लाखमा निःसर्ग गरेकोले रु. १० लाख बचत (आय) भएको र त्यस्तो आयको श्रोत नेपाल भएको मानिन्छ ।


करको आधार तथा आयका शीर्षकहरू (Tax base and Income heads)

४.१ आयकर ऐन, २०५८ मा व्यक्तिको करयोग्य आयमा कर लगाईने व्यवस्था रहेको छ। कुनै पनि देशको सरकारले समग्र आय (Global Income) मा कर वा आयको प्रकृतिको आधारमा कर (Scheduler Tax) लगाउने गर्दछन्। व्यक्तिका जहाँसुकै आर्जन गरेका विभिन्न आयका शीर्षकहरूलाई एकीकृत गरी गणना गरिएको करयोग्य आयमा ऐनमा उल्लिखित करका दरले गणना गरी लगाईने कर पद्धतिलाई Global Tax System भनिन्छ। त्यस्तै, व्यक्तिको एकमुष्ट आयमा कर गणना नगरी व्यवसायको प्रकृतिको आधारमा भिन्न भिन्न श्रोतगत आयमा भिन्ना भिन्नै दरले कर लगाउने पद्धतिलाई Scheduler Tax System भनिन्छ। उदाहरणको लागि व्याजकर, लाभांश कर आदि। आयकर ऐन, २०५८ ले पनि मुख्य रूपमा Global Tax पद्धतिलाई अपनाएको भए तापनि केहि आय (जस्तै देशभित्र आर्जित लाभांश, आकस्मिक लाभ, आदि) मा भने Scheduler Tax System अपनाएको छ। यस अन्तर्गत आयका चारवटा शीर्षक मध्ये रोजगारी, व्यवसाय र लगानीको निर्धारण योग्य आय छुट्टाछुट्टै गणना गरी एकमुष्ट करयोग्य आय गणना गरी उक्त करयोग्य आयमा व्यक्तिलाई लाग्ने करको दरले गणना गरी आउने रकम नै सो व्यक्तिले तिर्ने कर रकम हुन आउछ भने आकस्मिक लाभमा भने अन्तिम कर कट्टी विधिले एकमुष्ट कर लाग्ने व्यवस्था ऐनले गरेको छ। एकीकृत श्रोतमा कर लगाउने पद्धति (Global Tax System) मा करको आधार भनेको करयोग्य आयलाई बुझाउँछ। एकीकृत श्रोतमा आधारित कर प्रणालीले जहिले पनि ठाडो र तेर्सो प्रकारको समानता कायम गराउँदछ। यस परिच्छेदको उद्देश्य आयका शीर्षक तथा करका आधारका बारेमा सरल तथा सहज ढङ्गले प्रस्तुत गर्नु रहेको छ।

४.२ कर लगाउने आधार

४.२.१ व्यक्तिको कारोवारको प्रकृति अनुसार कर नलगाई व्यक्तिले संसारभर विभिन्न शीर्षकबाट एकीकृत गरेको आय (Global Income) लाई समेटी सो व्यक्तिको करयोग्य आयमाथि कर लगाईन्छ। तर, केहि आय (जस्तै देशभित्र आर्जित लाभांश, आकस्मिक लाभ आदि) मा भने Scheduler Tax System का आधारमा कर लगाईन्छ। ऐनको दफा ९२(१) मा यस किसिमको कर लाग्ने अवस्था खुलाईएको छ। व्यक्ति शब्दले प्राकृतिक व्यक्ति जस्तै: राम, जोन, रहीम, दावा आदि तथा निकाय अर्थात कानूनी व्यक्ति जस्तै: कम्पनी, ट्रष्ट, संस्थान, आदि दुवैलाई बुझाउँछ। व्यक्तिको अबधारणाको सम्बन्धमा तलको रेखा चित्रबाट स्पष्ट पारिएको छ।

व्यक्ति (करदाता)



- प्रचलित कानून बमोजिम स्थापित संगठित संस्था
- कुनै असंगठित संघ, समिति, संस्था वा समाज
- दर्ता गरिएका वा नगरिएका एकलौटी फर्म र साभेदारी वाहेकको व्यक्तिहरूको समूह
- ट्रष्ट
- बीस वा सोभन्दा बढी साभेदारहरू भई प्रचलित कानून बमोजिम दर्ता भए वा नभएको साभेदारी फर्म,
- अवकाश कोष,
- सहकारी संस्था,
- युनिट ट्रष्ट,
- संयुक्त उद्यम
- विदेशी कम्पनी
- महानिर्देशकले तोकेको अन्य कुनै विदेशी संस्था

प्राकृतिक व्यक्ति एवं निकायका सम्बन्धमा विस्तृत व्याख्या क्रमशः यसै निर्देशिकाको परिच्छेद ११ र १३ मा गरिएको छ ।

४.२.२ व्यक्तिले आर्जन गरेको आयमा आय वर्षको आधारमा कर लगाई असुल उपर गरिन्छ । ऐनको दफा २ (भ) अनुसार आय वर्ष भन्नाले कुनै सालको श्रावण एक गतेदेखि अर्को सालको आषाढ मसान्तसम्मको अवधिलाई बुझाउँछ । तसर्थ व्यक्तिको आय गणना गर्दा कर प्रयोजनको लागि श्रावण एक गतेदेखि अर्को सालको आषाढ मसान्तसम्मको अवधिलाई आधार मानि लेखा तथा आय विवरण तयार गर्नु पर्दछ । कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्तानुरूप हुन्छ । लेखाको सर्वमान्य सिद्धान्तभन्दा फरक आशय यो ऐनमा भए यो ऐनको व्यवस्थानै लागू हुन्छ । प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्दछ भने कम्पनीले कर प्रयोजनको लागि एक्रुयल आधारमा लेखाङ्कन गर्नु पर्दछ ।

नगद आधारको लेखाङ्कन : ऐनको दफा २३ बमोजिम नगद आधारको लेखाङ्कन गर्दा निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानि समावेश गर्नु पर्दछ । निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्चबापत कट्टी गर्नु पर्दछ । अर्थात्, वास्तविक नगद प्राप्त (Cash Receipt) भएको अवस्थामा आम्दानी मानिने र वास्तविक नगद भुक्तान (Cash Payment) भएको अवस्थामा खर्च मानिने हुन्छ ।

एक्रुयल आधारको लेखाङ्कन : ऐनको दफा २४ बमोजिम एक्रुयल आधारको लेखाङ्कन गर्दा व्यक्तिको भुक्तानी प्राप्त गर्ने अधिकारको श्रृजना (Right to Receive) हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानि सो व्यक्तिको आयको गणनामा समावेश गर्नु पर्दछ । त्यस्तै कुनै व्यक्तिको आय गणना गर्दा खर्च कट्टी गर्ने प्रयोजनको लागि देहायका खर्चहरू व्यहोरेको मानिनेछ :-

(क) कुनै अर्को व्यक्तिबाट भएको भुक्तानीको सट्टामा त्यस्तो खर्च समावेश भएको कुनै भुक्तानी गरिएको भएमा देहायको अवस्थामा खर्च व्यहोरेको मानिनेछ :-

(१) सो व्यक्तिमा सो भुक्तानी गर्ने दायित्व रहेकोमा,

(२) त्यस्तो दायित्वको मूल्य यथार्थपरक ढङ्गले अनुमान गर्न सकिने भएकोमा, र

(३) अर्को व्यक्तिबाट भुक्तानी प्राप्त भएकोमा, वा

(ख) खण्ड (क) मा उल्लिखित अवस्थाबाहेक अन्य सबै अवस्थामा भुक्तानी गरिएको समयमा खर्च व्यहोरेको मानिनेछ ।

तर ऐनको दफा २४ को उपदफा (३) बमोजिम बैकिङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैकिङ्ग सम्बन्धी प्रचलित कानूनका अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्ने एवं सहकारी संस्थाले व्याज आयको लेखाङ्कन नगद आधारमा समेत गर्न सक्ने व्यवस्था छ ।

४.३ करयोग्य आय तथा आयका शीर्षकहरूको वर्गीकरण

ऐनको दफा ५ बमोजिम करयोग्य आय र आयका शीर्षकहरूको वर्गीकरण निम्नानुसार गरिएको छ :-

५ कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरूको निर्धारणयोग्य आयको कूल जम्मा रकमबाट दफा १२, १२क, १२ख, ६३ वा चारै दफा बमोजिम कुनै दाबी गरेको रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछ :-

(क) व्यवसाय,

(ख) रोजगारी,

(ग) लगानी,

(घ) आकस्मिक लाभ ।

ऐनको दफा २ को खण्ड (ज) बमोजिम “आय” भन्नाले कुनै व्यक्तिले रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट प्राप्त गरेको आय र यस ऐन बमोजिम गणना गरिएको सो आयको कूल रकम सम्भन्नु पर्छ ।

ऐनको दफा ७ बमोजिम व्यवसायबाट भएको आय गणना गर्दा सेवा शुल्क, व्यवसायिक रुपमा गरिएको कृषि, उद्योग, व्यापार, पेशा, व्यवसायबाट प्राप्त रकम (वस्तु वा सेवाको बिक्रीबाट प्राप्त रकम), व्यवसायिक सम्पत्ति वा दायित्वबाट प्राप्त खूद लाभ, व्यवसायको सम्बन्धमा प्राप्त उपहार तथा व्यवसाय संचालन गर्ने सम्बन्धमा प्रतिबन्ध स्वीकार गरे वापत प्राप्त गरेको रकम तथा व्यवसायसंग प्रत्यक्ष रुपले सम्बन्धित लगानीबाट प्राप्त रकम समावेश गर्नु पर्दछ ।

ऐनको दफा ८ बमोजिम कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानि गणना गर्नु पर्दछ ।

ऐनको दफा ९ बमोजिम कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट गरेको मुनाफा र लाभहरू सो व्यक्तिको सो वर्षको लगानीको आय मानि गणना गर्नु पर्दछ ।

ऐनको दफा २ को खण्ड (ज१) बमोजिम आकस्मिक लाभ अन्तर्गत चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभलाई समावेश गरिएको छ ।

४.४ कूल आय (कारोवार) र आयको गणना

ऐनको परिच्छेद ३ को दफा ७, ८ र ९ मा आयका शीर्षकका आधारमा आयको गणनामा समावेश गरिनुपर्ने रकमहरूका सम्बन्धमा उल्लेख भएको छ । दफा ७ मा व्यवसाय, व्यवसायको आयमा समावेश गरिने रकम एवं व्यवसायको आयमा समावेश नगरिने रकमका बारेमा व्यवस्था रहेको छ । दफा ८ मा रोजगारी, रोजगारीको आयमा समावेश गरिने रकम एवं रोजगारीको आयमा समावेश नगरिने रकमका बारेमा व्यवस्था रहेको छ । त्यस्तै, दफा ९ मा लगानी, लगानीको आयमा समावेश गरिने रकम एवं लगानीको आयमा समावेश नगरिने रकमका बारेमा व्यवस्था रहेको छ ।

व्यक्तिको कूल आय (कारोवार) मा समावेश गरिने रकम एवं सो सम्बन्धी विविध पक्षहरू यसै निर्देशिकाको परिच्छेद ६ मा बिस्तृत व्याख्या गरिएको छ ।

४.५ छुट हुने रकम र अन्य छुटहरू

ऐनको परिच्छेद ४ मा आयको गणना गर्ने सन्दर्भमा छुट हुने रकमहरू (Exemption) एवं अन्य छुटहरू (Concession) का बारेमा ब्याख्या गरिएको छ। दफा १० मा आयको गणना गर्दा समावेश गर्नु नपर्ने अर्थात् छुट हुने रकमको बारेमा व्यवस्था गरिएको छ। दफा ११ मा ब्यवसायिक सुविधा (Concession) को बारेमा ब्याख्या गरिएको छ। दफा १२ एवं दफा १२क मा सामाजिक उत्तरदायित्व (Social Responsibility) सम्बन्धी चन्दा, प्राकृतिक सम्पदाको संरक्षणमा भएको खर्च आदिको सम्बन्धमा उल्लेख गरिएको छ। त्यस्तै दफा १२ख मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च कारेमा उल्लेख गरिएको छ।

यसरी छुट हुने रकम (Exemption) एवं अन्य छुटहरू (Concession) सम्बन्धी विविध पक्षहरू क्रमशः यसै निर्देशिकाको परिच्छेद ९ र १० मा विस्तृत ब्याख्या गरिएको छ।

४.६ कारोवारसँग सम्बन्धित खर्च कट्टी

ऐनको परिच्छेद ५ मा व्यवसाय वा लगानीसँग सम्बन्धित खर्च कट्टी दाबी गर्ने सम्बन्धमा उल्लेख गरिएको छ। कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय निर्धारण गर्दा सामान्यतयाः कारोवारसँग सम्बन्धित सम्पूर्ण सामान्य खर्चहरू कट्टी दाबी गर्न पाउने व्यवस्था ऐनको दफा १३ मा गरिएको छ। तर, त्यस्ता खर्चहरू दफा २१ बमोजिम कट्टी गर्न नपाउने खर्च हुनु हुँदैन र सो आय वर्षमा भएका, सो व्यक्तिबाट भएका र व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका हुनु पर्दछ। सो परिच्छेदमा समावेश गरिएका दफा १४, १५, १६, १७, १८, १९, तथा २० र ५९, ६०, ७१ ले खर्च तथा नोक्सानी कट्टी दाबी गर्ने सम्बन्धमा विशेष व्यवस्था गरेको छ।

व्यक्तिको व्यवसायसँग सम्बन्धित खर्च कट्टी दाबी गर्ने एवं सो सम्बन्धी विविध पक्षहरू यसै निर्देशिकाको परिच्छेद १८ मा विस्तृत ब्याख्या गरिएको छ।

४.७ करलाग्ने व्यक्ति

ऐनको दफा ३ बमोजिम देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असुल उपर गरिनेछ :-

(क) कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति

(ख) दफा ६८ को उपदफा (३) र (४) बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैर-बासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र

(ग) कुनै आय वर्षमा अन्तिमरूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति।

करको दर प्रयोग गरी करको गणना गरिने आयलाई करको आधार मानिन्छ। ऐनको दफा ७ (ब्यवसायको आय) एवं दफा ९ (लगानीको आय) अनुसार प्राप्त गरेको आयमा खर्च कट्टी (Deduction) दाबी गरेपश्चात हुन आउने आयबाट दफा ११ बमोजिमको कर छुट हुने आय


वा दफा ६४ अवकाश कोषको आय वा दुवै दफा बमोजिमको आय घटाई बाँकी हुने रकम तथा दफा ८ (रोजगारीको आय) बमोजिमको रकमलाई निर्धारणयोग्य आय भनिन्छ । त्यस्तै निर्धारण योग्य आयबाट दफा १२, १२क, १२ख बमोजिमको वा दफा ६३ वा चारै दफा बमोजिम कुनै दाबी गरेको रकम भए सो रकम घटाई गणना गरिएको रकम सो व्यक्तिको करयोग्य आय हुनेछ । यस्तो रकमलाई करको आधार मानिन्छ र ऐनको अनुसूची-१ मा उल्लिखित दरको प्रयोग गरी करको गणना गरिने छ ।

नेपालमा रहेको वैदेशिक स्थायी संस्थापनले विदेशमा पठाएको आय पनि कर प्रयोजनको निमित्त करको आधार मानिन्छ र त्यस्तो करयोग्य आयमा अनुसूची-१ को दफा २ को उपदफा (६) मा तोकिएको करको दर लगाई आयकरको गणना गर्नु पर्दछ ।

त्यस्तै, अन्तिमरूपमा कर कट्टी हुने भुक्तानीलाई समेत करको आधार मानिन्छ र सोमा ऐनको दफा ८७, ८८, ८८क र ८९ मा तोकिएको करको दर लगाई भुक्तान गर्नु पर्ने आयकरको गणना गर्नु पर्दछ । त्यस्तै, दफा ९५क मा अग्रिम कर असुल गर्ने व्यवस्था छ ।

करको आधार सम्बन्धमा तल प्रस्तुत रेखा चित्रबाट समेत थप प्रष्ट पारिएको छ :

तालिका १



नेपालमा अवस्थित वैदेशिक संस्थापन, मुख्य व्यक्ति वा निकाय गैर वासिन्दा रहेको र विदेशी स्थायी संस्थापनले नेपालको स्रोतबाट प्राप्त गरेको आय बैंक मार्फत वा अन्य कुनै तरिकाले विदेशमा पठाएको आयमा कर लाग्दछ। नेपालको स्रोतको आयमा गैर वासिन्दा व्यक्तिको विदेशी स्थायी संस्थापनलाई वासिन्दा व्यक्ति मानि यस्तो आयमा नियमित दरमा कर लगाइन्छ। अर्को शब्दमा, विदेशी स्थायी संस्थापनलाई वासिन्दा व्यक्तिसरह कर लगाइन्छ र यसरी कर तिरेपश्चात बाँकी रहेको रकम विदेशमा आफ्नो Parent Company लाई पठाएको आयलाई लाभांश सरह मानिन्छ। नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा अनुसूची १ को दफा २ को उपदफा (६) मा उल्लेख गरे अनुसारको दरले कर लाग्दछ।

स्रोतमा कर कट्टी गरी भुक्तानी हुने रकम नै कर कट्टी हुने भुक्तानी हो। भुक्तानीकर्ताले कर कट्टी हुने भुक्तानी गर्दा भुक्तानी प्राप्त गर्ने व्यक्तिको तर्फबाट तोकिएको दरमा भुक्तानी कै अवस्थामा कर कट्टी गर्नु पर्दछ। अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी र भुक्तानीमा कट्टी हुने कर सम्बन्धी प्रावधानको थप ब्याख्या यसै निर्देशिकाको परिच्छेद १६ मा गरिएको छ।

आय, निर्धारणयोग्य आय तथा करयोग्य आय (Income, Assessable Income and Taxable Income)

५.१ आयकर ऐन, २०५८ मा व्यक्तिको मुनाफा वा लाभलाई आयको रूपमा उल्लेख गरिएको छ। ऐनमा बासिन्दा व्यक्तिको नेपाल तथा अन्य जुन सुकै मुलुक श्रोत भएको आयमा कर लाग्ने व्यवस्था रहेको छ। गैर बासिन्दा व्यक्तिको नेपाल श्रोत भएको आयमा मात्र कर लाग्ने व्यवस्था रहेको छ। व्यक्तिको सम्पूर्ण प्राप्तमा कर नलगाई व्यक्तिले बिभिन्न शीर्षकबाट गरेको आयलाई समेटी सो व्यक्तिको करयोग्य आयमाथि कर लगाईने व्यवस्था रहेको छ। यस अर्थमा, कर प्रयोजनको लागि व्यक्तिले प्राप्त गरेका सबै रकमहरू आय मानिएका छैनन्। त्यस्तै नगदमा प्राप्त नगरी सुविधा वा अन्य तवरबाट प्राप्त गरिएको (Receipts in Kind) वा ऐन अनुसार आय मानिएका रकमहरू चारित्रीकरण (Characterize) गरी त्यस्तो प्राप्तलाई परिमाणीकरण (Quantification) गरी आयमा समावेश गरिनु पर्दछ। व्यक्तिले रोजगारी, व्यवसाय वा लगानीबाट प्राप्त गरेको आय र यस ऐन बमोजिम गणना गरिएको सो आयको कूल रकमलाई आयमा समावेश गरिनु पर्ने व्यवस्था रहेको छ। आकस्मिक लाभबाट प्राप्त गरेको आयमा भने अन्तिम कर कट्टी विधिले कर लाग्दछ। प्रत्येक आयका शीर्षकहरूमा समावेश गर्नुपर्ने आयलाई समावेश गरी कट्टा गर्नु पर्ने सबै खर्च घटाई गरिएको आय निर्धारणयोग्य आय हुन्छ। त्यसरी व्यवसाय, रोजगारी तथा लगानीबाट गणना गरिएको निर्धारण योग्य आयबाट ऐनको दफा १२ बमोजिमको चन्दा खर्च वा १२क बमोजिमको सम्पदा संरक्षण र खेलकूदको विकासमा कम्पनीले गरेको खर्च वा दफा १२ख बमोजिमको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पूनर्निमाण कोषमा योगदान गरेको खर्च वा दफा ६३ बमोजिमको अवकाश योगदान वा चारै दफा बमोजिम कुनै दाबी योग्य रकम भए सो घटाई हुन आउने रकमलाई करयोग्य आय भनिन्छ। आयका शीर्षक, निर्धारणयोग्य आय तथा करयोग्य आयलाई विस्तृत रूपमा ब्याख्या गर्नु यस परिच्छेदको उद्देश्य रहेको छ।

५.२ आय

ऐनको दफा २ को खण्ड (ज) बमोजिम “आय” भन्नाले कुनै व्यक्तिले रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट प्राप्त गरेको आय र यस ऐन बमोजिम गणना गरिएको सो आयको कूल रकम सम्भन्नु पर्छ।

कर प्रयोजनको लागि व्यक्तिले प्राप्त गरेका सबै रकमहरू आय मानिएका छैनन्। त्यस्तै नगदमा प्राप्त नगरिएको भए तापनि ऐन अनुसार आय मानिएका रकमहरू चारित्रीकरण गरी त्यस्तो प्राप्तलाई परिमाणीकरण गरी आयमा समावेश गरिनु पर्दछ।

ऐनको दफा ५ मा आय र आयका शीर्षकहरूको वर्गीकरण निम्नानुसार गरिएको छ :-

(क) व्यवसाय,

(ख) रोजगारी,

(ग) लगानी,

(घ) आकस्मिक लाभ ।

ऐनको दफा ७ बमोजिम व्यवसायबाट भएको आय गणना गर्दा सेवा शुल्क, कृषि, उद्योग, व्यापार, पेशा, व्यवसायबाट प्राप्त रकम (वस्तु वा सेवाको बिक्रीबाट प्राप्त आय), व्यवसायिक सम्पत्ति वा दायित्व निःसर्गबाट प्राप्त खूद लाभ, व्यवसायको सम्बन्धमा प्राप्त उपहार तथा व्यवसाय संचालन गर्ने प्रतिबन्ध स्वीकार गरे वापत प्राप्त गरेको क्षतिपूर्ति रकम (Compensation) तथा व्यवसायसंग प्रत्यक्ष रूपले सम्बन्धित रकम समावेश गर्नु पर्दछ ।

ऐनको दफा ८ बमोजिम कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानि गणना गर्नु पर्दछ ।

ऐनको दफा ९ बमोजिम कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट गरेको मुनाफा र लाभहरू सो व्यक्तिको सो लगानीको सो वर्षको आय मानि गणना गर्नु पर्दछ ।

ऐनको दफा २ को खण्ड (ज१) बमोजिम आकस्मिक लाभ अन्तर्गत चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रूपमा प्राप्त हुने लाभलाई समावेश गरिएको छ ।

उपर्युक्त बमोजिम व्यवसाय र लगानीको हकमा सो व्यक्तिले आयमा समावेश गरिनु पर्ने रकमहरूबाट खर्च कट्टा गर्न पाउने रकमहरू घटाई बाँकी रहने रकम अर्थात् मुनाफा र लाभ, सो व्यक्तिको आय हुन्छ भने पारिश्रमिक प्राप्त गर्ने व्यक्तिको हकमा कूल पारिश्रमिकमा समावेश गरिने रकमनै सो व्यक्तिको आय हुन्छ । त्यस्तै आकस्मिक लाभबाट प्राप्त गरेको कूल रकम नै सो व्यक्तिको आय हुन्छ र सोमा अन्तिम कर कट्टीको विधिले कर लाग्दछ ।

करदाताले प्राप्त गरेको वा प्राप्त गर्ने अधिकार सृजना भएको आय यस अन्तर्गत पर्दछ । करदाताले भुक्तानी प्राप्त गर्ने रकम नगदमा वा जिन्सी वा सेवाको रूपमा पनि हुन सक्तछ । यसरी आय गणना गर्दा आय प्राप्त गर्ने व्यक्ति अर्थात् करदाताले नगद वा अन्य तवरले समेत भुक्तानी प्राप्त गर्न सक्दछन् । ऐनको दफा २२ को अधीनमा रही आयलाई नगद वा एक्रुयल आधारमा लेखाङ्कन गर्नु पर्दछ । कम्पनीको आय एक्रुयल आधारमा लेखाङ्कन गरिनु पर्दछ । प्राकृतिक व्यक्तिको रोजगारी एवं लगानीको आय नगद प्राप्तिको आधार (Cash Basis) मा लेखाङ्कन गरिन्छ भने सामान्यतया: व्यवसायको आय एक्रुयल आधारमा लेखाङ्कन गरिन्छ । तर, प्राकृतिक व्यक्तिको व्यवसायको आय भएमा नगदमा पनि लेखाङ्कन गर्न सकिन्छ ।

५.३ निर्धारणयोग्य आय:

ऐनको दफा ६ मा निम्नानुसारको आयलाई निर्धारणयोग्य मानिएको छ :-

यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको देहायका आयहरूलाई निर्धारणयोग्य आय मानिनेछ :-

- (क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि सो वर्षमा सो व्यक्तिको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय, र
- (ख) गैर-बासिन्दा व्यक्तिको सो वर्षमा आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय ।

तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४ वा दुबै दफा बमोजिम कर छुट दिइएको कुनै पनि आय समावेश हुने छैन ।

प्रत्येक आयका शीर्षकहरूमा समावेश गर्नुपर्ने आयलाई समावेश र कट्टा गर्नु पर्ने सवै खर्च घटाई गणना गरिएको आयबाट ऐनको दफा ११ को उपदफा (१) तथा (२) बमोजिम कृषि र सहकारी व्यवसायबाट प्राप्त आय र दफा ६४ को उपदफा (२) बमोजिम स्वीकृत अवकाश कोषमा कर छुट भएकोले त्यस्ता आय घटाउंदा बाँकी रहने रकम निर्धारणयोग्य आय हुन्छ । बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि सवै आय (Global Income) मा कर लाग्दछ भने गैर बासिन्दा व्यक्तिको नेपाल श्रोत भएको आयमा मात्र नेपालमा कर लाग्दछ । नेपाल श्रोत मानिने आय एवं अन्तर्राष्ट्रिय कर सम्बन्धी कानूनी व्यवस्था र तिनीहरूको अवस्था अनुसारको विस्तृत व्याख्या यस निर्देशिकाको परिच्छेद ३ तथा परिच्छेद १४ मा गरिएको छ ।

५.४ करयोग्य आय

करयोग्य आय भन्नाले व्यवसाय, रोजगारी तथा लगानीबाट गणना गरिएको निर्धारण योग्य आयको कूल जम्मा रकमबाट ऐनको दफा १२, १२क., १२ख. बमोजिमको चन्दा खर्च, सम्पदा संरक्षण र खेलकूदको विकासमा कम्पनीले गरेको खर्च एवं प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनःनिर्माण कोषमा योगदान गरेको खर्च वा दफा ६३ बमोजिमको अवकाश योगदान वा चारै दफा बमोजिम कुनै दावी योग्य रकम भए सो घटाई हुन आउने रकमलाई करयोग्य आय भनिन्छ ।

ऐनको दफा ५ बमोजिम करयोग्य आय र आयका शीर्षकहरूको वर्गीकरण निम्नानुसार गरिएको छ :-


५ कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरूको निर्धारणयोग्य आयको कूल जम्मा रकमबाट दफा १२, १२क., १२ख. वा ६३ वा चारै दफा बमोजिम कुनै दावी गरेको रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछ :-

- (क) व्यवसाय,
- (ख) रोजगारी,
- (ग) लगानी,
- (घ) आकस्मिक लाभ ।

करदाताको कर दायित्व गणना करयोग्य आयका आधारमा गरिन्छ । करदाताको करयोग्य आय गणना गर्दा निर्धारणयोग्य आयको कूल जम्मा रकमबाट ऐनको दफा १२, १२क, १२ख बमोजिमको चन्दा खर्च, सम्पदा संरक्षण र खेलकूदको विकासमा कम्पनीले गरेको खर्च एवं प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पूनर्निमाण कोषमा योगदान गरेको खर्च वा दफा ६३ बमोजिमको अवकाश योगदान वा चारै दफा बमोजिम कुनै दाबी गरेको रकम भए सो रकम घटाई करयोग्य आय गणना गर्नु पर्दछ ।

करयोग्य आय गणना सम्बन्धी व्यवस्था तलको तालिकामा खुलाईएको छ :-

बिबरण	व्यवसायको आय	रोजगारीको आय	लगानीको आय
कारोवार (Inclusions)	दफा ७ बमोजिम आयमा समावेश गर्नु पर्ने रकम (उपदफा ३ मा उल्लेख भएका रकम बाहेक)	दफा ८ बमोजिम आयमा समावेश गर्नु पर्ने रकम (उपदफा ३ मा उल्लेख भएका रकम बाहेक)	दफा ९ बमोजिम आयमा समावेश गर्नु पर्ने रकम (उपदफा ३ मा उल्लेख भएका रकम बाहेक)
कट्टी हुने रकम घटाउने:			
दफा १३ देखि २१ बमोजिम दाबी योग्य रकमहरू	कट्टी (Deduction) दाबी गर्न पाउने	लागू नहुने	कट्टी (Deduction) दाबी गर्न पाउने
दफा ५९(१क) बमोजिम जोखिम ब्यहोर्ने कोषमा सारेको रकमहरू	बैंकिङ व्यवसायमा कट्टी (Deduction) दाबी गर्न पाउने	लागू नहुने	लागू नहुने
दफा ६०(२)(ख)(३) बमोजिम दाबी योग्य रकमहरू	सामान्य बीमा व्यवसायमा कट्टी (Deduction) दाबी गर्न पाउने	लागू नहुने	लागू नहुने
दफा ७१(४) बमोजिमको बिदेशमा तिरेको कर	कर मिलान दाबी छोडेको अवस्थामा खर्च दाबी गर्न सक्ने	कर मिलान दाबी छोडेको अवस्थामा खर्च दाबी गर्न सक्ने	कर मिलान दाबी छोडेको अवस्थामा खर्च दाबी गर्न सक्ने
	आय	आय	आय
निर्धारणयोग्य आयमा समावेश नहुने रकम घटाउने:			

बिबरण	व्यवसायको आय	रोजगारीको आय	लगानीको आय
ऐनको दफा ११ बमोजिम छुट हुने रकमहरू	कर छुट हुने रकम आयबाट घटाउने	लागू नहुने	कर छुट हुने रकम आयबाट घटाउने
ऐनको दफा ६४ बमोजिम स्वीकृत अवकाश कोषको कर नलाग्ने आय	कर छुट हुने रकम आयबाट घटाउने	लागू नहुने	लागू नहुने
	निर्धारण योग्य आय	निर्धारण योग्य आय	निर्धारण योग्य आय
ऐनको दफा १२ बमोजिमको चन्दा रकम	घटाउन दाबी गर्न पाउने		
ऐनको दफा १२ क बमोजिम सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्च	कम्पनीले मात्र घटाउन दाबी गर्न पाउने		
ऐनको दफा १२ख बमोजिम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च	प्राकृतिक व्यक्ति तथा निकायले घटाउन दाबी गर्न पाउने		
ऐनको दफा ६३ बमोजिमको अवकाश योगदान रकम	प्राकृतिक व्यक्तिले मात्र घटाउन दाबी गर्न पाउने		
 <p>करयोग्य आय</p>			

प्राकृतिक व्यक्तिको व्यवसाय, रोजगारी तथा लगानीको शीर्षकबाट आय हुन सक्दछ भने प्राकृतिक व्यक्तिबाहेक अन्य व्यक्ति (निकाय) को व्यवसाय तथा लगानीको शीर्षकबाट आय हुन सक्दछ । कुनै व्यक्तिको एक भन्दा बढी आयका शीर्षकबाट आय भएको खण्डमा ती सबै आयका शीर्षकहरूको कूल निर्धारणयोग्य आय सो आय वर्षको सो करदाताको निर्धारणयोग्य आय हुन्छ । सो आय वर्षको करयोग्य आय गणना गर्न जुनसुकै श्रोतको निर्धारणयोग्य आयबाट कर छुट हुने संस्थालाई दिएको चन्दा, उपहार र अवकाश योगदान घटाउन पाईन्छ ।

५.५ करको गणना र करको दर :

५.५.१ ऐनको दफा ४ मा करको गणना गर्ने र त्यसरी गणना गरिएको रकममा लाग्ने करको दर सम्बन्धमा निम्नानुसारको व्यवस्था गरिएको छ :

(१) कुनै आय वर्षका लागि दफा ३ मा उल्लिखित कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको रकम सो दफाको खण्ड (क), (ख) र (ग) मा उल्लिखित कुनै एक वा एक भन्दा बढी व्यक्तिको हैसियतले सो व्यक्तिले दाखिला गर्नु पर्ने करको जम्मा रकम बराबर हुनेछ ।

ऐनको दफा ३ बमोजिम कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्तिले दाखिला गर्नु पर्ने कर, नेपालमा रहेको वैदेशिक स्थायी संस्थापनले विदेशमा पठाएको आयमा दाखिला गर्नु पर्ने कर तथा अन्तिमरूपमा कर कट्टी हुने भुक्तानीमा दाखिला गर्नु पर्ने कर सो व्यक्तिको कर दायित्व हुनेछ । यदि कुनै व्यक्तिको यस्तो कर सम्बन्धमा एक वा एक भन्दा बढी हैसियत भएको अवस्थामा यस्तो कूल रकम बराबर सो व्यक्तिले दाखिला गर्नु पर्ने कर हुनेछ ।

उदाहरण ५.५.१: मानौं, Global Life Insurance Company को शाखा कार्यालय नेपालमा सम्बन्धित निकायबाट ईजाजत लिई ब्यबसाय संचालन गरिरहेको गैर बासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापन हो । उक्त निकायले नेपालमा बीमा व्यवसायको करयोग्य आयमा दाखिला गर्नु पर्ने कर, उक्त निकायले अर्को कम्पनीको शेयर खरीद गरे वापत प्राप्त लाभांशमा कट्टी भएको कर रकम तथा सो निकायले मुनाफा आफ्नो Parent Company लाई पठाएको खण्डमा त्यस्तो विदेशमा पठाएको आयमा अनुसूची-१ को दफा २ को उपदफा (६) बमोजिम दाखिला गर्नु पर्ने कर सो निकायको फरक फरक हैसियतले दाखिला गर्नु पर्ने जम्मा कर रकम हुनेछ ।

(२) दफा ३ को खण्ड (क) बमोजिमको कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको गणना गर्दा सो आय वर्षका लागि सो व्यक्तिको करयोग्य आयमा अनुसूची-१ मा उल्लिखित सम्बन्धित दरहरू लगाई गणना गर्नु पर्नेछ । यसरी करको गणना गर्दा दफा ५१ वा ७१ वा दुबै दफा बमोजिम सो व्यक्तिले दाबी गरेको कुनै कर मिलान गर्न पाउने रकम कटाई गणना गर्नु पर्नेछ ।

प्राकृतिक व्यक्तिले दाखिला गर्नु पर्ने कर रकमबाट सो व्यक्तिले ऐनको दफा ५१ बमोजिम दाबी योग्य औषधी उपचार वापत कर मिलान (Medical Tax Credit) वा ऐनको दफा ७१ बमोजिम दाबी योग्य वैदेशिक कर मिलान (Foreign Tax Credit) वा दुवै रकम कर मिलान गरी कर दायित्वबाट घटाउन सक्नेछ ।

उपर्युक्त अवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ :-

उदाहरण ५.५.२: मानौं, संकल्प थापा भन्ने बासिन्दा व्यक्तिको आ.व. २०७०।७१ मा विदेश श्रोत भएको रोजगारी आय रु. ३,५०,००० रहेछ र निजले सो आयको श्रोत भएकै मुलुकमा रु ३५,००० आयकरसमेत तिरेका रहेछन्। निजले सो वर्ष औषधी उपचार वापत रु. ५,००० खर्च गरेका रहेछन्। यदि निज एकल व्यक्ति रहेको अवस्थामा निजको सो आय वर्षको करको दायित्वको गणना निम्नानुसार गर्नुपर्दछ।

निर्धारण योग्य विदेशी श्रोत भएको आय	३५०,०००.००
छुट रकम	-
करयोग्य आय	३५०,०००.००
करको गणना	
रु.२००,००० मा १% ले	२,०००.००
रु. १००,००० मा १५% ले	१५,०००.००
बाँकी रु. ५०,००० मा २५% ले	१२,५००.००
जम्मा कर दायित्व	२९,५००.००
विदेशी कर मिलान गर्नु अगाडि दाखिला गर्नु पर्ने करको रकम	२९,५००.००
नेपालको करको औसत दर	८.४३%
(विदेशी कर मिलान गर्नु अगाडि दाखिला गर्नु पर्ने करको रकम/करयोग्य आय)	
दाबी योग्य बैदेशिक कर मिलान रकम	२९,५००.००
(नेपालको करको औसत दर x निर्धारणयोग्य विदेशी आय)	
विदेशमा तिरेको कर	३५,०००.००
आगामी वर्ष सारी दाबी गर्न मिलने रकम	
(दावी गर्न बाँकी विदेशमा तिरेको कर)	५,५००.००
जम्मा कर दायित्वमा विदेशमा तिरेको कर मिलान गर्दा कर दायित्व बाँकी नरहेकोले यस वर्ष गरेको औषधी उपचार खर्चको कर मिलान यस वर्ष मिलान हुन नसकेको मानि आगामी वर्ष सारी दाबी गर्न पाइनेछ।	

- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरू पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले दाखिला गर्नु पर्ने कर त्यस्ता बासिन्दा प्राकृतिक व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तानीबाट दफा ८७ बमोजिम कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछ :-

- (क) सो आय वर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आयमात्र समावेश भएको,
- (ख) सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटामात्र रोजगारदाता भएको, र
- (ग) रोजगारदाताले भुक्तानी गरेको औषधी उपचार खर्च वापतको कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दावी गरेको तथा दफा १२ बमोजिम चन्दा वापत खर्च घटाउन दावी नगरेको ।

यस्तो अवस्थामा सो व्यक्तिले दाखिला गर्नु पर्ने कर त्यस्ता व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तानीबाट ऐनको दफा ८७ बमोजिम श्रोतमा कर कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछ ।

ऐनको दफा ४(३) अनुसार एक पटकमा एउटा मात्र रोजगारदाता भएको र रोजगारदाताले भुक्तानी गरेको औषधी उपचार खर्च वापत कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दावी गरेको तथा चन्दा वापत खर्च घटाउन दावी नगरेको अवस्थामा निजले तिरेको र तिर्नु पर्ने रोजगारी आयको कर ऐनको दफा ८७ अनुसार कट्टी गरेको भएमा निजले आय विवरण भर्न नपर्ने हुन्छ । आय वर्षको बीचमा रोजगारदाता परिवर्तन भएका रोजगारदाताले यस्तो सुविधा प्राप्त गर्न पहिलो रोजगारदाताबाट प्राप्त गरेको भुक्तानी, सो भुक्तानीमा कट्टी भएको करसमेत खुलेको कर कट्टीको प्रमाणपत्र दोश्रो रोजगारदाता समक्ष पेश गरेको हुनु पर्दछ । दोश्रो रोजगारदाताले पनि पहिलो रोजगारदाताले गरेको भुक्तानी र सो भुक्तानीमा गरेको कर कट्टी समायोजन गरी आफूले गरेको भुक्तानीमा कर गणना गरी दफा ८७ बमोजिम भुक्तानीमा कर कट्टी गरेको हुनु पर्दछ । एकै पटकमा एकभन्दा बढी रोजगारदाता भएको अवस्थामा भने निजले आय विवरण पेश गर्नुपर्दछ ।

उदाहरण ५.५.३ : मानौं, हरिश माथेमा भन्ने एक जना कर्मचारी आ.व. २०७०।७१ मा ने.वै.लि. मा कार्यरत रहेछन् । निजको ने.वै.लि. बाहेक अन्यत्र रोजगारी लगायत अन्य कुनै आय रहेनछ । निजले सो आ.व. मा ने.वै.लि. बाट रु. ५,००,००० तलब तथा भत्ता प्राप्त गरेका रहेछन् । ने.वै.लि. ले सो वर्ष निजको लागि ने.वै.लि. अवकाश कोषमा रु. ८०,००० जम्मा गरिदिएको तथा निजको तलबबाट कटाई संस्थाले नै नागरिक लगानी कोषमा रु. २०,००० जम्मा गरिदिएको रहेछ । निजले अवकाश कोषमा जम्मा गरेको योगदान वापतको रकम घटाउन दावी गरेको तर निजले चन्दा खर्च तथा औषधी उपचार वापत कर मिलानको लागि दावी नगरेको खण्डमा निजले आय विवरण पेश गर्नु पर्दैन । यस अवस्थामा पारिश्रमिक भुक्तान गर्दा ऐनको दफा ८७ अनुसार ने.वै.लि. ले कट्टा गरेको कर रकम नै निजको कर दायित्व हुन्छ ।

- (४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरू पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा दाखिला गर्नु पर्ने कर अनुसूची-१ को दफा १ को उपदफा (७) मा उल्लिखित रकम बराबर हुनेछ ।

- (क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,
- (क१) औषधी उपचार खर्च वापत दफा ५१ बमोजिम तथा अग्रिम कर कट्टी वापत दफा ९३ बमोजिम कर मिलान गर्न दावी नगरेको,
- (ख) व्यवसायबाट प्राप्त आय दुई लाख रुपैयाँ र व्यवसायको कारोवार बीस लाख रुपैयाँभन्दा बढी नभएको, र,
- (ग) सो व्यक्तिले सो आय वर्षमा यो व्यवस्था लागू हुने गरी छनौट गरेको
- (घ) मूल्य अभिवृद्धि करमा दर्ता नभएको ।

निश्चित सीमासम्मको कारोवार गर्ने करदातालाई कर दाखिला सरलीकृत गरी पूर्वानुमानित (Presumptive) रूपमा आयकर दायित्व यकीन गरी कर दाखिलालाई सहज बनाउनु यस उपदफाको उद्देश्य रहेको छ । यो व्यवस्था वासिन्दा प्राकृतिक व्यक्तिको नेपालमा स्रोत भएको आयमात्र भएमा लागू हुन्छ । साथै, यो व्यवस्था लागू हुन वार्षिक कारोवार बीस लाख रुपैयाँ र आय दुई लाख रुपैयाँभन्दा बढी हुनु हुँदैन । यो व्यवस्था लागू गरी पाउन करदाताले छनौट गर्नु पर्ने हुन्छ । यस प्रयोजनको निमित्त अनुसूची-१ को दफा १ को उपदफा (७) मा करको दायित्व निम्नानुसार हुने व्यवस्था रहेको छ ।

- (क) महानगरपालिका वा उप-महानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा पाँच हजार रुपैयाँ,
- (ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार पाँच सय रुपैयाँ,
- (ग) अन्य कुनै स्थानमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार पाँच सय रुपैयाँ ।

ऐनको उक्त व्यवस्था बमोजिम पूर्वानुमानित आयकर दाखिला गर्ने व्यक्तिले भुक्तानी प्राप्त गर्दा ऐनको दफा ८८ वा ८९ बमोजिम स्रोतमा कर कट्टी भएको कर रकम वा Medical Tax Credit आफ्नो कर दायित्वसँग मिलान गर्न सक्ने छैन ।

उदाहरण ५.५.४: मानौं, मिण्टु जोनाथन भन्ने व्यक्तिको जेनीथ उद्योग नामको एकलौटी व्यवसाय (Proprietary Firm) काठमाडौंको बानेश्वरमा रहेछ । उक्त उद्योगले आ.ब. २०७१।७२ मा रु. १४ लाखको बिक्री गरेको रहेछ । उक्त उद्योगले सो वर्ष रु.१,४२,००० आय आर्जन गरेको रहेछ । उक्त आयमा सो उद्योगले बैंकबाट रु. १०,००० को १५ प्रतिशतले हुने रु. १,५०० कर कट्टा गरी प्राप्त गरेको व्याज रु. ८,५०० समेत समावेश रहेछ । सो वर्ष निजले औषधी उपचारमा रु. ६,००० खर्च समेत गरेका रहेछन् । निज मिण्टु जोनाथनले ऐनको दफा ४ को व्यवस्था लागू हुने गरी छनौट गरेका रहेछन् भने निजको करको दायित्व अनुसूची-१ को दफा १ को उपदफा (७) बमोजिम रु ५,००० हुनेछ । तर, सो उद्योगको निक्षेपको व्याज आम्दानीबाट कट्टा भई दाखिला भएको अग्रिम कर रु. १,५०० निजले आफ्नो कर दायित्वसँग मिलान गर्न पाउने छैनन् तथा निजले औषधी उपचारमा खर्च गरेको भए पनि सो वापत ऐनको दफा ५१ बमोजिम कट्टी गर्न पाउने कर आफ्नो कर दायित्वसँग मिलान गर्न पाउने छैनन् ।

(४क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्था पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको वासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा कारोवारको आधारमा दाखिला गर्नु पर्ने कर अनुसूची -१ को दफा १ को उपदफा (१७) मा तोकिएको दर अनुसार गणना गरिएको रकम बराबर हुनेछ :-

- (क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा श्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,
- (ख) दफा ५१ बमोजिम औषधी उपचार खर्च वापत कर मिलान गर्न दावी नगरेको,
- (ग) दफा ९३ बमोजिम अग्रिम कर कट्टी दावी नगरेको,
- (घ) व्यवसायको कारोवार वार्षिक बीस लाख रुपैयाँभन्दा बढी र पचास लाख रुपैयाँभन्दा घटी भएको,
- (ङ) मूल्य अभिवृद्धि करमा दर्ता नभएको, र
- (च) चिकित्सक, इञ्जिनियर, लेखापरीक्षक, कानून व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवाबापतको आय नभएको ।

उपर्युक्त बमोजिम कारोवार रकममा निम्न बमोजिमको दरले कर लाग्ने व्यवस्था ऐनको अनुसूची १ को दफा १ को उपदफा १७ मा रहेको छ ।

- (क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई कारोवार रकमको शुन्य दशमलब पच्चीस प्रतिशत
 - (ख) खण्ड (क) मा उल्लिखित व्यवसाय वाहेकको व्यवसाय गर्ने व्यक्तिको कारोवार रकमको शुन्य दशमलब पचहत्तर प्रतिशत
 - (ग) सेवा व्यवसाय गर्ने व्यक्तिको कारोवार रकमको दुई प्रतिशत ।
- (५) दफा ३ को खण्ड (ख) बमोजिमको विदेशी स्थायी संस्थापनले दाखिला गर्नु पर्ने करको गणना गर्दा त्यस्तो संस्थापनले सो आय वर्षमा विदेश पठाएको आयमा अनुसूची-१ को दफा २ को उपदफा (६) मा उल्लिखित दर लगाई गणना गर्नु पर्नेछ ।

विदेशी स्थायी संस्थापनलाई वासिन्दा व्यक्तिसरह कर लगाइन्छ र विदेशमा पठाएको आयलाई लाभांश सरह मानिन्छ । नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा अनुसूची १ को दफा २ को उपदफा (६) मा उल्लेख गरे अनुसारको पाँच प्रतिशतका दरले कर लाग्दछ ।

उदाहरण ५.५.५ : मानौं, Global Life Insurance Company को शाखा कार्यालय सम्बन्धित निकायबाट ईजाजत लिई नेपालमा व्यवसाय संचालन गरिरहेको गैर बासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापन रहेछ। उक्त निकायले आर्थिक वर्ष २०७०।७१ मा नेपालमा लगानी बीमा व्यवसायबाट रु. तीन करोड पचास लाख आय आर्जन गरेको रहेछ। सो वर्ष रु. दुई करोड आफ्नो Parent Company लाई पठाएको रहेछ। यसरी विदेशमा पठाएको आयमा अनुसूची-१ को दफा २ को उपदफा (६) बमोजिम ५ प्रतिशतले हुन आउने रकम रु. १० लाख कर दाखिला गर्नु पर्नेछ।

(६) दफा ३ को खण्ड (ग) बमोजिमको व्यक्तिले दाखिला गर्नु पर्ने कर सो व्यक्तिले सो आय वर्षमा प्राप्त गरेको अन्तिमरूपमा कर कट्टी हुने प्रत्येक भुक्तानीको रकममा दफा ८७, ८८, ८८क, र ८९ मा उल्लिखित दर लगाई गणना गरिएको जम्मा रकम बराबर हुनेछ।

ऐनको दफा ९२ मा उल्लेख गरिएको अन्तिमरूपमा कर कट्टी हुने भुक्तानीलाई आयमा समावेश गर्नु नपर्ने भएको कारण त्यस्ता भुक्तानीमा ऐनको दफा ८७, ८८, ८८क, र ८९ मा तोकिएको करको दर लगाई गणना गरिएको जम्मा रकमलाई कर दायित्व मानिन्छ। भुक्तानीमा गरिनु पर्ने कर कट्टी तथा अन्तिम कर कट्टी हुने भुक्तानी सम्बन्धी प्रावधान यसै निर्देशिकाको परिच्छेद १६ मा विस्तृत रूपमा ब्याख्या गरिएको छ।

५.५.२ व्यक्तिको करको दायित्व गणना गर्दा करयोग्य आयबाट ऐनको अनुसूची-१ को दफा १ वा दफा २ मा उल्लिखित व्यवस्था एवं दर प्रयोग गरी गर्नु पर्दछ। यसको ब्यहोरा तल उल्लिखित तालिकामा खुलाईएको छ :-

प्राकृतिक व्यक्तिका लागि

	दफा ५	करयोग्य आय
करको दर	अनुसूची १ को दफा १	
करयोग्य आयबाट घटाउने		
	उपदफा (१)	व्यक्तिगत सीमा (एकलौटी फर्म भएमा समेत)
	उपदफा (२)	दम्पति वा आश्रित भएको विधुर विधवा सीमा (एकलौटी फर्म भएमा समेत)
	उपदफा (५)	दुर्गम भत्ता
	उपदफा (६)	वैदेशिक भत्ता
	उपदफा (९)	निवृत्तिभरण सीमा
	उपदफा (१०)	अपांगता सीमा
	उपदफा (१२)	जीवन बीमा

	दफा ५	करयोग्य आय
	उपदफा (१६)	स्वास्थ्य बीमा
अनुसूची १ को दर		बाँकी करयोग्य आयमा
घटाउने	उपदफा (११)	महिला रोजगार कर मिलान
	दफा ५१	औषधोपचार कर मिलान
	दफा ७१	बैदेशिक कर मिलान
कर दायित्व		
निकायका लागि		
करयोग्य आय	दफा ५	
करको दर	अनुसूची १ को दफा २	
घटाउने		
	दफा ७१	बैदेशिक कर मिलान
करको दायित्व		

नोट: तिर्न पर्ने बाँकी करमा निम्न कर मिलान गर्न पाइन्छ :

१. गत वर्षसम्ममा भुक्तान गरेको करमध्ये बाँकी रहेको कर रकम,
 २. अन्तिमरूपमा कर कट्टी हुने भुक्तानीबाहेक अन्य भुक्तानीमा कट्टा भएको कर रकम,
 ३. भुक्तानीमा कट्टा नभएको तर भुक्तानीकर्ताले जम्मा गरिदिएको कर,
 ४. किस्तावन्दिमा तिरेको कर,
 ५. संशय कर निर्धारण भई तिरेको कर (आंशिक आय वर्षको),
- करको दर एवं सो दर लागू हुने सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद २३ मा बिस्तृत वर्णन गरिएको छ ।

परिच्छेद ६

आयमा समावेश हुने रकमहरू (Inclusions)

६.१ आयकर ऐन, २०५८ मा व्यक्तिको करयोग्य आयमा कर लगाउने व्यवस्था रहेको छ। यो ऐनले आयका शीर्षक एवं आयमा समावेश हुने रकमहरूका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ। आय आर्जनका क्रियाकलापलाई रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभका आय गरी चार भागमा विभाजन गरिएको छ। जसलाई यस ऐनको परिच्छेद ३ को दफा ७, ८ र ९ मा विस्तृत रूपमा वर्णन गरिएको छ। यसरी आयमा समावेश हुने रकमका व्यवस्थालाई प्रकाश पार्नु यस परिच्छेदको उद्देश्य रहेको छ।

६.२ व्यवसायबाट भएको आयमा समावेश हुने रकमहरू

६.२.१ ऐनको दफा ७ को उपदफा (१) मा व्यवसायबाट भएको आयको गणनाको सम्बन्धमा निम्नानुसार को व्यवस्था रहेको छ :

७(१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसाय संचालनबाट भएको मुनाफा र लाभहरू सो व्यक्तिको सो व्यवसायको सो वर्षको आय हुनेछ।

आयकर ऐन २०५८ को दफा २ (क ज) अनुसार व्यवसायलाई “कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यवसायिक कारोवार सम्भन्नु पर्छ र सो शब्दले यस्तै प्रकारका विगत, वर्तमान वा भावी व्यवसायहरूलाई समेत जनाउँछ। तर यस शब्दले रोजगारीलाई जनाउने छैन।” भनी परिभाषित गरिएको छ।

यस्ता कुनै व्यवसाय संचालनबाट प्राप्त भएको आम्दानीबाट खर्च घटाई बाँकी रहने मुनाफा र अन्य सम्पत्तिको निःसर्गबाट भएको लाभको कूल रकमलाई व्यवसायको आय मानिएको छ।

६.२.२ व्यवसायको आयमा समावेश हुने रकमहरू

कुनै पनि व्यक्तिको व्यवसायको आय अर्थात् मुनाफा र लाभको गणना गर्दा ऐनको दफा ७ को उपदफा (२) मा उल्लिखित निम्नानुसार रकमहरू समावेश गरी गर्नु पर्दछ :

७(२) कुनै व्यक्तिको कुनै आय वर्षमा व्यवसाय संचालनबाट भएको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षभित्र प्राप्त गरेको देहायका रकमहरू समावेश गरी गणना गर्नु पर्नेछ :-

७(२)(क) सेवा शुल्क,

सेवा शुल्क भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवाबाट निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्भन्नु पर्छ र सो शब्दले कमिशन, बैठक भत्ता, व्यवस्थापन शुल्क (Management Fee) वा प्राविधिक सेवा शुल्क (Technical Service Fee) लाई समेत जनाउँछ। उदाहरणको लागि, परामर्शदाता लाई निजले सेवा उपलब्ध गराएवापत दिईने भुक्तानी

(Consultancy Fee), लेखापरीक्षण सेवा उपलब्ध गराएवापत लेखापरीक्षकलाई दिईने पारिश्रमिक, तर कर्मचारी आन्तरिक लेखापरीक्षक भए निजलाई दिईने पारिश्रमिक भने तलब अन्तर्गत पर्दछ । त्यस्तै बिक्री प्रबन्धको लागि नियुक्त एजेण्ट (Sales Agent) लाई दिईने कमिशन सेवा शुल्क हुन्छ भने बिक्रीको लक्ष हासिल गरे बापत तोकिएका कर्मचारीलाई उपलब्ध हुने कमिशन भने तलब अन्तर्गत पर्दछ ।

ऐनको दफा २ को खण्ड (क म) मा सेवा शुल्कलाई निम्नानुसार परिभाषित गरिएको छ : “सेवा शुल्क” भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवाबापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्भन्धु पर्छ र सो शब्दले कमिशन, बैठक भत्ता, व्यवस्थापन शुल्क वा प्राविधिक सेवा शुल्कलाई समेत जनाउँछ ।

७(२)(ख) व्यापारिक मौज्जातको निःसर्गबाट प्राप्त रकम,

व्यापारिक मौज्जातको बिक्री वा अन्य कुनै किसिमले भएको निःसर्गबाट प्राप्त रकमलाई व्यवसायको आय गणना गर्दा समावेश गर्नु पर्दछ । यहाँ व्यापारिक मौज्जात भन्नाले बिक्री योग्य बस्तुलाई लिईएको छ । कुनै पनि व्यवसायको मुख्य कारोवारबाट प्राप्त हुने रकमलाई व्यापारिक मौज्जातको निःसर्गबाट प्राप्त गरिने रकम मानि गणना गर्नु पर्दछ । व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष (जस्तै: Packing Material) रूपमा बिक्रीको प्रयोजनको लागि राखिएका सम्पत्तिहरूलाई व्यापारिक मौज्जात भनिन्छ । त्यसैगरी उत्पादनको क्रममा रहेको कार्य प्रगति (Work-in progress) लाई पनि व्यापारिक मौज्जात भनिन्छ । व्यक्तिको व्यवसायको आधारमा यस्तो बस्तुको उदाहरण फरक फरक हुन सक्दछ । जस्तै: फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्जात हुन्छ भने अन्य व्यक्तिको लागि भने सो ह्रासयोग्य सम्पत्ति मानिन्छ । ऐनको दफा २ को खण्ड (क ज) मा व्यापारिक मौज्जातलाई निम्नानुसार परिभाषित गरिएको छ :

“व्यापारिक मौज्जात” भन्नाले कुनै व्यक्तिको स्वामित्वमा रहेको निजद्वारा संचालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति र सम्पत्तिमा समाविष्ट हुने सामग्रीहरूको मौज्जात सम्भन्धु पर्छ ।

तर यस शब्दले विदेशी मुद्रामा रहेको सम्पत्तिलाई जनाउने छैन ।

७(२)(ग) परिच्छेद-८ बमोजिम गणना गरिएको कुनै व्यक्तिको व्यवसायिक सम्पत्ति वा व्यवसायिक दायित्वको निःसर्गबाट प्राप्त खूद लाभ,

माथि खण्ड (क) मा उल्लिखित सेवा शुल्क र खण्ड (ख) मा उल्लिखित व्यापारिक मौज्जातको निःसर्गबाट प्राप्त रकमसमेत भुक्तानी पाएको वा भुक्तानी पाएको मानिने पूरै रकम (Gross Receipt) आयमा समावेश गर्नु पर्दछ भने खण्ड (ग) बमोजिम भुक्तानी भएको पूरै रकम आयमा समावेश नगरी ऐनको परिच्छेद ८ बमोजिम खूद लाभ वा नाफा गणना गरी खूद लाभ भएको रकम मात्र आयमा समावेश गर्नु पर्दछ ।

व्यवसायिक सम्पत्ति र दायित्वको निःसर्ग (Disposal) बाट हुने लाभ गणना यस ऐनको परिच्छेद-८ अनुसार गरिन्छ । सम्पत्तिको हकमा बिक्री वा किस्ताबन्दीमा बिक्री गरी, अन्य सम्पत्ति वा दायित्वमा

गाभिई, नासिई, हराई, अंशबण्डा वा हक हस्तान्तरण गरी, साटासाट गरी वा कुनै तवरबाट आफ्नो स्वामित्व हट्ने माध्यमलाई सम्पत्तिको निःसर्ग (Disposal) मानिन्छ। त्यस्तै, दायित्वको हकमा दायित्व भुक्तान गरी, दायित्वबाट मुक्त भई, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, दायित्व रद्द भई वा कुनै पनि माध्यमबाट दायित्व मुक्त भएको खण्डमा दायित्वको निःसर्ग मानिन्छ। सम्पत्ति तथा दायित्वको निःसर्गका सम्बन्धमा थप व्याख्या यसै निर्देशिकाको परिच्छेद २२ मा गरिएको छ। उक्त परिच्छेद अनुसार गणना गरिएको खूद लाभ (Net Gain) लाई व्यवसायिक आय मानिने हुँदा यस दफा अनुसार व्यवसायको आय गणना गर्दा समावेश गर्नु पर्दछ। व्यवसायिक सम्पत्तिमा व्यापारिक मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिबाहेक अन्य सम्पत्ति जस्तै :- शेयर, जग्गा, लिनु पर्ने रकम, पेशकी हिसाब, नगद तथा बैंक मौज्जात आदि पर्दछन्। ऐनको दफा २ को खण्ड (क ट) मा व्यवसायिक सम्पत्तिलाई निम्नानुसार परिभाषित गरिएको छ : “व्यवसायिक सम्पत्ति” भन्नाले कुनै व्यवसायमा प्रयोग गरिएको कुनै सम्पत्ति सम्भन्नु पर्छ।

तर यस शब्दले व्यापारिक मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिलाई जनाउने छैन।

यसै निर्देशिकाको परिच्छेद २ मा व्यवसायिक सम्पत्तिबारे थप व्याख्या गरिएको छ।

७(२)(घ) व्यवसायको ह्रासयोग्य सम्पत्तिको निःसर्गबाट अनुसूची-२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम प्राप्त गरेको मानिने रकम,

समय एवं उपभोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिलाई ह्रास योग्य सम्पत्ति मानिन्छ। व्यक्तिको व्यवसायको प्रकृतिको आधारमा यस्तो वस्तुको उदाहरण फरक फरक हुन सक्दछ। जस्तै: फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्जात हुन्छ भने अन्य व्यवसाय वा लगानीमा त्यसको प्रयोग भएको छ भने सो ह्रासयोग्य सम्पत्ति मानिन्छ। सामान्यतया: समय एवं उपभोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिको उपभोग गरी आय आर्जन गर्ने कार्य भएको छ भने त्यस्तो सम्पत्तिलाई ह्रासयोग्य सम्पत्ति भनिन्छ। ऐनको दफा २ को खण्ड (क र) मा ह्रासयोग्य सम्पत्तिलाई निम्नानुसार परिभाषित गरिएको छ :

“ह्रासयोग्य सम्पत्ति” भन्नाले कुनै व्यवसाय वा लगानीमा आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट, पुरानो हुँदै गएको वा समय व्यतित हुँदै गएको कारणबाट मूल्यमा ह्रास हुने सम्पत्ति सम्भन्नु पर्छ।

तर यस शब्दले व्यापारिक मौज्जातलाई जनाउने छैन।

ह्रासयोग्य सम्पत्तिको कुनै पनि वर्ग (Pool) मा रहेका सम्पूर्ण सम्पत्तिको ह्रासको आधार (ह्रास खर्च कट्टी गर्नु पूर्वको रकम) रकमलाई सोही वर्गको कुनै सम्पत्ति बिक्री वा निःसर्गबाट प्राप्त रकमबाट घटाउँदा सम्पत्तिको निःसर्गबाट प्राप्त रकमभन्दा उक्त वर्गको सम्पूर्ण सम्पत्तिको ह्रास आधार रकम कम भएमा बढी भएजतिको रकमलाई यस दफा अन्तर्गत लाभ मानि आय गणना गर्नु पर्दछ। जुन तल उल्लेख गरिएको उदाहरणहरूबाट प्रष्ट हुन्छ :

उदाहरण ६.२.१ : मानौं, ABC कम्पनीको आ.व. २०६५।६६ को लागि ह्रासकट्टी गर्नु पूर्व “ख” वर्गमा पर्ने निम्नानुसारका सम्पत्तिहरू रहेछन् :

वर्ग ख मा वर्षको शुरुमा फर्निचर र कम्प्यूटर गरी सो वर्षको शुरुको ह्रास आधार रु. ९००,०००।- रहेकोमा फर्निचर बिक्री रु. १,०००,०००।- भएमा मुनाफा र लाभमा समावेश हुने रकम निम्नानुसार रु.१००,०००।- हुन्छ ।

“ख” वर्गको सम्पूर्ण सम्पत्तिको ह्रास आधार (अ)	रु. ९,००,०००।-
“ख” वर्गमा पर्ने सम्पत्ति मध्ये फर्निचरको निःसर्गबाट प्राप्त (आ)	रु. १०,००,०००।-
लाभ (आ-अ) :	रु. १,००,०००।-

उदाहरण ६.२.२ : मानौं, माथि उदाहरण ६.२.१ मा उल्लेख गरिएको उदाहरणमा फर्निचर रु. ८,००,०००।- मा मात्रै बिक्री भएको अवस्थामा भने “ख” वर्गको सम्पत्तिको ह्रास आधार रु. १,००,०००।- मात्रै हुन्छ र सोही अनुसार ह्रास खर्च दावी गरिन्छ ।

ख वर्गको सम्पूर्ण सम्पत्तिको ह्रास आधार	९,००,०००।-
ख वर्गमा पर्ने सम्पत्ति मध्ये फर्निचरको निःसर्गबाट प्राप्त रकम	८,००,०००।-
ह्रासयोग्य आधार :	१,००,०००।-

फर्निचरको निःसर्गबाट कुनै नाफा भएमा करदाताको वित्तीय विवरणको नाफा नोक्सानी (Financial Accounting) हिसाबमा नाफामा समावेश गरिए तापनि आयकर प्रयोजनको लागि भने समूहगत आधारमा लाभ गणना गर्नु पर्ने हुन्छ । सम्पत्तिगत आधारमा भएको लाभलाई आयमा समावेश गर्नु पर्दैन । कुनै सम्पत्तिको समूहमा रहेका सबै सम्पत्ति निःसर्ग भएको अवस्थामा मात्र आयकर प्रयोजनका लागि लाभ वा नोक्सानीको गणना गरी आय विवरणमा आय वा खर्चको रूपमा समावेश गर्नु पर्दछ ।

उदाहरण ६.२.३: माथि उल्लेख गरिएको उदाहरण नं. ६.२.१ मा उल्लेख भएको “ख” वर्गमा रहेका फर्निचर तथा कम्प्यूटर सामान सम्पूर्णनै बिक्री भएको अवस्थामा उक्त वर्ग विघटन भएको मानिन्छ । मानौं, फर्निचर रु. १०,००,०००।- मा र कम्प्यूटर रु. ५,००,०००।- गरी जम्मा रु. १५,००,०००।- मा बिक्री भएको अवस्थामा उक्त समूहको विघटनको लाभ वा नोक्सान गणना निम्नानुसार गरिन्छ ।

सम्पत्ति समूह “ख” को निःसर्गबाट प्राप्त रकम	१५,००,०००।-
सम्पत्ति समूह “ख” को ह्रासकट्टी आधार	९,००,०००।-
सम्पत्ति समूह “ख” को विघटनबाट भएको लाभ :	६,००,०००।-

यसरी समूहको विघटनबाट भएको लाभलाई आय गणना गर्दा आयमा समावेश गर्नुपर्दछ ।

उदाहरण ६.२.४ : माथि उदाहरण नं. ६.२.१ मा उल्लेख गरिए अनुसार कम्प्यूटर विग्रेर काम नलाग्ने भयो वा उक्त कम्प्यूटर चोरी भयो । त्यस्तो अवस्थामा ऐनको दफा ४० बमोजिम निःसर्ग भएको मानिन्छ र निम्नानुसार गणना गरिन्छ ।

ह्रास आधार	९,००,०००।-
निःसर्गबाट प्राप्त रकम	०।-
बाँकी ह्रास आधार	९,००,०००।-

उल्लिखित उदाहरणमा सम्पूर्ण “ख” वर्गको सम्पत्ति वर्ग विघटन नभएको हुँदा आगामी आय वर्षमा सोही बाँकी ह्रास आधार बमोजिम ह्रास खर्च दावी गर्नुपर्दछ ।

७(२)(ड) व्यवसायका सम्बन्धमा कुनै व्यक्तिबाट प्राप्त गरेको उपहार,

व्यवसायका क्रममा कुनै व्यक्तिबाट प्राप्त गरेका उपहार छन् भने सो उपहारलाई पनि व्यवसायको आयमा समावेश गर्नु पर्दछ । उक्त अवस्था तलको उदाहरणमा खुलाईएको छ :

उदाहरण ६.२.५: मानौं, दिवाकर भन्ने व्यक्ति कुनै टि.भि. कम्पनीको डिलर रहेछन् । आ.ब. २०६५।६६ मा सो टि.भि. कम्पनीले तोकेको लक्ष हासिल गर्न सकेकोले निजलाई सो कम्पनीले रु. ५०,००० मूल्य पर्ने Music System उपहार उपलब्ध गराएको रहेछ । यसरी प्राप्त भएको थप प्रतिफललाई व्यवसायका सम्बन्धमा प्राप्त भएको उपहार मानिन्छ र त्यस्तो उपहारलाई व्यवसायको आयमा समावेश गर्नु पर्दछ ।

ऐनको दफा २ को खण्ड (ज) मा उपहारलाई निम्नानुसार परिभाषित गरिएको छ : “उपहार” भन्नाले कुनै प्रतिफल विनाको भुक्तानी वा प्रतिफल सहितको भुक्तानी भएमा प्रतिफलको बजार मूल्य भन्दा भुक्तानीको बजार मूल्य बढी भएमा बढी भएको हदसम्मको भुक्तानी सम्भन्नु पर्छ ।

७(२)(च) व्यवसाय संचालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरेको रकम, व्यवसाय संचालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकारका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट पारिएको छ :

उदाहरण ६.२.६: मानौं, नेपाल रसबेरी फ्याक्ट्री र जुसबेरी कं. प्रा.लि. बीचमा कमलादी क्षेत्रमा रसबेरीले आफ्नो उत्पादन बिक्री नगरे वापत जुसबेरीले मासिक रु. १ लाख दिने भन्ने सम्झौता (Contract) भएको रहेछ भने यस अवस्थामा रसबेरीले उक्त प्रतिबन्ध स्वीकार गरे वापत प्राप्त रु. १ लाख आफ्नो आयमा समावेश गर्नु पर्दछ ।

७(२)(छ) कुनै व्यक्तिले प्राप्त गरेको रकम लगानीबाट हुने आयमा समावेश हुने प्रकृतिको भए तापनि त्यस्तो व्यक्तिले आफ्नो व्यवसायसँग प्रत्यक्षरूपमा सम्बन्धित भई प्राप्त गरेको रकम,
र

केहि अपवाद बाहेक कम्पनीको कारोवार व्यवसायिक कारोवार मात्र हुन्छ । अर्थात कम्पनीको लगानी वा रोजगारीको आय नभई व्यवसायको आयमात्र रहने हुन्छ । यसै सन्दर्भमा कारोवार लगानी जस्तो भए तापनि कम्पनीको लागि त्यस्तो कारोवार व्यवसायिक कारोवारको दायरामा नै आउछ । जस्तै: बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानीबाट प्राप्त गरेको व्याज आयलाई यस दफा अन्तर्गत आय गणना गर्ने प्रयोजनको लागि यसै खण्ड अन्तर्गत समावेश गर्नु पर्दछ । वास्तवमा कर्जा लगानीबाट भएको आय सामान्यतया लगानीबाट गरिएको आर्जन भए तापनि व्यवसायको मुख्य कारोवार नै कर्जा लगानी भएको हुँदा यसै खण्डमा व्याज आय समावेश गरी विवरण भर्नु पर्दछ ।

७(२)(ज) परिच्छेद-६ वा ७ वा दफा ५६ वा ६० बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।

ऐनको परिच्छेद-६ मा उल्लेख भए बमोजिम कर प्रयोजनको लागि कुनै व्यक्तिको लेखाङ्कन तरिका विभागबाट स्वीकृति लिई परिवर्तन गरेको खण्डमा वा सोही परिच्छेदका अन्य दफामा भएको व्यवस्थाको कारणबाट लेखाङ्कन तरिका परिवर्तन भएमा परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरूमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ । उक्त ब्यहोरा तलको उदाहरणबाट स्पष्ट पारिएको छ :

उदाहरण ६.२.७: मानौं, देवेन महारा एक कानून व्यवसायी रहेछन् । निजले आफ्नो पेशाबाट प्राप्त हुने आय नगदको आधारमा लेखाङ्कन गरिआएका रहेछन् । निजले आ.व. २०६५।६६ मा Cash Basis बाट Accrual Basis मा लेखाङ्कन तरिका परिवर्तन गर्न विभागसमक्ष निवेदन दिएका रहेछन् । हिसाब किताब प्रचलित लेखा सिद्धान्तसंग मेल खाने भएकोले विभागले समेत सो परिवर्तनलाई आ.व. २०६५।६६ देखि लागू हुने गरी स्वीकृति दिएको रहेछ । यसरी लेखाङ्कन परिवर्तन हुनु अधिको अवस्थामा निजको हिसाब किताबको अवस्था निम्नानुसार रहेछ ।	
१. २०६४।६५ सम्म सेवा दिइसकेको तर नगद प्राप्त नभएको हुँदा	
सो आ.व.मा आम्दानीमा समावेश नगरेको	रु. ८०,०००।-
२. २०६४।६५ सम्म सेवा वापत पेशकी तिरेको (सेवा प्रदान २०६५।६६)	
तर सेवा प्रदान गर्न बाँकी भए तापनि नगद आधारमा सो आ.व.मा	
आम्दानीमा समावेश गरेको	रु. ३०,०००।-
३. २०६४ माघ देखि २०६५ पौष मसान्तसम्मको घरवहाल	
आ.व. २०६४।६५ मा भुक्तान गरेको र	
नगद आधारमा आ.व. २०६४।६५ का खर्च कट्टी दावी गरिसकेको	रु. ४८,०००।-

उपर्युक्त अवस्थामा आ.व. २०६५।६६ मा निजलेनिम्नानुसार आय तथा कट्टी दावी समायोजन गर्नु पर्ने हुन्छ :-

१. आ.व. २०६४।६५ सम्म सेवा प्रदान गरिसके वापत प्राप्त हुन बाँकी रु ८०,०००।- लाई Accrual Basis मा आ. व. २०६५।६६ मा आम्दानीमा समावेश गर्नु पर्ने।
२. २०६४।६५ सम्म सेवा प्रदान गर्नु अगावै पेशकी लिएको रकम आ.व. २०६५।६६ मा सेवा प्रदान गरे तापनि आय २०६४।६५ मा नै गणना भइसकेको हुँदा रु ३०,०००।- दोहोरो आय गणना गर्नु नपर्ने। अर्थात् आ.व. २०६५।६६ मा सेवा प्रदान भए तापनि सो आ.व.को आयमा समावेश गर्नु नपर्ने।
३. घर बहाल खर्च पेशकी रु ४८,०००।- मध्ये ६ महिनाको रु २४,०००।- आ.व. २०६५।६६ संग सम्बन्धित भए तापनि नगद आधारमा आ.व. २०६४।६५ मा नै कट्टी दावी गरिसकेको हुँदा आ.व. २०६५।६६ मा कट्टी दावी गर्न नपाउने।

आ.व. २०६५।६६ मा यस्ता आय तथा कट्टी दावी गर्ने खर्च रकमहरू दोहोरो नपर्ने गरी समायोजन गरेपश्चात त्यस पछिका आय वर्षमा भने Accrual Basis मा लेखाङ्कन गर्नु पर्दछ।

ऐनको परिच्छेद-७ मा उल्लेख भए बमोजिम कुनै व्यक्तिद्वारा गरिएको कारोवारको भुक्तानी नगदमा मात्र नभई सम्पत्तिको हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य वरावरको रकमलाई आयमा समावेश गर्नु पर्दछ। यसरी हस्तान्तरित सम्पत्तिको मूल्य दुई पक्षबीच भएको सम्भौतामा उल्लेख गरिएको मूल्य वा कित्तावी मूल्यलाई आधिकारिक कारोवार मूल्य नमानि सो वखत हस्तान्तरित सम्पत्तिको बजार अनुसार यकीन गरिएको मूल्यलाई ऐनको प्रयोजनको लागि आधिकारिक मूल्य मानि आयमा समावेश गर्नु पर्दछ। यसरी गरिएको कारोवार व्यवसायसंग सम्बन्धित भएको हुँदा व्यवसायको आय गणना गर्दा समावेश गर्नु पर्दछ। उक्त ब्यहोरा तलको उदाहरणबाट स्पष्ट पारिएको छ :

उदाहरण ६.२.८: मानौं, दिगम वान्तवा भन्ने व्यक्तिले स्कट नेपाल प्रा.लि. नामको संस्थालाई कुनै सेवा उपलब्ध गराएका रहेछन्। उक्त संस्थाले निज दिगमलाई सो सेवाको मूल्य नगदमा भुक्तानी नदिई एउटा टेलिभिजन दिएको रहेछ। उक्त टेलिभिजनको बजार मूल्य रु. ५०,००० रहेछ भने सो अवस्थामा निज वान्तवाले रकम भुक्तानी नलिए पनि रु. ५०,००० को भुक्तानी प्राप्त गरे सरह मानिनेछ।

ऐनको दफा ५६ अनुसार निकाय र हिताधिकारीबीचको कारोवारमा भएको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभलाई यस खण्ड अन्तर्गत आयमा समावेश गरी विवरण भर्नु पर्दछ। यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ।

ऐनको दफा ६० अनुसार सामान्य बीमा व्यवसायबाट हुने आय यस खण्डमा समावेश गरी विवरण भर्नु पर्दछ। यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १९ मा उल्लेख गरिएको छ।

६.२.३ व्यवसायको आयमा समावेश नहुने रकमहरू

ऐनको दफा ७ को उपदफा (३) मा व्यवसायको आयमा समावेश नहुने रकमहरूका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छः

७(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १०, ५४ र ६९ बमोजिम छुट पाउने रकम र अन्तिमरूपमा कर कट्टी हुने भुक्तानीहरू व्यवसाय संचालनबाट भएको मुनाफा र लाभको गणना गर्दा समावेश गर्नुपर्नेछैन ।

ऐनको दफा १० बमोजिम निम्नानुसारको रकमहरूलाई आयमा समावेश गर्नु पर्दैन ।

१०(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,

नेपाल सरकार र अन्य कुनै पनि विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय सन्धिमा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने व्यक्तिले सो सन्धिको अधीनमा रही प्राप्त गरेको रकम कर छुटको रकम हुनेछ ।

१०(छ) छुट पाउने संस्थाले देहायबापत प्राप्त गरेको रकम :-

(१) चन्दा, उपहार,

(२) दफा २ को खण्ड (घ) बमोजिमको छुट पाउने संस्थालाई प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसंग प्रत्यक्ष रूपले सम्बन्धित अन्य योगदानहरू, वा

(३) नेपाल राष्ट्र बैंकले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम, वा

(४) नेपाल धितो पत्र बोर्डले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम ।

छुट पाउने संस्थाले प्राप्त गरेको चन्दा, उपहार वा छुट पाउने संस्थाबाट प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसंग प्रत्यक्ष रूपले सम्बन्धित अन्य योगदानहरू एवं नेपाल राष्ट्र बैंक तथा नेपाल धितो पत्र बोर्डले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकमसमेत कर छुट हुने रकम मानिन्छ । उक्त अवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ६.२.९: मानौं, नेपाल दलित विकाश मञ्च विभागमा कर छुट पाउने संस्थाको रूपमा दर्ता भएको एक निकाय रहेछ । उक्त मञ्चलाई विभिन्न दाताहरूबाट रु ५००,००० चन्दा प्राप्त भएको रहेछ । त्यस्तै नेपाल सरकारबाट दलित उत्थान कार्यमा खर्च गर्ने गरी रु. १० लाख अनुदान प्राप्त भएको रहेछ भने त्यस्तो दुवै रकम उक्त निकायको लागि कर छुट रकम मानिन्छ र आयकर प्रयोजनको निमित्त आयमा समावेश गर्नु पर्दैन ।

उदाहरण ६.२.१० : मानौं, नेपाल राष्ट्र बैंकले बैकिङ्ग विकास कोषमा रु २० करोड छुट्याएको रहेछ । उक्त कोषमा रहेको रकम विभिन्न बैंक तथा बित्तीय संस्थामा निक्षेपमा रहेको र सो निक्षेपबाट नेपाल राष्ट्र बैंकलाई रु १ करोड व्याज आम्दानी भएको रहेछ । यस्तो आय नेपाल राष्ट्र बैंकको उद्देश्य अनुसार खर्च गर्ने कोषको आय भएको हुदा त्यस्तो आय छुट हुने आय मानिन्छ । व्याज भुक्तानी गर्ने व्यक्तिले त्यस्तो व्याज रकमको भुक्तानीमा समेत श्रोतमा कर कट्टी गर्नु पर्दैन ।

ऐनको दफा ५४ अनुसार कम्पनी वा साभेदारी फर्मबाट वितरण गरिएको लाभांशमा अन्तिमरूपमा कर कट्टी गर्ने विधिद्वारा कर लगाइन्छ भने अन्य निकायले वितरण गरेमा कर नलाग्ने व्यवस्था छ । यस सम्बन्धमा विस्तृत व्यवस्था यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ ।

नियन्त्रित विदेशी निकायहरूद्वारा आर्जित आयमा ऐनको दफा ६९ अनुसार सोही आय वर्षमा नै कर निर्धारण भई सक्ने हुनाले त्यस्ता निकायबाट वास्तविक रूपमा वितरण हुने रकमहरू आय गणना गर्ने प्रयोजनको लागि समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १४ मा उल्लेख गरिएको छ ।

अन्तिमरूपमा कर कट्टी हुने ऐनको दफा ९२ अनुसारका भुक्तानीहरू मध्ये व्यवसायसंग सम्बन्धित भुक्तानी भए त्यस्तो भुक्तानीबाट प्राप्त भएको रकमलाई आयमा समावेश गर्नु पर्दैन । जस्तै: नेपाल श्रोत भएको भुक्तानीमा कर कट्टी गरी प्राप्त गरेको लाभांश रकमलाई ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी भुक्तानी गरिएको रकम मानिने हुँदा यस्तो भुक्तानी रकमलाई आयमा समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १६ मा उल्लेख गरिएको छ ।

६.३ रोजगारीबाट भएको आयमा समावेश हुने रकमहरू:

६.३.१ ऐनको दफा ८ को उपदफा (१) बमोजिम कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानि गणना गर्नु पर्नेछ ।

आयकर ऐन २०५८ को दफा २ खण्ड (१) अनुसार रोजगारी भन्नाले कुनै पनि किसिमको बिगत, वर्तमान वा भावी रोजगारी सम्भन्नु पर्दछ ।

उक्त परिभाषा अनुसार कुनै पनि प्राकृतिक व्यक्तिले बिगतमा गरेको वा वर्तमानमा गरिरहेको वा कुनै शर्त बमोजिम भविष्यमा गरिने रोजगारीलाई समेत जनाउछ । रोजगारी आय भन्नाले कुनै पनि प्राकृतिक व्यक्तिले रोजगारीको शर्त अनुसार आफ्नो ज्ञान, अनुभव, शिप, जाँगर तथा श्रम प्रयोग गरी सेवा प्रदान गरे वापत प्राप्त गरिने नगद, जिन्सी तथा अन्य सुविधालाई जनाउंदछ ।

रोजगारीका सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १७ मा उल्लेख गरिएको छ ।

६.३.२ रोजगारीबाट भएको आयको गणनामा समावेश हुने रकमहरू

रोजगारीको आय गणना गर्दा रोजगारीको सिलसिलामा रोजगारदाताबाट रोजगारकर्ताले प्रत्यक्ष वा परोक्ष तरिकाले प्राप्त गरेको नगदी, जिन्सी, सेवा वा सुविधा वापतको रकमलाई समावेश गर्नुपर्छ ।

ऐनको दफा ८ को उपदफा (२) मा आयमा समावेश गर्ने सम्बन्धमा निम्नानुसार व्यवस्था रहेको छ :

कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका देहायका भुक्तानीहरू त्यस्तो प्राकृतिक व्यक्तिको सो आय वर्षको रोजगारीबाट प्राप्त पारिश्रमिक गणना गर्दा समावेश गर्नु पर्नेछ :-

- ८(२)(क) ज्याला, तलब, बिदा बापतको रकम, अतिरिक्त समय काम गरेबापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरू बापतको भुक्तानी,
- ८(२)(ख) महङ्गी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरन्जन वा यातायात भत्ता बापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुक्तानी,
- ८(२)(ग) निज वा निजको सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फछ्यौट वा सोधभर्ना बापत प्राप्त गरिएको भुक्तानी,
- ८(२)(घ) रोजगारीका कुनै शर्तमा सहमति जनाएबापत गरिएका भुक्तानी,
- ८(२)(ङ) रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश बापत गरिएका भुक्तानी,
- ८(२)(च) अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान,

ऐनको दफा २ को खण्ड (ङ) बमोजिम “अवकाश भुक्तानी” भन्नाले देहायका व्यक्तिलाई दिइने भुक्तानी सम्भन्धनु पर्छ :-

- (१) प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिइने भुक्तानी, वा
- (२) प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिइने भुक्तानी ।

माथि उल्लिखित प्रावधान यसै निर्देशिकाको परिच्छेद १२ मा बिस्तृत रूपमा उल्लेख गरिएका छन् ।

८(२)(छ) रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी,

रोजगारदाताले रोजगारकर्तालाई रोजगारीको सम्बन्धमा गरिएका माथि उल्लेख गरिएका बाहेक पनि अन्य भुक्तानी, जस्तै Holiday Trip, Shopping जस्ता व्यक्तिगत खर्चका भुक्तानीलाई समेत रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।

८(२)(ज) परिच्छेद-६ वा परिच्छेद-७ बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।

कुनै पनि व्यक्तिले रोजगारदाताले उपलब्ध गराएको विभिन्न सुविधाहरूलाई परिमाणीकरण एवं चारित्रीकरण गरी आफ्नो आयमा समावेश गर्नु पर्दछ ।

६.३.३ रोजगारीको आयको कर लेखाङ्कन गर्ने तरिका र समय :

रोजगारीको आयको कर लेखाङ्कन ऐनको दफा २२ को उपदफा (१) तथा (२) बमोजिम निम्नानुसार गरिनु पर्दछ :-

- (१) कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्तअनुरूप हुनेछ ।
- (२) प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्नेछ ।

ऐनको दफा २३ को खण्ड (क) तथा (ख) बमोजिम प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगदको आधारमा देहाय बमोजिम लेखाङ्कन गर्नु पर्दछ :

- (क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानि समावेश गर्नु पर्नेछ ।
- (ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्च बापत कट्टी गर्नु पर्नेछ ।

यसमा खास गरिकन कुनै पनि रोजगारकर्ताले आफूले प्राप्त गरेको नगद वा निजको खातामा जम्मा भएको अवस्थामा मात्रै आयमा समावेश गर्ने र भुक्तानी गरेपछि मात्रै खर्च दाबी गर्ने प्रणालीलाई नगदको आधारमा लेखाङ्कन गर्ने पद्धति मानिन्छ ।

कर लेखाङ्कन गर्ने तरिका र समय सम्बन्धी प्रावधान यसै निर्देशिकाको परिच्छेद ८ मा विस्तृत रूपमा उल्लेख गरिएको छ ।

६.३.४ रोजगारी आयमा समावेश गरिने सुविधा तथा चारित्रीकरण :

रकमहरूको परिमाणीकरण : नगद बाहेक अन्य किसिमले भुक्तानी पाएको अवस्थामा परिमाणीकरण गर्ने गरी ऐनको दफा २७ मा व्यवस्था गरिएको छ । उक्त दफामा व्यवस्था गरिएका सुविधाहरूलाई मौद्रिक रूपमा यकीन गरी सोही अनुसार रोजगारकर्ताको आयमा समावेश गर्नु पर्दछ । यसको अलावा ऐनको दफा ३१ बमोजिम क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण गरी आयमा समावेश गर्नु पर्दछ ।

ऐनको दफा २७ को उपदफा (१) को खण्ड (क) देखि (ड) सम्म भुक्तानीका रकमहरूलाई परिमाणीकरण (Quantification) निम्नानुसार गरिएको छ :

२७(१)(क) कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पत्ति हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम ।

रोजगारदाताले आफ्नो कार्यालयमा कार्यरत कामदार तथा कर्मचारीका लागि नगद सुविधाको सट्टा चल वा अचल सम्पत्ति हस्तान्तरण गरी भुक्तानी गरेको अवस्थामा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्तकर्ता अर्थात् कर्मचारीको रोजगारीको आयमा समावेश गर्नु पर्दछ । ऐनको दफा २७ को उपदफा (२) बमोजिम भुक्तानी आर्जन गरेको, प्राप्त गरेको, दिएको, बहन गरेको वा कर प्रयोजनको लागि अन्य रूपमा हिसाब गरिएको समयलाई नै रकमको परिमाणीकरण भएको समय अर्थात् सोही मितिमा भुक्तानी दिएको मानिनेछ ।

२७(१)(ख) देहायका कुरा उपलब्ध गराएबापत भएको भुक्तानीको लागि तोकिए बमोजिम निर्धारण हुने रकम वा रकम निर्धारण गर्ने व्यवस्था नगरिएकोमा खण्ड (ङ) अनुसार निर्धारण हुने रकम :-

२७(१)(ख)(१) भुक्तानी पाउने व्यक्तिको पूर्ण वा आंशिकरूपमा निजी प्रयोजनका लागि प्रयोग गरि एको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधन, वा

रोजगारदाताले नियमानुसार कामदार तथा कर्मचारीहरूलाई व्यक्तिगत प्रयोजनका लागि पूर्ण वा आंशिकरूपमा उपलब्ध गराएको सवारी साधन प्रयोग गरे वापत पारिश्रमिक आय गणना गर्दा खाई पाई आएको तलब (शुरु तलब र ग्रेड) को ०.५ प्रतिशतले हुने रकम भुक्तानी पाए सरह मानि आयमा समावेश गर्नु पर्दछ ।

२७(१)(ख)(२) भुक्तानी पाउने व्यक्तिको लागि उपलब्ध गराइएको भवन ।

रोजगारदाताले मासिक पारिश्रमिक पाउने कामदार तथा कर्मचारहरूलाई आफ्नै वा भाडामा लिई बासस्थानको व्यवस्था गरेमा उक्त सुविधा उपभोग गर्ने कर्मचारीको पारिश्रमिक आय गणना गर्दा खाई पाई आएको तलब (शुरु तलब र ग्रेड) को २ प्रतिशतले हुने रकम भुक्तानी पाए सरह मानि आयमा समावेश गर्नु पर्दछ ।

२७(१)(ग) देहायका कुरा उपलब्ध गराएबापत भुक्तानी दिने व्यक्तिले गरेको खर्चबाट भुक्तानी प्राप्त गर्ने व्यक्तिको योगदान कटाई बाँकी हुन आएको रकम :-

- (१) घरको रेखदेखकर्ता, भान्छे, सवारी चालक, माली वा अन्य घरेलु सहायकको सेवा,
- (२) कुनै खाना, जलपान वा मनोरञ्जन, वा
- (३) भुक्तानी प्राप्त गर्ने व्यक्तिको निवासस्थानमा जडान गरिएको धारा, बिजुली, टेलिफोन जस्ता सेवाहरू,

कुनै पनि निकायले आफ्नो कर्मचारीलाई निकायको नियमावली अनुसार निजको लागि घरको रेखदेखकर्ता, भान्छे, सवारी चालक, माली वा अन्य घरेलु सहायकको सेवा उपलब्ध गराएको अवस्थामा सुविधा प्राप्त गर्ने व्यक्तिले सो सुविधा प्राप्त गरे वापत कुनै भुक्तानी गरेको भए सो भुक्तानी गरेको रकम कटाई बाँकी हुन आउने रकम निजको रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दछ ।

सुविधा प्राप्त गर्ने व्यक्तिको निवास स्थानमा जडान गरिएको धारा, बिजुली, टेलिफोन जस्ता सेवाहरू उपलब्ध गराए वापत निकायले उक्त सुविधा उपलब्ध गराए वापत तिरेको महसुल रकम भने सुविधा उपभोग गर्ने व्यक्तिको रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।

२७(१)(घ) कुनै आय वर्षमा भुक्तानी प्राप्त गर्नु पर्ने कुनै व्यक्तिले ऋण बापत तिरेको व्याज प्रचलित व्याज दर अनुसार तिर्नु पर्ने व्याज रकमभन्दा कम भएमा सो कम भएजति रकम

कर्मचारीलाई रोजगारदाताले उपलब्ध गराउने निब्याजी वा कम व्याज दरको कर्जाको व्याज सहूलियत समेत आयमा समावेश गर्नु पर्दछ ।

२७(१)(ड) खण्ड (क), (ख), (ग) र (घ) मा उल्लिखित भुक्तानीबाहेक अन्य भुक्तानीको सम्बन्धमा भुक्तानी पाउने व्यक्तिको सट्टा तेस्रो व्यक्तिले भुक्तानी पाएमा सामान्यतया: पाउने फाइदाको मूल्य वरावरको रकम ।

सुविधा तथा चारित्रीकरण एवं रकमहरूको परिमाणीकरण सम्बन्धी प्रावधान यसै निर्देशिकाको परिच्छेद ७ मा बिस्तृत रूपमा उल्लेख गरिएको छ ।

६.३.५ रोजगारीको आयमा समावेश नगरिने रकमहरू :

कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको रोजगारीको आयको गणना गर्दा समावेश गर्नु नपर्ने रकमहरूको सन्दर्भमा ऐनको दफा ८ को उपदफा (३) मा निम्नानुसारको व्यवस्था रहेको छ :-

८(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको पारिश्रमिकको गणना गर्दा देहायका कुराहरू समावेश गर्नु पर्नेछैन :-

८(३)(क) दफा १० बमोजिम छुट पाउने रकम र अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी,

(१) ऐनको दफा १० मा उल्लेख भए अनुसार छुट पाउने रकमहरू :

- ऐनको दफा १० को खण्ड (क) अनुसार नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौतामा उल्लेख भएबमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,

उदाहरणको लागि संयुक्त राष्ट्र संघ, सार्क सचिवालय, एसियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय निकायका कर्मचारीमध्ये सो निकायसंगको सन्धि वा सम्झौतामा उल्लेख भएका हदसम्मका कर्मचारीको आयमा कर लाग्दैन ।

- ऐनको दफा १० को खण्ड (ख) अनुसार विदेशी राष्ट्रको सरकारी सेवामा रोजगारी गरेबापत कुनै प्राकृतिक व्यक्तिले प्राप्त गरेको रकम,

तर,

(१) सो व्यक्ति रोजगारी गरेको कारणले मात्र बासिन्दा वा गैर बासिन्दा भएको हुनुपर्नेछ, र

(२) सो राष्ट्रको सरकारी कोषबाट त्यस्ता रकमहरू भुक्तानी गरिएको हुनु पर्नेछ ।

- ऐनको दफा १० को खण्ड (ग) अनुसार रोजगारीको कारणले मात्र नेपालको बासिन्दा भएको गैर नेपाली नागरिक प्राकृतिक व्यक्ति वा निजको निकटस्थ परिवारको सदस्यले विदेशी राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेका रकम,
- ऐनको दफा १० को खण्ड (घ) अनुसार कर तिर्नु नपर्ने शर्तमा नेपाल सरकारको सेवामा नियुक्त भएका गैर नेपाली नागरिकले प्राप्त गरेको रकम,
- ऐनको दफा १० को खण्ड (ङ) अनुसार नेपाल सरकारबाट विधवा, बृद्ध वा अपाङ्ग व्यक्तिलाई दिइने भत्ता,
- ऐनको दफा १० को खण्ड (ज) अनुसार विदेशी राष्ट्रको सेना वा प्रहरि सेबाबाट अवकाश प्राप्त गरेको नेपाली नागरिकले सो राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेको निवृत्तिभरण बापतको रकम।

पारिश्रमिक आयमा समावेश नहुने आय सम्बन्धी प्रावधान यसै निर्देशिकाको परिच्छेद १७ मा विस्तृत रूपमा उल्लेख गरिएको छ।

(२) अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी:

ऐनको दफा ९२ मा अन्तिमरूपमा अग्रिम कर कट्टी हुने भुक्तानीहरूको व्यवस्था गरिएको छ। यसरी अन्तिमरूपमा कर कट्टी गरी प्राप्त गरिएको आयलाई रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दैन। ती भुक्तानीहरू तल प्रस्तुत गरिएका छन् :

- बासिन्दा कम्पनीले भुक्तानी गरेको लाभांश,
- व्यवसाय संचालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सोसंग गासिएका जडानहरू र उपकरणहरू बापत भुक्तानी गरेको भाडा,
- बासिन्दा व्यक्तिले लगानी बीमा बापत भुक्तानी गरेको लाभ,
- बासिन्दा व्यक्तिले तिरेको स्वीकृति नलिएको अवकाश कोषको हित बापत भुक्तानी गरेको लाभ,
- नेपालमा स्रोत भएको र व्यवसाय संचालन संग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई र कर छुट पाउने संस्थालाई भुक्तानी गरेको दफा ८८ को उपदफा (३) मा उल्लेख भए बमोजिम बैंक, वित्तीय संस्था वा ऋण पत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनी वा सहकारीले भुक्तानी दिएको व्याज,
- दफा ८७, ८८, ८८क वा ८९ बमोजिम गैर बासिन्दा व्यक्तिलाई दिइएको कर कट्टी हुनुपर्ने भुक्तानी,

- नेपाल सरकार वा स्वीकृत अवकाश कोष वा स्वीकृति नलिएको अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानीहरू समेत सबै प्रकारका अवकाश भुक्तानीहरू (नियमित रूपमा भुक्तानी हुने निवृत्तिभरण बाहेक),
- बैठक भत्ता, पटके रूपमा अध्यापन गराए वापतको भुक्तानी,
- आकस्मिक लाभ वापतको भुक्तानी, तथा
- सामूहिक लगानी कोष (म्युच्युअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम ।

८(३)(ख) समान शर्तमा सबै कर्मचारीलाई उपलब्ध हुने गरी रोजगारदाताबाट कार्यस्थलमा कर्मचारीलाई उपलब्ध गराइएका खाना तथा खाजा,

८(३)(ग) कुनै कर्मचारीले गरेको देहायका खर्चको फछ्योट वा सोधभर्ना :-

- (१) सो खर्चले रोजगारदाताको व्यवसाय प्रयोजन पूरा गरेमा, वा
- (२) प्राकृतिक व्यक्तिको व्यवसाय वा लगानीबाट हुने आयको गणनामा छुट भएको वा छुट हुने खर्च ।

व्यवसायको प्रयोजन पूरा गर्नको लागि कर्मचारीले रोजगारदाताबाट प्राप्त गरेको रकमको फछ्योट वा सोधभर्ना कर्मचारीको रोजगारी आयमा समावेश गर्नु पर्दैन ।

८(३)(घ) हिसाब किताब राख्न अव्यवहारिक वा प्रशासनिक रूपले कठिन हुने तोकिए बमोजिमको साना रकमको भुक्तानी ।

हिसाब किताब राख्न अव्यवहारिक तथा प्रशासनिक हिसाबले कठिन हुने सानातिना खर्चहरू एक पटकमा रु. ५०० सम्म भुक्तानी प्राप्त गर्ने रोजगारकर्ताले उक्त भुक्तानी रकम आयमा समावेश गर्नु पर्दैन । सानातिना खर्चहरू आयकर नियमावलीको नियम ६ मा उल्लेख गरिएको छ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “भुक्तानी” भन्नाले देहाय बमोजिम भएको भुक्तानी सम्बन्ध पर्थ :-

- (क) रोजगारदाताबाट भएको,
- (ख) रोजगारदाताको सम्बद्ध व्यक्तिबाट भएको, र
- (ग) रोजगारदाता वा निजको सम्बद्ध व्यक्तिसँग भएको सम्भौता अनुसारको कुनै तेस्रो व्यक्तिबाट भएको ।

माथि उल्लिखित व्यवस्थाका सम्बन्धमा विस्तृत व्याख्या यस निर्देशिकाको परिच्छेद १७ मा गरिएको छ ।

६.४ लगानीबाट भएको आयमा समावेश हुने रकमहरू:

६.४.१ लगानी भन्नाले एक वा एक भन्दा बढी सम्पत्ति धारण गर्ने वा सम्पत्ति लगानी गर्ने कार्यलाई सम्झनु पर्दछ । ऐनको दफा २ को खण्ड (क ख) मा लगानीलाई निम्नानुसार परिभाषित गरिएको छ:

“लगानी” भन्नाले देहाय बमोजिम बाहेक एक वा एक भन्दा बढी सम्पत्ति धारण गर्ने वा त्यस्तो सम्पत्ति लगानी गर्ने कार्य सम्झनु पर्छ :-

- (१) सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य,
- (२) रोजगारी वा व्यवसाय ।

तर गैर व्यवसायिक करयोग्य सम्पत्ति राख्ने कार्य लगानी मानिनेछ ।

सम्पत्ति धारण (Holding) गरी आय आर्जन गर्ने कार्यलाई लगानी भनिन्छ । सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य वा रोजगारी वा व्यवसाय मा प्रयोग गरिएको सम्पत्तिबाहेकका सम्पत्तिमा स्वामित्व राख्ने एवं गैर व्यवसायिक करयोग्य सम्पत्ति राख्ने जस्ता कार्यलाई लगानी भनिन्छ । सामान्यतया: लगानीको आय आर्जन गर्ने कार्यमा आय आर्जन गर्ने व्यक्तिको निरन्तर सहभागिता (Active Engagement) रहदैन । लाभांश, व्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी, गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्ग (Disposal) बाट प्राप्त खूद लाभ जस्ता आय लगानीको आय वा प्रतिफल हुन्छ । सामान्यतया: यस्ता आय आर्जन गर्ने व्यक्तिको सो आय आर्जन गर्ने सन्दर्भमा निरन्तर सहभागिता अनिवार्य छैन । व्यवसाय र लगानीमा धेरै समानता देखिन आउने भए तापनि तलको उदाहरणले लगानीलाई स्पष्ट पार्दछ :

उदाहरण ६.४.१: मानौं, प्रसन्न देवकोटा भन्ने व्यक्तिको पुतलीसडक, काठमाडौंमा पाँच करोड रुपैयाँमा खरीद गरेको एउटा घर रहेछ । निजले उक्त घर भाडामा लगाउने उद्देश्यले एउटा एजेन्टलाई भाडाको पाँच प्रतिशतले कमिशन पाउने गरी नियुक्त गरेका रहेछन् । निजलाई आर्थिक वर्ष २०७०/७१ मा उक्त घरको बहाल बापत रु. दश लाख प्राप्त भएको रहेछ । निजले सो बहाल आयको पाँच प्रतिशतले हुने कमिशन रु. ५०,००० उक्त एजेन्टलाई भुक्तान गरेका रहेछन् । प्रसन्न देवकोटाको घर भाडामा लगाई प्राप्त गरेको घर बहाल आयलाई लगानीको आय मानिनेछ र दफा ९ बमोजिम लगानीको आयमा समावेश गर्नु पर्नेछ । तथापि ऐनको दफा ९२ बमोजिम व्यवसाय संचालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको घर बहाल बापतको कर कट्टी गरी प्राप्त गरेको भाडा भुक्तानी अन्तिमरूपले कर कट्टी हुने भुक्तानी मानिने भएको हुँदा निजले सो बहाल आम्दानीलाई आयमा समावेश भने गर्नु पर्दैन ।

उदाहरण ६.४.२: माथि उदाहरण ६.४.१ मा उल्लिखित प्रसन्न देवकोटा भन्ने व्यक्तिको सो घर लगायत अन्य घरहरू पनि रहेको र ती घरहरू पनि भाडामा लगाइ सक्रिय रूपमा त्यसको व्यवस्थापन (Active Engagement) गरिआएका रहेछन् भने यसरी घर बहालमा लगाउने निजको व्यवसाय मानिन्छ। यस अवस्थामा निजले प्राप्त गर्ने भाडा आम्दानीलाई व्यवसायको आयमा समावेश गर्नु पर्छ र ऐनको दफा ७ बमोजिम व्यवसायको आयमा गणना गर्नु पर्छ। सो अवस्थामा निजले घरको ह्रास कट्टी लगायत यसरी घर भाडा लगाउने कार्यसंग सम्बन्धित खर्चहरू कट्टी दाबी गर्न पाउछन् र निजले श्रोतमा कर कट्टी गरी भाडा प्राप्त गर्ने भए तापनि व्यवसाय संचालनसंग सम्बन्धित घर बहाल आम्दानी भएको हुदा यस्तो भाडा भुक्तानी अन्तिमरूपले कर कट्टी हुने भुक्तानी भने मानिदैन।

उदाहरण ६.४.३: माथि ६.४.१ मा उल्लिखित उदाहरणमा निज प्रसन्न देवकोटाको घर बहालमा लगाउने व्यवसाय नभएको तर निजले प्रसन्न एण्ड सन्स्को नामबाट स्टेशनरी पसल (प्रोप्राईटरसीप व्यवसाय) समेत संचालन गर्ने गरेका रहेछन् र सो व्यवसायबाट आ.ब. २०७०।७१ मा रु. ३,००,००० करयोग्य आय प्राप्त भएको रहेछ। यस अवस्थामा निजको घर बहाल आय र व्यवसायबीच सम्बन्ध नभएको कारण घरबहाल बाट प्राप्त रकम रु. दश लाखमा खर्च (कमिशन, ह्रास आदि) छुट नदिई १० प्रतिशतका दरले अन्तिम कर कट्टी विधि अनुसार कर लाग्दछ। त्यस्तै व्यवसायको आम्दानीमा निम्नानुसार कर लाग्दछ।

दम्पतिको रु. २५०,००० सम्म करयोग्य आयमा कर नलाग्ने

बाँकी रु. ५०,००० मा १५ प्रतिशतका दरले रु. ७,५००।००

उदाहरण ६.४.४: माथि ६.४.३ मा उल्लिखित उदाहरणमा उक्त घर प्रसन्न एण्ड सन्स्को नाममा रहेको वा निज प्रसन्न देवकोटाको व्यवसाय घर बहालमा लगाउने समेत रहेछ भने निजले प्राप्त गरेको बहाल आयमा कमिशन, ह्रास खर्च लगायतका खर्च कटाई आएको आय एवं निजको स्टेशनरी पसल (प्रोप्राईटरसीप व्यवसाय) बाट प्राप्त आयसमेत जोडी करयोग्य आय गणना गर्नु पर्दछ।

६.४.२ गैर व्यवसायिक करयोग्य सम्पत्ति

ऐनको दफा २ को खण्ड (द) अनुसार “गैर व्यवसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्तिबाहेकका जग्गा, भवन तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्भन्ध पर्छ :-

२(द)(१) व्यवसायिक सम्पत्ति, ह्रास योग्य सम्पत्ति वा व्यापारिक मौज्जात,

(क) व्यवसायिक सम्पत्ति: व्यवसायिक सम्पत्ति भन्नाले व्यवसायमा प्रयोग गरिएका सम्पूर्ण सम्पत्तिलाई जनाउछ। तर, Trading stock अर्थात बिक्रीको प्रयोजनको लागि रहेको सम्पत्ति र ह्रासयोग्य सम्पत्तिलाई व्यवसायिक सम्पत्ति मानिदैन।

(ख) ह्रासयोग्य सम्पत्ति: ह्रास योग्य सम्पत्ति भन्नाले कुनै लगानीमा आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट वा पुरानो हुँदै गएको वा समय ब्यतित हुँदै गएको कारणबाट मूल्यमा ह्रास

हुने सम्पत्तिलाई सम्भन्नु पर्दछ । तर, यस शब्दले ब्यापारिक मौज्जातलाई भने जनाउँदैन ।
उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण ६.४.५: मानौं, हरिसले आफ्नो निजी प्रयोगको लागि पोखरामा घर किनेका रहेछन् उक्त घरबाट आय आर्जन गर्ने हेतुले हरिस लगानी केन्द्र खोली उक्त घर भाडामा दिई आय आर्जन गर्ने गरेका रहेछन् । उक्त घरको मूल्यमा ऐन अनुसार ह्यास खर्च कट्टा गरेको र ह्यास खर्च कट्टा गरी बाँकी हुन आउने रकम वासलातमा देखाएको रहेछ । यस्तो अवस्थामा लगानी प्रयोजनका लागि प्रयोग गरिएको सम्पत्ति अर्थात घरको प्रयोग गरेवापत हुन आउने टुटफुट वापत उपलब्ध गराईएको ह्यास खर्च कट्टा गरी देखाइएको घरको कितावी मूल्य अनुसारको सम्पत्तिलाई ह्यासयोग्य सम्पत्ति भनिन्छ ।

(ग) ब्यापारिक मौज्जात (Trading Stock) - बिक्री गर्ने वा उत्पादन गर्नको लागि उपभोग गरिने उद्देश्यले राखिएको सम्पत्तिलाई ब्यापारिक मौज्जात भनिन्छ । कुनै व्यक्तिको स्वामित्वमा रहेको एवं निजद्वारा संचालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति (Work in Progress) र यस्ता सम्पत्तिमा प्रयोग हुने सामग्री, जस्तै Packing Material हरूको मौज्जातलाई ब्यापारिक मौज्जात मानिन्छ ।
उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ :

उदाहरण ६.४.६: मानौं, हाडा फर्निचर प्रा.लि.ले फर्निचर खरीद बिक्री गर्ने कार्य गर्दछ । निजले आ.ब. २०७०/०७१ मा रु १००,००० को दश वटा मेच खरीद गरेको रहेछ र सोमध्ये ६ वटा मेच रु ७०,००० मा बिक्री गरेको रहेछ भने सो आ.ब. मा बिक्रीको लागि राखिएको १० वटा मेच उक्त प्रा.लि.को ब्यापारिक मौज्जात हो ।

२(द)(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन -

(क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र

(ख) सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको,

स्पष्टीकरण: यस उपखण्डको प्रयोजनका लागि निजी भवन भन्नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ सो लाई सम्भन्नु पर्छ ।

कुनै प्राकृतिक व्यक्तिको अविच्छिन्न (लगातार) दश वर्ष वा सो भन्दा बढी स्वामित्व (Ownership) रहेको र सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको निजी भवन (Personal House) लाई कर नलाग्ने सम्पत्ति मानिएको छ । कुनै व्यक्तिको निजी भवन गैर व्यवसायिक करयोग्य सम्पत्ति नमानिन सो व्यक्तिले सो भवन अविच्छिन्न दश वर्ष वा सो भन्दा बढी आफ्नो स्वामित्व (Ownership) मा राखेको हुनु पर्ने र सो व्यक्ति सो भवनमा अविच्छिन्न वा पटक पटक गरी दश वर्ष वा सो भन्दा बढी बसोबास गरेको (दुवै अवस्था पूरा गरेको) हुनु अनिवार्य रहेको छ । यस प्रयोजनका लागि निजी भवन भन्नाले भवन र भवनले

ओगटेको क्षेत्रफल बराबरको जग्गा वा १ रोपनी (५४७६ वर्गफुट वा ५०८.७४ वर्गमिटर) मध्ये जुन घटी हुन्छ सोलाई बुझाउंछ ।

गैर व्यवसायिक करयोग्य सम्पत्ति सम्बन्धमा बिस्तृत ब्याख्या यस निर्देशिकाको परिच्छेद २ मा गरिएको छ ।

२(द)(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,

अवकाश कोषमा योगदान गर्ने हरेक व्यक्ति अवकाश कोषमा रहेको लगानीको सन्दर्भमा हिताधिकारी हुन्छन् । यसरी हिताधिकारीको उक्त अवकाश कोषमा रहेको हितलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन । उक्त व्यक्तिको अवकाश कोष बाहेक अन्यत्र निकायमा रहेको लगानीलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ । उक्त अवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ६.४.७: मानौं, राम प्रसादले कुनै अवकाश कोषमा हरेक महिना रु. ४,००० योगदान गर्ने गरेका रहेछन् । साथै, निजले कुनै एक बित्तीय सस्थाको रु. १ लाखको शेयर खरीद गरेका रहेछन् भने अवकाश कोषमा योगदान गरी जम्मा रहेको रकमलाई गैर व्यवसायिक सम्पत्ति मानिदैन । तर, निजको बित्तीय सस्थाको शेयरमा लगानी भने गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

२(द)(४) कुनै प्राकृतिक व्यक्तिको तीस लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन, वा

कुनै प्राकृतिक व्यक्तिले जग्गा तथा निजी घर निःसर्ग गर्दा रु. तीस लाख भन्दा कम मूल्यमा निःसर्ग गरेको छ भने त्यस्तो सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन । सो भन्दा बढी मूल्यमा निःसर्ग गरेको भए सो सम्पत्तिलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ । उक्त अवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ६.४.८: मानौं, सुरेशले २०६३।०३।३२ मा २० लाखमा एक घर किनेका रहेछन् र उक्त घर मिति २०७१।१०।१० मा रु. ८० लाखमा बिक्री गरेका रहेछन् भने यसरी रु. ३० लाख भन्दा बढी मूल्यमा निःसर्ग गरेको उक्त घर निजको गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ र उक्त घर निःसर्ग हुँदा प्राप्त रकमलाई गैर व्यवसायिक करयोग्य आय मानिन्छ र ऐनको परिच्छेद ८ अनुसार लाभ गणना गरी हुन आउने खूद लाभलाई गैर व्यवसायिक करयोग्य आय मानि लगानीको आय गणना गर्दा समावेश गर्नु पर्दछ ।

तर यदि निजले सो घर रु. ३० लाख भन्दा कम मूल्यमा बिक्री गरेको वा सो घर निजले दश वर्ष वा सो भन्दा अगाडि खरीद गरेका एवं अविच्छिन्न वा पटक पटक गरी कूल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेका रहेछन् भने त्यस्तो घर गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन र त्यस्तो सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ निजको लगानीको आयमा समावेश गर्नु पर्दैन ।

२(द)(५) तीन पुस्ताभित्र भएको खरीद बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति ।

साधारणतया तिनपुस्ताभिन्न खरीद बिक्री नभै अंशबण्डा, वकशपत्र आदि मार्फत सम्पत्तिको हस्तान्तरण गर्ने गरिन्छ । तर कहिलेकाँही तिनपुस्ताभिन्न सम्पत्तिको खरीद बिक्री हुने हुँदा यसरी बिक्री गरिएको सम्पत्तिको बिक्री मूल्य रकमलाई गैर व्यवसायिक करयोग्य आय मानिन्छ भने तीन पुस्ताभिन्न सम्पत्ति खरीद बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण भएको भए यस्तो कारोवारलाई गैर व्यवसायिक करयोग्य आय तथा कर प्रयोजनको लागि लगानी मानिँदैन । तर तीन पुस्ताभिन्न बिक्री गरिएको भए तापनि सम्पत्तिको मूल्य रु. ३० लाख भन्दा कम भएमा पनि सो सम्पत्तिलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिँदैन ।

६.४.३ लगानीबाट भएको आयको गणनामा समावेश हुने रकमहरू

मुनाफा तथा लाभ गणना गर्दा लगानीबाट प्राप्त हुने लाभांश, व्याज, भाडा, रोयल्टी, गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ आदि समावेश गरिन्छ । कुनै पनि व्यक्तिको लगानीको आय गणना गर्दा ऐनको दफा ९ को उपदफा (२) मा उल्लिखित निम्नानुसार रकमहरू समावेश गरी गर्नु पर्दछ :

९(२): कुनै व्यक्तिले कुनै आय वर्षमा लगानी गरे बापत गरेको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षमा प्राप्त गरेका देहायका रकमहरू समावेश गर्नु पर्नेछ :-

९(२)(क) सो लगानीबाट प्राप्त लाभांश, व्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, दफा ६३ को उपदफा (१) बमोजिम स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी,

कुनै व्यक्तिले शेयर लगानी गरे बापत प्राप्त गर्ने लाभांश, निक्षेप जम्मा गरे बापत वा कर्जा लगानी गरे बापत प्राप्त गरिने व्याज, घरभाडा लगाए बापत प्राप्त गरिने भाडा वा अन्य भाडा, स्वीकृति प्राप्त नगरेको अवकाश कोषबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट प्राप्त गरिएको अवकाश भुक्तानी आदि सबै लगानीको आय गणना गर्ने प्रयोजनको लागि आयमा समावेश गर्नु पर्दछ । एवं प्रकारले कुनै निकायले पेट्रोलियम उत्खनन गर्नका लागि स्वीकृति प्रदान गरे बापत प्राप्त गरिने रकम वा कुनै प्राबिधिक सहयोग वा ट्रेडमार्क प्रयोग गरे बापत भुक्तानी प्राप्त गरिने रोयल्टी जस्ता रकम पनि लगानीको आयमा समावेश गर्नु पर्दछ । तर, लाभांश बापत प्राप्त गरेको रकम, प्राकृतिक व्यक्तिले व्यवसायिक तवरले वाहेक प्राप्त गरेको व्याज र भाडा, लगानी बीमाबाट प्राप्त लाभ, अवकाश कोषबाट प्राप्त अवकाश भुक्तानीहरू ऐनको दफा ८८ अनुसार अग्रिम करकट्टी गरी भुक्तानी प्राप्त गरेको रकम ऐनको दफा ९२ अनुसार अन्तिम करकट्टी गरी भुक्तानी भएको मानिस हुँदा उक्त रकमलाई लगानीको आयमा समावेश गर्नु पर्दैन । तर गैर वासिन्दाबाट भुक्तानी भएको अवस्थामा उक्त आम्दानीहरू (गैर वासिन्दा निकाय दफा ६९ को नियन्त्रित विदेशी निकाय भएका अवस्थामा लाभांश बाहेक) मुनाफा र लाभमा समावेश गर्नु पर्दछ । उक्त अवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ६.४.९: मानौं, हरिस एण्ड कं. ले ABC Company Ltd. मा १० प्रतिशत व्याज आउने गरी रु १,००,००० कर्जा लगानी गरेको रहेछ। उक्त कम्पनीले सो बापत १० प्रतिशतले हुन आउने व्याज रु. १०,००० मा ऐनको दफा ८८ अनुसार १५ प्रतिशतका दरले हुने रु. १,५०० अग्रिम करकट्टी गरी बाँकी रु. ८,५०० भुक्तान गरेको रहेछ। यस अवस्थामा निज हरिस एण्ड कं.ले पूरै रकम रु. १०,००० लाई लगानीको आयमा समावेश गर्नु पर्दछ। त्यस्तै यदि हरिस भन्ने व्यक्तिले आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा रहेको रकम ऋण पत्र जारी गर्ने स्वीकृति नभएको निकाय ABC Company Ltd. मा १० प्रतिशत व्याज आउने गरी रु १,००,००० लगानी गरेका रहेछन् र सो कम्पनीले व्याज बापत रु. १०,००० मा ऐनको दफा ८८ अनुसार १५ प्रतिशतका दरले हुने रु. १,५०० अग्रिम करकट्टी गरी बाँकी रु. ८,५०० भुक्तान गरेको रहेछ। यस अवस्थामा निज हरिसले पूरै रकम रु. १०,००० लाई लगानीको आयमा समावेश गरी आय विवरण पेश गर्नु पर्दछ। तर, निजले सो रकम कुनै बैंकमा वा ऋण पत्र जारी गर्ने स्वीकृति भएको निकायमा जम्मा गरी व्याज प्राप्त गरेका रहेछन् भने त्यस्तो कर कट्टी गरी प्राप्त व्याज अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी मानिने हुनाले सो व्याज आयलाई हरिसले लगानीको आयमा समेत समावेश गर्नु पर्दैन।

९(२)(ख) परिच्छेद-८ बमोजिम गणना गरिएको सो व्यक्तिको सो लगानीको गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खूद लाभ,

गैर व्यवसायिक करयोग्य सम्पत्ति अर्थात् व्यवसाय वा लगानीमा प्रत्यक्ष रूपले प्रयोग नगरिएको तथा गैर व्यवसायिक करयोग्य सम्पत्तिमा पर्ने जग्गा, भवन तथा कुनै निकायमा रहेको हितको निःसर्ग भएमा त्यस्तो निःसर्गको समयमा निःसर्गवापत प्राप्त खूद लाभलाई आयमा समावेश गर्नुपर्दछ। यस्तो खूद लाभ गणना गर्दा आम्दानीबाट खर्च घटाई बाँकी रहने लाभबाट कुनै कट्टी नभएको नोक्सानी भए सो समेत घटाई बाँकी रहने रकम खूद लाभ हुन्छ।

९(२)(ग) सो व्यक्तिले गरेको लगानीको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्दा अनुसूची-२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको लागि गरिएको खर्चहरू (आउटगोइङ्गस) सहितको बाँकी मूल्य भन्दा प्राप्त हुने आम्दानीहरू (इनकमीङ्गस) बढी भएमा सो बढी भएजति रकम,

लगानीमा उपभोग गरिएको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्दा लाभ भए त्यस्तो लाभलाई लगानीको आयमा समावेश गर्नु पर्दछ।

९(२)(घ) लगानीका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको उपहार,

लगानीको सन्दर्भमा प्राप्त उपहारलाई लगानीको आयमा समावेश गर्नु पर्दछ। उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ६.४.१०: मानौं, हरिसले सम्पन्न बैंक लि. मा रु. २ करोड शेयर लगानी गरेका रहेछन् । कुनै आय वर्षमा बैंकले १ करोड भन्दा बढी शेयर लगानी गर्ने शेयरधनीलाई दशैमा एक तोलाको सुनको सिक्का उपहार स्वरुप दिएको रहेछ भने निजले प्राप्त गरेको उक्त सुनको सिक्का लगानी गरेर उपहार पाएको हुँदा सो उपहार बजार मूल्यमा मूल्यांकन गरी लगानीको आयमा समावेश गर्नु पर्दछ ।

९(२)(ड) सो लगानीका सम्बन्धमा गरिएको अवकाश भुक्तानी र सो व्यक्तिको लागि अवकाश कोषमा जम्मा गरिएको रकम समेतको अवकाश योगदान,

लगानी गरे बापत प्राप्त हुने अवकाश भुक्तानी तथा त्यस्तो भुक्तानी पाउनको लागि अवकाश कोषमा गरिने योगदानलाई समेत लगानीको आयमा समावेश गर्नु पर्दछ ।

९(२)(च) लगानीका सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरिएका रकमहरू, र लगानी नगर्ने शर्तमा वा यस्तै कुनै शर्त वा बन्देजका कारण प्राप्त रकमहरू लगानीको आयमा समावेश गर्नु पर्दछ । उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण ६.४.११: मानौं, हरिसको पुरानो वानेश्वरमा एउटा घर रहेछ । उक्त घर एक डान्स रेष्टुरेण्टलाई भाडामा दिएका रहेछन् । सोही गल्लीमा रहेको अर्को डान्स रेष्टुरेण्टका मालिक श्रीमती पेरिनाले निज हरिसलाई निजको घर डान्स रेष्टुरेण्टको लागि भाडामा नदिन र सो वापत मासिक रु. ३० हजार तिर्ने गरी करारनामा गरेकी रहिछिन् । त्यस्तो अवस्थामा यस्तो शर्त वा प्रतिबन्ध स्वीकार गरे वापत प्राप्त हुने भुक्तानी रकमलाई निज हरिसले आफ्नो लगानीको आयमा समावेश गर्नु पर्दछ ।

९(२)(छ) परिच्छेद-६ वा ७ वा दफा ५६ बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।

ऐनको परिच्छेद-६ मा उल्लेख भए बमोजिम कर प्रयोजनको लागि कुनै व्यक्तिको लेखाङ्कन तरिका विभागबाट स्वीकृति लिई परिवर्तन गरेको खण्डमा वा सोही परिच्छेदका अन्य दफामा भएको व्यवस्थाको कारणबाट लेखाङ्कन तरिका परिवर्तन भएमा परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरूमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ ।

ऐनको परिच्छेद-७ मा उल्लेख भए बमोजिम कुनै व्यक्तिद्वारा गरिएको कारोवारको भुक्तानी नगदमा मात्र नभई सम्पत्तिको हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य वरावरको रकमलाई आयमा समावेश गर्नु पर्दछ । यसरी हस्तान्तरित सम्पत्तिको मूल्य दुई पक्षबीच भएको सम्भौतामा उल्लेख गरिएको मूल्य वा कित्तावी मूल्यलाई आधिकारिक कारोवार मूल्य नमानि सो वखत हस्तान्तरित सम्पत्तिको बजार अनुसार यकीन गरिएको मूल्यलाई ऐनको प्रयोजनको लागि आधिकारिक मूल्य मानि लगानीको आयमा समावेश गर्नु पर्दछ ।

ऐनको दफा ५६ अनुसार निकाय र हिताधिकारीबीचको कारोवारमा भएको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभलाई यस खण्ड अन्तर्गत आयमा समावेश गर्नुपर्दछ । यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ ।

६.४.४ लगानीबाट भएको आयको गणनामा समावेश नहुने रकमहरू :

९(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले लगानीबाट प्राप्त गर्ने मुनाफा तथा लाभको गणना गर्दा देहायका कुराहरू समावेश गरिने छैनन् :-

९(३)(क) दफा १०, ५४, र ६९ बमोजिम छुट पाउने रकम र अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी, र

ऐनको दफा १० बमोजिम निम्नानुसारको रकमहरूलाई आयमा समावेश गर्नु पर्दैन ।

१०(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,

नेपाल सरकार र अन्य कुनै पनि विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धिमा वा सम्झौतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने व्यक्तिले सो सन्धि वा सम्झौताको अधीनमा रही प्राप्त गरेको रकम कर छुटको रकम हुनेछ ।

ऐनको दफा ५४ अनुसार कम्पनी तथा साभेदारी फर्मबाट वितरण गरिएको लाभांशमा अन्तिमरूपमा कर कट्टी गर्ने विधिद्वारा कर लगाइन्छ भने अन्य निकायले वितरण गरेमा कर नलाग्ने व्यवस्था छ । यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ ।

नियन्त्रित विदेशी निकायहरूद्वारा ऐनको दफा ६९ अनुसार वितरण हुने रकमहरू आय गणना गर्ने प्रयोजनको लागि समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १४ मा उल्लेख गरिएको छ ।

अन्तिमरूपमा कर कट्टी हुने ऐनको दफा ९२ अनुसारका भुक्तानीहरू मध्ये लगानीसंग सम्बन्धित भुक्तानी भए त्यस्तो भुक्तानीबाट प्राप्त भएको रकमलाई आयमा समावेश गर्नु पर्दैन । जस्तै: नेपाल श्रोत भएको भुक्तानीमा कर कट्टी गरी प्राप्त गरेको लाभांश रकमलाई ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी भुक्तानी गरिएको रकम भएको हुँदा यस्तो भुक्तानी रकम आयमा समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १६ मा उल्लेख गरिएको छ ।

९(३)(ख) सो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम ।

कुनै व्यक्तिको आय गणना गर्ने प्रयोजनको लागि समावेश गरिने रकमहरू दोहोरो नपर्ने गरी सो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम लगानीको आयमा समावेश गर्नु पर्दैन । ऐनको दफा ७ अनुसार व्यवसायको आय गणना गर्दा समावेश गरिएको आयहरू र दफा ८ अनुसार रोजगारीको आय गणना गर्दा समावेश गरिएका आयहरूलाई लगानीको आय गणना गर्दा समावेश गर्नु पर्दैन । यस प्रकार लगानीको आय एक अवशिष्ट (Residual) आय हो जुन रोजगारी र व्यवसायबाट भएको आयको गणना पश्चात मात्र गणना वा परिभाषित गरिन्छ ।

रकमहरूको परिमाणीकरण, बाँडफाँड र चारित्रीकरण (Quantification, Allocation and Characterization of Amounts)

७.१ आयकर ऐन, २०५८ ले आयको गणना गर्दा नगद, जिन्सी वा अन्य तवरबाट गरिने भुक्तानी एवं उपलब्ध भएको सुविधाहरू तथा सेवाहरूलाई आयमा समावेश गरिनुपर्ने व्यवस्था गरेको छ। जस अनुसार नगदमा भुक्तानी गरिएका बाहेक अन्य भुक्तानीहरूलाई जस्तै: जिन्सी भुक्तानी, सुविधा भुक्तानी, सेवा भुक्तानी आदिलाई समेत मौद्रिक रूपमा परिमाणीकरण गरी आयमा समावेश गर्ने र सोही अनुसार त्यस्ता भुक्तानीलाई करको दायरामा समेट्ने व्यवस्था रहेको छ। ऐनको परिच्छेद ७ मा यसरी नगद बाहेक अन्य तवरबाट भएका भुक्तानीलाई नगदमा परिवर्तन गर्ने व्यवस्था उल्लेख गरिएको छ। नगद बाहेक अन्य तवरबाट गरिएका भुक्तानीलाई आयकर प्रयोजनको लागि चारित्रीकरण गर्ने, परिमाणीकरण (Quantify) गर्ने र बाँडफाँड गर्ने प्रकृयाको सन्दर्भमा स्पष्ट पार्नु यस परिच्छेदको उद्देश्य रहेको छ।

७.२ रकमहरूको परिमाणीकरण

७.२.१ परिमाणीकरण सम्बन्धी व्यवस्था

रकमहरूको परिमाणीकरण (Quantification) गर्ने सन्दर्भमा ऐनको दफा २७ को उपदफा (१) मा निम्नानुसार व्यवस्था रहेको छ :-

२७(१) कुनै भुक्तानीलाई देहायको रकम बराबरमा परिमाणीकरण गर्नु पर्नेछ :-

२७(१)(क) कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पत्ति हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम,

ऐनको दफा २ को खण्ड (ह) मा भुक्तानी शब्दलाई निम्नानुसार परिभाषित गरिएको छ :-

“भुक्तानी” भन्नाले देहायको काम कारबाही सम्भन्धु पर्छ :-

- (१) कुनै एक व्यक्तिको रकम वा सम्पत्ति अर्को व्यक्तिको नाउँमा र कुनै अर्को व्यक्तिको दायित्व सो व्यक्तिको नाउँमा हस्तान्तरण भएमा,
- (२) कुनै एक व्यक्तिबाट सिर्जित सम्पत्ति सो सम्पत्तिको सिर्जनापछि अर्को व्यक्तिको स्वामित्वमा भएमा वा कुनै एक व्यक्तिको दायित्वको भार अर्को व्यक्तिले बहन गरेमा,
- (३) एक व्यक्तिले अर्को व्यक्तिलाई सेवा प्रदान गरेमा,
- (४) कुनै एक व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति अर्को व्यक्तिले प्रयोग गरेमा वा प्रयोगको लागि उपलब्ध भएमा।

ऐनमा भुक्तानीलाई एक्रुयल आधारको खर्च एवं आयको रूपमा मानिएको छ। ऐनको दफा २४ को उपदफा (१) मा व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको लेखाङ्कन एक्रुयल आधारमा

गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानि आयको गणनामा समावेश गर्नु पर्ने व्यवस्था रहेको छ। वित्तीय विवरणको आधार (Framework for the Preparation and Presentation of Financial Statements) तथा नेपाल लेखामान १ (NAS 01 मा समेत Accrual आधारमा लेखाङ्कन गर्नु पर्ने व्यवस्था गरेको छ। व्यक्तिको आय गणना गर्दा तथा खर्च कट्टी दाबी गर्दा “भुक्तानी” को भूमिका महत्वपूर्ण हुन्छ। भुक्तानी (Payment) शब्दले यथार्थमा कुनै व्यक्तिले अर्को व्यक्तिलाई लाभान्वित गराउन सक्ने हरेक माध्यमलाई समावेश गरेको छ। भुक्तानी शब्दको थप व्याख्या एवं उदाहरणहरू यसै निर्देशिकाको परिच्छेद २ तथा परिच्छेद ८ मा गरिएको छ।

कुनै व्यक्तिद्वारा गरिएको कारोवारको भुक्तानी नगदमा मात्र नभई सम्पत्तिको हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य वरावरको रकमलाई आयमा समावेश गर्नु पर्दछ। यो दफा अनुसार हस्तान्तरित सम्पत्तिको मूल्य दुई पक्षबीच भएको सम्झौतामा उल्लेख गरिएको मूल्य वा किताबी मूल्यलाई मात्र आधिकारिक कारोवार मूल्य नमानि सो वखत हस्तान्तरित सम्पत्तिको बजार अनुसार यकीन गरिएको मूल्यलाई ऐनको प्रयोजनको लागि आधिकारिक मूल्य मानि आयमा समावेश गर्नु पर्दछ। यसरी गरिएको कारोवार रोजगारी आयसंग सम्बन्धित भए रोजगारीको आयमा, व्यवसायसंग सम्बन्धित भए व्यवसायको आयमा र लगानीसंग सम्बन्धित भए लगानीको आयमा समावेश गर्नु पर्दछ। उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ।

उदाहरण ७.२.१: मानौं, दिगम वान्तवा भन्ने व्यक्तिले स्कट नेपाल प्रा.लि. नामको संस्थालाई कुनै सेवा उपलब्ध गराएका रहेछन्। उक्त संस्थाले निज दिगमलाई सो सेवाको मूल्य नगदमा भुक्तानी नदिए एउटा टेलिभिजन दिएको रहेछ। उक्त टेलिभिजनको बजार मूल्य रु. ५०,००० रहेछ भने सो अवस्थामा निज वान्तवाले रकम भुक्तानी नलिए पनि रु. ५०,००० को भुक्तानी प्राप्त गरे सरह मानिनेछ।

उदाहरण ७.२.२: मानौं, नेपाल आयल निगममा कार्यरत कर्मचारीलाई मासिक ५० लिटर पेट्रोल सुविधा स्वरूप उपलब्ध गराउने व्यवस्था रहेछ र त्यस्तो पेट्रोलको बजार मूल्य प्रति लिटर ८० रहेछ भने निजको रोजगारीको आय गणना गर्दा आयमा ८०×५० रु. ४,०००।- प्रति महिनाका दरले हुने रु. ४८,०००।- लाई समेत समावेश गर्नु पर्दछ।

उदाहरण ७.२.३: मानौं, कुनै एक चाउचाउ फ्याक्ट्रीले वार्षिक रूपमा तोकिएको परिमाण बिक्री गर्ने कुनै डिलरलाई एउटा रंगीन टेलिभिजन दिने व्यवस्था गरेको रहेछ उक्त डिलरले निजलाई तोकिएको परिमाण बिक्री गरी Target meet गरे वापत निजलाई प्राप्त भएको टेलिभिजन (सम्पत्ति) को बजार मूल्य रु. २०,०००।- रहेछ भने उक्त रु. २०,०००।- लाई डिलरले आफ्नो व्यवसायको आयमा समावेश गर्नु पर्दछ।

उदाहरण ७.२.४: मानौं, ABC Travel Agency Pvt. Ltd. मा कार्यरत प्रबन्ध निर्देशक श्री हरिप्रकाश श्रेष्ठलाई निजको संस्था प्रतिको इमान्दारिताको कदर गर्दै सञ्चालक समितिले निर्णय गरी निजलाई Jeep हस्तान्तरण गरेको रहेछ । यस अवस्थामा निजको इमान्दारिताको कदर स्वरूपको भुक्तानी सम्पत्तिको हस्तान्तरणबाट भएको हुँदा उक्त Jeep को बजार मूल्य बराबरको रकम निजको पारिश्रमिक आयमा समावेश गर्नु पर्दछ । बजार मूल्य भन्नाले सम्पत्ति खातामा गरिएको Written Down Value नभई उक्त Jeep बजारमा बिक्री गर्दा कति रकम प्राप्त हुन सक्छ सो आधारमा निर्धारण गर्नु पर्दछ ।

उदाहरण ७.२.५: मानौं, विद्युत बितरण गर्ने निकायले आफ्ना कामदार वा कर्मचारीहरूलाई सुविधाका रूपमा प्रति महिना निश्चित युनिटसम्म महसुल नलिने गरी छुट दिने वा टेलिफोन कम्पनीले आफ्ना कामदार वा कर्मचारीहरूलाई सुविधाका रूपमा प्रति महिना निश्चित कलसम्म महसुल नलिने गरी छुट दिने व्यवस्था गरेको रहेछ वा अन्य यस्तै छुटहरू आफ्ना कर्मचारीलाई उपलब्ध गराइने व्यवस्था छ भने त्यस्ता निकायले यसरी दिईने छुटलाई बजार मूल्यका आधारमा हिसाव गरी आउने रकम सुविधा उपभोग गर्ने कामदार वा कर्मचारीहरूको रोजगारीको आय गणना गर्दा आयमा समावेश गर्नु पर्दछ ।

२७(१)(ख) देहायका कुरा उपलब्ध गराएबापत भएको भुक्तानीको लागि तोकिए बमोजिम निर्धारण हुने रकम वा रकम निर्धारण गर्ने व्यवस्था नगरिएकोमा खण्ड (ङ) अनुसार निर्धारण हुने रकम :-

२७(१)(ख)(१) भुक्तानी पाउने व्यक्तिको पूर्ण वा आंशिकरूपमा निजी प्रयोजनका लागि प्रयोग गरिएको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधन, वा

आयकर नियमावली को नियम १३ को उपनियम (१) मा निजी प्रयोजनको सवारी साधन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :

(१) कर्मचारी वा कामदार लगायतको कुनै हिताधिकारीको लागि कुनै व्यक्तिबाट पूर्ण वा आंशिकरूपमा निजी प्रयोजनको लागि प्रयोग भएको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधनलाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम कुनै आय वर्षको लागि देहाय बमोजिम रकम निर्धारण हुनेछ :-

(क) कर्मचारी वा कामदार वा मासिकरूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई उपलब्ध गराएकोमा निजले खाईपाई आएको तलबको ०.५ प्रतिशतले हुने रकम ।

(ख) खण्ड (क) मा उल्लेख भएको अवस्थामाबाहेक सवारीसाधनको प्रचलित बजार मूल्यको वार्षिक १ प्रतिशतले हुने रकम ।

स्पष्टीकरण : यस नियमको प्रयोजनको लागि “सवारी साधन” भन्नाले मोटर, कार, जीप र यस्तै किसिमको अन्य सवारी साधन सम्भन्नु पर्छ ।

आयकर नियमावलीको नियम १३ उपनियम (१) बमोजिम कर्मचारी वा कामदार वा मासिकरूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई पूर्ण वा आंशिकरूपमा निजी प्रयोजनका लागि उपलब्ध भएको सवारी साधनको लागि निजले खाईपाई आएको तलबको ०.५ प्रतिशतले हुने रकमलाई निजले प्राप्त गरेको भुक्तानी सरह मानि रोजगारीको आयमा समावेश गरिन्छ ।

माथिको स्पष्टीकरण अनुसार “सवारी साधन” ले मोटर, कार, जीप र यस्तै किसिमको सवारी साधनलाई जनाउछ, अर्थात् उपर्युक्त वर्ग (Category) का सवारी साधन बाहेक साईकल, मोटरसाईकल, कर्मचारीलाई संयुक्तरूपमा उपलब्ध बस सुविधा जस्ता सवारी साधन भने “सवारी साधन सुविधामा” समावेश हुने छैन ।

आयकर नियमावली, २०५९ को नियम १४ अनुसार “कुनै भुक्तानीलाई ऐनको दफा २७ बमोजिम परिमाणीकरण गर्दा वा ऐनको दफा २८ बमोजिम नेपाली रुपैयाँमा परिवर्तन गर्दा रुपैयाँभन्दा बढी भएको चानचुन पैसालाई गणना गरिने छैन ।”

उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ७.२.६: मानौं, कुनै कर्मचारीलाई उसको रोजगारदाताले निजी तथा व्यवसायिक कामको लागि एउटा कार उपलब्ध गराएको रहेछ । सो कारको बजार मूल्य रु. २०,००,००० रहेछ । निजले आफ्नो मासिक पारिश्रमिक निम्नानुसार प्राप्त गर्ने गरेका रहेछन् ।

तलब	रु. १५,०००
ग्रेड (जम्मा)	रु. ५,९३०
महङ्गी भत्ता	रु. ६००
अन्य भत्ता	रु. १,०००

सवारी साधन निजी कार्यको लागि समेत उपलब्ध गराएकोमा, Perquisite को मूल्य निर्धारण गर्नको लागि निजले खाईपाई आएको तलब निर्धारण गर्नु पर्दछ ।

शुरु तलब (१५,००० × १२)	१,८०,०००
ग्रेड	५,९३०
खाईपाई आएको तलब	रु. १,८५,९३०

०.५% का दरले हुने $(१,८५,९३० \times ०.५/१००) = ९२९.६५$

निजको सवारी साधन प्रयोग गरेवापत रु. ९२९.६५ भुक्तानी दिए सरह मानि निजको रोजगारीको आयमा समावेश गरिन्छ । यसरी परिमाणीकरण (Quantification) गर्दा पैसालाई गणना गर्नु पर्दैन ।

सवारी साधन सुविधा दिईदा सवारी चालक तथा ईन्धनसमेत दिनु पर्ने हुंदा माथि उल्लेख भए अनुसार सवारी साधन सुविधा बापतको रकम आयमा समावेश गरी सकेपछि सवारी चालक वा ईन्धनको लागि रोजगारदाताले गरेको भुक्तानी वा सुविधालाई आयमा समावेश गर्नु पर्दैन । तर, यदि

कर्मचारीलाई निजी प्रयोजनको निमित्त सवारी साधन सुविधा भनी निश्चित रकम भुक्तानी गरेको भए पूरै भुक्तानी रकम उक्त कर्मचारीको रोजगारीको आयमा समावेश गर्नु पर्ने हुन्छ ।

कुनै पनि निकायले आफ्नो कर्मचारीलाई निजको व्यक्तिगत सवारी साधनलाई सुविधा अन्तर्गत इन्धन उपलब्ध गराएको छ भने उपलब्ध गराएको इन्धनको बजार मूल्य निर्धारण गरी बजार मूल्य वरावरको रकम निजको रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।

नियम १३ को उपनियम (१) को खण्ड (ख) मा उल्लेख भए बमोजिम कर्मचारीबाहेक अन्यलाई सवारी साधन उपलब्ध गराएको खण्डमा सवारी साधनको प्रचलित बजार मूल्यको वार्षिक एक प्रतिशतका दरले हुने रकम निजको आयमा समावेश गर्नु पर्दछ । उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ७.२.७: मानौं, हरिहरण भन्ने व्यक्ति ABC Travel Agency Pvt. Ltd. मा एउटा कार्यक्रम संचालन गर्न एकमुष्ट रु. ५०,००० शुल्क पाउने गरी परामर्शदाता नियुक्त भएका रहेछन् । निजलाई व्यक्तिगत प्रयोजन तथा तोकिएको कार्य सम्पादन गर्नसमेत सहयोग पुगोस् भन्ने उद्देश्यले सो निकायले एउटा कार तीन महिनाको लागि उपलब्ध गराएको रहेछ । सो कारको बजार मूल्य रु. २०,००,००० रहेछ भने निजले आफ्नो व्यवसायको आयमा सो निकायबाट नगदै प्राप्त रु. ५०,००० को अतिरिक्त रु. २०,००,००० को १ प्रतिशतले ३ महिनाको हुन आउने रकममा रु. ५,००० समेत समावेश गर्नु पर्दछ ।

२७(१)(ख)(२) भुक्तानी पाउने व्यक्तिको लागि उपलब्ध गराइएको भवन ।

आयकर नियमावली को नियम १३ को उपनियम (२) मा निजी प्रयोजनको भवन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :

(२) कर्मचारी वा कामदार लगायतको कुनै हिताधिकारीको लागि कुनै व्यक्तिबाट निजी प्रयोजनको लागि प्रयोग भएको वा प्रयोगको लागि उपलब्ध भएको भवनलाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ख) को उपखण्ड (२) बमोजिम कुनै आय वर्षको लागि देहाय बमोजिम रकम निर्धारण हुनेछ :-

- (क) भवन उपलब्ध गराउने व्यक्तिले कर्मचारी वा कामदार वा मासिकरूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई भवन उपलब्ध गराएकोमा निजले खाइपाई आएको तलबको २ प्रतिशतले हुने रकम,
- (ख) भवन उपलब्ध गराउने व्यक्तिले घर भाडामा लिई खण्ड (क) मा उल्लेख भए बाहेकको व्यक्तिलाई भवन उपलब्ध गराएकोमा भाडाबापत भुक्तानी गरेको रकमको २५ प्रतिशतले हुने रकम,
- (ग) भवन उपलब्ध गराउने व्यक्तिले भाडा तिर्नु नपर्ने घर खण्ड (क) मा उल्लेख भए बाहेकको व्यक्तिलाई भवन उपलब्ध गराएकोमा प्रचलित घरभाडाको २५ प्रतिशतले हुने रकम ।

आयकर नियमावलीको नियम १३ को उपनियम (२) बमोजिम कर्मचारी, कामदार वा मासिकरूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई भाडामा लिई वा आफ्नै भवन उपलब्ध गराएकोमा निजले खाईपाई आएको तलबको २ प्रतिशतले हुने रकमलाई निजले प्राप्त गरेको भुक्तानी सरह मानि निजको रोजगारीको आयमा समावेश गरिन्छ। उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ७.२.८: मानौं, उदाहरण ७.२.६ का कर्मचारीलाई तलव भत्ताको अतिरिक्त रु. ६०,००० वार्षिक भाडा प्राप्त हुने भवन समेत उपलब्ध गराएको रहेछ। निज सो कम्पनीको कर्मचारी भएकोले भवन सुविधा बापत सो व्यक्तिले खाईपाई आएको तलबको २% का दरले हुने रकम रु. ३,७१८।६० ($१,८५,९३० \times २/१००$) सुविधाको रूपमा गणना गरी रोजगारीको आयमा समावेश गर्नुपर्दछ। भवन सुविधाको मूल्यांकन रु. ३,७१८।६० भए तापनि आयकर नियमावली २०५९ को नियम १४ अनुसार चानचुन पैसालाई गणना गरिने छैन भन्ने व्यवस्था अनुसार रु. ३,७१८ मात्र आयमा समावेश गरिनु पर्दछ। रोजगारदाताले कामदार तथा कर्मचारीको लागि वासस्थानको लागि भनेर नगद वा सो सरह उपलब्ध गराएको छ भने उपलब्ध भएको कूल रकम नै भत्ताको रूपमा निजको आयमा समावेश गर्नु पर्दछ।

उदाहरण ७.२.९: मनौं, नेपाल बैंक लिमिटेडको भैरहवामा एक अतिथी गृह रहेछ। उक्त अतिथी गृहको एक तल्ला (Flat) उक्त बैंकका सञ्चालक श्री भद्रेश्वर महतलाई १ वर्षको लागि वस्नको लागि उपलब्ध गराएको रहेछ। मानौं, उक्त अतिथी गृह रहेको सोही इलाकामा त्यस्तै प्रकारको तल्ला (Flat) लाई मासिक रु ५,००० भाडा पर्दोरहेछ। यस अवस्थामा निज सञ्चालक श्री भद्रेश्वर महतले मासिक रु. १,२५० ($५,००० \times २५/१००$) आफ्नो आयमा समावेश गरी आय गणना गर्नु पर्दछ।

साधारणतया यो सुविधा बापत कर्मचारीको हकमा तलव आयको २ प्रतिशतले हुने रकम निजको रोजगारीको आय गणना गर्ने प्रयोजनको लागि भुक्तानी पाए सरह (Deemed Income) मानि समावेश गरिन्छ। कार्यालयमा कार्यरत गार्ड तथा मेसेन्जर वा कार्यालय सहयोगी जस्ता कर्मचारीहरूको लागि अफिसमा नै सुरक्षाका दृष्टिकोणले वासस्थान उपलब्ध गराईएको अवस्थामा यस्तो वासस्थानको उपलब्धता निजको सुविधा नभै कार्यालयको सुरक्षार्थ (रोजगारदाताको व्यवसायिक प्रयोजनार्थ) बसेको अवस्थामा भने निजको रोजगारीको आयमा वासस्थान उपलब्ध गराए बापत तलबको २ प्रतिशतले हुने रकम समावेश गर्नु पर्दैन।

कुनै निकायले वासस्थानको व्यवस्था गर्दा सहूलियत दरमा उपलब्ध गराएको अवस्थामा पनि नियमावलीमा उल्लेख भए बमोजिम खाईपाई आएको तलबको २ प्रतिशतले हुन आउने रकमलाई निजको आय गणना गर्दा समावेश गर्नु पर्ने हुन्छ। उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ७.२.१०: मानौं, मासिक रु. २५,००० तलब पाउने दिपक भन्ने एक कर्मचारीलाई कार्यालयले बासस्थान उपलब्ध गराएको रहेछ। कार्यालयले बस्नको लागि आवास गृह उपलब्ध गराए वापत मासिक रु. २००।- आफ्नो कार्यालयलाई तिर्दै आएका रहेछन्। उक्त आवास गृह निजलाई सुविधामा उपलब्ध गराएको हुँदा नियमावली अनुसार निजको आयमा खाईपाई आएको तलबबाट २ प्रतिशतका दरले हुन आउने रकम अर्थात रु. ५०० प्रति महिना निजको रोजगारीको आयमा समावेश गर्नु पर्दछ।

उदाहरण ७.२.११: मानौं, सामरी भन्ने एक जना नेपाल गियर प्रा.लि. का सञ्चालकलाई सो प्रा.लि. ले आवास (Quarter) उपलब्ध गराएको रहेछ। उक्त आवास स्थल कमलादी, काठमाडौंमा अवस्थित रहेछ। कमलादी क्षेत्रमा निजलाई उपलब्ध गराएको आवासस्थान वरावरको घर भाडामा लिएको अवस्थामा मासिक रु. ५०,०००।- उक्त प्रा.लि. ले तिर्नु पर्ने अवस्था रहेछ भने निज सञ्चालक कर्मचारी वा कामदार नभएको कारण निज सञ्चालकले उक्त परिमाणीकरण गरिएको रकम रु. ५०,०००।- को २५ प्रतिशतले हुने रु. १२,५००।- भुक्तानी पाए सरह मानि आफ्नो आयमा समावेश गर्नु पर्दछ।

उदाहरण ७.२.१२: मानौं, नेपाल गियर प्रा.लि. ले आफ्नो सञ्चालकलाई मासिक रु. ४०,०००।- पर्ने घर भाडामा लिई वासस्थानको लागि उपलब्ध गराएको अवस्थामा भने मासिक २५ प्रतिशतका दरले हुने रु. १०,०००।- निज सञ्चालकले भुक्तानी पाए सरह मानि आफ्नो आयमा समावेश गर्नु पर्दछ। तर निज सञ्चालकलाई वासस्थानको व्यवस्था उपलब्ध नगराई वासस्थानको लागि भनी मासिक रु. ४०,०००।- उपलब्ध गराएको खण्डमा भने सम्पूर्ण रकमनै निजले आफ्नो आयमा समावेश गर्नु पर्दछ।

२७(१)(ग) देहायका कुरा उपलब्ध गराएबापत भुक्तानी दिने व्यक्तिले गरेको खर्चबाट भुक्तानी प्राप्त गर्ने व्यक्तिको योगदान कटाई बाँकी हुन आएको रकम :-

२७(१)(ग)(१) घरको रेखदेखकर्ता, भान्छे, सवारी चालक, माली वा अन्य घरेलु सहायकको सेवा, कुनै पनि निकायले आफ्नो कर्मचारीलाई निकायको नियमावली अनुसार निजको लागि घरको रेखदेखकर्ता, भान्छे, सवारी चालक, माली वा अन्य घरेलु सहायकको सेवा उपलब्ध गराएको अवस्थामा सुविधा प्राप्त गर्ने व्यक्तिको योगदान कटाई बाँकी हुन आउने रकम निजको रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दछ। उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ७.२.१३: मानौं, विकास बैंक लिमिटेडले आफ्नो मुख्य कार्यकारी अधिकृतको लागि घरमा काम गर्नको लागि एक जना सहयोगी उपलब्ध गराएको रहेछ। उक्त सहयोगी विकास बैंक लिमिटेडमा काम गर्ने कर्मचारी हुन्। निजको मासिक रु. ५,०००।- तलव रहेछ र संस्थाले निजको कार्यक्षेत्र मुख्य कार्यकारी अधिकृतको घरमा तोकेको रहेछ। निज कार्यकारी अधिकृतलाई नियुक्ति दिदाका अवस्थामा भएको करारनामामा संस्थाले एक जना सहयोगी उपलब्ध गराए वापत निजको तलवबाट मासिकरूपमा रु. १,०००।- कट्टा गर्ने व्यवस्था रहेछ। यस अवस्थामा बैंकले सहयोगीलाई भुक्तानी गरेको पारिश्रमिक रु. ५,००० बाट सेवा प्राप्त गर्ने व्यक्ति मुख्य कार्यकारी अधिकृतको योगदान रु. १,०००।- भएको हुँदा उक्त योगदान कटाउँदा बाँकी हुन आउने रकम रु.४,०००।- प्रति महिना (५,०००-१,०००) मुख्य कार्यकारी अधिकृतको रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दछ। अर्थात् कुनै व्यक्तिले संस्थाको लागतमा प्राप्त गरेको सुविधा नै सुविधा प्राप्त गर्ने व्यक्तिको Perquisite हुन आउँछ।

२७(१)(ग)(२) कुनै खाना, जलपान वा मनोरञ्जन, वा

भुक्तानी दिने व्यक्तिले गरेको खर्चबाट भुक्तानी प्राप्त गर्ने व्यक्तिको योगदान कटाई बाँकी हुन आएको कुनै खाना, जलपान वा मनोरञ्जनलाई आयमा समावेश गर्ने व्यवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ७.२.१४: मानौं, होटल काठमाडौं रेजेन्सीमा कर्मचारी सेवा विनियमावली अनुसार तहाँ कार्यरत अधिकृत कर्मचारीहरूले आफूले वा आफ्ना परिवारजनका बढीमा २ जना सदस्यले रु. २००।- तिरी बफे डिनर खान पाउने सुविधा रहेछ। उक्त बफे (Buffet) डिनर अन्य व्यक्तिहरूले प्रति व्यक्ति रु. ७००।- तिरी खान पाउने अवस्था छ भने रोजगारदाताको खर्च रु. ७००।- बाट सुविधा प्राप्त गर्ने कर्मचारीको योगदान रु. २००।- कट्टा गरी बाँकी हुन आउने रु. ५००।- निज सुविधा उपभोग गर्ने व्यक्तिको रोजगारीको आयमा समावेश गर्नु पर्दछ।

२७(१)(ग)(३) भुक्तानी प्राप्त गर्ने व्यक्तिको निवासस्थानमा जडान गरिएको धारा, बिजुली, टेलिफोनजस्ता सेवाहरू,

सुविधा प्राप्त गर्ने व्यक्तिको निवास स्थानमा जडान गरिएको धारा, बिजुली, टेलिफोन जस्ता सेवाहरू उपलब्ध गराए वापत निकायले तिरेको महसुल रकम भने सुविधा उपभोग गर्ने व्यक्तिको रोजगारीको आयमा समावेश गर्नु पर्दछ। उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ७.२.१५: मानौं, नेपाल खुसी कम्पनी लि.ले आफ्नो मुख्य कार्यकारी अधिकृतको निजी निवासमा जडान गरिएको धारा वापतको महसुल प्रति महिना रु. १,०००।- बिजुलीको महसुल वापत प्रति महिना रु.२,०००।- र टेलिफोन महसुल वापत प्रति महिना रु. ३,०००।- तिर्ने गरेको रहेछ। यस सम्बन्धमा निजको निवास स्थानमा उपलब्ध गराईएका माथि उल्लेख गरिए बमोजिमका सुविधा वापत संस्थाले प्रति महिना तिरेको रु. ६,०००।- लाई निजको रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दछ।

उदाहरण ७.२.१६: मानौं, कुनै रोजगारदाताले आफ्ना कामदार वा कर्मचारीहरूलाई सुविधाका रूपमा प्रति महिना निश्चित वा अनिश्चित युनिटसम्मको महसुल वा सुविधाका रूपमा प्रति महिना निश्चित कलसम्मको महसुल उपलब्ध गराइने व्यवस्था छ भने त्यस्ता निकायले यसरी दिईने सुविधालाई सो रोजगारदाताले भुक्तानी गरेको रकम सुविधा उपभोग गर्ने कामदार वा कर्मचारीहरूको रोजगारीको आय गणना गर्दा आयमा समावेश गर्नु पर्दछ ।

टेलिफोनको सुविधा प्राप्त गर्ने व्यक्तिको निवास स्थानमा जडान गरिएको टेलिफोनबाट निजले आफ्नो व्यक्तिगत प्रयोजनका साथै कार्यालयको कामको लागि समेत प्रयोग गरिने हुँदा व्यक्तिगत प्रयोजनको लागि गरिएको फोनको महसुल मात्रै आयमा समावेश गर्नु पर्दछ ।

२७(१)(घ) कुनै आय वर्षमा भुक्तानी प्राप्त गर्नु पर्ने कुनै व्यक्तिले ऋण बापत तिरेको व्याज प्रचलित व्याज दर अनुसार तिर्नु पर्ने व्याज रकमभन्दा कम भएमा सो कम भएजति रकम,

प्रचलित व्याजदर भन्नाले प्रवाह गरिएको ऋणको प्रकृति अनुसार बजारमा उपलब्ध हुने व्याजदरलाई जनाउँदछ । यस प्रयोजनका लागि व्याजदर घोषणा गर्ने र सोलाई पुष्ट्याई गर्ने दायित्व करदाता स्वयंको हुन्छ ।

कर्मचारीलाई रोजगारदाताले उपलब्ध गराउने निर्व्याजी वा कम व्याज दरको कर्जाको व्याज सहूलियत समेत आयमा समावेश गर्नु पर्दछ । उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ :-

उदाहरण ७.२.१७: मानौं, कुनै व्यक्तिलाई रु.१००,००० वार्षिक ४% का दरले व्याज तिर्ने गरी कुनै कर्जा उपलब्ध गराएको रहेछ र प्रचलित व्याजदर ८% रहेछ भने फरक दर ४% का हिसाबले हुने रु.४,००० सो कर्मचारीले प्राप्त गरेको व्याज सहूलियतका रूपमा गणना गरी रोजगारीको आयमा समावेश गरिन्छ ।

२७(१)(ङ) खण्ड (क), (ख), (ग) र (घ) मा उल्लिखित भुक्तानी वाहेक अन्य भुक्तानीको सम्बन्धमा भुक्तानी पाउने व्यक्तिको सट्टा तेस्रो व्यक्तिले भुक्तानी पाएमा सामान्यतया: पाउने फाइदाको मूल्य बराबरको रकम, र यस सम्बन्धी व्यवस्थालाई खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ :-

उदाहरण ७.२.१८: मानौं, बोल्ड किड प्रा. लि. मा हरिप्रसाद भन्ने कर्मचारी काम गर्दा रहेछन् । निजको छोरा Kinder World भन्ने स्कूलमा पढ्ने गरेको रहेछ । उक्त स्कूलको मासिक फि वापत हुने रकम रु. १०,०००/- सो प्रा.लि.ले सिधै सोही स्कूललाई भुक्तानी गर्ने गरेको रहेछ । यस्तो भुक्तानी रकम कर्मचारीलाई अप्रत्यक्षरूपमा रोजगारदाताले सुविधा उपलब्ध गराएको मानि निज हरिप्रसादको रोजगारीको आय निर्धारण गर्दा समावेश गर्नु पर्दछ । यहाँ हरिप्रसादले तिर्नु पर्ने दायित्व सो प्रा.लि.ले तिरिदिएको हुँदा हरिप्रसादलाई अप्रत्यक्षरूपमा फाइदा पुगेको छ । तसर्थ अप्रत्यक्षरूपमा तेस्रो व्यक्तिले अर्थात Kinder World ले उक्त भुक्तानी पाएको भए तापनि हरिप्रसादलाई फाइदा भएको हुँदा सो रकमलाई निजको आय मानिन्छ ।

७.२.२ परिमाणीकरणको समय

परिमाणीकरण (Quantification) गरिएका रकमहरूको भुक्तानीको समय मानिने सन्दर्भमा ऐनको दफा २७ को उपदफा (२) मा निम्नानुसार व्यवस्था रहेको छ :-

२७(२) उपदफा (१) को खण्ड (क) र (ङ) को सम्बन्धमा भुक्तानी आर्जन गरेको, प्राप्त गरेको, दिएको, बहन गरेको वा कर प्रयोजनको लागि अन्य रूपमा हिसाब गरिएको समयलाई नै रकमहरूको परिमाणीकरण भएको समय मानिनेछ ।

ऐनको दफा २७ को उपदफा (२) बमोजिम भुक्तानी आर्जन गरेको, प्राप्त गरेको, दिएको, बहन गरेको वा कर प्रयोजनको लागि अन्य रूपमा हिसाब गरिएको समयलाई नै रकमहरूको परिमाणीकरण भएको समय अर्थात् सोही मितिमा भुक्तानी दिएको वा पाएको मानिनेछ । भुक्तानीका अवस्था खुलाउने उदाहरणहरू तल प्रस्तुत गरिएको छ :-

भुक्तानी प्राप्त (आर्जन) गरेको अवस्था :-

उदाहरण ७.२.१९: मानौं, ABC Consultancy Pvt. Ltd. लाई ने. वै. लि. ले कर परामर्शदाताको रूपमा २०६५ श्रावण १ गतेदेखि लागू हुने गरी २०६४/१०/२८ मा नियुक्ति गरेको रहेछ । उक्त करारनामा अनुसार बैंकले सो कम्पनीलाई वार्षिक रु १००,००० भुक्तानी दिने व्यवस्था रहेछ । सो सम्झौताबमोजिम निजले करार गर्दाको अवस्थामा अर्थात् २०६४/१०/२८ मा अग्रिम पेशकी वापत रु ४०,००० लिएको रहेछ । ABC Consultancy एक कम्पनी भएको हुँदा Accrual Basis मा लेखाङ्कन गर्नु पर्ने र परामर्श वापतको शुल्क आ.व. ०६५/६६ सालमा मात्र आर्जन (Accrue) भएको मानिने हुँदा अग्रिम पेशकी वापत प्राप्त भएको रु. ४०,००० आ.व. ०६४/६५ को आर्जन नमानिने र आर्जन (Accrue) नहुँदासम्मका लागि दायित्वको रूपमा लेखाङ्कन गर्नु पर्ने हुन्छ ।

प्राप्त गरेको मानिने अवस्था :-

उदाहरण ७.२.२०: मानौं, श्री हरिश विकास बैंकका कर्मचारी रहेछन् । बैंकको नियमानुसार निजलाई व्यक्तिगत साथै कार्यालय प्रयोजनको लागि गाडीको व्यवस्था गरिएको रहेछ । मानौं निजको मासिक तलव रु. ४०,००० रहेछ । यस अवस्थामा निजले सवारी साधन प्रयोग गरेवापत प्रति महिना रु. २०० का दरले हुन आउने सुविधालाई भुक्तानी प्राप्त गरेको मानिन्छ । उक्त रकम तलव भुक्तान गरेको अवस्थामा नै निजले प्राप्त गरेको मानिन्छ ।

छुट दिएको अवस्थामा :-

उदाहरण ७.२.२१: मानौं, ABC कम्पनीको आर्थिक वर्ष २०६४/६५ को वासलातमा उल्लेख गरिए अनुसार B & W लाई रु. ४ लाख भुक्तानी गर्नु पर्ने रहेछ । २०६५ श्रावण १० गते B&W को सञ्चालक समितिको निर्णय अनुसार आफूले प्राप्त गर्नु पर्ने रु ४ लाख ABC कम्पनीको खराब आर्थिक अवस्थाका कारण मिन्हा गरेको रहेछ । यसरी मिन्हा भएको रु. ४ लाख ABC Co. ले सोही समय अर्थात् २०६५ श्रावण १० मा नै आम्दानी मानि लेखाङ्कन गर्नु पर्दछ ।

दायित्व वहन गरेको अवस्थामा :-

उदाहरण ७.२.२२: मानौं, रामले हरिश एण्ड कं. लाई रु. ५ लाख तिर्नु पर्ने रहेछ । शिव शंकर र राम बीचको समझदारी अनुसार रामले हरिश एण्ड कं. लाई तिर्नु पर्ने दायित्व, शिव शंकरले मिति २०६६/३/१६ मा वहन गरेको रहेछ । यस अवस्थामा उक्त मितिमा नै दायित्व निःसर्ग गरेको मानिने हुँदा रामले उक्त रकम आफ्नो आम्दानी मानि लेखाङ्कन गर्नु पर्दछ ।

७.३ रुपैयाँमा परिवर्तन :

कुनै व्यक्तिको कारोवार नेपाली मुद्राबाहेक अन्य विदेशी मुद्रामा भएको अवस्थामा सो व्यक्तिको आय निर्धारण गर्ने प्रयोजनको लागि विदेशी मुद्रामा भएको कारोवारको रकमलाई नेपाली मुद्रामा अङ्कित गरिनु पर्दछ । यस सन्दर्भमा ऐनको दफा २८ मा निम्नानुसारको व्यवस्था रहेको छ :

२८(१) यस ऐनको प्रयोजनको लागि कुनै व्यक्तिको आय तथा सो आय निर्धारण गर्दा समावेश गरिने र कट्टी गरिने रकमहरू नेपाली रुपैयाँबाहेक अन्य मुद्रामा अंकित गरिएको भए त्यस्तो रकमलाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ ।

२८(२) कुनै व्यक्तिको कुनै आय वर्षमा आय गणना गर्दा समावेश गरिने वा कट्टी गरिने रकम नेपाली रुपैयाँ बाहेक अन्य मुद्रामा अंकित गरिएकोमा सो रकम प्राप्त गरिएको, खर्च गरिएको, दिएको, बुझाएको वा कर प्रयोजनको लागि अन्य कुनै किसिमले हिसाब गर्दाका वखत प्रचलित विनिमय दर अनुसार सो मुद्रालाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ ।

आयकर ऐनले गरेको व्यवस्था अनुसार नै नेपाल लेखामान ११ (NAS-11: Effects of Change in Foreign Currency Rates) मा पनि विदेशी मुद्रामा हुने कारोवारलाई कारोवार भएको दिनमा प्रचलित विनिमय दरले रुपान्तरण गरी नेपाली मुद्रा (Functional Currency) मा लेखाङ्कन गर्नु पर्ने व्यवस्था गरेको छ । विदेशी मुद्रामा कारोवार भएको अवस्थामा सोही दिनको विनिमय दर प्रयोग गरी नेपाली मुद्रामा हिसाव राख्नु पर्दछ अर्थात आय वा खर्च लेखाङ्कन गर्नुपर्दछ । विनिमय दर प्रयोग गर्दा आफूले भुक्तानी गर्नु पर्दा विक्री दरमा र आफूले भुक्तानी पाउने भए खरीद दर प्रयोग गर्नु पर्दछ । यसरी विदेशी मुद्रामा भुक्तानी दिँदा विदेशी मुद्रा खरीद गर्नु पर्ने अवस्था नभएमा अर्थात विदेशी मुद्राको श्रोत आफैसँग रहेको अवस्थामा समेत आफूले भुक्तानी गर्नु पर्ने रकम खरीद दरमा रुपान्तरण गर्नु पर्दछ ।

विदेशी मुद्रामा गरिएका हरेक दिनको हरेक कारोवारलाई नेपाली रुपैयाँमा रुपान्तरण गरी हिसाव राख्न करदातालाई कठिन हुन सक्तछ । यस्तो अवस्थामा करदाताले विभागको लिखतरूपमा स्वीकृति लिई कुनै आय वर्षमा विभागले तोकेको औसत विनिमय दर प्रयोग गर्न पनि सक्तछ । यस सम्बन्धमा ऐनको दफा २८(३) मा निम्न व्यवस्था रहेको छ :

२८(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको प्रयोजनको लागि विभागले लिखतरूपमा सूचना जारी गरी अनुमति दिएकोमा कुनै व्यक्तिले सो आय वर्षमा विभागले तोकेको औसत विनिमय दर प्रयोग गर्न सक्नेछ ।

यस उपदफाको प्रयोजनका लागि औसत व्याज दर भन्नाले कुनै व्यक्तिका लागि कुनै आय वर्षका हकमा लागू हुने गरी विभागले तोकिएको व्याज दर सम्भन्नु पर्दछ :-

उदाहरण ७.३.१: मानौं, कोलगेट नेपाल कम्पनीले २०६५।३।३२ गतेका दिन US \$ ५०,००० वरावरको विभिन्न प्रकारका Toothpaste निर्यात बिल जारी गरी निर्यात गरेको रहेछ। उक्त दिन कम्पनीले आफ्नो बिक्री कितावमा US \$ ५०,००० को बिक्री हिसाव लेखाङ्कन गरेका र सोही दिन नेपाल राष्ट्र बैंकले तोकेको खरीद दर १ US \$ = ८० ने.रु. मा परिणत गरी जम्मा रु. ४०,००,००० बिक्री कितावको ने.रु. कलममा आम्दानी जनाउनुपर्छ

७.४ अप्रत्यक्ष भुक्तानीहरू :

अप्रत्यक्ष भुक्तानीहरूलाई आयमा समावेश गर्ने सम्बन्धमा ऐनको दफा २९ मा निम्नानुसार व्यवस्था रहेको छ :

२९. कुनै व्यक्तिले भुक्तानीकर्ता वा निजसंग सम्बद्ध व्यक्तिले गरेको भुक्तानीबाट अप्रत्यक्षरूपले फाइदा लिएमा वा भुक्तानी प्राप्त गर्ने अन्य व्यक्ति तोकेकोमा विभागले लिखितरूपमा सूचना जारी गरेर त्यस्तो फाइदा लिने वा त्यस्तो अन्य व्यक्ति तोक्ने व्यक्तिलाई नै सो भुक्तानी प्राप्त गर्ने व्यक्तिकोरूपमा मान्न सक्नेछ।

कुनै व्यक्तिले कुनै भुक्तानी कर्ता वा निजसंग सम्बद्ध व्यक्तिले गरेको कुनै भुक्तानीबाट विशेष व्यवस्था गरी वा आदेश वा निर्देशन दिई कुनै तेस्रो व्यक्तिलाई भुक्तानी गराई आफूलाई फाइदा पुऱ्याउने आशय राखेमा विभागले लिखित सूचना दिई त्यस्तो फाइदा लिने वा त्यस्तो अन्य तेस्रो व्यक्तिलाई नै सो भुक्तानी प्राप्त गर्ने व्यक्तिका रूपमा लिन सक्दछ। उक्त अवस्था सम्बन्धी उदाहरण तल प्रस्तुत गरिएको छ :-

उदाहरण ७.४.१: Zenith Co. र सुलेमान Housing Co. बीच भएको करारनामा अनुसार Zenith Co. आफैले व्याज तिरी दिई आफ्नो प्रवन्ध सञ्चालकलाई किस्तावन्दीमा घर बिक्री गरेको रहेछ भने प्रवन्ध सञ्चालकले अप्रत्यक्षरूपमा फाइदा लिएको व्याज खर्च निजले प्राप्त गरेको भुक्तानी मानिन्छ।

उदाहरण ७.४.२: सुलेमान कम्पनीले कर्मचारीको बीमा गर्ने गरेको छ। कर्मचारी बीमाको प्रिमियम २० वर्षसम्म कम्पनीले तिर्ने र सो पछाडि बीमा कम्पनीबाट प्राप्त लाभ बीमकको हैसियतले कर्मचारीले पाउने व्यवस्था गरेको रहेछ। यसरी कर्मचारीलाई भुक्तानी नगरी बीमा कम्पनीलाई भुक्तानी देखाएको प्रिमियम रकम कर्मचारीले प्राप्त गरेको भुक्तानी मानि सो कर्मचारीको रोजगारीको आयमा समावेश गर्नुपर्दछ।

७.५ संयुक्त स्वामित्वमा रहेको लगानी

संयुक्त स्वामित्वमा रहेको लगानीमा हुने आर्जनका सम्बन्धमा ऐनको दफा ३० मा निम्नानुसारको व्यवस्था रहेको छ :

३०. कुनै व्यक्तिले अर्को व्यक्तिसँगको संयुक्त स्वामित्वमा रहेको लगानीबाट आर्जन गरेको आय गणना गर्ने प्रयोजनको लागि आय गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरू संयुक्त स्वामित्व भएका व्यक्तिहरूको सो लगानीमा रहेको आ-आफ्नो हितको समानुपातिक आधारमा बाँडफाँड गर्नु पर्नेछ ।

संयुक्त लगानी गरिएको सम्पत्तिबाट प्राप्त हुने आय गणना गर्ने प्रयोजनको लागि संयुक्त लगानी गर्ने व्यक्तिहरूको आ-आफ्नो आय गणना गर्नको लागि उक्त संयुक्त सम्पत्तिबाट आर्जन हुने आयलाई निजहरूले उक्त सम्पत्तिमा संयुक्त लगानी गर्दा राखेका हितको अनुपात (Contribution Ratio) अनुसार बाँडफाँड गर्नु पर्दछ भने सोही अनुसार उक्त संयुक्त सम्पत्तिबाट आर्जन हुने आय प्राप्तिका लागि गरिएको खर्चहरू पनि सोही अनुपातमा बाँडफाँड गर्नु पर्दछ । जुन तल उल्लेख गरिएको उदारहणबाट प्रष्ट हुन्छ :-

उदाहरण ७.५.१: मानौं, सानिया र सफिमाले कुनै जग्गा खरीद गर्नको लागि सानियाले रु. २० लाख र सफिमाले ३० लाख लगानी गर्ने गरी रकम योगदान गरेका रहेछन् । सोही अनुसार काठमाडौंको सीफलमा रु. ४५,००,०००।- मा एउटा जग्गा खरीद गरी संयुक्त नाममा जग्गा पास गरेका रहेछन् । जग्गा पास गर्दा रजिष्ट्रेशन दस्तुर एवं कमिशन खर्च गरी जम्मा रु. ५००,०००।- भएको रहेछ । सो खर्च समेत सानियाले रु. २०,००,०००।- तथा सफिया रु. ३०,००,०००।- खर्च गरेका रहेछन् । उक्त संयुक्त लगानीको जग्गा रु. ८६ लाखमा बिक्री भएको रहेछ र सो जग्गा बिक्री गर्दा बिक्री कमिशन तथा अन्य शीर्षकमा जम्मा रु. ६,००,०००।- खर्च भएको रहेछ भने निजहरूको आय निम्नानुसार बाँडफाँड गरिन्छ :-

विवरण	सानिया	सफिया
खर्च :		
जग्गाको मोल	४५,००,०००।-	
अन्य खर्च	५,००,०००।-	
जम्मा खर्च २:३ को अनुपात:	५०,००,०००	३०,००,०००।-
बिक्री आम्दानी:		
बिक्री मूल्य	८६,००,०००।-	
न्यून: अन्य खर्च	(६,००,०००।-)	
खूद बिक्री मूल्य :	८०,००,०००।-	४८,००,०००।-
आय २:३ को अनुपात:	३०,००,०००।-	१८,००,०००।-

उदाहरण ७.५.२: मानौं, कुनै बैंकमा सानियाले रु. २० लाख र सफिमाले ३० लाख लगानी गरी मुद्दति खाता खोलेका रहेछन्। दुबैको लगानी भएकाले यो रकम दफा ३० बमोजिम संयुक्त लगानी हो र यसबाट आर्जित आय लगानीको अनुपातमा प्रत्येकको आय हुनेछ। यो वर्ष बैंकले सो खातामा रु.१ लाख ५० हजार व्याज भुक्तानी गरेको रहेछ। बैंकको खातामा राखेको रकम दुबैको व्यक्तिगत निक्षेप भएकाले त्यसरी प्राप्त हुने व्याजमा अन्तिमपछि कर कट्टीको विधिले भुक्तानीमा कर कट्टी हुन्छ। सो व्याजमध्ये रु.६० हजार सानियाको तथा रु.९० हजार सफिमाको आय मानिन्छ। अन्तिम कर कट्टीको विधिबाट कर लागेकाले निजहरूले आफ्नो वार्षिक आय विवरणमा भने यो आयलाई समावेश गर्नु पर्दैन।

७.६ क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण :

क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरणका सम्बन्धमा ऐनको दफा ३१ म निम्नानुसारको व्यवस्था रहेको छ :

३१. बीमा बापतको भुक्तानी लगायत देहायका कुराहरू बापत कुनै व्यक्ति वा सो व्यक्तिको सम्बद्ध व्यक्तिले कुनै क्षतिपूर्ति रकम प्राप्त गरेकोमा सो क्षतिपूर्ति बापतको रकम प्राप्त गरेको समयमा त्यस्तो रकम अवस्था अनुसार रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्दा समावेश गर्नु पर्नेछ :-

- (क) कुनै व्यवसाय, रोजगारी वा लगानीबाट सो व्यक्तिले प्राप्त गरेको वा प्राप्त हुन सक्ने कुनै आय वा सो आयको गणनामा समावेश हुने कुनै रकम बापतको क्षतिपूर्ति, वा
- (ख) कुनै व्यवसाय वा लगानीमा सो व्यक्तिलाई भएको वा हुनसक्ने नोक्सानी वा सो व्यक्तिको आयको गणना गर्दा कट्टी हुने खर्च रकम बापतको क्षतिपूर्ति।

तर,

- (१) बासिन्दा प्राकृतिक व्यक्तिको व्यक्तिगत दुर्घटनाबाट भएको शारीरिक क्षति बापतको क्षतिपूर्ति भुक्तानी रकम आयमा समावेश गर्नु पर्नेछैन र सो दुर्घटनाबाट भएको क्षतिको उपचारमा लागेको खर्च दफा ५१ बमोजिम कर मिलान दाबी गर्न पाउने छैन।
- (२) प्राकृतिक व्यक्तिको मृत्यु बापत प्राप्त हुने क्षतिपूर्तिको रकम आयमा समावेश गर्नु पर्नेछैन।

यस ऐन अनुसार कुनै पनि व्यक्तिले वा निजको सम्बद्ध व्यक्तिले बीमाबापतको भुक्तानी वा अन्य क्षतिपूर्ति बापत भुक्तानी प्राप्त गरेमा सो क्षतिपूर्ति बापत प्राप्त गरेको रकम प्राप्त गरेको समयमा नै आयको प्रकृति अनुसार रोजगारीको आय, व्यवसायको आय वा लगानीको आयमा समावेश गर्नु पर्दछ। यस दफाको व्यवस्था अनुसार खर्च वा नोक्सानी भएका वर्ष सो खर्च वा नोक्सानीको सम्बन्धित दफामा उल्लेख भए बमोजिम खर्च कट्टा हुने हुनाले त्यस खर्च वा नोक्सानी बापत प्राप्त रकम भने प्राप्त हुने अधिकार सिर्जना भएको वर्षमा कूल रकम नै आयमा समावेश गर्नु पर्दछ।

बीमा वा अन्य क्षतिपूर्तिको आधारमा करदाताले कमीतमा पनि निम्न प्रकारका क्षतिपूर्ति प्राप्त गर्न सक्तछ :

आयसँग सम्बन्धित क्षतिपूर्ति

मुनाफाको नोक्सानी वापतको क्षतिपूर्ति (Loss of Profit)

आम्दानीको नोक्सान भए वापतको क्षतिपूर्ति (Loss of income)

खर्च कट्टीसँग सम्बन्धित क्षतिपूर्ति

कट्टी हुने खर्चको क्षतिपूर्ति (Loss of deductible expenses)

सम्पत्तिवापतको क्षतिपूर्ति (Loss of assets -Trading stock, Depreciable assets or Business assets or non-business chargeable assets)

सम्पत्तिको क्षतिवापत क्षतिपूर्ति प्राप्त हुने अवस्थामा भने करदाताले दफा ४६ को सुविधा लिन चाहेमा सो क्षतिपूर्तिलाई आयमा समावेश गर्नु पर्दैन तर दफा ४६ को प्रावधान भने पूरा गर्नु पर्दछ ।

व्यवसायको क्रममा कुनै सम्पत्तिको नोक्सान भएको अवस्थामा क्षतिपूर्ति वापतको बीमा रकम प्राप्त गर्नु पूर्व नै आफ्नो हिसावबाट अपलेखन गर्नु पर्ने तथा बीमावापतको रकम प्राप्त भैसकेपछि करदाताले आफ्नो आयमा समावेश गर्नु पर्ने हुन्छ, अर्थात् व्यापार मौज्जात (Trading Stock) मा भएको नोक्सानी बीमा रकम प्राप्त हुनु भन्दा पहिले अर्थात् नोक्सानी भएकै अवस्थामा खर्च लेख्नु पर्दछ :-

उदाहरण ७.६.१: मानौं, कुमार कम्पनी प्रा. लि. ले कपडाको व्यवसाय गर्ने गरेको रहेछ । उक्त कम्पनीको गोदाममा २०६५।३।२० मा आगो लागेको कारणले गर्दा Stock मा रहेको रु. ५ लाख मूल्य बराबरको कपडा जलेर नष्ट भएको रहेछ । कम्पनीले उक्त गोदामको बीमा गरेको बीमा कम्पनी समक्ष २०६५।३।२२ मा बीमा दावी गरेको रहेछ । तर दावी गरेको रकम मिति २०६५।१०।२० मा मात्रै प्राप्त गर्‍यो भने यस अवस्थामा व्यापार मौज्जात (Trading Stock) वापत भएको नोक्सानीलाई आर्थिक वर्ष २०६४।६५ मा ऐनको दफा १५ अनुसार खर्च दावी गर्नु पर्दछ र बीमा दावी वापत प्राप्त गरेको रकम भने आ.व. २०६५।६६ मा मात्रै प्राप्त गरेको (वा प्राप्त गर्ने अधिकार सिर्जना भएको) हुँदा सोही प्राप्त गरेको आ.व. अर्थात् आ.व. २०६५।६६ मा ऐनको दफा ३१ बमोजिम आयमा समावेश गर्नु पर्दछ ।

उदाहरण ७.६.२: मानौं, माथि उदाहरण ७.६.१ मा उल्लेख गरिएको कुमार कम्पनी प्रा. लि. मा आगो लाग्दा उक्त कम्पनीमा भएका फर्निचर तथा कार्यालय उपकरण पनि जलेर नष्ट भएका रहेछन्। निज कम्पनीले उक्त फर्निचर र कार्यालय उपकरणको नोक्सानी वापत बीमा कम्पनीसँग मिति २०६५।३।२२ मा बीमा दावी गरेको र बीमा दावी वापत मिति २०६५।१०।२० मा रकम प्राप्त गरेको रहेछ। सो वर्षको अन्तमा सो समूहको सम्पत्तिको ह्रास आधार रु. ५००,००० रहेछ र कम्पनीले बीमा कम्पनीसँग भएको Insurance Policy अनुसार रु. ६००,००० बीमा दावी गरेको रहेछ र बीमा दावी गरेको रकममध्ये रु. ५००,०० मात्रै मिति २०६५।१०।२० मा प्राप्त गरेको रहेछ भने आ.व. २०६४।६५ मा कर प्रयोजनको लागि निम्नानुसार तरिकाले लेखाङ्कन गर्नु पर्दछ।

आ.व. २०६४।६५ मा

फर्निचर र कार्यालय सामानको (समूह “ख”) को ह्रास आधार	५,००,०००
ह्रास खर्च (२५ प्रतिशतले)	१,२५,०००
अर्को वर्ष लाई सर्ने ह्रास आधार	३,७५,०००

आ.व. २०६५।६६ मा

शुरुको ह्रास आधार	३,७५,००००
बीमा दावी रकम प्राप्त	रु. ५००,०००
ह्रासयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ (आयमा समावेश हुने)	१,२५,०००

उदाहरण ७.६.३: मानौं, माथि उदाहरण ७.६.१ मा उल्लेख गरिएको कुमार कम्पनी प्रा. लि. मा आगो लाग्दा उक्त कम्पनीमा भएका फर्निचर तथा कार्यालय उपकरण मध्ये रु. ४,५०,००० किताबी मूल्यको फर्निचर तथा कार्यालय उपकरण जलेर नष्ट भएका रहेछन्। सो कम्पनीले उक्त फर्निचर र कार्यालय उपकरणको नोक्सानी वापत बीमा कम्पनीसँग मिति २०६५।३।२२ मा बीमा दावी गरेको र बीमा दावी वापत मिति २०६५।१०।२० मा रकम प्राप्त गरेको रहेछ। सो वर्षको अन्तमा सो समूहको सम्पत्तिको कूल ह्रास आधार रु. ५००,००० रहेछ र कम्पनीले बीमा कम्पनीसँग रु. ६००,००० बीमा दावी गरेको रहेछ। बीमा दावी गरेको रकममध्ये रु. ३,५०,००० मात्रै मिति २०६५।१०।२० मा प्राप्त गरेको रहेछ भने आ.व. २०६४।६५ र आ.व.२०६५।६६ मा कर प्रयोजनको लागि निम्न तरिकाले लेखाङ्कन गर्नु पर्दछ :

आ.व. २०६४।६५ मा

फर्निचर र कार्यालय सामानको (समूह “ख”) को ह्रास आधार	५,००,०००
ह्रास खर्च २५ प्रतिशतले (समूह पूरै निःसर्ग नभएकाले)	१,२५,०००
अर्को वर्ष लाई सर्ने ह्रास आधार	३,७५,०००

आ.व. २०६५।६६ मा

शुरुको ह्रास आधार	३,७५,०००
न्यून, बीमा दावी प्राप्ति	३,५०,०००
वर्षको अन्तमा रहेको ह्रास आधार	२५,०००

७.७ वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरणः
वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरणका सम्बन्धमा
ऐनको दफा ३२ म निम्नानुसारको व्यवस्था रहेको छ :

- ३२(१) वार्षिक वृत्ति वा किस्ताबन्दी बिक्री अन्तर्गत सम्पत्ति प्राप्त गर्ने व्यक्तिबाट वा वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्तिको प्रयोग बापत कुनै व्यक्तिलाई गरिएको भुक्तानीलाई यस दफा बमोजिम ऋण दाबी अन्तर्गत व्याज र पूँजी फिर्ता सरह व्यवहार गर्नु पर्नेछ ।
- ३२(२) उपदफा (१) बमोजिमका सबै भुक्तानीहरूलाई एकमुष्ट गणना गरी सोको कूल योगलाई देहाय बमोजिम दुई भागमा विभाजन गर्नु पर्नेछ :-
- (क) आवश्यकता अनुसार वार्षिक वृत्ति बापतका सबै भुक्तानी वा कुनै सम्पत्ति किस्ताबन्दी बिक्री गर्दा वा पट्टामा दिँदाको समयमा सो सम्पत्तिको बजार मूल्य बराबर हुने पूँजीगत भाग, र
- (ख) उपदफा (१) बमोजिमका सबै भुक्तानीहरूको कूल योगबाट पूँजीगत भाग घटाउँदा हुन आउने व्याज भाग ।
- ३२(३) उपदफा (२) बमोजिम वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री वा वित्तीय पट्टा दिँदाको समयमानै किस्ताबन्दी निर्धारणगर्दा स्पष्ट रुपमा पूँजीको भाग र व्याजको भाग छुट्याई कूल भुक्तानी तालिका उपलब्ध गराउनु पर्नेछ । सो बमोजिमको तालिका उपलब्ध गराउन नसक्नेले व्याज र पूँजीगत भागहरूलाई वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री वा वित्तीय पट्टालाई छ छ महिनामा जोड्दै लगिने व्याज सहितको मिश्रित ऋण सरह मानि उपदफा (१) बमोजिमका भुक्तानीहरूमा विभाजन गर्नु पर्नेछ ।
- ३२(४) मिश्रित ऋण मानि उपदफा (१) बमोजिम गरिने भुक्तानीको ऋणको अवधिभर व्याजको दर एउटै हुनेगरी प्रत्येक भुक्तानीको समयमा बुझाउन बाँकी साँवा (पूँजी) मा व्याजको अंश हिसाव गरी ऋणीले आंशिकरुपमा साँवा र आंशिकरुपमा व्याजको भुक्तानी गर्नु पर्नेछ ।
- ३२(५) यस दफा बमोजिम वित्तीय पट्टा अन्तर्गत पट्टा गर्दा देहायका शर्त पूरा गर्नु पर्नेछ ।
- ३२(५)(क) पट्टा सम्भौतामा पट्टाको वहाली अवधि सकिएपछि स्वामित्वको हस्तान्तरण गरिने वा पट्टा लिने व्यक्तिले पट्टाको अवधि समाप्त भएपछि निश्चित वा पूर्वानुमानित मूल्यमा सो सम्पत्ति खरीद गर्न पाउने विकल्पको व्यवस्था भएको,

उदाहरण ७.७.१: मानौं, XYZ Co. ले YZ Co. बाट वार्षिक रु. १० लाख भाडा तिर्ने गरी Excavator पाँच वर्षको लागि भाडामा लिएको रहेछ र भाडा अवधि समाप्त भएपछि निज XYZ Co. ले रु. २० लाखमा खरीद गर्न सक्ने विकल्प रहेको कुरा सम्भौतामा स्पष्ट रूपमा उल्लेख गरेको रहेछ भने यस प्रावधानमा लिजमा लिएको सम्पत्ति लिज समयको समाप्ति पछि निश्चित मूल्य रु. २० लाखमा खरीद गर्न सक्ने विकल्प रहेको हुँदा XYZ Co. र YZ Co. बीच भाडामा मेशिन लिने प्रवन्ध (Arrangement) वित्तीय पट्टा हो ।

३२(५)(ख) पट्टाको अवधि सो सम्पत्तिको उपयोगी आयुको पचहत्तर प्रतिशतभन्दा बढी भएको, कुनै एक सम्पत्तिको उपयोगी आयु (Effective Useful Life) ८ वर्ष रहेछ भने पट्टाको अवधि ६ वर्षभन्दा बढी भएको हुनु पर्दछ ।

३२(५)(ग) पट्टाको अवधि समाप्त भएपछि सो सम्पत्तिको अनुमानित बजार मूल्य पट्टाको प्रारम्भमा रहेको सो सम्पत्तिको बजार मूल्यको बीस प्रतिशतभन्दा कम भएको,

उदाहरण ७.७.२: मानौं, YB & Co. ले BY Co. संग कुनै एक मेशिन रु. १,००,०००।- वार्षिक किस्ता बुझाउने गरी ५ वर्षको लागि पट्टामा लिएको रहेछ । पट्टा लिदाका अवस्थामा उक्त मेशिनको बजार मूल्य रु. २० लाख थियो । उक्त मेशिन ५ वर्षको समाप्ति पछि बिक्री गर्ने हो भने अनुमानित बजार मूल्य रु. २ लाख पर्दछ भने यस अवस्थामा मेशिनको अनुमानित बजार मूल्य १० प्रतिशत भएको हुँदा (२ लाख/२० लाख × १००) तोकिएको २० प्रतिशतभन्दा कम भएको कारण यसलाई पनि वित्तीय पट्टा मानिन्छ ।

३२(५)(घ) सम्पत्तिको उपयोगी आयुको अन्तिम पच्चीस प्रतिशत आयु भन्दा अगावै प्रारम्भ हुने पट्टाको हकमा न्यूनतम पट्टा भुक्तानीको वर्तमान मूल्य पट्टाको अवधि प्रारम्भ हुँदाको समयमा सो सम्पत्तिको बजार मूल्यको नब्बे प्रतिशत बराबर वा सोभन्दा बढी भएको, वा

उदाहरण ७.७.३: मानौं, कुनै एक सम्पत्तिको उपयोगी आयु २० वर्ष रहेछ। उपर्युक्त सम्पत्ति १५ वर्षको अवधिभित्र नै २०६६।१०।१ मा पढामा उपलब्ध गराएको तथा सो समयमा यसको बजार मूल्य रु. १०,००० रहेछ। प्रचलित व्याज दर १० प्रतिशत रहेछ, पढा अवधि ५ वर्ष तथा वर्ष समाप्त भए पछि तिरिने किस्ता रु. २,५०० रहेछ भने निम्नानुसार ५ वर्षको Discounted Value रु. ९,४७७ (रु. १०,००० को ९० प्रतिशतभन्दा बढी) भएको हुँदा सो Transaction लाई वित्तीय पढा मानिन्छ।

वर्ष	किस्ता रकम	Discount factor	डिस्काउण्टेड मूल्य
१	२,५००	०.९०९१	२,२७३
२	२,५००	०.८२६४	२,०६६
३	२,५००	०.७५१३	१,८७८
४	२,५००	०.६८३०	१,७०८
५	२,५००	०.६२०९	१,५५२
	१२,५००		९,४७७

- ३२(५)(ड) पढा लिने व्यक्तिको लागि विशेष किसिमले तयार गरिएको सम्पत्ति र पढाको अवधि समाप्त भएपछि सो सम्पत्ति पढा लिने व्यक्तिलाई बाहेक अन्य कुनै व्यक्तिलाई व्यवहारिक प्रयोग नहुने भएको।
- ३२(६) उपदफा (१) बमोजिमको प्रत्येक भुक्तानीलाई उपदफा (३) बमोजिम दुई भागमा विभाजन गरिनेछ र ऋण दाबी अन्तर्गत व्याज भागलाई बुझाएको वा बुझाउने व्याजको रूपमा र पूँजीगत भागलाई पूँजीको फिर्ताको रूपमा व्यवहार गर्नु पर्नेछ।
- ३२(७) वित्तीय पढा अन्तर्गत पढा लिने व्यक्तिलाई पढा गरिएको सम्पत्तिको स्वामित्व भएको व्यक्तिसरह मानिनेछ र पढा दिने व्यक्तिको पढा लिने व्यक्तिमाथि ऋण दाबी सरह मानिनेछ।
- ३२(८) पढा भुक्तानीको वर्तमान मूल्यलाई सामान्य व्याजदर बराबरको छुट (डिष्काउण्ट) दर प्रयोग गरी गणना गर्नु पर्नेछ।

स्पष्टीकरण : “पढाको अवधि” भन्नाले पढा लिने व्यक्तिले पढा नवीकरण गराउन पाउने अतिरिक्त अवधि समेतलाई सम्झनु पर्छ।

वार्षिक बृत्ति वा किस्तावन्दी बिक्रीबाट सम्पत्ति प्राप्त गर्ने वा वित्तीय पढा अन्तर्गत कुनै सम्पत्तिको प्रयोग गरे वापत भुक्तानी गरिएको रकमलाई व्याजको भाग र पूँजीको भाग गरी विभाजन गरिन्छ। एवं प्रकारले वार्षिक बृत्ति, किस्तावन्दी बिक्री वा वित्तीय पढा लिदाको समयमा नै किस्तावन्दी निर्धारण गर्दा स्पष्ट रूपमा पूँजीको भाग र व्याजको भाग छुट्याई कूल भुक्तानी तालिका उपलब्ध गराउन नसकेको अवस्थामा व्याज वा पूँजीगत भागहरूलाई वार्षिक बृत्ति, किस्तावन्दी बिक्री वा वित्तीय पढालाई ६, ६ महिनामा जोड्दै लगिने व्याज सहितको मिश्रित ऋण सरह साँवा र व्याज भुक्तानीको रूपमा विभाजन गर्नु पर्दछ।

उदाहरण ७.७.४: मानौं, Aban Construction Company Pvt. Ltd. एउटा निर्माण कम्पनी रहेछ । उक्त प्रा. लि. ले पहिलो वर्ष Heavy Duty अर्थमुविड मेशिन वार्षिक ५ लाख भाडा तिर्ने गरी Zircon Exim Pvt. Ltd. बाट ५ वर्षको लागि भाडामा लिएका रहेछन् । ५ औं वर्षको अन्त्यमा Aban Construction Company Pvt. Ltd. ले उक्त मेशिन रु. ३०,००,०००/- मा खरीद गर्न सक्ने व्यवस्था रहेछ । उल्लिखित व्यवस्थाका आधारमा Aban Construction Company Pvt. Ltd. लाई लिज समयको अन्त्यमा वा समाप्त भएपछि निश्चित रकम रु. ३० लाखमा खरीद गर्ने विकल्पको व्यवस्था भएको हुँदा यस्तो सम्झौता वा करारलाई ऐनको दफा ३२ को उपदफा (५) को खण्ड (क) बमोजिम वित्तीय पट्टा (Finance Lease) भनेर भनिन्छ । तसर्थ यस्तो पट्टालाई बिक्री मानिने हुँदा Aban Construction Company Pvt. Ltd. उक्त भाडामा लिएको मेशिनको मालिक (Owner) र भाडामा दिने Zircon Exim Pvt. Ltd. (Lessor) ऋण दावी गर्ने व्यक्ति मानिन्छ । तसर्थ यस्तो अवस्थामा ऐनको दफा ३२ लागू हुने अवस्था भएको हुँदा पट्टा अन्तर्गत तिरिने भाडा भुक्तानी रकमलाई ऋण दायित्व अन्तर्गत पूँजीको फिर्ता र व्याज भुक्तानी गरी भाडा रकमलाई पुनः चारित्रीकरण गर्नु पर्दछ ।

भाडा रकमलाई पुनः चारित्रीकरण गर्ने क्रममा पट्टा अन्तर्गत गरिने सम्पूर्ण भुक्तानी र पट्टाको समाप्तिसँगै मेशिनको लागि तिरिने निश्चित मूल्यलाई एकमुष्ट भुक्तानी मानि ऐनको दफा ३२ को उपदफा (२) अनुसार पूँजीको र व्याजको भाग गरी छुट्ट्याउनु पर्दछ । यसरी एकमुष्ट रकम रु. ५५ लाख (३० लाख + २५ लाख) मा पूँजीको भाग भनेको मेशिनको बजार मूल्य र बाँकी भाग व्याज हो । मानौं, मेशिनको बजार मूल्य ३५ लाख छ भने २० लाख व्याजको भाग हुन आउँछ । यसरी ऐनको दफा ३२ को उपदफा (३) अनुसार हरेक पट्टा भुक्तानीलाई पूँजीगत भाग र व्याज भाग निम्नानुसार छुट्ट्याउनु पर्दछ ।

वर्ष	शुरु साँवाँ	जम्मा भुक्तानी	व्याजको अंश	साँवाँको अंश	साँवाँ बाँकी
१	३,५००,०००	५००,०००	४२९,३५६	७८,६४४	३,४२९,३५६
२	३,४२९,३५६	५००,०००	४१९,८८८	८८,९९२	३,३३३,२४४
३	३,३३३,२४४	५००,०००	४०९,२८०	९८,७२०	३,२३४,५२४
४	३,२३४,५२४	५००,०००	३९९,३९६	११०,६०४	३,१२३,९२०
५	३,१२३,९२०	३,५००,०००	३७६,०८०	३,१२३,९२०	-
			२,०००,०००		३,५००,०००

व्याज दर उपलब्ध नभएकोले यो व्याज गणना PVIF Table मा आधारित भएकाले Simulation तरिकाबाट गणना गरिएको (१२.०४ प्रतिशत) छ । पाँचौं वर्षको भुक्तानीमा वार्षिक भाडामा थप रु. ३० लाख समावेश गरी सो मेशिन Aban Construction Company Pvt. Ltd. ले खरीद गर्न पाउने हुनु पर्दछ ।

यसरी यस उदाहरणमा उल्लेख गरिए बमोजिमको व्याजको भागमा भुक्तानीका अवस्थामा भुक्तानीमा कर कट्टा गर्नु पर्दछ र Aban Construction Company Pvt. Ltd. ले उक्त व्याज भागलाई ऐनको दफा १४ अनुसार खर्च दावी गर्न पाउँछ ।

माथि उल्लेख गरिए अनुसार Aban Construction Company Pvt. Ltd. ले ऐनको दफा ३२ को उपदफा (७) अनुसार मेशिन लिज शुरु हुँदा कै अवस्थामा खरीद गरे सरह मानिने हुँदा दफा ४२ खण्ड (ख) अनुसार उक्त मेशिनको बजार मूल्य भुक्तानी गरे सरह मानिन्छ । तसर्थ मानौं, उक्त मेशिनको खरीद मूल्य ३५ लाख Aban Construction Company Pvt. Ltd. को लागि Outgoing हुन आउँछ । सम्पत्तिको मालिकको हैसियतले Aban Construction Company Pvt. Ltd. ले पट्टा शुरु हुँदाका अवस्था देखिनै ह्रास खर्च दावी गर्न पाउँदछ । लिज रकम भुक्तानी गर्दा पूँजीगत भाग ऋण दावी अन्तर्गत भुक्तानी गरेको मानिन्छ । पट्टा अवधिको समाप्तिसँग दायित्वको भुक्तानी पनि सकिने हुँदा ऋण दायित्वको निर्सगबाट कुनै पनि लाभ/हानी (Gain/Loss) हुँदैन ।

उदाहरण ७.७.५: मानौं, Aban Construction Company Pvt. Ltd. एउटा निर्माण कम्पनी रहेछ । उक्त प्रा. लि. ले Heavy Duty अर्थमुविड मेशिन वर्षको शुरुमा तिरिने वार्षिक रु.१० लाख किस्ता ५ वर्षसम्म तिर्ने गरी Zircon Exim Pvt. Ltd. बाट २०६६।१०।१ मा खरीद गरेको रहेछ । यस्तो किसिमको किस्ताबन्दी विक्रीमा ऐनको दफा ३२ आकर्षण हुन्छ । यस अवस्थामा ऐनको दफा ३२ को उपदफा (८) बमोजिम सामान्य व्याज दर प्रयोग गरी कूल मूल्यलाई Dicounting गरी पट्टाको भुक्तानीको वर्तमान मूल्य अर्थात साँवाँ निम्नानुसार गणना गर्नु पर्दछ ।

वर्ष	किस्ता	Discount Factor	Discounted Value
१	१,०००,०००	१.०००००	१०,००,०००.००
२	१,०००,०००	०.९०९०९	९,०९,०९०.९१
३	१,०००,०००	०.८२६४५	८,२६,४४६.२८
४	१,०००,०००	०.७५१३१	७,५१,३१४.८०
५	१,०००,०००	०.६८३०१	६,८३,०१३.४६
जम्मा	५,०००,०००		४१,६९,८६५.४५
कूल भुक्तानी			५,०००,०००
साँवाँ (पट्टाको भुक्तानीको वर्तमान मूल्य)			४१,६९,८६५.४५
व्याजको अंश			८,३०,१३४.५५

उपर्युक्त कारोवारको साँवा फिर्ता र व्याजको अंश निम्नानुसार हुन्छः

वर्षको शुरु	शुरु साँवा	जम्मा भुक्तानी	व्याजको अंश	साँवाको अंश	साँवा बाँकी
१	४९,६९,८६५।४५	१०,००,०००		१०,००,०००।००	३९,६९,८६५।४५
२	३९,६९,८६५।४५	१०,००,०००	३,९६,९८६।५४	६,८३,०९३।४६	२४,८६,८५९।९९
३	२४,८६,८५९।९९	१०,००,०००	२,४८,६८५।२०	७,५९,३९४।८०९	७,३५,५३७।९९
४	१७,३५,५३७।९९	१०,००,०००	१,७३,५५३।७२	८,२६,४४६।२८	९,०९,०९०।९९
५	९,०९,०९०।९९	१०,००,०००	९,९०९।०९	९,०९,०९०।९९	०।००
		५०,००,०००	८,३०,९३४।५५	४९,६९,८६५।४५	८३,०९,३४५।५४

उपर्युक्त गणना बमोजिम Aban Construction Company Pvt. Ltd. ले भुक्तान गर्ने पाँच वर्षको कूल किस्ता रु. ५० लाख मध्ये रु. ८,३०,९३४।५५ लाई व्याज भुक्तानी मानिने तथा रु. ४९,६९,८६५।४५ लाई ऋण दाबी फिर्ता मानिन्छ। उक्त कम्पनीले पट्टा सम्भौताका आधारमा प्रथम वर्ष रु. ४९,६९,८६५।४५ लाई सम्पत्ति खरीद लेखाङ्कन (Debit: Fixed Asset) गरी सो बराबरको रकम ऋण दायित्व (Credit: Accounts Payable - Zircon Exim Pvt. Ltd. towards financial lease obligation) अन्तर्गत लेखाङ्कन गर्नु पर्दछ। सो कम्पनीले व्याज अंश कूल रु. ८,३०,९३४।५५ लाई ऐनको दफा १४ अन्तर्गत रही खर्च कट्टी दाबी गर्न सक्दछ। त्यसै गरी Zircon Exim Pvt. Ltd. ले उक्त सम्पत्तिका पट्टाको भुक्तानीको वर्तमान मूल्य (साँवा) लाई प्रथम वर्षमा बिक्रीमा लेखाङ्कन गरी आयमा समावेश गर्नु पर्दछ र सो बराबरको रकम ऋण दाबी (Debit: Accounts Receivable - Aban Construction Company Pvt. Ltd.) अन्तर्गत लेखाङ्कन गर्नु पर्दछ। त्यस पछिका वर्ष हरूमा माथिको तालिकामा उल्लेख गरे अनुरूप कूल रु. ४९,६९,८६५।४५ लाई पूँजी फिर्ता (Return of Capital) तथा कूल रु. ८,३०,९३४।५५ व्याज आम्दानी मानि आयमा समावेश गर्नु पर्दछ।

७.८ सम्बद्ध व्यक्तिहरूबीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरू

७.८.१ सम्बद्ध व्यक्तिहरूबीच मूल्य हस्तान्तरण सम्बन्धी अबधारणा

मूल्य हस्तान्तरण अवधारणालाई प्रष्ट पार्न निम्न शब्दावली एवं तिनका परिभाषाहरू आवश्यक रहेको छः

सम्बद्ध व्यक्ति (Associated Person): ऐनको दफा २ को खण्ड (क न) मा सम्बद्ध व्यक्तिलाई निम्नानुसार परिभाषित गरिएको छः

“सम्बद्ध व्यक्ति” भन्नाले एक अर्काको मनसाय अनुसार काम गर्ने एक वा एकभन्दा बढी व्यक्ति वा त्यस्ता व्यक्तिहरूको समूह सम्भन्धुपर्छ र सो शब्दले निम्न लिखित व्यक्तिहरूलाई पनि जनाउँछः

- (क) प्राकृतिक व्यक्ति र सो व्यक्तिको नातेदार वा कुनै व्यक्ति र सो व्यक्तिको साभेदार,
- (ख) विदेशी स्थायी संस्थापन र सो संस्थापनमा स्वामित्व भएको व्यक्ति, र
- (ग) कुनै निकाय आफैं वा आफूसँग सम्बन्धित अन्य व्यक्ति वा सहयोगी निकाय वा त्यस्ता सहयोगी निकायसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायसँग मिलेर कुनै निकायको आय, पूँजी वा मताधिकारको ५० प्रतिशत वा सोभन्दा बढी हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाइदा प्राप्त गर्ने निकाय ।

तर निम्नानुसारको व्यक्ति सम्बद्ध व्यक्ति मानिदैनन् :

(अ) कर्मचारी,

(आ) आन्तरिक राजस्व विभागले सम्बद्ध व्यक्ति होइन भनी तोकेको व्यक्ति ।

सम्बद्ध व्यक्तिको विस्तृत व्याख्या र उदाहरण यसै निर्देशिकाको परिच्छेद २ मा रहेको छ ।

प्रबन्ध वा व्यवस्था (Arrangement)

“प्रबन्ध” वा “व्यवस्था” भन्नाले कुनै एक व्यक्तिद्वारा आफैंले वा एकभन्दा बढी व्यक्तिहरू मिली प्रत्यक्ष वा अप्रत्यक्ष रूपले गरेको कुनै कामकारवाही, सम्झौता, आपसी व्यवहार गर्ने नियम, वाचा (Promise), कारोवार, समझदारी, तमसुक, कागज समेतको व्यवस्था वा प्रबन्धलाई सम्झनुपर्दछ । यस्तो व्यवस्था वा प्रबन्ध कुनै कानूनी कारवाहीद्वारा लागू गराउन सकिने वा नसकिने दुवै किसिमका हुन सक्छन् ।

बजार मूल्य (Market Value)

“बजार मूल्य” भन्नाले कुनै सम्पत्ति वा सेवाको सम्बन्धमा असम्बन्धित व्यक्तिहरूबीच सामान्य बजार व्यवहारको सिलसिलामा सेवा वा सम्पत्तिको सामान्य कारोवार मूल्य सम्झनु पर्दछ ।

सामान्य बजार व्यवहार (Arms' Length Dealing)

“सामान्य बजार व्यवहार” भन्नाले असम्बन्धित व्यक्तिहरूबीच (Among Unrelated Persons) बजार मूल्यमा (Market Value) कुनै सम्पत्ति वा सेवाको खरीद-बिक्री वा कुनै व्यवसायिक कारोवार, लेनदेन वा व्यवहार (Business Deal) गर्दा गरिने व्यवहार हो ।

मूल्य हस्तान्तरण (Transfer Pricing)

“मूल्य हस्तान्तरण” भन्नाले सम्बद्ध व्यक्तिहरू वा खास गरी एउटै समूहका कम्पनीहरू (निकायहरू/व्यक्तिहरू) वा अन्तर्राष्ट्रिय कारोवारको सिलसिलामा उद्यम (Enterprise) र सोको विदेशस्थित शाखा (वा कुनै विदेशी स्थायी संस्थापन) बीच आपसी प्रबन्ध वा व्यवस्थाद्वारा (Arrangement) सो समूहको वा सम्बद्ध व्यक्तिहरूको कर दायित्व कम गर्ने प्रबन्धलाई बुझाउँछ । कुनै एक देशमा तिर्नु पर्ने तात्कालिक वा दीर्घकालीन करभार (Tax Incidence) घटाउन वा कुनै एक वा बढी निकायको करभार घटाउन वा एउटा व्यक्तिको सम्पत्ति वा सेवाको मूल्य घटाई वा

कारोवारलाई योजना गरी (Planing of the Transaction) अर्को व्यक्तिको सम्पत्ति वा सेवाको मूल्यमा बृद्धि ल्याउने व्यवस्थालाई सम्भन्नुपर्दछ ।

मूल्य हस्तान्तरण (Transfer Pricing) का सन्दर्भमा माथि उल्लेख भएको शब्दावली तलका उदाहरण बाट थप प्रष्ट पारिएको छ :-

<p>उदाहरण ७.८.१: मानौं, कम्पनी ABC Global Incorporated एक विदेशी कम्पनी हो । सोको नेपालमा ABC (Nepal) Pvt. Ltd. नामको एक Subsidiary कम्पनी रहेछ । उक्त प्रा.लि. ABC Global Incorporated को सम्बद्ध कम्पनी मानिन्छ । यस्तो सम्बद्ध सो निकायको Subsidiary कम्पनी नभई नेपालमा स्थापित शाखा वा विदेशी स्थायी संस्थापन पनि हुन सक्दछ ।</p>
<p>उदाहरण ७.८.२: मानौं, ABC (Nepal) Pvt. Ltd. ले ABC Global Incorporated बाट कच्चा पदार्थ खरीद गर्दछ र साथै आफ्नो उत्पादन विदेशमा निर्यात गर्दछ । उक्त प्रा.लि. ले गर्ने अधिकांश उत्पादन ABC Global Incorporated ले वा निजको सम्बद्ध कम्पनीले नै खरीद गर्दछ वा मुख्य वितरकका रूपमा काम गर्दछ । यसलाई प्रबन्ध वा व्यवस्था (Arrangement) भनिन्छ ।</p>
<p>उदाहरण ७.८.३: मानौं, यस्तो स्थितिमा कच्चा पदार्थ खरीद-बिक्री गर्दा वा उत्पादित बस्तु खरीद बिक्री गर्दा ABC (Nepal) Pvt. Ltd. ले गरेको वा पाएको भुक्तानी सामान्य बजार व्यवहार (Arms' Length Dealing) मा आधारित बजार मूल्य अनुसार नभई घटी-बढी भएमा मूल्य हस्तान्तरण (Transfer Pricing) को प्रबन्ध (Arrangement) भएको मानिन्छ । अर्थात् सोही कच्चा पदार्थ कुनै तेस्रो व्यक्तिसंग खरीद गरेको भए तिर्नु पर्ने मूल्य वा उत्पादित बस्तु तेस्रो व्यक्तिलाई बिक्री गरेको भए पाउनु पर्ने मूल्य फरक हुने भए यस्तो फरक रकम वरावर मूल्य हस्तान्तरण गरेको मानिन्छ ।</p>
<p>उदाहरण ७.८.४: त्यस्तै, कुनै अन्तर्राष्ट्रिय ठेकेदारले नेपालमा निर्माण, जडान कार्य गर्दा विदेशस्थित आफ्नै सम्बद्ध व्यक्तिबाट उपकरणहरू खरीद गरी भुक्तानी गर्दछ र यस्तो भुक्तानी सोही विदेशी बजारमा प्रचलित मूल्यभन्दा घटी वा बढी छ भने नाफा घटाउन वा बढाउन (Profit Transfer) सो ठेकेदारको स्थायी संस्थापनले आफ्नो मुख्य कार्यालयका (Head Office) साथ मूल्य हस्तान्तरणको व्यवहार गरेको मान्नुपर्दछ ।</p>
<p>उदाहरण ७.८.५: मुलुक “क” मा दर्ता रहेको “क” कम्पनीको अध्यक्ष ५५ प्रतिशत शेयर धनी रहेको “ख” कम्पनीको भारतमा शाखा कार्यालय रहेछ । क कम्पनीले नेपालमा सडक निर्माण ठेक्का पाएको रहेछ । यस्तो अवस्थामा नेपालको “क” को विदेशी स्थायी संस्थापन र “ख” कम्पनीको भारतीय शाखा सम्बद्ध व्यक्ति हुन्छन् । यी दुई निकायबीचको कारोवारमा मूल्य हस्तान्तरणको सम्भावना रहन्छ ।</p>
<p>दुवै निकाय नेपालमा दर्ता भएका अवस्थामा यहि शर्त र अवस्थामा आय खण्डीकरण (Income Splitting) को अवसर हुन सक्तछ ।</p>

उदाहरण ७.८.६ : नेपालमा दर्ता रहेको क कम्पनीको अध्यक्ष ५५ प्रतिशत शेयरधनी रहेको ख कम्पनीले ग कम्पनीमा ६० प्रतिशत लगानी गरेको छ । क कम्पनी र ग कम्पनी मिलेर घ कम्पनी खोलेको रहेछ । च कम्पनीको २२ प्रतिशत घ कम्पनीले र ३० प्रतिशत शेयर क कम्पनीले खरीद गरेका रहेछन् । क कम्पनीको विगतको कर नोक्सानी रहेछ । ग कम्पनी राम्रो मुनाफा आर्जन गर्ने कम्पनी हो । यी दुई निकायबीचको कारोवारमा आय खण्डीकरणको तरिकाबाट मूल्य हस्तान्तरणको सम्भावना रहन्छ ।

उदाहरण ७.८.७ : नेपालमा दर्ता रहेको क कम्पनीको अध्यक्षको ५५ प्रतिशत शेयर स्वामित्व छ । निजको सालाको ५२ प्रतिशत शेयर रहेको ख कम्पनीले ग कम्पनीको ५९ प्रतिशत शेयर खरीद गरेछ । क कम्पनीको विगतको कर नोक्सानी रहेछ । ग कम्पनी राम्रो मुनाफा आर्जन गर्ने कम्पनी हो । यी दुई निकायबीचको कारोवारमा आय खण्डीकरणको तरिकाबाट मूल्य हस्तान्तरणको सम्भावना रहन्छ ।

उदाहरण ७.८.८ : क मुलुकमा दर्ता रहेको क कम्पनीको अध्यक्षको ५५ प्रतिशत शेयर स्वामित्व छ । कम्पनीले ५२ प्रतिशत शेयर लिएको ख कम्पनीले नेपालमा दर्ता रहेको ग कम्पनीको ५९ प्रतिशत शेयर खरीद गरेछ । ग कम्पनी राम्रो मुनाफा आर्जन गर्ने कम्पनी हो । तर कमाएको नाफा आफ्नो कम्पनीमा पठाउदा तिर्नु पर्ने गरेको भार कम गर्न यो कम्पनीले कम्पनी क वा ख बाट विगतकोभन्दा बढी मूल्यमा सामान खरीद गरी नोक्सानी आर्जन गर्न सक्तछ । यो अवस्था यी तीन निकायबीचको कारोवारमा आय खण्डीकरणको तरिकाबाट मूल्य हस्तान्तरणको सम्भावना रहन्छ ।

७.८.२ मूल्य हस्तान्तरण भएमा गरिने कर व्यवहार :

ऐनको दफा ३३ मा सम्बद्ध व्यक्तिहरूबीच मूल्य हस्तान्तरण र अन्य प्रबन्धहरूका सन्दर्भमा गरिने कर व्यवहारका सन्दर्भमा निम्नानुसारको व्यवस्था रहेको छ :

३३(१) सम्बद्ध व्यक्तिहरूबीच कुनै व्यवस्था भएकोमा सो व्यवस्था सामान्य बजार व्यवहार (आर्म्स लेन्थ) अनुसार संचालन गरिएको भए तिनीहरूको लागि कायम हुनसक्ने करयोग्य आय वा बुझाउन पर्ने कर प्रतिविम्बित हुने किसिमले ती व्यक्तिहरूबीच आय गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरू विभागले लिखितरूपमा सूचना जारी गरेर वितरण, विनियोजन वा बाँडफाँड गर्न सक्नेछ ।

३३(२) उपदफा (१) मा उल्लिखित कुनै कुरा गर्दा विभागले देहाय बमोजिम गर्न सक्नेछ :-

- (क) कुनै आय, नोक्सानी, रकम वा भुक्तानीको स्रोत र किसिमलाई पुनः चारित्रीकरण गर्न, वा
- (ख) कुनै व्यवसाय संचालन गर्न कुनै व्यक्तिले मुख्य कार्यालय खर्च लगायत गर्नु परेको विभिन्न खर्चबाट, सम्बद्ध व्यक्ति वा व्यक्तिहरूलाई फाईदा पुग्न गएकोमा त्यस्तो खर्च व्यवसायको कारोवारको तुलनात्मक आधारमा सम्बद्ध व्यक्तिहरूबीच बाँडफाँड गर्न ।

सम्बद्ध व्यक्तिहरूबीच कुनै व्यवस्था वा प्रबन्ध (Arrangement) भएकोमा सामान्य बजार व्यवहार (Arm's Length Dealing) अनुसार सञ्चालन गरिएको भए तिनीहरूको लागि कायम हुन सक्ने करयोग्य आय वा बुझाउनु पर्ने कर प्रतिविम्बित (Reflection of tax amount or taxable income on the basis of arms' length principle) हुने किसिमले ती व्यक्तिहरूबीच आय गणना गर्दा समावेश हुने वा कट्टी गरिने रकमहरूलाई (Inclusions and Deductions) आन्तरिक राजस्व विभागले वा मातहत कार्यालयले लिखितरूपमा सूचना जारी गरेर वितरण (Distribute), विनियोजन (Allocate) वा बाँडफाँड (Apportion) गर्न सक्दछ ।

उपर्युक्त अनुसार वितरण, विनियोजन वा बाँडफाँड गर्दा विभागले कुनै आय, नोक्सानी रकम वा भुक्तानी स्रोत र किसिमलाई पुनः चारित्रीकरण (Re-characterisation) गर्न सक्दछ । त्यसै गरी विभागले कुनै व्यवसाय सञ्चालन गर्न कुनै व्यक्तिले मुख्य कार्यालय खर्च (Head Office Expenses) लगायत गर्नु परेको विभिन्न खर्चबाट सम्बद्ध व्यक्ति वा व्यक्तिहरूलाई फाइदा पुग्न गएकोमा त्यस्तो खर्च व्यवसायको कारोवारको तुलनात्मक आधारमा सम्बद्ध व्यक्तिहरूबीच बाँडफाँड (Apportion) गर्न सक्दछ ।

उदाहरण ७.८.९: मानौं, उदाहरण ७.८.१ मा उल्लिखित ABC Global Incorporated ले ABC (Nepal) Pvt. Ltd. लाई रु. ३।- प्रति इकाइमा कच्चा पदार्थ बिक्री गरेको तर विदेशी बजारमा सो बस्तुको मूल्य रु. २।५० रहेको भएमा ABC (Nepal) Pvt. Ltd. ले कच्चा पदार्थ वापतको खर्च कट्टी दावी गरेको प्रति इकाइका रु. ३।- को दरलाई अमान्य गरी प्रति इकाइका रु. २।५० को दरले मात्र पुनः गणना गरी ABC (Nepal) Pvt. Ltd. को खर्च कट्टी दावीलाई विभागले सूचना जारी गरी (कार्यालयले पत्र लेखी) वा संशोधित कर निर्धारणको सूचना मार्फत पुनः चारित्रीकरण गर्न सक्दछ । त्यसै गरी ABC (Nepal) Pvt. Ltd. ले गरेको बिक्री उत्पादित बस्तु सो ABC Global Incorporated ले प्रति इकाइ रु. ५।- का दरले खरीद गर्ने गरेको रहेछ तर सो बस्तुको मोल विदेशी बजारमा रु. ६।- प्रति इकाइ मूल्य रहेछ भने सो फरक रकम रु. १।- प्रति इकाइका दरले ABC (Nepal) Pvt. Ltd. को आयतर्फ समावेश गरिने गरी सो प्रा. लि. को आय विभागले सूचना जारी गरी पुनः चारित्रीकरण गर्न सक्दछ ।

उदाहरण ७.८.१०: मानौं, नेपालमा कार्यरत अन्तर्राष्ट्रिय ठेकेदारले नेपालमा दावी गरेको मुख्य कार्यालय खर्च नेपालमा गरेको कार्यको तुलनामा बढी दावी गरेको देखियो । यस अवस्थामा नेपाली कारोवार वापत हुनु पर्ने अंश मात्र खर्च कट्टी दिई बाँकी दावी विभागले अमान्य गर्न सक्दछ ।

७.५ आयको खण्डीकरण

७.५.१ आयको खण्डीकरणको अबधारणा

कर घटाउने सम्भावना भएको आय आर्जन गर्ने संरचना स्थापना गरी हालको वा भविष्यको कर घटाउने प्रबन्ध आयको खण्डीकरण (Income Splitting) हो । मूल्य हस्तान्तरण पनि एक प्रकारको आयको खण्डीकरण नै हो तर सो मूल्य हस्तान्तरण सम्बद्ध व्यक्तिहरूबीच मात्र गरिन्छ भने आयको खण्डीकरण अन्य अवस्थामा पनि हुन सक्छ । नेपालमा पारिवारिक संरचना र

व्यक्तिको आधारमा कर लगाइने व्यवस्थाले ठूलो मात्रामा आयको खण्डीकरण भएको हुन सक्तछ । अझ प्रगतिशील करको दर (Progressive Rates of Taxation) रहेको ठाउँमा पारिवारिक संरचना र करको संरचनाको बेमेलले आय खण्डीकरणको आधारशिला निर्माण गर्दछ । करको भार घटाउन करयोग्य आयको वितरण गरी सानो करको दर आपसमा लागू हुने गरी प्रबन्ध मिलाईएको भए आयको खण्डीकरण हुन्छ । उदाहरणका लागि १५ र २५ प्रतिशतको करको दर रहेकोमा कुनै व्यक्तिको १५ प्रतिशतको दर लागू हुने सीमाको सुविधा बाँकी छ भने निजलाई सो करको भार बोकाई (मूल्य हस्तान्तरणद्वारा वा भुक्तानीद्वारा) सो वापत कुनै अप्रत्यक्ष भुक्तानी गर्ने क्रियाकलाप आयको खण्डीकरणको उदाहरण हो । प्राकृतिक व्यक्तिबीच मात्र नभई कुनै औद्योगिक प्रतिष्ठानले सुविधाजनक करको दर पाइरहेको भए कुनै अर्को व्यक्ति (वा प्रतिष्ठान) संग प्रबन्ध वा व्यवस्था (Arrangement) मिलाई करको भार बाँडचुँड गर्न आयको खण्डीकरण गरेको अवस्था पनि यसको उदाहरण हुन सक्तछ । कम करको भार आपसमा बाँडफाँड गर्दा करको लाभ (Tax Benefit) दिने व्यक्तिले कुनै अप्रत्यक्ष भुक्तानी (लाभ) लिइरहेको हुन्छ । सारांशमा आय खण्डीकरण निम्नानुसार हुन सक्तछ:

- प्रगतिशील करको दरबाट पर्ने असर परस्पर मिलान गरेर
- सामाजिक वा पारिवारिक संरचना र कर आधार संरचना मिलान गरेर
- कर छुट वा औद्योगिक छुटको व्यवस्था परस्पर मिलान गरेर
- नभएको आय वा खर्च हस्तान्तरण गरेर
- सहूलियतपूर्ण करको दर भएका आयमा भएको खर्च सामान्य करको दर भएका आय निर्धारणमा रूपान्तर गरेर
- व्यवसायिक कामहरू अन्तिमरूपमा कर कट्टी हुने आयमा रूपान्तर गरेर
- कर घटाउने अन्य प्रबन्धहरू मिलान गरेर

७.५.२ आयको खण्डीकरणमा कर व्यवहार :

आयको खण्डीकरणमा कर व्यवहारकोसन्दर्भमा ऐनको दफा ३४ मा निम्नानुसारको व्यवस्था रहेको छ :

३४(१) कुनै व्यक्तिले आफ्नो आय अर्को व्यक्तिसँग विभाजन गर्न प्रयत्न गरी सो बाट बुझाउनु पर्ने करमा कुनै कमी आउने देखिएमा दायित्व घटी हुन नदिन विभागले लिखितरूपमा सूचना दिएर प्रत्येक व्यक्तिको आय गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरू समायोजन गराउन सक्नेछ ।

३४(२) उपदफा (१) मा उल्लेख भए बमोजिम व्यक्ति र सम्बद्ध व्यक्तिबीच प्रत्यक्ष वा अप्रत्यक्षरूपमा एक वा बढी मध्यस्थ निकायहरूद्वारा देहायका रकमहरूको हस्तान्तरण र सो हस्तान्तरणको प्रयोजनले सो व्यक्ति वा सम्बद्ध व्यक्तिबाट बुझाउनु पर्ने करमा कमी ल्याउन आय विभाजन गर्ने प्रयत्न गरेको अवस्थाहरू समेतलाई जनाउनेछ :-

(क) प्राप्त गरिने रकम वा गरिने खर्चहरू, वा

(ख) कुनै सम्पत्ति हस्तान्तरण गरिलिने व्यक्तिले सो सम्पत्तिबाट प्राप्त गर्ने रकम वा उपभोग गर्ने रकम वा सो सम्पत्तिको स्वामित्व लिएवापत व्यहोरेको खर्च वा दिएको भुक्तानी ।

३४(३) विभागले उपदफा (२) बमोजिम कुनै व्यक्तिले आय विभाजन गर्न खोजेको हो वा होइन भन्ने कुरा यकीन गर्दा हस्तान्तरणका लागि गरिएको कुनै पनि भुक्तानीको बजार मूल्यको आधार लिनेछ ।

कुनै व्यक्तिले आफ्नो आय अर्को व्यक्तिसंग विभाजन गर्ने प्रयत्न गरी सोबाट बुझाउनु पर्ने करमा कुनै कमी आउने देखिएमा निजको कर दायित्व घटी हुन नदिन आन्तरिक राजस्व विभागले वा मातहत कार्यालयले लिखितरूपमा सूचना दिएर त्यस्तो प्रत्येक व्यक्तिको आय गणना गर्दा समावेश गरिने वा खर्च कट्टी गरिने (Inclusions or Deductions) रकमहरू आवश्यकता अनुसार समायोजन (Adjust) गर्न सक्दछ । विभागले आय विभाजन गर्न खोजेको हो वा होइन भन्ने कुरा यकीन गर्न हस्तान्तरणका लागि गरिएको कुनै पनि भुक्तानीको बजार मूल्यको (Market Value) आधार लिने गर्दछ । करमा कमी ल्याउन कुनै व्यक्ति र सम्बद्ध व्यक्तिबीच प्रत्यक्ष वा अप्रत्यक्षरूपमा एक वा बढी मध्यस्थ निकायहरूद्वारा (Interposed Entities) कुनै प्राप्त गरिने रकम वा गरिने खर्चहरू (Income or Expenses) को हस्तान्तरण र सो हस्तान्तरणद्वारा सो व्यक्ति वा सम्बद्ध व्यक्तिबाट बुझाउनु पर्ने करमा कमी ल्याउन गरिएको प्रयासलाई आयको खण्डीकरण गरेको मानि उपर्युक्त अनुसार समायोजन गरिन्छ । त्यसै गरी कुनै सम्पत्ति हस्तान्तरण गरिलिने व्यक्तिले (Transferee) सो सम्पत्तिबाट प्राप्त गर्ने रकम वा उपभोग गर्ने रकम वा सो सम्पत्तिको स्वामित्व लिएवापत व्यहोरेको खर्च वा दिएको भुक्तानी (Incomings or Outgoings) का सम्बन्धमा कर दायित्व कम हुने गरी भएको हस्तान्तरणलाई पनि आयको खण्डीकरण मानि उपर्युक्त अनुसार विभागले समायोजन गर्न सक्दछ ।

७.१० कर मुक्ति विरुद्धको सामान्य नियम

७.१०.१ कर मुक्ति विरुद्धको सामान्य नियमको अबधारणा

“कर मुक्ति योजना” (Tax Avoidance Scheme) भन्नाले कर दायित्वबाट (Tax Liability) मुक्ति पाउने वा कर दायित्वमा कमी ल्याउने मुख्य उद्देश्य (Main Purpose) भएको कुनै प्रवन्ध वा व्यवस्था (Arrangement) सम्भन्नुपर्दछ । यस्तो व्यवस्था अरु व्यक्तिहरूसँग मिलेर गरिएको हुन सक्छ वा करदाता स्वयंले मात्रै आफ्नो उद्यमका (Enterprise) सम्बन्धमा वा कारोवारका सम्बन्धमा गरेको हुन सक्दछ । यस्तो व्यवस्थाका सम्बन्धमा अरु पनि सानातिना उद्देश्य भएको व्याख्या गर्न सकिएला तर परीक्षणको क्रममा कर छल्ने (कर नलाग्ने गराउन वा कर दायित्व घटाउन) नै सो प्रवन्धको मुख्य उद्देश्य रहेको देखियो भने सोलाई कर मुक्ति योजना मानेर कर प्रशासनले त्यस्तो योजनालाई मान्यता नदिई सो योजना रहेको अवस्थामा सो व्यक्ति वा व्यक्तिहरूले तिर्नु पर्ने कर दायित्व यकीन गरी कर निर्धारण गर्न आधुनिक कर कानूनमा कर प्रशासनलाई सामान्य अधिकार दिइएको हुन्छ । यस्तो अधिकार वा कर मुक्ति योजनालाई प्रशासनले अमान्य गर्ने प्रचलनलाई कर मुक्ति विरुद्ध सामान्य नियम (General Anti Avoidance Rule, GAAR) भनिन्छ ।

GAAR को उत्पत्ति शुरूमा विभिन्न देशहरूमा (जस्तै: अस्ट्रेलिया, न्यूजिलैन्ड) त्यहाँका अदालतहरूले गरेको फैसलाहरूबाट (Case Law) भएको हो। विभिन्न कारोवारमा वा विभिन्न प्रकार वा प्रकृतिका उद्यमहरूमा (Enterprises) वा विभिन्न प्रकारका आयहरूमा विभिन्न प्रकारले कर लाग्ने वा कतै कर लाग्ने तर कतै कर नलाग्ने कर प्रणाली विद्यमान रहँदा करदाताबाट यस्तो जटिलताको (Complexity) फाइदा उठाई आफूलाई व्यवसायिक दृष्टिले आवश्यक नभए पनि वा कारोवारको सिलसिलामा स्वाभाविक (Natural) ढंगले आवश्यक नपरे पनि कर दायित्वबाट उन्मुक्ति पाउन वा घटाउन मात्रका लागि कुनै योजना वा प्रबन्ध गरिएको छ भने सोलाई आयकर कानूनको मूलभूत उद्देश्य (प्रस्तावना) विपरीत मानि वा राज्यले न्यायिक ढङ्गले पाउनु पर्ने राजस्वको अंश नपाउने अप्राकृतिक अवस्था (Against the Natural Justice for the State) सृजना गरेको मानि अदालतहरूले यस्तो प्रबन्ध, व्यवस्था वा योजनालाई अमान्य गर्ने एवं राज्यलाई आउनु पर्ने कर रकम असुल गर्ने गरी निर्णयहरू भएको पाइन्छ। अचेल कानूनमै उल्लेख गरी स्थापित मान्यताका रूपमा यो सिद्धान्तलाई प्रतिपादित गर्न थालिएको छ र आयकर ऐन, २०५८ मा पनि कर मुक्ति विरुद्धको सामान्य नियम (GAAR) को व्यवस्था भएको छ।

७.१०.२ कर मुक्ति विरुद्धको सामान्य नियम (GAAR) को कार्यान्वयन :

कर मुक्ति विरुद्धको सामान्य नियम (GAAR) को कार्यान्वयन सन्दर्भमा ऐनको दफा ३५ मा निम्नानुसारको व्यवस्था रहेको छ :

३५. विभागले यस ऐन बमोजिम कर दायित्वको यकीन गर्ने प्रयोजनको लागि देहायका कुराहरू गर्न सक्नेछ :-

- (क) कर मुक्ति योजनाको भागको रूपमा गरिएको वा गर्न खोजिएको कुनै प्रबन्ध वा प्रबन्धको कुनै भागलाई पुनः चारित्रीकरण गर्न,
- (ख) कुनै सारभूत आर्थिक असर नदेखाउने कुनै प्रबन्ध वा प्रबन्धको कुनै भागलाई वेवास्ता गर्न, वा
- (ग) सारभूतत्व नदेखाउने कुनै प्रबन्ध वा प्रबन्धको भागलाई पुनः चारित्रीकरण गर्न।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “कर मुक्ति योजना” भन्नाले कर दायित्वबाट मुक्ति पाउने वा कर दायित्वमा कमी ल्याउने मुख्य उद्देश्य भएको कुनै प्रबन्ध सम्झनु पर्छ।

आयकर ऐन, २०५८ अनुसार आन्तरिक राजस्व विभागले वा मातहत कार्यालयले सो ऐन बमोजिम कर दायित्वको यकीन गर्ने प्रयोजनको लागि कर मुक्ति योजनाको भागका रूपमा गरिएको वा गर्न खोजिएको कुनै प्रबन्ध वा प्रबन्धको कुनै भागलाई पुनः चारित्रीकरण (Re-characterise) अर्थात् सो प्रबन्धका अंशहरूलाई सो प्रबन्धमा लेखिए अनुसार व्याख्या नगरी कर घट्टन नदिने गरी व्याख्या वा व्यवहार गर्न सक्दछ। त्यसैगरी विभागले वा कार्यालयले कुनै प्रबन्ध वा प्रबन्धको (Arrangement) भागले कुनै सारभूत आर्थिक असर (Substantial Economic Effect) नदेखाउने रहेछ भने सोलाई वेवास्ता (Disregard) गर्न सक्दछ। तर यस्तो प्रबन्धबाट कर दायित्वमा असर नपरेको हुनुपर्दछ। कुनै प्रबन्ध वा प्रबन्धको भागको स्वरूपले (Form) सोको सारभूत तत्वलाई (Substance)

प्रतिविम्बित (Reflect) नगरेको अवस्थामा पनि विभागले वा कार्यालयले सो प्रबन्ध वा सोको भागलाई अमान्य गरी वा पुनः चारित्रीकरण गरी (Re-characterise) करको दायित्व यकीन गर्न सक्दछ ।

आयकर ऐन, २०५८ मा कर छलन नदिन मूल्य हस्तान्तरण (Transfer Pricing), आयको खण्डीकरण (Income Splitting), लाभांश कर घटाउने प्रबन्ध (Dividend Stripping) तथा सम्बद्ध व्यक्तिहरूबीच वा कर तिर्नु नपर्ने व्यक्तिहरूसंग प्रबन्ध गरी पूंजी घटाउने (Thin Capitalisation) व्यवस्थाको नियन्त्रण गर्न छुट्टाछुट्टै विशेष व्यवस्था गरिएका छन् । यी सबै व्यवस्थाका अतिरिक्त उपर्युक्त अनुसार कर मुक्ति विरुद्धको सामान्य नियम (GAAR) जस्तो कर छल्ने वा कर घटाउने जुनसुकै प्रबन्ध, व्यवस्था वा योजनाहरूलाई अमान्य गरी पुनः चारित्रीकरण गर्ने (समावेश गरिने वा कट्टी गरिने रकमहरू दुवैतर्फ, Inclusions or Deductions) अधिकार पनि आयकर ऐनले कर प्रशासनलाई दिएको छ । यो अधिकारको विस्तृत व्याख्या ऐन, नियममा गर्न सम्भव हुँदैन, किनकि त्यसो गरियो भने विभिन्न प्रकारले वा समयको प्रवाहसँगै जटिल हुँदै जाने आधुनिक कारोवार प्रणालीलाई (इलेक्ट्रोनिक कारोवारको प्रभाव समेतले गर्दा) समेट्न सम्भव हुँदैन । आय आर्जन हुने जुनसुकै कारोवारमा कर लाग्ने सामान्य सिद्धान्तको मान्यताको परिधिभित्र (Scope) रही कर मुक्ति योजनालाई (Tax Avoidance Scheme) अमान्य गर्ने व्यवस्था गर्न सिद्धान्तको रूपमा उल्लेख गर्न सम्भव हुन्छ तर सबै परिवेशहरूलाई (भविष्यमा सृजना हुन सक्ने) व्याख्या गर्न सम्भव हुँदैन । त्यस कारणले यो नियम (GAAR) लागू गर्दा कर प्रशासन अति सतर्क हुनुपर्दछ । कारोवार गर्ने चलनचल्तीको परिपाटी, आधुनिक कारोवारसंग सम्बन्धित आर्थिक प्रभाव पर्ने प्रबन्ध वा व्यवस्था हुन होईनन् भन्ने बारे राम्रो ज्ञान राखी सोको यकीन विभागले गर्न सक्नुपर्दछ । कुन योजना राज्यले सुविधा दिई कुनै निश्चित आर्थिक वा व्यवसायिक क्षेत्रको प्रवर्द्धन गर्न गरिएको हो (Tax Planning), कुन योजना आर्थिक प्रभाव पार्न नभई कर छलन मात्र गरिएको हो, छुट्याउन सक्नुपर्दछ । उदाहरणस्वरूप औद्योगिक प्रवर्द्धनका लागि हिमाली क्षेत्रमा सहूलियत करको दर उपलब्ध गराइएको छ, सो सुविधा लिई कुनै उद्यमले (Enterprise) हिमाली क्षेत्रमा उद्योग स्थापना गरी आय आर्जन गरी सहूलियत खोजेमा राज्यले चाहना गरेको औद्योगिक प्रवर्द्धनका लागि दिइएको सहूलियत मानि GAAR लाग्न नसक्ने ठहर्‍याउनु पर्दछ भने कुनै प्रबन्ध मिलाई शहर क्षेत्रमै आर्थिक प्रभाव रहने गरी (रोजगारी, उत्पादन वा भौतिक संरचना निर्माण सबै शहर क्षेत्रमै सीमित छ भने) कर छलन मात्र ऐन अनुसार हुने गरी कुनै व्यवस्थापन मिलाएको रहेछ भने सोलाई GAAR लगाई अमान्य पनि गर्नु पर्ने हुन्छ ।

तर GAAR को दुरुपयोग हुन नदिन अर्थात् सामान्य व्यवसायिक प्रचलनमा वा राज्यले दिएको सुविधाबाट पनि वञ्चित गराउन GAAR को प्रयोग रोकन विभागले प्रशासनिक निर्देशनहरू, विभागीय नियन्त्रण, सार्वजनिक परिपत्र वा निर्देशिकाद्वारा व्यवस्थित गर्नु पर्दछ । करदाताले वा कर व्यवसायीले (Tax Professionals) पनि कर योजना र कर छल्ने प्रबन्धबीचको फरक (Difference between Tax Planning and Tax Avoidance) गम्भिरतापूर्वक मनन गरी कर छल्ने प्रबन्धबाट बच्नु पर्दछ अर्थात् विशुद्ध व्यवसायिक दृष्टिकोण वा व्यवसायिक सम्बन्धले गरिने कारोवारमा आफ्नो लेखालाई (Accounts) सम्बद्ध गराई कर छल्ने उद्देश्य मात्रले कुनै लेखा व्यवस्थापन गरिएको हुनु हुँदैन ।

कर लेखाङ्कन र समय (Tax Accounting and Timing)

८.१ कर लेखाङ्कन भन्नाले आयकर प्रयोजनको निमित्त अपनाउनु पर्ने लेखाङ्कन पद्धति (Tax Accounting System) लाई बुझाउँछ। लेखाङ्कन पद्धतिले आय लेखाङ्कनमा उल्लेख्य असर समेत गर्ने अवस्थालाई ध्यानमा राखी कर लेखाङ्कनमा एकरूपता तथा नियमितता (Consistency) कायम राख्ने उद्देश्यले आयकर ऐन, २०५८ मा कर प्रयोजनको लागि ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्तानुरूप लेखाङ्कन गरिनु पर्ने व्यवस्था गरेको छ।

आयकर ऐनमा स्पष्ट रूपमा लेखाङ्कनको तरिका खुलाईएको अवस्थामा सोही बमोजिम र नखुलाईएको अवस्थामा लेखाको सर्वमान्य सिद्धान्तानुरूप लेखाङ्कन (Accounting) गर्नु पर्ने हुन्छ। यस सन्दर्भमा नेपाल लेखामान बोर्डले तयार गरी नेपाल चार्टर्ड एकाउण्टेण्टस् संस्था (Institute of Chartered Accountants of Nepal, ICAN) ले जारी गरेका नेपाल लेखामान (Nepal Accounting Standard/Nepal Financial Reporting Standard) र सो नभएको अवस्थामा अन्तर्राष्ट्रिय लेखामान (International Accounting Standard/International Financial Reporting Standard) वा अन्य प्रचलित सिद्धान्त (Best Practice) का आधारमा लेखाङ्कन गर्नु पर्ने व्यवस्था ऐनले गरेको छ। यस प्रकार लेखाङ्कनको सन्दर्भमा ऐनमा रहेको कर लेखाङ्कन सम्बन्धी व्यवस्थाका विविध पक्षहरूको व्याख्या गर्नु यस परिच्छेदको उद्देश्य रहेकोछ।

८.२ कर लेखाङ्कन र समय

८.२.१ ऐनको दफा २२ ले कर लेखाङ्कन र समयको सन्दर्भमा निम्नानुसार व्यवस्था गरेको छ :

(१) कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्तानुरूप हुनेछ।

आयकर प्रयोजनका लागि आयमा समावेश गर्ने र खर्चलाई मान्यता दिने सन्दर्भमा कर लेखाङ्कनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। आयकर ऐनमा एवं प्रचलित कानूनमा विशेष रूपमा उल्लेख नभएमा लेखाको सर्वमान्य सिद्धान्तानुरूप लेखाङ्कनको तरिका एवं समयको निर्धारण गरिन्छ।

लेखाका सर्वमान्य सिद्धान्त भन्नाले लेखाका अवधारणालाई बुझाउँछ। लेखाङ्कन सम्बन्धी व्यवस्था व्यवसायको कारोवारलाई दर्शाउने भाषा भएको हुदा सबैका लागि जानकारी गराउने उद्देश्यले केहि लेखाका अवधारणहरू प्रतिपादन गरिएका छन् जसलाई लेखा राख्ने व्यक्तिहरूले पालन गर्नु पर्ने व्यवस्था संसारभरि नै लागू छ। ती अवधारणाहरू निम्नानुसार छोटकरीमा व्याख्या गरिएको छ।

१) **Business Entity** :- व्यवसाय र व्यवसायको स्वामित्व धारण गर्ने व्यक्ति (Owner) फरक फरक व्यक्ति हुन भन्ने अवधारणाबाट व्यवसायका सम्पूर्ण कारोवारहरू लेखाङ्कन

गरिएका हुन्छन् । यदि यस्तो प्रकारको अवधारणाबाट कारोवारको लेखाङ्कन नगर्ने हो भने मालिकको व्यक्तिगत कारोवार पनि व्यवसायको कारोवारसँग सम्मिश्रण भै व्यवसायको वास्तविक कारोवारको स्थिती चित्रण गर्न सकिदैन ।

- २) **Money Measurement** :- यस अवधारणा बमोजिम व्यवसायमा हुने कारोवार मुद्रा (Money) मा भएको अवस्थामा मात्र लेखाङ्कन गरिन्छ । कुनै व्यवसायमा नयां साभेदारलाई सहभागी गराउनको लागि गरिने सम्भौता वा प्रमुख कार्यकारी नियुक्ति जस्ता घटना मौद्रिक कारोवार (Monetary Transaction) नभएको कारण त्यस्ता घटनालाई लेखामा लेखाङ्कन गरिदैन ।
- ३) **Cost** :- यस अवधारण बमोजिम जति मूल्यमा कारोवार भएको हो, सोही मूल्यमात्र लेखाङ्कन गर्नु पर्दछ । कुनै एक जग्गाको बजार मूल्य रु. ५ लाख पर्ने रहेछ । तर उक्त जग्गा असम्बद्ध व्यक्तिबाट रु. ३ लाखमा खरीद गरेको रहेछ भने जग्गा खरीदमा उक्त जग्गाको भुक्तानी (कारोवार) मूल्य रु ३ लाख भएको हुंदा सोही मूल्य (Cost) मा लेखांकन गरिन्छ । यस अवस्थामा लेखाङ्कनको निमित्त बजार मूल्य (रु. ५ लाख) लाई स्थान दिईदैन ।
- ४) **Going Concern** :- व्यवसाय क्षणिक समयको लागि मात्र सञ्चालन नगरी निरन्तर रूपमा चलिरहन्छ भन्ने अवधारणा अनुसार लेखाङ्कन गरिन्छ ।
- ५) **Dual Aspect** :- कुनै पनि कारोवारको लेखाङ्कन दोहोरो श्रेस्ता प्रणाली अन्तर्गत रहेर गरिन्छ । उदारहणको लागि – एकलौटी व्यवसाय गर्ने व्यक्तिले व्यवसाय सञ्चालन गर्नका लागि रु. १ लाख पूंजी लगानी गरेको रहेछ भने यस अवस्थामा पूंजी आएको हुंदा नगद (सम्पत्ति) रु. १ लाख Debit गरिन्छ भने Capital (दायित्व) रु. १ लाखले Credit गरिन्छ ।
- ६) **Types of Accounting** :- कुनै पनि कारोवारको लेखाङ्कन गर्ने मूलत दुई वटा तरिका छन । ती हुन् नगद आधारमा हुने लेखाङ्कन र एक्रुयल आधारमा हुने लेखाङ्कन । संसारभर कारोवारको लेखाङ्कन यी दुई मध्ये कुनै एक तरिकाबाट गर्ने गरेको पाईन्छ ।

नगद आधारमा हुने लेखाङ्कन अन्तर्गत कुनै कारोवार वापत प्राप्त हुनु पर्ने रकम प्राप्त भएको वा भुक्तानी दिनु पर्ने रकम भुक्तानी दिएको बखत आय वा खर्चको लेखाङ्कन गरिन्छ । यो तरिका अपनाई लेखाङ्कन गर्ने व्यक्तिले आय वापत प्राप्त हुनुपर्ने रकम प्राप्त नहुन्जेल आय लेखाङ्कन नगर्ने र खर्च वापत तिर्नु पर्ने रकम भुक्तानी नदिउन्जेल खर्च लेखाङ्कन नगर्ने प्रचलन छ ।

त्यस्तै, एक्रुयल आधारको लेखाङ्कन अन्तर्गत आयको हकमा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ र खर्चको हकमा तिर्नु पर्ने दायित्व सिर्जना हुनासाथ आय वा खर्चको लेखाङ्कन गरिन्छ । यो तरिका अपनाई लेखाङ्कन गर्ने व्यक्तिले आय वापत प्राप्त हुनुपर्ने रकम प्राप्त नभए पनि आय लेखाङ्कन गर्ने र खर्च वापत तिर्नु पर्ने रकम भुक्तानी नदिए पनि खर्च लेखाङ्कन गर्ने प्रचलन छ ।

सामान्यतया कर लेखाङ्कनको सन्दर्भमा तल उल्लिखित अवस्थालाई आधार मानिन्छ :

- आयकर ऐनमा तोकिएको आधारमा,
- प्रचलित कानूनमा तोकिएको आधारमा,
- नेपाल चार्टर्ड एकाउटेण्ट संस्थाबाट अवलम्बन गरिएको लेखामानको आधारमा,
- कुनै अन्तर्राष्ट्रिय मापदण्डको आधारमा आन्तरिक राजस्व विभागबाट तोकिएको आधारमा, तथा
- प्रचलित उत्तम अभ्यास (Best Practice) को आधारमा विभागले तोकेको आधारमा ।

(२) प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्नेछ ।

प्राकृतिक व्यक्तिले आयकर प्रयोजनको लागि आफ्नो रोजगारी तथा लगानीबाट प्राप्त आयको लेखाङ्कन नगद प्राप्ति (Cash Receipt) भएको आधारमा गर्नु पर्दछ । उक्त व्यवस्था तलको उदाहरणबाट प्रष्ट पारिएको छ :-

उदाहरण ८.२.१: मानौं, कमल परियार कृषि सामग्री संस्थानमा कार्यरत कर्मचारी रहेछन् । निजले २०७२ श्रावण देखि २०७३ आषाढ मसान्तसम्म प्रति महिना रु. २०,०००।- का दरले पाउनु पर्ने तलव भत्ता बापतको कूल रकम रु. २,४०,०००।-, २०७३ श्रावणमा मात्रै प्राप्त गरे । यस अवस्थामा नगदको आधारमा लेखाङ्कन गरिने कारणले गर्दा रकम प्राप्त गरेको महिना २०७३ श्रावणमा कर प्रयोजनको लागि आयमा लेखाङ्कन गर्नु पर्ने हुन्छ । तसर्थ यो पद्धति अनुसार जुनसुकै आय वर्षको आय भए तापनि जुन आय वर्षमा आय प्राप्त भयो सोही आय वर्षमा आयको रूपमा लेखाङ्कन गर्नु पर्दछ ।

(३) कम्पनीले कर प्रयोजनको लागि एक्युयल आधारमा लेखाङ्कन गर्नु पर्नेछ ।

कर प्रयोजनमा कम्पनी भन्नाले कर्पोरेट प्रयोजनको कम्पनीभन्दा व्यापक अर्थ हुन्छ । कर प्रयोजनमा रहेको कम्पनीमा पर्ने निकायहरूको विवरण परिच्छेद २ मा दिइएको छ । यस्ता कम्पनीले एक्युयल आधारमा लेखाङ्कन गर्नु पर्दछ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ :-

उदाहरण ८.२.२: मानौं, कमल सर्भिसेज एण्ड कम्पनी प्रा.लि.ले कृषि सामग्री संस्थानमा सुरक्षा गार्ड उपलब्ध गराउने सम्झौता गरेका रहेछन् र यस क्रममा सो कम्पनीले २०७१ आषाढमा ५ जना सुरक्षा गार्ड उपलब्ध गराएको रहेछ । सुरक्षा गार्ड उपलब्ध गराएवापत सम्झौताबमोजिम सो महिनाको बीजक मूल्य रु. ३०,००० हुन आउने रहेछ । यसरी सुरक्षा गार्ड उपलब्ध गराएवापत सो कम्पनीले कृषि सामग्री संस्थानबाट रु. ३०,००० पाउने अधिकार सृजना भएकोले कृषि सामग्री संस्थानबाट नगद भुक्तानी प्राप्त नभए पनि सो कम्पनीले उपर्युक्त बमोजिमको रु. ३०,००० लाई आ.ब. २०७१।०७२ को आयमा समावेश गर्नु पर्दछ ।

(४) विभागले लिखित सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक कुनै व्यक्तिले आयकर प्रयोजनका लागि उपदफा (१), (२) र (३) को अधीनमा रही नगद वा एक्रुयल आधारमा लेखाङ्कन गर्न सक्नेछ ।

प्राकृतिक व्यक्तिले रोजगारी र लगानीबाट प्राप्त आयको गणना गर्दा र कम्पनीले कर प्रयोजनको लागि लेखाङ्कन गर्दा क्रमशः नगद र एक्रुयलको आधारमा नै गर्नु पर्दछ । यस बाहेकका अवस्था, जस्तै प्राकृतिक व्यक्ति वा २० जनाभन्दा कम साभेदार भएका साभेदारी फर्मले व्यवसायको कर लेखाङ्कन गर्दा नगद वा एक्रुयल जुन सुकै आधारमा गर्न पाउंदछ ।

अनिवार्य तोकिएका	प्राकृतिक व्यक्तिको रोजगारी आय र लगानी आय	नगद आधार
अनिवार्य तोकिएका	कम्पनी	एक्रुयल आधार
इच्छाधीन	प्राकृतिक व्यक्तिको व्यवसायको आय २० जनाभन्दा कम भएको साभेदारीको आय लगायत कम्पनीबाहेक अन्य निकायको आय	कारोवारको पहिलो वर्ष, इच्छानुसार र सो पछाडि विभागबाट स्वीकृत प्राप्त गरे बाहेक सोही आधारमा निरन्तरता

(५) कुनै व्यक्तिले कर प्रयोजनको लागि उपदफा (२) र (३) को अधीनमा रही कर लेखाङ्कन गर्ने तरिकामा परिवर्तन गर्न निवेदन दिन सक्नेछ । त्यस्तो व्यक्तिको आमदानी स्पष्ट देखाउन लेखाङ्कन राख्ने तरिकामा परिवर्तन गर्न आवश्यक छ भन्ने विभागलाई लागेमा विभागले लेखाङ्कन गर्ने तरिकामा परिवर्तन गर्ने स्वीकृति दिन सक्नेछ ।

सामान्यतया एक पटक अबलम्बन गरिएको लेखाङ्कन तरिका निरन्तर (Consistent) रूपमा प्रयोग गरिनु पर्दछ । तथापि कम्पनीबाहेक अन्य व्यक्तिले आफ्नो व्यवसायको लेखाङ्कन समान किसिमको व्यवसाय गर्ने अन्य व्यक्तिले गर्ने लेखाङ्कन तरिकाभन्दा भिन्न भएको कारण तुलना गर्न कठिन हुन गएको महसुस गरेमा वा अन्य कुनै उचित कारणले लेखाङ्कन तरिका परिवर्तन गर्न विभागसमक्ष निवेदन दिन सक्नेछ । अर्थात् नगद आधारमा लेखाङ्कन गरिआएको व्यक्तिले एक्रुयलको आधारमा लेखाङ्कन गर्न चाहेमा वा एक्रुयलको आधारमा लेखाङ्कन गरिआएको व्यक्तिले नगद आधारमा लेखाङ्कन

गर्ने गरी लेखाङ्कन तरिका परिवर्तन गर्न चाहेमा विभागसमक्ष निवेदन दिन सक्नेछ । आम्दानी स्पष्ट देखाउन लेखाङ्कनको तरिका परिवर्तन गर्न आवश्यक लागेमा विभागले सो परिवर्तनको लागि स्वीकृति दिन सक्नेछ ।

(६) कर प्रयोजनको लागि कुनै व्यक्तिको लेखाङ्कन तरिका उपदफा (५) बमोजिम परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरूमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ ।

नियम ८ ले कर लेखाङ्कनको तरिकाको सन्दर्भमा निम्नानुसार व्यवस्था गरेको छः

(१) ऐनको दफा २२ बमोजिम कर लेखाङ्कन गर्दा प्रचलित कानून बमोजिम लेखामानको व्यवस्था भए सोही बमोजिम गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कुनै लेखामानको व्यवस्था नभएको अवस्थामा प्रचलित कुनै अन्तर्राष्ट्रिय सिद्धान्त वा प्रचलनको आधारमा विभागले तोकेको लेखामान अनुसार कर लेखाङ्कन गर्नु पर्नेछ ।

प्राकृतिक व्यक्तिले आफ्नो रोजगारी र लगानीको आयको लेखाङ्कन नगद आधार (Cash Basis) मा गर्नु पर्दछ भने व्यवसायको आय भने एक्रुयल (Accrual) वा नगद आधारमा लेखाङ्कन गर्नु पर्ने हुन्छ । कम्पनीले आफ्नो आयको लेखाङ्कन Accrual Basis मा नै गर्नु पर्ने हुन्छ । अन्य अवस्थामा भने प्रचलित लेखा व्यवस्थाको आधारमा नगद वा एक्रुयलको आधारमा लेखाङ्कन गर्न सकिनेछ । यसरी प्रयोग गरिने लेखाङ्कन नीति लेखाको सर्वमान्य सिद्धान्त बमोजिम निरन्तर रूपमा (Consistently) पालन गर्नु पर्ने हुन्छ । प्रचलित कानूनमा कुनै लेखामानको व्यवस्था नभएको अवस्थामा भने विभागले प्रचलित कुनै अन्तर्राष्ट्रिय सिद्धान्त वा प्रचलनको आधारमा तोकेको लेखामान बमोजिम लेखाङ्कन गर्नु पर्दछ ।

प्रचलित लेखामान अनुसार एवं ऐनको दफा २२ को उपदफा (५) बमोजिम समेत लेखाङ्कन तरिकामा सामान्यतयाः परिवर्तन गर्न पाईदैन । तथापि प्रचलन (Industrial Practices) को आधारमा लेखाङ्कन तरिका परिवर्तन गर्न आवश्यक लागेको खण्डमा विभागसमक्ष निवेदन दिनु पर्दछ र सो कुरा विभागलाई उचित लागेमा कर प्रयोजनको लागि लेखाङ्कन तरिका परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ । प्राकृतिक व्यक्तिको रोजगारी र लगानी नगद आधारमा र कम्पनीको आयको लेखाङ्कन कर प्रयोजनको लागि Accrual Basis मा नै हुनु पर्ने हुनाले यी व्यवस्थाको परिवर्तनका लागि भने निवेदन दिन सक्ने छैनन् । यसरी कर प्रयोजनको लागि लेखाङ्कन तरिका विभागको स्वीकृति लिई परिवर्तन गरेको खण्डमा त्यस्तो परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरूमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ ।

उदाहरण ट.२.३: मानौं, देवेन महारा एक कानून व्यवसायी रहेछन्। निजले आफ्नो पेशाबाट प्राप्त हुने आय नगदको आधारमा लेखाङ्कन गरिआएका रहेछन्। निजले आ.व. २०७१।०७२ मा Cash Basis बाट Accrual Basis मा लेखाङ्कन तरिका परिवर्तन गर्न विभागसमक्ष निवेदन दि(एका रहेछन्। हिसाब किताब प्रचलित लेखा सिद्धान्त संग मेल खाने भएकोले विभागले समेत सो परिवर्तन लाई आ.व. २०७१।०७२ देखि लागू हुने गरी स्वीकृति दिएको रहेछ। यसरी लेखाङ्कन परिवर्तन हुनु अधिको अवस्थामा निजको हिसाब किताबको अवस्था निम्नानुसार रहेछ :-

१.	२०७०।०७१ सम्म सेवा दिइसकेको तर नगद प्राप्त नभएको हुँदा सो आ.व.मा आम्दानीमा समावेश नगरेको	रु. ८०,०००।-
२.	२०७०।०७१ सम्म सेवा वापत पेशकी लिएको (सेवा प्रदान २०७१।०७२) तर सेवा प्रदान गर्न बाँकी भए तापनि नगद आधारमा सो आ.व.मा आम्दानीमा समावेश गरेको	रु. ३०,०००।-
३.	२०७० माघ देखि २०७१ पौष मसान्तसम्मको घरबहाल आ.व. २०७०।०७१ मा भुक्तान गरेको र नगद आधारमा आ.व. २०७०।०७१ का खर्च कट्टी दावी गरी सकेको	रु.४८,०००।-

उपर्युक्त अवस्थामा आ.व. २०६५।६६ मा निजले निम्नानुसार आय तथा कट्टी दावी समायोजन गर्नु पर्ने हुन्छ :-

१. आ.व. २०७०।०७१ सम्म सेवा प्रदान गरिसके वापत प्राप्त हुन बाँकी रु ८०,०००।- लाई आ. व. २०७१।०७२ मा आम्दानीमा समावेश गर्नु पर्ने।
२. २०७०।०७१ सम्म सेवा प्रदान गर्नु अगावै पेशकी लिएको रकम आ.व. २०७१।०७२ मा सेवा प्रदान गरे तापनि आय २०७०।०७१ मा नै गणना भइसकेको हुँदा रु ३०,०००।- आ.व. २०७१।०७२ मा सेवा प्रदान भए तापनि सो आ.व.को आयमा समावेश गर्नु नपर्ने।
३. घर बहाल खर्च पेशकी रु ४८,०००।- मध्ये ६ महिनाको रु २४,०००।- आ.व. २०७१।०७२ संग सम्बन्धित भए तापनि नगद आधारमा आ.व. २०७०।०७१ मा नै कट्टी दावी गरिसकेको हुँदा आ.व. २०७१।०७२ मा कट्टी दावी गर्न नपाउने।

आ.व. २०७१।०७२ मा यस्ता आय तथा कट्टी दावी गर्ने खर्च रकमहरू दोहोरो नपर्ने गरी समायोजन गरेपश्चात त्यस पछिका आय वर्षमा भने Accrual basis मा लेखाङ्कन गर्नु पर्दछ।

८.२.२ लेखाङ्कन नीति (Accounting Policy) ले आय लेखाङ्कनमा उल्लेखनीय असर समेत गर्ने अवस्थालाई ध्यानमा राखी एकरूपता तथा नियमितता (Consistency) समेत कायम राख्ने उद्देश्यले आयकर ऐन, २०५८ मा कर प्रयोजनको लागि ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्तानुरूप लेखाङ्कन गरिनुपर्ने व्यवस्था गरेको छ । उपर्युक्त बमोजिम ऐनमा स्पष्ट रूपमा लेखाङ्कनको प्रकृया खुलाईएको अवस्थामा सोही बमोजिम र अन्यथा भएकोमा लेखाको सर्वमान्य सिद्धान्तानुरूप कर प्रयोजनको लागि लेखाङ्कन (Accounting) गर्नु पर्ने हुन्छ । यस सन्दर्भमा नेपाल चार्टर्ड एकाउण्टेण्टस् संस्था (Institute of Chartered Accountants of Nepal, ICAN) ले जारी गरेका नेपाल लेखामान (Nepal Accounting Standard/Nepal Financial Reporting Standard) र सो नभएको अवस्थामा International Accounting Standard/International Financial Reporting Standard वा अन्य प्रचलित सिद्धान्तका आधारमा लेखाङ्कन गर्नु पर्ने व्यवस्था ऐनले गरेको छ । आयकर प्रयोजनको लागि निम्न व्यक्तिले निम्नानुसारको लेखाङ्कन तरिका अपनाई कारोवार लेखाङ्कन गर्नु पर्दछ :-

व्यक्ति	आयको शीर्षक	लेखाङ्कन तरिका
प्राकृतिक व्यक्ति	रोजगारी, लगानी	नगद आधार
प्राकृतिक व्यक्ति (कम्पनीबाहेक अन्य निकाय समेत)	व्यवसाय	नगद वा एक्रुयल आधार
कम्पनी	व्यवसाय, लगानी	एक्रुयल आधार

८.३ नगद आधारको लेखाङ्कन :

८.३.१ ऐनको दफा २३ ले नगद आधारको लेखाङ्कन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ:

१. कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही रोजगारी, व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन नगद आधारमा गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-

(क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानि समावेश गर्नु पर्नेछ ।

(ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्चबापत कट्टी गर्नु पर्नेछ ।

नगद प्राप्त भए पछि आम्दानीमा समावेश गर्ने एवं नगद भुक्तानी भएपछि मात्रै खर्च लेख्ने प्रणालीलाई नगद आधारमा लेखाङ्कन गर्ने पद्धति मानिन्छ । नगद आधारमा लेखाङ्कन भए तापनि दफा १५ का खर्चहरूलाई भने एक्रुयल आधारमा नै खर्च लेखाङ्कन गर्नु पर्दछ ।

नगद आधारमा लेखाङ्कन सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ ।

उदाहरण ट.३.१: मानौं, मोहन कसजू एण्ड सन्स् एकलौटी फर्म रहेछ। उक्त फर्मले आफ्नो आम्दानी खर्च आयकर प्रयोजनको लागि Cash Basis मा लेखाङ्कन गर्ने गरेको रहेछ। आ.व. २०६५।६६ मा निजको सो फर्मको कारोवारको अवस्था निम्न रहेछ।

- क. २०६४।६५ मा उधारोमा बिक्री गरेको मध्ये आ.व. २०६५।६६ मा नगद प्राप्त ५०,०००।-
- ख. २०६५।६६ मा कूल बिक्री रु १०,००,०००।- मध्ये रु ९,००,०००।- नगद प्राप्त
- ग. २०६५।६६ मा कर्मचारीहरूको तलब खर्च रु २,००,०००।- मध्ये रु १,८०,०००।- भुक्तान दिइसकेको रु. २०,०००।- २०६६।४।१४ मा मात्र भुक्तानी दिएको।
- घ. बिक्रीको लागत रु ६,००,०००।- भुक्तानी भइसकेको।
- ङ. आ.व. २०६५।६६ मा आ.व २०६६।६७ को घरवहाल रु. १००,०००।- अग्रिम भुक्तानी गरेको।
- च. आ.व.२०६५।६६ को बहाल रकम रु ९०,०००।- आ.व. २०६४।६५ मानै नगद भुक्तान गरी सकेको।
- छ. आ.व. २०६५।६६ को कूल व्याज खर्च रु ६०,०००।- मध्ये रु.१०,०००।- २०६६।४।२० मा मात्र भुक्तान गरेको।

उपरोक्तानुसार नगद आधारमा आ.व. २०६५।६६ मा सो फर्मको आयको गणना निम्नानुसार गर्नु पर्ने हुन्छ।

विवरण	कट्टी	आय
क. २०६४।६५ को बिक्री वापत नगद प्राप्ति		५०,०००।-
ख. २०६५।६६ को नगद बिक्री		९००,०००।-
ग. २०६५।६६ मा कर्मचारीलाई नगद भुक्तान गरेको तलब	१८०,०००।-	
घ. बिक्रीको लागत	६००,०००।-	
ङ. २०६५।६६ मा नगद भुक्तान गरेको घर वहाल	१००,०००।-	
च. २०६५।६६ मा आ.व. २०६५।६६ को बहाल भुक्तान भएको (आ.व. २०६५।६६ मा भुक्तान नभएको)		-
छ. व्याज नगद भुक्तानी	५०,०००।-	
जम्मा रु.	९,३०,०००।-	९५०,०००।-

यस प्रकार उपर्युक्त फर्मले आयकर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गरेको अवस्थामा माथि उल्लेख गरे बमोजिम रु. ९,५०,०००।- लाई आयमा समावेश (Inclusion) गर्नुपर्ने हुन्छ भने रु ९,३०,०००।- लाई कट्टी (Deduction) दावी गर्न सकिन्छ।

८.४ एक्रुयल आधारको लेखाङ्कन

एक्रुयल आधारको लेखाङ्कन (Accrual Basis of Accounting) अन्तर्राष्ट्रिय प्रचलनमा रहेको लेखाङ्कन पद्धति हो। नेपाल लेखामान (Nepal Accounting Standard- 1: Presentation of Financial Statement) ले निकायको नगद प्रवाह (Cash Flow Statement) बाहेक अन्य आर्थिक विवरण Accrual Basis मा राख्नुपर्ने व्यवस्था गरेको छ। ऐनको दफा २२ को उपदफा (३) मा कम्पनीले कर प्रयोजनको लागि Accrual Basis मा नै लेखाङ्कन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ।

Accrual Basis of Accounting मा कुनै आर्थिक घटना वा कारोवार हुनासाथ नै लेखाङ्कन गरिन्छ। कारोवारहरू जुन समयसंग सम्बन्धित छ सोही समयमा नै लेखाङ्कन गरिने पद्धतिलाई एक्रुयल आधारको लेखाङ्कन भनिन्छ। यस्तो पद्धतिले आम्दानी र खर्चबीच Matching Concept लाई समेत पुष्ट्याई गर्न सहयोग पुग्ने हुन्छ। यस पद्धतिमा आय लेखाङ्कन गर्दा भुक्तानी पाउने अधिकार सृजना (Right to Receive) भएको अवस्थामा आय लेखाङ्कन गरिनु पर्छ भने खर्चको सन्दर्भमा भुक्तानी दिनु पर्ने दायित्व (Obligation to Pay) सृजना हुनासाथ खर्च भएको मानि लेखाङ्कन गरिनु पर्दछ। अर्थात् यस किसिमको लेखाङ्कन पद्धतिमा नगद प्राप्त वा भुक्तानीलाई मात्र आधार मानिदैन।

ऐनको दफा २४ बमोजिम एक्रुयल आधारको लेखाङ्कन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :

- (१) कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन एक्रुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानि निजको आयको गणनामा समावेश गर्नु पर्नेछ।

एक्रुयल आधारमा लेखाङ्कन गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना (Right to Receive) हुना साथ आम्दानी लेखाङ्कन गर्नु पर्ने तथा खर्चको सन्दर्भमा भुक्तानी गर्नु पर्ने दायित्व सिर्जना (Obligation to Pay) हुनासाथ खर्च लेखाङ्कन गर्नु पर्ने हुन्छ। यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ :-

उदाहरण ट.४.१: मानौं, माथि उदाहरण ट.३.१ मा उल्लिखित मोहन कसजू एण्ड सन्स्ले आफ्नो आमदानी खर्च आयकर प्रयोजनको लागि Accrual basis मा लेखाङ्कन गरेको अवस्थामा सो उदाहरणमा उल्लिखित कारोवार निम्नानुसार आयमा समावेश गर्नु पर्ने र कट्टी दाबी गर्नु पर्ने हुन्छ ।

विवरण	कट्टी	आय
क. २०६४।६५ को बिक्री वापत आ.व. २०६५।६६ मा नगद प्राप्त		-
ख. २०६५।६६ को बिक्री		१०,००,०००।-
ग. २०६५।६६ को कर्मचारीको तलब खर्च	२,००,०००।-	
घ. बिक्रीको लागत	६००,०००।-	
ङ. २०६५।६६ को घर बहाल खर्च	९०,०००।-	
च. २०६५।६६ मा आ.व. २०६६।६७ को बहाल भुक्तान भएको (पेशकी)	-	
छ. व्याज खर्च	६०,०००।-	
जम्मा रु.	९,५०,०००।-	१०,००,०००।-

यस प्रकार उपर्युक्त फर्मले आयकर प्रयोजनको लागि एक्रुयल आधारमा लेखाङ्कन गरेको अवस्थामा माथि उल्लेख गरे बमोजिम रु. १०,००,०००।- लाई आयमा समावेश (Inclusion) गर्नु पर्ने हुन्छ भने रु ९,५०,०००।- लाई कट्टी (Deduction) दाबी गर्न सकिन्छ ।

(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी गर्ने प्रयोजनको लागि देहायका खर्चहरू व्यहोरेको मानिनेछ :-

(क) कुनै अर्को व्यक्तिबाट भएको भुक्तानीको सट्टामा त्यस्तो खर्च समावेश भएको कुनै भुक्तानी गरिएको भएमा देहायको अवस्थामा खर्च व्यहोरेको मानिनेछ :-

(१) सो व्यक्तिमा सो भुक्तानी गर्ने दायित्व रहेकोमा,

एक्रुयल आधारमा खर्च कट्टी हुन निम्न अवस्था पूरा हुनु पर्दछ :

पहिलो अवस्था : भुक्तानी पाउने व्यक्ति निश्चित (Fixed Party Obligation - liability) हुनु पर्दछ, अनिश्चित पार्टी भएको खर्च व्यवस्था (Probable Obligation- Provision) हुन्छ र व्यवस्था खर्च कट्टी हुँदैन ।

मानौं शैलेश भन्ने व्यक्तिले सिटी कम्प्यूटर प्रा. लि. बाट रु १००,००० मा कम्प्यूटर उधारो/नगद मा खरीद गरेको रहेछ । उक्त कम्प्यूटरको स्वामित्व सिटी कम्प्यूटरबाट शैलेश भन्ने व्यक्तिमा हस्तान्तरण भएको हुदा निज शैलेशले रु. १ लाख सिटी कम्प्यूटर प्रा. लि. लाई तिर्नु पर्ने दायित्व सिर्जना भयो ।

(२) त्यस्तो दायित्वको मूल्य यथार्थ परक ढङ्गले अनुमान गर्न सकिने भएकोमा, र

दोश्रो अवस्था : एक्युयल आधारमा खर्च कट्टी गर्न सो खर्चको रकम निश्चित (Measurable) हुनु पर्दछ । तिर्ने दायित्व नै भएमा पनि रकम अनिश्चित भएमा वित्तीय विवरणमा अनुमानित रकमको खर्च व्यवस्था (Estimated loss-Provision) हुन्छ र व्यवस्था खर्च कट्टी हुँदैन ।

माथि उल्लेख गरिएको उदारहणमा शैलेशले सिटी कम्प्युटर प्रा. लि. बाट रु. १ लाखको सामान खरीद गरेको र सो सामानको वील समेत काटी सकेको हुँदा उक्त दायित्वको मूल्य रु. १ लाख यकीन हुने हुन्छ ।

(३) अर्को व्यक्तिबाट भुक्तानी प्राप्त भएकोमा, वा

तेश्रो अवस्था : एक्युयल आधारमा खर्च कट्टी गर्न सो खर्चको रकम भुक्तानी पाउने पक्षबाट प्राप्त हुनुपर्ने वस्तु वा सेवा प्राप्त भए वापतको रकम हुनु पर्दछ । वस्तु वा सेवा प्राप्त नभएको अवस्थामा भुक्तानीको पक्ष निश्चित भएको वा रकम निश्चित भए तापनि सो खर्च नभई अग्रिम खर्च (Pre-paid) हुन्छ ।

अर्को व्यक्ति अर्थात् माथि उल्लेख गरिएको उदारहणमा सिटी कम्प्युटर प्रा. लि. बाट शैलेशले भुक्तानी प्राप्त (अर्थात् सामान प्राप्त) गरेको हुँदा एक्युयल आधारमा खर्च लेखनको लागि माथि उल्लिखित तिनवटै अवस्था पूरा गरेकोले यस्तो खरीद कारोवारलाई निजले एक्युयल आधारमा खर्च लेखन पर्दछ ।

भुक्तानी सम्बन्धी लेखाङ्कन तलको उदाहरणबाट थप प्रष्ट पारिएको छ ।

उदाहरण ट.४.२: मानौं, विकास नेपाल ट्रेडिङ प्रा.लि. ले रु ५०,०००।- मूल्य पर्ने सामान स्वर्णिम प्रा. लि. लाई एक महिना पछि रकम भुक्तानी गर्ने शर्तमा बिक्री गरेको रहेछ । यस अवस्थामा स्वर्णिम प्रा.लि.ले विकास नेपाल ट्रेडिङ प्रा.लि बाट रु. ५०,०००।- मूल्य पर्ने सामान प्राप्त गरेको हुँदा सो वापत स्वर्णिम प्रा.लि ले एक महिना पछि रकम भुक्तानी गर्नु पर्ने र यस्तो दायित्व यथार्थपरक ढंगले यकीन समेत गर्न सकिने भएको हुँदा स्वर्णिम प्रा.लि ले उक्त खर्च एक्युयलको आधारमा सोही समय कट्टी दावी गर्न सक्दछ ।

(ख) खण्ड (क) मा उल्लिखित अवस्थाबाहेक अन्य सबै अवस्थामा भुक्तानी गरिएको समयमा खर्च व्यहोरेको मानिनेछ ।

माथि उल्लेख गरिए अनुसार व्यवस्था खर्चलाई वित्तीय विवरणमा खर्च मानिएता पनि कर प्रयोजनमा खर्च मानिदैन । तर यस्ता व्यवस्थाबाट वास्तविक भुक्तानी भएका आय वर्षमा सो खर्चलाई खर्च कट्टी दिइन्छ । यस्ता खर्चहरू भने वास्तविक भुक्तानी (Actual Payments) को आधारमा खर्च व्यहोरेको मानिन्छ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ ।

उदाहरण ८.४.३: मानौं, ट्रेड नेपाल एण्ड कम्पनी प्रा.लि. को आ.व. २०७१।०७२ को अन्त सम्ममा कर्मचारी सेवा शर्त नियमावलीको आधारमा रु. ५००,००० को कर्मचारी उपदान दायित्व सृजना भइसकेको रहेछ। नेपाल लेखामान अनुरूप वित्तीय विवरण तयार पार्दा कम्पनीले उक्त रकम खर्च लेखी दायित्व हिसावमा लेखाङ्कन गर्नु पर्ने हुन्छ। सो कम्पनीको कर्मचारीहरू त्यस अवस्थामा सेवा निवृत्त भइनसकेको एवं भविष्यमा सेवा निवृत्त हुने समयसम्म उक्त दायित्व रकम फरक पर्न सक्ने भएको हुँदा उक्त उपदान वापतको दायित्व आयकर प्रयोजनको लागि यथार्थ रूपमा यकीन हुन सक्ने दायित्व मानिदैन र वित्तीय लेखा (Financial Accounts) मा खर्च दाबी गरेता पनि आयकर प्रयोजनको लागि सो रकम कट्टी दावी योग्य मानिदैन। यदि सो कम्पनीले उपर्युक्त बमोजिमको दायित्व कम्पनीले उपभोग गर्न नसक्ने गरी तथा कर्मचारीहरूको नामको यकीन आधारमा अर्थात् दायित्वको मूल्य यथार्थपरक ढंगले अनुमान गर्न सकिने गरी स्वीकृत अवकाश कोषमा भुक्तान गरेको भए भुक्तानीको अवस्थामै आयकर प्रयोजनको लागि कट्टी दावी गर्न सक्ने हुन्छ। अन्यथा सो उपदान वापतको दायित्व सेवा निवृत्त हुँदा कर्मचारीलाई भुक्तान गरेको समयमा मात्र खर्च गरेको मान्नु पर्दछ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैकिङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैकिङ्ग सम्बन्धी प्रचलित कानूनका अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ।

तर सहकारी संस्थाले व्याज आयको लेखाङ्कन नगद आधारमा समेत गर्न सक्नेछ।

कम्पनीले कर प्रयोजनको लागि एक्रयलको आधारमा लेखाङ्कन गरिनु पर्ने व्यवस्था गरेको भए तापनि बैकिङ्ग व्यवसाय गर्ने निकायले भने नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैकिङ्ग सम्बन्धी प्रचलित कानूनका अधीनमा रही तोकिएको लेखाङ्कन विधिलाई विभागले मान्यता दिन सक्ने व्यवस्था रहेको छ। त्यसैगरी सहकारी संस्थाले पनि व्याज आयको लेखाङ्कन नगद आधारमा गर्न सक्दछन्।

नेपाल राष्ट्र बैंकले बैकिङ्ग व्यवसायलाई जारी गरेको प्रचलित निर्देशिका अनुसार बैकिङ्ग व्यवसाय गर्ने निकायले कर्जा लगानीको व्याज आय नगद प्राप्तिको आधारमा मात्र लेखाङ्कन गर्दछन्। नेपाल राष्ट्र बैंकले तोके अनुसार बैंकले आर्जन भएको तर नगदमा भुक्तानी प्राप्त नभएको लिन बाँकी व्याज रकम व्याज मूलतवी हिसावमा जम्मा गर्ने व्यवस्था छ। बैकिङ्ग व्यवसाय गर्ने निकायले लिन बाँकी देखाएको व्याज र व्याज मूलतवी हिसावको रकम समान भएमात्र नेपाल राष्ट्र बैंकको निर्देशिका पालना भएको मान्ने अवस्था छ। तर अन्य आम्दानी तथा सबै प्रकारका खर्च एक्रयल आधारमा लेखाङ्कन गर्नुपर्दछ। यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ।

उदाहरण ट.४.४: मानौं, शूभ बैंक लि. को आ.ब. २०६४।६५ को कर्जा सम्भौताबमोजिम कर्जा लगानी वापत Accrual Basis मा रु. १,५०,००,०००।- व्याज आम्दानी भएकोमा सोमध्ये बैंकले रु. १,२५,००,०००।- नगद नै असुल गरेको र बाँकी रु. २५,००,०००।- नगद असुल हुन बाँकी रहेछ। त्यस्तै आ.ब. २०६३।६४ को असुल गर्न बाँकी व्याज मध्ये यस वर्ष रु. १,००,०००।- व्याज नगदमा असुल भएको रहेछ भने आ. ब. २०६४।६५ मा सो बैंकले रु. १,२६,००,०००।- (रु. १२५,००,००० + रु. १,००,०००।-) लाई आयमा समावेश गर्नु पर्ने हुन्छ। यसरी नगदमा असुल नभएको व्याज रकम भने सो बैंकले व्याज मूलतबी हिसाब (Interest Suspense) मा लेखाङ्कन गर्नु पर्ने हुन्छ र यस्तो व्याज रकम जुन समय नगदमा असुल हुन्छ सोही समयमा आयमा समावेश गर्नु पर्ने हुन्छ।

माथि उल्लिखित लेखाङ्कनका सम्बन्धमा तल उल्लिखित Accounting Entries बाट थप प्रष्ट पारिएको छ:

शुरु लेखाङ्कन

Interest Receivable Dr.	1,50,00,000
To Interest Suspense	1,50,00,000

आ.ब. २०६४।६५ मा नगद प्राप्त पछि लेखाङ्कन (आ.ब. २०६४।६५ संग सम्बन्धित)

Cash Dr.	1,25,00,000
To Interest Receivable	1,25,00,000

Interest Suspense Dr.	1,25,00,000
To Interest Income	1, 25,00,000

आ.ब. २०६४।६५ मा नगद प्राप्त पछि लेखाङ्कन (आ.ब. २०६३।६४ संग सम्बन्धित)

Cash Dr.	1,00,000
To Interest Receivable	1,00,000

Interest Suspense Dr.	1,00,000
To Interest Income	1,00,000

ट.५. विदेशी विनिमय नाफा वा नोक्सान :

ऐनको दफा २८ बमोजिम प्रचलित वा औसत व्याज दरको प्रयोग गरी विदेशी मुद्रामा भएको कारोवारको आय वा खर्च लेखाङ्कन गरेको र सो कारोवार वापत प्राप्त हुनु पर्ने वा भुक्तानी दिनु पर्ने रकम कारोवार मितिभन्दा फरक रहेको अर्थात कारोवार भएको मितिभन्दा अगाडि वा पछाडि भएको अवस्था हुन सक्तछ। कारोवार मिति र भुक्तानी दिएको वा प्राप्त गरेको मितिको विनिमय दर फरक फरक हुन सक्तछ। यस्तो अवस्थामा आयको रुपमा लेखाङ्कन गरेको रकम र आयको रुपमा प्राप्त भएको भुक्तानी वा खर्चको रुपमा लेखाङ्कन गरेको रकम र खर्चको रुपमा भुक्तानी दिएको

रकम फरक पर्न सक्तछ । विदेशी मुद्रामा रहेको दायित्व वा सम्पत्तिको भुक्तानी वा प्राप्ति नभई वास्तविक नाफा वा नोक्सान के भयो थाहा हुंदैन । विदेशी मुद्रामा रहेको दायित्व वा सम्पत्तिको भुक्तानी वा प्राप्ति नभई दायित्व सम्पत्तिकै रुपमा रहेको अवस्थामा वर्षान्तमा विदेशी मुद्राको नेपाली मुद्रासंगको सटही दरले मूल्याङ्कन गर्दा सिर्जना भएको विनिमय नाफा वा नोक्सानी वास्तविक नाफा वा नोक्सानी हुन सक्तैन । यस्तो अवास्तविक नाफा वा नोक्सानी वापतको रकमलाई आयकर प्रयोजनको लागि आयमा समावेश वा खर्च दावी गर्न मिल्दैन । वर्षान्तमा बाँकी रहेको विदेशी मुद्रामा रहेको दायित्व वा सम्पत्तिको भुक्तानी वा प्राप्ति अर्को आय वर्षमा भुक्तानी वा प्राप्ति गर्दा सटही दर फरक परेको कारण हुन गएको नाफा वा नोक्सानीलाई सो आय वर्षमा मात्र आयमा समावेश वा खर्च कट्टी दावी गर्नु पर्छ । यस्तो अवस्थामा यसरी फरक परेको रकमलाई के कसरी समायोजन गर्ने भन्ने सम्बन्धमा ऐनको दफा २४(४) मा निम्न व्यवस्था रहेको छ :

२४(४) व्यवसाय वा लगानीबाट भएको कुनै व्यक्तिको आय एक्रुयल आधारमा गणना गर्दा सो व्यक्तिले आफूले पाउनु पर्ने कुनै भुक्तानी समावेश गरेकोमा वा आफूले व्यहोर्नु पर्ने कुनै भुक्तानी कट्टा गरेकोमा सटही दरको फरकको कारण समेतले गर्दा सो व्यक्तिले भुक्तानी पाउँदा वा भुक्तानी दिँदा फरक पर्न गएमा फरक रकमलाई भुक्तानी प्राप्त हुँदा वा दिँदा समायोजन गर्नु पर्नेछ ।

ऐनको उक्त व्यवस्था अनुसार कुनै व्यक्तिले ऐनको दफा २८(१) बमोजिम विदेशी मुद्रामा भएको आय वा खर्चलाई कारोवार भएको दिनको विनिमय दरले नेपाली रुपैयाँमा परिणत गरी आय वा खर्च लेखाङ्कन गरेको र सो आय वा खर्च वापतको रकम प्राप्त गर्दा वा भुक्तानी गर्दा लेखाङ्कन भएको भन्दा घटी वा बढी रकम प्राप्त भएको वा भुक्तानी गरेको अवस्थामा सो फरकलाई भुक्तानी प्राप्त भएको वा भुक्तानी दिएको मितिमा विनिमय नाफा वा नोक्सानको रुपमा आय वा खर्चमा समावेश गर्नु पर्दछ । नेपाल लेखामानले विदेशी मुद्रामा रहेको भुक्तानी पाउन वा दिन बाँकी रकमलाई आय वर्षको अन्तिम दिनको प्रचलित विनिमय दरले हिसाव गरी नेपाली मुद्रामा परिणत गर्नु पर्ने र सोबाट भएको नाफा नोक्सानलाई सो आय वर्षको नाफा नोक्सान हिसावमा लेखाङ्कन गर्नु पर्ने व्यवस्था गरेको छ । नेपाल लेखामानले गरेको सो व्यवस्था बित्तीय प्रयोजनका लागि मान्य वा बाध्यकारी भए पनि आयकर प्रयोजनका लागि भने विदेशी मुद्रामा रहेको भुक्तानी पाउन वा दिन बाँकी रकमलाई आय वर्षको अन्तिम दिनको प्रचलित विनिमय दरले हिसाव गरी सोबाट भएको नाफा नोक्सानलाई सो आय वर्षको आय वा खर्चमा समावेश गर्न मिल्दैन । आयकर प्रयोजनका लागि विदेशी मुद्रामा रहेको भुक्तानी पाउन वा दिन बाँकी रकम भुक्तानी पाएको वा दिएको दिनको विनिमय दरको हिसावले नाफा वा नोक्सानी गणना गरी त्यस्तो नाफा नोक्सान भुक्तानी पाएको वा दिएको आय वर्षको आयमा समावेश गर्नु पर्दछ । ऐनको यस व्यवस्थालाई तलका उदाहरणहरूले थप प्रष्ट पार्नेछन् :-

उदाहरण ट.५.१: मानौं, गंगा म्यान पावर सभिसेज प्रा. लि. ले २०६४।६।५ मा Overseas International Inc. लाई कमिशन वापत US\$ 10,000 दिनु पर्ने आधारमा खर्च कट्टी दावी गरेको रहेछ। उक्त रकममा ५ प्रतिशतले हुन आउने कर कट्टा पछि US\$ 9,500 कारोवारको समयमा कायम विनिमय दर रु. ७५ प्रति अमेरिकी डलरले हुन आउने रु. ७,१२,५०० लाई भुक्तानी दिन बाँकी दायित्वको रूपमा लेखाङ्कन गरेको रहेछ। उक्त प्रा.लि.ले सो Overseas International Inc. लाई २०६४।१२।३ मा US\$ 9,500 भुक्तानी पठाएको रहेछ। भुक्तानी पठाउंदा सटही दर प्रति अमेरिकी डलरको रु. ७२ रहेछ भने आ.व. २०६४।६।५ मा उक्त प्रा.लि.ले निम्नानुसार आयमा समायोजन गर्नु पर्ने हुन्छ।

१. समायोजन गर्नु अधिको भुक्तानी लिन बाँकी हिसाब	७,१२,५००।-
२. भुक्तानी पठाउंदाको विनिमय दरले हुने रकम (US\$ 9,500 X 72)	६,८४,०००।-
३. आयमा समायोजन (थप) गर्नु पर्ने रकम (विनिमय नाफा) (रु ७,१२,५०० - रु. ६,८४,०००)	२८,५००।-

उदाहरण ट.५.२: मानौं, माथि उदाहरण ट.५.१ मा उल्लिखित गंगा म्यान पावर सभिसेज प्रा. लि.ले US\$ 9,500 सो Overseas International Inc. लाई २०६४।१२।३ मा भुक्तानी पठाएको रहेछ। उक्त मितिमा अमेरिकी डलरको सटही दर प्रति अमेरिकी डलर रु. ७६ रहेछ भने आ.व. २०६४।६।५ मा उक्त प्रा.लि.ले निम्नानुसार आयमा समायोजन गर्नु पर्ने हुन्छ।

१. समायोजन गर्न अधिको भुक्तानी दिन बाँकी हिसाब	७,१२,५००।-
२. भुक्तानी पठाउंदाको विनिमय दरले हुने रकम (US\$ 9,500 X 76)	७,२२,०००।-
३. समायोजन (थप कट्टी दावी) गर्नु पर्ने रकम (विनिमय नोक्सान) (रु ७,२२,००० - रु. ७,१२,५००)	रु ९,५००।-

उदाहरण ८.५.३: मानौं, कोलगेट नेपाल कम्पनीले २०७०।२।३० गतेका दिन US \$ ५०,०००।- वरावरको विभिन्न प्रकारका Toothpaste निर्यात बिल जारी गरी निर्यात गरेको रहेछ। उक्त दिन कम्पनीले आफ्नो बिक्री कित्तावमा US \$ ५०,०००।- को बिक्री हिसाव लेखाङ्कन गरेको र सोही दिन नेपाल राष्ट्र बैंकले तोकेको खरीद दर १ US \$ = ८०।- ने.रु. मा परिणत गरी जम्मा रु. ४०,००,०००।- बिक्री कित्तावको ने.रु. कलममा आम्दानी जनाएको रहेछ। उक्त रकम २०७०।८।३ मा प्राप्त गरेकोमा प्राप्त गरेको दिन नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दर अनुसार १ US \$ = ७८ ने.रु. रहेछ भने कम्पनीले जम्मा रु. ३९,००,०००।- प्राप्त गर्दछ। जस अनुसार उक्त कम्पनीले Exchange Loss वापत नोक्सान भएको रु. १,००,०००।- खर्च आ.ब.२०७०।७१ मा कट्टी दाबी गर्नु पर्दछ। एवं प्रकारले मानौं, यदि US \$ ५०,०००।- प्राप्त गर्दा डलरसँग नेपाली मुद्राको विनिमय खरीद दर रु. ८१।- भएमा हुन आउने Exchange Gain रु. ५०,०००।- लाई आ.ब.२०७०।७१ मा आफ्नो आयमा समावेश गर्नु पर्दछ।

यस उदाहरणमा मिति २०७०।३।३२ अर्थात् आ.ब.२०६९।७० को अन्तिम दिनको विनिमय दर मिति २०७०।२।३० को भन्दा बढी वा घटी जे भएपनि सो मितिमा रहेको विनिमय दरको आधारमा पाउन बाँकी रकमको हिसाव गर्न र सो हिसाव बमोजिम हुने देखिएको विनिमय नाफा वा नोक्सानलाई आयकर प्रयोजनका लागि आयमा समावेश गर्न वा खर्च कट्टी गर्न पाइदैन।

उदाहरण ८.५.४: मानौं, कोलगेट नेपाल कम्पनीले २०७०।२।३० गतेका दिन US \$ ५०,०००।- वरावरको विभिन्न प्रकारका Toothpaste को कच्चा पदार्थ आयात गर्न आयात भएको मितिले १८० दिनभित्र मूल्य भुक्तानी गर्ने शर्तमा युसेन्स एल.सी. (USANCE LC) खोलेको रहेछ। सो एल.सी. बमोजिमको बस्तु सो कम्पनीले मिति २०७०।३।१५ मा बिरगञ्ज भन्सार कार्यालयबाट आयात गरेको रहेछ। उक्त दिनको विनिमय दर प्रति अमेरिकी डलर रु.८०।- रहेको हुँदा सोही मूल्यका आधारमा भन्सार जांचपास गराई सोही दर अनुसार हुन आउने रकम रु.४०,००,०००।- खरीद खर्च लेखाङ्कन गरेको रहेछ। उक्त रकम २०७०।८।३ मा भुक्तानी गर्दा सो दिन नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दर १ US \$ = ७८ ने.रु. रहेछ भने कम्पनीले जम्मा रु. ३९,००,०००।- भुक्तानी गर्दछ। जस अनुसार उक्त कम्पनीले Exchange Gain वापत नाफा भएको रु. १,००,०००।- लाई आ.ब.२०७०।७१ मा आयमा समावेश गर्नु पर्दछ। एवं प्रकारले मानौं, यदि US \$ ५०,०००।- भुक्तानी गर्दा डलरसँग नेपाली मुद्राको विनिमय खरीद दर रु. ८२।- भएमा हुन आउने Exchange Loss रु. १,००,०००।- लाई आ.ब.२०७०।७१ मा विनिमय नोक्सानको रूपमा खर्च कट्टी गर्नु पर्दछ। यस उदाहरणमा एल.सी.खोल्ने र सामान पैठारी गर्ने कार्य आ.ब.२०६९।७० मा भए पनि सो आ.ब.को अन्त्यसम्ममा पनि सो पैठारी भएको सामानको मूल्य भुक्तान भई नसकेको हुँदा सो आ.ब.को अन्त्यको विनिमय दरले तिर्न बाँकी रकमको हिसाव गरिआएको फरक रकमलाई आयमा समावेश गर्न वा खर्च कट्टी लिन हुँदैन।

८.६ डुवेको ऋण लगायतका रकमहरूको रिभर्स

कुनै व्यक्तिको व्यवसाय, रोजगारी वा लगानीबाट प्राप्त गरेको आयको गणनामा समावेश भएका रकमहरू कुनै अवस्थामा भुक्तानी प्राप्त नभएमा वा फिर्ता गर्नु परेमा र कट्टी दावी गरिएका खर्चहरू

भुक्तान गर्नु नपरेमा वा फिर्ता प्राप्त भएमा जुन समयमा फिर्ता गरेको वा फिर्ता प्राप्त भएको वा भुक्तानी प्राप्त नभएको वा भुक्तानी गर्न नपरेको वा यस्तै प्रकार दावी त्याग, मिन्हा वा अपलेखन भएमा सो अवस्था यकीन भएको समयमा नै उपयुक्त समायोजन गर्नु पर्दछ। यस प्रकारको समायोजनका सन्दर्भमा ऐनको दफा २५ मा निम्नानुसार व्यवस्था गरेको छ।

(१) कुनै व्यक्तिले कुनै रोजगारी, व्यवसाय वा लगानीबाट प्राप्त गरेको आयको गणनामा प्राप्त गरेको रकम र व्यहोरेका खर्चको लेखा राख्दा देहायको कुनै अवस्थामा सो व्यक्तिले सोधभर्ना, असुल उपर, दाबी त्याग, अपलेखन, वा मिन्हा गरिएको समयमा उपयुक्त समायोजन गर्नु पर्नेछ :-

(क) पछि गएर सो व्यक्तिले अवस्था अनुसार सो रकम फिर्ता गरेमा वा खर्च असुलउपर गरेमा,

कुनै व्यक्तिले आयकर प्रयोजनको निमित्त दाबी गरेको रकम पछि सोधभर्ना गरेमा वा फिर्ता प्राप्त भएमा सोही अनुरूप आय एवं खर्चमा समायोजन गर्नु पर्दछ। यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ।

उदाहरण ट.६.१: मानौं, गणेश जनरल स्टोर्स प्रा. लि. ले नेपाल ट्रेडिङ कम्पनी लि.बाट २०६५।०३।२० मा रु.५००,०००।- बराबरको सामान खरीद गरेको रहेछ। सोही बमोजिम गणेश जनरल स्टोर्स प्रा. लि.ले आ.व. २०६४।६५ मा रु. ५००,०००।- खर्च कट्टी दावी गरेको रहेछ र नेपाल ट्रेडिङ कम्पनी लि. ले बिक्री वापत सो रकम आयमा समावेस गरेको रहेछ। २०६५।०४।१० मा गणेश जनरल स्टोर्स प्रा.लि. ले खरीद गरेको उक्त सामान मध्ये रु. ४०,०००।- बराबरको सामान Date Expire भई काम नलाग्ने भएको भनी दाबी गरेछ। सो कुरा यकीन भएको आधारमा गणेश जनरल स्टोर्स प्रा. लि. ले उक्त सामान नेपाल ट्रेडिङ कम्पनी लि. लाई २०६५।५।२० मा फिर्ता गरेको रहेछ। यस अवस्थामा नेपाल ट्रेडिङ कम्पनी लि. ले उक्त रकम २०६५।५।२० मा कट्टी दावी गरी समायोजन गर्नु पर्दछ भने गणेश जनरल स्टोर्स प्रा.लि. ले सोही मितिमा फिर्ता प्राप्त भएको रकमलाई आयमा समावेस गरी समायोजन गर्नु पर्दछ।

(ख) प्राप्त गरिएको रकमको लेखा एक्रुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले सो रकम प्राप्त गर्ने आफ्नो अधिकार छाडि दिएमा वा सो रकम सो व्यक्तिको ऋण दाबी भएको अवस्थामा निजले सो ऋणलाई डुवेको ऋण मानि अपलेखन गरेमा, वा

कुनै व्यक्तिले आयकर प्रयोजनको निमित्त एक्रुयल आधारमा लेखाङ्कन गरी लिन बाँकी (ऋण दाबी) हिसाब गणना गरेको र पछि सो व्यक्तिले प्राप्त गर्ने आफ्नो अधिकार ऐनले तोकेको आधारमा छोडी दिएमा अर्थात् ऋणमाथिको आफ्नो दाबी परित्याग गरेमा सोही अनुरूप खर्च दाबी गर्न सक्दछ। यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ।

उदाहरण ८.६.२: मानौं, हिमाल पब्लिक सर्भिसेज प्रा.लि. ले ग्राहकहरूलाई उधारोमा समेत सामान बिक्री गर्दै आएको रहेछ। उक्त प्रा.लि.ले आ.ब. २०६४।६५ मा बिक्री गरे वापत एक्रुयलमा आम्दानी जनिएको रु. ६०,०००।- लिन बाँकी रकम (आसामी) रहेछ।

उक्त प्रा.लि. को लिन बाँकी आसामी मध्ये एक आसामी चिपालु कम्पनीसंग रु. १०,०००।- लिन बाँकी रहेछ। यस लेनदेन सम्बन्धमा बिबाद भएको र बिबाद मिलाउने सन्दर्भमा अदालतको आदेशले सो प्रा.लि. ले रु. २,०००।- छाड्ने भए चिपालु कम्पनीले बाँकी रु. ८,०००।- भुक्तान गर्ने शर्तमा सो प्रा.लि. ले २०६६।२।५ मा रु. २,०००।- माथि आफ्नो (ऋण) दाबी गर्ने अधिकार छोडेको रहेछ। यसरी दाबी गर्ने अधिकार छोडेको २,०००।- सो प्रा.लि.ले दाबी छोडेको मितिमा कट्टी दाबी गर्न सक्नेछ।

चिपालु कम्पनीका लागि तिर्न बाँकी रहेको रकम तिर्न नपरेकाले यो रकम आयमा समावेश हुन्छ।

- (ग) खर्च गरिएको रकमको लेखा एक्रुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले त्यस्तो खर्च गर्ने दायित्व छाडि दिएमा वा सो खर्च ऋण दाबी भएको अवस्थामा जुन व्यक्तिलाई सो ऋण तिर्नु पर्ने हो सो व्यक्तिले ऋण भिन्हा दिएमा।

कुनै व्यक्तिले आयकर प्रयोजनको निमित्त एक्रुयलको आधारमा लेखाङ्कन गरिदिन बाँकी (दायित्व वा ऋण) हिसाब गणना गरेको र पछि सो दायित्व नरहेमा वा भुक्तानी प्राप्त गर्ने व्यक्तिले आफ्नो अधिकार छोडी दिएमा अर्थात ऋणमाथिको आफ्नो दाबी परित्याग गरेमा सोही अनुरूप आयमा समायोजन गर्नु पर्दछ। यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ।

उदाहरण ८.६.३: मानौं, शुभ लक्ष्मी बाणिज्य बैंक लि. ले आफ्नो पूरानो कर्जा असुल गर्ने सन्दर्भमा दिवा उद्योग प्रा.लि. संग लिन बाँकी व्याज रु. १००,०००।- मध्ये रु ४०,०००।- लाई २०६६।२।१ मा भिन्हा गरेको रहेछ। यस अवस्थामा सो प्रा. लि. ले विगत वर्षमा एक्रुयलको आधारमा व्याज खर्च कट्टी दावी गरेको रकम भएकोले यसरी भिन्हा भएको व्याज भिन्हा प्राप्त गरेको समयमै दिवा उद्योग प्रा.लि. ले रु. ४०,०००।- लाई आयमा समावेश गर्नु पर्दछ।

- (२) कुनै व्यक्तिले देहायका अवस्थामा मात्र कुनै रकम प्राप्त गर्ने अधिकार त्याग गर्न वा सो व्यक्तिको ऋण दाबीलाई डुबेको ऋणको रुपमा अपलेखन गर्न पाउनेछ :-

- (क) कुनै वित्तीय संस्था वा बैंकको ऋण दाबीका हकमा सो ऋण दाबी तोकिएको मापदण्डहरू अनुसार डुबेको ऋणमा परिणत भएमा, र

नियम ९ बमोजिम डुबेको वा खराब ऋणमा परिणत हुने मापदण्ड निम्नानुसार तोकिएको छ:

ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) र दफा ४० को उपदफा (३) को खण्ड (ग) को उपखण्ड (१) को प्रयोजनको लागि बैंक वा वित्तीय संस्थाको ऋण डुबेको वा खराब ऋणमा परिणत हुने सम्बन्धमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड अनुसार हुनेछ।

बैंक तथा वित्तीय संस्थाले उल्लिखित मापदण्डको अधीनमा रही ऋण दावी वापत अपलेखन गर्न सक्दछन्। तर ऐनको दफा ५९ को उपदफा (१क) बमोजिम जोखिम ब्यहोर्ने कोष बापत खर्च दाबी गर्ने बैंक तथा वित्तीय संस्थाले भने यस दफा अन्तर्गत ऋण दावी अपलेखन वापत खर्च दाबी गर्न सक्ने छैनन्। तर, यस्तो कर्जा अपलेखन गर्दा अपलेखन गरिएको कर्जा रकममा नघट्ने गरी जोखिम ब्यहोर्ने कोषमा रहेको रकम आयमा समावेश गरेको खण्डमा भने ऋण दावी वापत अपलेखन गरेको मानिनेछैन। यसरी कर्जा अपलेखन गर्दा अपलेखन गरिएको कर्जा बराबरको जोखिम ब्यहोर्ने कोषबाट समेत नाफा नोक्सान हिसाबमा आम्दानी गणना गरिनु पर्दछ। उपर्युक्त लेखाङ्कन सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ।

उदाहरण ८.६.४ : मानौं, न्यू बैंक लि. को आ.ब. २०६५।६६ को अन्त्यमा कूल कर्जा बक्यौता एवं नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अपलेखन गरिनु पर्ने कर्जाको अवस्था निम्नानुसार रहेछ :		
१.	अपलेखन गर्नु भन्दा अगाडिको कूल कर्जा	१,००,००,००,०००
२.	अपलेखन गरिने कर्जा	६,००,००,०००
३.	अपलेखन गरिसकेपछि हुने कर्जाको मौज्दात	९४,००,००,०००
<p>उक्त बैंकको कर्जा अपलेखन गर्दा नेपाल राष्ट्र बैंकले तोकिदिएको मापदण्ड भित्र रही अपलेखन गरेको रहेछ र ऐनको दफा ५९(१क) अन्तर्गत जोखिम ब्यहोर्ने कोष बापत खर्च दाबी गरेको रहेनछ। यस अवस्थामा उक्त बैंकले अपलेखन गरेको कर्जा रु. ६ करोड यस दफा अन्तर्गत खर्चको रूपमा कट्टी दाबी गर्न पाउनेछ।</p> <p>उपर्युक्त कर्जा अपलेखनको लेखाङ्कन निम्नानुसार हुने हुन्छः</p> <p>कर्जा अपलेखन गर्दाः</p> <p>Dr. Loan Write off (Profit & Loss Account) Rs. 6,00,00,000</p> <p> Cr. Loans and Advances Rs. 6,00,00,000</p> <p>जेखिम ब्यहोर्ने कोषमा समायोजन गर्दा</p> <p>Dr. Loan Loss Provision (Profit & Loss Account) Rs. 6,00,00,000</p> <p> Cr. Loan Loss Provision (Balance Sheet) Rs. 6,00,00,000</p>		
उदाहरण ८.६.५ : मानौं, न्यू बैंक लि. ले ऐनको दफा ५९(१क) बमोजिम जोखिम ब्यहोर्ने कोष बापत खर्च दाबी गर्ने गरेको रहेछ। सो बैंकको आ.ब. २०६५।६६ को अन्तमा कूल कर्जा बक्यौता, जोखिम ब्यहोर्ने कोष एवं अपलेखन गरेको कर्जाको अवस्था निम्नानुसार रहेछ :		

१.	अपलेखन गर्नु भन्दा अगाडिको कूल कर्जा	१,००,००,००,०००
२.	अपलेखन गरिएको कर्जा	१,००,००,०००
३.	अपलेखन गरिसकेपछिको कर्जाको मौज्जात	९९,००,००,०००
४.	नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम जोखिम ब्यहोर्ने कोषमा बाँकी व्यवस्था	५,१०,००,०००
५.	आ.ब. २०६४।६५ सम्म कायम व्यवस्था	३,७०,००,०००
६.	यस वर्ष जोखिम ब्यहोर्ने कोषबाट आम्दानीमा सारेको रकम	१,१०,००,०००
७.	यस वर्ष जोखिम ब्यहोर्ने कोषमा खर्च लेखेको रकम	२,५०,००,०००

सो बैंकको आ.ब. २०६५।६६ को अन्तमा ऐनको दफा ५९(१क) अनुसारको जोखिम ब्यहोर्ने कोषको सीमा रु. ४ करोड ९५ लाख (बर्षान्तमा बाँकी रहेको कर्जा रु. ९९ करोडको ५ प्रतिशत) भएको र बर्षान्तमा जोखिम ब्यहोर्ने कोषमा रु. ५ करोड १० लाख भएकोले बढी भएको व्यवस्था रु. १५ लाख मिन्हा नहुने। अर्थात् यस वर्ष खर्च लेखेको रु. २ करोड ५० लाख मध्ये रु. २ करोड ३५ लाख मात्र खर्च मिन्हा हुने। सो वर्ष रु. १ करोड कर्जा अपलेखन गरेता पनि रु. १ करोड १० लाख जोखिम ब्यहोर्ने कोषबाट आम्दानीमा सारेकोले यस दफा अन्तर्गत अपलेखन मानिदैन। अर्थात् यस्तो अपलेखन ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) बमोजिमको ऋण दाबी परित्याग गरेको मानिदैन।

(ख) खण्ड (क) मा उल्लिखित अवस्थामाबाहेक अन्य अवस्थामा भुक्तानी प्राप्त गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरू अपनाएपछि सो व्यक्ति सो अधिकार वा ऋण दाबी असुल उपर हुन नसक्ने कुरामा मनासिव रुपमा विश्वस्त भएमा।

बैंक तथा बित्तीय संस्था बाहेक अन्य व्यक्तिले ऋण दाबी रकम अपलेखन गर्दा, ऋणीको आर्थिक अवस्था, असुलीको लागि चालिएको कदम, जस्तै प्रहरि कारवाही, अवस्थाहेरी अदालती कारवाही आदि बाट असुलीको लागि प्रयास गरेको हुनु पर्दछ। तत्पश्चात समेत असुल हुन नसकेको खण्डमा मात्र यस्तो असुल गर्न बाँकी रकम सो व्यक्तिले अपलेखन गर्न सक्दछ।

८.७ दीर्घकालीन करार अन्तर्गतको लेखाङ्कन

दीर्घकालीन करार भन्नाले १२ महिनाभन्दा बढी अवधिसम्म बहाल रहने उत्पादन, जडान वा निर्माण सम्बन्धी प्रतिफल वीलम्बित (Deferred Return) हुने करारलाई बुझाउँछ। ऐनको दफा २६ मा दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरूका सम्बन्धमा उल्लेख गरिएको छ। दीर्घकालीन करारको लेखाङ्कन सम्बन्धी व्यवस्था एवं बिस्तृत ब्याख्या यसै निर्देशिकाको परिच्छेद २० मा गरिएको छ।

छुट हुने रकमहरू र अन्य छुटहरू (Exemptions and Other Reductions)

९.१ आयकर ऐन, २०५८ ले व्यक्तिको आयको गणना गर्ने प्रयोजनका लागि केहि प्रकारका आयलाई छुट दिने व्यवस्था गरेको छ । सरकारले मित्रराष्ट्रहरूसंग कर छुट दिने गरी गरेको सम्भौताबमोजिमका व्यक्ति वा संस्थाहरू, सामाजिक तथा परोपकारमा संलग्न भएका संस्थाहरू, भौगोलिक रूपमा दुर्गम भएका क्षेत्रहरूमा कार्यरत रहेका व्यक्ति वा संस्थाहरू, शारीरिक रूपमा अशक्त भएका व्यक्ति एवं राष्ट्रिय प्राथमिकताका आधारमा छुट दिने वा कर प्रयोजनका लागि तोकिएको रकम घटाउन दिने व्यवस्था गरेको छ । ऐन को परिच्छेद ४ एवं अनुसूची १ मा छुट हुने आयहरू एवं करयोग्य आयबाट घटाउन पाउने रकमहरूका सम्बन्धमा उल्लेख गरिएको छ । निर्देशिकाको यस परिच्छेदको उद्देश्य त्यस्ता आयहरूका सम्बन्धमा व्याख्या गर्नु रहेको छ ।

५.२ छुट हुने रकमहरू

५.२.१ आयमा छुट हुने रकमहरू:

छुट हुने रकम भन्नाले रकम प्राप्त गर्ने व्यक्तिले आय गणना गर्ने प्रयोजनको लागि रोजगारी, व्यवसाय वा लगानीको आयमा समावेश गर्नु नपर्ने रकमहरूलाई बुझाउँछ । ऐनको दफा १० ले देहायका रकमहरूमा कर छुट हुने व्यवस्था गरेको छ ।

१०(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्भौतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,

नेपाल सरकार र अन्य कुनै पनि विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय सन्धि वा सम्भौतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने व्यक्तिले सो सन्धि वा सम्भौताको अधीनमा रही प्राप्त गरेको रकम कर छुटको रकम हुनेछ । जस्तै: भियना कन्भेन्सन अन्तर्गत कुटनैतिक सुविधा प्राप्त व्यक्तिहरू अर्थात विदेशी कुटनैतिक अधिकृत, कन्सुलर आदिले आफ्नो देशको सरकारी सेवा बापत प्राप्त गर्ने रोजगारी आयमा कर छुट हुनेछ । यस्तो सुविधा प्राप्त गर्ने व्यक्तिहरूको रोजगारीको कार्यस्थल नेपाल रहेको भए तापनि ऐनको दफा १०(क) ले रोजगारीबाट प्राप्त आयमा कर छुट हुने व्यवस्था गरेको छ ।

नेपालमा रहेको विदेशी दुतावास, मिशनमा कार्यरत विदेशी कुटनैतिक अधिकृतहरूको आफ्नो राष्ट्रबाट प्राप्त हुने रोजगारीको आयमा भियना कन्भेन्सन १९६१ को हस्ताक्षरकारी भएको नाताले (नेपालद्वारा १९६८ सेप्टेम्बर २८ मा अनुमोदित) नेपालले कर छुट दिएको हो ।

१०(ख) विदेशी राष्ट्रको सरकारी सेवामा रोजगारी गरे बापत कुनै प्राकृतिक व्यक्तिले प्राप्त गरेको रकम,

तर,

(१) सो व्यक्ति रोजगारी गरेको कारणले मात्र बासिन्दा वा गैर बासिन्दा भएको हुनुपर्नेछ, र

(२) सो राष्ट्रको सरकारी कोषबाट त्यस्ता रकमहरू भुक्तानी गरिएको हुनु पर्नेछ ।

कुनै प्राकृतिक व्यक्तिको रोजगारी विदेशी सरकारी सेवाको रूपमा नेपालमा रहेछ, सो रोजगारीको कारणले मात्र बासिन्दा वा गैर बासिन्दा भएको रहेछ र निजले सो राष्ट्रको सरकारी कोषबाट त्यस्ता रकमहरू भुक्तानी प्राप्त गरेको रहेछ भने त्यस्तो आय नेपालमा कर छुट हुन्छ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट थप प्रकाश पारिएको छ :-

उदाहरण ९.२.१ : मानौं, रुइन पेएरे भन्ने व्यक्ति कुनै विदेशी राष्ट्रको परराष्ट्र मन्त्रालयमा कार्यरत रहेछ । सो विदेशी सरकारले निजलाई नेपालको Conflict Management मा सहयोग गर्न नेपालमा खटाएको रहेछ । निज रुइन पेएरे विगत एक वर्ष देखि सोही कार्यमा नेपालमा कार्यरत रहेछन । निजले सो विदेशी सरकारबाट मासिक युरो १०,००० पारिश्रमिक पाउने गरेका रहेछन । निज रुइन पेएरे सो विदेशी सरकारको सरकारी सेवामा कार्यरत भएको, रोजगारीको कारणले मात्र नेपालको बासिन्दा भएको र निजले सो विदेशी सरकारको सरकारी कोषबाट पारिश्रमिक भुक्तानी प्राप्त गरेको हुदा निजले प्राप्त गर्ने उक्त रकम छुट हुने रकम मानिन्छ ।

उदाहरण ९.२.२ : मानौं, नेपालको बासिन्दा दिनेश छतकुली कुनै विदेशी सरकारले नेपालमा संचालन गरेको Conflict Management Program मा काम गर्ने कर्मचारी रहेछन् । निजले सो बापत सो विदेशी सरकारबाट मासिक युरो ५,००० पारिश्रमिक पाउने गरेका रहेछन । निजले उक्त पारिश्रमिक विदेशी सरकारको सरकारी कोषबाट भुक्तानी प्राप्त गर्ने गरेका रहेछन् । निजले उक्त भुक्तानी विदेशी सरकारको सरकारी कोषबाट प्राप्त गरेको भए तापनि निज नेपालको बासिन्दा भएको कारण यस्तो आय छुट हुने रकम मानिदैन र निजले सो आय आफ्नो रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।

बासिन्दा व्यक्तिको विस्तृत ब्याख्या परिच्छेद २ मा गरिएको छ ।

ऐनको यस व्यवस्थाले विदेशी राष्ट्रको सरकारी सेवामा रोजगारी गरे बापत कुनै प्राकृतिक व्यक्तिले प्राप्त गरेको रकममा आय गणना गर्दा छुट पाउने व्यवस्था गरेको छ तर यसरी छुट पाउनको लागि त्यस्तो व्यक्तिले सरकारी सेवा बापत प्राप्त गर्ने रकम सोही राष्ट्रको सरकारी कोषबाट भुक्तानी भएको हुनुपर्ने र त्यस्तो सरकारी रोजगारी गर्ने व्यक्ति रोजगारीकै कारणबाट बासिन्दा तथा गैर बासिन्दा भएको हुनुपर्दछ । ऐनको यस व्यवस्था अनुसार नेपालस्थित विदेशी राष्ट्रको सरकारी सेवामा कार्यरत व्यक्तिहरूमध्ये उक्त सेवा प्रदान गर्ने कार्यको लागि मात्र बासिन्दा भएको व्यक्तिलाई मात्र यस प्रकारको छुट प्रदान गरेको छ ।

कुनै व्यक्ति त्यस प्रकारको सरकारी सेवामा संलग्न हुनुपूर्वदेखि नै नेपालमा रहेको छ र पछि मात्र विदेशी राष्ट्रको सरकारी सेवामा कार्यरत रहन्छ भने त्यस्ता व्यक्तिले ऐनको यस व्यवस्था अनुसार आय गणना गर्दा छुट पाउदैन । नेपालस्थित विदेशी कुटनैतिक संस्थाहरूमा रोजगारी गर्ने र

विदेशी सरकारी कोषबाट खर्च व्यहोर्ने गरी संचालन भएका आयोजनाहरूमा कार्यरत रहने व्यक्ति पहिलेदेखि नेपालमा नै बसोबास गरिराखेको थिए भने त्यस्ता व्यक्तिले यस प्रकारको सुविधा प्राप्त गर्दैनन् ।

१०(ग) नेपालको नागरिक नभएको खण्ड (ख) बमोजिमको प्राकृतिक व्यक्ति वा निजको निकटस्थ परिवारको सदस्यले विदेशी राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेका रकम,

रोजगारीको कारणले मात्र वासिन्दा वा गैर वासिन्दा भएको तथा विदेशी राष्ट्रको सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्तिको निकटस्थ परिवारको सदस्यले विदेशी राष्ट्रको सरकारी कोषबाट पाउने भुक्तानी, जस्तै: Pension, Far Station Allowances, Family Allowance आदि रकम नेपालमा भुक्तानी प्राप्त गरेको रहेछ भने पनि त्यस्तो आय नेपालमा कर छुट हुन्छ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट पारिएको छ :

उदाहरण ९.२.३ : मानौं, मारिया स्मिथ भन्ने एक विदेशी महिला रहिछिन् । निजको पति नेपालस्थित सोही विदेशी मुलुकको दुतावासमा कार्यरत रहेछन् । सो विदेशी सरकारको नियमानुसार दुतावासमा काम गर्ने कर्मचारीको परिवारका सदस्यले निश्चित रकम भत्ता पाउने व्यवस्था भए अनुरूप मारिया स्मिथले सो विदेशी सरकारको सरकारी कोषबाट मासिक ३,००० पाउण्ड Far Station Allowance प्राप्त गरी आएकी रहिछिन् । यस अवस्थामा निजले प्राप्त गर्ने उक्त Allowance वापतको रकम छुट हुने रकम मानिन्छ ।

१०(घ) कर तिर्नु नपर्ने शर्तमा नेपाल सरकारको सेवामा नियुक्त भएका गैर नेपाली नागरिकले प्राप्त गरेको रकम,

नेपाल सरकारले कुनै गैर नेपाली नागरिकलाई कर तिर्नु नपर्ने शर्तमा नियुक्ति गर्न सक्ने र यसरी नियुक्ति भएको खण्डमा सो व्यक्तिले नेपाल सरकारबाट प्राप्त गर्ने आय रकम छुट हुने रकम मानिन्छ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट पारिएको छ :

उदाहरण ९.२.४ : मानौं, नेपाल सरकारले नेपालको जलस्रोतको समुचित उपयोग गर्न एउटा उच्च कार्यदल गठन गरेको रहेछ र उक्त कार्यदलमा कुनै विदेशी नागरिक तेवै फर्नाण्डो भन्ने व्यक्तिलाई कर तिर्नु नपर्ने शर्तमा मासिक यूरो १०,००० पारिश्रमिक भुक्तानी गर्ने गरी नियुक्त गरेको रहेछ । यस अवस्थामा निजको आयको श्रोत नेपालमा भए तापनि निजले प्राप्त गर्ने उक्त रकम छुट हुने रकम मानिन्छ ।

१०(ङ) नेपाल सरकारबाट विधवा, वृद्ध वा अपाङ्ग व्यक्तिलाई दिइने भत्ता,

नेपाल सरकारले विधवा, वृद्ध वा अपाङ्ग व्यक्तिलाई निश्चित रकम भत्ता दिई आएको र यस्ता भत्ताहरू सामाजिक सुरक्षाको अबधारणा अनुसार दिइएकोले सोमा कर नलाग्ने व्यवस्था गरेको छ ।

१०(च) दफा ७, ८ वा ९ बमोजिम आयको गणना गर्दा समावेश गरिनुपर्ने रकम बाहेक उपहार, इच्छापत्र, अपुताली वा छात्रवृत्तिको रूपमा प्राप्त रकमहरू,

रोजगारी, व्यवसाय वा लगानीसंग सम्बन्धित उपहार आयका सोही शीर्षकमा समावेश गर्नु पर्ने हुन्छ । त्यस्तै आकस्मिक लाभ कर लाग्ने बाहेक उपहार, ईच्छापत्र, अपुताली वा छात्रवृत्तिको रुपमा प्राप्त गरेको रकमहरू, जस्तै: बिबाहको समयमा प्राप्त दाईजो, गरीब वा जेहेन्दार बिद्यार्थीलाई उपलब्ध हुने छात्रवृत्ति जस्ता रकमहरू समेत छुटहुने रकम मानिन्छ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट थप प्रकाश पारिएको छ :

उदाहरण ९.२.५ : मानौं, गोपी वान्तवा नेपाल सरकारबाट प्राप्त छात्रवृत्ति अन्तर्गत कुनै मेडिकल कलेजमा MBBS पढी रहेका रहेछन् । सो बापत रु. १५ लाख खर्च हुन आउने रहेछ । यसको अलावा निजले मासिक रु. १० हजार थप नगद पनि सोही छात्रवृत्ति अन्तर्गत प्राप्त गर्ने गरेका रहेछन् । यसरी अध्ययनको लागि भएको खर्च एवं प्राप्त रकम निजको आयमा समावेश गर्नु पर्दैन त्यस्तो रकमलाई छुट हुने रकम मानिन्छ ।

१०(छ) छुट पाउने संस्थाले देहायबापत प्राप्त गरेको रकम :-

- (१) चन्दा, उपहार,
- (२) दफा २ को खण्ड (घ) बमोजिमको छुट पाउने संस्थालाई प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसंग प्रत्यक्ष रुपले सम्बन्धित अन्य योगदानहरू,
- (३) नेपाल राष्ट्र बैंकले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम, वा
- (४) नेपाल धितोपत्र बोर्डले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम ।

छुट पाउने संस्थाले प्राप्त गरेको चन्दा, उपहार वा छुट पाउने संस्थाबाट प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसंग प्रत्यक्ष रुपले सम्बन्धित अन्य योगदानहरू एवं नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकमसमेत कर छुट हुने रकम मानिन्छ ।

उदाहरण ९.२.६ : मानौं, नेपाल दलित विकास मञ्च आन्तरिक राजस्व कार्यालयमा कर छुट पाउने संस्थाको रुपमा दर्ता भएको एक निकाय रहेछ । उक्त मञ्चलाई विभिन्न दाताहरूबाट रु. ५००,००० चन्दा प्राप्त भएको रहेछ । त्यस्तै, नेपाल सरकारबाट दलित उत्थान कार्यमा खर्च गर्ने गरी रु. १० लाख अनुदान प्राप्त भएको रहेछ भने त्यस्तो दुवै रकम उक्त निकायको लागि कर छुट रकम मानिन्छ ।

उदाहरण ९.२.७ : मानौं, उदाहरण ९.२.६ उल्लिखित नेपाल दलित विकाश मञ्चले आफूले प्राप्त गर्ने रकमहरू वित्तीय संस्थामा बचत निक्षेपमा राख्ने गरेको रहेछ । यसरी राखिएको निक्षेपमा सो निकायलाई रु. १ लाख व्याज आम्दानी प्राप्त भएको रहेछ । यस्तो व्याज आम्दानी सो निकायको उद्देश्य अनुसारको आय नभएको हुँदा यस्तो रकममा कर छुट हुने छैन । उक्त निकायलाई व्याज भुक्तानी गर्ने व्यक्तिले त्यस्तो व्याज रकमको भुक्तानीमा ऐनको दफा ८८(१) बमोजिम १५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्छ र यसरी श्रोतमा कर कट्टी गरी सो निकायलाई प्राप्त भएको व्याज ऐनको दफा ९२ (१)(ड) बमोजिम अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी मानिन्छ ।

उदाहरण ९.२.८ : मानौं, नेपाल राष्ट्र बैंकले बैकिङ्ग विकास कोषमा रु. २० करोड छुट्याएको रहेछ । उक्त कोषमा रहेको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेपमा रहेको र सो निक्षेपबाट नेपाल राष्ट्र बैंकलाई रु. १ करोड व्याज आम्दानी भएको रहेछ । यस्तो आय नेपाल राष्ट्र बैंकको उद्देश्य अनुसार खर्च गर्ने कोषको आय भएको हुँदा त्यस्तो आय छुट हुने आय मानिन्छ ।

१०(ज) विदेशी राष्ट्रको सेना वा प्रहरी सेवाबाट अवकाश प्राप्त गरेको नेपाली नागरिकले सो राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेको निवृत्तिभरण बापतको रकम,

नेपाली नागरिकहरू भारत, बेलायत लगायत अन्य राष्ट्रको सेना वा प्रहरीमा कार्यरत छन् । ती व्यक्तिहरूले आफ्नो सेवाबाट निवृत्त भैसकेपछि नेपालमा आई वसोवास गरेमा र निज वा निजको परिवारले पेन्सन रकम प्राप्त गरेमा नेपालमा कर लाग्दैन । तर नेपाली नागरिकले विदेशी राष्ट्रको सेना वा प्रहरी सेवावाहेक अन्य सेवा प्रदान गरी निवृत्तिभरण रकम नेपालमा निज वा निजको परिवारले प्राप्त गरेको छ भने कर प्रयोजनको लागि आयमा समावेश गर्नु पर्दछ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट पारिएको छ :

उदाहरण ९.२.९ : मानौं, राम वहादुर थापा ब्रिटिस गोर्खा सैनिक सेवाबाट अवकाश प्राप्त कप्तान रहेछन र हाल पोखरामा वसोवास गरिराखेका रहेछन । निजले ब्रिटिस सरकारबाट मासिक १,२०० पाउण्ड निवृत्तिभरण प्राप्त गर्ने गरेको रहेछन । निजले प्राप्त गर्ने यस्तो निवृत्तिभरण रकम छुट हुने रकम हो ।

१०(झ) नेपाल सरकारको जुनसुकै प्रकारको आय ।

नेपाल सरकारको आय सम्पूर्ण रूपमा कर छुट हुने आय मानिएको छ र नेपाल सरकारलाई भुक्तानी गर्ने रकमहरूमा श्रोतमा कर कट्टी समेत गर्नु पर्नेछैन । यस सन्दर्भमा नेपाल सरकारको पूर्ण स्वामित्व भएको व्यवसायिक निकाय (जस्तै: राष्ट्रिय बाणिज्य बैंक) को आय भने यस खण्डको आधारमा छुट हुने आय मानिदैन । सामान्यतया: नेपाल सरकारको संचित कोषमा जम्मा हुने रकम, प्रचलित कानून बमोजिम सरकारी निकायबाट परिचालन हुने कोषमा जम्मा हुने रकम जस्ता आयलाई नेपाल सरकारको आय मानिन्छ ।

५.२.२ कर नलाग्ने व्यवस्था

माथि उल्लिखित व्यवस्थाको अतिरिक्त ऐनमा करयोग्य भनिएका सम्पत्ति वा दायित्व बाहेकका अन्य सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त रकमहरूमा कर नलाग्ने (कर छुट) हुन्छ । प्राकृतिक व्यक्तिको गैर व्यवसायिक करयोग्य सम्पत्ति (घर, जग्गा, निकायमा रहेको हित) को निःसर्ग बाहेक व्यवसायसँग असम्बन्धित निजी सम्पत्ति जस्तै: फर्निचर, गहना, आदिको बिक्रीबाट प्राप्त रकममा कर छुट हुन्छ ।

५.२.३ आंशिक छुट सम्बन्धी व्यवस्था

प्राकृतिक व्यक्तिले करयोग्य आय गणना गर्दा ऐनको अनुसूची १ मा उल्लेख भए बमोजिम करयोग्य आयबाट घटाउन पाउने आंशिक छुटहरू निम्नानुसार रहेका छन् :

(१) दुर्गम भत्ता

प्राकृतिक व्यक्तिले करयोग्य आय गणना गर्दा करयोग्य आयबाट घटाउन पाउने दुर्गम भत्ताका सम्बन्धमा ऐनको अनुसूची १ को उपदफा (५) मा देहायको व्यवस्था छ :

बमोजिम नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता वापत तोकिए बमोजिम बढीमा पचास हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिने छ ।

ऐनको उपर्युक्त व्यवस्थाको प्रयोजनका लागि नियमावलीको नियम ३८ मा देहायको बमोजिमको व्यवस्था रहेको छ :

नियम ३८ :- दुर्गम भत्ताको सीमा: ऐनको अनुसूची १ को उपदफा (५) को प्रयोजनका लागि व्यक्तिको कर नलाग्ने सीमामा थप हुने दुर्गम भत्ता वापतको रकम देहाय बमोजिम हुनेछ :

(क) “क” वर्गका क्षेत्रमा पचास हजार रुपैयाँ ।

(ख) “ख” वर्गका क्षेत्रमा चालीस हजार रुपैयाँ ।

(ग) “ग” वर्गका क्षेत्रमा तीस हजार रुपैयाँ ।

(घ) “घ” वर्गका क्षेत्रमा बीस हजार रुपैयाँ ।

(ङ) “ङ” वर्गका क्षेत्रमा दश हजार रुपैयाँ ।

(२) वैदेशिक भत्ता

प्राकृतिक व्यक्तिले करयोग्य आय गणना गर्दा करयोग्य आयबाट घटाउन पाउने वैदेशिक भत्ताका सम्बन्धमा ऐनको अनुसूची १ को उपदफा (६) मा देहायको व्यवस्था छ :

नेपालका विदेश स्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिने छ ।

- (३) निवृत्तिभरण आय हुने व्यक्तिले घटाउन पाउने रकम बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तिभरण आय रहेछ भने ऐनको अनुसूची १ को दफा १ को उपदफा (९) बमोजिम एकल प्राकृतिक व्यक्तिले रु. ८७,५०० (रु. ३ लाख ५० हजार को पच्चीस प्रतिशत) तथा दम्पतिले रु. १ लाख (रु. ४ लाखको पच्चीस प्रतिशत) थप रकम करयोग्य आयबाट घटाउन सक्नेछ । तर यसरी घटाउन पाउने रकम निवृत्तिभरण आय भन्दा बढी नहुने व्यवस्था नियमावलीको नियम ३९ ले गरेको छ ।
- (४) अपाङ्ग व्यक्तिले घटाउन पाउने रकम बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने ऐनको अनुसूची १ को दफा १ को उपदफा (१०) बमोजिम एकल प्राकृतिक व्यक्तिले रु. १ लाख ७५ हजार (रु. ३ लाख ५० हजार को पचास प्रतिशत) तथा दम्पतिले रु. २ लाख (रु. ४ लाखको पचास प्रतिशत) थप रकम करयोग्य आयबाट घटाउन सक्नेछ ।
- (५) लगानी बीमावापत तिरेको प्रिमियम
कुनै वासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको भए ऐनको अनुसूची १ को दफा १ को उपदफा (१२) बमोजिम सो बीमावापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन सक्नेछ ।
- (६) स्वास्थ्य बीमावापत तिरेको प्रिमियम
कुनै वासिन्दा प्राकृतिक व्यक्तिले वासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने ऐनको अनुसूची १ को दफा १ को उपदफा (१६) बमोजिम सो वापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन सक्नेछ ।

५.३ कर छुट पाउने संस्था (Tax Exempt Entity)

ऐनले सामाजिक न्याय, राज्यको सामाजिक दायित्व र कल्याणकारी राज्यको प्रचलित मान्यताको आधारमा केहि सामाजिक र परोपकारी संघ संस्था र केहि विशेष प्रकारका संस्था वा निकायलाई करछुट संस्थाको रूपमा मान्यता दिई ती संघसंस्था वा निकायका सबै वा कुनै विशेष प्रकारको आयमा ऐन बमोजिम लागने कर छुट हुने र त्यस्ता संस्थालाई करछुटको प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरेको छ । कर छुट पाउने संस्थाको कर छुट हुने आयमा कर नलाग्ने व्यवस्था गरी त्यस्ता संस्थाहरूलाई समेत करको दायरामा भने ल्याउने मनसाय ऐनमा रहेको छ । यस अर्थमा संस्था आफैमा कर छुट हुने संस्था नभई सामान्यतया कर छुट हुने संस्थाको उद्देश्य अनुसार प्राप्त हुने चन्दा, अनुदान, उपहार लगायत ऐनको दफा १० को खण्ड (छ) मा उल्लिखित आयमा मात्र कर छुट हुने व्यवस्था छ । कर छुट हुने संस्थाले प्राप्त गर्ने चन्दा र उपहार बाहेकका व्याज आम्दानी, बहाल आम्दानी जस्ता लगानीबाट हुने आय तथा प्रतिष्पर्धा गरी वा अन्य कुनै माध्यमबाट प्राप्त गरेका प्रतिफल जस्ता व्यवसायिक कार्यबाट प्राप्त हुने आम्दानी भने कर छुट हुंदैन ।

आर्थिक ऐन २०७१ ले ऐनको दफा ११७ को उपदफा १ मा खण्ड (घ) थप गरी कर छुट प्राप्त संस्थाले आर्थिक वर्ष समाप्त भएको तीन महिना अर्थात् आश्विन मसान्तभित्र वित्तीय विवरण

दाखिला नगरेमा उक्त संस्थाले आयमा देखाएको रकमको प्रति वर्ष शुन्य दशमलब एक प्रतिशतका दरले हुने रकम शुल्क लाग्ने व्यवस्था गरेको छ । सो सम्बन्धमा ऐनको दफा ११७ को उपदफा १ खण्ड (घ) मा निम्नानुसारको व्यवस्था रहेको छ ।

दफा ११७(१)(घ) कर छुट प्राप्त संस्थाले तोकिएको म्यादभित्र वित्तीय विवरण दाखिला नगरेमा आयमा देखाएको रकमको प्रति वर्ष शुन्य दशमलब एक प्रतिशतका दरले हुने रकम ।

ऐनमा उक्त संशोधन भएकोले आर्थिक वर्ष २०७१।७२ को वित्तीय विवरण २०७१।७२ आश्विन मसान्तभित्र दाखिल नगर्ने संस्थाले दफा ११७ को उपदफा १ खण्ड (घ) मा उल्लेख भएको शुल्क दाखिला गर्नु पर्नेछ ।

५.३.१. करछुट पाउने संस्थाको अर्थ

ऐनको दफा २ को खण्ड (घ) को उपखण्ड (१), (२) र (३) ले “कर छुट पाउने संस्था” लाई देहाय बमोजिम परिभाषित गरेको छ :-

(१) कर छुट पाउने संस्थाको रूपमा विभागमा दर्ता भएका देहाय बमोजिमका निकाय :-

- (क) नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था,
- (ख) सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले सो संस्था वा त्यसका सदस्यहरूले लाभ नलिने गरी गठन भएको अव्यवसायी (एमेच्योर) खेलकूद संस्था,

(२) निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल,

(३) गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति,

तर छुट पाउने संस्थाको उद्देश्य अनुसार कार्य सम्पन्न हुँदा वा कुनै व्यक्तिद्वारा सो संस्थालाई प्रदान गरिएका सम्पत्ति वा सेवा वापतको कुनै भुक्तानी गर्दा बाहेक सो संस्थाको सम्पत्ति र सो संस्थाले प्राप्त गरेको रकमबाट कुनै व्यक्तिलाई कुनै फाइदा पुऱ्याएको भए त्यस्तो संस्थालाई यस खण्ड बमोजिम कर छुट हुने छैन ।

उपर्युक्त व्यवस्थाको विश्लेषण गर्दा ऐनमा कर छुट प्राप्त हुने दुई प्रकारको अवस्था रहेका छन् - कर छुट हुने संस्था र कर छुटको आय हुने संस्था । पहिलो अवस्था, कर छुट संस्थाको परिभाषामा पर्ने बित्तिकै स्वतः करछुटको सुविधा उपभोग गर्न पाउने र दोश्रो अवस्था, कर छुट संस्थाको परिभाषामा परे पनि सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दर्ता भएपछि वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट स्वीकृति प्राप्त गरेपछिमात्र कर छुटको सुविधा उपभोग गर्न पाउने । निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल, गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समिति कर छुट संस्थाको परिभाषामा परेको कारणले स्वतः कर छुटको सुविधा उपभोग गर्न पाउने संस्था हुन भने नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था र सामाजिक वा खेलकूद सम्बन्धी सुविधा

प्रवर्द्धन गर्ने उद्देश्यले गठन भएको अव्यवसायी (एमेच्योर) वा सार्वजनिक प्रकृतिका खेलकूद संस्थाहरूलाई ऐनले करछुट संस्थाको रूपमा मान्यता दिएपनि ती संस्थाले सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दर्ता भएपछि वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट स्वीकृति प्राप्त गरे पछि मात्र करछुटको सुविधा उपभोग गर्न पाउछन्। तर कर छुट हुने वा कर छुट पाएको कुनै संस्थाले आफ्नो सम्पत्ति र आफूले प्राप्त गरेको रकमबाट कुनै व्यक्ति विशेषलाई कुनै व्यक्तिगत फाइदा पुऱ्याएको भए त्यस्तो संस्थाले कर छुटको सुविधा प्राप्त गर्न सक्दैन।

५.३.२. कर छुट पाउने संस्थाको दर्ता

ऐनको दफा २ को खण्ड (घ)(१) ले “कर छुट पाउने संस्था” को रूपमा परिभाषित गरेका नाफा कमाउने उद्देश्य नभएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था र सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले गठन भएको अव्यवसायी (एमेच्योर) वा सार्वजनिक खेलकूद संस्थाहरूले सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा कर छुट पाउने संस्थाको रूपमा दर्ता भएपछिमात्र करछुट संस्थाको हैसियत प्राप्त गर्न र करछुटको सुविधा उपभोग गर्न सक्तछन। यस्ता संस्थालाई करछुट संस्थाको रूपमा दर्ता गर्ने सम्बन्धमा नियमावलीको नियम ३ ले देहायको व्यवस्था गरेको छ।

- (१) ऐनको दफा २ को खण्ड (घ) बमोजिम कर छुट पाउने संस्थाले कर छुटको लागि देहाय बमोजिमको विवरण संलग्न गरी विभागमा निवेदन दिनु पर्नेछ :-
 - (क) प्रचलित कानून बमोजिम दर्ता हुनु पर्ने संस्थाको हकमा दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
 - (ख) संस्था गठन सम्बन्धी विधानको प्रतिलिपि,
 - (ग) स्थायी लेखा नम्बर प्राप्त गरेको भए त्यस्तो प्रमाणपत्रको प्रतिलिपि र
 - (घ) लेखापरीक्षणको प्रतिवेदन भए सो को प्रतिलिपि।
- (२) उपनियम (१) बमोजिम पर्न आएको कर छुटको निवेदन उपर विभागले आवश्यक जांचबुझ गरी त्यस्तो संस्थालाई कर छुट पाउने संस्थाको रूपमा दर्ता गरी प्रमाणपत्र दिनेछ।
- (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर छुट पाउने संस्थाभित्र पर्ने कुनै निकायलाई दर्ता गर्नु नपर्ने गरी विभागले तोक्न सक्नेछ।

नियम ५ मा कर छुट पाउने संस्थाले पेश गर्नु पर्ने बित्तीय विवरणको सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :

नवीकरण सम्बन्धी व्यवस्था : (१) नियम ३ बमोजिम दर्ता भई कर छुटको प्रमाणपत्र प्राप्त गरेको छुट पाउने संस्थाले आय वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र त्यस्तो प्रमाणपत्र नवीकरण गराउनु पर्नेछ।

- (२) उपनियम (१) बमोजिम नवीकरण गराउन विभागले तोकेको ढाँचामा कर अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ।

- (३) नवीकरणका लागि दिएको निवेदनसाथ अधिल्लो आय वर्षको लेखापरीक्षण भएको बित्तीय विवरण र अग्रिम कर कट्टी गरी कर दाखिला गरेको विवरण तथा प्रमाण पेश गर्नु पर्नेछ।
- (४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर छुटको प्रमाणपत्र प्राप्त गरेको कुनै संस्थाले ऐनको दफा १० को खण्ड (छ) मा उल्लेख भएको रकम र दफा ९२ बमोजिम अन्तिमरूपमा कर कट्टी हुने भुक्तानीबाहेक अन्य कुनै रकम प्राप्त गरेको भए दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्नेछ।
- (५) उपनियम (२) बमोजिम प्राप्त हुन आएको निवेदन उपर कर अधिकृतले छानवीन गर्दा कर छुट पाउने देखिएमा त्यस्तो प्रमाणपत्र नवीकरण गर्नु पर्नेछ।
- (६) नवीकरणका लागि प्राप्त भएको कर छुटको प्रमाणपत्र विभागले तोकेको ढाँचा बमोजिम नभएमा साविकको कर छुटको प्रमाणपत्रको सट्टा नयाँ प्रमाणपत्र जारी गर्नु पर्नेछ।
- (७) उपनियम (१) बमोजिम कर छुटको प्रमाणपत्र नवीकरण नगराएसम्म कर छुटको प्रमाण पत्र प्राप्त गरेको संस्थाले कर छुटको सुविधा उपयोग गर्न पाउने छैन।

कुनै संस्थाले कर छुट संस्थाको रूपमा दर्ता भई करछुटको प्रमाणपत्र प्राप्त गर्न र प्राप्त करछुटको सुविधालाई निरन्तरता दिन देहाय बमोजिमको प्रकृया र शर्त पूरा गर्नुपर्दछ।

१. कर छुटको लागि संस्था दर्ताको प्रमाणपत्र, संस्थाको विधान, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र र पहिलेदेखि संचालन भैरहेको संस्था भए लेखापरीक्षणको प्रतिवेदनको प्रतितिपि संलग्न गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनु पर्दछ। तर ऐनमा दर्ता हुनु नपर्ने भनी तोकेको कुनै संस्थाले दर्ता हुन निवेदन दिइरहनु पर्दैन।
२. निवेदक ऐनको दफा २ को खण्ड (ध) ले “कर छुट पाउने संस्था” को रूपमा परिभाषित गरेको नाफा कमाउने उद्देश्य नभएको परोपकारी सामाजिक संस्था हुनुपर्दछ।
३. कर छुट प्राप्त संस्थाले हरेक वर्ष आय वर्ष समाप्त भएको तीन महिनाभित्र बित्तीय विवरण दाखिला गरी करछुटको प्रमाणपत्र नवीकरण गर्नु पर्दछ।
४. त्यस्तो संस्थाले आफ्नो लेखापरीक्षण भएको वार्षिक बित्तीय विवरण तीन महिनाभित्र पेश गरी ऐनको दफा १०(छ) बाहेकका अन्य कुनै रकम प्राप्त गरेको भएमा दफा ९६ बमोजिम आय विवरण पेश गरी लाग्ने कर दाखिला गर्नु पर्नेछ।
५. छुट प्राप्त संस्थाको लेखापरीक्षण गर्ने लेखापरीक्षकले आफ्नो प्रतिवेदनमा आयकर ऐन, २०५८ को परिच्छेद-१७ अनुसार अग्रिम कर कट्टी गरेको, ऐनको दफा १०(छ)

वाहेकका अन्य कुनै रकम प्राप्त गरेको वा नगरेको र संस्थाको उद्देश्य अनुसारको मात्र कार्य गरेको वा नगरेको विषय उल्लेख गर्नु पर्दछ ।

६. कर छुट प्राप्त गर्ने संस्थाले प्राप्त गरेको भुक्तानीमा आयकर ऐन, २०५८ को परिच्छेद १७ अनुसार भुक्तानी दिने निकायले अग्रिम कर कट्टी गर्नुपर्ने भुक्तानी भए कर कट्टी गर्नुपर्ने र यसरी अग्रिम कर कट्टी भएको रकमको आयमा कर लाग्ने नदेखिएमा कर फिर्ता माग गर्नु पर्दछ ।
७. करयोग्य कारोवार गर्ने व्यक्ति तथा संस्थासंग प्रतिस्पर्धा गरी प्राप्त गरेको अनुदानलाई कर छुटको रूपमा मान्यता हुँदैन ।
८. कर छुट पाएको कुनै संस्थाले आफ्नो सम्पत्ति र आफूले प्राप्त गरेको रकमबाट कुनै व्यक्ति विशेषलाई व्यक्तिगत फाइदा पुऱ्याएको हुनु हुँदैन । त्यसरी फाइदा पुऱ्याएको भए कर छुट पाउने संस्थाको हैसियत रहन्न ।
९. कर छुट प्राप्त गरेको संस्थाले आफ्नो विधानमा उल्लेख भएको उद्देश्य विपरित कार्य गर्नु हुँदैन ।

५.३.३. कर छुटको प्रमाणपत्र:

कर छुट पाउने संस्थालाई कर छुटको प्रमाणपत्र प्रदान गर्ने सम्बन्धमा नियमावलीको नियम २७ ले देहायको व्यवस्था गरेको छ ।

- (१) कुनै कर छुट पाउने व्यक्तिले कर छुटको प्रमाणपत्र माग गरी विभागमा निवेदन दिन सक्नेछ ।
- (२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि सो व्यक्तिले कर छुट पाउने देखिएमा विभागले सो व्यक्तिलाई कर छुटको प्रमाणपत्र दिनु पर्नेछ ।

उपर्युक्त बमोजिम करछुट पाउने संस्थाको रूपमा कुनै आन्तरिक राजस्व कार्यालयले दर्ता गरेको संस्थालाई देहायको शर्त बन्देज उल्लेख गरी कर छुटको प्रमाणपत्र प्रदान गर्नु पर्दछ ।

- (१) सो संस्थाको आय मध्ये आयकर ऐन, २०५८ को दफा १० को खण्ड (छ) को उपखण्ड (१) अनुसारको कुनै व्यक्तिले सो संस्थालाई दिएको चन्दा, उपहार र उपखण्ड (२) अनुसारको कुनै व्यक्तिले प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसंग प्रत्यक्ष रूपले सम्बन्धित कार्यको लागि सो संस्थालाई प्रदान गरेको रकम वा अन्य योगदानहरूमा मात्र करछुट हुने । सो बाहेक अन्य कुनैपनि प्रकारको आयमा कर छुट नहुने ।
- (२) सो संस्थालाई दिइएको भुक्तानीमा बहाल वा भाडा, व्याज, सेवा शुल्क, रोयल्टी वा ठेक्का वा करार वापतको भुक्तानी वा कुनै धितोपत्रको निःसर्गबाट प्राप्त लाभ समावेश रहेको भए त्यस्तो भुक्तानीमा आयकर ऐन, २०५८ को दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम भुक्तानी दिने निकायले अग्रिम कर कट्टी गर्नुपर्ने । यसरी अग्रिम कर कट्टी भएको आयमा कर नलाग्ने भए सम्बन्धित आन्तरिक राजस्व कार्यालयसंग कर फिर्ता माग गर्न सक्ने ।

- (३) हरेक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा तीन महिनाभित्र पेश गर्नु पर्ने ।
- (४) सो संस्थाले कुनै व्यक्तिलाई दिएको भुक्तानीमा पारिश्रमिक, बहाल वा भाडा, व्याज, सेवा शुल्क, रोयल्टी वा ठेक्का वा करार वापतको भुक्तानी समावेश रहेको भए त्यस्तो भुक्तानीमा आयकर ऐन, २०५८ को दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम अग्रिम कर कट्टी गरी अग्रिम करकट्टीको रकम र सोको विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पेश गर्नु पर्ने ।
- (५) सो संस्थाको लेखापरीक्षण गर्ने लेखापरीक्षकले आफ्नो लेखापरीक्षण प्रतिवेदनमा सो संस्थाले आयकर ऐन, २०५८ बमोजिम अग्रिम कर कट्टी गरेको नगरेको र संस्थाको उद्देश्य अनुसारको मात्र कार्य गरेको वा नगरेको विषयमा किटानीसाथ उल्लेख गरेको हुनुपर्ने ।
- (६) आफ्नो विधानमा उल्लेख भएको उद्देश्य विपरितको वा विधानमा उल्लेख नभएको कार्य गर्न नपाउने ।

५.३.४. करछुटको सुविधा समाप्त हुने अवस्था

देहायको कुनै एक वा एक भन्दा बढी अवस्थामा कुनै करछुट संस्थाको रूपमा दर्ता भई कर छुटको प्रमाणपत्र प्राप्त गरेको संस्थाको कर छुटको सुविधा समाप्त हुनजान्छ ।

१. सो संस्था नाफा कमाउने उद्देश्य नभएको सार्वजनिक वा परोपकारी संस्थाको रूपमा नरहेमा ।
२. सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा लेखापरीक्षण भएको वित्तीय विवरण पेश नगरेसम्म ।
३. संस्थाको सम्पत्ति र आय रकमबाट कुनै व्यक्तिलाई कुनै व्यक्तिगत फाईदा पुऱ्याएमा ।
४. संस्थाको विधानमा उल्लेख भएको उद्देश्यभन्दा बाहेकका अन्य कार्यमा संलग्न भएमा ।
५. कर छुटको प्रमाण पत्र प्राप्त गरेको संस्थाले कर छुटको प्रमाणपत्र नवीकरण नगराएसम्म ।

(कर छुट संस्थाको दर्ता प्रमाणपत्र नवीकरण गराउन दिनु पर्ने निवेदनको ढांचा)

मिति :

श्रीमान् कर अधिकृत /प्रमुख कर अधिकृत /प्रमुख कर प्रशासकज्यू ,

..... कार्यालय,

.....

बिषय : आयकर छुट संस्थाको दर्ता प्रमाणपत्र नवीकरण ।

श्रीमान्,

यस संस्थाले मिति मा कार्यालय, बाट कर छुट संस्थाको दर्ता प्रमाणपत्र प्राप्त गरेकोमा सो प्रमाणपत्र आयकर नियमावली, २०५९ को नियम ५ बमोजिम नवीकरण गरी पाउन यो निवेदन पेश गरेको छु । नवीकरण प्रयोजनका लागि देहायका विवरण तथा कागजातहरू निवेदन साथ संलग्न राखेको छु ।

(क) आर्थिक बर्षको बित्तीय विवरण ।

(ख) आयकर ऐन, २०५८ को दफा ९६ बमोजिम आर्थिक बर्षको आय विवरण (आयकर ऐन, २०५८ को दफा १० को खण्ड (छ) मा उल्लिखित आयबाहेक अन्य आय आर्जन गरेकोमा मात्र) ।

(ग) आर्थिक बर्षमा अग्रिम कर कट्टी गर्नुपर्ने खर्चहरूको विवरण तथा कर कट्टी गरेको रकम राजस्व दाखिला गरेको प्रमाण ।

(घ) प्रमाण पत्र जारी हुँदाका वखत पेश गरेको संस्थाको विधानमा उल्लेख भएको उद्देश्य परिवर्तन/संशोधन भएको भए सो को प्रतिलिपी ।

निवेदकको

दस्तखतः

नाम, थरः

पद वा संस्थामा रहेको हैसियतः

ठेगानाः

फोन / मोवाइल नम्बरः

ईमेल ठेगाना :

संस्थाको नाम र आयकर छुट प्रमाणपत्र नम्बरः

संस्थाको छापः

नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग

..... कार्यालय,

आयकर छुट पाउने संस्था दर्ता प्रमाणपत्र

आयकर छुट प्रमाणपत्र नम्बर :

जारी मिति :

देहायमा उल्लेख भएको संस्था आयकर ऐन, २०५८ को दफा २ को खण्ड (ध) को उपखण्ड (१) को (क) मा उल्लेख भए बमोजिमको नाफा नकमाउने उद्देश्यले स्थापना भएको संस्था रहेको / (ख) मा उल्लेख भए बमोजिमको सामाजिक संस्था रहेको / खेलकूद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले गठन भएको अब्यवसायी खेलकूद संस्था रहेको देखिएकोले आयकर ऐन, २०५८ को दफा २ को खण्ड (ध) को उपखण्ड (१) तथा आयकर नियमावली, २०५९ को नियम ३ को उपनियम (२) बमोजिम सो संस्थालाई आयकर छुट पाउने संस्थाको रूपमा दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।

१. संस्था सम्बन्धी विवरण

क) स्थायी लेखा नम्बर :

ख) नाम :

ग) ठेगाना :

घ) फोन नम्बर :

ङ) ईमेल ठेगाना / वेबसाइट:

च) संस्थाको उद्देश्य:

छ) भौगोलिक कार्यक्षेत्र :

२. संस्थाको प्रारम्भिक दर्ता सम्बन्धी विवरण

क) दर्ता गर्ने निकाय:

ख) दर्ता नम्बर:

ग) दर्ता मिति:

३. मुख्य ब्यक्तिको विवरण

क) नाम र ठेगाना :

ख) फोन / मोवाइल नम्बर :

ग) ईमेल ठेगाना :

(.....)

कर अधिकृत

नवीकरण सम्बन्धी विवरण

संस्थाको नाम:

आयकर छुट प्रमाणपत्र नम्बर:

क्र.सं.	आय बर्ष	नवीकरण भएको मिति	नवीकरण गर्ने अधिकृतको नाम, थर र दर्जा	नवीकरण गर्ने अधिकृतको दस्तखत

द्रष्टव्य : यो प्रमाणपत्र प्राप्त गरेको संस्थाले देहाय बमोजिमका ब्यबस्था पालना गर्नु पर्नेछ :

१. संस्थाको दर्ता प्रमाणपत्रमा उल्लेख भए बाहेक अन्य काम गरेमा कर छुटको सुविधा प्राप्त हुने छैन ।
२. संस्थाले प्राप्त गरेको रकम वा आयमध्ये आयकर ऐन, २०५८ को दफा १० को खण्ड (छ) मा उल्लिखित देहायको रकम बाहेक अन्य आयमा आयकर छुट हुने छैन :
 - (क) चन्दा उपहार, र
 - (ख) कुनै ब्यक्तिले कुनै प्रतिफल प्राप्त नगरी वा प्रतिफलको आश नगरी संस्थाको उद्देश्यसंग प्रत्यक्ष रूपले सम्बन्धीत कार्यका लागि प्रदान गरेका रकम वा योगदानहरू ।
३. संस्थाले चन्दा उपहार र कुनै ब्यक्तिले कुनै प्रतिफल प्राप्त नगरी वा प्रतिफलको आश नगरी संस्थाको उद्देश्यसंग प्रत्यक्ष रूपले सम्बन्धीत कार्यका लागि प्रदान गरेका रकम वा योगदान बाहेक अन्य कुनै आय आर्जन गरेमा सो रकमलाई करयोग्य आयमा समावेश गरी आयकर ऐन, २०५८ को दफा ९६ बमोजिम आय विवरण पेश गरी आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम कर निर्धारण र दाखिला गर्नु पर्नेछ ।
४. आयकर ऐन, २०५८ को दफा ८७, ८८, ८८क र ८९ बमोजिम कुनै पनि ब्यक्ति वा निकायलाई पारिश्रमिक, सेवा शुल्क वा लगानी प्रतिफल, आकष्मिक लाभ र ठेक्का वा करार वापतको कुनै रकम भुक्तानी गर्दा तत् तत् दफामा तोकिएको दरले हुने रकम अग्रिम कर कट्टी गरी सोको विवरण र करको रकम प्रत्येक महिना समाप्त भएको २५ दिनभित्र सम्बन्धीत कार्यालयमा दाखिला गर्नु पर्नेछ ।
५. हरेक आय बर्षको असोज मसान्तभित्रमा यो प्रमाणपत्र नवीकरण गराउनु पर्नेछ । प्रमाणपत्र नवीकरण गराउने प्रयोजनका लागि निवेदन दिदा देहायका कागजात वा विवरण निवेदन साथ संलग्न हुनु पर्नेछ :
 - (क) गत बर्षको बित्तीय विवरण ।
 - (ख) आयकर ऐन, २०५८ को दफा ९६ बमोजिम गत बर्षको आय विवरण (आयकर ऐन, २०५८ को दफा १० को खण्ड (छ) मा उल्लिखित आयबाहेक अन्य आय आर्जन गरेकोमा मात्र) ।
 - (ग) गत बर्षमा अग्रिम कर कट्टी गर्नुपर्ने खर्चको विवरण तथा कर कट्टी गरेको रकम राजस्व दाखिला गरेको प्रमाण ।
६. तोकिएको समयमा प्रमाणपत्र नवीकरण नगराएमा कर छुटको सुविधा प्राप्त हुने छैन ।

व्यवसायिक छुट तथा सुविधा (Business Exemption and Concession)

१०.१ आयकर ऐन, २०५८ ले केहि व्यवसायको आयमा कर गणना गर्ने प्रयोजनको लागि कर छुट तथा सुविधा दिने व्यवस्था गरेको छ। आर्थिक क्रियाकलापलाई सबै क्षेत्रमा प्रवर्द्धन गराई आर्थिक बृद्धिलाई तिव्र पार्न, रोजगारीका अवसरको सिर्जना गर्न उत्प्रेरणा दिन र समावेशी विकासका लागि व्यवसायिक तथा छुट सुविधाको सुनिश्चितता गरेको छ। राज्यले तोकेका प्राथमिकता प्राप्त क्षेत्रको विकासमा वि.सं. २०७५ सम्म भएको लगानीमा श्रोत नखोजिने व्यवस्था गरेको छ। बढ्दो व्यापार घाटा घटाउन निर्यात प्रवर्द्धन गर्ने कार्यका विशेष श्रोतमा आयकर सहूलियतको प्रवन्ध गरेको छ। व्यवसायको प्रकृति, त्यस्तो व्यवसायमा रहेको स्वामित्व, व्यवसाय संचालन भएको भौगोलिक क्षेत्र, रोजगारी उपलब्ध गराएको अवस्था, महिला तथा अन्य समुदायलाई रोजगारी उपलब्ध गराएको अवस्था तथा कुनै खास क्षेत्रलाई विशेष आर्थिक क्षेत्रभित्र संचालनमा रहने गरी सरकारले गरेको व्यवस्था एवं आर्थिक विकासको लागि अपरिहार्य पूर्वाधारको रूपमा सरकारले प्राथमिकतामा राखेको व्यवसायले आय निर्धारण गर्ने प्रयोजनका लागि छुट तथा सुविधा प्राप्त गरेका छन्। देशको सबै क्षेत्रमा आर्थिक गतिविधि बढाई सन्तुलित रूपमा विकास गर्न, विभिन्न कारणले विगतमा पिछिडएका वर्गलाई रोजगारीको अवसर सिर्जना गरी आर्थिक रूपले सक्षम पार्न, कुनै खास क्षेत्रलाई विशेष आर्थिक क्षेत्र घोषणा गरी निर्यात व्यापारको लागत कम गराई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन एवं पूर्वाधारको विकास गर्ने उद्देश्यले यस्तो छुट तथा सुविधा उपलब्ध गराउने गरिन्छ। कस्तो व्यवसाय, कहाँ संचालन गरेमा, कस्तो स्वामित्व अन्तर्गत संचालन भएमा, कुन संख्यामा रोजगारी सिर्जना गरेमा के कस्तो छुट तथा सुविधा प्राप्त गर्ने भन्ने व्यवस्था आयकर ऐन, २०५८ को परिच्छेद ४ मा उल्लेख गरिएको छ। राज्यले कुनै व्यवसाय वा क्षेत्र तथा वर्गको आर्थिक क्रियाकलापका सन्दर्भमा ऐनको परिच्छेद ४ मा कानूनी व्यवस्था गरी छुट तथा सुविधा दिन सक्दछ। निर्देशिकाको यस परिच्छेदको उद्देश्य व्यवसायिक छुट तथा सुविधा प्राप्त गर्ने आयको सन्दर्भमा उल्लेख गर्नु रहेको छ।

१०.२ व्यवसायिक छुट तथा सुविधा :

अनुच्छेद १०.१ मा उल्लेख गरिएको उद्देश्य प्राप्तिको लागि आयकर ऐन २०५८ को दफा ११ मा व्यवसायिक छुट तथा सुविधाको व्यवस्था गरिएको छ। यस दफामा व्यवसायिक छुट तथा सुविधा प्राप्त गर्ने व्यवसायिक आयको सम्बन्धमा स्पष्ट रूपमा उल्लेख भएको छ। ऐनको यस दफामा समावेश भएका व्यवसायिक छुट तथा सुविधा निम्नानुसार रहेका छन्।

११(१) कुनै फर्म, कम्पनी, साभेदारी तथा सँगठित संस्थाको रूपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा र भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भए बमोजिमको जग्गामा कृषि व्यवसायबाट प्राप्त भएको बाहेक अन्य कृषि आम्दानीमा कर लाग्ने छैन।

ऐनको उपर्युक्त व्यवस्थाले संगठित रूपमा एवं व्यवसायिक रूपमा संचालित कृषि व्यवसायबाट प्राप्त कृषि आयलाई व्यक्तिको आयमा समावेश गर्ने व्यवस्था गरेको छ । तर कुनै प्राकृतिक व्यक्तिले भूमि सम्बन्धी ऐन २०२१ ले तोकेको हदबन्दीभित्रको जग्गाबाट प्राप्त गरेको कृषि आयमा कर लाग्दैन । तर, भूमि सम्बन्धी ऐन २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भएको जग्गामा कृषि व्यवसाय गरी प्राप्त गरेको कृषि आयलाई आयकर गणना प्रयोजनका लागि आयमा समावेश गर्नु पर्दछ । भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ खण्ड (घ) र (ङ) मा निम्नानुसार व्यवस्था रहेको छ ।

- घ) नेपाल सरकारको सूचीत आदेश द्वारा तोकिएको औद्योगिक काममा तोकिएको शर्त अनुसार लगाइएको सोही आदेशमा तोकिएको हदसम्मको जग्गा, त्यस्तो काम रहेसम्म ।
- (ङ) नेपाल सरकारले सूचीत आदेश द्वारा तोकिएको कृषि उद्योगको काममा तोकिएको शर्त अनुसार लगाइएको सोही आदेशमा तोकिएको हदसम्मको जग्गा, त्यस्तो शर्त अनुसार सो काम रहेसम्म ।

भूमि सम्बन्धी ऐन, २०२१ मा जग्गाको स्वामित्वमा हदबन्दीको व्यवस्था गरेको र सोही ऐन बमोजिम यस्ता जग्गामा औद्योगिक व्यवसाय वा कृषि व्यवसाय संचालन गर्नका लागि नेपाल सरकारले हदबन्दीको सीमा वढाउन सक्ने व्यवस्था समेत गरेको छ । तोकिएको हदबन्दी सीमा भन्दा बढी क्षेत्रफलमा कृषि व्यवसाय गरी प्राप्त गरेको आयलाई आयकर ऐनको उपर्युक्त व्यवस्थाले छुट दिएको छैन । यस सम्बन्धी व्यवस्थालाई तलको उदाहरणबाट प्रष्ट पारिएको छ ।

उदाहरण १०.२.१ : मानौं, ठक वहादुर वम्जमले आफ्नो पारिवारिक वा सगोल परिवारको स्वामित्व रहेको जग्गा (भूमि सम्बन्धी ऐन, २०२१ को हदबन्दी भित्र रहि) मा चिया खेती गरिआएका रहेछन । यसरी चिया खेती गर्दा निजले आ. व. २०७०/७१ मा रु १०,००,००० आय आर्जन गरेको रहेछन भने यस्तो आय कर छुट हुने आय भित्र पर्दछ ।

तर कसैले नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी भूमि सम्बन्धी ऐन २०२१ को दफा १२ (घ) वा (ङ) मा तोकिएको तरिका अनुसार हदबन्दीभन्दा बढी क्षेत्रफलमा खेती गरी आय आर्जन गरेको रहेछ भने त्यस्तो खेतीबाट प्राप्त आयमा कर छुट हुँदैन । त्यस्तै जुनसुकै अवस्था भए तापनि कुनै व्यवसायिक फर्म वा निकाय मार्फत कुनै प्रकारको कृषि आय भएमा सो आयमा कर लाग्दछ ।

११(२) सहकारी ऐन, २०४८ बमोजिम दर्ताभई संचालन भएको कृषि वा वन पैदावारमा आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती उत्पादन तथा फलफूल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरापालन, मत्स्यपालन, चिया खेती तथा प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिवुटी खेती तथा प्रशोधन, तरकारीका वीउ विजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, कवुलियति वन, एग्रोफरेष्ट्री आदि व्यवसायिक वन सम्बन्धी व्यवसायहरू जस्ता कृषि तथा वनजन्य उद्योग, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, कृषिसम्बन्धी वीउ विजन, पशु आहारा, दाना, कीटनाशक औषधी, मल तथा कृषि औजार (यान्त्रिक

शक्तिबाट चलने बाहेक) को कारोवार गर्ने सहकारी संस्था तथा ग्रामिण समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था वा संघको आयमा कर लाग्ने छैन । यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत कर लाग्ने छैन ।

स्पष्टीकरण : “यस उपदफाको प्रयोजनको लागि ग्रामिण समुदाय” भन्नाले महानगरपालिका, उपमहानगरपालिका तथा ती क्षेत्रसँग जोडिएका गाउँ विकास समिति र नगरपालिका बाहेकका क्षेत्र सम्भन्नु पर्छ ।”

ऐनको यस उपदफाले ग्रामिण क्षेत्रको आर्थिक क्रियाकलापमा सहकारीको माध्यमबाट अभिवृद्धि गर्ने अभिप्रायले ग्रामिण समुदायमा कृषि तथा बन पैदावारमा आधारित व्यवसाय, कृषिको उत्पादकत्व अभिवृद्धि गर्न आवश्यक पर्ने मल विउविजन एवं पशुपालन व्यवसायको लागि आवश्यक पर्ने आहारा तथा दाना लगायत ग्रामिण क्षेत्रमा बचत अभिवृद्धि गर्नका लागि संगठित भएका सहकारी संस्थाको आयमा आयकर नलाग्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था विशेष गरी ग्रामिण क्षेत्रको विकासको लागि गरिएकोले महानगरपालिका, उपमहानगरपालिका एवं तीसँग जोडिएका गाउँ विकास समिति तथा नगरपालिकामा संचालित सहकारी संस्थालाई उपलब्ध छैन । यस सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण १०.२.२ : मानौं, कन्याम सामुदायिक चिया वगान लि. सहकारी ऐन, २०४८ बमोजिम दर्ता भएको एउटा सहकारी संस्था रहेछ । उक्त संस्थामा कन्याम क्षेत्रका ४० जना कृषक मिली सामूहिक रूपमा चिया खेती, प्रशोधन एवं प्रशोधित चियाको विक्री समेत गरिआएका रहेछन् । सो संस्थाले २०७०/७१ मा एक करोड रुपैयाँ आय आर्जन गरेको रहेछ । यस अवस्थामा उक्त संस्थाले आर्जन गरेको आयमा कर छुट हुनेछ । यसको अतिरिक्त सो संस्थाले आफ्नो शेयरहोल्डरलाई लाभांश बाँडेको अवस्थामा समेत त्यस्तो लाभांशमा कर कट्टी गर्नु पर्दैन ।

११(२)(क) ग्रामिण समुदायमा आधारित लघु वित्त संस्था, ग्रामिण विकास बैङ्क, हुलाक बचत बैङ्क र उपदफा (२) बमोजिमका सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक पच्चीस हजार रुपैयाँसम्मको व्याज आयमा कर लाग्ने छैन ।

आर्थिक ऐन २०६५ ले ग्रामिण समुदायमा आधारित लघु वित्त संस्था, ग्रामिण विकास बैङ्क, हुलाक बचत बैङ्क र ऐनको दफा ११(२) बमोजिम सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक दश हजार रुपैयाँसम्मको व्याज भुक्तानीमा कर कट्टी गर्नु नपर्ने व्यवस्था ऐनको दफा ८८(४)(च) मा गरेको थियो । आर्थिक ऐन २०७१ ले उक्त दश हजार रुपैयाँको प्राबधानलाई संशोधन गरी पच्चीस हजार रुपैयाँ बनाएको छ । यस्तो आयमा कर नलाग्ने हुँदा यस्तो आयको भुक्तानीमा श्रोतमा कर कट्टी समेत गर्नु पर्दैन । यस सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण १०.२.३: मानौं, दिपकले पश्चिमाञ्चल ग्रामिण विकास बैंक पर्वतको ग्रामिण शाखामा खाता खोली रु. २५०,०००।- जम्मा गरेका रहेछन्। उक्त निक्षेपमा वार्षिक ८ प्रतिशतका दरले व्याज प्राप्त गर्ने गरेका रहेछन्। निजको आ.ब. २०७१।७२ मा उक्त निक्षेप बापत प्राप्त हुने व्याज आम्दानी रु. २०,०००।- कर छुट हुने आय भएकोले बैंकले निजलाई व्याज भुक्तानी गर्दा भुक्तानीमा कर कट्टा गर्न पर्दैन।

११(३) कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ :-

११(३)(क) तीन सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्ष भरी नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग र सूचना प्रविधि उद्योगलाई सो वर्षको आयमा लाग्ने करको नब्बे प्रतिशत, बाह्र सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्ष भरी नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगलाई सो वर्षको आयमा लाग्ने करको असी प्रतिशत, र महिला, दलित वा अपाङ्गहरूमध्ये कम्तिमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी सय जना भन्दा बढी नेपाली नागरिकलाई वर्ष भरी प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योगलाई सो वर्षको आयमा लाग्ने करको असी प्रतिशत,

देशको नागरिकलाई रोजगारीको अवसरमा बृद्धि गर्ने उद्देश्यले रोजगारीमूलक उद्योगको स्थापना एवं संचालनमा प्रोत्साहन गर्न निश्चित संख्याभन्दा बढी रोजगारी दिने विशेष उद्योग तथा सूचना प्रविधिको विकासको लागि सूचना प्रविधि उद्योगलाई लाग्ने करमा छुट सुविधा दिने व्यवस्था गरिएको छ। यस्तो व्यवस्था निश्चित रोजगारीको संख्याको अतिरिक्त शारीरिक एवं अन्य कारणबाट प्रतिष्पर्धात्मक क्षमता कम भएको महिला, दलित तथा अपाङ्गलाई निश्चित संख्याभन्दा बढी रोजगारी उपलब्ध गराउने विशेष उद्योग तथा सूचना प्रविधि उद्योगलाई समेत उपलब्ध हुने व्यवस्था गरेको छ। ऐनले विशेष उद्योग तथा सूचना प्रविधि उद्योगलाई उपलब्ध गराएको छुट सुविधा निम्नानुसार रहेको छ।

विवरण	विशेष उद्योगमा लाग्ने करको सामान्य दर	विशेष उद्योगलाई सुविधा अनुसार लाग्ने करको दर	सूचना प्रविधि उद्योगलाई सुविधा अनुसार लाग्ने करको दर
क. वर्ष भरी ३०० वा सो भन्दा बढी प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग	२०%	१८%	२२.५० %
ख. वर्ष भरी १२०० वा सो भन्दा बढी प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग	२०%	१६%	२२.५०%

ग. वर्ष भरी १०० वा सो भन्दा वढी प्रत्यक्ष रोजगारी दिई सोमध्ये कम्तिमा ३३% महिला, दलित र अपाङ्गलाई रोजगारी दिने विशेष उद्योग	२०%	१६%	२५%
---	-----	-----	-----

११(३)(ख) वर्ष भरी नेपाली नागरिकलाई मात्र प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन क्षेत्रसंग सम्बन्धित उद्योगलाई सो वर्षको आयमा लाग्ने करको सत्तरी प्रतिशत,

तर यो सुविधा प्राप्त गर्ने उद्योगले कमीतमा एक सय जनालाई रोजगारी प्रदान गरेको हुनु पर्नेछ ।

नेपाली नागरिकलाई रोजगारीका थप अवसर सिर्जना गर्न प्रोत्साहन गर्ने उद्देश्यले कमीतमा एक सय जना नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन क्षेत्रसंग सम्बन्धित उद्योगलाई सो आय वर्षको आयमा लाग्ने करको ७० प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ । यस्तो सुविधा प्राप्त गर्न त्यस्तो उद्योगले नेपाली नागरिकलाई मात्र प्रत्यक्ष रोजगारी दिएको हुनु पर्दछ ।

११(३)(ग) अतिअविकसित, अविकसित, अल्पविकसित क्षेत्रहरूमा विशेष उद्योग संचालन भएको भए त्यस्ता उद्योग संचालन भएको आय वर्ष समेत दश आय वर्षका लागि सो वर्ष हरेको आयमा लाग्ने करको क्रमशः दश, बीस र तीस प्रतिशत ।

देशको विभिन्न क्षेत्रमा उद्योग स्थापनाको लागि उपलब्ध पूर्वाधार एवं बजारको अवस्थाको आधारमा देशको भौगोलिक अवस्था अनुसार विभिन्न क्षेत्रमा विभाजन गरिएको छ । पूर्वाधार एवं अन्य कारणले पछाडि परेको भौगोलिक क्षेत्रमा औद्योगिक विकासका लागि प्रोत्साहन गर्न त्यस्ता क्षेत्रमा संचालन भएका विशेष उद्योगले आफ्नो आयमा तिर्नु पर्ने करमा निश्चित दरमा कर छुट पाउने व्यवस्था ऐनको उपर्युक्त अनुसारको व्यवस्थाले गरेको छ । उद्योग संचालन हुने क्षेत्रको आधारमा करमा उपलब्ध गराइएको छुट सुविधा निम्नानुसार रहेको छ । अतिअविकसित, अविकसित, अल्पविकसित क्षेत्रको विवरण अनुसूची २ मा दिइएको छ । अतिअविकसित, अविकसित तथा अल्पविकसित क्षेत्रमा संचालित विशेष उद्योगलाई करको दरमा दिइएको छुटको कारणले त्यस्ता उद्योगलाई लाग्ने करको दर निम्नानुसार हुन आउंछ :

उद्योग संचालन हुने क्षेत्र	विशेष उद्योगमा लाग्ने करको दर	सुविधा अनुसार लाग्ने करको दर
क. अतिअविकसित	२०%	२%
ख. अविकसित	२०%	४%
ग. अल्पविकसित	२०%	६%

यस्तो सुविधा उद्योग संचालन भएको प्रथम १० वर्षसम्म उपलब्ध हुनेछ । उदारहणको, लागि

कुनै उद्योग २०६५/०५/०३ मा दर्ता भएको रहेछ एवं सो उद्योगले आफ्नो उत्पादन कार्य २०६६/०१/०१ बाट शुरू गरेको रहेछ भने उक्त उद्योगलाई उद्योग सञ्चालन भएको आय वर्ष अर्थात् आ.ब. २०६५/६६ बाट १० वर्ष अर्थात् आ.ब. २०७४/७५ सम्म छुटको सुविधा उपलब्ध हुनेछ ।

११(३)(घ) एक अर्ब रुपैयाँभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्ष भरी नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योगलाई कारोवार शुरू गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत,

तर हाल सञ्चालनमा रहेका यस्ता उद्योगले कम्तिमा पच्चीस प्रतिशत जडित क्षमता बृद्धि गरी एक अर्ब पूँजी पुऱ्याई पाँच सयभन्दा बढीलाई वर्ष भरी नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता बृद्धिबाट प्राप्त भएको आयमा पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत ।

आर्थिक ऐन २०७१ ले गरेको यस संशोधनपश्चात एक अर्ब रुपैयाँभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढी व्यक्तिलाई वर्ष भरी नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योगलाई कारोवार शुरू गरेको मितिले पहिलो पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशतले छुट दिने व्यवस्था गरेको छ । हाल सञ्चालनमा रहेका उद्योगले समेत आफ्नो लगानी एक अर्ब रुपैयाँ पुऱ्याई एवं वर्तमान क्षमतामा कम्तिमा पच्चीस प्रतिशत बृद्धि गरेको अवस्थामा क्षमता बृद्धिबाट प्राप्त भएको आयमा पहिलो पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशतले छुट दिने व्यवस्था गरेको छ । यसरी गरिने पूँजी लगानीमा ऋणबाट गरेको लगानी रकम समावेश हुँदैन । यस सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण १०.२.४: मानौं, नेपाल सिमेण्ट उद्योग प्रा.लि. शेयरधनीको पूँजी लगानी एक अर्ब पचास करोड रुपैयाँसहित कूल चार अरब रुपैयाँको लगानीमा एक सिमेण्ट उद्योग स्थापना भएको रहेछ । १,५०० टन प्रति दिन जडित क्षमता रहेको उक्त उद्योगले मिति २०७१।६।१ बाट आफ्नो उत्पादन शुरू गरेको रहेछ र सो उद्योगमा ५१० जना कामदार कर्मचारी वर्ष भरी काम गर्ने गरेका रहेछन् । यस अवस्थामा मिति २०७१।६।१ देखि २०७६।५।३१ सम्म सो उद्योगको करयोग्य आयमा शतप्रतिशत कर छुट हुने एवं मिति २०७६।६।१ देखि २०७९।५।३१ सम्म सो उद्योगको करयोग्य आयमा पचास प्रतिशत कर छुट हुन्छ ।

उदाहरण १०.२.५: मानौं, हाम्रो सिमेन्ट उद्योगले रु.८० करोड पूंजी लगानीमा मिति २०७०।६।१ बाटै आफ्नो उत्पादन सुरु गरिसकेको रहेछ। उक्त उद्योगले आफ्नो पूंजी लगानी थप गरी जडित क्षमता १,५०० टन प्रति दिनबाट २,५०० टन प्रति दिन हुने गरी बृद्धि गरेको रहेछ। यसरी बृद्धि भएको उत्पादन २०७१।९।५ देखि शुरु भएको रहेछ। सो उद्योगको वार्षिक आय क्षमता बृद्धि अघि रु. ४० करोड रहेछ र क्षमता बृद्धि पछि रु. ६० करोड, अर्थात् सो उद्योगको आयमा ५० प्रतिशत बृद्धि भएको रहेछ। यस अवस्थामा सो उद्योगको क्षमता बृद्धि भई प्राप्त भएको ५० प्रतिशत करयोग्य आयमा मिति २०७१।९।५ देखि २०७६।९।४ अर्थात् पाँच वर्षसम्म शतप्रतिशतले र मिति २०७६।९।५ देखि २०७९।९।४ अर्थात् तीन वर्षसम्म पचास प्रतिशतले कर छुट हुनेछ।

उपदफा (५) बमोजिम माथि उल्लिखित उदाहरणमा उल्लिखित उद्योगले ऐनको दफा ११ को भएको अन्य सुविधा दोहोरो नहुने गरी उपभोग गर्नु पर्ने भएकोले करको दर २० प्रतिशतनै गणना गरिएको हो। तथापि, उक्त उद्योगले कर छुट अवधिपश्चात दफा ११ को उपदफा (३)(क), (३)(ख) वा अन्य उपदफा बमोजिमका सुविधा आफैले लाभको आधारमा छनौट गर्न सक्छ।

११(३क) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगको आयमा लाग्ने आयकर र त्यस्ता उद्योगले वितरण गर्ने लाभांशमा लाग्ने करमा देहाय बमोजिम छुट हुनेछ :-

११(३क)(क) हिमाली जिल्ला र नेपाल सरकारले तोकेको पहाडी जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई कारोवार शुरु गरेको मितिले दश वर्षसम्म लाग्ने आयकरको शतप्रतिशत र त्यसपछिका आय वर्षमा लाग्ने आयकरको पचास प्रतिशत,

११(३क)(ख) खण्ड (क) मा उल्लिखित क्षेत्र बाहेकको अन्य क्षेत्रमा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरको शतप्रतिशत र त्यसपछिका आय वर्षमा लाग्ने आयकरको पचास प्रतिशत,

हिमाली जिल्ला र नेपाल सरकारले तोकेको पहाडी जिल्ला तथा अन्य क्षेत्रमा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई निम्नानुसारको छुट तथा सुविधाको व्यवस्था गरेको छ :

उद्योग संचालन हुने विशेष आर्थिक क्षेत्र	विशेष उद्योगमा लाग्ने करको दर	विशेष उद्योगमा सुविधा अनुसार लाग्ने करको दर
क. हिमाली जिल्ला र नेपाल सरकारले तोकेको पहाडी जिल्लामा	२०%	पहिलो १० वर्षसम्म ०% त्यस पछि १०%
ख. अन्य क्षेत्रमा	२०%	पहिलो ५ वर्षसम्म ०% त्यस पछि १०%

११(३क)(ग) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांशमा लाग्ने करको कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म शतप्रतिशत र त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत,

विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांशमा कारोवार संचालन शुरु गरेको मितिले ५ वर्षसम्म शतप्रतिशत कर छुट हुने अर्थात् लाभांश भुक्तानी गर्दा श्रोतमा कर कट्टी गर्न नपर्ने एवं छैठौँ, सातौँ तथा आठौँ वर्षमा लाग्ने करको ५०% (अर्थात् २.५%) ले र नवौँ वर्ष देखि सामान्य दर (अर्थात् ५%) ले कर लाग्नेछ ।

११(३क)(घ) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगका विदेशी लगानीकर्ताले विदेशी प्रविधि वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन गरेको आयमा लाग्ने आयकरको पचास प्रतिशत ।

ऐनको दफा ८८ को उपदफा (१) बमोजिम रोयल्टी एवं प्रविधि तथा व्यवस्थापन शुल्क सेवा शुल्कमा १५% को दरले अग्रिम कर कट्टी गर्नु पर्ने एवं दफा ९२ को उपदफा (१) को खण्ड (च) बमोजिम गैर बासिन्दालाई भुक्तानी गरेको त्यस्तो कर अन्तिम कर कट्टी हुने व्यवस्था भएकोमा विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगका विदेशी लगानीकर्तालाई भुक्तानी गरिने यस्ता शुल्कमा ७.५% का दरले मात्र कर लाग्ने व्यवस्था रहेको ।

११(३क)(ङ) विशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो संचित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पूँजीकरण गरेको अवस्थामा त्यस्तो पूँजीकरणमा लाभांश वितरण स्वरुप लाग्ने लाभांश करमा शतप्रतिशत ।

विशेष आर्थिक क्षेत्रमा स्थापित कुनै विशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो संचित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारका लागि पूँजीकरण गरेको अवस्थामा त्यसरी भएको पूँजीकरणलाई लाभांश वितरण मानिने तर सोमा ऐनको दफा ८८ को उपदफा २(क) बमोजिम लाभांश कर नलाग्ने व्यवस्था रहेको छ ।

११(३ख) पेट्रोलियम तथा प्राकृतिक ग्याँस अन्वेषण तथा उत्खनन गर्ने कारोवार गर्ने व्यक्तिले सम्वत् २०७५ साल चैत महिनासम्म व्यापारिक रुपमा कारोवार संचालन गरेमा कारोवार संचालन गरेको मितिले पहिलो सात वर्षसम्म पूरै आयकर छुट पाउनेछ र त्यस पछिको तीन वर्षसम्म पचास प्रतिशत आयकर छुट पाउनेछ ।

पेट्रोलियम उत्पादन तथा प्राकृतिक ग्याँस अन्वेषण तथा उत्खनन गर्ने व्यवसायले २०७५ साल चैतभित्र व्यापारिक उत्पादन शुरु गरेमा त्यसरी कारोवार शुरु भएको पहिलो ७ वर्षसम्म पूरै कर छुट हुन्छ भने त्यस पछि ३ वर्षसम्म पचास प्रतिशत छुट हुन्छ ।

११(३ग) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको टेक्नोलोजी पार्क, बायोटेक पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्यांक प्रशोधन, साइबर क्याफे, डिजिटल म्यापिंग सम्बन्धी उद्योगको आयमा लाग्ने करको पचास प्रतिशत छुट हुनेछ ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सूचना प्रविधि पार्क भित्र स्थापित सूचना प्रविधि मूलक उद्योगमा लाग्ने प्रचलित करको दरमा ५० प्रतिशतले छुट हुनेछ । उदाहरणका लागि यदि कुनै सूचना प्रविधिमूलक उद्योग नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको क्षेत्रमा स्थापना भई आय आर्जन गरेको छ भने त्यसरी आर्जित आयमा १२.५० प्रतिशतका दरले मात्र कर लाग्ने व्यवस्था छ ।

११(३घ) सम्बत् २०८० साल चैत महिनासम्म जलविद्युतको व्यापारिक रुपमा उत्पादन, प्रसारण वा वितरण शुरु गर्ने अनुमति प्राप्त व्यक्ति वा निकायले पहिलो दश वर्षसम्म पूरै आयकर छुट पाउनेछ र त्यसपछिको पाँच वर्षसम्म पचास प्रतिशत आयकर छुट पाउनेछ । यस्तो सुविधा सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युतले समेत पाउनेछ ।

तर, यो उपदफा प्रारम्भ भएका वखत व्यापारिक उत्पादन प्रारम्भ गरिसकेका अनुमतिपत्र प्राप्त व्यक्तिको हकमा अनुमतिपत्र प्राप्त गरिएका वखतको व्यवस्था कायम रहनेछ ।

देशमा बिद्यमान रहेको विद्युत संकटलाई संवोधन गर्न २०८० साल चैत मसान्तभित्र व्यापारिक रुपमा जलविद्युत उत्पादन, प्रसारण वा वितरण शुरु गर्ने अनुमति प्राप्त व्यक्ति वा निकायले पहिलो दश वर्ष शतप्रतिशत र त्यसपछिको पाँच वर्ष पचास प्रतिशत आयकर छुट पाउने व्यवस्था गरिएको छ । यस्तो छुटको सुविधा सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युतले समेत पाउनेछ ।

तर २०७२ श्रावण १ गतेसम्ममा व्यापारिक उत्पादन प्रारम्भ गरिसकेका अनुमतिपत्र प्राप्त व्यक्तिको हकमा अनुमतिपत्र प्राप्त गरिएका वखत कायम रहेको कर सम्बन्धी व्यवस्था लागू हुनेछ ।

दफा ११(३ङ) उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरेमा प्राप्त आयमा लाग्ने करको दरमा पच्चीस प्रतिशतले छुट हुनेछ ।

उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरेर प्राप्त गरेको आयमा लाग्ने करको दरमा पच्चीस प्रतिशत छुट हुनेछ । यस व्यवस्था अनुसार निर्यातको प्रभावकारी दर निम्नानुसार हुन्छ :

सामान्य अवस्था	सुविधा
प्राकृतिक व्यक्ति १५ प्रतिशत	११.२५ %
निकाय २० प्रतिशत	१५%

११(३च) सडक, पुल, बीमानस्थल, शुरुंग मार्ग निर्माण र संचालन गरेमा वा ट्राम, ट्रलीवसमा लगानी गरी संचालन गरेमा सोबाट प्राप्त आयमा लाग्ने करको दरमा चालीस प्रतिशतले छुट हुनेछ ।

११(३छ) धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमूलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र दफा ११ को उपदफा (३ग) मा उल्लेख भएका निकायहरूलाई लाग्ने करमा पन्ध्र प्रतिशतले छुट हुनेछ ।

११(३ज) अति अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवम् वाइन उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले दश वर्षसम्म चालीस प्रतिशत आयकर छुट हुनेछ ।

११(३झ) कुनै व्यक्तिले बौद्धिक सम्पत्ति निर्यात वापत प्राप्त रोयल्टी आयमा लाग्ने आयकरको दरमा पच्चीस प्रतिशतले छुट हुनेछ ।

११(३ञ) कुनै व्यक्तिले बौद्धिक सम्पत्तिको हस्तान्तरणद्वारा बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा पचास प्रतिशतले छुट हुनेछ ।

आर्थिक ऐन २०७१ ले दफा ११ को उपदफा (३ट) थप गरी पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई निम्नानुसार छुटको व्यवस्था गरेको छ ।

११(३ट) दुई अर्ब रुपैयाँभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा र त्यसपछिको तीन वर्षसम्म लाग्ने आयकरको दरमा पचास प्रतिशत छुट हुनेछ ।

तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योग वा हवाई कम्पनीले हालको जडित क्षमताको कम्तिमा पच्चीस प्रतिशत क्षमता बृद्धि गरी दुई अर्ब रुपैयाँ पूँजी पुऱ्याएमा त्यसरी क्षमता बृद्धिबाट प्राप्त भएको आयमा पाँच वर्षसम्म पूर्ण रुपमा र त्यसपछिको तीन वर्षसम्म लाग्ने आय करको दरमा पचास प्रतिशत छुट हुनेछ ।

आर्थिक ऐन, २०७१ ले गरेको यस संशोधनपश्चात दुई अर्ब रुपैयाँभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई कारोवार शुरु गरेको मितिले पहिलो पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशतले छुट दिने व्यवस्था गरेको छ । हाल संचालनमा रहेका पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीले समेत आफ्नो पूँजी लगानी दुई अर्ब रुपैयाँ पुऱ्याई एवं वर्तमान क्षमतामा कम्तिमा पच्चीस प्रतिशत बृद्धि गरेको अवस्थामा क्षमता बृद्धिबाट प्राप्त भएको आयमा पहिलो पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशतले छुट दिने व्यवस्था गरेको छ । यस सम्बन्धी व्यवस्थाका लागि माथि उदाहरण १०.२.४ तथा १०.२.५ समेत प्रासंगिक हुनेछ ।

११(४) — उपदफा (१), (२), (३) को खण्ड (क) र (ख), उपदफा (३क), (३ख), (३ग) र ३(घ), अनुसूची-१ को दफा १ को उपदफा (१३), (१४) र (१५) र अनुसूची-१ को दफा २ को उपदफा (२), (३), (३क) र (४) बमोजिमका व्यक्तिले आयको गणना गर्दा अन्य छुट्टै व्यक्तिद्वारा सो आयमात्र प्राप्त गरेसरह मानि सो आयको गणना गर्नु पर्नेछ ।

यसरी ऐनको दफा ११ को उपदफा (१), (२) र उपदफा (३) को खण्ड (क) र (ख), उपदफा (३क), (३ख) र (३ग) अन्तर्गत छुटका सुविधा प्राप्त हुने व्यक्तिले आय गणना गर्दा सो मात्र आय रहेको मानि आय गणना गर्नु पर्दछ । अर्थात त्यस्तो व्यक्तिको अन्य आय पनि भए त्यस्तो अन्य

आयमा यस्तो सुविधा उपलब्ध हुने छैन । यस सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ :

उदाहरण १०.२.६ : मानौं, स्वस्तीक गार्मेण्ट उद्योग प्रा. लि. को उद्योग काठमाडौंमा रहेछ । उक्त उद्योगको अर्को एकाई धादिङ (अल्प विकसित क्षेत्र) मा समेत संचालनमा रहेछ । आ. व. २०६७/६८ मा उक्त प्रा. लि. को दुई एकाईको कारोवारको अवस्था निम्नानुसार रहेछ ।

रकम रु हजारमा

विवरण	काठमाडौं	धादिङ	कूल
विक्री	२,१०,००	१,४०,००	३,५०,००
विक्रीको लागत	१,५०,००	१,२५,००	२,७५,००
संचालन खर्च	१०,००	८,००	१८,००

उक्त प्रा. लि. को माथि उल्लिखित हिसाव कितावबाट छुट्टै खुल्ने खर्चको अलावा केन्द्रकृत रूपमा अप्रत्यक्ष

रु ५००,००० खर्च भएको रहेछ । उक्त प्रा. लि. को आ. व. २०६७/६८ मा करको दायित्व निम्नानुसार गणना गरिनु पर्दछ :

रकम रु. हजारमा

विवरण	काठमाडौं	धादिङ	कूल
विक्री	२,१०,००	१,४०,००	३,५०,००
न्यून:			
विक्रीको लागत	१,५०,००	१,२५,००	२,७५,००
संचालन खर्च	१०,००	८,००	१८,००
अन्य खर्च (कूल विक्रीको अनुपातमा अप्रत्यक्ष खर्च छुट्टयाईएको)	३,००	२,००	५,००
निर्धारण योग्य आय	४७,००	५,००	५२,००
छुट	-	-	-
कर योग्य आय	४७,००	५,००	५२,००
लाग्ने करको दर	२०%	६%	
कर रकम	९,४०	३०	९,७०

यसरी अल्प विकसित क्षेत्रमा रहेको विशेष उद्योगको आयमा मात्र उपर्युक्त बमोजिम करको दरमा छुट उपलब्ध हुन्छ । साथै एक इकाइमा नोकसानी भएमा अर्को इकाइको आयमा मिलान गर्न पाईदैन । करको गणना गर्दा उक्त प्रा. लि. को आय गणना सम्बन्धी फाराम छुट्टा छुट्टै रुपमा भर्नु पर्दछ ।

११(५) एउटै आयको सम्बन्धमा यस दफा बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउने छ ।

कुनै व्यक्तिको यस दफा अन्तर्गतका उपदफामा छुटका सुविधा मध्ये एक भन्दा बढी सुविधा पाउन सक्ने अवस्था भए आफूले रोजेको कुनै एउटा छुट मात्र पाउने छ । जस्तै: दफा ११ को उपदफा (३) को खण्ड (क) बमोजिम वर्ष भरी ३०० वा सो भन्दा बढी प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगले करको दरमा १०% छुट पाउने र दफा ११ को उपदफा (३) को खण्ड (ख) बमोजिम त्यस्तो उद्योग अतिअविकसित क्षेत्रमा सञ्चालन भए लाग्ने करको दरमा ५०% छुट हुने हुन्छ । यस्तो अवस्थामा सो व्यक्तिले दफा ११ को उपदफा (३) को खण्ड (क) वा खण्ड (ख) मध्ये आफूले रोजेको कुनै एक छुट मात्र पाउने छ । यस सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ :

उदाहरण १०.२.७ : मानौं, माथि उदाहरण १०.२.६ मा उल्लिखित स्वस्तीक गार्मेण्ट उद्योग प्रा. लि. को धादिङ्ग एकाईमा १०० जना भन्दा बढी नेपाली कामदार वर्ष भरी कार्यरत रहेछन र सोमध्ये ३३% भन्दा बढी महिला, दलित र अपाङ्ग कार्यरत रहेछन भने त्यस्तो अवस्थामा ऐनको दफा ११(३)(क) मा उल्लिखित तोकिए भन्दा बढी रोजगारी दिने उद्योगले पाउने सुविधा (लाग्ने दरमा २०% कर छुटको सुविधा) वा ऐनको ११(३)(ख) मा उल्लिखित अल्पविकसित क्षेत्रमा संचालित उद्योगले पाउने सुविधा (लाग्ने दरमा ७०% कर छुटको सुविधा) मध्ये सो प्रा.लि. ले कुनै एक सुविधा मात्र छान्न पाउंदछ ।

११(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा को खण्ड (ख) बमोजिमको उद्योग संचालन गर्न प्रयोग भएका सम्पत्तिहरू साविकमा अन्य व्यक्तिले सोही किसिमको उद्योग संचालन गर्न प्रयोग गरेको भए सो उपदफाका समयको सीमाको गणना गर्दा त्यसरी प्रयोग भएको अवधिलाई समेत गणना गर्नु पर्नेछ ।

उद्योगलाई आयकरको छुटको सुविधा दिदा त्यस्ता सुविधामा समयसीमा भएको र उद्योग संचालनको लागि प्रयोग भएको सम्पत्ति पुरानो रहेछ भने त्यस्तो अवस्थामा समयको सीमा साविक अवधिबाट नै गणना गरिन्छ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ :

उदाहरण १०.२.८ : माथि उदाहरण १०.२.६ मा उल्लिखित स्वस्तीक गार्मेण्ट उद्योग प्रा. लि. को धादिङ्ग एकाईमा उद्योग संचालन गर्न प्रयोग भएको सम्पत्ति नयां भएको भए ऐनको दफा ११ को उपदफा (३) को खण्ड (ख) बमोजिम छुटको सुविधा १० वर्ष हुने हुन्छ तर उक्त सम्पत्ति यदि ३ वर्ष अन्य कुनै व्यक्तिले त्यस्तै उद्योग संचालन गर्न प्रयोग गरिसकेको भए त्यस्तो अवस्थामा उक्त प्रा.लि.को धादिङ्ग एकाईमा उद्योगले छुट सुविधा बाँकी अवधि अर्थात् ७ वर्षमात्र पाउने हुन्छ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि, -

- (क) “कृषि व्यवसाय” भन्नाले सार्वजनिक वा निजी जमिनबाट बालीनाली उत्पादन गर्ने वा जमिन प्रयोग गर्ने मोहीबाट कुत वा बाली प्राप्त गर्ने व्यवसाय सम्भन्नु पर्छ ।
- (ख) “अतिअविकसित”, “अविकसित” र “अल्पविकसित क्षेत्र” भन्नाले औद्योगिक व्यवसाय ऐन, २०४९ को अनुसूची-३ मा उल्लिखित क्षेत्र सम्भन्नु पर्छ ।

औद्योगिक व्यवसाय ऐन, २०४९ को अनुसूची-३ मा उल्लिखित “अतिअविकसित”, “अविकसित” र “अल्पविकसित क्षेत्र” को सूची यस निर्देशिकाको अनुसूची ३(क) मा उल्लेख गरिएको छ ।

- (ग) “विशेष उद्योग” भन्नाले चुरोट, बिंडी, सिगार, खानेसूर्ति, खैनी, गुटका, पानमसला, मुख्य कच्चा पदार्थ सूर्ति भएको सोही प्रकृतिका अन्य उत्पादनहरू, मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योगबाहेक औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा वर्गीकरण गरिएका उत्पादनमूलक, कृषि तथा वनजन्य र खनिज उद्योग सम्भन्नु पर्छ ।

औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा उल्लिखित उत्पादनमूलक लगायत अन्य वर्गका उद्योगको सूची यस निर्देशिकाको अनुसूची २(ख) मा उल्लेख गरिएको छ ।

- ११(७) उपदफा (३क) र (३ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि सोही उपदफाहरूमा उल्लिखित उद्योग वा व्यवसाय सञ्चालन गर्न प्रयोग भएका सम्पत्ति साविकमा अन्य व्यक्तिले सोही किसिमको वा अन्य किसिमको उद्योग वा व्यवसाय सञ्चालन गर्न प्रयोग गरेको पुरानो सम्पत्ति भए सो उपदफाहरू बमोजिमको सुविधा प्राप्त हुने छैन ।

दफा ११ को उपदफा (३क) मा उल्लिखित विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग एवं दफा ११ को उपदफा (३ग) मा उल्लिखित सूचना पार्क भित्र संचालित उद्योगले अन्य व्यक्तिले प्रयोग गरेको वा अन्यत्र प्रयोग भई सकेको सम्पत्ति प्रयोग गरी त्यस्ता उद्योग संचालन गरेको अवस्थामा यस्तो सुविधा उपलब्ध हुनेछैन । अर्थात्, सूचना पार्कमा वा विशेष आर्थिक क्षेत्रमा अन्यत्रबाट मेशिन, औजार तथा संयन्त्र स्थानान्तरण गरी सोही सम्पत्ति प्रयोग गर्ने उद्योगको हकमा यो सुविधा उपलब्ध हुने छैन ।

१०.३ पूर्वाधार संरचना छुट तथा सुविधा :

ऐनको दफा ११क बमोजिम पूर्वाधार संरचनाको निर्माण तथा संचालनमा निम्नानुसारको कर लाग्ने व्यवस्था गरेको छ ।

- ११क. पूर्वाधार संरचनाको निर्माण तथा संचालन गर्नका लागि नेपाल सरकार र कुनै व्यक्तिकाबीच कुनै सम्झौता भएमा सो सम्झौता गर्दाका बखत कायम भएको करसम्बन्धी यस ऐनले व्यवस्था गरेको करका सुविधाहरू त्यस्तो पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यक्तिले सम्झौता अवधिभर त्यस्तो करसम्बन्धी सुविधा उपभोग गर्न पाउने छ ।

नेपाल सरकारले पूर्वाधार संरचनाको निर्माण तथा संचालन गर्नका लागि कुनै व्यक्तिसंग सम्झौता गर्दा कायम रहेको कर सम्बन्धी व्यवस्था तथा सुविधा जस्तै: करको दर एवं सुविधा, ह्रास कट्टी

सम्बन्धी व्यवस्था, नोकसानी कट्टी आदि प्रावधानमा पछिल्ला वर्षमा ऐनमा संशोधन भए तापनि त्यस्तो पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यक्तिले सम्भौता अर्थात् अवधिभर त्यस्तो कर सम्बन्धी सुविधा उपभोग गर्न पाउने छ ।

१०.४ राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहूलियत :

ऐनको दफा ११ख बमोजिम राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा निम्नानुसारको सहूलियतको व्यवस्था गरेको छ :

११ख. राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय बीमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना तथा ३०० जना भन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योग (चुरोट, विडी, सिगार, खाने सूर्ति, खैनी, गुटखा, पानमसला, मदिरा र वियर उद्योग बाहेक) मा सम्वत् २०७५ चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिनेछैन ।

१०.५ चन्दा उपहार

ऐनको दफा १२ बमोजिम कर छुट पाएका संस्थाहरूलाई दिइएको चन्दा उपहार घटाउन दाबी गर्ने सन्दर्भमा निम्नानुसारको व्यवस्था गरेको छ :

१२(१) कुनै व्यक्तिले कुनै आय वर्षमा आफ्नो करयोग्य आय गणना गर्दा यस दफाको प्रयोजनको लागि विभागबाट स्वीकृति प्राप्त कर छुट पाउने संस्थालाई चन्दा उपहार दिएको रकम घटाउने दाबी गर्न सक्नेछ ।

सामान्यतया: चन्दा तथा उपहारले प्रतिफलको आस नराखी गरिने भुक्तानीलाई बुझाउंछ । यस्तो चन्दा तथा उपहार कर छुट पाउने संस्थालाई भुक्तान गरिएको खण्डमा मात्र त्यस्तो रकम आयकर प्रयोजनको लागि घटाउने दाबी गर्न सक्नेछ ।

१२(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा घटाउन पाउने खर्च एक लाख रुपैयाँ वा सो व्यक्तिको सो वर्षको समायोजित करयोग्य आयको पाँच प्रतिशत मध्ये जुन घटी हुन्छ सो भन्दा बढी हुने छैन ।

ऐनको दफा २ को खण्ड (क न १) मा समायोजित करयोग्य आयलाई निम्नानुसार परिभाषित गरिएको छ ।

“समायोजित करयोग्य आय” भन्नाले कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आयको गणना गर्दा दफा १२ बमोजिम कुनै रकम नघटाई तथा दफा १४ को उपदफा (२), दफा १७ वा १८ बमोजिम कट्टी नगरी गणना गरिएको करयोग्य आय सम्भन्नु पर्छ ।

चन्दा खर्च आयकर प्रयोजनको लागि घटाउन दाबी गर्दा समायोजित करयोग्य आयको ५ प्रतिशत वा एक लाख वा वास्तविक भुक्तानी मध्ये जुन घटी हुन्छ सो मात्र दाबी गर्न सकिन्छ । चन्दा खर्च

प्रयोजनका लागि समायोजित करयोग्य आय गणना गर्दा दफा १४(२), १७ तथा १८ बमोजिम खर्च मानिने रकमलाई खर्च कट्टी दिई गणना गर्नु पर्दछ ।

उदाहरण १०.५.१ : मानौं, स्वस्तीक नेपाल प्रा. लि. को आ.ब. २०६५।६६ को कारोवारको अवस्था निम्नानुसार रहेछ :

बिक्री	रु. १०,००,०००।००
बिक्रीको लागत	रु. ६,००,०००।००
ह्रास खर्च	रु. ५०,०००।००
अन्य प्रशासनिक खर्च	रु. २,५०,०००।००
चन्दा खर्च	रु. १५,०००।००

उक्त प्रा.लि.को सो आ.ब. मा छुट दाबी गर्न पाउने चन्दा खर्च निम्नानुसार हुन आउंछ ।

बिक्री १०,००,०००।००

न्यून:

बिक्रीको लागत ६,००,०००।००

ह्रास खर्च ५०,०००।००

अन्य प्रशासनिक खर्च २,५०,०००।००

समायोजित करयोग्य आय १,००,०००।००

(क) बास्तबिक चन्दा खर्च १५,०००।००

(ख) समायोजित करयोग्य आयको ५% हुने रकम ५,०००।००

दाबी योग्य चन्दा खर्च ((क) र (ख) मध्ये घटी) ५,०००।००

यस अनुसार उक्त प्रा.लि.ले आ.ब. २०६५।६६ मा रु. १५,०००।०० चन्दा भुक्तानी गरेता पनि रु. ५,०००।०० मात्र करयोग्य आयबाट घटाई पाउन दाबी गर्न सक्दछ ।

१२(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै व्यक्तिले खर्च गरेको वा चन्दा दिएको रकम सो व्यक्तिको आय निर्धारण गर्दा खर्च वापत पूर्ण वा आंशिकरूपमा कट्टी गर्न पाउने गरी तोक्न सक्नेछ ।

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विशेष प्रयोजन (जस्तै: बाढी पिडित राहत कोष) को लागि दिईएको चन्दा खर्चमा भने यसरी खर्च दाबी गर्न पाउने रकमको सीमा तोकिएको छैन तथा यस्तो चन्दा खर्च दफा १२(२) को सीमाबाहिर पनि हुन सक्छ ।

उदाहरण १०.५.२ : मानौं, माथि उदाहरण १०.५.१ मा उल्लिखित स्वस्तीक नेपाल प्रा. लि.ले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको कार्यको लागि थप रु. ५०,००० चन्दा दिएको रहेछ र सो सूचनामा कर छुट हुने व्यवस्था रहेछ भने निजको समायोजित करयोग्य आयको ५% हुने रकम रु. ५,००० को अलावा रु. ५०,००० समेत कूल रु. ५५,००० नै खर्च कट्टी पाउँछ ।

१०.६ सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्च

ऐनको दफा १२क मा सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्चका दाबी गर्ने सन्दर्भमा निम्नानुसारको व्यवस्था गरेको छ :

१२क कुनै कम्पनीले कुनै आय वर्षमा विभागको पूर्व स्वीकृति लिई नेपालभिन्न रहेका प्राचीन, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने वा खेलकूदको सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा गरेको खर्च मध्ये दश लाख रुपैयाँसम्मको रकम वा निर्धारण योग्य आयको दश प्रतिशतले हुने रकममध्ये जुन घटी हुन्छ सो रकम आफ्नो सो वर्षको करयोग्य आय गणना गर्दा घटाउने दावी गर्न सक्नेछ ।

नेपालभिन्न रहेका प्राचीन, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने वा खेलकूदको सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा कुनै कम्पनीले गरेको खर्च निम्न आधारमा निर्धारण योग्य आयबाट घटाई पाउन दाबी गर्न सक्छ:

- क. विभागबाट पूर्व स्वीकृति लिनु पर्ने: यसरी स्वीकृति माग्दा खर्च गर्ने प्रयोजन, खर्च गर्ने अनुमानित रकम, खर्च गर्ने समयसीमा एवं खर्च गर्ने प्रकृया (जस्तै: सम्बन्धित निकायमा सिधा भुक्तानी गर्ने, आफै गर्ने वा ठेक्का मार्फत गर्ने) खोली खर्च गर्नु कम्तिमा ७ दिन अगाडि सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा वा विभागमा निवेदन दिनु पर्दछ । विभागले यस सम्बन्धमा स्वीकृति दिनु पर्दछ ।
- ख. खर्च गर्न सक्ने सीमा: यस प्रयोजनको लागि रु. १० लाख वा निर्धारणयोग्य आयको १० प्रतिशत मध्ये जुन घटी हुन्छ सोभन्दा बढी हुनु हुँदैन ।

उदाहरण १०.६.१ : मानौं, दिप ज्योती नेपाल लि. को आ.ब. २०६५।६६ को कारोबारको अवस्था निम्नानुसार रहेछः

बिक्री	२०,०००,०००.००
बिक्रीको लागत	१३,५००,०००.००
ह्रास खर्च	८५०,०००.००
अन्य प्रशासनिक खर्च	३,५००,०००.००
प्राचिन मन्दिर जिर्णोद्धार खर्च	५००,०००.००
विभागबाट स्वीकृत प्राप्त कर छुट संस्थालाई दिएको चन्दा खर्च	१३०,०००.००

उक्त कम्पनीको सो आ.ब. मा छुट दाबी गर्न पाउने चन्दा खर्च निम्नानुसार हुन आउंछ ।

बिक्री	२०,०००,०००.००
बिक्रीको लागत	(१३,५००,०००.००)
ह्रास खर्च	(८५०,०००.००)
अन्य प्रशासनिक खर्च	(३,५००,०००.००)
निर्धारण योग्य आय	२,१५०,०००.००
निर्धारण योग्य आयको १०% ले हुने रकम	२१५,०००.००
बास्तबिक प्राचिन मन्दिर जिर्णोद्धार खर्च	५००,०००.००
दाबी योग्य प्राचिन मन्दिर जिर्णोद्धार खर्च	(२१५,०००.००)
समायोजित करयोग्य आय	१,९३५,०००.००
समायोजित करयोग्य आयको ५% रकम	९६,७५०.००
अधिकतम सीमा	१००,०००.००
बास्तबिक चन्दा खर्च	१३०,०००.००
दाबी योग्य चन्दा खर्च	(९६,७५०.००)
करयोग्य आय	१,८३८,२५०.००

१०.७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च

ऐनको दफा १२ख मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको रकम खर्च दाबी गर्ने सन्दर्भ निम्नानुसारको व्यवस्था गरेको छ :

१२ख. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च : कुनै व्यक्तिले कुनै आय वर्षमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको रकम सो वर्षको करयोग्य आय गणना गर्दा घटाउन सक्नेछ ।

प्राकृतिक व्यक्ति (Natural Person)

११.१ आयकर ऐन, २०५८ मा करयोग्य आय हुने व्यक्तिलाई कर लगाउने व्यवस्था रहेको छ। उक्त व्यवस्था अर्न्तगत व्यक्ति भन्नाले प्राकृतिक व्यक्ति (Natural Person) लगायत निकायलाई समेत जनाउछ। प्राकृतिक व्यक्तिले आर्जन गरेको आयमा निकायको भन्दा फरक रूपमा आय तथा आयकर गणनाका सम्बन्धमा ऐनको परिच्छेद ९ मा विशेष व्यवस्था गरिएको छ। उपर्युक्त विशेष व्यवस्था लगायत प्राकृतिक व्यक्तिका आय वा आयकर गणना गर्ने सम्बन्धमा भएका व्यवस्थालाई प्रकाश पार्नु यस परिच्छेदको उद्देश्य रहेको छ।

११.२ मुख्य शब्दावली

११.२.१ प्राकृतिक व्यक्ति:

प्राकृतिक व्यक्ति (Natural Person) भन्नाले मानिस (Human being) लाई जनाउँछ। निकायको स्थापना एवं सञ्चालन सम्बन्धी कानूनमा उल्लेख गरे बमोजिम हुनेछ भने प्राकृतिक व्यक्तिले सामान्यतया: स्पष्ट रूपमा कानूनले बन्देज नलगाएका बाहेक अन्य काम गर्न सक्दछन्। ऐनको दफा (२) को खण्ड (व) मा प्राकृतिक व्यक्तिलाई निम्नानुसार परिभाषित गरिएको छ।

“प्राकृतिक व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति विशेष सम्भन्नु पर्छ र यस ऐनको प्रयोजनको लागि सो शब्दले दर्ता भई वा नभई प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म तथा एउटै प्राकृतिक व्यक्तिकोरूपमा मानिने गरी दफा ५० बमोजिम छनौट भएको दम्पति समेतलाई जनाउँछ।

११.२.२ बासिन्दा व्यक्ति:

ऐनको दफा २ को खण्ड (क ड) को उपखण्ड (१) मा प्राकृतिक व्यक्ति निम्नानुसारको कुनै अवस्था भएमा बासिन्दा व्यक्ति मानिन्छ।

(क) सामान्य बसोबासको स्थान नेपालमा रहेको,

(ख) अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सो भन्दा बढी नेपालमा रहेको, वा

(ग) नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको।

बासिन्दा व्यक्ति सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद २ मा गरिएको छ।

११.२.३ दम्पति:

वासिन्दा प्राकृतिक व्यक्ति र सो व्यक्तिको वासिन्दा पति वा पत्नी दुवैले लिखितरूपमा सूचना दिएर कुनै खास आय वर्षमा कर प्रयोजनको लागि एउटै प्राकृतिक व्यक्तिको (Married filing jointly) रूपमा मानिने गरी छनौट गर्न सक्दछन्। कुनै आय वर्षको लागि यो व्यवस्था छनौट गर्ने दम्पति मध्ये पति वा पत्नीले सो वर्षमा बुझाउनुपर्ने करको लागि संयुक्तरूपमा र छुट्टाछुट्टै रूपमा

जिम्मेवार (Jointly and Separately Liable) हुन्छन् । ऐनको दफा ५० मा दम्पतिको सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ ।

५०(१) बासिन्दा प्राकृतिक व्यक्ति र सो व्यक्तिको बासिन्दा पति वा पत्नी दुवैले लिखित सूचना दिएर कुनै खास आय वर्षमा कर प्रयोजनको लागि एउटै प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी छनौट गर्न सक्नेछन् ।

५०(२) कुनै आय वर्षको सम्बन्धमा उपदफा (१) मा उल्लिखित व्यवस्था छनौट गर्ने दम्पतिमध्ये पति वा पत्नीले सो वर्षमा बुझाउनु पर्ने करको लागि एक अर्कोप्रति संयुक्त रूपमा र छुट्टाछुट्टै रूपमा जिम्मेवार हुनेछन् ।

५०(३) उपदफा (१) र (२) मा जे सुकै कुरा लेखिएको भए तापनि आश्रितलाई भरण पोषण गर्नु पर्ने बासिन्दा विधवा वा विधुरलाई दम्पति सरह मानिनेछ ।

ऐनको दफा ५० को व्यवस्था अनुसार दम्पति हुनलाई सामान्यतया: निम्नानुसारको अवस्था भई छनौट गरेको हुनु पर्दछ ।

- पति पत्नी दुवै जना बासिन्दा व्यक्ति हुनु पर्दछ ।
- दम्पतिको रूपमा मानिने पति वा पत्नी दुवैले लिखित सूचना दिनु पर्दछ । तर आय विवरण फारममा छनौटबारे निर्दिष्ट महलमा जानकारी दिएमा सोही आधारमा छनौट गरेको मानिनेछ ।
- छनौट एक आय वर्षका लागि मात्र हुन्छ ।
- कर तिर्ने जिम्मेवारी पति र पत्नी दुवै जनाको संयुक्त र व्यक्तिगत रूपमा हुनेछ ।
- आश्रितलाई भरण पोषण गर्नुपर्ने बासिन्दा विधुर वा विधवाले (Qualified Widow/er) पनि दम्पति सरह सुविधा दावी गर्न सक्नेछन् ।

११.३ औषधी उपचार वापत कर मिलान (Medical Tax Credit)

११.३.१ प्राकृतिक बासिन्दा व्यक्तिले निजको लागि आफै वा अन्य कुनै व्यक्तिमार्फत (जस्तै: रोजगारदाता मार्फत) गरेको स्वीकृत औषधी उपचार खर्चको लागि कुनै आय वर्षमा औषधी उपचार वापत कर मिलान (Medical Tax Credit) दावी गर्न सक्दछ । आयकर ऐन, २०५८ मा औषधी उपचार वापतको खर्च मिनाहा हुने व्यवस्था नगरी औषधी उपचार खर्च वापत प्राप्त भएको सुविधा भए सो सुविधाको भुक्तानीलाई आयको गणनामा समावेश गरी लाग्ने करको गणना पश्चात करबाट एउटा निश्चित व्यवस्था र तोकिएको सीमाको अधीनमा रही कर दायित्वबाट सीधै घटाउन पाउने व्यवस्था गरिएको छ । ऐनमा दम्पतिको रूपमा आय निर्धारण गर्न छनौट गरेको दम्पतिलाई पनि प्राकृतिक व्यक्ति मानिएको हुँदा कुनै आय वर्षमा एउटै प्राकृतिक व्यक्तिकोरूपमा छनौट गरेको पति वा पत्नीले सो आय वर्षमा आफ्नो र आफ्नो पति वा पत्नी उपर गरिएको स्वीकृत औषधी उपचार खर्च समेत यस प्रयोजनको लागि मान्यता राख्दछ ।

ऐनको दफा ५१ मा औषधी उपचार बापत कर मिलान सम्बन्धी निम्नानुसारको व्यवस्था रहेको छ :

५१(१) कुनै प्राकृतिक बासिन्दा व्यक्तिले निजको लागि आफैं वा अन्य कुनै व्यक्तिमार्फत गरेको स्वीकृत औषधी उपचार खर्चको लागि कुनै आय वर्षमा औषधी उपचार बापत कर मिलान गर्न दाबी गर्न सक्नेछ ।

औषधोपचार खर्च प्राकृतिक व्यक्ति आफैंले वा अन्य कुनै व्यक्तिमार्फत निजको लागि गरिएको भए पनि त्यस्तो खर्च बापत कर मिलान दाबी गर्न पाईन्छ । निजको लागि भन्नाले प्राकृतिक व्यक्तिको आफ्नो लागि भएको औषधोपचार जनाउंदछ । तर कुनै आय वर्षमा दम्पति हुन छनौट गर्ने प्राकृतिक व्यक्तिको हकमा सो आय वर्षको लागि पति र पत्नी दुबैको लागि भएको औषधोपचार खर्चको लागि कर मिलान दाबी गर्न पाईन्छ ।

उदाहरण ११.३.१: मानौं, कुनै कम्पनीमा कार्यरत कुनै कर्मचारी विरामी भई औषधोपचार गराउँदा कर्मचारी आफैंले खर्च गरेको औषधोपचारको रकम होस् वा सो कर्मचारी काम गर्ने कम्पनीले खर्च गरिदिएको औषधोपचारको रकम होस्, दुवै अवस्थामा सो कर्मचारीले कर मिलान गर्न दाबी गर्न पाउंछ । तर, कम्पनीले औषधोपचार बापत गरेको खर्च प्राकृतिक व्यक्तिको आयमा समावेश भएको छ भने मात्र कर मिलान सुविधा पाउंछ ।

५१(२) कुनै आय वर्षमा प्राकृतिक व्यक्तिको औषधी उपचार बापत कर मिलानको रकम उपदफा (१) बमोजिमको स्वीकृत औषधी उपचार खर्च रकमको पन्ध्र प्रतिशतको दरले हुने रकममा उपदफा (४) मा उल्लिखित कुनै रकम भए सो समेत जोडी गणना गर्नु पर्नेछ ।

कर मिलान गर्न दाबी गर्दा कुनै आय वर्षमा स्वीकृत औषधोपचार बापत खर्च भएको सम्पूर्ण रकम तिर्नु पर्ने करबाट घटाउन पाईदैन । खर्च भएको स्वीकृत औषधोपचार बापतको रकमको पन्ध्र प्रतिशतले हुने रकम र विगतका वर्ष बाट जिम्मेवारी सरेर आएको कर मिलान गर्न बाँकी रकम मात्र घटाउन पाईन्छ ।

उदाहरण ११.३.२: मानौं, कुनै व्यक्तिको विगत वर्षमा स्वीकृत औषधोपचार बापत कर मिलान हुन नसकेको रु. ३००१- जिम्मेवारी सरेर आएको रहेछ । यो वर्ष निजले स्वीकृत औषधोपचार बापत रु. २,०००१- खर्च गरेको रहेछ भने उसले यो वर्ष खर्च गरेको रु. २,०००१- को पन्ध्र प्रतिशतले हुने रकम रु. ३००१- र विगत वर्ष बाट जिम्मेवारी सरी आएको बाँकी रकम रु. ३००१- समेत जम्मा रु. ६००१- कर मिलान दावी गरी यो वर्ष तिर्नु पर्ने करबाट घटाई बाँकी कर तिर्नु पर्ने हुन्छ ।

५१(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा प्राकृतिक व्यक्तिबाट दाबी गरिएको औषधी उपचार बापत कर मिलान रकम तोकिएको सीमाभन्दा बढी हुने छैन ।

स्वीकृत औषधोपचार बापत भएको खर्चको पन्ध्र प्रतिशतले हुने रकममा विगतबाट जिम्मेवारी सरेको रकम जोड्नु पर्ने गरी उपदफा (२) मा व्यवस्था गरिएकोछ । यसरी जोड्दा हुने रकम निश्चित

सीमाभित्र रही सोही वर्ष लाग्ने करबाट घटाउन पाइन्छ। आयकर नियमावलीको नियम १७ को उपनियम (३) मा कुनै एक वर्षमा कर मिलानको लागि दावी गर्न पाउने अधिकतम हद तोकिएको छ। सो नियममा भएको व्यवस्था बमोजिम एक वर्षमा बढीमा रु. सात सय पचास सम्म मात्र स्वीकृत औषधोपचार वापत तिर्नु पर्ने कर बाट घटाउन पाइन्छ। यसकारण, औषधोपचार कर मिलानको रकम निम्नानुसारका रकममध्ये सबैभन्दा कम रकममात्र निर्धारण हुन्छ :

क. रु. ७५०।००,

ख. विगत वर्ष बाट सरी आएको मिलान हुन बाँकी कर रकम र यो वर्षको स्वीकृत औषधोपचार खर्चको १५ प्रतिशतले हुने रकम,

ग. यो वर्ष तिर्न पर्ने कर रकम

उपर्युक्त व्यवस्था तलको उदाहरणमा स्पष्ट पारिएको छ।

उदाहरण ११.३.३: मानौं, कुनै व्यक्तिको विगत वर्षमा स्वीकृत औषधोपचार वापत कर मिलान हुन नसकेको रु. ५०० जिम्मेवारी सरेर आएको रहेछ। यो वर्ष निजले स्वीकृत औषधोपचार वापत रु. २०,००० खर्च गरेको रहेछ भने उसले यो वर्ष खर्च गरेको रु. २०,००० को पन्ध्र प्रतिशतले हुने रकम रु. ३,००० र विगत वर्ष बाट जिम्मेवारी सरेको बाँकी कर मिलान रकम रु. ५०० समेत जम्मा रु. ३,५०० कर मिलान गर्न पाउछ। तर, आयकर नियमावलीको नियम १७ को उपनियम ३ मा एक वर्षमा कर मिलान गर्न पाउने अधिकतम सीमा रु. सात सय पचास मात्र तोकिएकोले यो वर्ष निजले रु. ७५० मात्र कर मिलान गरी बाँकी रु.२,७५० आगामी वर्षको लागि जिम्मेवारी सार्नु पर्दछ।

५१(४) कुनै आय वर्षमा कुनै प्राकृतिक व्यक्तिको हकमा देहायका हदसम्म खण्ड (क) र (ख) मा उल्लेख भए बमोजिम बढी भएको रकम जिम्मेवारी सारी आगामी वर्ष हरूमा उपदफा (२) बमोजिमको रकममा समावेश गर्न सकिनेछ :-

५१(४)(क) उपदफा (२) बमोजिमको रकम उपदफा (३) बमोजिमको सीमाभन्दा बढी भएमा यस्तो बढी भएको रकम, र

कुनै वर्ष स्वीकृत औषधोपचार वापत खर्च भएको रकमको पन्ध्र प्रतिशतले हुने रकम सात सय पचास रुपैयाँ भन्दा बढी भएमा सो वर्ष तिर्नु पर्ने करबाट रु.७५०।- घटाई बाँकी रहेको रकम आगामी वर्ष लाई जिम्मेवारी सार्न पाइन्छ।

उदाहरण ११.३.४: मानौं, कुनै आय वर्षमा कुनै व्यक्तिको स्वीकृत औषधोपचार वापत रु. १०,००० खर्च भएको रहेछ भने सो रकमको पन्ध्र प्रतिशत वा सो वर्षमा घटाउन पाउने सीमा रु. ७५० मध्ये जुन घटी हुन्छ, सो रकम निजले सो वर्ष तिर्नु पर्ने करबाट घटाउन पाउछ। यो उदाहरणमा रु. १०,००० को पन्ध्र प्रतिशत रु. १,५०० हुने, तर अधिकतम घटाउन पाउने सीमा रु. ७५० भएकोले निजले रु. ७५० मात्र यो वर्ष तिर्नु पर्ने करबाट घटाउन पाउछ। बाँकी रहेको रु. ७५० आगामी वर्ष तिर्नु पर्ने करबाट घटाउने गरी जिम्मेवारी सार्न पाउछ।

५१(४)(ख) सो वर्षमा दफा ३ को खण्ड (क) बमोजिमको व्यक्तिले दाखिला गर्नु पर्ने कर रकम कम भएको कारणले सो व्यक्तिले औषधी उपचार वापत कर मिलान उपयोग गर्न नसक्ने हदसम्मको रकम ।

कुनै वर्षमा कर मिलान गर्न पाउने रकमको सीमा रु. ७५० भए तापनि तिर्नु पर्ने कर रु. ७५०।- भन्दा कम रहेछ भने तिर्नु पर्ने कर रकम सम्म मात्र कर मिलान हुने हुँदा बढी भएको रकम आगामी वर्षको लागि जिम्मेवारी सार्न पाईन्छ ।

उदाहरण ११.३.५: मानौं, कुनै आय वर्षमा कुनै व्यक्तिको स्वीकृत औषधोपचार वापत रु. ४,००० खर्च भएको रहेछ भने सो रकमको पन्द्र प्रतिशत रु. ६०० सो वर्ष लाग्ने करबाट घटाउन पाउछ । तर, यदि निजले सो वर्ष तिर्नु पर्ने कर रु. ५०० मात्र रहेछ भने निजले सो वर्ष रु. ५०० कर मिलान गरी बढी भएको रु. १०० आगामी वर्ष तिर्नु पर्ने करबाट घटाउने गरी जिम्मेवारी सार्न पाउँछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “स्वीकृत औषधी उपचार खर्च” भन्नाले तोकिए बमोजिमको स्वीकृत औषधी उपचार खर्च सम्भन्नु पर्छ ।

नियम १७ मा देहाय बमोजिमको औषधी उपचार खर्चलाई स्वीकृत औषधी उपचार खर्च मानिने व्यवस्था गरेको छ :-

(क)

(ख) कुनै प्राकृतिक व्यक्तिलाई मान्यता प्राप्त अस्पताल, नर्सिङ्ग होम, स्वास्थ्य केन्द्र वा चिकित्सकले उपचार गर्दा लागेको औषधी लगायतका बील बमोजिमको रकम ।

तर देहायका खर्चहरू स्वीकृत औषधी उपचार खर्च मानिने छैनन् :-

(क) सौन्दर्य शल्यचिकित्सा (कस्मेटिक सर्जरी) मा भएको खर्च, र

(ख) स्वास्थ्य बीमाबाट क्षतिपूर्ति प्राप्त भएको हदसम्म मान्यता प्राप्त अस्पताल, नर्सिङ्ग होम, स्वास्थ्य केन्द्र वा चिकित्सकले उपचार गर्दा लागेको औषधी लगायतका बील बमोजिमको रकम ।

कुनै व्यक्तिले स्वास्थ्य बीमा गराएको अवस्थामा बीमाको शर्तनामा बमोजिम सो व्यक्तिले ब्यहोर्न पर्ने स्वास्थ्योपचार सम्बन्धी खर्चको सोधभर्ना अर्थात क्षतिपूर्ति प्राप्त गरेको रहेछ भने सो प्राप्त क्षतिपूर्तिको हदसम्म सो व्यक्तिले औषधी उपचार खर्च वापत कर मिलानको लागि दाबी गर्न सक्ने छैन ।

११.३.२ कुनै बासिन्दा प्राकृतिक व्यक्तिले स्वास्थ्य बीमा गरी भुक्तानी गरेको निश्चित रकम करयोग्य आयबाट घटाउन पाउँदछ । यस सम्बन्धमा अनुसूची १ को दफा १ को उपदफा १६ मा व्यवस्था रहेको छ ।

अनुसूची १ को दफा १ को उपदफा १६: यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसंग स्वास्थ्य बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

११.३.६: मानौं, हरिहर माथेमाले एक वीमा कम्पनीसंग वार्षिक रु.१५,०००।०० प्रिमियम तिर्ने गरी स्वास्थ्य बीमा गराएका रहेछन् । निजले पारिश्रमिक आय गणना गर्दा करयोग्य आयमा भुक्तानी गरेको वीमा प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो घटाउन पाउन हुँदा प्रिमियम तिरेको रु.१५,०००।०० घटाई बाँकी रहने रकममा मात्र कर लाग्नेछ ।

कुनै बासिन्दा प्राकृतिक व्यक्तिले स्वास्थ्य वीमा प्रिमियम बापतको रकम करयोग्य आयबाट घटाएको अवस्थामा औषधी उपचार रु. ७५०।०० मिलान गर्न पाउँदैन ।

यस सम्बन्धमा आयकर नियमावली, २०५९ को नियम १७ को उपनियम २ को खण्ड (ख) बमोजिमको खर्चहरू स्वीकृत औषधी उपचार खर्च नमानिने व्यवस्था रहेको छ ।

नियम १७(२): उपनियम (१) मा जुन सुकै कुरा लेखिएको भएतापनि देहायका खर्चहरू स्वीकृत औषधी उपचार खर्च मानिने छैनन् :-

- (क) सौन्दर्य शल्यचिकित्सा (कस्मेटिक सर्जरी) मा भएको खर्च, र
- (ख) ऐनको अनुसूची-१ को दफा १ को उपदफा (१६) मा उल्लिखित बीमाबाट क्षतिपूर्ति प्राप्त भएको उपनियम (१) को खण्ड (ख) मा उल्लिखित खर्च ।

ऐनमा प्राकृतिक बासिन्दा व्यक्तिले निजको लागि आफैं वा अन्य कुनै व्यक्तिमार्फत गरेको स्वीकृत औषधी उपचार खर्चको लागि कुनै आय वर्षमा औषधी उपचार बापत कर मिलान दाबी गर्न पाउने व्यवस्था रहेको र औषधी उपचार बापत कर मिलान गर्ने प्रयोजनको निमित्त सो व्यक्तिले स्वीकृत औषधी उपचार खर्च मात्र दाबी गर्न पाउँदछ । ऐनमा दम्पतिको रूपमा आय निर्धारण गर्न छनौट गरेको दम्पतिलाई पनि प्राकृतिक व्यक्ति मानिएको हुँदा दम्पति छनौट गरेको आय वर्षमा आफ्नो र आफ्नो पति वा पत्नी उपर गरिएको स्वीकृत औषधी उपचार खर्च समेत यस प्रयोजनको लागि मान्यता राख्दछ ।

कुनै आय वर्षमा प्राकृतिक व्यक्तिको औषधी उपचार बापत कर मिलानको रकम स्वीकृत औषधी उपचार खर्च रकमको पन्ध्र प्रतिशतको दरले हुने रकममा विगत वर्षमा मिलान हुन नसकेको कुनै रकम भए सोसमेत जोडी गणना गर्नु पर्नेछ ।

उदाहरण ११.३.७: मानौं, कुनै व्यक्तिको एक आर्थिक वर्षमा स्वीकृत औषधी उपचारको निमित्त रु. १०,००० खर्च भएको रहेछ तथा नियम १७(३) मा सो खर्चको सीमा रु. ७५० तोकिएको कारण उक्त व्यक्तिले सो वर्ष औषधी उपचार खर्चको १५ प्रतिशतको दरले हुने रकम रु. १,५०० मध्ये रु. ७५० सोही वर्ष आफ्नो कर दायित्वबाट घटाउन पाउनेछ र बाँकी रु. ७५० आगामी वर्षमा आफ्नो कर दायित्वबाट घटाउन पाउनेछ । यदि निजको कर दायित्व रु. ७५० भन्दा कम भएमा पनि यो सुविधा उपयोग गरी बाँकी हुन आउने रकम आगामी वर्षको लागि सार्न पाउने छ ।

उदाहरण ११.३.८: मानौं, भरत कुसबाहको आ.ब. २०७०।०७१ मा करयोग्य आय रु. २,३०,००० रहेछ । उक्त वर्ष निजले आय निर्धारण गर्ने प्रयोजनको निमित्त दम्पति हुन छनौट गरेका रहेछन् । उक्त आय वर्षमा निजले आफू उपर रु. ३,००० तथा आफ्नो श्रीमती उपर रु. ४,००० गरी जम्मा रु ७,००० स्वीकृत औषधी उपचार खर्च गरेका रहेछन् । त्यस्तै निजको आ.ब. २०७१।०७२ मा करयोग्य आय रु. २,५०,००० रहेछ । उक्त वर्ष निजले आय निर्धारण गर्ने प्रयोजनको निमित्त दम्पति हुन छनौट गरेका रहेछन् । उक्त आय वर्षमा निजले आफू उपर रु. ४,००० स्वीकृत औषधी उपचार खर्च गरेका रहेछन् । निजले आ.ब. २०७०।०७१ तथा २०७१।०७२ मा दाबी गर्न पाउने Medical Tax Credit निम्नानुसार हुनेछ :

आ.ब.२०७०।०७१ को कर योग्य आय		२३०,०००.००
करको गणना :		
	१४०,०००.००	-
	८५,०००.००	१२,७५०.००
	५,०००.००	१,२५०.००
जम्मा कर दयित्व		१४,०००.००
स्वीकृत औषधी उपचार खर्च	७,०००.००	
१५ प्रतिशतले हुने रकम	१,०५०.००	
यस वर्षकर मिलान हुने रकम		७५०.००
यस आय वर्षमा कर मिलान हुन नसकेको बाँकी रकम	३००.००	
तिर्नु पर्ने कर रकम		१३,२५०.००
आ.ब.२०७१।०७२ को कर योग्य आय		२५०,०००.००
करको गणना :		
	१४०,०००.००	
	८५,०००.००	१२,७५०.००
	२५,०००.००	६,२५०.००
जम्मा कर दयित्व		१९,०००.००
स्वीकृत औषधी उपचार खर्च	४,०००.००	
१५ प्रतिशतले हुने रकम	६००.००	
गत वर्षको बाँकी	३००.००	
जम्मा	९००.००	
यस वर्षकर मिलान हुने रकम		(७५०.००)
तिर्नु पर्ने कर रकम		१८,२५०.००
यस आय वर्षमा मिलान हुन नसकेको रकम	१५०.००	

आ.ब. २०७१।०७२ मा दाबी गरी बाँकी रहेको माथि उल्लिखित रु. १५०।०० आगामी वर्षमा मिलान दाबी गर्न पर्नेछ ।

करयोग्य आयको गणना सम्बन्धी प्रावधान यसै निर्देशकको परिच्छेद ५ मा ब्याख्या गरिएको छ ।

११.३.२ प्रत्येक वर्ष तिर्नु पर्ने कर दायित्व रु. ७५० भन्दा बढी छ भन्ने मान्यताका आधारमा औषधी उपचार बापत कर मिलान एव आगामी आय वर्षमा सार्ने संबन्धी प्रावधानलाई तल प्रस्तुत तालिकबाट प्रष्ट पारिएको छ ।

आय वर्ष	१	२	३	४
स्वीकृत औषधी उपचार खर्च	१७,०००	०	०	५००
१५ प्रतिशतले हुने रकम	२,५५०	०	०	७५
बिगत वर्षको दाबी हुन बाँकी रकम	०	१,८००	१,०५०	३००
जम्मा दाबी योग्य रकम	२,५५०	१,८००	१,०५०	३७५
नियम १७(३) को सीमा	७५०	७५०	७५०	७५०
दाबी योग्य रकम	७५०	७५०	७५०	३७५
आगामी वर्ष सार्ने रकम	१,८००	१,०५०	३००	०

११.४. करयोग्य आयमा घटाउन पाउने व्यवस्था

प्राकृतिक व्यक्तिले करको गणना गर्नु अगाडि ऐनको अनुसूची १ को दफा १ को उपदफा (५), (६), (९), (१०) तथा (१२) बमोजिम निम्नानुसारका रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था रहेको छ :

१(५) नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा पचास हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिने छ ।

नियम ३८ बमोजिम ऐनको अनुसूची -१ को दफा १ को उपदफा (५) को प्रयोजनको लागि व्यक्तिको कर नलाग्ने सीमामा थप हुने दुर्गम भत्ता बापतको रकम देहाय बमोजिम हुनेछ :-

१. "क" वर्गका क्षेत्रमा रु. ५०,००० (पचास हजार)
२. "ख" वर्गका क्षेत्रमा रु. ४०,००० (चालीस हजार)
३. "ग" वर्गका क्षेत्रमा रु. ३०,००० (तीस हजार)
४. "घ" वर्गका क्षेत्रमा रु. २०,००० (बीस हजार)
५. "ङ" वर्गका क्षेत्रमा रु. १०,००० (दश हजार)

उदाहरण ११.४.१: मानौं, विकास बैंक लिमिटेड दैलेख शाखामा श्याम महतो (एकल व्यक्ति) भन्ने कर्मचारी कार्यरत रहेछन्। आ.ब. २०७०।०७१ मा निजको तलब र भत्ता गरी मासिक रु. २५,००० रहेछ। निजले सो वर्ष दशैं खर्च बापत रु. २०,००० प्राप्त गरेका रहेछन्। सो वर्ष निजले रु. ४०,००० बोनस प्राप्त गरेका रहेछन्। बैंकले सो वर्ष निजको आयमा कूल रु. २४,००० थप गरी निजको पारिश्रमिकबाट समेत त्यतिकै रकम कटाई संचयकोष (स्वीकृत अवकाश कोष) मा जम्मा गर्ने व्यवस्था गरेको रहेछ। सो वर्ष निजको करयोग्य आय एवं कर रकम निम्नानुसार हुन आउंछ।

ऐनले दुर्गम क्षेत्रको आधारमा प्राकृतिक व्यक्तिलाई मात्र यो सुविधा प्रदान गरेकोले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायी तथा लगानीकर्ताले समेत यो सुविधा पाउंछन्। तर, दुर्गम क्षेत्रमा स्थायी बसोबास भएको तर अन्य क्षेत्रमा कार्यरत व्यक्तिले स्थायी बसोबास भएको कारणले मात्र यो सुविधा पाउंदैनन्।

१(६) नेपालका विदेश स्थित कूटनैतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिने छ।

उदाहरण ११.४.२: मानौं, नेपाल सरकारले श्याम महतो भन्ने कर्मचारीलाई अमेरिकामा रहेको नेपाली राजदुतावासमा काम गर्ने गरी खटाएको रहेछ। आ.ब. २०७०।७१ मा निजको तलब मासिक रु. २५,००० रहेछ। निजले सो वर्ष दशैं खर्च बापत रु. २०,००० प्राप्त गरेका रहेछन्। निजलाई नेपाल सरकारले प्रति महिना रु ४०,००० का दरले वैदेशिक भत्ता उपलब्ध गराएको रहेछ। नेपाल सरकारले सो वर्ष निजको आयमा कूल रु. २४,००० थप गरी निजको पारिश्रमिकबाट समेत त्यतिकै रकम कटाई संचयकोष (स्वीकृत अवकाश कोष) मा जम्मा गर्ने व्यवस्था गरेको रहेछ। निजले सो वर्ष दम्पतिको रुपमा छनौट गरेका रहेछन्। सो वर्ष निजको करयोग्य आय एवं कर रकम निम्नानुसार हुन आउंछ।

तलब भत्ता				३००,०००.००
दशैं भत्ता				२०,०००.००
वैदेशिक भत्ता				४६०,०००.००
संचय कोषमा थप				२४,०००.००
जम्मा निर्धारण योग्य आय				६२४,०००.००
घटाउने				
स्वीकृत अवकाश कोषमा लगानी				४६,०००.००
करयोग्य आय				७७६,०००.००
करयोग्य आयबाट घटाउने				
वैदेशिक भत्ताको ७५ प्रतिशत				३६०,०००.००

बाँकी करयोग्य आय				३०६,०००.००
आ.ब. २०७०।७१ मा अनुसूची १ को दफा १ बमोजिम निजको छुटपछिको कर लाग्ने करयोग्य आय रु.३०६,००० भएकाले उपदफा (१)(ग) बमोजिम कर रकमको गणना				
पहिलो	रु. २,५०,०००.०० मा	१%	ले	२,५००.००
दोश्रो	रु. १,००,०००.०० मा	१५%	ले	१५,०००.००
बाँकी	रु. ६६,०००.०० मा	२५%	ले	१६,५००.००
जम्मा वार्षिक कर रकम				३४,०००.००

१(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तिभरण आय रहेछ भने प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पतिको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पच्चीस प्रतिशत र कम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ । तर यसरी घटाइने रकमको सीमा तोकिए बमोजिम भन्दा बढी हुने छैन ।

नियम ३९ मा यसरी घटाउन पाउने निवृत्तिभरण आयको सीमा निम्नानुसार हुने गरी तोकिएको छ :

ऐनको अनुसूची- १ को दफा १ को उपदफा (९) बमोजिम कट्टी गरिने रकम निवृत्तिभरण आय भन्दा बढी हुने छैन ।

उदाहरण ११.४.३: मानौं, विकास बैंक लिमिटेड दैलेख शाखामा श्याम महतो भन्ने कर्मचारी कार्यरत रहेछन् । आ.ब. २०७०।७१ मा निजको तलब र भत्ता गरी मासिक रु. २५,००० हुदो रहेछ । निजले सो वर्ष दशैं खर्च बापत रु. २०,००० प्राप्त गरेका रहेछन् । सो वर्ष निजले रु. ४०,००० बोनस प्राप्त गरेका रहेछन् । बैंकले सो वर्ष निजको आयमा कूल रु. २४,००० थप गरी निजको पारिश्रमिकबाट समेत त्यतिकै रकम कटाई संचयकोष (स्वीकृत अवकाश कोष) मा जम्मा गर्ने व्यवस्था गरेको रहेछ । निजले विकास बैंकबाट पाउने पारिश्रमिकको अतिरिक्त नेपाल सरकारबाट सो वर्ष रु. १,५०,००० निवृत्तिभरण समेत प्राप्त गरेका रहेछन् । निजले सो वर्ष दम्पतिको रुपमा छनौट गरेका रहेछन् । सो वर्ष निजको करयोग्य आय एवं कर रकम निम्नानुसार हुन आउंछ ।

तलब भत्ता	३००,०००.००
दशैं भत्ता	२०,०००.००
बोनस	४०,०००.००
संचय कोषमा थप	२४,०००.००
निवृत्तिभरण	१५०,०००.००
जम्मा निर्धारण योग्य आय	५३४,०००.००
घटाउने	
स्वीकृत अवकाश कोषमा लगानी	४८,०००.००

करयोग्य आय			४८६,०००.००
घटाउने:			
“ग” वर्गमा पाउने दुर्गम क्षेत्र सुविधा			३०,०००.००
निवृत्तिभरणमा छुट (२५०,००० को २५% ले)			६२,५००.००
बाँकी करयोग्य आय			३९३,५००.००
कर रकमको गणना			
पहिलो	२५०,०००.००	१% ले	२५००.००
दोश्रो	१००,०००.००	१५% ले	१५,०००.००
बाँकी	४३,५००.००	२५% ले	१०,८७५.००
जम्मा वार्षिक कर रकम			२८,३७५.००

१(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) दम्पतिको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पचास प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

उदाहरण ११.४.४: मानौं, माथि उदाहरण ११.४.३ मा उल्लिखित श्याम महतो अपाङ्ग रहेछन् भने सो वर्ष निजको करयोग्य आय एवं कर रकम निम्नानुसार हुन आउंछ ।			
तलव भत्ता			३००,०००.००
दर्शन भत्ता			२०,०००.००
बोनस			४०,०००.००
संचय कोषमा थप			२४,०००.००
निवृत्तिभरण			१५०,०००.००
जम्मा निर्धारण योग्य आय			५३४,०००.००
घटाउने			
स्वीकृत अवकाश कोषमा लगानी			४८,०००.००
करयोग्य आय			४८६,०००.००
घटाउने : शुन्य दर			
“ग” वर्गमा पाउने दुर्गम क्षेत्र सुविधा			३०,०००.००
निवृत्तिभरणमा छुट (२५०,००० को २५% ले)			६२,५००.००
अपाङ्ग सुविधा (२५०,००० को ५०% ले)			१२५,०००.००
बाँकी करयोग्य आय			२६८,५००.००
कर रकमको गणना			
पहिलो	२५०,०००.००	१% ले	२५००.००
बाँकी	१८,५००.००	१५% ले	२७७५.००
जम्मा वार्षिक कर रकम			५२७५.००

१(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आयमात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नु पर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ ।

उदाहरण ११.४.५: मानौं, नेपाल बैंक लिमिटेड अछाम शाखामा सुश्री शशीकला राई भन्ने कर्मचारी कार्यरत रहिछन् । आ.ब.२०७०/७१ मा निजको तलब र भत्ता गरी मासिक रु. २५,००० हुदोरहेछ । निजले सो वर्ष दशैं खर्च बापत रु. २०,००० प्राप्त गरेका रहेछन् । सो वर्ष निजले रु. ४०,००० बोनस प्राप्त गरेकी रहेछिन् । बैंकले सो वर्ष निजको आयमा कूल रु. २४,००० थप गरी निजको पारिश्रमिकबाट समेत त्यतिकै रकम कटाई संचयकोष (स्वीकृत अवकाश कोष) मा जम्मा गर्ने व्यवस्था गरेको रहेछ । सो वर्ष निजको करयोग्य आय एवं कर रकम निम्नानुसार हुन आउंछ ।			
तलब भत्ता			३००,०००.००
दशैं भत्ता			२०,०००.००
बोनस			४०,०००.००
संचय कोषमा थप			२४,०००.००
जम्मा निर्धारण योग्य आय			३८४,०००.००
घटाउने			
स्वीकृत अवकाश कोषमा लगानी			४८,०००.००
करयोग्य आय			३३६,०००.००
घटाउने			
“ग” वर्गमा पाउने दुर्गम क्षेत्र सुविधा			३०,०००.००
बाँकी करयोग्य आय			३०६,०००.००
कर रकमको गणना			
पहिलो	२,००,०००.००	१% ले	२,०००.००
दोश्रो	१००,०००.००	१५% ले	१५,०००.००
बाँकी	६,०००.००	२५% ले	१,५००.००
जम्मा			१८,५००.००
न्यून: १० प्रतिशतले छुट			१,८५०.००
जम्मा वार्षिक कर रकम			१६,६५०.००

१(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

उदाहरण ११.४.६: मानौं, माथि उदाहरण ११.४.४ मा उल्लिखित श्याम महतोले जीवन बीमा गरेको रहेछन् र सो वर्ष निजले २५,००० बीमा प्रिमियम भुक्तान गरेका रहेछन् भने सो वर्ष निजको करयोग्य आय एवं कर रकम निम्नानुसार हुन आउंछ ।		
तलव भत्ता		३००,०००.००
दर्शन भत्ता		२०,०००.००
बोनस		४०,०००.००
संचय कोषमा थप		२४,०००.००
जम्मा निर्धारण योग्य आय		३८४,०००.००
घटाउने		
स्वीकृत अवकाश कोषमा लगानी		४८,०००.००
करयोग्य आय		३३६,०००.००
घटाउने :		
"ग" वर्गमा पाउने दुर्गम क्षेत्र सुविधा		३०,०००.००
अपाङ्ग सुविधा (२५०,००० को ५०% ले)		१२५,०००.००
लगानी बीमा बापत		२०,०००.००
लगानी बीमा प्रिमियम भुक्तानी	२५,०००.००	
अधिकतम सीमा रकम	२०,०००.००	
बाँकी करयोग्य आय		१,६१,०००.
कर रकमको गणना		
पहिलो	१,६१,०००.००	१% ले १६१०.००
जम्मा वार्षिक कर रकम		१६१०.००

१(१६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

उदाहरण ११.४.७: मानौं, माथि उदाहरण ११.४.४ मा उल्लेखित श्याम महतोले स्वास्थ्य बीमा गरेको रहेछन् र सो वर्ष निजले २५,००० स्वास्थ्य बीमा भुक्तान गरेका रहेछन् भने सो वर्ष निजको कर योग्य आय एवं कर रकम निम्नानुसार हुन आउंछ ।

तलव भत्ता		३००,०००।००
दर्शन भत्ता		२०,०००।००
बोनस		४०,०००।००
संचय कोषमा थप		२४,०००।००
जम्मा निर्धारण योग्य आय		३८४,०००।००
घटाउने		
स्वीकृत अवकाश कोषमा लगानी		४८,०००।००
करयोग्य आय		३३६,०००।००
घटाउने :		
"ग" वर्गमा पाउने दुर्गम क्षेत्र सुविधा		३०,०००।००
अपाङ्ग सुविधा (२५०,००० को ५०% ले)		१२५,०००।००
स्वास्थ्य बीमा बापत		२०,०००।००
स्वास्थ्य बीमा प्रिमियम भुक्तानी	२५,०००।००	
अधिकतम सीमा रकम	२०,०००।००	
बाँकी करयोग्य आय		१६१,०००।००
कर रकमको गणना		
पहिलो	१,६१,०००।०० १% ले	१,६१०।००
जम्मा वार्षिक कर रकम		१,६१०।००

यसरी स्वास्थ्य बीमा प्रिमियम घटाउन दाबी गर्ने प्राकृतिक व्यक्तिले दफा ५१ बमोजिमको औषधि उपचार बापतको सात सय पचास रुपैयाँ कर मिलान दाबी गर्न पाउने छैन ।

११.५. करको दर तथा सुविधा

प्राकृतिक व्यक्तिको करयोग्य आयमा ऐनको अनुसूची १ को दफा १ बमोजिम निम्नानुसारका दर प्रयोग गरी करको गणना गरिन्छ ।

११.५.१ करको दर सम्बन्धी व्यवस्था

आर्थिक ऐन २०७३ ले ऐनमा गरेको संशोधनपश्चात ऐनको अनुसूची १ को दफा १ को उपदफा (१), (२), (३) तथा (४) मा करको दर सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ ।

१(१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (२) र (४) का अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ :-

- (क) तीन लाख पचास हजार रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
- (ख) तीन लाख पचास हजार रुपैयाँभन्दा बढी तर चार लाख पचास हजार रुपैयाँसम्म करयोग्य आय भएमा उपरोक्त (क) बमोजिम तीन लाख पचास हजार रुपैयाँसम्म रु. ३,५००।- र तीन लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
- (ग) चार लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम तीन लाख पचास हजार रुपैयाँसम्म रु. १८,५००।- र चार लाख पचास हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत, र
- (घ) पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (ग) बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत अतिरिक्त कर ।

तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा र निवृत्तिभरण वापतको आयमा खण्ड (क) बमोजिमको एक प्रतिशत कर लाग्ने छैन ।

१(२) कुनै आय वर्षमा दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछ :-

- (क) चार लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
- (ख) चार लाख रुपैयाँभन्दा बढी तर पाँच लाख रुपैयाँसम्मको करयोग्य आय भएमा खण्ड (क) बमोजिम चार लाख रुपैयाँसम्म चार हजार रुपैयाँ र चार लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
- (ग) पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम चार लाख रुपैयाँसम्म रु.१९,०००।- र पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पच्चीस प्रतिशत, र
- (घ) पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (ग) बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत अतिरिक्त कर ।

तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा र निवृत्तिभरण वापतको आयमा उपर्युक्त खण्ड (क) बमोजिमको एक प्रतिशत कर लाग्ने छैन ।

१(३) यस अनुसूचीको उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुनेछ :-

- (क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा तीन लाख पचास हजार रुपैयाँभन्दा बढी आय भएको वा ऐनको दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा चार लाख रुपैयाँभन्दा बढी आय भएको,

- (ख) गैर-व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खूद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतिको आय र तदअनुरूप करयोग्य आयको गणनामा समावेश भएको ।
- १(४) यस अनुसूचीको उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछ :-
- (क) देहायका रकममध्ये जुन बढी छ त्यस्तो रकममा त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतिको त्यस्तो रकम मात्र करयोग्य आय भए सरह मानि यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछ ।
- (१) सो प्राकृतिक व्यक्ति वा दम्पतिको जम्मा करयोग्य आयबाट सो लाभको रकम घटाई बाँकी हुन आउने रकम,
- (२) प्राकृतिक व्यक्तिको सम्बन्धमा तीन लाख पचास हजार रुपैयाँ वा दम्पतिको सम्बन्धमा चार लाख रुपैयाँ ।
- (ख) त्यस्तो करयोग्य आयको बाँकी रकमबाट दश प्रतिशतका दरले कर लाग्नेछ ।
- तर,
- (१) निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष वा पाँच वर्षभन्दा बढी भएको छ भने दुई दशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
- (२) निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्षभन्दा कम रहेको छ भने पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
- (३) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशतको दरले कर लाग्नेछ ।

आ.ब. २०७२।७३ तथा २०७३।७४ को करको दरका सम्बन्धमा ऐनका व्यवस्थालाई तलको तालिकाबाट प्रष्ट पारिएको छ :

आ.ब. २०७२।७३ मा रहेको व्यवस्था

एकल व्यक्ति	दम्पति	करको दर
रोजगारीको आयमात्र हुनेले		
रु. २५०,००० सम्म करयोग्य आय हुनेले	रु. ३००,००० सम्म करयोग्य आय हुनेले	करयोग्य आयको १% का दरले

रु. २५०,००० भन्दा बढी तर रु. ३५०,००० मा ननाघ्ने करयोग्य आय हुनेले	रु. ३००,००० भन्दा बढी तर रु. ४,००,००० मा ननाघ्ने करयोग्य आय हुनेले	एकल व्यक्तिले: रु. २,५०० र रु. २५०,००० भन्दा बढी रकममा १५% का दरले दम्पतिले: रु. ३,००० र रु. ४००,००० भन्दा बढी रकममा १५% का दरले
रु. ३,५०,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	रु. ४००,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	एकल व्यक्तिले: रु. १७,५०० र रु. ३५०,००० भन्दा बढी रकममा २५% का दरले दम्पतिले: रु. १८,००० र रु. ४००,००० भन्दा बढी रकममा २५% का दरले
रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	एकल व्यक्तिले: रु. ५५५,००० र रु. २५,००,००० भन्दा बढी रकममा २५ प्रतिशतले लागेको करको थप ४०% का दरले दम्पतिले: रु. ५४३,००० र रु. २५,००,००० भन्दा बढी रकममा २५ प्रतिशतले लागेको करको थप ४०% का दरले
एकलौटी फर्मको रुपमा व्यवसायमात्र हुने		
रु. २५०,००० सम्म करयोग्य आय हुनेले	रु. ३००,००० सम्म करयोग्य आय हुनेले	कर नलाग्ने
रु. २५०,००० भन्दा बढी तर रु. ३५०,००० मा ननाघ्ने करयोग्य आय हुनेले	रु. ३००,००० भन्दा बढी तर रु. ४००,००० मा ननाघ्ने करयोग्य आय हुनेले	एकल व्यक्तिले: रु. २५०,००० भन्दा बढी रकममा १५% का दरले दम्पतिले: रु. ३००,००० भन्दा बढी रकममा १५% का दरले

रु. ३५०,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	रु. ४००,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	<u>एकल व्यक्तिले:</u> रु. १५,००० र रु. ३५०,००० भन्दा बढी रकममा २५% का दरले <u>दम्पतिले:</u> रु. १५,००० र रु. ४००,००० भन्दा बढी रकममा २५% का दरले
रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	<u>एकल व्यक्तिले:</u> रु. ५५२,५०० र रु. २५,००,००० भन्दा बढी रकममा २५ प्रतिशतले लागेको करको थप ४०% का दरले <u>दम्पतिले:</u> रु. ५४०,००० र रु. २५,००,००० भन्दा बढी रकममा २५ प्रतिशतले लागेको करको थप ४०% का दरले
गैर-व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खूद लाभ मात्र आय हुनेले		
रु. २५०,००० सम्म खूद लाभ हुनेले	रु. ३००,००० सम्म खूद लाभ हुनेले	कर नलाग्ने
रु. २५०,००० भन्दा बढी खूद लाभ हुनेले	रु. ३००,००० भन्दा बढी खूद लाभ हुनेले	<u>एकल व्यक्तिले:</u> रु. २५०,००० भन्दा बढी रकममा १०% का दरले <u>दम्पतिले:</u> रु. ३००,००० भन्दा बढी रकममा १०% का दरले तर, निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्षभित्रको भएमा ५ प्रतिशत र ५ वर्ष वा सो भन्दा बढी भएको छ भने २.५ प्रतिशतका दरले कर लाग्नेछ। साथै, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशको दरले कर लाग्नेछ।

आ.ब. २०७३।७४ को व्यवस्था

एकल व्यक्ति	दम्पति	करको दर
रोजगारीको आयमात्र हुनेले		
रु. ३५०,००० सम्म करयोग्य आय हुनेले	रु. ४००,००० सम्म करयोग्य आय हुनेले	करयोग्य आयको १% का दरले
रु. ३५०,००० भन्दा बढी तर रु. ४५०,००० मा ननाघ्ने करयोग्य आय हुनेले	रु. ४००,००० भन्दा बढी तर रु. ५,००,००० मा ननाघ्ने करयोग्य आय हुनेले	<u>एकल व्यक्तिले:</u> रु. ३,५०० र रु. ३५०,००० भन्दा बढी रकममा १५% का दरले <u>दम्पतिले:</u> रु. ४,००० र रु. ४००,००० भन्दा बढी रकममा १५% का दरले
रु. ४,५०,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	रु. ५,००,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	<u>एकल व्यक्तिले:</u> रु. १८,५०० र रु. ४५०,००० भन्दा बढी रकममा २५% का दरले <u>दम्पतिले:</u> रु. १९,००० र रु. ५००,००० भन्दा बढी रकममा २५% का दरले
रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	<u>एकल व्यक्तिले:</u> रु. ५३१,००० र रु. २५,००,००० भन्दा बढी रकममा २५ प्रतिशतले लागेको करको थप ४०% का दरले <u>दम्पतिले:</u> रु. ५१९,००० र रु. २५,००,००० भन्दा बढी रकममा २५ प्रतिशतले लागेको करको थप ४०% का दरले
एकलौटी फर्मको रूपमा व्यवसायमात्र हुने		
रु. ३५०,००० सम्म करयोग्य आय हुनेले	रु. ४००,००० सम्म करयोग्य आय हुनेले	कर नलाग्ने

रु. ३५०,००० भन्दा बढी तर रु. ४५०,००० मा ननाघ्ने करयोग्य आय हुनेले	रु. ४००,००० भन्दा बढी तर रु. ५००,००० मा ननाघ्ने करयोग्य आय हुनेले	एकल व्यक्तिले: रु. ३५०,००० भन्दा बढी रकममा १५% का दरले दम्पतिले: रु. ४००,००० भन्दा बढी रकममा १५% का दरले
रु. ४५०,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	रु. ५००,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	एकल व्यक्तिले: रु. १५,००० र रु. ४५०,००० भन्दा बढी रकममा २५% का दरले दम्पतिले: रु. १५,००० र रु. ५००,००० भन्दा बढी रकममा २५% का दरले
रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	एकल व्यक्तिले: रु. ५२७,५०० र रु. २५,००,००० भन्दा बढी रकममा २५ प्रतिशतले लागेको करको थप ४०% का दरले दम्पतिले: रु. ५१५,००० र रु. २५,००,००० भन्दा बढी रकममा २५ प्रतिशतले लागेको करको थप ४०% का दरले
गैर-व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खूद लाभ मात्र आय हुनेले		
रु. ३५०,००० सम्म खूद लाभ हुनेले	रु. ४००,००० सम्म खूद लाभ हुनेले	कर नलाग्ने

रु. ३५०,००० भन्दा बढी खूद लाभ हुनेले	रु. ४००,००० भन्दा बढी खूद लाभ हुनेले	<p>एकल व्यक्तिले:</p> <p>रु. ३५०,००० भन्दा बढी रकममा १०% का दरले</p> <p>दम्पतिले:</p> <p>रु. ४००,००० भन्दा बढी रकममा १०% का दरले</p> <p>तर,</p> <p>निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्षभित्रको भएमा ५ प्रतिशत र ५ वर्ष वा सो भन्दा बढी भएको छ भने २.५ प्रतिशतका दरले कर लाग्नेछ । साथै, नेपाल धितोपत्रवोर्डमा सूचीकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशको दरले कर लाग्नेछ ।</p>
--------------------------------------	--------------------------------------	---

पुनश्च:

१. करयोग्य आयबाट घटाउन पाउने बीमा प्रिमियम, दुर्गम भत्ता लगायतका छुट तथा सुविधा घटाई बाँकी करयोग्य आयबाट कर गणना गरिने छ ।
२. रोजगारी, व्यवसाय वा लगानीबाट मिश्रित आय हुने प्राकृतिक व्यक्तिका हकमा रोजगारीबाट भएको आयको सीमासम्म १ प्रतिशत कर लाग्ने र रोजगारी आय नभएको अवस्थामा उक्त १ प्रतिशत कर लाग्दैन ।
३. ऐनको अनुसूची १ को दफा १ को उपदफा १ र २ को अन्त्यमा रहको स्पष्टीकरण खण्डमा एकलौटी फर्म दर्ता भएको करदाताको हकमा र निवृत्तिभरण वापतको आयमा १ प्रतिशत कर नलाग्ने व्यवस्था छ ।

११.५.२ पूर्वानुमानित कर लाग्ने व्यवस्था

ऐनको अनुसूची १ को दफा १ को उपदफा (७) मा पूर्वानुमानित कर लाग्ने सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ ।

१(७) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिम हुनेछ :-

- (क) महानगरपालिका वा उप-महानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा पाँच हजार रुपैयाँ,

- (ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार पाँच सय रुपैयाँ,
- (ग) अन्य कुनै स्थानमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार पाँच सय रुपैयाँ ।

ऐनको दफा ४ को उपदफा (४) बमोजिम कुनै आय वर्षमा करयोग्य आय भएको बासिन्दा प्राकृतिक व्यक्तिले अनुसूची-१ को दफा १ को उपदफा (७) मा उल्लिखित पूर्व निर्धारित कर दाखिला गर्न देहायका सबै अवस्था पूरा गरेको हुनु पर्नेछ ।

- (क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,
- (क१) औषधी उपचार खर्च वापत दफा ५१ बमोजिम तथा अग्रिम कर कट्टी वापत दफा ९३ बमोजिम कर मिलान गर्न दावी नगरेको ,
- (ख) व्यवसायबाट प्राप्त आय दुई लाख र व्यवसायको कारोवार बीस लाख रुपैयाँभन्दा बढी नभएको, र,
- (ग) सो व्यक्तिले सो आय वर्षमा यो व्यवस्था लागू हुने गरी छनौट गरेको ।

१(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीहरूबाट देहाय बमोजिमको वार्षिक कर असुल गरिने छ । सवारी साधन धनी प्राकृतिक व्यक्ति भएमा यसरी तिरेको कर नै अन्तिम हुने छ ।

सवारीको किसिम	प्रति सवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर
(क) मिनिबस, मिनि ट्रक, ट्रक र बस	रु. ३,०००।-
(ख) कार, जिप, भ्यान, माइक्रो बस	रु. २,४००।-
(ग) थ्रि ट्विलर, अटो रिक्सा, टेम्पो	रु. १,५५०।-
(घ) ट्रेक्टर र पावर टिलर	रु. १,०००।-

११.५.३ गैर बासिन्दा प्राकृतिक व्यक्तिलाई लाग्ने कर

ऐनको अनुसूची १ को दफा १ को उपदफा (८) मा गैर बासिन्दा प्राकृतिक व्यक्तिलाई लाग्ने करको सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ ।

१(८) गैर बासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ ।

दफा ९२ ले भुक्तानीमा कर कट्टी हुने सबै भुक्तानीका प्रापक व्यक्ति गैर बासिन्दा व्यक्ति भएमा त्यस्तो भुक्तानीमा कट्टा भएको कर नै अन्तिम हुने व्यवस्था गरेको छ । नेपालमा श्रोत भएका र भुक्तानीमा कर कट्टी नभएका आयमात्र गैर बासिन्दाका लागि करयोग्य आयमा समावेश हुन्छन् ।

यस्तो करयोग्य आय गैर वासिन्दा प्राकृतिक व्यक्ति भएमा समदरको पच्चीस प्रतिशत दर लागू हुन्छ ।

११.५.४ विशेष उद्योग तथा निर्यातबाट हुने आयमा करमा छुट

ऐनको अनुसूची १ को दफा १ को उपदफा (१४) तथा (१५) मा विशेष उद्योग तथा निर्यातबाट हुने आयमा करमा छुटका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ ।

१(१४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले कुनै वर्ष भरी पूर्ण रूपले यस ऐनको दफा ११ मा उल्लिखित विशेष उद्योग सञ्चालनमा संलग्न रहेमा, यस दफा बमोजिम करको गणना गर्दा पच्चीस प्रतिशत दर लाग्ने करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ।

उपरोक्त व्यवस्था तल उल्लिखित उदाहरणमा स्पष्ट पारिएको छ ।

उदाहरण ११.५.१: मानौं, सुश्री शशीकला राईले अछाम जिल्लामा फलफुल व्यापार संचालन गर्ने गरेकी रहिछिन् । आ.ब. २०७०/७१ मा सो उद्योगको कारोवार रु. २५,००,००० रहेछ र कट्टी दाबी योग्य रकम रु. २०,००,००० रहेछ । सो वर्ष निजको करयोग्य आय एवं कर रकम निम्नानुसार हुन आउंछ ।				
कारोवार (आयमा समावेश हुने रकम)				२,५००,०००.००
न्यून: कट्टी हुने रकम				२,०००,०००.००
जम्मा निर्धारण योग्य आय				५००,०००.००
घटाउने -अवकाश योगदान र चन्दा)				-
करयोग्य आय				५००,०००.००
करयोग्यमा आयमा घटाउने				
"ग" वर्गमा पाउने दुर्गम क्षेत्र सुविधा				३०,०००.००
बाँकी करयोग्य आय				४७०,०००.००
कर रकमको गणना				
पहिलो	२००,०००.००	०%	ले	-
दोश्रो	१००,०००.००	१५%	ले	१५,०००.००
बाँकी	१७०,०००.००	२०%	ले	३४,०००.००
जम्मा वार्षिक कर रकम				४९,०००.००

१(१५) कुनै प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा निकासीबाट भएको करयोग्य आयमा करको गणना गर्दा पच्चीस प्रतिशत दर लाग्ने करयोग्य आयमा पन्ध्र प्रतिशतका दरले कर लाग्ने छ ।

उपरोक्त व्यवस्था तल उल्लिखित उदाहरणमा स्पष्ट पारिएको छ ।

उदाहरण ११.५.२: मानौं, माथि उदाहरण ११.५.१ मा उल्लिखित कारोवारको आय निकासिबाट भएको रहेछ भने सो वर्ष निजको करयोग्य आय एवं कर रकम निम्नानुसार हुन आउंछ ।				
कारोवार (आयमा समावेश हुने रकम)				२,५००,०००.००
न्यून: कट्टी हुने रकम				२,०००,०००.००
जम्मा निर्धारण योग्य आय				५००,०००.००
घटाउने -अवकाश योगदान र चन्दा)				-
करयोग्य आय				५००,०००.००
करयोग्यमा आयमा घटाउने				
"ग" वर्गमा पाउने दुर्गम क्षेत्र सुविधा				३०,०००.००
बाँकी करयोग्य आय				४७०,०००.००
कर रकमको गणना				
पहिलो	२००,०००.००	०%	ले	-
दोश्रो	१००,०००.००	१५%	ले	१५,०००.००
बाँकी	१७०,०००.००	१५%	ले	२५,५००.००
जम्मा वार्षिक कर रकम				४०,५००.००

अवकाश कोष (Retirement Fund)

१२.१ विभिन्न प्रकारका लगानी मध्ये अवकाश कोषमा गरिने लगानी पनि एक प्रकारको लगानी हो । यसबाट प्राप्त हुने प्रतिफल सामाजिक सुरक्षासंग सम्बद्ध भुक्तानी भएकोले अवकाश बचतलाई प्रोत्साहित गर्न विशेष सुविधाको रूपमा करमा सहूलियत दिने व्यवस्था गरिएको छ । आयकर ऐन, २०३१ ले अवकाश कोषको अबधारणामा संचयकोष तथा सीमित मात्रामा नागरिक लगानी कोषमा गरिएको योगदान मात्र समावेश गरेको थियो । उक्त ऐन अनुसार कर्मचारीले प्राप्त गरेका उपदान, निवृत्तिभरण, सञ्चित विदा, औषधी उपचार खर्च, दशैं खर्च, सञ्चयकोषबाट भुक्तानी भएको रकम तथा अवकाश कोष (अवकाश कोष व्यवस्थापन गर्ने निकाय) लाई समेत कर नलाग्ने व्यवस्था थियो । यो ऐन लागू हुनु पूर्व अवकाश बचत सम्बन्धी व्यवस्था पारिश्रमिक आयका सम्बन्धमा मात्र लागू रहेको थियो । तर आयकर ऐन, २०५८ ले अवकाश बचत सम्बन्धी विशेष व्यवस्था गरेको छ । यो ऐनमा अवकाश बचत सम्बन्धी व्यवस्था रोजगारी आय आर्जन गर्ने व्यक्ति लगायत व्यवसायको आय वा लगानीको आय आर्जन गर्ने प्राकृतिक व्यक्तिलाई समेत लागू हुने व्यवस्था गरिएको छ । अर्थात्, प्राकृतिक व्यक्तिले, रोजगारी, व्यवसाय वा लगानीको करयोग्य आय गणना गर्दा अवकाश योगदानलाई आयकर ऐन तथा नियमको अधीनमा रही खर्च छुट (Reduction) दाबी गर्न पाउने व्यवस्था गरेको छ । तदनुरूप यस परिच्छेदको मुख्य उद्देश्य अवकाश कोष, अवकाश भुक्तानी एवं अवकाश कोषको कर सम्बन्धी प्रावधानलाई प्रष्ट पार्नु रहेको छ ।

१२.२ अवकाश कोष

ऐनको दफा २ को खण्ड (घ) बमोजिम “अवकाश कोष” भन्नाले निकायको हिताधिकारी प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई कोषबाट अवकाश भुक्तानी प्रदान गर्ने प्रयोजनको लागि अवकाश योगदान रकम स्वीकार गर्ने र सो रकम लगानीगर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय सम्भन्नु पर्छ ।

अवकाश कोष मात्र परिचालन गर्ने उद्देश्यले संचालन गरिएको निकायलाई अवकाश कोष भनिन्छ । यस्तो अवकाश कोषले निम्नानुसारको कार्य मात्र गर्न पाउँछ :

- १) सो निकायमा प्राकृतिक व्यक्तिले वा निजको तर्फबाट अन्य कसैले अवकाश योगदान जम्मा गर्न ल्याएमा त्यस्तो योगदान जम्मा लिने,
- २) यसरी जम्मा गर्ने व्यक्ति अर्थात् हिताधिकारीलाई वा निजको आश्रितलाई निज अवकाश भए पछि वा निजको मृत्यु भए पछि वा ५८ वर्ष पुगेमा अवकाश भुक्तानी गर्ने, र
- ३) जम्मा भएको अवकाश योगदान स्वीकृत लगानीमा लगानी गर्ने ।

अवकाश कोषका उदाहरणको लागि कर्मचारी संचयकोष र नागरिक लगानी कोषले संचालन गरेको अवकाश कोष, विभागबाट अवकाश कोष संचालन गर्न ईजाजत पाएका निकाय वा ईजाजत नलिई संचालन भएका निकायलाई लिन सकिन्छ । विभागबाट अवकाश कोष संचालन गर्न ईजाजत लिएका निकाय, कर्मचारी संचयकोष र नागरिक लगानी कोषले संचालन गरेको अवकाश कोष जस्ता निकायलाई स्वीकृत अवकाश कोष भनिन्छ भने विभागबाट ईजाजत नलिई संचालन गरिएका अवकाश कोषलाई स्वीकृत नलिएको अवकाश कोष वा अस्वीकृत अवकाश कोष भनिन्छ । निकायको हिताधिकारी प्राकृतिक व्यक्ति भन्नाले सो निकायबाट आय वा पूंजी प्राप्त गर्ने हक भएको प्राकृतिक व्यक्ति भन्ने बुझाउछ । जस्तै: सो निकायमा अवकाश योगदान जम्मा गर्ने प्राकृतिक व्यक्ति ।

१२.३. अवकाश कोषको स्वीकृति :

१२.३.१ ऐनको दफा ६३ मा अवकाश कोषको स्वीकृतिका लागि निम्नानुसार व्यवस्था गरिएको छ ।

(१) अवकाश कोष राख्न चाहने बासिन्दा व्यक्तिले अवकाश कोष राख्ने स्वीकृतिको लागि विभागसमक्ष निवेदन दिएमा विभागले तोकिए बमोजिम स्वीकृति प्रदान गर्नेछ ।

तर नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापना भएको नागरिक लगानी कोषले अवकाश कोष राख्न चाहेमा त्यस्तो कोषले र कर्मचारी संचय कोष ऐन, २०१९ बमोजिम स्थापना भएको कर्मचारी संचय कोषले अवकाश कोष सञ्चालन गरेमा त्यस्तो कोषको लागि स्वीकृति लिनु पर्नेछैन ।

(२) स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा सो कोषमा गरेको अवकाश योगदान आफ्नो करयोग्य आयको गणना गर्दा घटाई पाउन दावी गर्न सक्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा कुनै व्यक्तिबाट घटाई पाउन दावी गरिएको रकम तोकिएको अवकाश योगदानको सीमाभन्दा बढी हुने छैन ।

स्वीकृत अवकाश कोष हुनका लागि माथि उल्लेख गरिएका कर्मचारी संचय कोष र नागरिक लगानी कोषले संचालन गरेका अवकाश कोषवाहेकका अन्य अवकाश कोषले विभागमा निवेदन दिनु पर्दछ र विभागले यसरी प्राप्त निवेदन उपर नियम २० को उपनियम (२) का अधीनमा रही स्वीकृति दिन सक्नेछ । नियम २० को उपनियम (२) मा अवकाश कोषको स्वीकृतिका सन्दर्भमा आवश्यक शर्त उल्लेख गरिएको छ । नियम २० को उपनियम (२) मा उल्लेख गरिएको शर्त निम्नानुसार रहेको छ ।

खण्ड (क) अवकाश कोषमा जम्मा गरिएको वा अवकाश कोषलाई प्राप्त हुने रकम स्वीकृत लगानीमा मात्र लगानी गर्नु पर्ने,

हिताधिकारी वा हिताधिकारीको नाममा अन्य व्यक्ति (जस्तै: रोजगारदाता) बाट जम्मा गरिएको वा अन्य प्राकृतिक व्यक्तिले आफ्नो लागि अवकाश कोषमा जम्मा गरेको रकमलाई अवकाश कोषले स्वीकृत लगानीमा मात्र लगानी गर्नु पर्दछ। नियम २० मा उल्लिखित स्पष्टीकरण बमोजिम स्वीकृत लगानी भन्नाले निम्न बमोजिमका लगानीलाई सम्झनु पर्दछ।

- (क) प्रचलित कानून बमोजिम स्थापना भएको नागरिक लगानी कोषमा गरिएको लगानी,
- (ख) नेपाल सरकारले जारी गरेको ऋणपत्रमा गरिएको लगानी,
- (ग) बैंक सम्बन्धी प्रचलित कानून अन्तर्गत संचालन भएका बैंकमा गरिएको लगानी,
- (घ) बैंकसँग सह वित्तीयकरणको आधारमा गरिएको लगानी, र
- (ङ) आफ्ना शेयरहोल्डरबाहेकका हिताधिकारीलाई गरिएको लगानी।

उक्त व्यवस्था सम्बन्धमा तलको उदाहरणमा थप स्पष्ट पारिएको छ।

उदाहरण १२.३.१: मानौं, नेपाल राष्ट्र बैंक कर्मचारी अवकाश कोषले नेपाल राष्ट्र बैंकका कर्मचारीको लागि अवकाश कोष संचालन गर्दै आएको रहेछ। यस अवकाश कोषमा नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीले अवकाश योगदान गरिरहेका रहेछन। उक्त कोषले यसरी प्राप्त भएको अवकाश योगदान माथि उल्लिखित (क) देखि (ङ) सम्मको स्वीकृत क्षेत्रमा मात्र लगानी गर्ने शर्तमा विभागले सो निकायलाई स्वीकृति दिन सक्नेछ।

खण्ड (क१) चुक्ता पूँजी कम्तिमा एक करोड रुपैयाँ हुनुपर्ने,

खण्ड (क२) अवकाश कोष संचालन गर्ने निकायको हिताधिकारी कामदार वा कर्मचारीको संख्या कम्तिमा एक हजार हुनु पर्ने

कुनै अवकाश कोषले विभागबाट स्वीकृति प्राप्त गरी स्वीकृत अवकाश कोष हुन सो कोषको आफ्नै चुक्ता पूँजी रहनु पर्दछ र यस्तो पूँजी कमीतमा एक करोड रुपैयाँ हुनु अनिवार्य छ। स्वीकृति माग गर्ने अवकाश कोषले स्वीकृत अवकाश कोष सञ्चालनको लागि कम्तिमा एक हजार व्यक्तिले अवकाश योगदान गरेको हुनु पर्दछ। यहाँ हिताधिकारी कामदार वा कर्मचारी भन्नाले रोजगारकर्ता वा अवकाश कोषमा योगदान गर्ने अन्य कुनै प्राकृतिक व्यक्तिलाई जनाउछ।

खण्ड (ख) अवकाश कोषले कर्मचारी वा कामदारको तर्फबाट रोजगारदाताबाट अवकाश योगदान स्वीकार गर्ने भएमा सो कोषको व्यवस्थापन रोजगारदाता भन्दा स्वतन्त्र रुपमा भएको हुनु पर्ने,

तर सोही कोषका कर्मचारी वा कामदारको हकमा यो खण्ड लागू हुने छैन।

नेपाल सरकारका कर्मचारीको अवकाश योगदान सम्बन्धित कार्यालय (रोजगारदाता) माफत कर्मचारी संचय कोषमा जम्मा गर्ने गरिन्छ। यसमा कर्मचारी संचय कोषको व्यवस्थापन स्वतन्त्र रुपमा भएको छ। उक्त कोषले आफ्ना कर्मचारीको अवकाश योगदान समेत स्वीकार्ने भए तापनि

सो कोषको व्यवस्थापन रोजगारदाता भन्दा स्वतन्त्र भएको मानिन्छ । उक्त व्यवस्था सम्बन्धमा तलको उदाहरणमा थप स्पष्ट पारिएको छ ।

उदाहरण १२.३.२: मानौं, रा. वा. बैंक अवकाश कोषले रा. वा. बैंकका कर्मचारीको मात्रै अवकाश योगदान स्वीकार्ने प्रयोजनको लागि अवकाश कोष सञ्चालन गर्दै आएको रहेछ । सो अवकाश कोषको व्यवस्थापन छुट्टै विनियमावली तयार गरी सो कोष सञ्चालन गर्नको लागि व्यवस्थापन समिति गठन गरिआएको रहेछ । सो व्यवस्थापन समितिमा बैंक व्यवस्थापक तथा कर्मचारीको समेत प्रतिनिधित्व हुने र सो कोषको बैंक प्रति कुनै पनि दायित्व नहुने एवं सो कोषको वित्तीय विवरण स्वीकृति प्राप्त लेखापरीक्षकबाट छुट्टै लेखापरीक्षण समेत गराएको अवस्थामा उक्त कोषको व्यवस्थापन रोजगारदाता भन्दा स्वतन्त्र रूपमा भएको मानिनेछ ।

खण्ड (ग) अवकाश योगदान रकम आषाढ महिनामा खर्च लेखेको भए खर्च लेखेको एक महिनाभित्र र अन्य महिनाको हकमा खर्च लेखेको पन्ध्र दिनभित्र अवकाश कोषमा जम्मा गर्नु पर्ने,

उदाहरण १२.३.३: मानौं, कम्पास नेपाल लि. अवकाश कोषले कम्पास नेपाल लि. का कामदार कर्मचारीको लागि अवकाश कोष सञ्चालन गर्दै आएको रहेछ । उक्त अवकाश कोष विभागबाट स्वीकृत प्राप्त अवकाश कोष हो । सो कम्पास नेपाल लि. ले आफ्ना कामदार कर्मचारीको अवकाश योगदान वापत रु. १,००,००० आषाढमा नाफा-नोक्सान खातामा खर्च लेखी तिर्नु पर्ने दायित्वमा लेखाङ्कन गरेको रहेछ भने त्यस्तो रकम श्रावण महिनाभरी अर्थात् १ महिनाभित्र अवकाश कोषमा जम्मा गरिसक्नु पर्दछ । त्यस्तै जेष्ठ महिनाको पारिश्रमिक वितरण गर्दा खर्च लेखेको रकम आषाढ महिनाको १५ गते भित्र अवकाश कोषमा दाखिला गरिसक्नु पर्दछ ।

खण्ड (घ) अवकाश कोषको हिताधिकारीलाई देहायका अवस्थामा मात्र अवकाश भुक्तानी गर्न सकिने:-

- (१) कर्मचारी वा कामदार सेवाबाट अवकाश प्राप्त गरेमा,
- (२) हिताधिकारीको उमेर अन्ठाउन्न वर्ष पुगेमा, वा
- (३) हिताधिकारीको मृत्यु भएमा वा निज स्थायी रूपमा अपांग भएमा ।

अवकाश कोषबाट कामदार कर्मचारीलाई र हिताधिकारी प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा कर्मचारी वा कामदार सेवाबाट अवकाश प्राप्त गरेको हुनुपर्ने वा प्राकृतिक व्यक्ति (हिताधिकारी) ५८ वर्ष पुगेको हुनुपर्ने वा हिताधिकारीको मृत्यु वा निज स्थायीरूपमा अपाङ्ग भएको हुनुपर्ने शर्त पूरा गरेको हुनुपर्नेछ ।

उदाहरण १२.३.४: मानौं, सुरक्षा भन्ने एक जना व्यक्तिले एकलौटी व्यवसाय गरेकी रहिछन्। निजले आफ्नो लागि नागरिक लगानी कोषमा निर्धारणयोग्य आयको एक तिहाई वा ३,००,००० मध्ये जुन घटी हुन्छ सो रकममा नबढ्ने गरी वार्षिक रु. १,२०,००० जम्मा गर्दै आएकी रहिछन्। आयकर ऐन, २०५८ लागू भैसकेपश्चात पनि नियमानुसार निजले वार्षिक रु. १,२०,००० का दरले नागरिक लगानी कोषमा रकम जम्मा गर्दै आएकी रहिछन्। निजको उक्त कोषमा ५८ वर्ष पुग्नु भन्दा अघि अर्थात् २०६६।०२।१२ गते सम्म जम्मा रु ५ लाख ५० हजार जम्मा भएको रहेछ। २०६६।०२।१३ गते ५८ वर्ष पुगेकी हुँदा निजले नागरिक लगानी कोषबाट भुक्तानी प्राप्त गर्ने रकम निम्नानुसार गणना गरी अग्रिम कर कट्टा गरी सो कोषले भुक्तानी दिनु पर्दछ। नागरिक लगानी कोषबाट प्राप्त गर्ने भुक्तानी रकम – रु. ५,५०,०००

छुट :-

ऐनको दफा ६५ को उपदफा (१) को खण्ड ख अनुसार छुट हुने रकम –

१) भुक्तानी रकमको ५०% (५,५०,००० को ५०%) – रु. २,७५,०००

२) तोकिएको रकम – रु. ५,००,०००

माथि उल्लिखित रकममध्ये वढी हुने रु ५ लाख छुट हुन्छ।

भुक्तानी प्राप्त गर्ने रकम – रु. ५,५०,०००

छुट हुने रकम – रु. ५,००,०००

कर लाग्ने भुक्तानी रकम – रु. ५०,०००

५% का दरले कट्टी हुने कर – रु. २,५००

जम्मा भुक्तानी गर्नु पर्ने रकम (५५०,०००-२,५००) रु ५४७,५००

खण्ड (ड) महालेखापरीक्षकको विभागबाट स्वीकृति पाएको लेखापरीक्षकबाट सो अवकाश कोषको वार्षिक रुपमा लेखापरीक्षण गराउनु पर्ने।

अवकाश कोषको लेखापरीक्षण स्वीकृति प्राप्त लेखापरीक्षकबाट गराउनु पर्दछ।

१२.३.२.नियम २० को उपनियम (३) मा अवकाश कोषको स्वीकृति रह हुन सक्ने निम्नानुसारको अवस्था उल्लेख गरिएको छ :

विभागबाट स्वीकृति प्राप्त गरेको स्वीकृत अवकाश कोषले उपनियम (२) का शर्तहरू पालना नगरेमा सो कोषलाई दिएको स्वीकृति विभागले रद्द गर्न सक्नेछ।

नियमावलीको नियम २० उपनियम २ ले तोकेका शर्त माथि खण्ड १२.३.१ मा व्याख्या गरिएको छ।

१२.३.३. २०५८ चैत १८ गते सम्म सञ्चालनमा रहेका संचय कोष, उपदान कोष वा नागरिक लगानी कोषलाई २०६० आषाढ मसान्तसम्मको लागि स्वीकृत अवकाश कोष मानिएको छ। यदि यो

अवधिभित्र सञ्चय कोष र नागरिक लगानी कोषले वाहेकले अवकाश कोष सञ्चालन गर्न विभागबाट स्वीकृति नलिएको भए त्यस्तो अवकाश कोष स्वीकृति नलिएको अवकाश कोष हुन जान्छ ।

उदाहरण १२.३.५: मानौं, जेलिना मानन्धर, नेपाल बिकास प्रा. लि. मा कार्यरत एक कर्मचारी हुन् । निजको मासिक तलव रु. २०,००० रहेछ । ऐन प्रारम्भ हुँदाका बखत उक्त कम्पनीले आफ्ना कर्मचारीको तलवको १० प्रतिशतका दरले हुने रकम रु. २,००० कट्टा गरी सो रकममा शतप्रतिशत रकम थप गरी ने.बै.लि.मा छुट्टै खाता खोली सञ्चालन गरिआएको रहेछ । उक्त कम्पनीले आफ्ना कामदार र कर्मचारीको अवकाश कोष सञ्चालन गर्ने उद्देश्यले २०६० जेष्ठ महिनामा विभागबाट नेपाल बिकास प्रा. लि. अवकाश कोष नामको अवकाश कोष सञ्चालन गर्न स्वीकृत प्राप्त गरी नेपाल बैंक लिमिटेडमा छुट्टै खाता खोली संचित गरिएको रकम सो अवकाश कोषमा जम्मा गर्ने गरेको रहेछ । यस्तो कोषलाई स्वीकृत अवकाश कोष भनिन्छ । यस्तो स्वीकृत अवकाश कोषमा योगदान गरेको रकम निज जेलिनाले आफ्नो रोजगारीको आय निर्धारण गर्ने क्रममा नियम २१ को अधीनमा रही करयोग्य आयबाट घटाउन पाउँछिन । यस्तो स्वीकृत अवकाश कोषबाट हुने भुक्तानीको हकमा २०५८ चैत १९ पछि जम्मा भएको योगदान वापत गरिएको भुक्तानीमा ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) बमोजिम गणना गरिएको लाभ रकममा ऐनको दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक व्यवस्थाको खण्ड (१) अनुसार ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी गर्नु पर्दछ ।

उदाहरण १२.३.६: माथि उदाहरण १२.३.५ मा उल्लिखित उदाहरणमा यदि नेपाल बिकास प्रा. लि. ले विभागबाट २०६० साल आषाढ महिनाभित्र स्वीकृति प्राप्त अवकाश कोषमा त्यस्तो रकम जम्मा नगरेमा त्यस्तो सञ्चालित अवकाश कोषलाई स्वीकृत नभएको अवकाश कोष (Unapproved Retirement Fund) भनिन्छ । यस्तो अवस्थामा जेलिनाले त्यस्तो कोषमा २०५८ चैत १९ पछि योगदान गरेको कुनै पनि रकम निर्धारणयोग्य आयबाट घटाउन पाउँदैनन् भने उक्त कोषबाट हुने लाभ भुक्तानी रकममा ऐनको दफा ८८ को उपदफा (२) को प्रतिबन्धात्मक व्यवस्थाको खण्ड (ग) अनुसार ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गर्नु पर्दछ ।

१२.४. अवकाश भुक्तानी

१२.४.१ ऐनको दफा २ को खण्ड (ड) बमोजिम “अवकाश भुक्तानी” भन्नाले देहायका व्यक्तिलाई दिइने भुक्तानी सम्भन्नु पर्छ:-

- (१) प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिइने भुक्तानी, वा
- (२) प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिइने भुक्तानी ।

अवकाश भुक्तानी भन्नाले कुनै प्राकृतिक व्यक्ति सिद्धान्ततः कुनै रोजगारी, पेशा वा व्यवसाय गर्न सक्षम नहुने अवस्थामा पुगी रोजगारी, पेशा वा व्यवसायबाट अवकाश लिए पछि गरिने भुक्तानी हो । त्यसै गरी कुनै प्राकृतिक व्यक्तिको मृत्यु भएमा निजले पाउने रकम निजको आश्रितलाई भुक्तानी गर्दा त्यस्तो भुक्तानीलाई पनि अवकाश भुक्तानी भनिन्छ । सामान्यतयाः अवकाश भुक्तानीका

उदाहरणमा स्वीकृत वा अस्वीकृत अवकाश कोषबाट गरिने अवकाश भुक्तानी, निवृत्तिभरण, उपदान, संचयकोष, बिदाको सट्टा नगद, औषधी उपचार खर्च, दीर्घ सेवा सुविधा (Long Service Gratuity), कल्याणकारी कोष जस्ता अवकाशको अवस्थामा प्राप्त हुने यस्तै प्रकृतिका अन्य भुक्तानी पर्दछन् । यस्ता अवकाश भुक्तानी नेपाल सरकारबाट, स्वीकृत अवकाश कोषबाट, स्वीकृत नलिएको अवकाश कोषबाट वा रोजगारदाताबाट हुने अन्य अवकाश भुक्तानी हुन सक्दछ । तर जीवन बीमा लगानी बीमा भएको हुँदा लगानी बीमाबाट हुने भुक्तानी भने यस व्यवस्था अन्तर्गत पर्दैन ।

- **नेपाल सरकारबाट गरिने अवकाश भुक्तानी :** यसमा नेपाल सरकारको कर्मचारी सेवा शर्त बमोजिम सरकारी सेवाबाट निवृत्त भएको अवस्थामा गरिने भुक्तानी, जस्तै: उपदान, औषधी उपचार खर्च, बिदा बापतका रकम, निवृत्तिभरण आदि पर्दछन् ।
- **स्वीकृत अवकाश कोषबाट गरिने अवकाश भुक्तानी :** नागरिक लगानी कोष तथा कर्मचारी संचयकोषले सञ्चालन गरेको अवकाश कोष वा विभागबाट स्वीकृति लिई संचालन गरिएको अवकाश कोषबाट नियम २० उपनियम (२) को खण्ड (घ) मा तोकिए बमोजिम देहायका अवस्थामा गरिने भुक्तानी लाई अवकाश भुक्तानी मानिन्छ :-
 - (१) *कर्मचारी वा कामदार सेवाबाट अवकाश प्राप्त गरेमा,*
 - (२) *हिताधिकारीको उमेर अन्ठाउन्न वर्ष पुगेमा, वा*
 - (३) *हिताधिकारीको मृत्यु भएमा वा निज स्थायी रूपमा अपांग भएमा*
- **स्वीकृति नलिएको अवकाश कोषबाट गरिने अवकाश भुक्तानी :** अवकाश भएको अवस्थामा भुक्तानी दिने उद्देश्य रहेको तर विभागबाट भने स्वीकृत नलिई संचालित अवकाश कोषबाट प्राकृतिक व्यक्ति अवकाश भएको अवस्थामा गरिने भुक्तानी स्वीकृत नलिएको अवकाश कोषबाट गरिने अवकाश भुक्तानी मानिन्छ ।
- **अन्य अवकाश भुक्तानी :** नेपाल सरकार र अवकाश कोषबाट गरिने भुक्तानीबाहेक अवकाशको अवस्थामा गरिने अरु भुक्तानीलाई अन्य अवकाश भुक्तानी मानिन्छ । उदाहरणको लागि, कुनै एक निकायले आफ्नो कर्मचारी अवकाश भए पछि भुक्तानी गर्ने सञ्चित बिदा बापतको रकम वा औषधोपचार खर्च, स्वेच्छिक अवकाश योजना अन्तर्गत कर्मचारीलाई भुक्तानी गरिने एकमुष्ट तलब रकम आदि भुक्तानी ।

माथि उल्लेख भए अनुसार नियम २० को उपनियम २ को खण्ड (घ) को प्रावधान पूरा नगरी अर्थात्, कर्मचारी वा कामदार सेवाबाट अवकाश हुनु अगाडि प्राप्त गर्ने भुक्तानी, जस्तै Long Service Gratuity, Leave Encashment, Medical Expenses जस्ता भुक्तानी सेवाकालमानै प्राप्त गरेको अवस्थामा त्यस्ता भुक्तानी अवकाश भुक्तानी अन्तर्गत पर्दैनन् र त्यस्ता भुक्तानी जहिले प्राप्त भएको हो सोही समयको रोजगारीको आयमा समावेश गर्नु पर्दछ । त्यस्तै अवकाश योगदान गर्ने कर्मचारीबाहेक अन्य प्राकृतिक व्यक्ति (हिताधिकारी) ले अन्ठाउन्न वर्ष उमेर नपुग्दै वा मृत्यु वा स्थायीरूपमा अपांग भएको अवस्थामाबाहेक अन्य अवस्थामा भुक्तानी प्राप्त गरेमा त्यस्ता भुक्तानी अवकाश भुक्तानी मानिनेछैन र त्यस्तो रकम भुक्तानी प्राप्त भएको समयमा आयमा समावेश गर्नु पर्ने

हुन्छ । तर अवकाश कोषको स्वीकृत विनियम बमोजिम अवकाश कोषबाट यस्ता हिताधिकारीले लिएको कर्जा रकम कोषको लगानी हुने हुँदा त्यस्तो कर्जा रकमलाई भुक्तानी मानिदैन । यसरी कोषबाट आफ्ना हिताधिकारीलाई लगानी गरेको रकम व्याज सहित वा निर्व्याजी रूपमा फिर्ता गर्नु पर्दछ । कोषमा योगदान भएको निजको रकम तथा त्यसमा प्राप्त प्रतिफललाई अवकाश भुक्तानी रकम मानि सोमा करकट्टी गर्नु पर्दछ ।

एक भन्दा बढी अवकाश कोष व्यवस्थापकसंग अवकाश योगदान रकम जम्मा गरेको अवस्थामा ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार सीमा भन्दा बढी छुट लिन सक्ने सम्भावना भएको हुदा कामदार तथा कर्मचारीको हकमा रोजगारदातालाई आफ्नो योगदान रहेको अर्को अवकाश कोषको बारेमा घोषणा गर्न लगाउने र अवकाश हुँदाको अवस्थामा सोही व्यहोरा उल्लेख गरी सम्बन्धित अर्को अवकाश कोष व्यवस्थापकलाई जानकारी गराउनु पर्नेछ । रोजगारकर्ता वाहेक अन्य प्राकृतिक व्यक्तिको हकमा निजबाट घोषणा लिई सोको जानकारी सम्बन्धित राजस्व कार्यालयमा दिनु पर्ने दायित्व कोष व्यवस्थापकको हुनेछ ।

१२.४.२ ऐनको दफा ६५ मा अवकाश भुक्तानी सम्बन्धमा निम्नानुसारको विशेष व्यवस्था गरिएको छ :-

६५(१) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृत अवकाश कोषमा रहेको हितबाट भएको वा नेपाल सरकारबाट भएको अवकाश भुक्तानी आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछ :-

- (क) सो कोषमा रहेको हित बापत सो कोषले गरेका अवकाश भुक्तानीहरूलाई आयमा समावेस गर्नु पर्नेछ, र
- (ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यदि त्यस्तो भुक्तानी एकमुष्ट रूपमा गरिएको छ भने यसरी गरिएको भुक्तानी रकमबाट सो भुक्तानी रकमको पचास प्रतिशत वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो रकम घटाई हुने भुक्तानीलाई सो प्राकृतिक व्यक्तिको गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ मानिनेछ ।

कुनै प्राकृतिक व्यक्तिलाई स्वीकृत अवकाश कोष वा नेपाल सरकारबाट एकमुष्ट अवकाश भुक्तानी गर्दा ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गरी ऐनको दफा ८८ को उपदफा (१) को प्रतिवन्धात्मक व्यवस्थाको खण्ड (१) अनुसार ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी दिनु पर्नेछ । यसरी अग्रिम कर कट्टा गरिएको रकम ऐनको दफा ९२ को उपदफा (१) को खण्ड (छ) अनुसार अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी मानिन्छ ।

उदाहरण १२.४.१: मानौं, महन्त प्रसाद भन्ने कर्मचारी नेपाल वायुसेवा कम्पनीमा कार्यरत रहेछन् । निजको नोकरी अवधिमा कट्टी गरिएको अवकाश योगदान रकम कर्मचारी संचयकोषमा जम्मा गर्ने गरेको रहेछ । निज मिति २०६५ आषाढ मसान्तमा नोकरीबाट निवृत्त भएका रहेछन् । निजले अवकाश भुक्तानी २०५८ चैत १८ गतेसम्म रु. ६ लाख र त्यसपछि रु. ११ लाख गरी जम्मा रु. १७ लाख पाउने देखियो । यस अवस्थामा निजको आय गणना निम्नानुसार गर्नु पर्दछ ।

२०५८ चैत १८ गतेसम्म		६,००,०००।-
त्यसपछि निवृत्त हुदा सम्म		११,००,०००।-
जम्मा अवकाश भुक्तानी		१७,००,०००।-
न्युन २०५८ चैत १८ गतेसम्म पाकेको संचयकोष रकम छुट हुने		६,००,०००।-
आय		११,००,०००।-
भुक्तानी रकम		रु.११,००,०००।-
घटाउने, ६५(१)(ख) अनुसार भुक्तानी रकमको ५०%ले हुने रकम रु. ५,५०,०००।- वा तोकिएको रकम रु. ५,००,०००।-		
मा वढी हुने रकम		रु. ५,५०,०००।-
करयोग्य भुक्तानी	५,५०,०००।-	
५ प्रतिशतका दरले अग्रिम कर (अन्तिम विधि)	२७,५००।-	
निजले जम्मा प्राप्त गर्ने अवकाश भुक्तानी		
(१७,००,००० - २७,५००)	१६,७२,५००।-	

६५(२) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृति नलिएको अवकाश कोषमा रहेको हितबाट भएको लाभ गणना गर्ने प्रयोजनका लागि देहाय बमोजिम हुनेछ :-

(क) बासिन्दा व्यक्तिबाट रकम भुक्तानी गरिएकोमा अन्तिमरूपमा हुने कर कट्टीको रूपमा सो हिताधिकारी उपर सो रकममा कर लाग्नेछ,

स्वीकृत नलिएको अवकाश कोषबाट हिताधिकारीलाई अवकाश रकम भुक्तानी गर्दा कट्टा गरिएको कर अन्तिम हुनेछ ।

उदाहरण १२.४.२: मानौं, माथि उल्लेख गरिएको उदाहरण १२.४.१ मा नेपाल वायु सेवा कम्पनीबाट कट्टा गरिएको योगदान रकम अस्वीकृत अवकाश कोषमा जम्मा गर्ने गरेको रहेछ । निज महन्तको २०५८ चैत १८ गते सम्म रु. ४,००,०००।- र सो मितिपश्चात रु. ९,००,०००।- योगदान रहेछ । २०५८ चैत १८ गते सम्म आर्जित व्याज रु. १ लाख रहेछ । उक्त अवकाश कोषबाट निवृत्त हुदाका समयमा निजले एकमुष्ट रु. १७ लाख भुक्तान पाउने रहेछन् । कर प्रयोजनको लागि लाभको निजको गणना निम्नानुसार गर्नु पर्दछ ।

निजले अवकाश कोषबाट प्राप्त गरेको एकमुष्ट अवकाश भुक्तानी	१७,००,०००।-
न्युन :	१४,००,०००।-
२०५८ चैत १८ गते सम्मको योगदान	४,००,०००।-
२०५८ चैत १८ गते सम्मको व्याज	१,००,०००।-
२०५८ चैत १८ गते	
पश्चात निवृत्त सम्मको योगदान	९,००,०००।-
अवकाश कोषमा रहेको हित बापत भएको लाभ	३,००,०००।-

उक्त लाभमा ऐनको दफा ८८ को उपदफा (२) को खण्ड (ग) अनुसार ५ प्रतिशतका दरले हुने १५,०००।- अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु. १६,८५,०००।- भुक्तानी गर्नु पर्दछ । यस्तो भुक्तानी रकम ऐनको दफा ९२ को उपदफा (१) को खण्ड (छ) अनुसार अन्तिम कर कट्टी भुक्तानी हुन्छ ।

(ख) गैर बासिन्दा व्यक्तिले रकम भुक्तानी गरेकोमा सो हिताधिकारीको आय गणना गर्दा सो रकम समावेश गर्नु पर्नेछ ।

उदाहरण १२.४.३: मानौं, माथि १२.४.२ मा उल्लेख गरिएको उदाहरणमा, अवकाश कोष गैर बासिन्दा व्यक्ति रहेछ भने प्राप्त लाभ रु. ३,००,०००।- लाई महन्त प्रसादले आयमा समावेश गरी आय विवरण दाखिला गर्नु पर्दछ ।

ऐनको दफा ६५ मा लाभ गणना गर्ने प्रयोजनको लागि निम्नानुसारको स्पष्टीकरण दिईएको छ :-
यस दफाको प्रयोजनको लागि “स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ” भन्नाले स्वीकृति नलिएको अवकाश कोषलाई सो कोषमा रहेको हित बापत हिताधिकारी प्राकृतिक व्यक्तिबाट बुझाइएको अवकाश योगदानहरूको रकमभन्दा सो कोषबाट सो व्यक्तिको हित बापत सो व्यक्तिलाई गरिएको अवकाश भुक्तानी बढी भए यस्तो बढी भएजतिको रकम सम्भन्नु पर्छ ।

तर, हिताधिकारीको योगदान नहुने कुनै कोष (नन् कन्ट्रीब्युटरी फण्ड) बाट भएको भुक्तानीलाई स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ मानिनेछैन ।

उपरोक्त व्यवस्था तलको उदाहरणबाट स्पष्ट पारिएको छ :-

उदाहरण १२.४.४: मानौ, सामन्त राई वाणिज्य बैंकमा कार्यरत अधिकृत कर्मचारी रहेछन्। बैंकको कर्मचारी सेवाशर्त अनुसार बैंकले कर्मचारी सुरक्षण कोष स्थापना गरी हरेक वर्ष उक्त कोषमा रकम जम्मा गर्दै आएको रहेछ र निज कर्मचारी बैंकबाट अवकाश प्राप्त गर्दा सो कोषबाट रु. ३,००,०००।- भुक्तानी पाएका रहेछन् भने उक्त कोषबाट प्राप्त हुने अवकाश भुक्तानी स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत प्राप्त भएको लाभ नमानि Non contributory Fund बाट प्राप्त भएको अवकाश भुक्तानी भएको र त्यस्तो भुक्तानीमा ऐनको दफा ८८ को उपदफा (१) अनुसार १५ प्रतिशतका दरले अग्रिम कर कट्टा गर्नु पर्दछ। यस्तो भुक्तानी ऐनको दफा ९२ को उपदफा (१) को खण्ड (छ) अनुसार अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी मानिनेछ।

१२.४.३. नियम २० को उपनियम (६) मा ऐन प्रारम्भ हुनु भन्दा अगाडिको अवकाश भुक्तानीमा करसम्बन्धी प्रावधान निम्नानुसार हुने व्यवस्था गरेको छ :-

खण्ड (क) ऐन प्रारम्भ हुनुभन्दा अघिका आय वर्ष हरूमा कर्मचारी वा कामदारको संचय कोष वा नागरिक लगानी कोषमा जम्मा भएको साँवा व्याज लगायतका रकममा र सो अवधिसम्म पाकेको उपदान तथा संचित विदा बापतको रकममा कर छुट हुने,

आयकर ऐन, २०५८ लागू हुनु भन्दा पूर्व आयकर ऐन, २०३१ अनुसार कर निर्धारण हुने व्यवस्था थियो। आयकर ऐन, २०३१ अनुसार कायम सुविधाको प्रत्याभूति आयकर ऐन, २०५८ ले पनि दिएको छ। यो ऐन २०५८ चैत १९ गतेदेखि लागू भएको हुँदा सो अवधिसम्मको संचयकोष र नागरिक लगानी कोषमा जम्मा गरेको साँवा व्याज लगायतका रकममा कर नलाग्ने व्यवस्था गरेको छ। साथै सो अवधिसम्म पाकेको उपदान तथा संचित विदा बापतको रकममा पनि कर लाग्दैन।

उपरोक्त व्यवस्था तलको उदाहरणबाट स्पष्ट पारिएको छ :-

उदाहरण १२.४.५: मानौं, हरि प्रसाद काफ्ले ने. बैं. लि.मा २०४४ बैशाख १ गते सहायक स्तरमा नियुक्त भएका रहेछन्। निज २०६५ जेष्ठ १ गते सेवाबाट निवृत्त भए। निवृत्त हुँदाका अवस्थामा निजले निम्नानुसारका रकम प्राप्त गरेका रहेछन्।

(१) संचय कोष २०५८ चैत १८ गतेसम्म साँवा	४,००,०००/-
(२) संचय कोष २०५८ चैत १९ गतेदेखि २०६५ बैशाख मसान्तसम्मको साँवा	८,००,०००/-
(३) संचय कोष २०५८ चैत १८ गतेसम्म व्याज	१,५०,०००/-
(४) संचय कोष २०५८ चैत १९ गतेदेखि २०६५ बैशाख मसान्तसम्मको व्याज	१,५०,०००/-
संचयकोष वापत जम्मा प्राप्त गर्ने रकम रु.	१५,००,०००/-

आयकर नियमावली २०५९ को नियम २० को उपनियम (६ क) अनुसार निजको कर छुट हुने रकमको गणना निम्नानुसार गर्नु पर्दछ।

ऐन लागू हुनुभन्दा पूर्वको संचयकोष साँवा	४,००,०००/-
ऐन लागू हुनुभन्दा पूर्वको संचयकोष व्याज	१,५०,०००/-
छुट हुने संचय कोष रकम रु.	५,५०,०००/-

ऐन लागू भैसके पश्चातको अवकाश भुक्तानीको गणना निम्नानुसार गर्नुपर्दछ।

ऐन लागू पश्चातको संचयकोष (अवकाश कोष) रकम	८,००,०००/-
ऐन लागू पश्चात संचयकोष (अवकाश कोष) मा व्याज	१,५०,०००/-
जम्मा संचय कोष रकम रु.	९,५०,०००/-

ऐन लागू भैसके पश्चात संचयकोष रकमसमेतलाई अवकाश कोष भनिन्छ, यदि उक्त अवकाश कोष स्वीकृत अवकाश कोष भएको अवस्थामा सो कोषबाट गरिने भुक्तानीलाई कर प्रयोजनको लागि निम्नानुसार गणना गर्नुपर्दछ।

ऐन लागू भएपश्चातको अवधिको स्वीकृत अवकाश कोषबाट प्राप्त कूल रकम रु. ९,५०,०००/- ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गर्दा भुक्तानी रकमको ५०% वा ५,००,०००/- मध्ये जुन बढी हुन्छ सो रकम घटाउनु पर्दछ, जस अनुसार,

(१) भुक्तानी रकमको ५०% ले हुने रकम	रु. ४,७५,०००/-
(२) तोकिएको रकम	रु. ५,००,०००/-

ऐन लागू भैसके पश्चात स्वीकृत अवकाश कोषबाट जम्मा रु. ९,५०,०००/- भुक्तानी प्राप्त गरेकोमा ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गर्दा रु. ५,००,०००/- छुट पाउने भएकोले सो कट्टा गरी बाँकी रु. ४,५०,०००/- मा ऐनको दफा ८८ को उपदफा (१.१) बमोजिम पाँच प्रतिशतका दरले कर कट्टा गरी सो अवकाश कोषले बाँकी रकम निजलाई भुक्तानी दिनु पर्दछ।

ऐन लागू भैसके पश्चात यदि अवकाश कोष अस्वीकृत अवकाश कोष भएको अवस्थामा भुक्तानी प्राप्त गरेको रकम र सो कोषमा योगदान गरेको रकमको फरक रकममा अग्रिम कर कट्टा गर्नु पर्दछ।

उपरोक्त व्यवस्था तलको उदाहरणबाट स्पष्ट पारिएको छ :-

उदाहरण १२.४.६ मानौं, हरि काफ्लेले योगदान गरेको अवकाश कोष निजले अवकाश प्राप्त गर्दाका बखत स्वीकृति नलिएको अवकाश कोषमा परिणत भएको रहेछ । निजको सो अवकाश कोषको योगदान र प्राप्त गरेको भुक्तानी निम्नानुसार रहेछ :

(१) संचय कोष - २०५८ चैत १९ गतेदेखि

बैशाख मसान्त २०६० सम्मको साँवाँ ४,५०,०००/-

(२) ऐ अवधिमा संचय कोषको रकममा व्याज ५०,०००/-

जम्मा भुक्तानी रकम ५,००,०००/-

उक्त साँवा रकममध्ये निज हरि काफ्लेको आफ्नो योगदान रकम रु. ४,५०,०००/- रहेछ भने सोमा निम्नानुसार कर कट्टा गर्नु पर्छ ।

(१) भुक्तानी हुने रकम रु. ५,००,०००/-

(२) उक्त कोषमा आफ्नो योगदान रकम रु. ४,५०,०००/-

कर प्रयोजनको लागि लाभ :- रु. ५०,०००/-

ऐनको दफा ८८ (१) अनुसार भुक्तानी गर्दा ५ प्रतिशतका दरले हुने रु. २,५००/- अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गर्नु पर्दछ ।

तर, उक्त भुक्तानी नेपाल सरकारबाट प्राप्त भएको भए दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार हुन आउने लाभ अर्थात रु. ५ लाख वा पचास प्रतिशत मध्ये जुन बढी हुन्छ सो कटाई बाँकी रकममा ५ प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने हुन्छ ।

उपरोक्त व्यवस्था तलको उदाहरणबाट स्पष्ट पारिएको छ :-

उदाहरण १२.४.७ : मानौं, माथि उदाहरण १२.४.५ मा बैंकको कर्मचारी विनियामवली अनुसार उपदानको निम्नानुसार व्यवस्था रहेछ ।

५ वर्ष सेवा अवधि पूरा भएका लागि - प्रति वर्ष सेवा अवधि पूराको लागि आधा महिनाको तलब

५ वर्षभन्दा बढी १० वर्षसम्म - प्रति वर्ष सेवा अवधि पूराको लागि एक महिनाको तलब

१० वर्षभन्दा बढी १५ वर्षसम्म - प्रति वर्ष सेवा अवधि पूराको लागि डेढ महिनाको तलब

१५ वर्षभन्दा बढी - प्रति वर्ष सेवा अवधि पूराको लागि दुई महिनाको तलब

सेवा निवृत्त हुँदा निजको तलब रु. ४०,०००।- प्रति महिना रहेछ । निजको २०५८ चैत १८ गतेसम्म ६० दिन र निवृत्त हुँदा १२० दिन घर विदा रहेछ । सो वापत रु. १,६०,०००।- भुक्तानी प्राप्त गरेका रहेछन् । निजको कर गणना निम्नानुसार गर्नुपर्दछ ।

उपदान रकम भुक्तानी (२१.०८ वर्षको प्रति वर्ष २ महिनाको तलब बराबर) १६,८६,४००।-

आयकर नियमावली २०५९को नियम २० (६) अनुसार ऐन प्रारम्भ हुनु भन्दा अगाडि र पछाडिको संचित विदा वापतको रकम र पाकेको उपदान निम्नानुसार गणना गर्नुपर्दछ । जम्मा सेवा अवधि २१ वर्ष १ महिनामध्ये २०५८ चैत १८ गते सम्म सेवा अवधि १४ वर्ष ११ महिना १८ दिन ।

- घर विदा १२० दिनवापत प्राप्त रकम १,६०,०००।-

२०५८ चैत १८ गते सम्मको पाकेको विदा ६० दिनको ८०,०००।-

विदा वापत करयोग्य अवकाश भुक्तानी (क) ८०,०००।-

- उपदान रकम - १६,८६,४००।-

२०५८ चैत १८ गतेसम्म पाकेको उपदान - (११,९६,२४०।-)

(४०,००० × १४.९५३ वर्ष × २ महिनाका दरले)

करयोग्य अवकाश उपदान (ख) ४,९०,१६०।-

कर प्रयोजनको लागि अवकाश भुक्तानी (क+ख) रु. ५,७०,१६०।-

उक्त कर प्रयोजनको लागि गणना गरिएको अवकाश भुक्तानी रु. ५,७०,१६०।- मा आयकर ऐन २०५८ को दफा ८८(१) अनुसार १५% का दरले हुने अग्रिम कर कट्टी गरी भुक्तानी दिनु पर्दछ । यसरी अग्रिम कर कट्टी गरी भुक्तानी प्राप्त रकम ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी प्राप्त गरिएको भुक्तानी हुने हुँदा ऐनको दफा ८(३) अनुसार रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दैन । यसमा नियम २० (६) को खण्ड (क) मा ऐन लागू हुनुभन्दा पूर्व पाकेको उपदान र विदा वापतको रकम अवकाश हुँदाका अवस्थामा मात्र हिसाव किताव गरी भुक्तानी गरिने हुँदा अवकाश हुँदाका अवस्थामा खाईपाई आएको तलबबाट गणना गरी कर छुट दिनु पर्दछ ।

तर उक्त भुक्तानी नेपाल सरकारबाट प्राप्त भएको भए दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार हुन आउने लाभ अर्थात् रु. ५ लाख वा पचास प्रतिशत मध्ये जुन बढि हुन्छ सो कटाई बाँकी रकममा ५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्ने हुन्छ ।

खण्ड (ख) ऐन प्रारम्भ हुँदाका वखत सेवामा रहेका कर्मचारी वा कामदारलाई सेवाबाट अवकाश हुँदा निजहरूको सेवा शर्त सम्बन्धी नियम अनुसार भुक्तानी हुने एक लाख असी हजार रुपैयाँसम्मको औषधी उपचार खर्च रकमलाई सो कर्मचारी वा कामदारको आयमा समावेश नगरिने ।

उक्त अवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ :-

उदाहरण १२.४.८: मानौं, स्वेच्छा कपाली विकास बैंक लिमिटेडमा २०५२ भदौ १ गतेदेखि कार्यरत कर्मचारी हुन् । बैंकको कर्मचारी सेवा शर्त विनियमावली अनुसार अवकाश हुँदाको अवस्थामा प्रति एक वर्ष सेवा अवधिको लागि एक महिनाको तलव औषधी उपचार खर्च दिने व्यवस्था रहेछ । निजको अन्य विवरण निम्नानुसार रहेछ ।

- (क) सेवा निवृत्त : २०६४ श्रावण ३१ गते
 (ख) निवृत्त हुँदाको अवस्थामा तलव रु. २०,०००।- प्रति महिना ।
 (ग) सेवा अवधि : १२ वर्ष

माथि उल्लेख गरिएका सूचनाका आधारमा निजको औषधी उपचार खर्च कर प्रयोजनको लागि निम्नानुसार गणना गरिन्छ ।

- (क) सेवा अवधि १२ वर्ष
 (ख) औषधी उपचार खर्च वापत भुक्तानी रकम : १२X२०,०००।- २,४०,०००।-
 नियम २० को उपनियम ६(ख) अनुसार छुट हुने रकम १,८०,०००।-
 औषधी उपचार खर्च अन्तर्गतको अवकाश भुक्तानी रु. ६०,०००।-

नेपाल बैंक लिमिटेडले निजलाई भुक्तानी गर्नुपर्ने रु. २,४०,०००।- मा रु. ९,०००।- (६०,०००X१५%) कर कट्टा गरी बाँकी हुन आउने रकम रु. २,३१,०००।- भुक्तानी गर्नु पर्दछ ।

१२.५. अवकाश योगदान रकम

ऐनको दफा २ को खण्ड (च) बमोजिम “अवकाश योगदान रकम” भन्नाले अवकाश भुक्तानीको व्यवस्था वा सोको भविष्यमा गरिने व्यवस्थाको लागि अवकाश कोषमा गरिएको भुक्तानी सम्भन्धनु पर्छ ।

अवकाश योगदान रकम भन्नाले प्राकृतिक व्यक्तिले आफैले वा सम्बद्ध व्यक्ति अर्थात रोजगारकर्ताको हकमा रोजगारदाताले जम्मा गरिदिएको अवकाश योगदान रकमलाई समेत जनाउछ ।

उदाहरण १२.५.१ : हमिद अहमद मासिक रु. २०,००० पारिश्रमिक पाउने गरी कमलेश प्रा. लि. मा कार्यरत रहेछन् । उक्त कम्पनीबाट रु. २,००० प्रति महिना निजको नाममा अवकाश कोषमा जम्मा गरिने र सो कोषमा निजले वेग्लै रु. २,००० लगानी गरेको भए दुवै गरी हुने रु. ४,००० लाई निज हमिद अहमदको अवकाश योगदान रकम मानिन्छ ।

अवकाश योगदान स्वीकृत अवकाश कोष वा स्वीकृति नलिएको अवकाश कोषमा हुन सक्दछ । स्वीकृत अवकाश कोषमा गरिएको अवकाश योगदान ऐनको दफा ६३ को अधीनमा रही करयोग्य आयबाट घटाई पाउन दाबी गर्न सकिन्छ भने स्वीकृत नलिएको अवकाश कोषमा गरिएको अवकाश योगदान करयोग्य आयबाट घटाई पाउन दाबी गर्न सकिदैन ।

१२.६. अवकाश योगदानको सीमा :

नियम २१ मा अवकाश योगदानको सीमा निम्नानुसार हुने व्यवस्था गरिएको छ :

कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा तीन लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्नेछ ।

यस व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ :-

उदाहरण १२.६.१: मानौं, अपरिजिता कश्यप विकास बैंक लिमिटेडमा कार्यरत कर्मचारी हुन्। निजले बैंकबाट निम्नानुसारको तलव सुविधा प्राप्त गरेकी रहिछिन्।

मासिक तलव	२०,०००।- प्रति महिना
शिक्षा भत्ता	२,०००।- प्रति महिना
लुगा भत्ता	१०,०००।- प्रति वर्ष
दशै खर्च	एक महिनाको तलव
सवारीसाधन भत्ता	रु.१,०००।- प्रति महिना
टेलिफोन खर्च	रु.१,०००।- प्रति महिना

निजलाई बैंकले आवाश व्यवस्था गरेको रहेछ।

बैंकले निजको तलवबाट १० प्रतिशत कटौती गरी सोही रकम बराबर थप गरी स्वीकृत अवकाश कोषमा जम्मा गर्ने गरेको रहेछ।

तलव	२०,००० X १२	२,४०,०००।-
शिक्षा भत्ता	२,००० X १२	२४,०००।-
लुगा भत्ता		१०,०००।-
दशै खर्च		२०,०००।-
सवारी साधन भत्ता	१,००० X १२	१२,०००।-
टेलिफोन खर्च	१,००० X १२	१२,०००।-
आवाश सुविधा	(२४०,००० X २/१००)	४,८००।-
थप अवकाश योगदान	(२४०,००० X १०/१००)	२४,०००।-
निर्धारणयोग्य आय		३,४६,८००।-

घटाउने

अवकाश योगदान

दफा ६३(२) र नियम २१ अनुसार गणना गरिए मध्ये कम रकम छुट हुने,

i. वास्तविक योगदान	४८,०००।-
(२४,००० + २४,०००)	४८,०००।-
ii. निर्धारणयोग्य आयको एक तिहाई हुने रकम रु. १,१५,६००।-	
(३,४६,८०० X १/३)	
iii. अधिकतम सीमा	३,००,०००।-
करयोग्य आय	२,९८,८००।-

उदाहरण १२.६.२: मानौं, माथि उदाहरण १२.६.१ मा उल्लेख गरिएको उदाहरणमा उल्लेख गरिए अनुसारको निर्धारणयोग्य आय रु. ३,४६,८०० र निजले आफ्नो तर्फबाट नागरिक लगानी कोषमा प्रति महिना १०,०००।- थप योगदान गरेकी रहिछन् भने निजको योगदान निम्नानुसार गणना गर्नुपर्दछ।

निर्धारणयोग्य आय

३,४६,८००।-

घटाउने

अवकाश योगदान

दफा ६३(२) र नियम २१ अनुसार गणना गरिए मध्ये कम रकम छुट हुने,

i. वास्तविक योगदान	१,६८,०००।-	१,१५,६००।-
वि.वै.लि.अवकाश कोष	४८,०००।-	
नागरिक लगानी कोष	१,२०,०००।-	
ii. निर्धारणयोग्य आयको एक तिहाई हुने रकम रु. (३,४६,८००X१/३)	१,१५,६००।-	
iii. अधिकतम सीमा	३,००,०००।-	

करयोग्य आय

२,३१,२००।-

ऐनको दफा ४ को उपदफा (३) को खण्ड (ग) बमोजिम रोजगारदाताले भुक्तानी गरिदिएको अवकाश योगदान बाहेक अन्य अवकाश योगदान करयोग्य आयबाट घटाई पाउनको लागि दावी गर्न निजले आफ्नो आय विवरण भने पेश गर्नु पर्दछ। यदि नागरिक लगानी कोष वा रोजगारदातासंगको करार अनुसार अन्य अवकाश कोषमा रोजगारदाता आफैले निजको तर्फबाट पारिश्रमिकबाट कट्टा गरी जम्मा गरिदिएको अवस्थामा त्यस्तो रोजगारकर्ताको अन्य आय नभएमा आय विवरण भने दाखिला गर्नु पर्दैन।

१२.७. अवकाश कोषमा कर :

ऐनको दफा ६४ मा अवकाश कोषको कर सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :

६४(१) अवकाश कोषको आय निर्धारण गर्ने प्रयोजनको लागि यस ऐन बमोजिम समावेश हुने वा कट्टी हुने रकमहरू कोषको आय गणना गर्दा समावेश वा कट्टी गर्नु पर्नेछ।

तर-

(क) सो कोषमा प्राप्त योगदान सो कोषको आम्दानी हुने छैन र त्यस्ता योगदानलाई गणनामा समावेश गरिने छैन।

अवकाश कोषले प्राप्त गर्ने योगदान रकम कोषको आम्दानी हुने छैन । उदाहरणको लागि कर्मचारी संचय कोषले विभिन्न निजामतीका साथै अन्य संघ संस्थाबाट प्राप्त गरेको योगदान रकम कर्मचारी संचय कोषको आम्दानी मानिदैन ।

(ख) अवकाश भुक्तानीहरू सो कोषको खर्च हुने छैन र त्यस्ता भुक्तानीलाई आयको गणना गर्दा कटौत गर्न पाईने छैन ।

विभिन्न हिताधिकारीले अवकाशको अवस्थामा प्राप्त गर्ने अवकाश भुक्तानी सो अवकाश कोषको खर्च मानिदैन । जस्तै विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरू सेवाबाट निवृत्त हुदाको अवस्थामा कर्मचारी संचय कोष मार्फत गरिने अवकाश भुक्तानी रकम कर्मचारी संचयको खर्च मानिदैन ।

यस व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण १२.७.१: मानौं, नेपाल वायुसेवा कम्पनीमा कार्यरत कर्मचारी हरिहर विश्वकर्मा २०६५ जेष्ठ १२ गते कम्पनीबाट सेवा निवृत्त भएका रहेछन् । सेवा अवधिभर कम्पनीले उक्त कर्मचारीको संचयकोष बापत रु. ८,००,०००।- स्वीकृत अवकाश कोषमा पठाएको रहेछ । सेवा निवृत्त भएको समयमा उक्त अवकाश कोषले रु. १०,००,०००।- निज कर्मचारीलाई भुक्तान गर्नु पर्ने रहेछ । यसरी सो कोषले प्राप्त गरेको अवकाश योगदान रु. ८,००,०००।- सो कोषको आम्दानी मानिदैन भने सो कर्मचारीलाई अवकाश भुक्तानी गरेको रु. १० लाख पनि सो कोषको खर्च मानिदैन ।

(ग) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित सो कोषको दायित्व हुने छैन ।

मथि उल्लेख गरिएको उदाहरण अनुसार निगमका कर्मचारीको अवकाश योगदान (हित) कर्मचारी संचयकोष (अवकाश कोष) को दायित्व हुँदैन । अवकाश कोषले अवकाश योगदान प्राप्त गर्दा आय नमानिने र उक्त कोषबाट हिताधिकारीलाई भुक्तानी गर्दा सो कोषको खर्च पनि नमानिने हुँदा हिताधिकारीको हित पनि कोषको दायित्व नमानिएको हो । कोष हिताधिकारीको न्यास (Trust) को रूपमा रहने निकाय हो । हिताधिकारीको रूपमा रहेका प्राकृतिक व्यक्ति नै सो कोषको आ-आफ्नो खाता इकाईको अधिकारी (मालिक) हुन् । कोषको व्यवस्थापनले आयकर नियमावलीको नियम २० को उपनियम (२) ले तोकको क्षेत्रमा लगानी गरी हिताधिकारीको लागि लाभ आर्जन गरिदिने मात्र हो ।

६४(२) स्वीकृत अवकाश कोषको आयमा कर लाग्ने छैन ।

कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषले सञ्चालन गरेको अवकाश कोष र विभागबाट स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेका अवकाश कोषको आम्दानीमा कर लाग्दैन ।

६४(३) कुनै स्वीकृत अवकाश कोष त्यस्तो कोषको रूपमा नरहेमा त्यस्तो कोषले खण्ड (क) बमोजिमको रकमबाट खण्ड (ख) बमोजिमको रकम घटाई हुने रकममा अनुसूची- १ को दफा २ को उपदफा (१) मा उल्लिखित लाग्ने करको दर अनुसार हुन आउने रकम कर बुझाउनु पर्नेछ :-

- (क) सो कोषबाट स्वीकृत अवकाश कोषको रुपमा स्वीकृति प्राप्त गरेको मिति देखि मान्यता समाप्त भएको मितिसम्मको अवधिबीच सोकोषमा जम्मा भएको सबै अवकाश योगदानहरू र उपदफा (२) लागू नभएको भए करयोग्य आय मानिने सबै आय रकम,
- (ख) सो कोषबाट स्वीकृत अवकाश कोषको रुपमा स्वीकृति प्राप्त गरेको मिति देखि मान्यता समाप्त भएको मितिसम्मको अवधिबीच सो कोषले भुक्तानी दिएको सबै अवकाश भुक्तानी रकम ।

यदि कुनै पनि स्वीकृत अवकाश कोष त्यस्तो कोषको रुपमा नरहेमा अर्थात स्वीकृति नलिएको अवकाश कोषमा परिणत भएको अवस्थामा त्यस्तो कोषको आयमा अनुसूची १ को दफा २ को उपदफा (१) अनुसार २५% का दरले कर लाग्छ ।

यस व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ :-

उदाहरण १२.७.२: मनौं नेपाल सृजन कम्पनी लि. ले आफ्ना कामदार कर्मचारीको लागि मिति २०६० आषाढ मसान्तका दिन विभागबाट स्वीकृत प्राप्त गरी अवकाश कोष संचालन गरिरहेको छ । उक्त कोषको हिसाव किताव निम्नानुसार छ ।

आ.व. ६०/६१ अवकाश योगदान	रु. २५,००,०००।-
आ.व. ६०/६१ लगानीबाट प्राप्त व्याज	रु. १,५०,०००।-
आ.व ६१/६२ अवकाश योगदान	रु. ३०,००,०००।-
आ.व ६१/६२ लगानीबाट प्राप्त व्याज	रु. ४,००,०००।-
आ.व. ६०/६१ म अवकाश भुक्तानी	रु. १५,००,०००।-
आ.व. ६१/६२ म अवकाश भुक्तानी	रु. १४,००,०००।-
आ.व. ६०/६१ म अवकाश कोष संचालन खर्च	रु. १,००,०००।-
आ.व. ६१/६२ म अवकाश कोष संचालन खर्च	रु. १,१०,०००।-

मनौं, उक्त अवकाश कोष २०६२ जेष्ठ मसान्तका दिनदेखि विभागले दिएको स्वीकृति रद्द गरेको जानकारी गरायो । यस अवस्थामा स्वीकृत अवकाश कोष अस्वीकृत अवकाश कोषमा २०६२ जेष्ठ मसान्तका दिनदेखि परिणत भएको हुदा उक्त अवकाश कोषको कर गणना निम्नानुसार गर्नु पर्दछ ।

स्वीकृति प्राप्त भएको मिति : २०६० आषाढ मसान्त	
स्वीकृति समाप्त भएको मिति : २०६२ जेष्ठ मसान्त	
स्वीकृति प्राप्त भएको मिति देखिको योगदान	५५,००,०००।-
स्वीकृति समाप्त भएको मितिसम्म लगानीबाट प्राप्त ब्याज	५,५०,०००।-
न्यूनः अवकाश कोष संचालन खर्च	(२,१०,०००।-)
स्वीकृति समाप्त भएको मितिसम्मको करयोग्य आय :	३,४०,०००।-
जम्मा आय (क)	५८,४०,०००।-
अवकाश भुक्तानी :	
आ.व. ६०/६१	१५,००,०००।-
आ.व. ६१/६२	<u>१४,००,०००।-</u>
जम्मा अवकाश भुक्तानी (ख)	<u>२९,००,०००।-</u>
करयोग्य आय (क -ख)	२९,४०,०००।-
करको दर २५%	७,३५,०००।-

निकाय र बितरण (Entity and Distribution)

१३.१ निकाय (Entity) भन्नाले प्राकृतिक व्यक्तिबाहेक अन्य व्यक्तिलाई बुझाउँछ । आयकर ऐन, २०५८ अनुसार आयकर प्रयोजनको लागि निकायलाई कृत्रिम व्यक्ति (Artificial Person) को रूपमा लिई सोही अनुसार कर लगाईने व्यवस्था गरिएको छ । ऐनको दफा २(भ) मा साभेदारी, ट्रष्ट वा कम्पनी, गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति, नेपाल सरकार, कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धिद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय संगठन, वा आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको संस्था वा संगठनको स्थायी संस्थापनलाई निकायको रूपमा परिभाषित गरिएको छ । सामान्यतया: निकायको स्वामित्व प्राकृतिक व्यक्ति वा अन्य निकायद्वारा नियन्त्रित हुने भए तापनि निकायको छुट्टै कानूनी अस्तित्व हुन्छ । निकायको करको सम्बन्धमा ब्याख्या गर्दा निकायमा रहेको हित एवं निकायमा रहेको निहित स्वामित्वको बारेमा जानकारी हुनु जरुरी हुन्छ ।

लाभांश भन्नाले सामान्यतया: कुनै निकाय (Entity) ले आफ्ना हिताधिकारीलाई बितरण गर्ने मुनाफाको अंशलाई जनाउँछ । ऐनको दफा २ को खण्ड (क घ) मा “लाभांश” शब्दले निकायबाट हुने वितरण सम्झनु पर्छ भन्ने उल्लेख गरेको छ । निकायले प्राप्त गर्ने आयमा ऐनको अधीनमा रही कर तिर्नु पर्ने, आंशिक छुट हुने वा पूर्ण रूपले कर छुट हुने अवस्था हुन सक्दछ । यसरी कर दायित्व भुक्तान गरिसकेको आयबाट निकायले आफ्नो हिताधिकारीलाई मुनाफाको अंश वितरण गर्न सक्दछन् । यसरी हुने वितरण सो निकायको हिताधिकारीको आय हुन्छ । निकायको कानूनी अवस्था आफ्ना हिताधिकारी भन्दा फरक रहेको कारण निकायले आर्जन गर्ने आयमा कर तिर्ने दायित्व सोही निकायको हुन्छ भने हिताधिकारीलाई प्राप्त हुने लाभांशको आयमा कर तिर्ने दायित्व सम्बन्धित हिताधिकारीको हुन्छ ।

ऐनमा उल्लेख भएका निकायको आय, निकायबाट हुने वितरण, निकायको स्वामित्वको परिवर्तन हुँदाका अवस्था जस्ता प्रावधानलाई ब्याख्या गर्नु यस परिच्छेदको मुख्य उद्देश्य रहेको छ ।

१३.२ निकायमा रहेको हित:

ऐनको दफा २ को खण्ड (म) मा निकायमा रहेको हितलाई निम्नानुसार परिभाषित गरिएको छ ।

२(म) “निकायमा रहेको हित” भन्नाले कुनै निकायको आय वा पूँजी प्राप्त गर्ने सांयोगिक (कन्टिन्जेन्ट) अधिकार समेतको अधिकार सम्झनु पर्छ ।

निकायमा रहेको हित (Interest on Entity) भन्नाले साभेदारी फर्मको हकमा सो फर्मको मुनाफा लगायत सो फर्मको सम्पत्तिमा साभेदारको अधिकारलाई जनाउँछ । सो वाक्यांशले सीमित दायित्व भएको कम्पनीमा शेयरहोल्डरले उक्त कम्पनीमा गरेको लगानीको प्रतिफल लगायत उक्त कम्पनी खारेजी (Liquidation) हुँदाको अवस्थामा हुने अधिकार (Contingent Right) लाई जनाउँछ

भने अवकाश कोषमा लगानीकर्ता (हिताधिकारी) ले लगानी गरे बापत लगानी गरिएको रकम तथा सोको प्रतिफललाई समेत जनाउछ ।

निकायमा रहेको हित भन्नाले विशेष गरी पूँजी र आयमा सहभागी हुने अधिकारलाई जनाउदछ । साभेदारी फर्ममा सो फर्मका साभेदारको हित रहेको हुन्छ । एवं प्रकारले कम्पनीमा सो कम्पनीका अंशियार (Shareholders) को हित रहेको हुन्छ भने ट्रष्टमा त्यसका हिताधिकारी (Beneficiary) को हित रहेको हुन्छ । साभेदारी फर्ममा साभेदारको हित रहेको हुन्छ भन्नाले साभेदारले उक्त साभेदारी फर्ममा आफ्नो पूँजी बापत केहि रकम वा जिन्सी, पूँजीको रुपमा लगानी गरेका हुन्छन् भने साभेदारी फर्मले गर्ने आय आर्जनको भागेदार (Share) निज साभेदार नै भएको हुँदा निजको उक्त फर्ममा हित रहेको मानिन्छ । यसै गरी कम्पनीमा अंशियारले आफ्नो शेयर लगानीको रुपमा पूँजी लगानी गरेका हुन्छन् । उक्त कम्पनीले गर्ने आय आर्जन माफत लाभांशको रुपमा प्राप्त गर्ने अधिकार र सस्था बिघटन हुँदाका अवस्थामा गरिने बितरणमा समेत निजको अधिकार रहने हुँदा अंशियारको उक्त कम्पनीमा हित रहेको मानिन्छ । संयुक्त उद्यममा संलग्न प्रत्येक सदस्यको लगानी वा सो काम गर्नका लागि पेश गरिएको परस्परको सम्भौता अनुसारको अनुपातमा सो संयुक्त उद्यममा हित रहेको मानिन्छ । माथिका अवस्था तलको उदाहरणमा खुलाईएको छ :

उदाहरण १३.२.१: मानौं, कस्मिक ब्यापार प्रा.लि. नामको एक कम्पनीमा ६० प्रतिशत शेयर दिनेशमान भन्ने व्यक्तिको रहेछ र बाँकी ४० प्रतिशत शेयर रमेश मल्ल भन्ने व्यक्तिको रहेछ भने सो कम्पनीमा सोही अनुपातमा दिनेशमान तथा रमेश मल्लको हित (Interest) रहेको मानिन्छ ।

उदाहरण १३.२.२: मानौं, धोवी खोलामा बन्न लागेको पुल निर्माणको ठेक्का लिन दिवस कम्पनी लि. र दिनस कम्पनी लि. ले ६०:४० को संयुक्त स्वामित्व रहेको संयुक्त उद्यम हुने गरी सडक विभागको बोलपत्र पेश गरेका रहेछन् । दिवस दिनस संयुक्त उद्यममा सोही अनुपातमा ती कम्पनीको हित (Interest) रहेको मानिन्छ ।

१३.३ निहित स्वामित्व :

बिशेष गरी सम्बद्ध व्यक्तिबीचको कारोवारमा हुन सक्ने मूल्य हस्तान्तरण (दफा ३३), सम्बद्ध व्यक्तिबीचको हस्तान्तरण (दफा ४५) र अन्तर्राष्ट्रिय कर सम्भौता (दफा ७३) सम्बन्धी व्यवस्थालाई स्पष्ट पार्नका लागि निकायको वास्तविक धनी यकीन गर्ने अवधारणा (Pass-through Approach) अन्तर्गत निहित स्वामित्वका सम्बन्धमा ब्याख्या गरिनु आवश्यक रहेको छ । ऐनको दफा २ को खण्ड (र) मा निहित स्वामित्वलाई निम्नानुसार परिभाषित गरिएको छ ।

२(र) “निहित स्वामित्व” भन्नाले देहायको स्वामित्व सम्भन्नु पर्छ :-

- (१) कुनै निकायको सम्बन्धमा कुनै प्राकृतिक व्यक्ति वा प्राकृतिक व्यक्तिको हित नरहेको निकायले सो निकायमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा एक वा बढी मध्यस्थ निकायहरूद्वारा राखेको हितका आधारमा सिर्जित स्वामित्व, वा

कुनै निकायमा प्राकृतिक व्यक्ति वा प्राकृतिक व्यक्तिको हित नरहेको निकायले धारण गरेको सो निकायको सम्पत्ति र आयमाथिको अधिकारलाई त्यस्तो निकायको सो निकायमाथि निहित स्वामित्व (Underlying Ownership on Entity) रहेको मानिन्छ ।

उदाहरण १३.३.१: मानौं, हिमाल ब्यापार प्रा.लि. का कोमल एण्ड कम्पनी प्रा.लि. तथा शितल ईन्भेष्टमेण्ट प्रा.लि. शेयरहोल्डर रहेछन् । कोमल एण्ड कम्पनी प्रा.लि.ले उक्त कम्पनीको ६० प्रतिशत शेयर खरीद गरेको रहेछ भने शितल ईन्भेष्टमेण्ट प्रा.लि.ले बाँकी ४० प्रतिशत शेयर खरीद गरेको रहेछ । यो लगानीले हिमाल ब्यापार प्रा.लि. मा कोमल एण्ड कम्पनी प्रा.लि. र शितल ईन्भेष्टमेण्ट प्रा.लि. को प्रत्यक्ष स्वामित्व (Direct ownership) सिर्जना गरेको छ ।

शितल ईन्भेष्टमेण्ट प्रा.लि.को ८० प्रतिशत शेयर शर्मिली प्रा.लि. ले र बाँकी २० प्रतिशत दिवाकर प्रा.लि.ले खरीद गरेको रहेछ । यस अवस्थामा, हिमाल ब्यापार प्रा.लि. मा शर्मिली प्रा.लि. तथा दिवाकर प्रा.लि.को क्रमशः ३२ (८०% \times ४०%) प्रतिशत तथा ८ (२०% \times ४०%) प्रतिशत मध्यस्थ निकायद्वारा सिर्जना भएको अप्रत्यक्ष निहित स्वामित्व (Underlying Ownership through interposed entity) रहेको मानिन्छ ।

(२) कुनै निकायको स्वामित्व रहेको सम्पत्तिको सम्बन्धमा सो निकायमा निहित स्वामित्व रहेका व्यक्तिहरूको स्वामित्वको समानुपातको आधारमा निर्धारण भएको सम्पत्तिको स्वामित्व

कुनै व्यक्तिको कुनै निकायको सम्पत्ति वा आयमा आफ्नो अधिकारको अनुपात (सांयोगिक अधिकार समेत) को आधारमा त्यस्तो निकायमा सो व्यक्तिको निहित स्वामित्व रहेको मानिन्छ । कुनै व्यक्तिको कुनै निकायमा ४० प्रतिशत हिस्सा रहेछ । सो निकायको स्वामित्वमा रहेको कुनै जग्गा रहेछ भने निकायमा रहेको उक्त सम्पत्तिमाथि निजको समानुपातिक आधारमा अर्थात् ४० प्रतिशतले हुन आउने रकम बराबर निहित स्वामित्व (Underlying Ownership on asset) रहेको मानिन्छ । उक्त अवस्था तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण १३.३.२: मानौं, कस्मिक ब्यापार प्रा.लि. नामको एक कम्पनीमा ६० प्रतिशत शेयर दिनेशमान भन्ने व्यक्तिको रहेछ र बाँकी ४० प्रतिशत शेयर रमेश मल्ल भन्ने व्यक्तिको रहेछ । उक्त कम्पनीको सुगम ब्यापार निगम भन्ने कम्पनीमा रु. १ करोड बराबरको लगानी रहेछ । यस अवस्थामा उक्त निगममा सो कम्पनीको लगानीमाथि सोही अनुपातमा दिनेशमान तथा रमेश मल्लको निहित स्वामित्व (Underlying Ownership on asset) रहेको मानिन्छ ।

१३.४ निकायका सम्बन्धमा लागू हुने करका सिद्धान्त :

निकायका सम्बन्धमा लागू हुने करका सिद्धान्तका सम्बन्धमा ऐनको दफा ५२ मा निम्नानुसाको व्यवस्था रहेको छ :

५२(१) कुनै निकाय कर दाखिला गर्ने प्रयोजनको लागि त्यसको हिताधिकारी भन्दा छुट्टै रुपमा जिम्मेवार हुनेछ ।

कुनै पनि निकायलाई कर दाखिला गर्ने प्रयोजनको लागि उक्त निकायका हिताधिकारी (Beneficiary) भन्दा भिन्दै रुपमा लिईन्छ ।

उदाहरण १३.४.१: मानौं, शितल ईन्भेष्टमेण्ट प्रा.लि.को २ जना शेयरहोल्डर मध्ये एक जनाले उक्त कम्पनीको ६० प्रतिशत र अर्कोले ४० प्रतिशत शेयर लिएका रहेछन् । उक्त कम्पनीले आय वर्ष २०६७/०६८ मा रु. ५० लाख मुनाफा गरेको रहेछ । करपश्चातको मुनाफाबाट कम्पनीले १० प्रतिशतका दरले लाभांश वितरण गरेको रहेछ । यसरी भुक्तान गर्ने लाभांशमा लाग्ने कर कट्टा गरी हिताधिकारीलाई भुक्तानी दिनु पर्दछ । निकायले आर्जन गरेको मुनाफाबाट निकायले तिर्नु पर्ने करको दरमा कर तिरी सकेता पनि सो निकायको हिताधिकारीले सो निकायबाट प्राप्त भएको वितरण भने कर मुक्त हुन सक्दैन । अर्थात्, निकायको आयमा कर तिर्ने दायित्व सोही निकायको हुने र हिताधिकारीको आयमा (निकायबाट हुने वितरण) मा कर तिर्नु पर्ने दायित्व हिताधिकारी कै हुन्छ । यसरी निकायले हिताधिकारीको तर्फबाट Withholding Agent को रुपमा समेत काम गर्नु पर्ने हुन्छ ।

५२(२) निकायबाट हुने वितरण दफा ५३ मा उल्लेख भए बमोजिम हुनेछ र त्यसरी हुने वितरणमा दफा ५४ बमोजिम यसका हिताधिकारीलाई कर लगाइनेछ ।

निकायबाट यस ऐनको दफा ५३ अनुसार आफ्ना हिताधिकारीलाई गरेको वितरण (तोकिएका अपवाद बाहेक अन्य कुनै पनि हैसियतले गरिएको भुक्तानी वा मुनाफाको पूँजीकरण) सो निकायबाट हिताधिकारीलाई गरिएको वितरण मानिने हुँदा ऐनको दफा ५४ अनुसार लाभांश वितरण गरेको मानि ऐनको दफा ८८ को उपदफा (२) को खण्ड (क) अनुसार ५ प्रतिशतका दरले कट्टा गर्नु पर्दछ । यस सम्बन्धी बिस्तृत ब्याख्या बुदा नं. १३.५ मा गरिएको छ ।

५२(३) निकायबाट प्राप्त गरिएको रकम र ब्यहोरिएको खर्च रकम निकायले अन्य व्यक्तिको लागि प्राप्त गरेको वा नगरेको वा खर्च ब्यहोरेको वा नब्यहोरेको जे जस्तो भए पनि निकायले प्राप्त गरेको र ब्यहोरेको मानिनेछ ।

निकायबाट प्राप्त गरिएको रकम, अर्को व्यक्तिको लागि प्राप्त गरेको वा नगरेको जे भए पनि सोही निकायले नै प्राप्त गरेको मानिन्छ । त्यस्तै, निकायबाट खर्च ब्यहोरिएको रकम पनि अर्को व्यक्तिको लागि खर्च गरेको वा नगरेको जे भए पनि सोही निकायले नै खर्च ब्यहोरेको मानिन्छ ।

५२(४) निकायको स्वामित्वमा रहेको सम्पत्ति र वहन गरिएका दायित्वलाई सोही निकायको स्वामित्व वा भारमा रहेको मानिनेछ । यस्तो स्वामित्वमा रहेको सम्पत्ति र वहन गरि एका दायित्वलाई अन्य कुनै व्यक्तिको स्वामित्व वा भारमा रहेको मानिनेछैन ।

निकाय संचालानार्थ निकायको नाममा रहेका सम्पत्ति जस्तै भवन, फर्निचर तथा अन्य सम्पत्ति निकाय कै स्वामित्वमा रहेको मानिन्छ । यसरी निकायको स्वामित्वमा रहेको सम्पत्ति अन्य व्यक्तिको स्वामित्वमा रहेको मानिनेछैन । एवं प्रकारले निकायले बहन गरेको दायित्वलाई समेत सोही निकायको दायित्व मानिन्छ ।

५२(५) निकायको आयको लागि त्यसको व्यवस्थापक, हिताधिकारी वा निकाय जो सुकैले दाखिला गरेको विदेशी आयकर सो निकायले दाखिला गरेको मानिनेछ ।

निकायको आय बापत बुझाउनुपर्ने वा बुझाएको विदेशी आयकर सो निकाय आफै वा यसका व्यवस्थापक वा हिताधिकारी (having interest on such entity) मध्ये जो सुकै व्यक्तिमार्फत दाखिला गरेको भए पनि सोही निकायले नै बुझाएको मानिन्छ ।

५२(६) कुनै निकाय र यसका व्यवस्थापक तथा हिताधिकारीबीचको कारोवारलाई परिच्छेद-७ र दफा ४५ को अधीनमा रही मान्यता दिइनेछ ।

कुनै निकाय र यसका व्यवस्थापक तथा हिताधिकारीबीचको कारोवारलाई रकमको परिमाणीकरण, बाँडफाँड र चारित्रीकरण तथा सम्बद्ध व्यक्तिबीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरण सम्बन्धी व्यवस्थाको अधीनमा रही मान्यता दिइन्छ । ऐनको दफा २ को खण्ड (क न) मा सम्बद्ध व्यक्तिलाई निम्नानुसार परिभाषित गरिएको छ :

“सम्बद्ध व्यक्ति” भन्नाले एक अर्को व्यक्तिको मनसाय अनुसार काम गर्ने एक वा एकभन्दा बढी व्यक्ति वा त्यस्ता व्यक्तिहरूको समूह सम्भन्नु पर्छ र सो शब्दले देहायका व्यक्तिहरू समेतलाई जनाउँछ :-

- (१) प्राकृतिक व्यक्ति र सो व्यक्तिको नातेदार वा कुनै व्यक्ति वा सो व्यक्तिको साभेदार,
- (२) विदेशी स्थायी संस्थापन र सो संस्थापनमा स्वामित्व भएको व्यक्ति, र
- (३) कुनै निकाय आफै वा आफूसँग सम्बन्धित अन्य व्यक्ति वा सहयोगी निकाय वा त्यस्ता सहयोगी निकायसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायसँग मिलेर कुनै निकायको आय, पूँजी वा मताधिकारको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाइदा प्राप्त गर्ने निकाय ।

तर देहायका व्यक्ति सम्बद्ध व्यक्ति हुने छैन :-

- (१) कर्मचारी,
- (२) विभागले सम्बद्ध व्यक्ति होइन भनी तोकेको व्यक्ति ।

सम्बद्ध व्यक्ति सम्बन्धी बिस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद २ मा उल्लेख गरिएको छ ।

१३.५ निकायबाट हुने वितरण:

निकायबाट हुने वितरणका सम्बन्धमा ऐनको दफा ५३ मा निम्नानुसारको व्यवस्था रहेको छ :

५३(१) निकायबाट हुने वितरणमा देहायका कुराहरू समावेश गर्नु पर्नेछ :-

(क) निकायबाट आफ्नो कुनै हिताधिकारीलाई कुनै पनि हैसियतले गरिएको भुक्तानी, वा

(ख) मुनाफाको पूँजीकरण ।

कुनै निकायमा रहेको संचित मुनाफा वा अन्य कोषबाट नगद लाभांश बितरण नगरी आफ्ना हिताधिकारीलाई बोनस शेयरको रूपमा वा शेयरको चुक्ता मूल्य वृद्धि गरी वा शेयर प्रिमियम खातामा आम्दानी गरी बितरण गरेको अवस्थामा मुनाफाको पूँजीकरण गरेको मानिन्छ ।

कुनै निकायमा कुनै व्यक्तिको हित रहेको अवस्थामा यस्तो निकायबाट सो निकायका हिताधिकारीलाई दफा ५३ को अधीनमा रही गरिने भुक्तानीलाई बितरण मानिन्छ । यो व्यवस्था अनुसार वितरण दुई थरीको हुन्छ :

१. मुनाफाको पूँजीकरण

२. उपदफा (२) मा तोकिएका बाहेक जुनसुकै प्रकारको भुक्तानी

लाभांशको रूपमा प्राप्त गरिने बितरण रकमलाई ऐनको दफा ९ अनुसार आय गणना गर्दा समावेश गर्नु पर्ने भए तापनि बासिन्दा कम्पनीबाट भएको वितरण दफा ९२(१)(क) अनुसार अन्तिम करकट्टी हुने भुक्तानी मानिने हुँदा दफा ९(३)(क) अनुसार आयमा समावेश गर्नु पर्दैन । लाभांश निकायबाट बितरण हुने एक खास प्रकारको भुक्तानी हो । तसर्थ ऐनको प्रयोजनको लागि निकायबाट हिताधिकारीलाई गरिने कुनैपनि भुक्तानी चाहे जिन्सी होस वा नगदमा त्यसलाई यस दफाको अधीनमा रही निकायबाट भएको वितरण मानिन्छ ।

५३(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको खण्ड (क) मा उल्लेख भएको कुनै भुक्तानी निम्न अवस्थाहरूमा मात्र वितरण भएको मानिनेछ :-

(क) निकायबाट प्राप्त हुनसक्ने प्रतिफलको सट्टामा हिताधिकारीले उक्त निकायलाई भुक्तानी गरेको रकमभन्दा सो भुक्तानी बढी भएमा, र

(ख) सो भुक्तानीमा निम्न रकमहरू समावेश नभएमा :-

(१) हिताधिकारीको आयको गणना गर्दा समावेश भएका रकमहरू,

(२) वितरणको कारणले बाहेक अन्तिमरूपमा कर कट्टी भएको भुक्तानीहरू ।

माथि उपदफा (१) मा निकायबाट हिताधिकारीलाई भएको भुक्तानीलाई वितरण भनिएता पनि उपदफा (२) ले निम्न भुक्तानीलाई वितरण मानेको छैन ।

- हिताधिकारीले निकायबाट पाएको भुक्तानीलाई निजको करयोग्य आय गणना गर्दा समावेश हुने रकमको भुक्तानी वितरण मानिदैन ।
- वितरणको कारणले बाहेक अन्तिमरूपमा कर कट्टी भएको भुक्तानी पनि वितरण मानिदैन ।

५३(३) कुनै निकायको वितरणले सो निकायको सम्पत्ति र दायित्वको मूल्य घटाउने भएमा मात्र त्यस्तो वितरण मुनाफाको वितरण वा पूँजीको फिर्ता मानिनेछ ।

५३(४) देहायका कुनै अवस्थामा कुनै निकायको वितरणलाई दफा ५५ को अधीनमा रही मुनाफाको वितरण मानिनेछ :-

(क) उपदफा (३) मा उल्लिखित किसिमको वितरण भएमा र वितरणको समयमा निकायको दायित्वको बजार मूल्य तथा पूँजीकृत गरिएको मुनाफा समेत समावेश भएको पूँजी योगदान रकमको जम्मा रकमभन्दा सम्पत्तिको बजार मूल्य बमोजिमको रकम बढी भएमा,

(ख) मुनाफाको पूँजीकरण भएमा ।

यो व्यवस्था अनुसार मुनाफाको पूँजीकरणलाई निकायबाट गरिने वितरण मानि कर लगाईन्छ । निकायबाट भुक्तानी भएको अवस्थामा माथिका उपदफा (१), (२) र (३) को अधीनमा रही निम्नानुसारको रकम वितरण र पूँजी फिर्ता मानिन्छ:

१. वितरण = मुनाफाको वितरण लगायत सुविधाको वितरण (Deemed Dividend)

२. मुनाफाको वितरण हुनका लागि पूरा हुनु पर्ने शर्त:

क. सम्पत्ति र दायित्वको मूल्य वितरणको कारणले घट्नु पर्ने

ख. निकायको सम्पत्तिको बजार मूल्य, पूँजीको योगदान र दायित्वको बजार मूल्यको योग भन्दा बढी हुनु पर्छ

घ. पूँजीको फिर्ता = सम्पत्ति र दायित्वको मूल्य घट्ने गरी भएको वितरण – मुनाफाको वितरण

५३(५) उपदफा (३) मा उल्लिखित वितरण मुनाफाको वितरण नभएको हदसम्म पूँजी फिर्ता भएको मानिनेछ ।

५३(६) कुनै निकायको वितरण पूँजीको फिर्ता नभएको हदसम्म सो निकायको लाभांश मानिनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “मुनाफाको पूँजीकरण” भन्नाले बोनस शेयर वा यस्तै कुनै हित जारी गरी पूँजीकृत गरेको वा सो निकायको हितको चुक्ता रकममा बृद्धि गरेको वा निकायको प्रिमियम तथा पूँजी खातामा नाफालाई आम्दानी बाँधेको समेतलाई जनाउँछ ।

पूँजीको फिर्ता र मुनाफाको वितरण

ऐनको दफा ५३ को माथिको व्यवस्था अनुसार निकायबाट आफ्नो कुनै हिताधिकारी (Beneficiary) लाई निम्न अवस्थामाबाहेक अन्य कुनै पनि हैसियतले गरेको भुक्तानीलाई वितरण (Distribution) मानिएको छ :

(क) भुक्तानी प्राप्त हिताधिकारीले गरेको भुक्तानी वापतको फिर्ता भुक्तानी

(ख) प्राप्तलाई वितरण बाहेकका शीर्षकमा कर लाग्ने भुक्तानी

(ग) सम्पत्तिको मूल्य नघटाएका भुक्तानी

(घ) सम्पत्ति वा दायित्वको बजार मूल्य मूल्यांकन गर्दा भएको मुनाफाभन्दा बढी भुक्तानी

(ङ) दफा ५५ बमोजिमका भुक्तानीमध्ये पूँजी फिर्ता मानिने अंशको भुक्तानी

उदाहरण १३.५.१: मानौं, शितल गार्मेण्ट प्रा.लि.मा छेतेन दोर्जे भन्ने व्यक्ति शेयरहोल्डर एवं प्रबन्ध संचालक रहेछन्। निजले सो कम्पनीलाई चालु पूँजीका लागि रु. ५ लाख दिएका रहेछन्। कम्पनीले सो रकम फिर्ता गर्दा कम्पनीको हिताधिकारीलाई नै भुक्तानी गरेको भए तापनि प्रापक हिताधिकारीले गरेको भुक्तानी वापतको फिर्ता भुक्तानी भएकाले सो भुक्तानी वितरण होइन।

उदाहरण १३.५.२: मानौं, सम्पूर्ण बैंक लि.ले जमाल भन्ने व्यक्तिलाई रोजगारी दिएको रहेछ। जमाल सो बैंकको शेयरधनी (हिताधिकारी) समेत रहेछन्। सम्पूर्ण बैंक लि.ले निज जमाललाई आ.ब. २०६५/६६ मा रु. ५ लाख तलब भुक्तानी निजको उक्त बैंकमानै रहेको खातामा जम्मा गरिदिएको रहेछ। सो आ.ब. मा उक्त खातामा रहेको रकममा बैंकले कर कट्टा गरी रु. २० हजार व्याज जम्मा गरेको रहेछ। साथै, सो वर्ष जमालले निजी घर किन्नको लागि सोही बैंकबाट नै अन्य व्यक्तिलाई दिईने घर कर्जामा लागू हुने व्याज दर नै लागू हुने शर्तमा रु. १० लाख ऋण लिएका रहेछन्। बैंकले सो कर्जा रकम सिधै घर बिक्रीतालाई तिरिदिएको रहेछ। बैंकले सो आ.ब. मा १० प्रतिशतले लाभांश घोषणा गरेको रहेछ र तदनुरूप जमालले आफ्नो लगानीको आधारमा कर कट्टा गरी रु. ५,००० बैंकबाट लाभांश पनि प्राप्त गरेका रहेछन्।

माथिको उदाहरणमा जमालले बैंकमा काम गरेको कारण प्राप्त गरेको तलब, निक्षेप राखे बापत प्राप्त व्याज तथा बजार दरमा व्याज भुक्तान गर्ने शर्तमा प्राप्त कर्जा सुविधालाई बितरण मानिदैन। सो आ.ब.मा निजले प्राप्त गरेको लाभांश मात्र बितरण (लाभांश) मानिनेछ।

माथि उल्लिखित अवस्थामा हिताधिकारीको हैसियतले नभई रोजगारी एवं निक्षेपको आधारमा प्राप्त तलब, व्याज, ऋण प्राप्त गरेको रकम ऐनको दफा ५३ अनुसार बितरणको परिधिबाट बाहिर राखिएको छ किनकी तलब वापत प्राप्त गरेको रकम दफा ८ अनुसार रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दछ, निक्षेप बापत प्राप्त गरेको व्याज रकम दफा ८८ अनुसार अग्रिम करकट्टा गरिने र दफा ९२ अनुसार अन्तिम करकट्टी भुक्तानी भएको हुँदा दफा ५३ उपदफा (३) अनुसार बितरण मानिदैन। कर्जा सापटको हकमा भने जमालको घर बिक्रेता प्रतिको दायित्व घट्न गएको तर सो बापत बैंकबाट लिएको ऋण (व्याज सहित) तिर्ने शर्तमा बैंकबाट घरधनिलाई रकम भुक्तान गरेको हुदां त्यस्तो भुक्तानीलाई बितरण मानिदैन। त्यस्तै, लाभांशको बितरण वा भुक्तानी भने अन्तिम करकट्टी भुक्तानी भए तापनि ऐनको दफा ५३ उपदफा (३) अनुसार बितरण मानिन्छ।

दफा ५३ उपदफा (३) बमोजिम कुनै पनि निकायबाट गरिने बितरणले सो निकायको सम्पत्ति र दायित्वको मूल्य घटाउने भएमा मात्रै त्यस्तो कार्यलाई बितरण वा पूँजीको फिर्ता मानिन्छ।

उदाहरण १३.५.३ : मानौं, ABC Co. Pvt. Ltd को वासलात निम्नानुसारको रहेछ :

Balance Sheet of ABC Co. Pvt. Ltd.

रकम रु लाखमा

Share Capital	२०	Fixed Assets	३०
General Reserve	२०	Current Assets	२०
Other Liabilities	१०		
Total	५०	Total	५०

मानौं, यस आ.ब.मा सो कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गर्‍यो । त्यस अवस्थामा सो कम्पनीको सम्पत्ति र संचित मुनाफा घट्ने हुँदा सोही अनुसार वासलातलाई निम्नानुसार उल्लेख गरिएको छ ।

Balance Sheet of ABC Co. Pvt. Ltd. (after distribution)

रकम रु लाखमा

Share Capital		२०	Fixed Assets	३०
General Reserve	२०	१८	Current Assets	१८
Less, Dividend	(२)			
Curent liabilities		१०		
Total		४८	Total	४८

उक्त अवस्थामा सो कम्पनीको सम्पत्ति र दायित्व घट्ने गएको हुँदा रु. २ लाखलाई वितरण मानिन्छ ।

उक्त वितरण हुँदाका अवस्थामा सम्पत्तिको बजार मूल्य, निकायको दायित्वको बजार मूल्य र पूँजीकृत गरिएको मुनाफा समेत समावेश गरी भएको पूँजी योगदान रकमको जम्मा (Total) रकम भन्दा बढी भएमा बढी भएजतिको रकमलाई मुनाफाको वितरण मानिन्छ ।

उदाहरण १३.५.४ : मानौं, जम्बो फिड प्रा.लि.को सम्पत्ति रु. १० लाख रहेछ । शेयर पूंजी रु ९ लाख तथा जगेडा रु. ५० हजार एवं अन्य दायित्व रु. ५० हजार रहेछ । उक्त कम्पनीको सम्पत्तिको बजार मूल्य रु. १२ लाख रहेछ तथा दायित्वको बजार मूल्य रु. ५० हजार रहेछ । यसरी शेयर पूंजी रु. ९ लाख तथा दायित्व को जम्मा रकम रु. ९ लाख ५० हजार रहेको र सम्पत्तिको बजार मूल्य रु. १२ लाख भएकोले रु. २ लाख पचास हजारसम्मको भुक्तानीलाई मुनाफाको बितरण मानिन्छ । सोभन्दा बढी भुक्तानी भएमा बढी भुक्तानी रकम पूंजी फिर्ता मानिन्छ ।

मानौं जम्बो फिडको शेयरधनीले रु. ३००,००० लगेको रहेछ :

वितरण = हिताधिकारीलाई भुक्तानी भएको अवस्थाको सम्पत्तिको बजार मूल्य - दायित्वको बजार मूल्य - चुक्ता पूंजी (Market price of net assets- paid up)

$$= १२००००० - ५०,००० - ९००,००० = २५०,०००$$

भुक्तानी रु. ३००,००० भएकाले रु. २५०,००० सम्म वितरण (Profit-first) र सोभन्दा बढी भएको रु. ५०,००० पूंजी फिर्ता मानिन्छ ।

उदाहरण १३.५.५ : मानौं, जम्बो फिड प्रा.लि.को खूद सम्पत्ति रु. १० लाख र शेयर पूंजी रु. ९ लाख ५० हजार रहेछ । हरि भन्ने व्यक्तिले उक्त कम्पनीको रु. ४ लाखको शेयर खरीद गरेका रहेछन् । साथै निजले कम्पनीलाई रु २ लाख तिर्नु पर्ने रहेछ सो रकम कम्पनीको खूद सम्पत्ति गणना गर्दा समावेश भएको छ । कम्पनीले उक्त सापटी रकम तिर्नु नपर्ने गरी हरिलाई मिन्हा दिएको अवस्थामा कम्पनीले हरिलाई मिन्हा दिएको रकम रु. २ लाख ऐनको दफा ५३ अनुसार वितरण मानिन्छ किनभने कम्पनीको खूद सम्पत्ति, भुक्तानी गरिएको हदसम्मको रकमले (अर्थात् रु २ लाखले) घट्नु गएको छ । यस उदाहरणमा, वितरणको कारणबाट घट्नु गई खूद सम्पत्ति रु. ८ लाख (१० लाख - २ लाख) हुन गएको छ । यहाँ बजार मूल्यको मुनाफा रु. ५०,००० (खूद सम्पत्ति रु.१० लाख र शेयर रु.९ लाख ५० हजारको फरक) मात्र भएकाले सो रु. ५०,००० वितरण मानिन्छ । निकायको पूंजीको योगदान रु १,५०,००० ले घट्नु गएको हुँदा सो रकमलाई पूंजीको फिर्ता (Repayment of Capital) मानिन्छ । उक्त लाभांश रु.५०,००० वितरणमा अन्तिम करकट्टी गरी ऐनको दफा ९२ अनुसार भुक्तानी गर्नुपर्दछ ।

उक्त सापटी मिन्हा पाएको हरिले सो कम्पनीको रु. ९० हजारको मात्र शेयर खरीद गरेका रहेछन् भने निजको सापटी अपलेखन रु.२ लाख भई रु. ५०,००० वितरण र रु. १,५०,००० पूंजी फिर्ता भएकाले लगानीभन्दा पूंजी फिर्ता बढी भएको रकम ऐनको दफा ४०(३)(ख) अनुसार लगानीको खर्चभन्दा आम्दानी बढी (Incoming is higher than Outgoings) भएकाले सो शेयर लगानी नै निःसर्ग मानि दफा ३७ बमोजिमको लाभ रु. ६०,००० लाई आयमा समावेश गर्नु पर्दछ ।

मुनाफाको पूंजीकरण

मुनाफाको पूंजीकरण (Capitalization of Profit) भन्नाले निकायले आर्जन गरेको नाफा वा त्यस्तै हिसावबाट नगद वितरण नगरी बोनस शेयरको रूपमा आफ्ना अंशियारलाई वितरण गर्ने प्रकृत्यालाई मुनाफाको पूंजीकरण मानिन्छ ।

उदाहरण १३.५.६ : मानौं, जम्बो फिड प्रा.लि.को वासलातमा Reserve मा रु. ५० लाख संचित रहेछ। उक्त कम्पनीको शेयर पूँजी (Share Capital) रु १०० का दरको २ लाख कित्ता शेयरले कूल रु २ करोड रहेछ। उक्त कम्पनीले यस आ.ब.मा ५:१ का दरले बोनस शेयर दिने निर्णय गरेको रहेछ। त्यस्तो अवस्थालाई मुनाफाको पूँजीकरण गरेको मानिन्छ। उक्त मुनाफाको पूँजीकरणको लागि निम्नानुसारको Accounting Entries गरिन्छ :

Reserve A/C Dr	४०,००,०००	
	To share Capital A/C Cr	४०,००,०००

यसरी मुनाफाको पूँजीकरणलाई पनि निकायले बितरण गरेको मानिन्छ।

उदाहरण १३.५.७ : मानौं, जम्बो फिड प्रा.लि.को वासलातमा रु. ५० लाख संचित मुनाफा र रु.९० लाख शेयर प्रिमियम रहेछ। उक्त कम्पनीको शेयर पूँजी (Share Capital) रु १०० का दरको २ लाख कित्ता शेयरले कूल रु २ करोड रहेछ। उक्त कम्पनीले यस आ.ब.मा संचित मुनाफाबाट ५:१ का दरले र शेयर प्रिमियमबाट ५:२ का दरले बोनस शेयर दिने निर्णय गरेको रहेछ। त्यस्तो मुनाफा पूँजीकरण गरेको बराबरको बोनस शेयरलाई वितरण गरेको मानिन्छ। उक्त पूँजीकरणको लागि निम्नानुसारको Accounting Entries गरिन्छ :

Accumulated Profit A/C Dr	४०,००,०००	
Securities Premium A/c Dr	८०,००,०००	
	To share Capital A/C Cr	१२०,००,०००

यसरी गरिएको मुनाफाको पूँजीकरणलाई निकायले बितरण गरेको मानिन्छ।

१३.६ लाभांशको कर

निकायले बितरण गर्ने लाभांशको कर सम्बन्धमा ऐनको दफा ५४ मा निम्नानुसारको व्यवस्था रहेको छ :

५४(१) बासिन्दा निकायले वितरण गरेको लाभांशमा देहाय बमोजिम हुनेछ :-

(क) कुनै कम्पनीको शेयरवाला वा साभेदारी फर्मको साभेदारलाई लाभांश वितरण गरेमा अन्तिमरूपमा कर कट्टीको विधिले कर लाग्नेछ, र

कुनै बासिन्दा कम्पनीले आफ्ना अंशियार वा साभेदारी फर्मले आफ्ना साभेदारलाई लाभांश वितरण गरेमा अन्तिमरूपमा करकट्टीको विधिले कर लगाइन्छ। उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ।

उदाहरण १३.६.१ : मानौं, जम्बो फिड प्रा.लि.मा शेयरहोल्डर जमिन मियाँले रु १ लाख लगानी गरेका रहेछन् । आ.ब. २०६५।६६ मा उक्त कम्पनीले १० प्रतिशतका दरले लाभांश घोषणा गरेको रहेछ र जमिन मियाँलाई निजले गरेको लगानीको १० प्रतिशतका दरले हुने रु १० हजार लाभांश भुक्तानी दिंदा ऐनको दफा ८८ अनुसार ५ प्रतिशतका दरले हुने रु ५०० लाभांश कर कट्टा गरी रु. ९,५०० भुक्तानी दिनु पर्दछ । यसरी कर कट्टा गरी भुक्तानी गरेको लाभांश ऐनको दफा ९२ अनुसार अन्तिम करकट्टी हुने भुक्तानी हो ।

उदाहरण १३.६.२ : मानौं, XY एक साभेदारी फर्म रहेछ । उक्त फर्मको X र Y साभेदार रहेछन् । उक्त फर्मको Partnership Deed अनुसार नाफा नोक्सानको बितरण २:१ को अनुपातमा गरिने रहेछ । आ.ब. २०६५।६६ मा सो निकायको कर पश्चात नाफा रु. ६० हजार रहेछ र Partnership Deed अनुसार सो निकायले X लाई रु. ४० हजार (तीन खण्डको दुई खण्ड) र Y लाई रु. २० हजार (तीन खण्डको एक खण्ड) बितरण गरेको रहेछ । यसरी बितरण गरिएको लाभांश (मुनाफा बाँडफाँड)मा लाभांश कर लाग्दछ ।

(ख) अन्य निकायहरूले बितरण गरेमा कर लाग्ने छैन ।

५४(२) कुनै गैर बासिन्दा निकायले कुनै बासिन्दा हिताधिकारीलाई बितरण गरेको लाभांशलाई सो हिताधिकारीको आयको गणना गर्दा समावेश गरी कर लाग्नेछ ।

कुनै गैर बासिन्दा व्यक्तिबाट बासिन्दा व्यक्तिलाई बितरण गरिएको लाभांश रकमलाई बासिन्दा व्यक्तिले आय गणना गर्दा समावेश गर्नु पर्दछ । विदेशी कम्पनीबाट भएको बितरणको उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १३.६.३: मानौं, डाबर भारत लि. भारतमा स्थापना भएको कम्पनी रहेछ । उक्त कम्पनीमा नेपालका बासिन्दा कमल दाहाल भन्ने व्यक्तिको रु. २ करोडको शेयर लगानी रहेछ तर सो निकाय कमल दाहालका सन्दर्भमा नियन्त्रित विदेशी निकाय होइन रहेछ । डाबर भारत लि. ले २० प्रतिशतका दरले लाभांश बितरण गरेको रहेछ भने निज कमलले प्राप्त गर्ने लाभांश रु.४० लाख आफ्नो आय गणना गर्दा लगानीको आयमा समावेश गर्नु पर्दछ ।

उदाहरण १३.६.४: मानौं, मिलन मंगोलको भारतमा एक भारतीयसँग साभेदारी फर्म रहेछ । उक्त साभेदारी फर्मबाट यो वर्ष मिलनले रु. ४ लाख प्राप्त गरेका रहेछन् । मिलनले उक्त साभेदारीको अंश आफ्नो आय गणना गर्दा लगानीको आयमा समावेश गर्नु पर्दछ ।

तर, दफा ६९ बमोजिमका नियन्त्रित विदेशी निकायबाट बितरित लाभांश भने यस दफामा भएको व्यवस्था बमोजिम आयमा समावेश गर्न पर्दैन । त्यस्तो निकायले बितरण गर्ने लाभांशमा लाग्ने कर सम्बन्धी व्यवस्था यस निर्देशकको परिच्छेद १४ मा ब्याख्या गरिएको छ ।

५४(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कर कट्टी भई प्राप्त भएको लाभांश बितरण गरेमा कर लाग्ने छैन ।

अन्तिमरूपमा करकट्टी गरी वितरण गरेको लाभांशबाट पुनः लाभांश बितरण गरेमा उक्त वितरणको हदसम्मको रकममा लाभांश कर कट्टा गर्नु पर्दैन । उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १३.६.५: मानौं, कमल एण्ड सन्स् प्रा.लि.ले लोबो कं लि. भन्ने बासिन्दा कम्पनीबाट लाभांश कर कट्टा गरेर रु. १० लाख लाभांश प्राप्त गरेको रहेछ । उक्त कमल एण्ड सन्स् प्रा.लि.को मुनाफा लाभांश आय समावेश गर्नु पूर्व रु. ९० लाख रहेछ । लाभांश प्राप्त गरेको रु. १० लाख गरी जम्मा रु. १ करोड यस आ.ब.मा आफ्ना अंशियारलाई नगद लाभांश बितरण गर्ने घोषणा गरेको रहेछ । कमल एण्ड सन्स् प्रा.लि. का बिमल थापा एक जना अंशियार रहेछन् । निजले रु. ५ लाख बराबरको लाभांश प्राप्त गर्ने रहेछन् भने निजलाई भुक्तानी गर्दा निम्नानुसार रु. २२,५०० लाभांश कर कट्टा गरी बाँकी रु.४,७७,५०० भुक्तानी दिनु पर्दछ ।

जम्मा मुनाफा लाभांश बितरण	१०० लाख
कर कट्टी प्राप्त लाभांश आयको	१० लाख
लाभांश आयको अंश (१० लाख/१०० लाख)	१० प्रतिशत
बिमल थापालाई भुक्तानी रकम	५,००,०००
कर नलाग्ने अंश (१० प्रतिशतले)	५०,०००
कर लाग्ने अंश (९० प्रतिशतले)	४,५०,०००
५ प्रतिशतले हुने कर रकम	२२,५००
बाँकी भुक्तान गर्नु पर्ने रकम	रु ४,७७,५००

लाभांश आय भएका कम्पनीले पुनः लाभांश वितरण गर्नु पर्दा आयमा समावेश भएको लाभांशमा पुनः आफ्ना हिताधिकारीलाई लाभांश कर तिनु नपर्ने व्यवस्थाले त्यस्तो लाभांश आय हुने कम्पनीले हरेक वर्षको लाभांश आय र सो बाट वितरण गरिएको लाभांश रकमको छुट्टै हिसाव बनाई राख्नु पर्दछ । उदाहरणको लागि :

लाभांश प्राप्त भएको रकम र वर्ष	प्राप्त लाभांशको शुरु मौज्जात	यस वर्षमा लाभांश प्राप्त	प्राप्त मध्ये यो वर्ष वितरण	प्राप्त मध्ये वितरण गर्न बाँकी
वर्ष १	१,०००	१,०००	-	२,०००
वर्ष २	२,०००	२,०००	१,५००	२,५००
वर्ष ३	२,५००		२,५००	०
वर्ष ४	०	२,०००	१,०००	१,०००
वर्ष ५	१,०००	३,०००	१,६००	२,२००

१३.७ निकायको बिघटन

निकायको बिघटन सम्बन्धमा ऐनको दफा ५५ मा निम्नानुसारको व्यवस्था रहेको छ :

५५(१) कुनै निकायको बिघटनको क्रममा हितहरूको निःसर्ग हुँदा कुनै हिताधिकारीले पाउने नाफाको अंश र योगदान गरेको पूँजीको अंशको अनुपातमा गरेको वितरणलाई निम्न सबै अवस्थाहरू पूरा भएमा सो निकायको आंशिक लाभांश र आंशिक पूँजीको भुक्तानी मानिनेछ :-

- (क) प्रचलित कानूनको प्रक्रिया पूरा गरी कुनै निकायले आफ्नो हित खरीद गरेको वा कुनै निकायको बिघटन भएको कारणबाट समेत सो निकायमा रहेको हितको खारेजी, मोचन वा समर्थनको सम्बन्धमा त्यस्तो निकायबाट कुनै वितरण गरिएको,
- (ख) पूर्ण बिघटन भएकोमा बाहेक सो निकायको मुनाफाको अंशमा हिताधिकारीहरूको अधिकारको उपयुक्त अनुपातमा वितरणको गणना नभएको वा मनासिव रुपमा हुन नसकेको, र
- (ग) सो निःसर्गपछि सो वितरण प्राप्त गर्ने सो हिताधिकारी सो निकायसँग सम्बद्ध व्यक्ति नभएको ।

निकायबाट हुने भुक्तानीलाई माथि उल्लेख भएका आधारमा गणना गर्दा बजार मूल्यमा भएको मुनाफा सम्मको रकम (Networth at market price less paid up Capital) वितरण मानिन्छ । तर, शेयर संरचनामा परिवर्तन (buyback, forfeit, surrender, internal reconstruction, redemption, etc.) गर्ने गरी हिताधिकारीलाई भएका भुक्तानीमा यो सूत्र अनुसार शेयरको चुक्ता रकम फिर्ता भए तापनि वितरण मानिने अवस्था आउँदछ । हिताधिकारीलाई भएको भुक्तानीमा वितरण पहिलो (Profit-first) अवधारणा भए तापनि शेयर संरचना नै परिवर्तन गर्ने गरी भएको भुक्तानीमा भने पूँजी फिर्ता पहिलो (Capital Refund-first) गर्ने गरी भुक्तानी बाँडफाँड गर्ने व्यवस्था यो दफाले गरेको छ । शेयर संरचना परिवर्तन भन्नाले संख्यात्मक शेयर हुने निकायको शेयर संख्यामा र अन्यको शेयर रकम (जस्तै: संयुक्त उद्यम) मा गरिएको परिवर्तन हो । आंशिकरूपमा शेयर संरचना परिवर्तन भए तापनि संयुक्त उद्यमका हकमा यस ऐनमा यो व्यवस्थालाई निकायको बिघटन भनिएको छ । तर पूर्णरूपमा बिघटन भई अन्तिम भुक्तानी गर्दा भने वितरण पहिलो (Profit-first) अवधारणा नै लागू हुन्छ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १३.७.१ : मानौं, ललितपुर कम्पनी लि. को चुक्ता पूँजी रु. ६ करोड रहेछ। उक्त फर्म पूर्ण रूपमा बिघटन भएको रहेछ। यसरी बिघटन हुँदा उक्त फर्मको सम्पत्तिको निःसर्गबाट रु. ७ करोड प्राप्त भएको रहेछ। बिघटन भएको यस अवस्थामा पूँजीको अंश र लाभको अंश वितरण पहिलो (Profit-first) अवधारणा अनुसार गणना गरिन्छ र भुक्तानी रकममध्ये पहिलो रु. १ करोडलाई वितरण र बाँकी रु. ६ करोडलाई पूँजी फिर्ता मानिन्छ।

तर उक्त रकममध्ये रु. ३ करोडमात्र वितरण भएको अवस्थामा भुक्तानी हुने रकम भने दफा ५५ (१) बमोजिम पहिले पूँजी फिर्ता (Capital-first) को अवधारणा अनुसार आंशिक पूँजी फिर्ता र आंशिक वितरण मानिन्छ। अर्थात् सम्पत्तिको वितरण अगाडिको बजार मूल्य रु. ७ करोड भएमा वितरित रु. ३ करोडलाई निम्नानुसार बाँडफाँड गरिन्छ:

पूँजीफिर्ता (600/700=85.71% of Rs. 3 crores) रु. २५७.१३ लाख

वितरण रु. ४२.८७ लाख

वितरण मानिने रकम रु. ४२ लाख ८७ हजारमा लाभांश कर लाग्दछ।

उदाहरण १३.७.२ : मानौं, माथिको उदाहरणमा जम्मा सम्पत्तिको मूल्य रु. ४ करोडमात्र प्राप्त भएछ, यस अवस्थामा

वितरण = हिताधिकारीलाई भुक्तानी भएको अवस्थाको सम्पत्तिको बजार मूल्य - दायित्वको बजार मूल्य - चुक्ता पूँजी (Market price of net assets - paid up)

= ४ - ० - ६ = २ करोड (ऋणात्मक पूँजी फिर्ता)

पूँजी ६ करोड र भुक्तानी रु.४ करोड मात्र भएकाले सबै रकम पूँजी फिर्ता मानिन्छ।

५५(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायमा रहेको कुनै हिताधिकारीको हित सो निकायले प्रचलित कानून बमोजिम मान्यता प्राप्त धितोपत्र विनिमय बजार मार्फत खरीद गरी उक्त हिताधिकारीलाई गरेको वितरणमा सो उपदफा र दफा ५३ को व्यवस्था लागू हुने छैन।

शेयरधनीलाई माथि उल्लेख भएका शर्त र बन्देजबाहेक जुनसुकै नाम, शर्त, तरिका, अवधि वा अवस्थामा भएका भुक्तानी या त वितरण हुन्छन् या पूँजी फिर्ता। तर सूचीकृत कम्पनीले कम्पनी कानूनमा व्यवस्था भए बमोजिम स्टक एक्स्चेन्ज मार्फत आफ्नै शेयरमा लगानी गरेमा त्यस्तो लगानीलाई ट्रेजरी स्टकमा लगानी भनिन्छ। यस्तो अवस्थामा शेयरधनीलाई नै भुक्तानी गरेता पनि यस्तो भुक्तानीलाई वितरण वा पूँजी फिर्ता मानिदैन। ट्रेजरी स्टकमा लगानी गर्ने अवस्थालाई निम्न उदाहरणबाट स्पष्ट गरिन्छ :

उदाहरण १३.७.३ : नेपाल डाँफे कम्पनी लि.ले आफ्ना शेयरधनीको स्वामित्वमा रहेको सो कम्पनीको रु १०० दरका १,००० कित्ता शेयर नेपाल धितोपत्र बिनिमय बजार मार्फत रु. ५०० का दरमा खरीद गरेको रहेछ । यस अवस्थालाई सो कम्पनीले आफ्नो शेयरमा लगानी (Treasury Stock Investments) गरेको मानिन्छ । यस्तो अवस्थामा आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने शेयरधनीले प्रति शेयर रु. ५०० का दरले १,००० कित्ताको हुने रु ५,००,००० प्राप्त गरेको रकमलाई ऐनको दफा ५३ अनुसार मुनाफाको बितरण वा पूँजी फिर्ता नमानि केवल अन्य कम्पनी सरहको लगानी मानिन्छ । यस अवस्थामा दफा ५३ आकर्षित नहुने हुँदा दफा ३६ बमोजिम गणना गरिएको लाभमा कर लाग्ने हुन्छ ।

१३.८ निकाय र हिताधिकारीबीचको कारोवार

निकाय र हिताधिकारीबीचको कारोवारका सम्बन्धमा ऐनको दफा ५६ मा निम्नानुसारको व्यवस्था रहेको छ :

५६(१) दफा ४५ को अधीनमा रही कुनै निकाय तथा सो निकायको हिताधिकारीबीच एक अर्कामा वितरणको कुनै तरिका वा अन्य कुनै किसिमले सम्पत्तिको स्वामित्वको हस्तान्तरणबाट सम्पत्ति निःसर्ग भएमा देहाय बमोजिम हुनेछ :-

- (क) सम्पत्ति हस्तान्तरणकर्ताले सो सम्पत्तिको निःसर्ग हुनुभन्दा तत्काल अधिको बजार मूल्य सरहको रकम सो निःसर्गबाट प्राप्त गरेको मानिनेछ, र
- (ख) सम्पत्ति हस्तान्तरण गरिलिने व्यक्तिको सो सम्पत्ति प्राप्त गर्दा खण्ड (क) मा उल्लेख भए बराबरको रकम लागत परेको मानिनेछ ।

५६(२) दफा ४५ को अधीनमा रही कुनै निकाय र सो निकायको कुनै हिताधिकारीबीच एक अर्कामा कुनै दायित्वको हस्तान्तरणबाट सो दायित्वको निःसर्ग भएमा देहाय बमोजिम हुनेछ :-

- (क) दायित्व हस्तान्तरणकर्ताको सो दायित्व निःसर्ग हुनुभन्दा तत्काल अधिको बजार मूल्य सरहको रकम सो दायित्व निःसर्ग गर्दा लागत परेको मानिनेछ, र
- (ख) दायित्व हस्तान्तरण गरिलिने सो व्यक्तिले दायित्व लिँदा खण्ड (क) मा उल्लेख भए बराबरको रकम प्राप्त गरेको मानिनेछ ।

ऐनको दफा ५६ को उपदफा (१) तथा (२) निकाय र निकायका हिताधिकारीबीच सम्पत्तिको स्वामित्वको हस्तान्तरण गरी गरिएको निःसर्गसँग सम्बन्धित रहेकोछ । यो दफाको व्यवस्था अनुसार हिताधिकारी र निकायबीचको कारोवारलाई निम्नानुसार परिमाणीकरण गरिन्छ :

- क. सो हस्तान्तरणले दफा ४५(६) का अवस्था पूरा गरेमा सम्पत्ति खूद खर्चमा र दायित्व खूद आम्दानीमा
- ख. सो हस्तान्तरणले दफा ४५(६) का अवस्था पूरा नगरेमा बजार मूल्यमा निःसर्ग भई हस्तान्तरण भएको मानिन्छ । निःसर्ग गर्ने निकायले निःसर्गमा भएको लाभलाई आयमा समावेश गर्नु पर्दछ ।

उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १३.८.१ : मानौं, डाँफे कम्पनी लि. एउटा कार बिक्रेता रहेछ । सो कम्पनीमा लाक्पा शेर्पा भन्ने व्यक्तिको ४० प्रतिशत शेयर रहेछ । उक्त कम्पनीले लाक्पा शेर्पालाई रु. १५ लाख पर्ने कार रु. ८ लाखमा बिक्री गरेको रहेछ । यस्तो अवस्थामा सो कम्पनीले रु. १५ लाखलाईनै आफ्नो व्यवसायको आय गणना गर्दा आयमा समावेश गर्नु पर्दछ । कम्पनीको सो हस्तान्तरणले दफा ४५(६) बमोजिमका शर्त पूरा नगरेकाले सो हस्तान्तरणको परिमाणीकरण बजार मूल्यमा अर्थात् रु.१५ लाखमा भएको मानिन्छ । दफा ५३ को प्रयोजनका लागि फरक भुक्तानी भएको रु.७ लाख वितरण मानिन्छ ।

उदाहरण १३.८.२: मानौं, शितल गार्मेण्ट प्रा.लि.मा छेतेन दोर्जे भन्ने व्यक्ति शेयरहोल्डर एवं प्रबन्ध संचालक रहेछन् । उक्त कम्पनीले गार्मेण्ट उत्पादन गर्ने गरेको रहेछ । निजले सो कम्पनीबाट रु. ५०० पर्ने गार्मेण्टलाई रु. १०० मा खरीद गरेका रहेछन् । निज सो कम्पनीको प्रबन्ध संचालक एवं हिताधिकारी समेत रहेको र निजले सो खरीदको फरक मूल्य रु. ४०० आफ्नो आयमा समावेश नगरेको खण्डमा उक्त रु. ४०० कम्पनीको आयमा समावेश गरी कम्पनीबाट निजलाई रु. ४०० वितरण गरेको मानिन्छ ।

यसरी एकभन्दा बढी हैसियतमा निकायबाट भुक्तानी प्राप्त गर्ने हिताधिकारीले प्राप्त गरेको सुविधा वा नगद वा जिन्सी जुन हैसियतमा प्राप्त भएको हो सोही हैसियतमा प्राप्त भएको मानि परिमाणीकरण गर्नु पर्दछ । यस उदाहरणमा छेतेनले सो सहूलियत पूर्ण गार्मेण्ट प्रबन्ध संचालकको हैसियतमा पाएको अवस्थामा (जस्तै अन्य कर्मचारीले पनि त्यस्तो सुविधा पाउने गरेका रहेछन्) सो फरक रकम निजको रोजगारीको आयमा समावेश हुन्छ । छेतेनको सो सहूलियत कर्मचारीको रूपमा नभएको भए निजलाई वितरण भएको मानिन्छ । शितल गार्मेण्टलाई जुन सुकै अवस्थामा पनि सो गार्मेण्ट रु. ५०० मा नै निःसर्ग मानिन्छ ।

१३.५. मुनाफा बाहेकको रकमबाट हुने लाभांशको वितरण :

कुनै निकायले सो निकायको मुनाफा वा लाभ वा आयबाहेकको अन्य कुनै रकमबाट लाभांश वितरण गरेमा त्यसरी वितरित रकम सो निकायको आय हुने व्यवस्था ऐले गरेको छ । यस सम्बन्धमा ऐनको दफा ५६(३) मा निम्न व्यवस्था रहेको छ :

५६(३) कुनै निकायले कुनै हिताधिकारीलाई लाभांशको रूपमा मुनाफा बाहेकको लाभांश वितरण गरेमा त्यस्तो लाभांशको रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नु पर्नेछ ।

तर तोकिएको कुनै अवस्थामा यो उपदफामा उल्लेख गरिएको कुरा लागू नहुने गरी ब्यवस्था गर्न सकिनेछ ।

यस सम्बन्धमा नियमावलीको नियम १८ मा देहायको व्यवस्था रहेको छ :

लाभांशको रकमलाई निकायको आय गणना गर्दा समावेश गर्नु नपर्ने :

१८.(१) ऐनको दफा ५६ को उपदफा (३) को प्रतिबन्धात्मक बाक्यांशको प्रयोजनको लागि कुनै निकायले देहायको कार्यको लागि कुनै हिताधिकारीलाई सो निकायको व्यवसाय संचालनको सिलसिलामा नभै अन्य कारणले मुनाफा बाहेकको लाभांश वितरण गरेमा आय गणना गर्दा समावेश गर्नु पर्नेछैन :-

(क) सो निकायबाट हिताधिकारीलाई उपलब्ध गराइएको सेवा, वा

(ख) हिताधिकारीको प्रयोगको लागि उपलब्ध गराइएको सो निकायको स्वामित्वमा रहेको सम्पत्ति ।

१८(२) उपनियम (१) बमोजिमको अवस्थामा त्यस्तो सेवा वा सम्पत्तिको सम्बन्धमा ह्रास कट्टी लगायत कुनै पनि खर्च कट्टी गर्न पाइने छैन ।

ऐन र नियमालीका उपर्युक्त व्यवस्था अनुसार कुनैपनि निकायले आफ्ना हिताधिकारीलाई नियमावलीको नियम १८ को उपनियम (१) मा उल्लिखित रकम बाहेक मुनाफा बाहेकको अन्य कुनै रकमबाट लाभांश वितरण गरेमा त्यस्तो लाभांश रकमलाई सो निकायको आय गणना गर्दा आयमा समावेश गर्नु पर्दछ ।

ऐन र नियमावलीको उपर्युक्त व्यवस्था बमोजिम कुनै निकायले आफ्नो नाफा नोक्सानमा प्रतिबिम्बित नभएको कुनै मुनाफा वा लाभ वा आयको रकम लाभांशको रूपमा वितरण गरेमा त्यसरी वितरण भएको रकमलाई वितरण भएको आय वर्षको आय गणना गर्दा सो निकायको आयमा समेत समावेश गर्नु पर्दछ । कुनै निकायको नाफा नोक्सानमा प्रतिबिम्बित नभएको मुनाफा वा लाभ वा आयको उल्लेखनीय उदाहरण शेयर प्रिमियम वापत प्राप्त हुने रकमलाई लिन सकिन्छ । कम्पनी ऐन, २०६३ को दफा २९ ले सोही दफामा तोकिएका शर्त पूरा गर्ने कुनै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयको पूर्व स्वीकृति लिई प्रिमियम मूल्यको शेयर जारी गर्न सक्ने व्यवस्था गरेको छ । यसरी प्रिमियम मूल्यमा शेयर बिक्री गर्दा प्राप्त भएको रकममध्ये शेयरको अंकित मूल्य भन्दा बढी भएको रकम प्रिमियम खाता खोली जम्मा गर्नु पर्ने समेत व्यवस्था छ । त्यसैगरी, प्रिमियम खातामा रहेको रकम बोनस शेयर जारी गर्न, अग्राधिकार शेयरको प्रिमियम भुक्तान गर्न, प्रारम्भिक खर्चको शोधभर्ना गर्न र कम्पनीको शेयर जारी गर्दा भएको खर्च व्यहोर्न प्रयोग गर्न सक्ने व्यवस्था समेत रहेको छ । सो व्यवस्था अनुसार प्रिमियम मूल्यको शेयर बिक्री गर्दा प्राप्त भएको रकममध्ये अंकित मूल्य बराबरको रकम शेयर पूंजीमा थप भई दायित्वमा बृद्धि हुने हुँदा सो रकमले शेयर जारी गर्ने कम्पनीको आय वा मुनाफामा कुनै असर गर्दैन । तर शेयर प्रिमियम खातामा आम्दानी बाँधिएको रकममध्ये बोनस शेयर जारी गर्न प्रयोग भएको अवस्थामा ऐनको दफा ५३ (१) (क) बमोजिमको भुक्तानी सरह मानि अन्तिम रूपमा कर कट्टीको विधिले कर लगाउनु पर्दछ । साथै कम्पनीको विगत वर्षका वा प्रारम्भिक खर्च वा ऐनले छुट नपाउने खर्च शोधभर्ना गर्न प्रयोग भएको हदसम्मको रकमलाई जुन आय वर्षमा बोनस शेयर जारी गर्न वा कम्पनीको खर्च शोधभर्ना गर्न प्रयोग भएको हो सोही आय वर्षमा सो कम्पनी वा निकायको आयमा समावेश गर्नु पर्दछ ।

१३.१० स्वामित्व परिवर्तन:

ऐनको दफा ५७ मा निकायको स्वामित्वमा परिवर्तन हुने अवस्था र यसरी स्वामित्व परिवर्तन भएको कारणले आयकर प्रयोजनको लागि सो निकायमा पर्ने असर बारे विशेष व्यवस्था गरिएको छ । कुनै

निकायको विगत तीन वर्ष अधिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सो भन्दा बढी स्वामित्व परिवर्तन भएको अवस्थामा सो निकायको स्वामित्व परिवर्तन हुन्छ। यसरी स्वामित्व परिवर्तन हुने अवस्था श्रृजना भएमा स्वामित्व परिवर्तन हुने निकायलाई मूलतः दुई किसिमको असर पर्न जान्छ।

- सर्वप्रथम सो निकायको साविकमा कायम नगरिएको (Unrealised) पूंजीगत लाभ वा नोकसानीलाई स्वामित्व परिवर्तन भएको समयमा कायम (Realised) गरिन्छ।
- त्यसैगरी पचास प्रतिशत वा सो भन्दा बढी स्वामित्व हासिल गर्ने नयाँ व्यक्तिलाई पुराना व्यक्तिको समयमा भएको कारोवारको कारणले आगामी वर्षमा समायोजन गर्न पाउने रकम (Tax Attributes) लाई समायोजन गर्न बन्देज हुन्छ।

५७(१) कुनै निकायको विगत तीन वर्ष अधिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्व निःसर्ग गरेको मानिनेछ।

१३.१०.१ समयावधिको गणना:

स्वामित्व परिवर्तन भए नभएको जांच गर्न स्वामित्व परिवर्तन भएको समयावधि र स्वामित्व परिवर्तन भएको प्रतिशत दुवै हेर्नु पर्ने हुन्छ। अवधिको हकमा तीन वर्षभित्रको अवधिलाई मात्र गणना गर्नु पर्ने हुन्छ भने स्वामित्वको प्रतिशतको लागि एकै पटक वा पटक पटक गरी तीन वर्षभित्र (Moving - 3 years) परिवर्तन भएको कूल स्वामित्व परिवर्तनलाई गणना गर्नु पर्ने हुन्छ।

निम्न उदाहरणले समयावधिको गणना गर्ने व्यवस्थालाई स्पष्ट गर्छ :-

उदाहरण १३.१०.१ मानौं, “ज” कम्पनीले २०५९ बैशाख १ गते शेयर बाँडफाँड गरेको रहेछ। उक्त कम्पनीमा “क” कम्पनी र “ख” कम्पनीको क्रमशः ३० प्रतिशत र ३५ प्रतिशत शेयर रहेछ। २०६० चैत मसान्तमा “क” कम्पनीले आफ्नो स्वामित्वमा भएको “ज” कम्पनीको सबै ३० प्रतिशत शेयर “ज” कम्पनीलाई बिक्री गरेछ। यसरी स्वामित्व परिवर्तन ३० प्रतिशत मात्र भएकोले ऐनको दफा ५७ आकृष्ट हुँदैन।

२०६१ चैत १५ गते “ख” कम्पनीले पनि आफ्नो स्वामित्वमा भएको “ज” कम्पनीको सबै ३५ प्रतिशत शेयर “ट” कम्पनीलाई बिक्री गरेछ। २०६० चैत मसान्त देखि “क” कम्पनी र “ख” कम्पनीले शेयर बिक्री गरेको अवधि तीन वर्षभित्रै पर्न जान्छ। अर्थात् ३ वर्षभित्र “क” कम्पनीले ३० प्रतिशत र “ख” कम्पनीले ३५ प्रतिशत गरी ६५ प्रतिशत शेयर बिक्री भएकोले निकायको स्वामित्वमा ५० प्रतिशतभन्दा बढी परिवर्तन हुन जाने हुँदा २०६१ चैत १५ गते डाँफे कम्पनी प्रा. लि. को स्वामित्व परिवर्तनको सन्दर्भमा दफा ५७ आकृष्ट हुन्छ।

१३.१०.२ स्वामित्व परिवर्तनको गणना:

कुनै निकायको विगत तीन वर्ष अधिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सो भन्दा

बढी स्वामित्व परिवर्तन सम्बन्धमा स्वामित्वको प्रतिशतको लागि एकै पटक वा पटक पटक गरी तीन वर्षभित्र (Moving-3 years) परिवर्तन भएको कूल स्वामित्व परिवर्तनलाई गणना गर्नु पर्ने हुन्छ । यस व्यवस्थालाई निम्न उदाहरणबाट स्पष्ट गरिएको छ :

उदाहरण १३.१०.२ : मानौं, डाँफे कम्पनी प्रा. लि. भन्ने कम्पनी २०५९ बैशाख २ गते स्थापना भएको रहेछ । सो कम्पनीमा रु. १,००० दरका २,००० थान शेयर पूंजी रहेछ । सो शेयर निम्नानुसारका शेयरधनीले खरीद गरेका रहेछन् :

क्र.सं.	शेयरधनीको नाम	खरीद गरेको शेयर संख्या	
१	“क” कम्पनी	६००	३०.००%
२	“ख” कम्पनी	७००	३५.००%
३	“ग” कम्पनी	६००	३०.००%
४	“श्री क”	१००	५.०००%
	जम्मा	२,०००	१००.००%

मानौ २०६० चैत ३० गते “क” कम्पनीले आफ्नो स्वामित्वमा रहेको सबै ३० प्रतिशत शेयर “ज” कम्पनीलाई बिक्री गरेको रहेछ । डाँफे कम्पनी प्रा.लि. २०५९ बैशाख २ गते मात्र स्थापना भएकोले “क” कम्पनीले मिति २०६० चैत ३० गते बिक्री गरेको ३० प्रतिशत शेयर तीन वर्षको अवधिभित्र ५० प्रतिशतभन्दा कम शेयर स्वामित्व हस्तान्तरण भएकोले यस अवस्थामा दफा ५७ आकर्षित हुँदैन ।

मानौं, २०६१ चैत ३ गते “ख” कम्पनीले आफ्नो स्वामित्वमा रहेको सबै शेयर (३५ प्रतिशत) “भ” कम्पनीलाई बिक्री गरेको रहेछ । “क” कम्पनीले २०६० साल चैत ३० गते आफ्नो स्वामित्वमा रहेको ३० प्रतिशत “ज” कम्पनीलाई बिक्री गरी स्वामित्व हस्तान्तरण गरेको र मिति २०६१ चैत ३ गते “ख” कम्पनीले आफ्नो स्वामित्वमा रहेको सबै शेयर (३५ प्रतिशत) हस्तान्तरण गरेको हुँदा डाँफे कम्पनी प्रा.लि. को तीन वर्षको अवधिभित्रमा कूल ६५ प्रतिशत शेयर स्वामित्वमा परिवर्तन भएकोले यस अवस्थामा दफा ५७ आकर्षित हुन्छ ।

२०६० चैत ३० गते “क” कम्पनीले आफ्नो नियन्त्रणमा रहेको शेयर बिक्री गरेको कारण ३० प्रतिशत स्वामित्व परिवर्तन हुन गएको र २०६१ चैत ३ गते “ख” कम्पनीले आफ्नो नियन्त्रणमा रहेको शेयर बिक्री गरेको कारण ३५ प्रतिशत स्वामित्व परिवर्तन हुन गएको छ । २०६० चैत ३० गतेदेखि २०६१ चैत मसान्तसम्म तीन वर्षको अवधिभित्र नै परेको छ । यो तीन वर्षको अवधिमा “क” कम्पनीले “ज” कम्पनीलाई बिक्री गरेको ६०० शेयर र “ख” कम्पनीले “भ” कम्पनीलाई बिक्री गरेको ७०० शेयरको जम्मा १३०० शेयर कूल २००० शेयरको ६५.००% हुन जान्छ । यसरी २०६० चैत ३० गतेदेखि २०६१ चैत मसान्तसम्म तीन वर्षको अवधिभित्र ५० प्रतिशतभन्दा बढी अर्थात् पैसठ्ठी प्रतिशत स्वामित्वमा परिवर्तन भएकोले दफा ५७ आकर्षित हुन्छ ।

५७(१क) उपदफा (१) मा उल्लेख भए बमोजिमको कुनै निकायको पचास प्रतिशत वा पचास प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तनको गणना गर्ने प्रयोजनको लागि त्यस्तो निकायको देहाय बमोजिमको स्वामित्वलाई मात्र समावेश गरिने छ :-

- (क) कूल स्वामित्वको एक प्रतिशत वा एक प्रतिशतभन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरवालाले ग्रहण गरेको स्वामित्व, र
- (ख) कूल स्वामित्वको एक प्रतिशतभन्दा कम स्वामित्व ग्रहण गर्ने शेयरवालामध्ये त्यस्तो निकायको कूल स्वामित्वको एक प्रतिशतभन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरवालाको सम्बद्ध व्यक्तिले ग्रहण गरेको स्वामित्व ।

पचास प्रतिशत वा सो भन्दा बढी स्वामित्व परिवर्तनको गणना गर्दा निकायको कूल स्वामित्वको एक प्रतिशत वा सो भन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरवालाले ग्रहण गरेको स्वामित्वलाई मात्र गणना गर्नु पर्छ । तर, एक प्रतिशतभन्दा कम स्वामित्व ग्रहण गर्ने शेयरवाला, एक प्रतिशतभन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरवालाको सम्बद्ध व्यक्ति भएमा एक प्रतिशतभन्दा कम भए पनि गणना गर्नु पर्छ । यो व्यवस्थालाई निम्न उदाहरणबाट स्पष्ट गरिएको छ :

उदाहरण १३.१०.३ : मानौं, डाँफे कम्पनी प्रा. लि. भन्ने कम्पनी २०५९ बैशाख २ गते स्थापना भएको रहेछ । सो कम्पनीमा रु. १,००० दरका २,००० थान शेयर पूंजी रहेछ । सो शेयर निम्नानुसारका शेयरधनीले खरीद गरेका रहेछन्:

क्र.सं.	शेयरधनीको नाम	खरीद गरेको शेयर संख्या	
१	“क” कम्पनी	६००	३०.००%
२	“ख” कम्पनी	७००	३५.००%
३	“ग” कम्पनी	६००	३०.००%
४	“श्री क”	५०	२.५०%
५	“श्री ख”	३०	१.५०%
६	“श्रीमती ख”	५	०.२५%
७	“श्री ग”	५	०.२५%
८	“श्री घ”	५	०.२५%
९	“श्री ङ”	५	०.२५%
	जम्मा	२,०००	१००.००%

माथिको उदाहरणमा “श्री ख” र “श्रीमती ख” श्रीमान् श्रीमती रहेछन् भने दफा २ (क न) र दफा २ (ब) अनुसार यी दुवै सम्बद्ध व्यक्ति हुन जान्छन् । यस्तो अवस्थामा “श्रीमती ख” सँग ५ शेयर अर्थात् जम्मा २,००० शेयरको ०.२५ प्रतिशत अर्थात् एक प्रतिशतभन्दा कम स्वामित्व भए तापनि “श्री ख” सँग ३० शेयर अर्थात् १.५ प्रतिशत स्वामित्व भएकोले “श्रीमती ख” ले आफ्नो शेयर वेचेमा सो हस्तान्तरण स्वामित्व परिवर्तनको प्रयोजनको निमित्त गणनामा समावेश गर्नु पर्छ । तर, मानौं, “श्री घ” अन्य शेयरवालसँग सम्बद्ध रहेनछन् भने “श्री घ” ले आफ्नो शेयर वेचेमा उनको स्वामित्वको ५ शेयर कूल स्वामित्वको ०.२५ प्रतिशत अर्थात् एक प्रतिशतभन्दा कम हुने हुँदा स्वामित्व परिवर्तनको गणनामा समावेश गर्नु पर्दैन ।

१३.१०.३ सम्पत्ति र दायित्वको निःसर्ग :

कुनै निकायको तीन वर्षको अवधिमा (Moving - 3 years) पचास प्रतिशत वा सो भन्दा बढी स्वामित्वमा परिवर्तन भएमा उक्त निकायको स्वामित्वमा रहेको सम्पत्ति र वहन गरेको दायित्व निःसर्ग गरेको मानिन्छ । यो व्यवस्थालाई निम्न उदाहरणबाट स्पष्ट गरिएको छ:

उदाहरण १३.१०.४ : मानौं, डाँफे कम्पनी प्रा. लि. को ५० प्रतिशत शेयर स्वामित्व २०६२ चैत १५ गते परिवर्तन भएको रहेछ । सो मितिमा डाँफे कम्पनी प्रा. लि. को निम्नानुसारको सम्पत्ति र दायित्व रहेछ ।

२०६२ चैत १५ गतेको सम्पत्ति र दायित्वको विवरण

पूँजी र दायित्व			सम्पत्ति		
	कितावी मूल्य	बजार मूल्य		कितावी मूल्य	बजार मूल्य
सेयर पूँजी	१,००,००,०००	१,००,००,०००	अन्तिम मौज्दात	५,००,०००	६,००,०००
जगेडा	३०,००,०००	३०,००,०००	ह्रासयोग्य सम्पत्ति क वर्ग	४,००,०००	६,००,०००
अन्य दायित्व	४५,००,०००	४५,००,०००	जग्गा	१,००,००,०००	१,५०,००,०००
			अन्य लगानी	५०,००,०००	४०,००,०००
			नगद मौज्दात	१,००,०००	१,००,०००
			बैंक मौज्दात	१०,००,०००	१०,००,०००
निःसर्गबाट लाभ		४३,५०,०००	विदेशी मुद्रा मौज्दात	५,००,०००	५,५०,०००
जम्मा	१,७५,००,०००	२,१८,५०,०००	जम्मा	१,७५,००,०००	२,१८,५०,०००

२०६२ चैत १५ गते डाँफे कम्पनी प्रा. लि. को दफा ५७ बमोजिम स्वामित्वमा परिवर्तन भएको मानिने अवस्था श्रृजना भएकोले सो दिन सो कम्पनीको स्वामित्वमा रहेको व्यापारिक मौज्दात (Trading stock), ह्रासयोग्य सम्पत्ति (Depreciable assets) तथा व्यवसायिक सम्पत्ति (Land, Investment, Foreign currency A/c) र दायित्वको बजार मूल्यमा निःसर्ग भएको मानि सोको लाभ वा नोक्सानी समेत करयोग्य आयमा समावेश हुन्छ ।

उदाहरण १३.१०.५ : मानौं, दाहाल लिमिटेडको माघ १५ मा कर आधार वासलातको अवस्था निम्नानुसार रहेछ र शेयर स्वामित्वमा ५५ प्रतिशत परिवर्तन भयो। यस्तो अवस्थामा सम्पूर्ण सम्पत्ति तथा दायित्व बजार मूल्य (दफा ४१) मा निःसर्ग भएको मानिन्छ।

पूँजी तथा दायित्व	कर आधार रु.	बजार मूल्य	सम्पत्ति	कर आधार रु.	बजार मूल्य
पूँजी	१००,०००		व्यापारिक मौज्जात	१००,०००	११५,०००
मुनाफा	१००,०००		ह्रासयोग्य सम्पत्ति	१००,०००	९५,०००
दायित्व	१००,०००	१००,०००	व्यवसायिक सम्पत्ति	१००,०००	११०,०००
	३००,०००	१००,०००		३००,०००	३२०,०००

यहाँ

१. ह्रासयोग्य सम्पत्तिको समूहगत गणना गर्दा अन्तिममा बाँकी रहेको ह्रास आधार रु.५,००० खर्च पाउने ह्रास खर्च (Terminal Depreciation) मानिन्छ।
२. व्यवसायिक सम्पत्ति र दायित्वको निःसर्गको खूद लाभ रु. १०,००० दफा ३६ बमोजिम गणना गरी व्यवसायको समावेश हुने रकम (मुनाफा र लाभ) मा समावेश हुन्छ।

उपरोक्तानुसारको सम्पत्ति र दायित्व निःसर्ग गरेको मानिए पश्चात कम्पनीले निम्नानुसार सम्पत्ति र दायित्वको निःसर्गवापत आम्दानी र खर्च यकीन गर्नु पर्छ। सम्पत्ति वा दायित्व निकायसंग हुँदा हुँदै पनि निःसर्ग भएको मानिने हुँदा यस्तो निःसर्गलाई थमौतीसहितको निःसर्ग (Disposal with Retention) भनिन्छ। जुनसुकै सम्पत्ति वा दायित्व निःसर्ग भएमा वा निःसर्ग भएको मानिएमा आयकर प्रयोजनको लागि सो सम्पत्तिको निःसर्गबाट भएको लाभ वा नोक्सानीको गणना गर्नु पर्ने हुन्छ। दफा ४० अनुसार निःसर्ग भएको वा निःसर्ग भएको मानिएको सम्पत्ति वा दायित्वको आम्दानी (Incomings) खर्च (Outgoings) भन्दा बढी भएमा लाभ, खर्च (Outgoings) आम्दानी (Incomings) भन्दा बढी भएमा नोक्सानी मानिन्छ। यो विशेष किसिमको निःसर्ग मानिएको अवस्था भएकोले अर्थात् थमौतीसहितको निःसर्ग भएकोले यसमा निःसर्गको समयसम्म भएका सम्पत्ति वा दायित्व वापतका खर्च (Outgoings) को हिसाव निकायसंग हुने भए तापनि यो निःसर्गबाट वास्तविक आम्दानी नहुने हुँदा कति आम्दानी कायम गर्ने भन्ने प्रयोजनको लागि दफा ४१ मा विशेष व्यवस्था गरिएकोछ।

व्यापारिक मौज्जात : आय गणना गर्दा निकायसंग बाँकी रहेको व्यापारिक मौज्जात (अन्तिम मौज्जात) को बजार मूल्यलाई आयमा समावेश गर्नु पर्छ भने वास्तविक मूल्यलाई आय गणना गर्दा दफा १५ बमोजिम खर्च कट्टी गर्नु पर्छ।

ह्रासयोग्य सम्पत्ति : ह्रासयोग्य सम्पत्तिको निःसर्गबाट भएको लाभ वा नोक्सानीको गणना गर्दा ऐनको अनुसूची २ को दफा ४ बमोजिम गर्नु पर्दछ। निकायसंग बाँकी रहेको प्रत्येक समूहको ह्रासयोग्य सम्पत्तिको बजार मूल्यलाई आम्दानी (Incomings) मानि सो रकमबाट ह्रास कट्टी तालिका बमोजिम समूहमा बाँकी रहेको ह्रास आधार रकम घटाउदा बढी हुन आउने रकम (Balancing Charge) लाई आयको गणना गर्दा आयमा समावेश गर्नुपर्छ वा यदि घटी भएमा सो रकम ह्रास खर्च (Terminal Depreciation) कट्टी पाउँछ।

व्यवसायिक सम्पत्ति : निकायसंग रहेको व्यवसायिक सम्पत्तिको बजार मूल्यलाई आम्दानी (Incomings) र वास्तविक मूल्यलाई खर्च (Outgoings) मान्दा आम्दानी बढी भएमा लाभ, खर्च बढी भएमा नोक्सानी हुन्छ। एउटा व्यवसायिक सम्पत्तिमा लाभ र अर्को व्यवसायिक सम्पत्तिमा नोक्सानी भएमा नोक्सानीलाई लाभमा समायोजन गरी बाँकी खूद लाभ वा खूद नोक्सानी निकाल्नु पर्छ।

दायित्वः निकायले वहन गरेको दायित्व निःसर्ग मानिएको अवस्थामा, दायित्व वहन गर्दाको अवस्थामा कायम भएको बजार मूल्यलाई आम्दानी (Incomings) र निःसर्ग मानिएको समयको बजार मूल्यलाई सो दायित्व वापतको खर्च (Outgoings) मानिन्छ। यस्तो खर्च (Outgoings) भन्दा आम्दानी (Incomings) बढी भएमा लाभ र खर्च बढी भएमा नोक्सानी हुन्छ। व्यवसायिक दायित्वबाट भएको लाभ र नोक्सानीको गणना गरी सके पछि विभिन्न व्यवसायिक दायित्वबाट भएको लाभ र नोक्सानीलाई समायोजन गरी खूद लाभ वा खूद नोक्सानी निकाल्नु पर्छ। यस्तो निःसर्ग पश्चात् सो निकायले पुनः सम्पत्ति वा दायित्वको निःसर्ग गरेमा बजार मूल्य सरह मानिएको आम्दानी वा खर्च अवस्था अनुसार खर्च वा आम्दानी मानि पुनः गणना गरिन्छ।

यसरी निःसर्ग मानिएको अवस्थाको तत्काल मितिमा सो निकायको सम्पत्ति र दायित्वको कर आधार निःसर्गको समयमा रहेको बजार मूल्य हुने हुन्छ। उपर्युक्त व्यवस्थालाई निम्न उदाहरणबाट स्पष्ट गरिएको छ :-

उदाहरण १३.९.६ : मानौं, उदाहरण १३.९.२ मा उल्लिखित डाँफे कम्पनी प्रा. लि. को २०६२ चैत २ गते निम्नानुसारको सम्पत्ति र दायित्व रहेछ ।

पूँजी र दायित्व			सम्पत्ति		
	कितावी मूल्य रु.	कर आधार रु.		कितावी मूल्य रु.	कर आधार रु.
सेयर पूँजी	१,००,००,०००	१,००,००,०००	अन्तिम मौज्दात	५,००,०००	६,००,०००
जगेडा	३०,००,०००	३०,००,०००	ह्रासयोग्य सम्पत्ति क वर्ग	४,००,०००	६,००,०००
अन्य दायित्व	४५,००,०००	४५,००,०००	जग्गा	१,००,००,०००	१,५०,००,०००
			अन्य लगानी	५०,००,०००	४०,००,०००
			नगद मौज्दात	१,००,०००	१,००,०००
			बैंक मौज्दात	१०,००,०००	१०,००,०००
निःसर्गबाट लाभ		४३,५०,०००	विदेशी मुद्रा मौज्दात	५,००,०००	५,५०,०००
जम्मा	१,७५,००,०००	२,१८,५०,०००	जम्मा	१,७५,००,०००	२,१८,५०,०००

उपर्युक्त विवरण अनुसारको सम्पत्ति र दायित्वको निःसर्गवापत निम्नानुसारको रकम आयको गणना गर्दा आयमा समावेश गर्नु पर्छ ।

सम्पत्ति:

व्यापारिक मौज्दात तर्फ अन्तिम मौज्दात मूल्यका निःसर्गको समयमा बजार मूल्य रु. ६,००,००० लाई दफा ७ को उपदफा (२) को खण्ड (ख) बमोजिम आयमा समावेश गर्नु पर्ने हुन्छ भने अन्तिम मौज्दातको लागत (Book Value) रु. ५,००,००० लाई दफा १५ बमोजिम खर्च कट्टी गर्नु पर्छ ।

ह्रासयोग्य सम्पत्ति तर्फ ह्रास कट्टी पछिको बाँकी मूल्य (ह्रास आधार) रु. ४,००,००० र निःसर्गको समयमा बजार मूल्य ६,००,००० भएकोले आम्दानी (Incomings) रु. ६,००,००० बाट सो समूहको बाँकी ह्रास आधार रु. ४,००,००० खर्च (Outgoings) हुने हुँदा सो रकम घटाउदा बाँकी रहने रकम रु. २,००,००० लाई दफा ७ को उपदफा (२) को खण्ड (घ) बमोजिम आयमा समावेश गर्नु पर्ने हुन्छ ।

व्यवसायिक सम्पत्ति तर्फ जग्गा, लगानी, नगद मौज्दात, बैंक मौज्दात, विदेशी मुद्रामा बैंक मौज्दात रहेछ । कम्पनीको लागि यी सबै सम्पत्ति व्यवसायिक सम्पत्ति हुन्छन् । यी सम्पत्तिको बेग्ला बेग्लै लाभ र नोक्सानी गणना गरी जम्मा लाभबाट जम्मा नोक्सानी घटाई खूद लाभ वा खूद नोक्सानी गणना गर्नु पर्छ ।

जग्गा तर्फ वास्तविक मूल्य (Book value) रु. १,००,००,००० र निःसर्गको समयमा बजार मूल्य रु. १,५०,००,००० भएकोले आम्दानी (Incomings) अर्थात बजार मूल्य रु. १,५०,००,००० बाट खर्च (Outgoings) रु. १,००,००,००० घटाउदा हुने लाभ रु. ५०,००,००० जग्गाको निःसर्गबाट लाभ हुन्छ ।

लगानी तर्फ वास्तविक मूल्य (Book value) रु. ५०,००,००० र निःसर्गको समयमा बजार मूल्य रु. ४०,००,००० भएकोले आम्दानी (Incomings) अर्थात बजार मूल्य रु. ४०,००,००० बाट खर्च (Outgoings) रु. ५०,००,००० घटाउदा हुने नोक्सानी रु. १०,००,००० लगानीको निःसर्गबाट नोक्सानी हुन्छ ।

नगद मौज्दात र बैंक मौज्दात तर्फ सदैव Book Value र Market Value समान हुने हुँदा यी सम्पत्तिको लाभ वा नोक्सानी हुँदैन ।

विदेशी मुद्राको बैंक मौज्दात तर्फ वास्तविक मूल्य (Book value) रु. ५,००,००० र निःसर्गको समयमा बजार मूल्य रु. ५,५०,००० भएकोले आम्दानी (Incomings) अर्थात बजार मूल्य रु. ५,५०,००० बाट खर्च (Outgoings) ५००,००० घटाउदा हुने लाभ रु. ५०,००० विदेशी मुद्राको बैंक मौज्दातको निःसर्गबाट लाभ हुन्छ ।

यो उदाहरणमा कम्पनीको व्यवसायिक सम्पत्ति मध्ये जग्गा र विदेशी मुद्राको संचितीमा लाभ र लगानीमा नोक्सानी भएकोले जग्गाको निःसर्गबाट भएको लाभ रु. ५०,००,००० र विदेशी मुद्राको संचितीको निःसर्गबाट भएको लाभ रु. ५०,००० को जम्मा योग ५,०५०,००० बाट लगानीको निःसर्गमा भएको नोक्सानी रु. १०,००,००० घटाई बाँकी रहने रु. ४,०५०,००० व्यवसायिक सम्पत्तिको निःसर्गबाट खूद लाभ हुने हुँदा दफा ७ को उपदफा (२) को खण्ड (ग) बमोजिम आयमा समावेश गर्नु पर्ने हुन्छ ।

दायित्व :

निःसर्ग मानिएको अवस्थामा दायित्व बहन गर्दाको अवस्थामा कायम भएको बजार मूल्यलाई आम्दानी (Incomings) र निःसर्ग मानिएको समयको बजार मूल्यलाई सो दायित्व वापतको खर्च (Outgoings) मानिन्छ । यस्तो खर्च (Outgoings) भन्दा आम्दानी (Incomings) बढी भएमा लाभ र खर्च बढी भएमा नोक्सानी हुन्छ । माथिको उदाहरणमा शेयर पूंजी र कर तिरी सके पश्चातको संचिति दायित्व देखाइएकोमा यी दायित्वको बजार मूल्य र वास्तविक मूल्य सदैव समान हुने हुँदा यी दायित्वको निःसर्गबाट कुनै लाभ हुँदैन । साथै यो उदाहरणमा अन्य दायित्वको बजार मूल्य र वास्तविक मूल्य समान रहेकोले दायित्व तर्फ केहि गरिरहनु पर्दैन । तर, कुनै दायित्वको निःसर्गबाट लाभ वा नोक्सानी भएमा व्यवसायिक सम्पत्तिमा जस्तै लाभको जम्मा

योगबाट नोक्सानीको जम्मा योग रकम घटाई खूद लाभ भएमा दफा ७ को उपदफा (२) को खण्ड (ग) बमोजिम आयमा समावेश गर्नु पर्ने हुन्छ ।

१३.१०.४ समायोजन गर्न नपाउने व्यवस्था:

स्वामित्व परिवर्तन भएको निकायको स्वामित्व परिवर्तन अघि कायम रहेका जिम्मेवारी सार्न पाउने नोक्सानी लगायतका विभिन्न रकम (Tax Attributes) लाई स्वामित्वमा परिवर्तन पछि समायोजन गर्न नपाउने गरी (No deferrals) दफा ५७ को उपदफा (२) द्वारा बन्देज लगाईएकोछ ।

५७(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुनै निकायको स्वामित्व परिवर्तन भएमा त्यस्तो परिवर्तन पछि सो निकायलाई देहायका कार्य गर्न अनुमति दिइने छैन :-

- (क) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायबाट खर्च गरिएका दफा १४ को उपदफा (३) बमोजिम अगाडि सारिएको व्याज कट्टा गर्न,
- (ख) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायलाई हुन गएको नोक्सानी दफा २० बमोजिम कट्टा गर्न,
- (ग) स्वामित्वको परिवर्तनपछि हुन गएको नोक्सानीलाई दफा २० को उपदफा (४) बमोजिम त्यस्तो स्वामित्वको परिवर्तन अघिको कुनै आय वर्षमा पछाडि लैजान,
- (घ) स्वामित्व परिवर्तन हुनुअघि दफा २४ को उपदफा (४) को खण्ड (क) बमोजिम कुनै रकम वा खर्च बापत हिसाब गरेको र स्वामित्वको परिवर्तन पछि सो रकम वा खर्चको दफा २४ को उपदफा (४) बमोजिम सच्चाएकोमा दफा २४ को उपदफा (४) बमोजिम समायोजन गर्न,
- (ङ) स्वामित्वको परिवर्तन हुनुअघि दफा २५ को उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै रकमको हिसाब गरेको र स्वामित्वको परिवर्तनपछि सो रकम प्राप्त गर्ने अधिकार त्याग गरेको वा सो रकम कुनै व्यक्तिको ऋण दाबी भएकोमा त्यस्तो व्यक्तिले उक्त ऋणलाई डुबेको ऋण मानि अपलेखन गरेमा दफा २५ को उपदफा (१) बमोजिम समायोजन गर्न,
- (च) स्वामित्वको परिवर्तन हुनुअघि सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा हुन गएको घाटा स्वामित्वको परिवर्तनपछि सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त आम्दानीमा दफा ३६ बमोजिम घटाउन,
- (छ) स्वामित्व परिवर्तन हुनुअघि दफा ६० को उपदफा (२) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम प्रिमियमको हिसाब गरेकोमा र स्वामित्वको परिवर्तन पछि त्यस्तो प्रिमियम बीमितलाई फिर्ता दिएमा सो बमोजिम खर्च दाबी गर्न, वा
- (ज) स्वामित्व परिवर्तन हुनुअघि विदेशी आयका सम्बन्धमा दाखिला गरेको करलाई दफा ७१ को उपदफा (३) बमोजिम आगामी वर्षमा सार्न ।

कुनै निकायको दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएमा त्यसरी स्वामित्व परिवर्तन हुनु अगाडिका नोक्सानी लगायतका निम्नानुसारका रकम (Tax Attributes) लाई स्वामित्व परिवर्तन पछिका कारोवारको आयकर निर्धारण गर्दा जिम्मेवारी सारेर समायोजन गर्न दफा ५७ को उपदफा (२) ले वन्देज गरेकोछ ।

- यदि स्वामित्व परिवर्तन भएको निकाय दफा १४ को स्पष्टीकरणमा परिभाषित कर छुट पाउने संस्थाद्वारा नियन्त्रित वासिन्दा निकाय रहेछ र नियन्त्रण गर्ने व्यक्तिलाई व्याज भुक्तानी गरेको रहेछ तथा सो व्याज दफा १४ (२) ले तोकेको सीमा भन्दा बढी भई दफा १४ को उपदफा (३) बमोजिम जिम्मेवारी सार्न पाउने रहेछ भने स्वामित्व परिवर्तन भएपश्चात जिम्मेवारी सारेर खर्च दाबी गर्न पाउँदैन ।
- स्वामित्व परिवर्तन हुनुअघि सो निकायलाई भएको नोक्सानी स्वामित्व परिवर्तन भएपश्चात दफा २० बमोजिम जिम्मेवारी सारेर (Carry Forward) कट्टी गर्न पाउँदैन । यदि स्वामित्व परिवर्तन भएको कारणले करयोग्य आय गणना गर्दा नोक्सानी भएमा त्यस्तो नोक्सानी पनि स्वामित्व परिवर्तन भएपश्चातको करयोग्य आय गणना गर्दा घटाउन पाईदैन ।
- स्वामित्व परिवर्तन भएपश्चात भएको नोक्सानीलाई दफा २० को उपदफा (४) बमोजिम विगतका वर्षमा जिम्मेवारी सारेर (Carry Back) कट्टी दाबी गर्न पाउँदैन ।
- एक्रयल आधारमा स्वामित्व परिवर्तन अगाडि आम्दानी वा खर्च लेखेको रकम लाई स्वामित्व परिवर्तन पछि वास्तविक आम्दानी वा खर्च गर्दा भुक्तानी पाउनु पर्ने वा दिनु पर्ने रकममा सटही दरको कारण लगायत जुनसुकै कारणले फरक पर्ने भई सच्याएको अवस्थामा दफा २४ बमोजिम फरक रकमलाई समायोजन गर्न पाउँदैन ।
- एक्रयल आधारमा स्वामित्व परिवर्तन अगाडि प्राप्त गरिएको रकमको लेखा राखिएकोमा स्वामित्व परिवर्तन पछि प्राप्त गर्ने अधिकार छोडेमा तथा ऋण दावीलाई स्वामित्व परिवर्तन पछि हुवेको ऋण मानि अपलेखन गरेमा दफा २५ को उपदफा (१) अनुसार समायोजन गर्न पाउँदैन ।
- स्वामित्व परिवर्तन हुनुअघि सो निकायलाई सम्पत्ति वा दायित्वको निःसर्गबाट भएको नोक्सानी स्वामित्व परिवर्तन भएपश्चात सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने आम्दानीबाट दफा ३६ बमोजिम घटाउन पाउँदैन । यदि स्वामित्व परिवर्तन भएको कारणले सम्पत्ति र दायित्वको निःसर्ग मानि लाभ वा नोक्सानी गणना गर्दा कुनै नोक्सानी भएमा त्यस्तो नोक्सानी पनि स्वामित्व परिवर्तन भएपश्चात घटाउन पाईदैन ।
- स्वामित्व परिवर्तन भएको निकाय सामान्य बीमा व्यवसाय भएमा सो निकायले स्वामित्व परिवर्तन हुनुअघि बीमकको हैसियतमा प्रिमियम भुक्तानी गर्ने गरी हिसाब गरेको रकम स्वामित्व परिवर्तन पछि बीमितलाई फिर्ता दिएमा त्यस्तो प्रिमियम रकम स्वामित्व परिवर्तन पछि करयोग्य आय निर्धारण गर्दा खर्च कट्टी दाबी गर्न पाउँदैन ।

- विदेशी श्रोतको आय हुने निकायको स्वामित्व परिवर्तन भएमा र त्यस्तो निकायले स्वामित्व परिवर्तन हुनु अगाडि लाग्ने भन्दा बढी विदेशमा तिरेको कर स्वामित्व परिवर्तन पछि लाग्ने बैदेशिक करमा मिलान गर्न पाउँदैन ।

१३.१०.५ कर निर्धारण र आय विवरण:

कुनै निकायको स्वामित्व परिवर्तन भएको मानिएको अवस्थामा स्वामित्व परिवर्तन भएको आय वर्षको स्वामित्व परिवर्तन हुनुअघि र पछिको भागलाई बेग्ला बेग्लै आय वर्षको रूपमा मान्नु पर्ने व्यवस्था रहेको र सो सम्बन्धमा ऐनको दफा ५७ को उपदफा (३) मा निम्नानुसारको व्यवस्था रहेको छ :

५७(३) कुनै निकायको स्वामित्वमा कुनै आय वर्षमा उपदफा (१) मा उल्लिखित किसिमले परिवर्तन भएमा सो आय वर्षको स्वामित्व परिवर्तन अघि र पछिको भागहरूलाई छुट्टाछुट्टै आय वर्ष हरूको रूपमा मानिनेछ ।

दफा ५७ बमोजिम कुनै निकायको स्वामित्व परिवर्तन भएमा स्वामित्व परिवर्तन भएको आय वर्षको अघि र पछिको भागलाई बेग्ला बेग्लै आय वर्षको रूपमा मान्नु पर्छ । बेग्ला बेग्लै आय वर्षमान्नु पर्ने अवस्थाले गर्दा जुन मितिमा स्वामित्व परिवर्तन हुन्छ सो मितिभन्दा अगाडिको अवधिको लागि र सो मितिपछिको अवधिको लागि बेग्ला बेग्लै स्वयं कर निर्धारण गरी बेग्ला बेग्लै आय विवरण दिनु पर्छ । स्वामित्व परिवर्तन पछिको आय विवरण तयार पार्दा सम्पत्ति र दायित्वको मूल्यांकन स्वामित्व परिवर्तन भएको समयको बजार मूल्य अनुसार कायम गर्नु पर्छ ।

स्वामित्व परिवर्तन भएको आय वर्षको स्वामित्व परिवर्तन हुनुअघि र पछिको भागलाई बेग्ला बेग्लै आय वर्षको रूपमा मान्नु पर्ने हुँदा आय विवरण दाखिला गर्ने म्याद पनि फरक पर्न जान्छ । जुन मितिमा स्वामित्व परिवर्तन हुन्छ, सो मितिले तीन महिनाभित्र आय विवरण दाखिला गरिसक्नु पर्छ ।

उदाहरण १३.९.७ : मानौं, डाँफे कम्पनी प्रा. लि. भन्ने कम्पनीको २०६१ चैत १५ गते स्वामित्व परिवर्तन भएको रहेछ भने सो कम्पनीले सो मितिले ३ महिनाभित्र अर्थात् २०६२ आषाढ १४ गते भित्र स्वामित्व परिवर्तन अघिको भागको अर्थात् २०६० श्रावण १ गतेदेखि २०६१ चैत १५ गते सम्मको अवधिको आय विवरण दाखिला गर्नु पर्छ । त्यसैगरी २०६१ चैत १६ गतेदेखि २०६२ आषाढ मसान्तसम्मको अवधिको आय विवरण २०६२ आश्विन मसान्तभित्र दाखिला गर्नु पर्छ ।

१३.११ लाभांश कर घटाउन नदिने व्यवस्था

निकायले आफ्ना हिताधिकारीलाई निकायले आर्जन गरेको मुनाफाबाट वितरण गर्न सक्दछ । यस्तो वितरणलाई सामान्यतया: लाभांशको वितरण भनिन्छ । लाभांशको वितरण नगद वा वोनश शेयर वा अन्य कुनै स्वरूपमा गरिन्छ । कहिलेकाँहीं लाभांश कर छल्ने मनसायले निकाय र हिताधिकारीको बीचमा कुनै प्रवन्ध हुन सक्दछ । यस्तो अवस्थामा लाभांश कर तिर्नु पर्ने गरी व्यवस्था गर्नको लागि यस ऐनको दफा ५८ मा निम्नानुसारको व्यवस्था रहेको छ :

५८(१) कुनै निकायले देहायको सबै अवस्थाहरू कायम राखी गरेको प्रबन्धलाई लाभांश कर घटाउन गरेको प्रबन्ध मानिनेछ :-

- (क) सो निकायको संचित, चालू वा अपेक्षित मुनाफा भएमा,
- (ख) हित प्राप्त गर्ने कुनै व्यक्तिले सो निकायको कुनै हित प्राप्त गर्छ र सो हित प्राप्तकर्ता वा निजको सम्बद्ध व्यक्तिले सो निकायको हालको वा साबिकको हिताधिकारीलाई वा निजको सम्बद्ध व्यक्तिलाई हित प्राप्तिसंग सम्बन्धित भए वा नभएपनि र हित प्राप्तिको समयमा भुक्तानी भए वा नभएपनि कुनै भुक्तानी गरेकोमा,
- (ग) सो भुक्तानी पूर्ण वा आंशिकरूपमा निकायको मुनाफामा प्रतिबिम्बित भएमा, र
- (घ) सो निकायले सो हित प्राप्तकर्तालाई लाभांश वितरण गरेकोमा र सो लाभांशले पूर्ण वा आंशिक रूपले सो मुनाफालाई समावेश गरेमा ।

५८(२) उपदफा (१) बमोजिम गरिएको लाभांश कर घटाउने प्रबन्ध अन्तर्गत कुनै निकायबाट लाभांश वितरण गरिएकोमा सो प्रबन्धलाई देहाय सरह भएको मानिनेछ:-

- (क) हित प्राप्तकर्ता वा निजको सम्बद्ध व्यक्तिले गरेको भुक्तानीलाई सो व्यक्तिले गरेको भुक्तानी नमानि सो निकायले खण्ड (ख) मा उल्लिखित साबिक वा हालको हिताधिकारीलाई लाभांश वितरण गरेसरह मानिनेछ ।

माथि उल्लेख गरिएको ऐनको दफा सबै नै लागू हुने अवस्था रहेमा लाभांशको अपचलन भएको मानि लाभांश कर असुल उपर गरिन्छ । उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १३.११.१: मानौं, डाँफे कम्पनी प्रा.लि. नेपालको बासिन्दा व्यक्ति रहेछ । उक्त कम्पनीको शतप्रतिशत शेयर Donald Inc. भन्ने एक गैर बासिन्दा कम्पनीले खरीद गरेको रहेछ । डाँफे कम्पनी प्रा.लि.ले हरेक वर्ष मुनाफा आर्जन गर्दै आएको छ । यसरी आर्जित मुनाफालाई उक्त कम्पनीले आफ्ना हिताधिकारी Donald Inc. लाई वितरण नगरी सञ्चित गरिरहेको रहेछ । मानौं, उक्त संचित मुनाफा रकम रु. १ लाख पुगेको रहेछ । स्काई कम्पनी प्रा.लि. नेपालमा स्थापना भएको अर्को कम्पनी रहेछ । उक्त कम्पनीले Donald Inc. बाट डाँफे कम्पनी प्रा.लि.को सम्पूर्ण शेयर रु. १ लाख ६० हजारमा खरीद गरेको रहेछ । स्काई कम्पनी प्रा.लि.ले डाँफे कम्पनी प्रा.लि.को शेयर खरीद गरी सके पश्चात डाँफे कम्पनी प्रा.लि.ले रु ७० हजारको लाभांश वितरण गर्ने घोषणा गरेको रहेछ ।

यस अवस्थामा स्काई कम्पनी प्रा.लि.ले Donald Inc. लाई शेयर विक्री वापत भुक्तानी मध्येको रु. १ लाखसम्मको वितरण मध्येको हाल वितरित रु.७० हजारलाई स्काई कम्पनी प्रा.लि.ले पाएको लाभांश नमानि डाँफे कम्पनी प्रा.लि. बाट Donald Inc. लाई भुक्तानी गरेको वितरण मानिन्छ । मानौ वितरण गरेको वर्ष बासिन्दा शेयरधनीलाई लाभांशमा ५ प्रतिशत र शेयर विक्री गरेको Donald Inc. लाई सो शेयर हस्तान्तरण गरेको वर्षको दरले गणना गर्दा सो वर्ष गैर बासिन्दालाई १० प्रतिशत कर लाग्ने व्यवस्था रहेछ भने त्यस्तो अवस्थामा सो लाभांश स्काई कम्पनीले प्राप्त गर्दा डोनाल्ड इन्कको दरले १० प्रतिशत कट्टा गर्नु पर्दथ्यो । Donald Inc. लाई वितरण मानिएकाले सो वास्तवमा वितरण भएको वर्षमा कर भुक्तानी गर्दा दफा ११९ बमोजिम व्याज समेत लाग्दछ ।

(ख) सो निकायबाट हित प्राप्तकर्तालाई वितरण गरिएको लाभांश खण्ड (क) मा उल्लिखित लाभांशबाट सो भुक्तानी भनिएको रकम घटाई हुन आउने रकम बराबर भएको मानिनेछ ।

माथि उल्लेख गरिएको उदाहरणमा स्काई कम्पनीले व्यवसाय गरी कमाएको मुनाफा सहित कुनै वर्षमा गएर रु.१ लाख १० हजार लाभांश भुक्तानी गरेको भएमा लाभांश फरक रु.१ लाखसम्ममा Donald Inc. ले डाँफे कम्पनी प्रा.लि.बाट लाभांश वापत प्राप्त गरेको र बाँकी रु.१० हजारमात्र स्काई कम्पनीले लाभांश पाएको मानिन्थ्यो जवकी सबै लाभांश स्काई कम्पनीले नै प्राप्त गर्दछ ।

१३.१२ लाभांशमा लाग्ने करको दर एवं छुट तथा सुविधा:

१३.१२.१ लाभांशमा लाग्ने करको दर:

ऐनको दफा ८८ को उपदफा (२) को खण्ड (क) बमोजिम बासिन्दा कम्पनी तथा साभेदारी फर्मले भुक्तानी गर्ने लाभांशमा ५% प्रतिशतका दरले कर कट्टी गर्नु पर्ने व्यवस्था रहेको छ । दफा ९२ को उपदफा (१) को खण्ड (क) मा यस्तो भुक्तानीलाई अन्तिमरूपमा करकट्टी हुने भुक्तानी मानिएको छ । अर्थात यसरी कर कट्टी पछि प्राप्त हुने भुक्तानीलाई आयमा समावेश गर्नु पर्दैन । गैर बासिन्दा व्यक्तिले भुक्तान गरेको लाभांश आयलाई व्यवसाय वा लगानीको आयमा समावेश गरी सामान्य दरले कर लाग्दछ । यसरी गैर बासिन्दा व्यक्तिले भुक्तान गरेको लाभांश आयमा सो देशको कानुन

बमोजिम तिरेको कर भने लाभांश प्राप्त गर्ने व्यक्तिले आफ्नो कर दायित्वमा वैदेशिक कर मिलान गरी समायोजन गर्न सक्दछन्। तर, यसरी वैदेशिक कर मिलान गर्दा नेपालको औसत करको दर भन्दा बढी भने सो वर्ष मिलान गर्न पाईने छैन। यसरी मिलान गरी बाँकी रहेको कर रकम भने आगामी वर्षमा सारी त्यस्तो कर दायित्वसंग समायोजन गर्न सकिन्छ। वैदेशिक कर मिलान सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद १४ मा बिस्तृत व्याख्या गरिएको छ।

ऐनको दफा ६८ को उपदफा (४) बमोजिम गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले कुनै आय वर्षमा विदेश पठाएको आय सो विदेशी स्थायी संस्थापनले सो वर्षमा वितरण गरेको लाभांश रकम बराबर हुनेछ। त्यस्तै अनुसूची १ को दफा २ को उपदफा (६) बमोजिम गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा पाँच प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ।

१३.१२.२ छुट तथा सुविधा:

ऐनको दफा ११ को उपदफा (२) बमोजिम संचालनमा रहेको सहकारी ऐन, २०४८ बमोजिम दर्ता भई संचालन भएको कृषि वा वन पैदावारमा आधारित सहकारी संस्था तथा ग्रामिण समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था वा संघको आयमा कर लाग्ने छैन। यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत कर लाग्ने छैन।

ऐनको दफा ११ को उपदफा (३क) को खण्ड (ग) बमोजिम विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांशमा कारोवार संचालन शुरु गरेको मितिले ५ वर्षसम्म शतप्रतिशत कर नलाग्ने अर्थात् लाभांश भुक्तानी गर्दा श्रोतमा कर कट्टी गर्न नपर्ने एवं छैठौं, सातौं तथा आठौं वर्षमा लाग्ने करको ५०% (अर्थात् २.५%) ले र नवौं वर्ष देखि सामान्य दर (अर्थात् ५%) ले कर लाग्छ।

अन्तर्राष्ट्रिय कर एवं वैदेशिक कर मिलान (International Taxation and Foreign Tax Adjustment)

१४.१ आयकर ऐन, २०५८ ले कुनै गैर वासिन्दा व्यक्तिले नेपालमा रोजगारी, व्यवसाय वा लगानीमा संलग्न रही आय आर्जन गरेको वा भुक्तानी प्राप्त गरेको छ भने त्यसरी प्राप्त भएको आय तथा भुक्तानीमा आयको श्रोतको आधार (Source Basis) मा नेपालमा कर लाग्ने व्यवस्था गरेको छ। नेपालको वासिन्दाले नेपाल बाहिर आय आर्जन वा भुक्तानी प्राप्त गरेको छ भने त्यसरी आर्जित आय तथा प्राप्त भुक्तानीमा पनि वासिन्दाको आधार (Residence Basis) मा नेपालमा कर लाग्दछ। नेपालका वासिन्दा व्यक्तिले अन्य देशमा गरेको आय आर्जन तथा गैर वासिन्दाको नेपालमा स्रोत भएको आय, भुक्तानीमा लाग्ने कर अन्तर्राष्ट्रिय करको दायरा अन्तर्गत पर्दछ। नेपालको वासिन्दा व्यक्तिले नेपाल बाहेकका अन्य देशमा सेवा, रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभ आदि बाट आय आर्जन गर्ने कार्यमा संलग्न भै आय आर्जन गरेको छ भने त्यसरी आय आर्जन गरेको आयलाई नेपालमा भएको आय साथ समावेश गरी सोही अनुसार कर तिर्नु पर्दछ। त्यस्तै नेपाल बाहिरका गैर वासिन्दा व्यक्तिले नेपालमा रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट आय आर्जन गरेको छ भने नेपालमा स्रोत भएका आयमा आयकर तिर्नु पर्ने व्यवस्था आयकर ऐनले गरेको छ। गैर वासिन्दा व्यक्तिले नेपालमा आर्जन गरेको तथा नेपाली वासिन्दा व्यक्तिले नेपाल बाहेकका देशमा आर्जन गरेको आयमा तिर्नु पर्ने कर तथा त्यस सम्बन्धी विभिन्न व्यवस्था यस परिच्छेदमा प्रस्तुत गरिएको छ। अन्तर्राष्ट्रिय करको सन्दर्भमा विदेशी स्थायी संस्थापन, नियन्त्रित विदेशी निकाय, वैदेशिक कर मिलान सम्बन्धी प्रावधानलाई यस परिच्छेदमा स्पष्ट पारिएको छ।

१४.२ विदेशी स्थायी संस्थापन (Foreign Permanent Establishment)

सामान्यतया: स्थायी संस्थापन भन्नाले व्यवसाय गर्ने स्थानलाई बुझाउँछ। ऐनको दफा २ को खण्ड (क द) मा स्थायी संस्थापनलाई निम्नानुसार परिभाषित गरिएको छ :-

२(क द) “स्थायी संस्थापन” भन्नाले कुनै व्यक्तिले पूर्ण वा आंशिकरूपमा व्यवसाय संचालन गर्ने स्थान सम्भन्नु पर्छ र सो शब्दले देहायका स्थान समेतलाई जनाउँछ :-

- (१) व्यवसाय संचालन गर्ने सामान्य क्रममा स्वतन्त्र हैसियतले कार्य गर्ने साधारण एजेण्ट बाहेक कुनै एजेण्ट मार्फत कुनै व्यक्तिले पूर्ण वा आंशिकरूपमा व्यवसाय गर्ने स्थान,
- (२) कुनै व्यक्तिको मुख्य उपकरण वा मुख्य मेशिनरी रहेको वा प्रयोग गरेको वा जडान गरेको स्थान,
- (३) कुनै बाह्र महिनाको अवधिमा एकै पटक वा पटक-पटक गरी नब्बे दिनभन्दा बढी कुनै व्यक्तिले कर्मचारी मार्फत वा अन्य प्रकारले प्राविधिक, व्यवसायिक वा परामर्श सेवा प्रदान गरेको कुनै देशको एक वा एकभन्दा बढी स्थान, वा

- (४) कुनै व्यक्तिले नब्बे दिन वा सोभन्दा बढी समयसम्म निर्माण गर्ने, जडान गर्ने वा स्थापना गर्ने आयोजनामा संलग्न रहेको स्थान तथा सो आयोजनाको सुपरिवेक्षण सम्बन्धी क्रियाकलापहरू संचालन गरेको स्थान ।

व्यक्तिले आफ्नो व्यवसाय संचालन गर्ने स्थान (Fixed Place) लाई स्थायी संस्थापन (Permanent Establishment) भनिन्छ । स्थायी संस्थापनको कर व्यवहारका लागि विदेशी स्थायी संस्थापनको रूपमा हेरिनु पर्दछ । विदेशी व्यक्तिका लागि निम्न अवस्थामा कारोवार गर्ने स्थान विदेशी स्थायी संस्थापनको रूपमा रहन्छ :

- **व्यवसाय गर्ने स्थान (Fixed Place) :** गैर वासिन्दाले नेपालमा व्यवसाय संचालन गर्ने गरी जुनसुकै प्रकारले स्थापना गरेको संरचना स्थायी संस्थापन हो । यस्तो संरचनामा शाखा, फ्याक्ट्री, वर्कसप, व्यवस्थापन स्थल, तेल कुवा, खानी, ग्यांस कुवा, कृषि वा वनस्पति फार्म, आदि पर्दछन् । गैर वासिन्दाको नेपालमा रहेको व्यवसाय गर्ने स्थान (Fixed Place) बाट गरिएको व्यवसाय स्थायी संस्थापन हुन उसको बसाई अवाधि गणना गर्नु पर्दैन ।

उदाहरण १४.२.१: मानौं, American Sport Inc. ले आफ्नो सामान नेपालमा बिक्री बितरण गर्ने उद्देश्यले दरवारमार्गमा शाखा कार्यालय खोलेको रहेछ । आयकर ऐन, २०५८ मा निकाय वा प्राकृतिक व्यक्तिलाई कर लाग्ने व्यवस्था गरिएता पनि गैर वासिन्दाको शाखामात्र भएपनि स्थायी संस्थापनको रूपमा कर लाग्दछ ।

स्थान प्रधान रहेको अवस्थामा सो संरचना कति दिन नेपालमा प्रभावकारी रह्यो गणना गरिरहन पर्दैन ।

माथि उल्लेख गरिएका Fixed Place Based स्थायी संस्थापन बाहेक निम्न कार्यमा संलग्न रहेका गैर वासिन्दा समेत नेपालमा स्थायी संस्थापन रहेको मानिन्छ ।

- **एजेन्सी स्थायी संस्थापन (Agency PE) :** व्यवसाय संचालन गर्ने सामान्य क्रममा स्वतन्त्र हैसियतले कार्य गर्ने साधारण एजेण्ट बाहेक कुनै एजेण्ट मार्फत कुनै व्यक्तिको पूर्ण वा आंशिकरूपमा व्यवसाय गर्ने स्थान नेपालमा भएमा सो एजेण्टमार्फत गरिएको कामको स्थान स्थायी संस्थापन हो । स्वतन्त्र एजेण्टले गरेको काम भने स्थायी संस्थापन मानिदैन । अन्तर्राष्ट्रिय व्यवसायमा सो विदेशीले कुनै करार गर्न अधिकार दिएको स्थानीय एजेण्टले सो अधिकार सामान्य स्वरूपमा नै आफ्नो Principal को नाममा करार गरी प्रयोग गर्ने गरेको अवस्थामा त्यस्तो एजेन्सी स्वतन्त्र हैसियत बाहेकको एजेण्ट (Dependent Agent) मानिन्छ ।

उदाहरण १४.२.२: मानौं, American Sport Inc. ले आफ्नो सामान नेपालमा बिक्री बितरण गर्ने उद्देश्यले नेपालको बासिन्दा Amco Sports Pvt. Ltd. लाई बितरक नियुक्त गरेको रहेछ र Amco Sports Pvt. Ltd. ले आफ्नो सामान सो अमेरिकी कम्पनीबाट आयात गरी आफ्नै जोखिम र दर विश्लेषणमा आफै दर निर्धारण गरी सामान बिक्री गर्ने गरेको छ। बिक्रीका लागि नेपालमा आयात गरिएको सो सामानमा अमेरिकी कम्पनीको स्वामित्व, बिक्री मूल्य वा सम्भाव्य ग्राहकका सम्बन्धमा कुनै प्रतिबन्ध वा विशेष सहयोग हुँदैन, केवल सो अमेरिकी कम्पनीले नेपालमा सामान पठाउदा Amco Sports Pvt. Ltd. मार्फत पठाइ दिन्छ। यस्तो अवस्थामा Amco Sports Pvt. Ltd. को व्यवसायमा अमेरिकी कम्पनीको सहयोग देखिएता पनि आफ्नो कारोवार संचालनमा पूर्णरूपमा स्वतन्त्र भएकाले सामान्य आयातकर्ता मात्र हो। यस अवस्थामा Amco Sports Pvt. Ltd. अमेरिकी कम्पनीको नेपाली स्थायी संस्थापन होइन।

सोही उदाहरणमा Amco Sports Pvt. Ltd. ले गर्ने बिक्रीको दर अमेरिकी कम्पनीले तोक्ने र नाफा घाटा अमेरिकी कम्पनीले व्यहोर्ने गरी कारोवार गर्ने एजेन्सी Dependent Agent को रूपमा स्थायी संस्थापन मानिन्छ। Dependent Agent हुन घोषणा वा कागजात भन्दा पनि व्यवहार प्रधान हुन्छ। Dependent Agent ले आफ्नो मूल कम्पनीको स्थायी संस्थापनको कारोवार र सो कारोवारबाट आफूले पाउने कमिशन वा अन्य प्रकारको प्रतिफल सहितको आफ्नो कारोवारको वेगलावेग्लै आय विवरण बुझाउनु पर्दछ।

- **सेवा प्रदान गर्ने स्थायी संस्थापन (Service PE) :** गैर वासिन्दा व्यक्तिले नेपालमा सेवा प्रदान गर्ने गरेकोमा आय वर्षको केहि अवधि आफ्ना कर्मचारी पठाई वा अन्य प्रतिनिधीद्वारा सेवा प्रदान गरेको हुन सक्तछ। कर्मचारी वा प्रतिनिधी पठाएको अवस्थामा सामान बिक्री वा उत्पादन जस्तो तोकिएको एकै आधार खडा भई व्यवसाय संचालन भएको पनि देखिदैन। तर गैर वासिन्दाले आफ्नै कर्मचारी पठाई वा अन्य प्रतिनिधित्वको तरिकाबाट नेपालमा सेवा व्यवसाय (प्राविधिक, व्यवसायिक वा परामर्श सेवा वा त्यस्तै प्रकारका सेवा) गरेको अवस्थामा निज कर्मचारी वा प्रतिनिधीको बसाई जम्मा अवधि हरेक बसाई रहेका दिनको विगत १२ महिनाको अवधिको ९० दिन (90 days stay in moving 365 days) पुगेमा सो बसाईको आधारमा सेवा प्रदान गर्ने व्यक्ति स्थायी संस्थापन हुन्छ।

उदाहरण १४.२.३: मानौं, American Sport Inc. ले नेपालमा खेलकूदको अन्तर्राष्ट्रिय अवसर सम्बन्धी अनुसन्धानको काम पाएको रहेछ। उसले सो काम सम्पन्न गर्न २ कर्मचारी पठाई जनवरी १ देखि ३५ दिन काम गरेछन्। पुनः बाँकी काम सम्पन्न गर्न जुलाईमा ३० दिन र डिसेम्बरमा ६० दिन २ जना कर्मचारी नेपालमा बसी काम गरेका रहेछन्। American Sport Inc. को कर्मचारीले काम सम्पन्न गर्न नेपाल बसाई विगत १२ महिनाको अवधिको ९० दिन (90 days stay in moving 365 days) पुगेकाले सो American Sport Inc. स्थायी संस्थापन भएको मानिन्छ।

- **निर्माण र जडान सम्बन्धी स्थायी संस्थापन (Construction PE) :** गैर वासिन्दा व्यक्तिले नेपालमा कुनै निर्माण, जडान वा स्थापना गर्ने सम्बन्धी काम गरेको वा सोसंग

अनुसांगिक सेवा प्रदान गरेको अवस्थामा सो निर्माण, जडान वा स्थापना गर्ने स्थानमा सो गैर वासिन्दाको उपस्थिति निरन्तर ९० दिन वा सोभन्दा बढी भएमा सो निर्माण, जडान वा स्थापना स्थान नै स्थायी संस्थापन हुन्छ ।

उदाहरण १४.२.४: मानौं, Singapore Construction Company ले मेलम्ची आयोजनाको टनेलको लेदो सुकाउने कार्यका लागि १०० दिनको कार्यदिश पाएछ । उक्त कम्पनीले आफ्नो कार्य सम्पादन गर्न ५ जना कर्मचारी पठाएको रहेछ र ती कर्मचारीले तोकिएको कार्य ९५ दिनभित्र सम्पन्न गरेका रहेछन् । यस अवस्थामा Singapore Construcion Company ले नेपालमा लगातार ९० दिन भन्दा बढी संलग्न रही कार्य सम्पादन गरेकोले स्थायी संस्थापन मानिन्छ ।

कुनै व्यक्तिले आफू वासिन्दा रहेको देश बाहेकका अन्य देशमा माथि उल्लिखित अवस्था बमोजिम पूर्ण वा आंशिकरूपमा व्यवसाय संचालन गर्ने स्थानलाई विदेशी स्थायी संस्थापन भनिन्छ । वासिन्दा व्यक्तिले अर्को देशमा कार्यालय, कारखाना, गोदाम, बिक्री कक्ष वा प्रभावकारी व्यवस्थापनको माध्यमबाट अर्को देशमा व्यवसाय संचालन गर्न सक्दछन ।

१४.२.१ विदेशी स्थायी संस्थापनको करयोग्य आय

विदेशी स्थायी संस्थापनको करयोग्य आयमा वासिन्दा कम्पनी सरहको कर्पोरेट कर लाग्दछ । त्यस्ता स्थायी संस्थापन र मूल कम्पनीबीच सम्पत्तिवापतका खर्च, शिरस्थ खर्च, आय तथा दायित्वको बाँडफाँड गर्ने तरिका सम्बन्धी तरिका निर्धारण भएको हुनु पर्दछ । यस खण्डका स्थायी संस्थापनको मुनाफा र लाभ गणना गर्न आवश्यक पर्ने केहि आधारबारे विश्लेषण गरिएको छ ।

- **स्वतन्त्र निकाय (Separate entity) :** विदेशी स्थायी संस्थापन कर प्रयोजनका लागि मूल कम्पनीभन्दा स्वतन्त्र निकाय मानिन्छ ।
- **पूँजी लगानी (Capital investments) :** स्थायी संस्थापनमा लगानी गरेको रकमलाई सो संस्थापनको पूँजी सरह कर व्यवहार गरिन्छ । तर संस्थापनमा मूल कम्पनी वा सम्बद्ध व्यक्तिले ऋण लगानी गरेको अवस्थामा सो ऋणलाई मूल कम्पनीको संस्थापनमा भएको लगानी सरह व्यवहार गरिन्छ । तर त्यस्तो ऋण Arm's Length अवधारणा अनुसार अन्य तेश्रो पक्षसँग लिएको भए हुन सक्नेसम्मको शर्तमा भएमा भने ऋण रकमको नै व्यवहार गरिन्छ । आर्मलेन्थ अवधारणा बमोजिमको ऋण नै भए तापनि मूल कम्पनीको कूल सम्पत्ति र पूँजीको अनुपातभन्दा कम अनुपातमा पूँजी लगानी गरेको भए सो ऋणलाई पूँजी सरह व्यवहार गरी बाँकी रकमलाई मात्र ऋण मानिन्छ । तर व्याजका सम्बन्धमा भने दफा १४(२) बमोजिम हुन्छ ।
- **सम्पत्तिको बाँडफाँड (Allocation of assets) :** संस्थापनको आर्थिक अधिकारमा रहेका सम्पत्ति (Economic Ownership) वापतको खर्च (ह्रास, नोक्सानी, खर्च) संस्थापनको हुन्छ ।

- **खर्चको बाँडफाँड (Allocation of expense)** : संस्थापनको कारोवारमामात्र लागेका खर्च संस्थापनको खर्च मानिन्छ । तर मूल कम्पनीले गरेका अप्रत्यक्ष खर्च मध्ये दफा ३३ बमोजिम बाँडफाँड भएको हदसम्मको खर्च संस्थापनको खर्च मानिन्छ ।
- **आयको बाँडफाँड (Allocation of income)** : संस्थापनको कारोवारबाट भएका आय संस्थापनको आय मानिन्छ । तर मूल कम्पनीले संस्थापनबाट प्राप्त गरेका वा गर्नु पर्ने आय बाँडफाँड गरी सो हदसम्मको आय संस्थापनको आय मानिन्छ ।
- **मूल्य हस्तान्तरण (Transfer Pricing)** : मूल कम्पनी वा सम्बद्ध व्यक्तिसँग संस्थापनबाट कारोवार भएको (खरीद, हस्तान्तरण वा भुक्तानी) आर्म लेन्थ अवधारणा बमोजिमको हुनु पर्दछ । आर्म लेन्थमा भएका कारोवार भए तापनि मूल कम्पनीसँगका स्वतन्त्र कारोवारमा अन्य व्यक्तिसँगका कारोवार सरह भुक्तानीमा कर कट्टी लगायतका कर व्यवहार हुन्छ ।
- **एजेन्सी संस्थापन (Agency PE)** : एजेन्सीमार्फत कारोवार गरेका कारण सिर्जना भएको संस्थापनमा सो एजेन्टको आफ्नो कारोवार र संस्थापनको कारोवारलाई छुट्टाछुट्टै व्यक्ति मानिनेछ । एजेन्टको संस्थापन मानिने कारोवारमा माथि उल्लेख भएका सबै अवधारणा लागू हुन्छन् ।

माथिका अवधारणाका आधारमा विदेशी स्थायी संस्थापनको व्यवसायको करयोग्य आय निर्धारण गरिन्छ र त्यस्तो करयोग्य आयमा अनुसूची १ बमोजिमको करको दर लागू हुन्छ ।

ऐनको दफा ६८ मा विदेशी स्थायी संस्थापनको आयमा लाग्ने कर वा त्यस्ता निकायले विदेश पठाएको आयमा लाग्ने करका सम्बन्धमा उल्लेख गरेको छ । ऐनको दफा ६८ मा विदेशी स्थायी संस्थापनसँग सम्बन्धित विभिन्न पक्षको सम्बन्धमा निम्नानुसारको व्यवस्था गरिएको छ ।

६८(१) दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनका अन्य व्यवस्थाको अधीनमा रही गैर बासिन्दा व्यक्तिको नेपालस्थित कुनै विदेशी स्थायी संस्थापनको आयमा लाग्ने कर दाखिला गर्ने जिम्मेवारी सोही संस्थापनको हुनेछ ।

ऐनको दफा ३ मा आयकर लगाउने निम्नानुसारको आधार प्रस्तुत गरिएको छ:

- (क) कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति,
- (ख) दफा ६८ को उपदफा (३) र (४) बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैर-बासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र
- (ग) कुनै आय वर्षमा अन्तिमरूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति ।

उपर्युक्त अनुसार खण्ड (क) को व्यक्तिको आय नेपालको श्रोत भएको वा विदेशमा श्रोत भएको वा दुवै देशमा श्रोत भएको आयमा कर लाग्दछ भने खण्ड (ख) र (ग) को व्यवस्थामा नेपालमा श्रोत भएको आयमा मात्र कर लाग्ने व्यवस्था भएको छ । ऐनको दफा ३ को खण्ड (क) अनुसारको आय नेपालमा श्रोत भएको वा नभएको जुन किसिमको भएपनि नेपालको वासिन्दा व्यक्तिले आर्जन गरेको छ भने त्यस आयमा नेपालमा कर तिर्नु पर्ने व्यवस्था छ ।

नेपालको कुनै वासिन्दा व्यक्तिले विदेशमा आर्जन गरेको आयमा आय आर्जन गरेको देशमा समेत कर तिर्नु पर्ने र उक्त आयमा नेपालमा पनि कर लाग्ने हुँदा दाहोरो कर लाग्न जाने अवस्था नहोस् भन्ने उद्देश्यले दफा ७१ मा वैदेशिक कर मिलान गर्ने सम्बन्धमा व्यवस्था गरेको छ ।

गैर बासिन्दा व्यक्तिको नेपालस्थित कुनै विदेशी स्थायी संस्थापनको सम्बन्धमा त्यस्तो व्यक्तिले शाखा, कार्यालय, बिक्री कक्ष, व्यापारिक गोदाम, निर्माण साइट आदिको माध्यमबाट नेपालमा व्यवसाय संचालन गरेमा त्यस्तो व्यवसायबाट भएको आयमा कर असुलीको लागि व्यक्तिको स्थायी संस्थापन नै जिम्मेवार रहन्छ । विदेशी स्थायी संस्थापनले नेपालमा संचालन गरेको कारोवारको हदसम्मको आयमा नेपालमा कर लाग्दछ । ऐनको यस व्यवस्थाले विदेशी स्थायी संस्थापनले नेपालमा गरेको कारोवारबाट भएको आयको कर तिर्ने दायित्व सोही विदेशी स्थायी संस्थापनमा निहित गरिएको छ । यस सम्बन्धी प्रावधान तलको उदाहरणबाट खुलाईएको छ ।

उदाहरण १४.२.५: मानौं, स्पेनको Dare Devil Inc. साहसिक कार्यद्वारा मनोरञ्जन गराउने कम्पनी रहेछ । उक्त कम्पनीले नेपालमा शाखा संचालन गरी नेपाली तथा नेपालमा आउने विदेशी पर्यटकलाई Sky Jump गराई मनोरञ्जन उपलब्ध गराउँदै आएको रहेछ । आर्थिक वर्ष २०६४/६५ मा Dare Devil Inc. कम्पनीको नेपालको शाखाले रु. १ करोड करयोग्य आय प्राप्त गरेको रहेछ । Dare Devil Inc. कम्पनी विदेशी निकाय भएको र त्यसले शाखाद्वारा नेपालमा कार्य संचालन गरेकोले उक्त शाखा नेपालको आयकर ऐन अनुसार विदेशी स्थायी संस्थापन हुन्छ । आ.व.२०६४/६५ मा भएको करयोग्य आयमा कर तिर्ने दायित्व स्पेन स्थित Dare Devil Inc. को नभई नेपालमा अवस्थित शाखा अर्थात् विदेशी स्थायी संस्थापनको हुन्छ । Dare Devil Inc. कम्पनीको नेपालको शाखाले उक्त आयमा प्रचलित कर्पोरेट दर अनुसार कर तिर्नु पर्दछ । यसको अतिरिक्त Dare Devil Inc. ले स्पेनमा पठाएको आयमा समेत विदेश पठाएको आयमा लाग्ने कर दाखिला गर्ने दायित्व समेत नेपालस्थित Dare Devil Inc. को शाखा कार्यालय अर्थात् विदेशी स्थायी संस्थापन को हुन्छ ।

६८(२) विदेशी स्थायी संस्थापनको आयबाट दफा ६९ बमोजिम सो संस्थापनको स्वामित्व भएको व्यक्तिको आय छुट्याउनु पर्नेछ ।

ऐनले दफा ६९ मा नियन्त्रित विदेशी निकायको आयमा लाग्ने करका सम्बन्धमा व्यवस्था गरेको छ । नेपालको वासिन्दा व्यक्तिको विदेशस्थित कुनै निकायमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा हित रहेको र आफै वा सम्बद्ध व्यक्ति समूह मार्फत नियन्त्रण कायम गरेको रहेछ भने त्यस्तो निकाय नियन्त्रित विदेशी निकाय हुन्छ । सोही दफाले नियन्त्रित विदेशी निकायको करयोग्य आय गणना गर्दा सो निकायलाई वासिन्दा निकाय भए सरह मानि आय गणना गर्न सक्ने व्यवस्था गरेको छ । कुनै विदेशी निकायको नेपालस्थित स्थायी वासिन्दाले करयोग्य कारोवार गरी आय प्राप्त गरेको छ र उक्त विदेशी निकायमा नेपाली वासिन्दा व्यक्तिको हित रहेको छ भने त्यस अवस्थामा विदेशी स्थायी संस्थापनको पूरै आयबाट नेपाली वासिन्दाको हित वरावर समानुपातिक रूपले हुने रकम छुट्याउनु पर्नेछ । उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण १४.२.६: मानौं, भुटानको दासो कन्स्ट्रक्सन कम्पनी लि.मा नेपालमा दर्ता भएको तिमिला निर्माण कम्पनी प्रा.लि.को ६० प्रतिशत शेयर स्वामित्व रहेछ। यस अवस्थामा ऐनको दफा ६९ को व्यवस्था अनुसार दासो कन्स्ट्रक्सन कम्पनी लि. नियन्त्रित विदेशी निकाय हो। दासो कन्स्ट्रक्सन कम्पनी लि.ले काठमाडौंको धापासीमा क्रिकेट स्टेडियम निर्माण गर्ने ठेक्का प्राप्त गरेको रहेछ। उक्त स्टेडियम निर्माण गरे वापत रु. १ करोड व्यवसायको आय (मानौं समावेश हुने आय रु. ५ करोड र खर्च कट्टी रु. ४ करोड) प्राप्त भएको रहेछ। दासो कन्स्ट्रक्सन कम्पनी लि. नियन्त्रित विदेशी निकाय भएको र सो कम्पनीको स्थायी संस्थापन नेपालमा रहकाले नियन्त्रणको अनुपातमा सोही आय वर्षमा तिमिला निर्माण कम्पनीको आयमा समावेश हुने रकम रु.३ करोड तथा खर्च कट्टी रु.२ करोड ४० लाख समावेश गर्नु पर्दछ। सो कम्पनीको आय रु. १ करोडमा २५ प्रतिशत कर तिरी बाँकी रहेको रु. ७५ लाख मध्ये मूल कम्पनी भुटान पठाउदा विदेश पठाएको आयमा रु. ३० लाख मात्र समावेश गर्नु पर्दछ।

६८(३) गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा दफा ३ को खण्ड (ख) मा उल्लेख भए बमोजिमको स्थायी संस्थापन उपर कर लाग्नेछ।

ऐनको दफा ३ ले कुनै गैर बासिन्दा व्यक्तिको विदेशी स्थायी संस्थापनको रूपमा नेपालमा अवस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा नेपालस्थित विदेशी स्थायी संस्थापनलाई कर लगाउने व्यवस्था गरेको छ। ऐनको दफा ६८ को उपदफा (१) ले विदेशी स्थायी संस्थापनलाई व्यवसाय संचालन वापत प्राप्त आयमा कर्पोरेट कर लगाउने व्यवस्था छ। स्थायी संस्थापन देशको कम्पनी ऐन लगायत अन्य ऐनबाट दर्ता नभएको हुने हुँदा त्यस्ता स्थायी संस्थापनले आर्जन गरेको आय लाभांशको रूपमा वितरण नहुने र विदेशी स्थायी संस्थापनको प्रमुख निकाय जुन देशमा छ सोही देशमा व्यवसायबाट आर्जित आय Repatriate हुने गर्दछ। यसरी Repatriate रकममा कर लगाउने व्यवस्था यस दफाले गरेको छ। उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ।

उदाहरण १४.२.७: मानौं, ईटालीको बुर्लोस्की कन्स्ट्रक्सन कम्पनी सडक निर्माण गर्ने कम्पनी रहेछ । उक्त कम्पनीले नेपालमा सडक निर्माण गर्ने ठेक्का प्राप्त गरेको रहेछ । उक्त कम्पनीले आ.व. २०६४।६५ मा ९ महिनाको अवधिमा आफूले प्राप्त गरेको ठेक्का वापतको सडक निर्माण गर्ने कार्य सम्पादन गरेको रहेछ । सडक निर्माण गर्ने कार्यमा उक्त कम्पनी ९ महिना संलग्न रहेकोले नेपालको ऐन अनुसार स्थायी संस्थापन मानिन्छ । सडक निर्माण वापत उक्त कम्पनीले रु. १ करोड करयोग्य आय प्राप्त गरेको रहेछ । यस अवस्थामा उक्त कम्पनी विदेशी स्थायी संस्थापन भएकोले आर्जन गरेको रु. १ करोडमा २५ प्रतिशतले हुन आउने कर्पोरेट करको रूपमा रु. २५ लाख आयकर तिर्नु पर्दछ । रु. २५ लाख कर्पोरेट आयकर तिरेपछि बाँकी रहेको रकम रु. ७५ लाख उक्त कम्पनीको Head Office मा पठाएको रकम विदेशी स्थायी संस्थापनले विदेशमा पठाएको आय मानिने र उक्त आयमा ऐनको अनुसूची-१ को दफा २ को उपदफा (६) अनुसार ५ प्रतिशतले कर भुक्तानी गर्नु पर्दछ । स्थायी संस्थापनले कर तिरको सवै आय आफ्नो मूल कम्पनीमा पठाउदा विदेश पठाएको आय मानिने रकममा ऐनको दफा ३ (ख) को व्यक्तिकोरूपमा कर लाग्दछ ।

विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा सोही संस्थापनमा कर लाग्ने हुनाले सवै आय रु. ७५ लाखमा विदेश पठाउदा सोमा लाग्ने ५ प्रतिशत कर रु. ३ लाख ७५ हजार कट्टा गरी रु. ७१ लाख २५ हजार मात्र पठाउनु पर्दछ ।

६८(४) गैर वासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले कुनै आय वर्षमा विदेश पठाएको आय सो विदेशी स्थायी संस्थापनले सो वर्षमा वितरण गरेको लाभांश रकम बराबर हुनेछ ।

कुनै गैर वासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले गैर वासिन्दा निकायलाई नेपालको कारोवारबाट भएको आय विदेश पठाएको रहेछ भने यसरी पठाएको आय (Repatriated Income) मा कर लाग्दछ । यसरी विदेश पठाएको आय (Repatriated Income) अन्य कुनै गैर वासिन्दा निकायको नेपालस्थित सम्बद्ध निकायले भुक्तानी गरेको लाभांश सरह नै हुन्छ । सम्बद्ध निकायले भुक्तानी गर्ने लाभांशमा कर तिर्ने दायित्व विदेशस्थित निकायको हुन्छ भने विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा विदेशी स्थायी संस्थापनले नै कर तिर्नु पर्दछ । सम्बद्ध निकायले भुक्तानी गरेको लाभांशको स्रोत नेपालमा हुने भन्ने दफा ६७ को उपदफा (६) को खण्ड (क) ले व्यवस्था बमोजिम लाभांशमा लाग्ने कर ऐनको दफा ८८ को उपदफा (२) को खण्ड (क) ले व्यवस्था गरे अनुसार अग्रिम कर कट्टीको रूपमा कट्टा हुने व्यवस्था छ । तर विदेश पठाएको आय (Repatriated Income) को सम्बन्धमा ऐनको दफा ३ को खण्ड (ख) बमोजिम नै कर लाग्ने र यसरी लाग्ने करको दर अनुसूची-१ को दफा २ को उपदफा (६) ले व्यवस्था गरेको छ । यसरी विदेशी स्थायी संस्थापनले विदेश पठाएको रकमलाई सो स्थायी संस्थापनले सो वर्षमा वितरण गरेको लाभांश रकम बराबर नै हुने व्यवस्था ऐनले गरेको छ । उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण १४.२.८: मानौं, भारतको कस्मस बीमा कम्पनीले नेपालमा शाखा कार्यालय स्थापना गरी नेपालमा सामान्य बीमा व्यवसाय गरिआएको रहेछ। नेपालमा शाखा कार्यालय खोली बीमा व्यवसाय गरेकोले उक्त शाखा कार्यालय ऐन अनुसार विदेशी स्थायी संस्थापन हुन्छ। उक्त कम्पनीले आ.व. २०६४।६५ मा नेपालमा सामान्य बीमा कारोवार गरी रु. १ करोड आय आर्जन गरेको रहेछ। उक्त शाखाले नेपालको कर्पोरेट आयकरको दर अनुसार उक्त आयमा रु. ३० लाख कर दायित्व भुक्तान गरी बाँकी रहेको रु. ७० लाख मध्ये रु. ५० लाख भारत स्थित आफ्नो मुख्य कार्यालयमा पठाएको रहेछ भने त्यसरी पठाइएको आयमा (Repatriated Income) मा अनुसूची-१ को दफा २ को उपदफा (६) अनुसार ५ प्रतिशतले हुने रकम रु. २ लाख ५० हजार नेपालको शाखाले कर वापत दाखिला गर्नु पर्दछ।

१४.३ नियन्त्रित विदेशी निकाय (Controlled Foreign Entity)

ऐनको दफा ६९ मा दिईएको स्पष्टीकरणमा नियन्त्रित विदेशी निकायलाई निम्नानुसार परिभाषित गरिएको छ :-

“नियन्त्रित विदेशी निकाय” भन्नाले कुनै आय वर्षमा कुनै बासिन्दा व्यक्तिको प्रत्यक्षरूपमा वा एक वा बढी मध्यस्थ गैर बासिन्दा निकायहरूको माध्यमबाट अप्रत्यक्षरूपमा हित रहेको कुनै गैर बासिन्दा निकायलाई जनाउँछ र सो व्यक्ति सो निकायसँग सम्बद्ध रहेको छ वा सो सम्बद्ध मानिने व्यक्ति तथा कुनै अन्य बढीमा चार बासिन्दा व्यक्तिहरू सो निकायसँग सम्बद्ध भएको भए त्यस्तो निकायलाई पनि नियन्त्रित विदेशी निकाय सम्झनु पर्छ।

उक्त स्पष्टीकरण अनुसार कुनै नियन्त्रित विदेशी निकाय हुन एउटै बासिन्दा व्यक्तिले सोमा आय, पूँजी वा मताधिकार (Income, Capital or voting right) को माध्यमबाट नियन्त्रण गरेको छ वा नेपाली बासिन्दाको विदेशस्थित कुनै नियन्त्रित निकाय वा अन्य निकाय तथा नेपालको कुनै निकाय तथा सो निकायसँग सम्बद्ध बढीमा ४ बासिन्दा व्यक्तिले ५० प्रतिशतभन्दा बढी स्वामित्व लिएको छ भने त्यस्ता निकाय पनि नियन्त्रित विदेशी निकाय हुन्छ। नेपालको बासिन्दा व्यक्तिको विदेशस्थित कम्पनी ट्रष्ट वा साभेदार जसमा ५० प्रतिशतभन्दा बढी स्वामित्व वा हित छ भने त्यस्ता निकाय नियन्त्रित विदेशी निकाय हुन्छन्। यस सम्बन्धी प्रावधान तलको उदाहरणबाट खुलाईएको छ।

उदाहरण १४.३.१: मानौं, सगरमाथा कम्पनी लि. नेपालको बासिन्दा कम्पनी रहेछ। उक्त कम्पनीको जापानस्थित अन्नपूर्ण कम्पनी प्रा.लि.मा ७० प्रतिशत शेयर स्वामित्व रहेछ। यस अवस्थामा नेपालको बासिन्दा सगरमाथा कम्पनी लि.को अन्नपूर्ण कम्पनी प्रा.लि.मा प्रत्यक्षरूपमा हित तथा नियन्त्रण रहेकोले अन्नपूर्ण कम्पनी प्रा.लि. नेपाली बासिन्दाबाट नियन्त्रित विदेशी निकाय हो।

उदाहरण १४.३.२: मानौं, कोशी कम्पनी लि. नेपालको वासिन्दा कम्पनी रहेछ। उक्त कम्पनीको पाकिस्तानस्थित अन्नपूर्ण कम्पनी प्रा.लि.को मुनाफामा भाग लिने अग्राधिकार शेयरमा लगानी गरेको रहेछ। अग्राधिकार शेयरबाट कम्पनीको ७० प्रतिशत आय कोशी कम्पनीको हुने शेयर सम्भौता रहेछ। यस अवस्थामा नेपालको वासिन्दा सगरमाथा कम्पनी लि.को अन्नपूर्ण कम्पनी प्रा.लि.मा प्रत्यक्षरूपमा आयमा नियन्त्रण रहेकोले अन्नपूर्ण कम्पनी प्रा.लि. नेपाली वासिन्दाबाट नियन्त्रित विदेशी निकाय हो।

उदाहरण १४.३.३: मानौं, मेची कम्पनी लि. नेपालको वासिन्दा कम्पनी रहेछ। उक्त कम्पनीको पाकिस्तानस्थित कम्पनीको ४० प्रतिशत साधारण शेयरमा लगानी गरेको रहेछ। शेयर धनीको सो वर्गले ७ मध्ये ४ संचालक नियुक्त गर्न सक्ने अधिकार कम्पनीको प्रवन्धपत्रमा रहेछ। यस अवस्थामा नेपालको वासिन्दा सगरमाथा कम्पनी लि.को प्रत्यक्षरूपमा संचालन नियन्त्रण रहेकोले सो कम्पनी नेपाली वासिन्दाबाट नियन्त्रित विदेशी निकाय हो।

उदाहरण १३.३.४: मानौं, माथि उदाहरण १४.३.१ मा उल्लिखित अन्नपूर्ण कम्पनी प्रा.लि. गैर वासिन्दा कम्पनी भएपनि नेपाली वासिन्दा व्यक्तिबाट नियन्त्रित कम्पनी हो। उक्त कम्पनीको जापानस्थित कञ्चनजंघा प्रा.लि.मा ८० प्रतिशत शेयर स्वामित्व रहेछ। अन्नपूर्ण कम्पनी प्रा.लि. नेपाली वासिन्दा कम्पनीको सम्बद्ध निकाय (Associated Entity) हो र उक्त कम्पनीले कञ्चनजंघा प्रा.लि.माथि ८० प्रतिशत शेयरद्वारा नियन्त्रणमा राखेको अवस्थामा कञ्चनजंघा प्रा.लि.मा नेपाली वासिन्दा कम्पनी सगरमाथा कम्पनी लि.को आफ्नो सम्बद्ध निकायद्वारा अप्रत्यक्षरूपमा नियन्त्रणमा रहेको हुँदा उक्त कम्पनी पनि नियन्त्रित विदेशी निकाय हो।

कञ्चनजंघा कम्पनीमा नेपाली वासिन्दाको सम्बद्ध निकाय मार्फत नियन्त्रण ५६ (७० को ८० प्रतिशत) प्रतिशत भएकाले यो नियन्त्रित वासिन्दा निकाय भएको हो।

उदाहरण १४.३.५: मानौं, A, B, C, D, E र F नेपालका वासिन्दा व्यक्ति हुन। उनीले जापानस्थित ABC कम्पनीमा १० प्रतिशतका दरले शेयर स्वामित्व लिएका रहेछन्। A, B, C, D, E र F नेपालका वासिन्दा व्यक्ति भए तापनि सम्बद्ध व्यक्ति रहेनछन्। तिनीहरूले जापानस्थित कम्पनी ABC मा १० प्रतिशतका दरले अर्थात ६० प्रतिशत शेयर स्वामित्वमा रहेको भए तापनि ४ जना भन्दा बढी व्यक्तिबाट उक्त कम्पनी नियन्त्रित भएको हुँदा सो कम्पनी नेपाली वासिन्दा व्यक्तिबाट नियन्त्रित विदेशी निकाय मानिदैन।

१४.३.२ नियन्त्रित विदेशी निकायको आय

कुनै वासिन्दा व्यक्तिका लागि आफूले लगानी गरेको विदेशी निकाय कर प्रयोजनका लागि विदेशी नियन्त्रित निकायको अवस्थामा परेमा त्यस्तो विदेशी निकायको कर व्यवहार निम्नानुसार हुन्छ :

सम्बद्ध आय निर्धारण : सो विदेशी निकायलाई आयकर ऐन, २०५८ को प्रयोजनका लागि नेपालको वासिन्दा निकाय सरह मानिन्छ। त्यसैले,

- त्यस्ता निकाय रहेका मुलुकको कर वर्ष वा निकायको आर्थिक वर्ष जेसुकै भए तापनि नेपालको आय वर्ष अनुसार आय विवरण तयार गर्नु पर्दछ।

- आयकर ऐन, २०५८ बमोजिम व्यवसायको आय वा लगानीको आय निर्धारण गरिन्छ ।
- यसरी नेपालको आय वर्षको अवधिमा आयकर ऐन, २०५८ बमोजिम गणना गरेको आयलाई सो नियन्त्रित विदेशी निकायका सन्दर्भमा सम्बद्ध आय (Attributable income) भनिन्छ ।

ऐनको दफा ६९ को स्पष्टीकरणमा उल्लेख भए अनुसार निम्नानुसारको आयलाई नियन्त्रित सम्बद्ध आय भन्ने बुझिन्छ :

“सम्बद्ध आय” भन्नाले कुनै आय वर्षमा कुनै नियन्त्रित विदेशी निकायको करयोग्य आय गणना गर्दा सो निकायलाई बासिन्दा निकाय भए सरह मानि गणना गरिएको करयोग्य आय सम्भन्नु पर्छ ।

यस प्रावधानलाई खुलाउने उदाहरण तल दिईएको छ ।

उदाहरण १४.३.६: मानौं, सगरमाथा लि. नेपालमा दर्ता भएको रहेछ । जापानस्थित अन्नपूर्ण कम्पनी प्रा.लि. सगरमाथा लि. नियन्त्रित विदेशी निकाय रहेछ । उक्त अन्नपूर्ण कम्पनीले आय वर्ष २०६७।६८ मा आफ्नो व्यवसायबाट रु. १ करोड व्यवसायको आय प्राप्त गरेको रहेछ । यस अवस्थामा अन्नपूर्ण कम्पनी प्रा.लि. (विदेशी नियन्त्रित निकाय) को नेपाली आय वर्षमा आयकर ऐन, २०५८ बमोजिम गणना गरिएको करयोग्य आय सो निकायको सम्बद्ध आय हो ।

नेपालको कम्पनी सगरमाथा लि. को सो निकायबाट प्राप्त आय सो अन्नपूर्ण कम्पनी प्रा.लि.को सम्बद्ध आय मध्ये कम्पनीको शेयरको समानुपातिक रूपले हुने रकम हुन्छ । अर्थात् अन्नपूर्ण कम्पनी प्रा.लि.को सम्बद्ध आयको ७० प्रतिशतले हुन आउने रु. ७० लाख सगरमाथा कम्पनीको जापान श्रोतको आय हो ।

ऐनले नियन्त्रित विदेशी निकायमा रहेको हित वापतको आयको गणना गर्ने सम्बन्धमा अन्य विदेशी निकायबाट प्राप्त आय भन्दा फरक रूपले गणना गर्ने व्यवस्था गरेको छ । कुनै वासिन्दा व्यक्तिको कुनै नियन्त्रित विदेशी निकायमा रहेको हित वा शेयरको आधारमा समानुपातिक रूपले हुने रकम वासिन्दा व्यक्तिको आयमा समावेश गर्नु पर्दछ । नियन्त्रित विदेशी निकायले आफ्ना हिताधिकारीलाई लाभांश वितरण नगरेको अवस्थामा समेत लाभांश वितरण गरिएको सरह मानि उक्त निकायमा रहेको आफ्नो अधिकारको आधारमा हुन आउने रकमलाई व्यक्तिको आयमा समावेश गर्नुपर्नेछ । नियन्त्रित विदेशी निकायमा वासिन्दा व्यक्तिको निर्णायक अधिकार हुने हुदा त्यस्ता निकायमा भएको आयलाई नेपालको आयमा समावेश नगरी करको दायित्व स्थगन (Deferred) गर्नबाट नियन्त्रित गर्न ऐनले यस किसिमको विशेष व्यवस्था गरेको हो । यस विषयमा ऐनको दफा ६९(१) ले निम्नानुसार व्यवस्था गरेको छ ।

६९(१) कुनै निकायले कुनै आय वर्षको अन्त्यमा नियन्त्रित विदेशी निकायको रूपमा सो निकायले सो वर्षमा भएको सम्बद्ध आयको लाभांश वितरण गरेमा आफ्ना हिताधिकारीहरूलाई समानुपातमा देहाय बमोजिम लाभांश वितरण गरेको मानिनेछ :-

(क) लाभांश वितरण गर्दा सो आयमा रहने सो हिताधिकारीहरूको अधिकार अनुसार,
वा

(ख) ती अधिकारहरू मनासिव रुपमा निश्चित नभएमा विभागले परिस्थिति अनुरूप
उपयुक्त ठानेको तरिका अनुसार ।

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ :-

उदाहरण १४.३.७: मानौं, नेपालमा दर्ता भएको कम्पनी सगरमाथा लि.को जापानस्थित अन्नपूर्ण कम्पनी प्रा.लि. प्रत्यक्ष रूपले नियन्त्रित विदेशी निकाय रहेछ । त्यस्तै कञ्चनजंघा प्रा.लि. नेपालको कम्पनी सगरमाथा लि.को अप्रत्यक्षरूपमा नियन्त्रित विदेशी निकाय रहेछ । आय वर्ष २०६७/६८ मा आयकर ऐन, २०५८ अनुसार गणना गर्दा अन्नपूर्ण कम्पनीको रु. १ करोड आय रहेको छ । त्यस्तै कञ्चनजंघा प्रा.लि.को पनि उक्त वर्षमा रु. १ करोड आय रहेको छ ।

अन्नपूर्ण कम्पनी तथा कञ्चनजंघा प्रा.लि. सगरमाथा लि. नेपालको नियन्त्रित निकाय भएकाले ती निकायको आय वर्ष २०६७/६८ को आय सगरमाथा नेपालको सम्बद्ध आय भएकाले सगरमाथा नेपाललाई विदेशी नियन्त्रित निकायबाट निम्नानुसार लाभांश वितरण गरेको मानिनेछ ।

१. अन्नपूर्ण कम्पनीमा ७० प्रतिशत शेयर रहेकोले शेयर स्वामित्वको समानुपातिक रूपमा हुने सम्बद्ध आय रु. ७० लाख ।
२. कञ्चनजंघा प्रा.लि.मा अन्नपूर्ण कम्पनीको ८० प्रतिशत शेयर रहेकोले सगरमाथा कम्पनीको प्रभावकारी अनुपात ५६ प्रतिशत मात्र रहेकोले सोको समानुपातिक रूपले हुने रकम रु. ५६ लाख ।
३. नेपालको कम्पनी सगरमाथा लि.को प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रहेको नियन्त्रित विदेशी निकायबाट आफ्नो शेयर स्वामित्वको आधारमा हुने सम्बद्ध आय अन्नपूर्ण कम्पनी प्रा.लि.को ७० लाख तथा कञ्चनजंघा प्रा.लि.को रु. ५६ लाख गरी जम्मा रु. १ करोड २६ लाख जापानी श्रोतको आय हुन्छ ।

नेपालको कम्पनी सगरमाथा लि.ले आ.व. २०६७/६८ को आय विवरणमा नियन्त्रित विदेशी निकायबाट प्राप्त आयको रूपमा रु. १ करोड १२ लाख कम्पनीको आयमा समावेश गर्नुपर्छ ।

नियन्त्रित विदेशी निकायको सम्बन्धमा नेपालको आयकर ऐनले वासिन्दा व्यक्तिको हितको आधारमा समानुपातिक रूपले हुने रकम आयमा समावेश गर्ने व्यवस्था गरेको छ । यसको लागि गैर वासिन्दाको रूपमा रहेको नियन्त्रित विदेशी निकायले लाभांशको रूपमा भुक्तानी गरिराख्नुपर्ने छैन । नियन्त्रित विदेशी निकायले आफ्नो कम्पनीको आर्थिक अवस्था एवं अन्य व्यवसायिक अवस्थाको अध्ययनको आधारमा लाभांश वितरण गर्ने वा नगर्ने वा गरेमा कति गर्ने भन्ने विषय स्वविवेकीय अधिकार भित्र पर्दछ । वासिन्दा व्यक्तिले नियन्त्रित विदेशी निकायको सम्बद्ध आयको आधारमा आफ्नो अधिकार अनुसार प्राप्त हुने रकम सोही वर्षमा नै आयको रूपमा समावेश गरिसक्ने हुँदा पछि त्यस्ता नियन्त्रित विदेशी निकायले लाभांश वितरणको समयमा भुक्तानी गरेको रकमलाई वासिन्दा व्यक्तिले आफ्नो आयमा समावेश गर्नुपर्नेछैन । ऐनको दफा ६९(२) मा यस सम्बन्धमा निम्नानुसार व्यवस्था छ ।

६९(२) कुनै आय वर्षको अन्त्यमा नियन्त्रित विदेशी निकायको रुपमा रहेको निकायबाट सो आय वर्षमा उपदफा (१) बमोजिम बाहेक वितरण गरिएका लाभांशहरूमा कर लाग्ने छैन ।

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ :-

उदाहरण १४.३.८: मानौं, जापानमा दर्ता भएको अन्नपूर्ण कम्पनी प्रा.लि. मा नेपालको वासिन्दा कम्पनी सगरमाथा लि.को ७० प्रतिशत शेयर रहेछ । सो कारणले गर्दा अन्नपूर्ण कम्पनी प्रा.लि. नियन्त्रित विदेशी निकाय मानिन्छ । अन्नपूर्ण कम्पनी प्रा.लि.ले आय वर्ष २०६७।६८ मा भएको सम्बद्ध आय रु. १ करोड मध्ये रु. ५० लाख आ.व. २०६८।६९ मा आफ्ना हिताधिकारीलाई लाभांश वितरण गरेको रहेछ । यस अवस्थामा सगरमाथा नेपाल आफ्नो शेयर स्वामित्वको आधारमा (अन्नपूर्ण कम्पनी प्रा.लि.मा ७० प्रतिशत शेयर स्वामित्व भएकोले) वितरण गरिएको लाभांश मध्ये रु. ३५ लाख प्राप्त गरेको रहेछ । सगरमाथा लि.ले आय वर्ष २०६७।६८ मा नै आफ्नो आय विवरणमा नियन्त्रित विदेशी निकायमा रहेको आफ्नो हितको आधारमा हुने रकम आयमा समावेश गरी कर दाखिला गरिसकेको हुँदा आय वर्ष २०६८।६९ मा नियन्त्रित विदेशी निकाय अन्नपूर्ण कम्पनी प्रा.लि. बाट लाभांश वापत प्राप्त रकमलाई आयमा समावेश गर्नु पर्दैन ।

ऐनको दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकायमा रहेको सम्बद्ध आय मध्ये समानुपातिक रुपले हुने रकम वासिन्दा व्यक्तिले आफ्नो आयमा देखाउनु पर्दछ । तर अप्रत्यक्ष नियन्त्रण भएका निकायले वितरण गरेको लाभांश त्यसको नियन्त्रण गर्ने निकायमा प्राप्त भई सो नियन्त्रण गर्ने निकायको सम्बद्ध आयको कर गणना गर्दा सो रकम दोहोरो पर्न जान्छ । यो दोहोरो हटाउन ऐनको दफा ६९ को उपदफा (३) मा निम्नानुसारको व्यवस्था छ ।

६९(३) लाभांश वितरणको समयमा नियन्त्रित विदेशी निकायसँग सम्बद्ध रहेका हिताधिकारीहरूलाई सो निकायबाट उपदफा (१) बमोजिम वितरण गरिएको मानिने लाभांशको सम्बन्धमा देहाय बमोजिम भएको मानिनेछ :-

- (क) सो निकायको सम्बद्ध आयको किसिम र स्रोत सरहको विशेषता भएको, र
- (ख) सो निकायको सम्बद्ध आयको प्रत्येक किसिम र स्रोत मध्येबाट समानुपातिक रुपमा वितरण गरेको ।

माथिको उदाहरणमा कञ्चनजंघा कम्पनीको सम्बद्ध आयको समानुपातिकले हुने रकम (रु. ५६ लाख) करयोग्यमा आयमा समावेश गरी कर तिरी सकिएको छ । कञ्चनजंघा कम्पनीले लाभांश वितरण गरेका वर्ष सो को नियन्त्रण गर्ने अर्को नियन्त्रित विदेशी निकाय अन्नपूर्ण कम्पनीमा रु.६० लाख प्राप्त हुन्छ । अन्नपूर्ण कम्पनीको लाभांश प्राप्त भएको वर्षको सम्बद्ध आय निर्धारण गर्दा सो लाभांश समावेश गर्न पर्दैन । जसले गर्दा दोहोरो कर नलाग्ने निश्चित हुन्छ ।

नियन्त्रित विदेशी निकायको सम्बद्ध आयमा हिताधिकारीले आफ्नो स्वामित्व वा हितको अधिकारको आधारमा आय भएकै वर्षमा समानुपातिक रुपमा आफ्नो आयमा समावेश गरेको हुन्छ । उपदफा (१) ले विदेशी नियन्त्रित निकायको हिताधिकारीले सम्बद्ध आयको समानुपातिक रुपमा हुने रकम

लाभांश वितरण सरह मानि आयमा समावेश गरेको हुँदा यसको लागि नियन्त्रित विदेशी निकायले लाभांश वितरण वापतको भुक्तानी गरिराख्नु पर्नेछैन। कुनै वर्षको सम्बद्ध आय हिताधिकारीले सोही आय वर्षमा आफ्नो आय विवरणमा आयको रूपमा समावेश गरिसकेको हुन्छ भने त्यस्ता नियन्त्रित विदेशी निकायले सो आय वर्ष पछिको आय वर्षमा लाभांश वितरण गर्दछ वा अर्कातिर यो वर्षको आयमा विगतको लाभांश वितरण भएको पनि हुन सक्तछ। आय आर्जन गरेका मुलुकमा सो आयवापत सोही मुलुकको कर कानून अनुसार कर्पोरेट कर तिरेको हुन सक्तछ र लाभांश वितरण वापत नियन्त्रित विदेशी निकाय अवस्थित रहेको देशको आयकर ऐनको व्यवस्था अनुसार लाभांशमा पनि कर लागेको हुन सक्तछ। यसरी निकायले तिरेको कर्पोरेट कर र कर्पोरेट कर आय गर्दाको वखत मिलान गर्नु पर्दछ। लाभांशमा लागेको कर वरावरको रकम हिताधिकारीको लागि निजले प्राप्त गरेको मानिने लाभांशको अनुपातमा छुट दिनु पर्ने हुन्छ। यस सम्बन्धी व्यवस्था ऐनको दफा ६९ को उपदफा (४) र (५) मा निम्नानुसार गरेको छ।

६९(४) उपदफा (३) बमोजिम वितरण गरिएको मानिने रकमका सम्बन्धमा उपदफा (५) वा दफा ५२ को उपदफा (५) बमोजिम दाखिला गरिएको मानिने समेत कुनै नियन्त्रित विदेशी निकायबाट दाखिला गरिएको कुनै कर सो निकायसँग सम्बद्ध हिताधिकारीका लागि छुट्याउनु पर्नेछ।

६९(५) बाँडफाँडको समयमा उपदफा (४) बमोजिम छुट्याइएको कर हिताधिकारीले दाखिला गरेको मानिनेछ र त्यस्तो करका लागि हिताधिकारीले दफा ७१ मा व्यवस्था गरिएबमोजिम कर मिलान गर्ने सुविधा पाउन सक्नेछ।

यस व्यवस्थाले नियन्त्रित विदेशी निकायका नियन्त्रक वासिन्दाले निम्नानुसारको कर कट्टी सुविधा प्राप्त गर्दछन् :

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ।

उदाहरण १४.३.९: मानौं, जापानमा दर्ता भएको अन्नपूर्ण कम्पनी प्रा.लि. मा नेपालको वासिन्दा कम्पनी सगरमाथा लि.को ७० प्रतिशत शेयर रहेछ। सो कारणले गर्दा अन्नपूर्ण कम्पनी प्रा.लि. नियन्त्रित विदेशी निकाय मानिन्छ। अन्नपूर्ण कम्पनीले सगरमाथा नेपाललाई आ.व.२०६७।६८ मा रु. ३५ लाख लाभांश वितरण गरेको रहेछ। सो कम्पनीको सम्बद्ध आय रु. १ करोड भएको र सो वर्षमा कर्पोरेट कर रु.२९ लाख तिरेको रहेछ। अन्नपूर्ण कम्पनी प्रा.लि. जापानस्थित कम्पनी भएको र जापानको आयकर ऐन बमोजिम लाभांश भुक्तानीमा १० प्रतिशतले अग्रिम करकट्टी गर्नुपर्ने व्यवस्था रहेछ। यस अवस्थामा अन्नपूर्ण कम्पनीले वितरण गरेको लाभांश वापत करकट्टी भएको रकम र कर्पोरेट करको समानुपातिक रकम दफा ७१ का लागि कर मिलान योग्य रकम मानिन्छ।

नियन्त्रित विदेशी निकायको सम्बद्ध आयमा वासिन्दा व्यक्तिले आफ्नो अधिकारको समानुपातिक रूपमा आफ्नो आयमा समावेश गरिसकेको भुक्तानी प्राप्त नभएको अवस्था समेत आयकर वापतको आय हुन्छ। अर्कातिर प्रत्यक्ष नियन्त्रण भएको कम्पनीले वितरण गरेको वास्तविक लाभांशमा कर

लागूदैन। नभएको आयलाई आय मानि कर लगाइने र भएको आयमा कर नलाग्ने हुनाले यस्ता कम्पनीमा अल्पकालीन कर फरकता (Temporary timing difference) पर्न जान्छ। नियन्त्रित विदेशी निकायमा हुने यस्तो फरकता हटाउन यस ऐनको दफा ६९ को उपदफा (६) र (७) ले निम्नानुसार व्यवस्था गरेको छ।

६९(६) वितरणको समयमा उपदफा (१) बमोजिम हिताधिकारीलाई वितरण गरिएको मानिने रकमलाई सो प्राप्त हिताधिकारीको सो वितरण गर्ने निकायमा हितकोरूपमा रहेको कुनै सम्पत्ति वा दायित्व बापतको खर्चमा समावेश गर्नु पर्नेछ।

६९(७) वितरणको समयमा उपदफा (२) बमोजिम कर छुट पाउने हिताधिकारीलाई वितरण गरिएको लाभांशलाई प्राप्त हिताधिकारीको सो वितरण गर्ने निकायमा हितको रूपमा रहेको कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानीमा समावेश गर्नु पर्नेछ।

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ।

<p>उदाहरण १४.३.१०: मानौं, माथिको उदाहरण १४.३.७ मा उल्लेख भए बमोजिम नेपालको कम्पनी सगरमाथा लि.को प्रत्यक्षरूपमा नियन्त्रित विदेशी निकाय अन्नपूर्ण कम्पनीको आय वर्ष २०६७।६८ को सम्बद्ध आय बापत दफा ६९ को उपदफा (१) अनुसार रु. ७० लाख तथा अप्रत्यक्षरूपमा रहेको नियन्त्रित विदेशी निकाय कञ्चनजंघा प्रा.लि.को सम्बद्ध आय मध्ये समानुपातिक रूपमा आयमा समावेश भएको रकम रु. ४२ लाख गरी जम्मा रकम रु. १ करोड १२ लाख सगरमाथा लि.को आयमा समावेश गरिने छ। यसरी समावेश गरेको जम्मा रकम रु. १ करोड १२ लाख अन्नपूर्ण प्रा.लि.मा रहेको हित बापत भएको खर्च (Outgoing) को रूपमा समावेश गर्नु पर्दछ।</p>
<p>उदाहरण १४.३.११: मानौं, माथि उदाहरण १४.३.७ मा सगरमाथा लि.ले आय वर्ष २०६५।६६ मा नियन्त्रित विदेशी निकाय अन्नपूर्ण प्रा.लि. बाट रु. ३५ लाख लाभांश बापत प्राप्त गरेको रहेछ। सगरमाथा लि.ले उपदफा (२) अनुसार माथि उल्लिखित भए अनुसार प्राप्त रकम रु. ३५ लाखलाई सम्बन्धित नियन्त्रित विदेशी निकाय रहेको सम्पत्तिको आम्दानी (Incoming) का रूपमा समावेश गर्नु पर्दछ।</p>

६९(८) यस ऐनको प्रयोजनको लागि दाखिला गरेको विदेशी आयकरलाई वा उपदफा (५) वा दफा ५२ को उपदफा (५) बमोजिम कुनै नियन्त्रित विदेशी निकायले दाखिला गरेसरह मानिएको विदेशी आयकरलाई सो निकायले यस ऐन बमोजिम दाखिला गरेको वा दाखिला गरेसरह मानिएको कर रकम मानिनेछ।

यस ऐनको प्रयोजनको निमित्त उपदफा (५) अनुसार दाखिला भएको तथा निकायको लागि हिताधिकारी वा निकाय जो सुकैले दाखिला गरेको भए तापनि यसरी दाखिला भएको विदेशी आयकर निकायले दाखिला गरेको मानिने व्यवस्था गरेको छ। यस दफाको प्रयोजनको लागि विदेशी आयकर भन्नाले नियन्त्रित विदेशी निकाय अवस्थित रहेको देशले लगाएको आयकर वा भुक्तानी बापत कट्टा भएको अग्रिम करलाई समेत मान्नुपर्ने व्यवस्था उपदफा (८) ले गरेको छ।

१४.४ नेपालमा जल यात्रा, हवाई यातायात वा दूर संचार सेवा उपलब्ध गराउने गैर बासिन्दालाई लाग्ने करः

१४.४.१ जल यातायात तथा हवाई यातायात सेवा :

कुनै गैर वासिन्दा व्यक्तिले नेपालमा जल यात्रा, चार्टर सेवा संचालन वा हवाई यातायात (Cross-boarder Transport) संचालन गरी प्राप्त गरेको भुक्तानी नेपालको श्रोत हुने भन्ने ऐनको दफा ६७ को उपदफा (६) को खण्ड (छ) ले व्यवस्था गरेको छ। ऐनको यस दफाले त्यसरी सेवा संचालन गर्ने गैर बासिन्दा व्यक्तिको आयमा समावेश हुने रकम सोमा लाग्ने करको दर तथा कट्टा गर्न नपाइने खर्चको सम्बन्धमा उल्लेख गरेको छ। जल यात्रा, चार्टर सेवा, हवाई यातायात संचालनद्वारा आय आर्जन गर्ने गैर वासिन्दा व्यक्तिको सम्बन्धमा ऐनले विशेष व्यवस्था गरेको छ। दफा ७०को प्रयोजनको लागि “गैर वासिन्दा व्यक्ति” लाई निम्नानुसार स्पष्ट पारिएको छ :-

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “गैर बासिन्दा व्यक्ति” भन्नाले नेपाल बाहिर मुख्य कार्यालय रहेको सम्बद्ध निकायहरूको समूहभित्र रहेको बासिन्दा निकाय सम्भन्धु पर्छ।

अर्थात् यस दफाको प्रयोजनको लागि गैर वासिन्दा व्यक्ति भन्नाले नेपालबाहिर मुख्य कार्यालय रहेको सम्बद्ध निकायको समूहभित्रको वासिन्दा निकाय सम्भन्धु पर्छ भन्ने स्पष्ट पारेको छ। यस सन्दर्भमा जल यात्रा, चार्टर सेवा तथा हवाई सेवा संचालन गर्न नेपालमा कार्यालय स्थापना वा अधिकार प्राप्त सेल्स एजेन्ट नियुक्त गरेको छ भने पनि यस दफाको प्रयोजनको लागि नेपाल स्थायी संस्थापन नमानि गैर वासिन्दा व्यक्ति नै मानिने व्यवस्था गरेको छ। यस सम्बन्धमा ऐनको दफा ७० को उपदफा (१) मा निम्नानुसारको व्यवस्था रहेको छ :-

७०(१) जल यात्रा संचालन, चार्टर सेवा संचालन वा हवाई यातायात संचालन गर्ने गैर बासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा सो वर्षमा अन्तर चलान (ट्रान्ससीपमेन्ट) बाट प्राप्त रकम बाहेक देहायका कार्यबाट प्राप्त रकमहरू समावेश गर्नु पर्नेछ :-

(क) नेपालबाट प्रस्थान हुने यात्रुहरूको ओसार पसार, वा

(ख) नेपालबाट चलान गरिएको डाँक, पशुपंक्षी वा मालसामानको ओसार पसार।

नेपालको एयरपोर्टलाई ट्रान्जिटको रूपमा प्रयोग गरी तथा एउटा एयरलाईन्सबाट नेपालको एयरपोर्टसम्म यात्रा गरी सोही वा अर्को एयरलाईन्सबाट आफ्नो गन्तव्य स्थानमा प्रस्थान गरेको छ भने त्यस्ता यात्रुले भुक्तानी गरेको रकम यस दफा प्रयोजनको लागि हवाई सेवा संचालकले आफ्नो नेपाल श्रोतको आयमा समावेश गर्नु पर्दैन। त्यस्तै माल सामानको सन्दर्भमा पनि अर्को देशको स्थानबाट नेपालको एयरपोर्टसम्म हुवानी गरेको र नेपालबाट अर्को गन्तव्य (Destination) सम्म हुवानी गरेको छ भने सो वापत प्राप्त आय समेत हवाई यातायात संचालन गर्ने व्यक्तिको नेपालको आयमा समावेश गर्नुपर्दैन। कुनै व्यक्तिले हवाई यातायात सेवाको सन्दर्भमा नेपालमा नै शुरु प्रस्थानविन्दु भई यात्रु ओसार पसार भए वापत भुक्तानी गरेको हवाई यातायात वापतको रकम तथा नेपालबाट नै चलान भएको मालसामानको ओसार पसार वापत प्राप्त गरेको भुक्तानीको रकम मात्र यस दफाको प्रयोजनको लागि उक्त व्यक्तिको आयमा समावेश हुने रकम मानिनेछ। जलयात्रा

तथा चार्टर सेवा सम्बन्धमा पनि आयमा समावेश हुने रकम उपर्युक्त अनुसार नै हुन्छ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट प्रकाश पारिएको छ ।

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण १४.४.१: मानौं, साउदी अरबमा दर्ता भएको रोल्स एयरवेजले काठमाडौं र साउदी अरबको रियादबीच हवाई सेवा संचालन गरेको छ । उक्त एयरवेजले काठमाडौंमा हवाई यातायातको व्यवस्थापन गर्न शाखा संचालन गरेको रहेछ । उक्त एयरवेजको श्रावणको हवाई सेवा संचालन तथा अन्य कार्य वापत निम्ननुसार आय भएको रहेछ ।	
१. काठमाडौंबाट प्रस्थान गर्ने यात्रु वापत प्राप्त रकम	रु.१,००,००,०००।-
२. काठमाडौं पहिलो विन्दु भै ढुवानी भएका मालसामान वापत प्राप्त रकम	रु.५०,००,०००।-
३. भुटान तथा ल्हासाबाट काठमाडौं ट्रान्जिट भएका यात्रुबाट प्राप्त रकम	रु.५०,००,०००।-
४. भुटानबाट ढुवानी भै काठमाडौं Transit भई आएको मालसामानको भाडा वापत प्राप्त	रु.५०,००,०००।-
५. काठमाडौं विमानस्थलमा हवाई यात्रुको सुविधाको लागि संचालन गरेको रेष्टुरेण्टबाट प्राप्त रकम	रु.२५,००,०००।-
६. अन्य एयरलाईन्सको सेवा संचालनमा ग्राउण्ड सर्भिस उपलब्ध गराए वापत प्राप्त रकम	रु.२५,००,०००।-
जम्मा आय	रु.३,००,००,०००।-
ऐनको यस दफाको प्रयोजनको लागि रोल्स एयरवेजको श्रावण महिनाको समावेश हुने रकम निम्नानुसार हुन्छ ।	
१. काठमाडौंबाट प्रस्थान गर्ने यात्रु ओसार पसार वापत प्राप्त आय	रु.१,००,००,०००।-
२. काठमाडौं पहिलो विन्दु भै ढुवानी भए वापतको मालसामान वापतको रकम	रु.५०,००,०००।-
दफा ७०(१) अनुसार समावेश हुने जम्मा रकम	रु.१,५०,००,०००।-

माथिको उदाहरणमा समावेश हुने आयलाई नै सो एयरवेजको दफा ७०(१) प्रयोजनको लागि करयोग्य आय मानिन्छ र दफा ७०(३) बमोजिम त्यस्तो रकमबाट ती रकमको गणनासंग सम्बन्धित खर्च सो करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने छैन । यसरी गणना गरिएको करयोग्य आयमा ऐनको अनुसूची १ को दफा २ को उपदफा (७) बमोजिम पाँच प्रतिशतका दरले कर लाग्नेछ ।

माथिको उदाहरणमा उल्लिखित भुटान तथा ल्हासाबाट काठमाडौं ट्रान्जिट भएका यात्रुबाट प्राप्त रकम रु. ५०,००,००० भुटानबाट ढुवानी भै काठमाडौं Transit भई आएको मालसामानको भाडा वापत प्राप्त रु. ५०,००,००० भने यस दफा बमोजिम सो एयरवेजको आयमा समावेश गर्नु पर्दैन । त्यस्तै, काठमाडौं विमानस्थलमा हवाई यात्रुको सुविधाको लागि संचालन गरेको रेष्टुरेण्टबाट प्राप्त रकम रु. २५,००,००० र अन्य एयरलाईन्सको सेवा संचालनमा ग्राउण्ड सर्भिस उपलब्ध गराए वापत

प्राप्त रकम रु. २५,००,००० भन्ने अन्य व्यवसायको आय सरह गणना गरी २५ प्रतिशतका दरले कर भुक्तानी गर्नु पर्दछ ।

१४.४.२ तार, रेडियो, अप्टिकल फाइबर वा भू उपग्रह संचार व्यवसाय :

कुनै गैर बासिन्दा व्यक्तिले नेपालमा तार, रेडियो, अप्टिकल फाइबर वा भू-उपग्रह जस्ता संचारको माध्यमबाट खबर वा सूचना संप्रेषण गर्ने (Cross-boarder data transmission) व्यवसाय संचालन गरी नेपालमा स्थापित संयन्त्रबाट गरिएको, नेपालमा उत्पत्ति भएको वा नभएको खबर वा सूचनाको संप्रेषणबाट प्राप्त गरेको भुक्तानी नेपालको श्रोत हुने व्यवस्था ऐनको दफा ६७ को उपदफा (६) को खण्ड (ज) ले व्यवस्था गरेको छ । ऐनको यस दफाले त्यस्तो व्यवसाय संचालन गर्ने गैर बासिन्दा व्यक्तिको आयमा समावेश हुने रकम सोमा लाग्ने करको दर तथा कट्टा गर्न नपाइने खर्चको सम्बन्धमा उल्लेख गरेको छ । यो दफाको प्रयोजनको लागि “गैर बासिन्दा व्यक्ति” लाई निम्नानुसार स्पष्ट पारिएको छ :-

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “गैर बासिन्दा व्यक्ति” भन्नाले नेपाल बाहिर मुख्य कार्यालय रहेको सम्बद्ध निकायहरूको समूहभित्र रहेको बासिन्दा निकाय सम्भन्धु पर्छ ।

यस दफाको प्रयोजनको लागि गैर बासिन्दा व्यक्ति भन्नाले नेपालबाहिर मुख्य कार्यालय रहेको सम्बद्ध निकायको समूहभित्रको बासिन्दा निकाय सम्भन्धु पर्छ भन्ने स्पष्ट पारेको छ । यसलाई तलको उदाहरणमा अभि प्रष्ट पारिएको छ :

यस सम्बन्धमा ऐनको दफा ७० को उपदफा (२) मा निम्नानुसारको व्यवस्था रहेको छ :-

७०(२) तार, रेडियो, अप्टिकल फाइबर वा भू-उपग्रह संचारको व्यवसाय संचालन गर्ने गैर बासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा नेपालमा स्थापित संयन्त्रबाट गरिएको नेपालमा उत्पत्ति भएको वा नभएको खबर वा सूचनाको संप्रेषणबाट प्राप्त रकमहरू समावेश गर्नु पर्नेछ ।

ऐनको यस व्यवस्था तार, रेडियो, अप्टिकल फाइबर वा भू उपग्रह संचार व्यवसाय संचालन गर्ने गैर बासिन्दा व्यक्तिको सम्बन्धमा भएको विशेष व्यवस्था हो । यस्तो व्यवसायमा संलग्न व्यक्तिले नेपालमा उत्पत्ति भएको वा नभएको खबर वा सूचनाको संप्रेषण नेपालमा स्थापित संयन्त्रबाट भएको छ भन्ने सो वापत प्राप्त आय रकमलाई समावेश गर्नु पर्दछ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट प्रकाश पारिएको छ ।

उदाहरण १४.४.२: मानौं, सुपर स्टार टि.भि.नेटवर्क गैर वासिन्दा व्यक्ति रहेछ। उक्त नेटवर्कले आफूद्वारा प्रशारण गरिएको सबै कार्यक्रम नेपालका दर्शक सामु प्रशारण हुनको लागि काठमाडौंमा एउटा संयन्त्र स्थापित गरेको रहेछ। उक्त स्थापित संयन्त्र मार्फत नेपालका टि.भि. केवुल अपरेटरलाई आफ्नो कार्यक्रम सम्प्रेषण गर्ने गरेको रहेछ र यसरी सम्प्रेषण वापत टि.भि. केवुल नेटवर्कबाट निश्चित रकम शुल्कको रूपमा लिने गरेको रहेछ। सुपर स्टार टि.भि. नेटवर्कले यसरी टि.भि. केवुल अपरेटरबाट प्राप्त रकम यस दफाको प्रयोजनको लागि सुपर स्टार टि.भि. नेटवर्कले आफ्नो आयमा समावेश गर्नु पर्दछ। माथिको उदाहरणमा समावेश हुने आय सुपर स्टार टि.भि. नेटवर्कको दफा ७०(२) प्रयोजनको लागि करयोग्य आय मानिन्छ र दफा ७०(३) बमोजिम त्यस्तो रकमबाट ती रकमको गणनासँग सम्बन्धित खर्च करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने छैन। यसरी गणना गरिएको करयोग्य आयमा ऐनको अनुसूची १ को दफा २ को उपदफा (७) बमोजिम पाँच प्रतिशतका दरले कर लाग्नेछ।

उदाहरण १४.४.३: मानौं, नेपालमा दर्ता भएको एचएसविसी नेपाल बैंक लिमिटेड एचएसविसी बैंकिंग नेटवर्क अन्तर्गतको वासिन्दा बैंक हो। सो बैंकले आफ्नो नेटवर्कका बैंकहरूमा सूचना प्रसार गर्ने एक उपकरण एचएसविसी नेपाल बैंक लिमिटेडको कार्यालयमा जडान गरेको रहेछ। सो उपकरणबाट एचएसविसी नेटवर्कका सबै बैंकमा सूचना प्रवाह हुदो रहेछ। यस्तो अवस्थामा सो उपकरण नेपालमा जडान भएकाले एचएसविसी समूहले प्राप्त गर्ने वा प्राप्त गरेको मानिने रकममा दफा ७०(२) बमोजिम नेपालमा कर लाग्दछ।

१४.४.३ लाग्ने करको दर:

कुनै गैर वासिन्दा व्यक्तिले नेपालमा जलयात्रा, चार्टर सेवा, हवाई यातायात सेवा, संचालन गरी प्राप्त गरेको आय तथा नेपालमा तार, रेडियो, अष्टिकल फाइबर वा भू उपग्रह संचारको व्यवसाय संचालन गर्ने व्यक्तिहरूको उपदफा (१) र (२) अनुसार समावेश हुने आयमा लाग्ने करको सम्बन्धमा ऐनको दफा ७० को उपदफा (३) मा निम्नानुसारको व्यवस्था रहेको छ :-

७०(३) उपदफा (१) वा (२) बमोजिम कुनै गैर वासिन्दा व्यक्तिको करयोग्य आयमा समावेश गरिने रकमहरूमा अनुसूची-१ को दफा २ को उपदफा (७) मा तोकिएको दरले कर लाग्नेछ। तर,

- (क) सो व्यक्तिको कुनै बाँकी करयोग्य आयका सम्बन्धमा दाखिला गर्नु पर्ने कर गणना गर्दा ती रकमहरूलाई गणना गर्नु पर्नेछैन,
- (ख) ती रकमहरूको गणनासँग सम्बन्धित खर्चहरू सो बाँकी करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने छैन, र
- (ग) ती रकमहरूका सम्बन्धमा यस दफा बमोजिम सो व्यक्तिबाट दाखिला गर्नु पर्ने कर रकमबाट सो व्यक्तिले कुनै पनि कर मिलान गर्ने सुविधा पाउने छैन।

ऐनको अनुसूची १ को दफा २ को उपदफा (७) मा गैर वासिन्दा व्यक्तिले नेपालमा जलयात्रा, चार्टर सेवा, हवाई यातायात सेवा, संचालन गरी प्राप्त गरेको आय तथा नेपालमा तार, रेडियो, अष्टिकल

फाइवर वा भू उपग्रह संचारको व्यवसाय संचालन गर्ने व्यक्तिको उपदफा (१) र (२) अनुसार समावेश हुने आयमा लाग्ने करको सम्बन्धमा ऐनको दफा ७० बमोजिमको आयमा निम्नानुसार कर लाग्ने व्यवस्था गरेको छ :

२(७) कुनै आय वर्षमा दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैर-वासिन्दा व्यक्तिको करयोग्य आयमा पाँच प्रतिशतका दरले कर लाग्नेछ ।

तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसंचार सेवा उपलब्ध गराउने गैर वासिन्दा व्यक्तिको हकमा दुई प्रतिशतका दरले कर लाग्नेछ । कुनै गैर वासिन्दा व्यक्तिले नेपालमा जलयात्रा, चार्टर सेवा, हवाई यातायात सेवा, संचालन गरी प्राप्त गरेको आय तथा नेपालमा तार, रेडियो, अप्टिकल फाइबर वा भू उपग्रह संचारको व्यवसाय संचालन गर्ने व्यक्तिको उपदफा (१) र (२) अनुसार समावेश हुने आयमा छुट्टै दरले कर लाग्ने व्यवस्था ऐनले गरेको छ । उपदफा (१) तथा (२) अनुसार आय हुने व्यक्तिको आयमा ऐनको अनुसूची-१ को दफा २ को उपदफा (७) अनुसार ५ प्रतिशतले कर लाग्नेछ । जलयात्रा सेवा, हवाई यातायात, तार, रेडियो, अप्टिकल फाइबर वा भू उपग्रह संचारको व्यवसाय गरे वापत प्राप्त वा आयमा सो संग सम्बन्धित खर्च त्यस्तो करयोग्य आय गणना गर्दा कट्टी गर्न नपाइने हुनाले कूल आयनै करयोग्य आय हुँदा सो रकममा नै कर लाग्दछ । यस्तो व्यक्तिको उपदफा (१) वा (२) अनुसार समावेश हुने आयको अतिरिक्त अन्य आय छ भने त्यस्तो अतिरिक्त आय उक्त व्यक्तिको उपदफा (१) वा (२) बमोजिमको आय गणना गर्दा समावेश गर्नु पर्दैन र त्यस्तो आय अन्य सामान्य व्यवसाय सरह नै गणना गरिनु पर्दछ । त्यस्तै उपदफा (१) र (२) को अतिरिक्त आय समेत रहेको अवस्थामा उपदफा (१) तथा (२) को आय प्राप्त गर्न भएको कुनै पनि किसिमको खर्च अन्य आय गणना गर्ने प्रयोजनको लागि कट्टा गर्न पाइदैन । त्यस्तै यस दफा बमोजिम सो व्यक्तिबाट दाखिला गर्नुपर्ने कर रकममा सो व्यक्तिले कुनैपनि कर मिलान गर्ने सुविधा पाउने छैन । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट प्रकाश पारिएको छ ।

उदाहरण १४.४.४: मानौं, रोल्स एयरवेजले काठमाडौं र साउदी अरवको रियादबीच हवाई सेवा संचालन गरेको छ। उक्त एयरवेजले काठमाडौंमा हवाई यातायातको व्यवस्थापन गर्न शाखा संचालन गरेको रहेछ। उक्त एयरवेजको श्रावणको हवाई सेवा संचालन तथा अन्य कार्य वापत निम्नानुसार आय भएको रहेछ।

१.	काठमाडौंबाट प्रस्थान गर्ने यात्रु वापत प्राप्त रकम	रु.१,००,००,०००।-
२.	काठमाडौं पहिलो विन्दु भै ढुवानी भएका मालसामान वापत प्राप्त रकम	रु.५०,००,०००।-
३.	भुटान तथा ल्हासाबाट काठमाडौं ट्रान्जिट भएका यात्राबाट प्राप्त रकम	रु.५०,००,०००।-
४.	भुटानबाट ढुवानी भै काठमाडौंमा आएको र काठमाडौंबाट ढुवानी भएको मालसामानको भाडा वापत प्राप्त	रु.५०,००,०००।-
५.	काठमाडौं विमानस्थलमा हवाई यात्रुको सुविधाको लागि संचालन गरेको रेष्टुरेण्टबाट प्राप्त रकम	रु.२५,००,०००।-
६.	अन्य एयरलाईन्सको सेवा संचालनमा ग्राउण्ड सर्भिस उपलब्ध गराए वापत प्राप्त रकम	रु.२५,००,०००।-
	जम्मा आय	रु.३,००,००,०००।-
रोल्स एयरवेजको उपर्युक्त अनुसार आय प्राप्त गर्न निम्नानुसार खर्च भएको रहेछ।		
७.	हवाई टिकट वापतको खर्च	रु.५०,००,०००।-
८.	चालक दलको होटल तथा खाना खर्च	रु.५०,००,०००।-
९.	ग्राउण्ड सेवा संचालनमा भएका खर्च	रु.३०,००,०००।-
१०.	रेष्टुरेण्ट संचालन वापत खर्च	रु.२०,००,०००।-
११.	भुटान ल्हासाबाट आएका यात्रु वापतको खर्च	रु.५०,००,०००।-
१२.	भुटानबाट ढुवानी भै आएको मालसामानको पुनःढुवानीमा भएको खर्च	रु.५०,००,०००।-
	जम्मा खर्च	रु.२,५०,००,०००।-

नोट : रोल्स एयरवेजको उक्त आ.ब. मा आफ्नो १०० वटा उडान तथा अन्य एयरलाईन्सको १०० गरी जम्मा २०० वटा उडानको ग्राउण्ड व्यवस्थापन (Ground Handling) गरेको रहेछ।

माथि उदाहरणमा उल्लिखित आय तथा आय प्राप्त गर्न भएका खर्चको सम्बन्धमा दफा ७० को प्रयोजनको लागि गैर वासिन्दा व्यक्तिको समावेश हुने आय तथा अन्य आय र कट्टा गर्न पाउने खर्च निम्नानुसार हुन्छ।

१. दफा ७० को प्रयोजनको निमित्त रोल्स एयरवेजको श्रावण महिनाको (१) र (२) अनुसार आय रु. १,५०,००,०००।- मात्र हुन्छ। उक्त आयमा अनुसूची-१ को दफा २ को उपदफा (७) अनुसार ५ प्रतिशतका दरले रु. ७,५०,०००।- कर लाग्दछ।
२. (३) र (४) अनुसार भएको आय रु. १,००,००,०००।- नेपालको आय नभएकोले उक्त आयमा आयकर ऐन, २०५८ अनुसार कर लाग्दैन।
३. (५) तथा (६) अनुसार रोल्स एयरवेजको आय दफा ७० अनुसारको आय नभएकोले सामान्य व्यवसायको आय गणना गरी हुन आउने करयोग्य आयमा निकायलाई लागू हुने दरले कर लाग्दछ।
४. (५) तथा (६) अनुसार रोल्स एयरवेजको आय गणना गर्दा उक्त आय प्राप्त गर्न भएको खर्च कट्टा गर्न पाउँछ।
५. खर्च तर्फ (७), (८) तथा (९) मध्ये आफ्नै हवाई सेवाको ग्राउण्ड ह्याण्डलिङमा भएको खर्च दफा ७० को प्रयोजनको निमित्त भएको खर्च भए तापनि दफा ७० बमोजिमको आयबाट सो आय वापत खर्च कट्टा गर्न नपाउने।
६. खर्चतर्फको (११) तथा (१२) को खर्च नेपालमा आयकर तिर्नु नपर्ने आयको लागि भएको खर्च भएकोले खर्च कट्टा गर्न नपाइने।
७. आयतर्फको (५) तथा (६) अनुसार आय प्राप्त गर्न लागेको खर्च ग्राउण्ड सेवा संचालनमा भएका खर्च मध्ये आधा खर्च रकम रु. १५,००,०००।-तथा रेष्टुरेण्ट संचालन वापत भएको खर्च को रु. २०,००,०००।-गरी रु. ३५,००,०००।-कट्टा गर्न पाउँछ।
८. आयतर्फको (५) तथा (६) बमोजिमको आय रु. ५०,००,०००।-मा बुँदा नं. ७ अनुसारको खर्च रु. ३५,००,०००।- कट्टा गरी आउने रु. १५,००,०००।- मा कर्पोरेट करको रूपमा २५ प्रतिशतका दरले कर लाग्दछ।

उदाहरण १४.४.५: मानौं, मलेसियामा दर्ता भएको अल्फा एयरवेजले नेपालमा उडान सेवा संचालन गर्ने गरेको रहेनछ तर विक्री एजेण्ट मार्फत उक्त एयरवेजले उक्त आय वर्षमा बैंककबाट अन्य मुलुक जाने यात्रुलाई रु. ५ करोड बराबरको टिकट विक्री एवं सेवा उपलब्ध गराएको रहेछ। यस अवस्थामा ऐनको दफा ७० एवं अनुसूची १ को दफा २ को उपदफा (७) बमोजिम बैंककबाट प्रस्थान हुने यात्रुलाई सेवा पुऱ्याए बापत अनुसूची १ को दफा २ को उपदफा (७) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम रु. ५ करोडको २% ले हुने रु. १० लाख कर लाग्दछ।

१४.५ बैदेशिक कर मिलान (Foreign Tax Credit)

१४.५.१ बैदेशिक कर मिलान गर्न सकिने व्यवस्था

ऐनमा नेपालको वासिन्दा व्यक्तिले संसारभरि जहाँ आय आर्जन गरे पनि सो आयलाई नेपालको आयमा समावेश गरी आयकर तिर्नु पर्ने व्यवस्था गरेकोछ। कुनै वासिन्दा व्यक्तिले नेपालवाहिर व्यवसाय, रोजगारी, लगानी वा आकस्मिक लाभबाट आय आर्जन गरेको छ भने त्यसरी आय

आर्जन गरेको देशमा त्यस देशको आय कर ऐन अनुसार कर तिरको हुन सक्छ । वासिन्दा व्यक्तिले जहाँ सुकै आर्जन गरेको आय भए तापनि नेपालको आयमा समावेश गरी कर तिर्नु पर्ने हुदा र नेपालवाहिर आर्जन गरेको आयमा त्यहि देशमा कर तिरिसकेको हुँदा दोहोरो कर लाग्ने अवस्था सिर्जना हुन्छ । यसरी कुनै वासिन्दा व्यक्तिको वैदेशिक आय छ र त्यस आयमा विदेशमा समेत कर तिरको छ भने एउटै आयमा दोहोरो कर नलागोस भन्ने उद्देश्यले ऐनको दफा ७१ ले वैदेशिक कर मिलान गर्न पाउने सुविधा दिएको छ ।

७१(१) कुनै वासिन्दा व्यक्तिले कुनै आय वर्षमा दाखिला गरेको कुनै विदेशी आय कर सो व्यक्तिको निर्धारणयोग्य विदेशी आय बापत दाखिला गरिएको करको हदसम्म सो आय वर्षमा सो विदेशी आयकर बापत कर मिलानको दाबी गर्न सक्नेछ ।

ऐनको उपर्युक्त व्यवस्थाले वासिन्दा व्यक्तिले निजको निर्धारणयोग्य विदेशी आय बापत दाखिला गरेको करको हदसम्म कर मिलान दाबी गर्न सक्ने व्यवस्था गरेको छ । यसरी वैदेशिक कर मिलान गर्न उक्त व्यक्तिले विदेशमा कर दाखिला गरेको हुनु पर्छ । उक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण १४.५.१: मानौं, सुश्री रामेश्वरी शर्मा नेपालमा रोजगारी गरी आय आर्जन गर्ने व्यक्ति रहिछिन् । निज नेपालको शुभ लक्ष्मी बैंकमा आ.व. २०६५।६६ मा कार्यरत रहेकी रहिछिन् । उनले २०६५ माघ देखि चैतसम्म आफू कार्यरत बैंकमा तीन महिनाको लागि विदा लिई मलेशियाको मे बैंकमा काम गरेकी रहिछिन् । उक्त बैंकमा काम गरे बापत ३ महिनाको रु. ३ लाख आय आर्जन गरेकी रहिछिन् । उनले आर्जन गरेको रु. ३ लाखमा मलेशियाको आयकर ऐन अनुसार रु. ६० हजार आयकर बापत कर दाखिला गरेकी रहेछिन् । यस अवस्थामा सुश्री रामेश्वरी शर्माले मलेशियामा आर्जन गरेको रु. ३ लाख आय समेत समावेश गरी गणना गरिएको निर्धारण योग्य आयका आधारमा नेपालमा पेस गरिएको आफ्नो आय विवरण अनुसार लाग्ने कर दाखिला गर्दा मलेशियामा दाखिला गरेको कर ऐनको दफा ७१ अन्तर्गत रही मिलानको लागि दाबी गर्न पाउछिन् ।

१४.५.२ वैदेशिक कर मिलान गर्ने प्रकृया

वैदेशिक कर मिलान गर्ने प्रकृयाका सम्बन्धमा ऐनको दफा ७१ को उपदफा (२), (३) तथा (४) मा निम्नानुसारको व्यवस्था गरिएको छ :

७१(२) उपदफा (१) बमोजिम दाबी गरिएको विदेशी कर मिलानको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-

- (क) प्रत्येक देशको स्रोतको निर्धारणयोग्य विदेशी आयका लागि छुट्टाछुट्टै गणना गर्नु पर्नेछ, र
- (ख) प्रत्येक गणनाका सम्बन्धमा सो वर्षमा उक्त व्यक्तिको नेपालको करको औसत दरभन्दा निर्धारणयोग्य विदेशी आयका हकमा बढी करको दरले सो विदेशी कर मिलानको दाबी गर्न पाइने छैन ।

नेपालको बासिन्दा व्यक्तिले विदेशमा आर्जन गरेको आयमा भुक्तानी गरेको विदेशी करको मिलान गर्दा वा मिलान गर्न दावी गर्दा नेपालको करको औसत दर भन्दा बढी भुक्तानी गरेको छ भने नेपालको औसत करको दर भन्दा बढी रकम मिलानको लागि दावी गर्न नपाउने व्यवस्था नेपालको आयकर ऐनले गरेको छ । कुनै व्यक्तिले विदेशमा आय आर्जन गरेको छ र सो आयमा कर दाखिला गरेको छ भने नेपालमा उक्त आय समावेश गरी २५ प्रतिशत कर दाखिला गर्दा दोहोरो करको दायित्व पर्ने हुदा सोबाट उन्मुक्ति दिन विदेशमा दाखिला गरेको कर नेपालमा तिर्नु पर्ने करमा मिलान गर्न पाउने (Credit) सुविधा प्रदान गरेतापनि नेपालमा तिर्नु पर्ने कर भन्दा बढी तिरेको छ भने त्यसरी तिरेको सम्पूर्ण करको रकम मिलान गर्न नपाउने गरी नियन्त्रण गरेको छ । यसको लागि ऐनमा नेपालको कर औसत दर भन्दा बढी नहुने भनी उल्लेख गरेको र ऐनमा नै नेपालको करको औसत दरको परिभाषा गरेको छ ।

कतिपय बासिन्दा व्यक्तिको वैदेशिक आय एक भन्दा बढी देशमा भएको हुन सक्छ । कुनै व्यक्तिको एक भन्दा बढी देशमा वैदेशिक आय छ र ती देशमा कर तिरेको छ भने त्यसरी आय वापत ती देशमा तिरेको वैदेशिक कर मिलान गर्दा आय भएको देश अनुसार छुट्टा छुट्टै रूपमा वैदेशिक कर मिलान गर्न दावी गर्नु पर्नेछ । विभिन्न देशमा भएका आय तथा ती देशमा दाखिला गरेको वैदेशिक कर एकमुष्ट रूपमा मिलानको लागि दावी गर्न पाइदैन । यस दफाको प्रयोजनको लागि “निर्धारणयोग्य विदेशी आय” तथा “नेपालको करको औसत दर” लाई दफा ७१ को स्पष्टीकरणको खण्ड (क) र (ख) मा निम्नानुसार स्पष्ट पारिएको छ :

(क) “निर्धारणयोग्य विदेशी आय” भन्नाले कुनै आय वर्षमा कुनै बासिन्दा व्यक्तिको सो वर्षमा कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको सो व्यक्तिको निर्धारणयोग्य आयमा समावेश गरिने देहाय बमोजिमको आय सम्झनु पर्छ :-

(१) विदेशी स्रोतबाट भएको आय, वा

(२) जुनसुकै स्रोतको भए तापनि दफा ६९ अन्तर्गत सो बासिन्दा व्यक्तिलाई वितरण गरिएको मानिने गैर बासिन्दा व्यक्तिको आय ।

(ख) “नेपालको करको औसत दर” भन्नाले कुनै आय वर्षमा कुनै विदेशी कर मिलान गर्नु अगावैको दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले त्यस्तो वर्षमा दाखिला गर्नु पर्ने करको रकमलाई त्यस्तो व्यक्तिको उक्त आय वर्षको करयोग्य आयले भाग गरी हुन आउने रकमलाई एक सयले गुणन गर्दा हुन आउने दर सम्झनु पर्छ ।

नेपालको करको औसत दरलाई निम्नानुसार बुझ्न सकिन्छ :

$$\text{करको औसत दर} = \frac{\text{बिदेशी कर मिलान अघि जम्मा लाग्ने कर}}{\text{करयोग्य आय}} \times 100\%$$

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण १४.५.२: माथि उदाहरण १४.५.१ मा उल्लिखित सुश्री रामेश्वरी शर्माले नेपालको शुभ लक्ष्मी बैंकबाट आ.व. २०७०/७१ मा रु. ६ लाख पारिश्रमिक प्राप्त गरेकी रहिछिन् । सोमध्ये निज कार्यरत शुभ लक्ष्मी बैंकले रु. १ लाख ५० हजार स्वीकृत अवकाश कोषमा दाखिला गरिदिएको रहेछ । उनले २०७० माघ देखि चैतसम्म आफू कार्यरत बैंकमा तीन महिनाको लागि विदा लिई मलेशियाको मे बैंकमा काम गरेकी रहिछिन् । उक्त बैंकमा काम गरे वापत ३ महिनाको रु. ३ लाख आय आर्जन गरेकी रहिछिन् । उनले आर्जन गरेको रु. ३ लाखमा मलेशियाको आयकर ऐन अनुसार रु. ६० हजार आयकर वापत कर दाखिला गरेकी रहेछिन् । यस अवस्थामा सुश्री रामेश्वरी शर्माले आफ्नो आय विवरण अनुसार लाग्ने कर दाखिला गर्दा मलेशियामा दाखिला गरेको कर मिलानको लागि दावी गर्न पाउने रकम निम्नानुसार गणना गर्नु पर्दछ :

विवरण		रकम रु.
नेपालको रोजगारीको आय		६००,०००.००
मलेशियाको रोजगारीको आय		३००,०००.००
निर्धारण योग्य आय (क)		९००,०००.००
घटाउने:		
स्वीकृत अवकास योगदान (ख)		(१५०,०००.००)
वास्तविक योगदान	१५०,०००.००	
निर्धारण योग्य आयको एक तिहाई	३००,०००.००	
अधिकतम सीमा	३००,०००.००	
चन्दा खर्च (ग)		०.००
करयोग्य आय (क-ख-ग)		७५०,०००.००
करको गणना		
रु. २,००,००० सम्म १% ले	२,०००.००	
रु. १,००,००० मा १५% ले	१५,०००.००	
बाँकी रु. ४,५०,००० मा २५% ले	१,१२,५००.००	

विवरण		रकम रु.
जम्मा		१,२९,५००.००
न्यून: महिलालाई छुट (अनु.१(१)(११) बमोजिम कर रकमको १०% ले	१२,९५०.००	
औषधोपचार कर मिलान	०.००	
विदेशी कर मिलान अघि जम्मा लाग्ने कर	११६,५५०.००	
न्यून: वैदेशिक कर मिलान #	४६,६२०.००	
जम्मा कर दायित्व		६९,९३०.००

# वैदेशिक कर मिलानको गणना	
करको औसत दर =	$\frac{\text{विदेशी कर मिलान अघि जम्मा लाग्ने कर}}{\text{करयोग्य आय}} \times १००\%$
=	१५।५४३५
विदेशको आय =	३००,०००।००
विदेशमा तिरेको कर =	६०,०००।००
दावी योग्य कर (१५.५४०% ले) =	४६,६२०।००

सुश्री रामेश्वरी शर्माको मलेशियामा रोजगारी वापत आर्जित आयमा रु. ६०,०००।- कर कट्टा भएको रहेछ। उनको आ.व. २०७०।७१ को करयोग्य आयमा लाग्ने नेपालको करको औसत दर १५.५४ प्रतिशतले मलेशियामा रोजगारीको निर्धारण योग्य आय रु. ३ लाखको हुने कर रकम रु. ४६,६२०।- सम्म वैदेशिक कर मिलान दावी गर्न पाउने भएकोले उनले रु. ६०,०००।- वैदेशिक कर दाखिला गरेता पनि रु. ४६,६२०।- मात्र वैदेशिक करको रुपमा मिलान गर्न पाउँछिन्।

७१(३) उपदफा (२) को खण्ड (ख) मा व्यवस्था गरिएको सीमाको कारणले उपदफा (१) बमोजिम विदेशी कर मिलान गर्न पाउने सुविधा प्रदान नगरिने कुनै व्यक्तिको निर्धारणयोग्य विदेशी आयका सम्बन्धमा दाखिला गरेको कुनै विदेशी आयकरलाई देहाय बमोजिम गर्न पाइनेछ :-

- (क) आगामी वर्षमा सार्न सकिने, र
- (ख) यस्तो विदेशी आय भएको देशमा स्रोत रहेको सो व्यक्तिको भावी आय वर्षको निर्धारणयोग्य विदेशी आयका सम्बन्धमा दाखिला गरेको मानिने।

कुनै वासिन्दा व्यक्तिको व्यवसाय, रोजगारी वा लगानी आय नेपालवाहिर आर्जन गरेको रहेछ र वाहिर आय आर्जन गरेको देशमा त्यस देशको आयकर ऐन अनुसार दाखिला भएको कर वैदेशिक

कर मिलानको रूपमा नेपालमा तिर्नु पर्ने आयकरमा मिलान गर्न पाउने व्यवस्था रहेको भए तापनि त्यस्तो कर मिलान नेपालको करको औसत दर भन्दा बढी दाखिला भएको कारणबाट दाखिला गरेको रकममध्ये आंशिकरूपमा मिलान हुन नसक्ने हुन्छ। कुनै व्यक्तिको वैदेशिक कर दाखिला गरेको आय वर्षमा मिलान हुन सकेको छैन भने मिलान हुन नसकेको हदसम्मको वैदेशिक कर मिलान आगामी वर्ष सार्न सक्ने व्यवस्था ऐनले गरेको छ। त्यसरी मिलान हुन नसकेको कर रकम जुन देशमा तिरेको कर मिलान हुन नसकेको हो सोही देशको श्रोतको रूपमा आगामी आय वर्षको निर्धारणयोग्य विदेशी आयको सम्बन्धमा दाखिला गरेको मानिनेछ। उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ।

उदाहरण १४.५.३: मानौं, उदाहरण १४.६.२ उल्लिखित सुश्री रामेश्वरी शर्माको आ.व. २०६५।६६ मा विदेशमा भएको आयमा भुक्तान गरिएको वैदेशिक कर रु. ६० हजार आ.व. २०६५।६६ को आयकर दायित्वबाट समायोजन हुन बाँकी रु. ५,९१०।- आगामी वर्षको वैदेशिक आय (मलेशियाको आय) मा लाग्ने करसँग समायोजन गर्ने गरी सार्न सक्नेछिन्।

उदाहरण १४.५.४: मानौं, सन्तोष हस्तकला इण्टरप्राइजेजले हस्तकला सामान उत्पादन गरी बिक्री गर्ने व्यवसाय गर्दछ। उक्त इण्टरप्राइजेजले आफ्नो सामान बिक्री गर्न काठमाण्डौंको अतिरिक्त भारतको कलकत्ता तथा कतारको दोहामा बिक्री कक्ष राखेको छ। आ.व. २०७०।७१ मा उक्त इण्टरप्राइजेजको नेपाल तथा विदेशमा रहेको बिक्री कक्षको निर्धारणयोग्य आय निम्नानुसार रहेको छ।

उपर्युक्त बिक्री कक्षमा भएको निर्धारणयोग्य आयमा सन्तोष हस्तकला इण्टरप्राइजेजले निम्नानुसार वैदेशिक कर दाखिला गरेको छ।

- (१) कलकत्ता बिक्री कक्षको रु. १०,००,०००।- निर्धारणयोग्य आयमा ३० प्रतिशतका दरले रु ३,००,०००।-
- (२) कतारको दोहाको बिक्री कक्षको रु. ५,००,०००।- निर्धारणयोग्य आयमा १५ प्रतिशतका दरले रु. ७५,०००।-

यदि सन्तोष हस्तकला इण्टरप्राइजेज प्राकृतिक व्यक्ति भए र निजले सो आ.व. मा दम्पति छनौट गरेको भए निजले आ.व. २०७०।७१ मा नेपालमा भएको व्यवसाय तथा विदेशमा भएको आय वापत निम्नानुसार कर तिर्नु पर्ने हुन्छ।

विवरण	रकम रु.
काठमाडौं बिक्री कक्ष	५००,०००.००
कलकत्ता (भारत) को बिक्री कक्ष	१,०००,०००.०
दोहा (कतार) को बिक्री कक्ष	५००,०००.००
निर्धारण योग्य आय (क)	२,०००,०००.०

छुट रकम:		
छुट पाउने अबकास योगदान (ख)		-
चन्दा खर्च (ग)		-
करयोग्य आय (क-ख-ग)		२,०००,०००.०
करको गणना		
रु. २,५०,००० सम्म १%	२,५००	
रु. १,००,००० मा १५% ले	१५,०००.००	
बाँकी रु. १६५०,००० मा २५% ले	४१२,५००.००	
जम्मा कर	४३०,०००.००	
न्यून: वैदेशिक कर मिलान		
भारतको	(२१५,०००.००)	
कतारको	(७५,०००.००)	
जम्मा कर दायित्व		१४०,०००.००
कर मिलान पाउने रकम गणना		
करयोग्य आय	२,०००,०००.००	
वैदेशिक कर मिलान अधिको कर	४३०,०००.००	
करयोग्य आय	२,०००,०००।००	
वैदेशिक कर मिलान अधिको कर	४३०,०००।००	

कर मिलान पाउने रकम गणना		
करको औसत दर =	$\frac{\text{विदेशी कर मिलान अघि जम्मा लाग्ने कर}}{\text{करयोग्य आय}} \times १००\%$	
=	२१.५०%	

मुलुक	भारत	कतार
निर्धारणयोग्य आय	१,०००,०००	५००,०००
औसत दर (२१.५०%) ले हुने रकम	२१५,०००	१०७,५००
सो मुलुकमा तिरेको कर (विगतको बाँकी समेत)	३००,०००	७५,०००
दाबी योग्य कर	२१५,०००	७५,०००
आगामी वर्ष दाबी गर्न सकिने रकम	८५,०००	-

सन्तोष हस्तकला इण्टरप्राइजेजको विदेशको समेत जम्मा निर्धारणयोग्य आय रु.२०,००,०००।- भएको र सो वापत निजको कर दायित्व रु.४,३०,००० भएकोले नेपालको कर औसत दर २१.५० प्रतिशत हुन्छ। उक्त इण्टरप्राइजेजले कतारको दोहाको बिक्री कक्षमा भएको आय वापत कतारमा १५ प्रतिशतका दरले रु.७५,०००।- वैदेशिक करको रूपमा दाखिला गरेकोमा नेपालमा तिर्नु पर्ने कर दायित्व मिलान दावी गरेकोमा कतारमा तिरेको कर नेपालको करको औसत दरले गणना गर्दा हुने रकम भन्दा कम भएकोले उक्त वैदेशिक कर सबै मिलान गर्न पाउँछ। त्यस्तै, भारतको कलकत्ता बिक्री कक्षमा भएको निर्धारण योग्य आयमा रु.३,००,०००।- कर दाखिला गरेको छ। उक्त आव. २०७०।७१ मा उक्त इण्टरप्राइजेजको नेपालमा तिर्नु पर्ने नेपालको करको औसत दर २१.५० प्रतिशत भएकोले भारतको कलकत्तामा बिक्रीको निर्धारण योग्य आय रु.१०,००,०००।- वापत रु.२,१५,०००।- मात्र वैदेशिक करको रूपमा मिलानको लागि दावी गर्न पाउँछ। यस अवस्थामा उक्त इण्टरप्राइजेजको भारतमा तिरेको करमध्ये मिलान हुन नसकेको रु.८५,०००।- आगामी वर्षको लागि सार्न पाउँछ। यसरी सारेको रकम सन्तोष हस्तकला इण्टरप्राइजेजको आगामी आ.व.मा भारतको कलकत्ताको बिक्री कक्षबाट हुने निर्धारणयोग्य आय वापत दाखिला गरेको मानिनेछ। यस्तो रकम समायोजन नहुन्जेल सम्म सार्न सकिन्छ।

७१(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षको लागि कुनै व्यक्तिले सो वर्षमा पाउने विदेशी कर मिलानको दाबी छोडी यस्तो मिलान सुविधा उपलब्ध रहेको विदेशी आयकर बापतको रकम खर्च दाबी गर्न पनि सक्नेछ।

ऐनले वासिन्दा व्यक्तिको वैदेशिक आय छ र सोमा विदेशमा आयकर तिरेको छ भने नेपालको करको औसत दरको सीमाभित्र रही वैदेशिक कर मिलान गर्न सक्ने व्यवस्था गरेको छ। तर कुनै वासिन्दा व्यक्तिले कुनै आय वर्षमा वैदेशिक आय वापत विदेशमा कर तिरेको छ भने त्यसरी तिरेको कर उक्त विदेशको आय नेपालको आय समेत समावेश गर्दा लाग्ने करमा मिलान नगरी विदेशमा दाखिला गरेको कर रकम वरावरको रकमलाई खर्च दावी गर्न सक्ने व्यवस्था (Foreign Tax-Expense Method) समेत रहेको छ। यस्तो अवस्थामा यसरी तिरिएको कर रकमलाई दाबी योग्य खर्च मानिन्छ। उक्त व्यवस्था तलको उदाहरणबाट समेत खुलाईएको छ।

उदाहरण १४.५.५: मानौं, विश्वरूप कार्पेट प्रा.लि. नेपालमा गलैँचा उत्पादन गर्ने व्यवसाय गर्दोरहेछ । उक्त प्रा.लि. आफ्नो गलैँचा विश्व वजारमा बिक्री गर्ने उद्देश्यले आ.व. २०६५।६६ मा जर्मनीको फ्राकंफर्टमा बिक्री कक्ष खोली त्यस बिक्री कक्षबाट भएको कारोवारमा रु. १०,००,००० निर्धारणयोग्य आय आर्जन गरेको रहेछ । फ्राकंफर्ट बिक्री कक्षमा भएको निर्धारणयोग्य आयमा जर्मनीको आयकर ऐन अनुसार रु. ३,५०,००० कर दाखिला गरेको रहेछ । उक्त प्रा.लि.को नेपालको कारोवारबाट समेत रु. १०,००,००० निर्धारणयोग्य आय प्राप्त भएको रहेछ । यस अवस्थामा उसले आफ्नो कर दायित्व निम्नानुसार निर्धारण गर्न पाउछ ।

बिबरण	नेपालको व्यवसाय	जर्मनीको व्यवसाय
नेपालमा भएको निर्धारणयोग्य आय	१,०००,०००.००	१,०००,०००.००
न्यून: जर्मनीमा दाखिला कर		(३५०,०००.००)
जम्मा करयोग्य आय	१,०००,०००.००	६५०,०००.००
लाग्ने कर (नेपालको आयमा २०% तथा जर्मनीको आयमा २५%)	२००,०००.००	१६२,५००.००
जम्मा दाखिला गर्नु पर्ने कर		रु. ३,६२,५००.००

यस उदाहरणमा सो प्रा.लि.को जर्मनीको व्यवसायमा तिर्नु पर्ने कर रु. १,६२,५०० समेत रु.३ लाख ६२ हजार ५ सय नेपालमा कर दाखिला गर्नु पर्दछ ।

दोहोरो कर मुक्ति सम्भौता सम्बन्धी व्यवस्था (Provision related to Double Tax Avoidance Agreement)

१५.१ आयकर ऐन, २०५८ ले नेपाल सरकारलाई अन्य कुनै देशको सरकारसंग दोहोरो कर मुक्ति तथा छल निरोधक सम्भौता गर्न सक्ने अधिकार प्रदान गरेको छ। देशको बीचमा हुने व्यापार, प्रविधिको हस्तान्तरण तथा एक देशको व्यक्तिले अर्को देशमा गर्ने पूंजी लगानीका कारणले एक देशका बासिन्दाको अर्को देशमा आयको श्रोत हुन जाने भएकोले आफू बासिन्दा रहेको देशमा र त्यस्तो आयको श्रोत रहेको देशमा समेत दुई देशमा कर लाग्न जाने हुन्छ। यसरी एउटै व्यक्तिको एउटै आयमा दोहोरो कर लाग्न जाने अवस्था हुन्छ। त्यस्तो अवस्थाबाट उन्मुक्ति दिन विभिन्न देशको बीचमा दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोधक सम्भौता गरिन्छ। नेपालको आयकर ऐनले दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोधक सम्भौता लगायत कर प्रशासनमा पारस्परिक सहयोग प्रदान गर्ने विषयमा समेत सम्भौता हुन सक्दछ। आयकर ऐन, २०५८ ले अन्तर्राष्ट्रिय सम्भौताको सम्बन्धमा ऐनको दफा ७३ मा छुट्टै व्यवस्था गरेको छ। अन्तर्राष्ट्रिय करको सन्दर्भमा दोहोरो कर मुक्ति सम्बन्धी प्रावधान एवं सो सम्बन्धी सम्भौताका आधारलाई यस परिच्छेदमा प्रस्तुत गरिएको छ।

१५.२ अन्तर्राष्ट्रिय सम्भौता

ऐनको दफा ७३ ले अन्तर्राष्ट्रिय सम्भौता एवं दोहोरो कर मुक्ति सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :-

७३(१) कुनै व्यक्तिको कुनै आयमा यस ऐन वा प्रचलित कानून बमोजिम कर लाग्ने व्यवस्था भएको र सोही आयमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने यस्तो दोहोरो कर नलाग्ने गर्न नेपाल सरकारले विदेशी सरकारसित अन्तर्राष्ट्रिय सम्भौता गर्न सक्नेछ।

कुनै व्यक्तिको आयको श्रोत वासिन्दा भएको देशमा मात्र सीमित नभै विदेशी मुलुकमा समेत आयकरका विभिन्न शीर्षक अन्तर्गतको आयका श्रोत रहेको हुन सक्दछ। यसले गर्दा आयको श्रोत भएको देशको आयको ऐन अनुसार त्यस देशमा कर लाग्ने र त्यस देशमा आर्जन गरी प्राप्त गरेको आय स्वदेशमा ल्याउदा वा वासिन्दा व्यक्तिको संसारभरिको आयमा कर लाग्ने सिद्धान्त अनुसार कर लाग्ने देशमा आर्जन गरेको आय समेत समावेश गरी आयकर भुक्तानी गर्दा एउटै आयमा दोहोरो कर लाग्न जाने हुन्छ। यस्तो अवस्थामा दोहोरो कर मुक्ति सम्भौता सम्पन्न भएको छ भने कुनै व्यक्तिको एउटै आयमा दुई वटा देशमा कर नलाग्ने हुन्छ। उक्त व्यवस्था तलको उदाहरणबाट समेत खुलाईएको छ।

उदाहरण १५.२.१: मानौं, नगेन्द्र भा नेपालको वरिष्ठ आँखा शल्य चिकित्सक रहेछन् । आर्थिक वर्ष २०७१/०७२ मा निजले भारतको मद्रासको अस्पतालमा श्रोत व्यक्तिको हैसियतले ४ महिना सेवा प्रदान गरी रु. १० लाख सेवा शुल्क प्राप्त गरेको रहेछन । नेपाल सरकार र भारत सरकारबीच दोहोरो कर मुक्ति सम्झौता सम्पन्न भएको र उक्त सम्झौतामा श्रोत व्यक्तिको हैसियतले शल्य क्रिया सेवा प्रदान गर्ने व्यक्तिले वासिन्दा नभएको देशमा १८३ दिनभन्दा कम सेवा प्रदान गरी प्राप्त गरेको आयमा श्रोत देशमा कर नलाग्ने व्यवस्था रहेछ भने यस अवस्थामा डा. नगेन्द्र भाले भारतमा गरेको आखाको शल्य चिकित्सा वापत प्राप्त आयमा भारतमा आयकर तिर्नु पर्दैन ।

यदि नेपाल सरकार तथा भारत सरकारबीच यस किसिमको दोहोरो कर मुक्ति सम्झौता नभएको अवस्थामा भारतमा प्राप्त गरेको आयमा भारतमा कर भुक्तानी गर्नुपर्ने र नेपालमा समेत सो आय समावेश गरी कर तिर्नुपर्ने हुन्छ । यसर्थ यसबाट एउटै आयमा दोहोरो कर लाग्ने अवस्था हुन जान्छ ।

७३(२) नेपालसँग सम्पन्न भएका कुनै अन्तर्राष्ट्रिय सम्झौताबमोजिम अर्को देशको सक्षम अधिकारीले सो अर्को देशको कर कानून अन्तर्गत कुनै बक्यौता राख्ने व्यक्तिले बुझाउनु पर्ने रकम नेपालमा संकलन गरिदिन विभागलाई अनुरोध गरेको अवस्थामा यो उपदफा लागू हुनेछ ।

कुनै एक देशमा आय आर्जन गर्दा आय आर्जन गरेको देशको आयकर ऐन अनुसार दाखिला गर्नुपर्ने कर दायित्व भुक्तानी नगरी अर्को देशमा गई वस्ने व्यक्तिलाई आय आर्जन भएको देशमा लाग्ने करको दायित्वबाट उन्मुक्ति नमिलोस भन्ने अभिप्रायले देशको बीचमा हुने दोहोरो कर मुक्ति सम्झौतामा कर संकलनको लागि सहयोग गर्ने सम्वन्धी विषयलाई समेत समावेश गर्ने प्रचलन रहेको छ । यस किसिमको व्यवस्थाले कर दायित्वबाट उन्मुक्ति पाउन एउटा देशबाट भागी अर्को देशमा वस्ने उद्देश्यलाई नियन्त्रण गर्दछ । दोहोरो कर मुक्ति सम्झौताको विभिन्न नमूना (Model) मा यससम्वन्धी व्यवस्थालाई छुट्टै धाराको रूपमा राख्न थालिएको छ । OECD Model पछिल्लो संस्करणमा कर संकलनमा सहयोग (Assistance in Collection of Tax) लाई छुट्टै धाराको रूपमा समावेश गरेकोछ । त्यस्तै SAARC Model मा पनि यस धारा समावेश भएको छ । नेपालको आयकर ऐनमा माथि उल्लेख गरेको व्यवस्था समावेश गरी सविदाकारी देशलाई त्यस देशको कर दायित्व संकलनमा सहयोग गर्ने प्रत्याभूति दिएको छ । अर्को देशमा कर दायित्व रहेको आफ्नो वासिन्दा व्यक्तिबाट कसरी कर संकलन गर्ने, कति दिनसम्म संकलन गर्ने भन्ने विभिन्न विषयको सम्वन्धमा दुई देशको बीचमा सम्पन्न हुने सम्झौतामा नै विस्तृत रूपमा उल्लेख भएको हुन्छ । उक्त व्यवस्था तलको उदाहरणबाट समेत खुलाईएको छ ।

उदाहरण १५.२.२: मानौं, अमिर हुसेन भन्ने व्यक्तिले पाकिस्तानमा आ.ब. २०६४।६५ मा सोही देशको वासिन्दा व्यक्ति भै होटल व्यवसाय संचालन गरेका रहेछन् । उनले पाकिस्तानमा व्यवसाय संचालन गरेबापत पाकिस्तानमा रु. १० लाख कर भुक्तानी गर्नुपर्ने रहेछ । निजले पाकिस्तानमा उक्त कर दाखिला नगरी देश छोडी २०६५।६६ देखि नेपालको वासिन्दा व्यक्ति भै बसेका रहेछन । निजले नेपालमा वासिन्दा व्यक्तिकोरूपमा व्यवसाय सञ्चालन समेत गरेका रहेछन ।

नेपाल सरकार तथा पाकिस्तानमा सरकारबीच दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्बन्धी सम्झौतामा कर संकलनमा सहयोग गर्ने धारा समावेश भएकोले पाकिस्तानको सक्षम अधिकारीले नेपालको आन्तरिक राजस्व विभागका महानिर्देशक (सक्षम अधिकारी) लाई पाकिस्तानमा बक्यौता रहेको अमिर हुसैनको कर दायित्व संकलन गर्न पत्राचार गरेमा नेपालको आन्तरिक राजस्व विभागको महानिर्देशकले यस दफाको अधीनमा रही कर संकलनमा सहयोग गरीदिनु पर्दछ ।

७३(३) उपदफा (२) लागू हुने अवस्थामा विभागले सो सक्षम अधिकारीलाई सो रकम पठाउने प्रयोजनको लागि कर बक्यौता राख्ने सो व्यक्तिलाई लिखितरूपमा सूचना गरी सो सूचनामा उल्लेख गरिएको मितिभित्रमा त्यस्तो रकम विभागमा दाखिला गर्न लगाउन सक्नेछ ।

नेपालले दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौतामा हस्ताक्षर गरेको देशको सक्षम अधिकारीले कर संकलनका लागि अनुरोध गरी पठाएको अवस्थामा विभागले संकलनको प्रक्रिया अवलम्बन गर्नुपर्दछ । सम्झौता भएको देशमा कर दायित्व रहेको नेपालको वासिन्दा व्यक्तिबाट कर संकलन गरी पठाउनको लागि विभागले रकम दाखिला गर्नुपर्ने म्याद सहित लिखित सूचना जारी गर्नु पर्दछ । माथिको उदाहरण २ मा अमिर हुसैनको पाकिस्तानमा रहेको कर दायित्व असूली गरी पठाउन पाकिस्तानको सक्षम अधिकारीले नेपालको सक्षम अधिकारीलाई पत्राचार गरेको अवस्थामा आन्तरिक राजस्व विभागले निज अमिर हुसैनलाई पाकिस्तानमा निजले दाखिला गर्नुपर्ने कर रकम दाखिला गर्नुपर्ने मिति उल्लेख गरी सूचना जारी गर्नुपर्दछ ।

७३(४) कुनै अन्तर्राष्ट्रिय सम्झौतामा नेपालले आय वा भुक्तानीमा छुट दिनु पर्ने वा आय वा भुक्तानीमा करको घटाइएको दर लगाउनु पर्ने गरी व्यवस्था गरिएको भएमा यो उपदफा लागू हुनेछ ।

कुनैपनि देशको आयकर ऐनले आयको प्रकार अनुसार पनि कर लाग्ने दर निर्धारण गरेको हुन्छ । दोहोरो कर मुक्ति सम्झौतामा आयको प्रकार अनुसार त्यसमा लाग्ने कर वा कुन देशमा त्यस्तो आयमा कर लाग्ने हो स्पष्ट रूपमा विभिन्न धारामा उल्लेख भएको हुन्छ । देशको आयकर ऐनमा तोकिएको दर र सम्झौतामा उल्लेख भएको दर कतिपय आयमा फरक पर्न सक्दछ । सम्झौतामा उल्लेख भएको दर ऐनमा उल्लेख भएको दरभन्दा घटी भएको अवस्था वा सम्झौतामा कुनै व्यक्तिको आयको श्रोत देशमा छुट दिने उल्लेख भएको तर त्यस्तो व्यक्तिको आयमा ऐनमा कर लाग्ने अवस्था हुन सक्दछ । ऐन अनुसार कर लाग्ने तथा बढी दरले कर लाग्ने तर सम्झौता अनुसार कर नलाग्ने वा घटी दरले कर लाग्ने उल्लेख भएको छ भने दोहोरो कर मुक्ति सम्झौता

सम्पन्न भएको देशको सन्दर्भमा सम्झौताको व्यवस्था अनुरूप गर्नुपर्दछ । नेपालको आयकर ऐनले यसै उपदफा माफत सम्झौताको व्यवस्था प्रभावकारी हुने प्रत्याभूति गरेको छ । उक्त व्यवस्था तलको उदाहरणबाट समेत खुलाईएको छ ।

उदाहरण १५.२.३: मानौं, चीनको Dr. Lee ले नेपालको भृकुटी मेडिकल कलेजमा अध्यापन कार्य गरी रु. १० लाख आय प्राप्त गरेका रहेछन् । नेपाल सरकार तथा चीन सरकारको बीचमा हस्ताक्षर भएको दोहोरो कर मुक्ति सम्झौतामा एक देशको प्राध्यापकले अर्को देशमा अध्यापन गर्दा निजले प्राप्त गरेको आयमा त्यस्तो देशमा दुई वर्षकर नलाग्ने व्यवस्था रहेको छ । अतः यस अवस्थामा नेपालको आयकर ऐनको व्यवस्था प्रभावकारी नभै सम्झौताको व्यवस्था प्रभावकारी हुने हुदा Dr. Lee ले नेपालको भृकुटी मेडिकल कलेजबाट प्राप्त गरेको आयमा नेपालमा कर तिर्नु पर्दैन ।

उदाहरण १५.२.४: मानौं, नेपाल तथा कतार सरकारबीच दोहोरो कर मुक्ति सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा एक देशको वासिन्दा व्यक्तिले अर्को देशमा ऋण लगानी गरी प्राप्त गरेको व्याज आयमा १० प्रतिशतले कर लाग्ने व्यवस्था उल्लेख गरेको छ । नेपालको आयकर ऐनले वासिन्दा प्राकृतिक व्यक्ति वाहेक अन्य व्यक्तिले प्राप्त गरेको व्याज आयमा १५ प्रतिशतले श्रोतमा कर कट्टी गर्नुपर्ने र गैर वासिन्दा व्यक्तिको हकमा यसरी १५ प्रतिशतका दरले कट्टी गरिएको कर नै अन्तिम कर हुने व्यवस्था गरेको छ । आ.ब.२०६६।६७ मा कतारका वासिन्दा व्यक्ति जाकिर हुसैनले नेपालको कर्णाली जलविद्युत कम्पनीमा रु. १ करोड लगानी गरी रु. १० लाख व्याज आय प्राप्त गरेको रहेछ । यस अवस्थामा निज जाकिर हुसैनले प्राप्त गरेको व्याजमा नेपालको आयकर ऐन अनुसार १५ प्रतिशतले रु. १ लाख ५० हजार कर लाग्ने हुन्छ तर कतारसंगको सम्झौताको व्यवस्था अनुसार रु. १ लाख (१० प्रतिशत) मात्र कर लाग्ने हुन्छ । अतः नेपाल सरकार तथा कतार सरकारबीच दोहोरो कर मुक्ति सम्झौता भएको हुदा जाकिर हुसैनको व्याज आयमा सम्झौतामा उल्लेख गरिएको दर अनुसार १० प्रतिशतले हुने रु १ लाख मात्र कर लाग्दछ ।

७३(५) उपदफा (४) लागू भएको अवस्थामा देहाय बमोजिमको कुनै निकायलाई कर छुट वा कर कट्टीको सुविधा उपलब्ध हुने छैन :-

- (क) सो सम्झौताको प्रयोजनको लागि सो सम्झौताको अर्को पक्ष रहेको राष्ट्रको बासिन्दा मानिने निकाय, र
- (ख) सो निकायको निहित स्वामित्वको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा प्राकृतिक व्यक्तिहरूद्वारा वा कुनै प्राकृतिक व्यक्तिको हित नरहेको निकायहरूद्वारा ग्रहण गरिएको, र सो सम्झौताको प्रयोजनको लागि सो व्यक्तिहरू वा निकायहरू सो सम्झौताको अर्को पक्ष रहेको राष्ट्रको वा नेपालको पनि बासिन्दा नभएको ।

उपदफा (४) ले नेपालको ऐनको व्यवस्था भन्दा कम कर दायित्व हुने गरी व्यवस्था उल्लेख भै सम्झौता सम्पन्न भएको अवस्थामा सम्झौतामा उल्लेख भएको व्यवस्था नै प्रभावकारी हुने व्यवस्था

गरेको छ । तर उपदफा (४) को व्यवस्था उपदफा (५) मा उल्लेख गरिएको व्यक्तिको सम्बन्धमा भने व्यवस्था प्रभावकारी नहुने व्यवस्था गरेको छ । सम्झौतामा भएको कर छुटको सुविधा पाउन सविदाकारी मुलुकको वा नेपालको वासिन्दा व्यक्ति भएको हुनुपर्दछ ।

उदाहरणका लागि नेपाल र कतारका बीचमा दोहोरो कर उन्मुक्ति सम्बन्धी सम्झौता छ । ऐनको यो दफा अनुसार सुविधा प्राप्त गर्न कुनै कतारी कम्पनीको कमीतमा ५० प्रतिशत शेयरधनी कतारको कर कानून अनुसार वासिन्दा व्यक्ति वा नेपालको वासिन्दा व्यक्ति हुनु पर्दछ । कतारको वासिन्दा व्यक्ति वा नेपालको वासिन्दा व्यक्ति वाहेक अन्य देशको वासिन्दा व्यक्तिको ६० प्रतिशत शेयर भएको कतारी कम्पनीले यो दफा बमोजिमको कर सहूलियत प्राप्त गर्न सक्तैन ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “अन्तर्राष्ट्रिय सम्झौता” भन्नाले देहायको व्यवस्था गर्ने कुनै विदेशी सरकारसंग सम्पन्न गरिएको नेपालको हकमा लागू भएको कुनै सन्धि वा सम्झौता सम्भन्नु पर्छ :-

(क) दोहोरो करबाट मुक्ति दिने र वित्तीय छल निरोध गर्ने, वा

(ख) कर दायित्वको कार्यान्वयनमा पारस्परिक प्रशासनिक सहायता प्रदान गर्ने ।

आयकरको सम्बन्धमा विदेशी मुलुकसंग सम्पन्न हुने सम्झौता मुख्य रूपमा दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध गर्ने सम्बन्धमा नै हुन्छ । तर कतिपय देशको बीचमा पूर्णरूपको (Full-fledged) सम्झौता नभै सीमित विषयमा समेत सम्झौता हुने गरेको छ । व्यक्तिको सबै प्रकारको आय वा नमूना सम्झौता (Model Agreement) को सबै धारा समावेश गरी सम्झौता गर्न बढी समय लाग्ने र देशको आर्थिक गतिविधिको अवस्था अनुसार सीमित विषयमा मात्र सम्झौता भएपनि हुने कारणवस केहि धारामात्र समावेश गरी सम्झौता सम्पन्न गर्न सकिन्छ । दुई राष्ट्रबीच Exchange of Information को सम्बन्धमा मात्र सम्झौता हुन सक्दछ । त्यस्तै एउटा देशमा कर दायित्व राखी अर्को देशमा वर्सने प्रवृत्तिलाई निरुत्साहित गर्न देशको बीचमा Assistance in Collection of Tax को लागि मात्र सम्झौता भएको हुन सक्दछ ।

दोहोरो कर मुक्ति वा वित्तीय छल निरोध गर्ने सम्बन्धमा पनि व्यक्तिको सबै आयको सम्बन्धमा सम्झौता नभै सीमित क्षेत्र एवं आयको लागि मात्र सम्झौता हुने गरेको छ । विशेष गरी Shipping and Air Enterprises को आयको लागि मात्र धेरै देशको बीचमा सम्झौता भएको पाइन्छ । देशको बीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण एवं सेवा प्रदान आदि आर्थिक गतिविधि नभएको अवस्थामा समेत Shipping and Air Enterprises गतिविधि हुन सक्ने हुँदा यसको विविध पक्षलाई स्पष्ट गरी सम्झौता हुन सक्दछ ।

१५.३ दोहोरो कर मुक्ति सम्झौता

१५.३.१ दोहोरो कर मुक्ति सम्झौताको परिचय

वर्तमान विश्वमा कुनै पनि राष्ट्र एक्लिअर आर्थिक गतिविधिमा रहन सक्ने अवस्था छैन । देशको तिव्र आर्थिक विकासको लागि विकासशील राष्ट्रलाई वैदेशिक लगानी, आधुनिक प्रविधि तथा विशेषज्ञको सेवा आवश्यक पर्दछ । त्यस्तै विकसित राष्ट्रले आफ्नो देशमा लगानीको अवसर कम

हुंदै गएको तथा विकासशिल राष्ट्रमा वजार एवं कच्चा पदार्थको उपलब्धता एवं सस्तो श्रमशक्तिको उपलब्धताको कारणबाट विकासशील देशमा लगानी प्रवाहित गर्ने कार्य सामान्य भै सकेको छ । एक देशको वासिन्दा व्यक्तिले अर्को देशमा व्यवसाय गर्ने रोजगारी वा सेवा प्रदानमा सहभागी हुने, पूँजी एवं ऋण लगानी गर्ने एवं प्रविधि हस्तान्तरण गर्ने कार्यबाट अर्को देशमा आय आर्जन गर्ने गर्छन् । यसरी प्राप्त हुने आयमा जुन देशमा आय प्राप्त भएको छ सो देशको आयकर ऐन अनुसार कर लाग्ने व्यवस्था रहेको हुन्छ । अर्कोतर्फ कुनै पनि वासिन्दा व्यक्तिको स्वदेशी आयमा मात्र कर नलागि जुनसुकै देशमा आय भएको भएपनि कर लगाउने अधिकार (Exclusive Right of Taxation) वासिन्दा रहेको देशलाई हुन्छ ।

नेपालको आयकर ऐनको मुख्य रूपमा २ वटा करको आधार रहेको छ । नेपालको वासिन्दाले जुनसुकै देशमा आय प्राप्त गरेपनि सो आयमाथि कर लगाउने अधिकार नेपाललाई रहेको छ । त्यस्तै कुनै गैर वासिन्दाको नेपालमा श्रोत भएको आय छ भने सोमा कर लगाउने अधिकार पनि आयकर ऐनले नेपाललाई उपलब्ध गराएको छ ।

वासिन्दा व्यक्तिलाई वासिन्दा रहेको देशमा कर लाग्ने तथा अन्य देशमा भएको आर्जनमा सो देशमा समेत कर लाग्ने हुदा कुनै व्यक्तिको एउटै आयमा दोहोरो कर लाग्ने अवस्था सिर्जना हुन सक्छ । कुनै पनि व्यक्तिको एउटै आयमा दुई देशमा कर नलाग्ने व्यवस्था गर्न तथा वासिन्दा नभएको देशमा आय आर्जन गरे वापत भुक्तानी गरेको कर मिलान गर्ने व्यवस्थाको लागि विभिन्न देशका बीचमा दोहोरो कर मुक्ति सम्झौता सम्पन्न गर्ने गरिन्छ । कुन व्यक्तिको कुन आयमा कुन देशमा कर लाग्ने, कति दरमा कर लाग्ने, अर्को देशमा तिरेको कर आफ्नो देशमा कसरी र कतिसम्म मिलान गर्ने भन्ने सम्बन्धमा स्पष्ट हुन दुई देशको बीचमा गरिने सम्झौतालाई नै दोहोरो कर मुक्ति सम्झौता भनिन्छ ।

१५.३.२ दोहोरो कर मुक्ति सम्झौता सम्बन्धी समान अवधारणा

दोहोरो कर मुक्ति सम्झौताले अन्तर्राष्ट्रिय कारोवारलाई समेट्छ । कुनै देशको अन्तर्राष्ट्रिय कर पक्ष आन्तरिक (Inbound) तथा बाह्य (Outbound) दुवै हुन्छ । दोहोरो कर मुक्ति सम्झौता सम्बन्धमा विभिन्न अवधारणा रहेको भए तापनि केहि विषयमा समान अवधारणा रहेको पाइन्छ । अन्तर्राष्ट्रिय रूपमा समान अवधारणा रहेको मुख्य वुंदा निम्नानुसार रहेको छ :

- (१) जुन देशमा व्यापार, व्यवसाय, कारोवार वा अन्य कुनै पनि कारणबाट आय आर्जन हुन्छ भने त्यसरी भएको आय आर्जनमा श्रोत देशलाई कर लगाउने पहिलो अधिकार हुन्छ । कुनै देशको वासिन्दा व्यक्तिले अर्को देशमा शाखा संचालन गरी प्रभावकारी व्यवस्थापनद्वारा कार्यालय वा कारखाना संचालन गरी सक्रिय रूपमा आय आर्जन गरेको छ भने त्यसरी गरेको आयमा आय आर्जन गरेको देशमा नै कर लाग्दछ ।
- (२) कुनै देशको वासिन्दा व्यक्तिले अर्को देशमा स्थायी संस्थापनको माध्यमबाट कारोवार नगरी वासिन्दा भएको देशमा नै वसी पूँजी लगानी, ऋण लगानी एवं प्रविधि हस्तान्तरण गर्ने कार्य

गरी आय आर्जन गर्न सक्दछन् । यसरी आफै अर्को देशमा कुनै न कुनै रूपमा सक्रिय नभई प्राप्त गरेको आयमा श्रोत देशमा सीमित दरले कर लाग्दछ ।

- (३) कुनै देशको वासिन्दा व्यक्तिले अर्को देशमा आय प्राप्त गरेको छ भने आय आर्जन गरेको देशमा श्रोतमा कर लाग्दछ । यसरी श्रोतमा लागेको कर मिलान गरेपश्चात कर लगाउने अधिकार वासिन्दा रहेको देशलाई हुन्छ ।
- (४) कुनै देशको वासिन्दा व्यक्तिले अर्को देशमा आय आर्जन गर्दा श्रोत भएको देशमा तिरेको कर मिलान गर्नु पर्दछ । यसरी श्रोत देशमा तिरेको कर वासिन्दा देशमा मिलान गर्ने व्यवस्थाले कुनै पनि व्यक्तिको एउटै आयमा दोहोरो कर नलाग्ने अवस्था हुन्छ ।

दोहोरो कर मुक्ति सम्भौता गर्दा आयमा कर लगाउने सम्बन्धमा दुई देशको बीच हुने वार्ताबाट तय हुन्छ । अन्य आयका शीर्षकमा वार्ताद्वारा तय भए तापनि माथिका वुंदाको सम्बन्धमा संविदाकारी (Contracting) देशका बीचमा समान धारणा रहेको हुन्छ ।

१५.३.३ दोहोरो कर मुक्ति सम्भौताको उद्देश्य

कुनै व्यक्तिले कुनै देशमा आय आर्जन गरेको छ भने सो देशको आयकर ऐन अनुसार कर लाग्ने व्यवस्था रहेको हुन्छ । वर्तमान विश्वमा कतिपय व्यक्तिको आय एउटै देशमा मात्र सीमित नहुन सक्छ । अन्तर्राष्ट्रिय व्यापार व्यवसाय लगानी तथा प्रविधि हस्तान्तरणको माध्यमबाट व्यक्तिको उपस्थिति अर्को देशमा हुन सक्छ । अन्तर्राष्ट्रिय व्यापार एवं लगानीबाट देशको आर्थिक विकासमा सहयोग पुग्दछ । यसरी अन्तर्राष्ट्रिय कारोवारमा संलग्न दुवै देशको आर्थिक विकास हुन गई समग्र रूपमा विश्वकै आर्थिक विकासमा सहयोग पुग्न जान्छ । दुई देशबीच कुनै पनि स्वरूपमा हुने कारोवारलाई सहज गर्न वा संविदाकारी देशको बीचमा उपयुक्त रूपले श्रोतको बाँडफाँड गर्ने व्यवस्थाको लागि दोहोरो कर मुक्ति सम्भौता सम्पन्न भएको हुन्छ । दोहोरो कर मुक्ति सम्भौता सम्पन्न गनुपर्ने विभिन्न उद्देश्य हुन्छन् । सोमध्ये प्रमुख उद्देश्य निम्नानुसार रहेका छन् :

- (१) दोहोरो करको अवस्थालाई हटाउने : सामान्यतया: कुनै व्यक्तिले आर्जन गरेको आयमा जुन देशमा आर्जन भएको छ सोही देशमा कर लाग्दछ । त्यस देशको ऐन अनुसार त्यस्तै वासिन्दा व्यक्तिले आय आर्जन जुन देशमा गरेको भए तापनि वासिन्दा भएको देशमा कर लाग्छ । यसरी एउटै व्यक्तिको एउटै आयमा दुईवटा देशमा कर लाग्ने व्यवस्था हटाउने उद्देश्यले देशको बीचमा दोहोरो कर मुक्ति सम्भौता सम्पन्न हुन्छ । उक्त व्यवस्था तलको उदाहरणबाट समेत खुलाईएको छ ।

उदाहरण १५.३.१: मानौं, Mr. Peter संयुक्त अधिराज्यको वासिन्दा व्यक्ति रहेछन्। उनले आय वर्ष २०६५।६६ मा नेपालको वेलाईत स्थित आवासीय राजदुतावासमा टेलिफोन अपरेटरको रूपमा कार्य गरी आय आर्जन गरेका रहेछन्। Mr. Peter संयुक्त अधिराज्यको वासिन्दा भएपनि टेलिफोन अपरेटरको रूपमा कार्य गरी नेपाल सरकारबाट प्राप्त गरेको रकम ऐनको दफा ६७(६)(भ) अनुसार नेपालको श्रोत हुन्छ र उनले प्राप्त गरेको आयमा नेपालको आयकर ऐन अनुसार कर लाग्दछ।

संयुक्त अधिराज्यको आयकर ऐनले कुनै देशको सरकारी सेवाबाट निजकै वासिन्दा व्यक्तिले आय प्राप्त गरेको छ भने संयुक्त अधिराज्यमा नै कर लाग्ने व्यवस्था गरेको छ भने यस अवस्थामा Mr. Peter ले प्राप्त गरेको आयमा दुवै देशमा कर लाग्न जान्छ।

यदि नेपाल सरकार तथा संयुक्त अधिराज्य सरकारबीच दोहोरो कर मुक्ति सम्झौता सम्पन्न भएको अवस्थामा भने त्यस्तो सम्झौतामानै सरकारी सेवाबाट प्राप्त गरेको आयमा कुन देशमा कर लाग्ने भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था हुने हुदा दोहोरो कर लाग्ने अवस्थाबाट उन्मुक्ति हुने हुन्छ।

- (२) **करको भार कम गर्ने** : कुनै व्यक्तिले अर्को देशमा आय आर्जन गरे वापत आय आर्जन गरेको देशमा सोही देशको आयकर ऐन अनुसार कर लाग्दछ। कुनै देशको वासिन्दा व्यक्तिले आय आर्जन गरेको देश तथा वासिन्दा देशको बीचमा दोहोरो कर मुक्ति सम्झौता सम्पन्न भएको छ भने आयको प्रकृति अनुसार लाग्ने करको दर समेत निश्चित गरिएको हुन्छ। यदि आय आर्जन गरेको देशको आयकर ऐनले तोकेको करको दर भन्दा दुई देशबीच सम्पन्न सम्झौतामा उल्लिखित करको दर कम भए दोहोरो कर मुक्ति सम्झौताको कारणबाट करको भार कम पर्न जान्छ। उक्त व्यवस्था तलको उदाहरणबाट समेत खुलाईएको छ।

उदाहरण १५.३.२: मानौं, ABC कम्पनी नेपालको विद्युत उत्पादन गर्ने कम्पनी रहेछ। उक्त कम्पनीले अफ्नो व्यवसाय संचालन गर्नको लागि चिनिया नागरिक Mr. Chang बाट १० प्रतिशतको दरले व्याज भुक्तानी गर्ने शर्तमा रु. १ करोड ऋण लिएको रहेछ। आ.व. २०६४।६५ मा उक्त ऋणको व्याज वापत ABC कम्पनीले Mr. Chang लाई रु. १० लाख भुक्तानी गरेको रहेछ। नेपालको आयकर ऐन अनुसार गैर वासिन्दा व्यक्तिलाई यस्तो व्याज भुक्तानीमा १५ प्रतिशत अग्रिम कर कट्टी गर्नु पर्दछ। Mr. Chang चिनिया वासिन्दा व्यक्ति भएको तथा नेपाल र चीन सरकारबीच सम्पन्न दोहोरो कर मुक्ति सम्झौता अनुसार व्याज आयमा १० प्रतिशतले कर लाग्ने व्यवस्था भएकोले Mr. Chang लाई करको भार ५ प्रतिशतले कम पर्न जान्छ।

- (३) **करको दायित्वको अनिश्चितता कम गर्ने** : कुनै पनि देशको आयकर ऐन सो देशको आवश्यकता अनुसार संशोधन हुन सक्दछ। आयकर ऐन संशोधन गर्दा कुनै व्यक्तिको आयमा लाग्ने करको दर बढ्न जान सक्ने अवस्था हुन्छ। एउटा देशको वासिन्दा व्यक्तिले अर्को देशमा लगानी गर्दाको समयमा रहेको करको दर पछि संशोधनको कारणबाट परिवर्तन हुन सक्ने हुँदा कुनै व्यक्तिले आयमा लाग्ने करको सम्बन्धमा अनिश्चितता रहन सक्दछ। यदि लगानी गर्ने व्यक्ति वासिन्दा रहेको देश तथा लगानी गरेको देशको बीचमा दोहोरो कर

मुक्ति सम्भौता सम्पन्न भएको छ भने आयको प्रकृति अनुसार करको दर निश्चित हुने एवं सम्भौतामा उल्लेख भएको करको दर त्यस देशको आयकर ऐनमा उल्लिखित दर भन्दा बढी भएको अवस्थामा समेत सम्भौताको व्यवस्था नै प्रभावकारी हुने हुँदा करको दायित्वको अनिश्चितता हुँदैन। उक्त व्यवस्था तलको उदाहरणबाट समेत खुलाईएको छ।

उदाहरण १५.३.३: मानौं, Mr. Habib पाकिस्तानी वासिन्दा व्यक्ति रहेछन्। उनले वैकिग व्यवसायलाई सहज बनाउने Computer Software को विकास गरेका रहेछन्। उनले विकास गरेको Computer Software नेपालको ABC बैंकले ५ वर्षसम्म अविच्छिन्न प्रयोग गर्ने अधिकार लिई प्रत्येक वर्ष रु. १ करोड रोयल्टी भुक्तानी गर्ने गरेको रहेछ। नेपालको आयकर ऐन अनुसार रोयल्टीको भुक्तानीमा १५ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ। आयकर ऐनमा पटक पटक संशोधन भई रोयल्टीको भुक्तानीमा लाग्ने करको दरमा परिवर्तन हुन सक्ने हुँदा रोयल्टी वापत प्राप्त आयमा लाग्ने करको अनिश्चितता Mr. Habib लाई रहिरहन सक्छ। Mr. Habib पाकिस्तानी वासिन्दा भएको एवं नेपाल र पाकिस्तान सरकारबीच दोहोरो कर मुक्ति सम्भौता भएकोले नेपालको आयकर ऐनमा संशोधन भई रोयल्टी भुक्तानीमा लाग्ने करको दर बढाए पनि दोहोरो कर मुक्ति सम्भौताको कारणबाट निजलाई लाग्ने करको दरको सम्बन्धमा कुनै अनिश्चितता हुँदैन। नेपाल र पाकिस्तान सरकारबीच दोहोरो कर मुक्ति सम्भौताबमोजिम उक्त करको दर १५ प्रतिशतभन्दा बढी हुँदैन।

- (४) **कर चुहावट कम गर्ने** : अन्तर्राष्ट्रिय कारोवारमा संलग्न हुने व्यक्तिले करको दर बढी भएको देशबाट तुलनात्मक रूपमा करको दर कम भएको देशमा आयलाई हस्तान्तरण (Transfer Pricing) गर्न सक्ने अवस्था रहन्छ। यसले गर्दा जुन देशमा कारोवार भई आय प्राप्त भएको छ सो देशमा लाग्नु पर्ने कर रकम कम हुन गई श्रोत देशलाई नोक्सानी पर्न जान सक्ने अवस्था हुन्छ। कारोवार गर्ने वासिन्दा व्यक्ति रहेको देश तथा कारोवार भएको देशको बीचमा दोहोरो कर मुक्ति सम्भौता सम्पन्न भएको छ भने यस किसिमको चुहावटलाई नियन्त्रण गर्न सकिन्छ। दोहोरो कर मुक्ति सम्भौतामा संविदाकारी देशको वासिन्दाको कारोवार सम्बन्धी सूचना आदान प्रदान गर्ने व्यवस्था हुने हुँदा उक्त व्यवस्थाको अधीनमा रही कारोवारको जानकारी लिन सकिन्छ। अतः यस किसिमको व्यवस्थाले कर चुहावटको सम्भावनालाई न्यून गर्न सहयोग पुऱ्याउंदछ। उक्त व्यवस्था तलको उदाहरणबाट समेत खुलाईएको छ।

उदाहरण १५.३.४: मानौं, मौरिससमा रहेको एक कम्पनीले सवारी साधन बिक्रीको कार्य गर्ने गरेको रहेछ र त्यस कम्पनीको नेपाल तथा कुवेतमा स्थायी संस्थापन रहेछ । मौरिससको आयकर ऐनले व्यवसायको आयमा २० प्रतिशतले कर लाग्ने व्यवस्था गरेको रहेछ भने नेपालको आयकर ऐनले सामान्य व्यवसायको आयमा २५ प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरेको छ । त्यस्तै कुवेतमा करको दर मानौं, १५ प्रतिशत रहेछ । मौरिससको कम्पनीले नेपालमा पठाएको प्रति गाडीको मूल्य रु. ८ लाख रहेछ र कुवेतमा सोही किसिमको गाडी रु. ७ लाख प्रति गाडीका दरले पठाउने गरेको रहेछ । यसरी उक्त कम्पनीले नेपालबाट मौरिससमा मूल्य हस्तान्तरण (Transfer Pricing) को Arrangement गरेको मानिनेछ । नेपाल तथा मौरिससबीच दोहोरो कर मुक्ति सम्झौता भएकोले नेपालको अधिकार प्राप्त अधिकारीले (Competent Authority) मौरिससको कम्पनीले उसको अन्य स्थायी संस्थापनमा पठाएको मूल्य सम्बन्धी जानकारी (Exchange of Information) माग गर्न सक्दछ । यसरी माग गरेको जानकारी मौरिसस सरकारले उपलब्ध गराउनु पर्दछ ।

१५.३.४ दोहोरो कर मुक्ति सम्झौताका नमूना (Models)

देशको बीचमा हुने वस्तु तथा सेवाको आदान प्रदान, प्रविधि हस्तान्तरण, पूँजी तथा ऋण लगानीको कारणबाट एउटा देशमा आय प्राप्त हुने तथा उक्त आय प्राप्त गर्ने व्यक्ति अर्को देशको वासिन्दा हुन सक्ने हुँदा व्यक्तिले प्राप्त गरेको आयको सम्बन्धमा दुई वटा देशको आयकर ऐन आकर्षित हुने गर्दछ । सामान्यतया: आय प्राप्त भएको देशमा त्यस देशको आयकर ऐन अनुसार श्रोतको आधारमा कर लाग्दछ । वासिन्दा व्यक्तिको संसारभरको आय (Worldwide Income) मा कर लाग्ने सिद्धान्त भएको देशको आयकर ऐनले वासिन्दा व्यक्तिको देश बाहिर आर्जन गरेको आयमा समेत कर लाग्दछ । यसरी एउटै व्यक्तिको एउटै आयमा दोहोरो कर लाग्न जान्छ । कुनै पनि व्यक्तिको एउटै आयमा दोहोरो कर नलागोस् तथा दुबै देशमा कर नलाग्ने अवस्था सिर्जना हुन नदिनको लागि देशको बीचमा दोहोरो कर मुक्ति सम्झौता सम्पन्न हुने गर्दछ ।

अन्तर्राष्ट्रिय सम्झौताको मुख्य उद्देश्य दोहोरो करबाट उन्मुक्ति दिनु हो । यसको लागि सम्झौतामा व्यक्तिको कुन आयमा कुन देशमा कर लाग्ने हो सो आयको प्रकृतिको आधारमा यकीन गरिएको हुन्छ । कतिपय आयमा व्यक्तिको श्रोत भएको देशको साथ साथै वासिन्दा भएको देशमा लागेको कर वासिन्दा भएको देशमा घोषणा गरी सो आयमा लागेको करलाई मिलान गर्ने व्यवस्था गरी दोहोरो करबाट उन्मुक्ति दिएको हुन्छ । वर्तमान समयमा अन्तर्राष्ट्रिय सम्झौतामा सूचनाको आदान प्रदानबाट कर चुहावट नियन्त्रण गर्न प्रभावकारी व्यवस्था राख्न थालेको छ । कुनै एक देशको वासिन्दा व्यक्तिले अर्को देशमा तिर्नु पर्ने कर दायित्व वक्यौतामा राखेकोछ भने संविदाकारी देशको बीचमा एक अर्को देशमा रहेको वक्यौता कर असुली गर्ने सम्बन्धी विषय समेत अन्तर्राष्ट्रिय सम्झौतामा व्यवस्था गर्न थालिएको छ ।

देशको बीचमा दोहोरो कर मुक्तिको लागि गरिने सम्झौता कसरी गर्दा उपयुक्त हुन्छ वा सम्झौता गर्दा कुनै एक देशलाई प्राप्त हुने कर रकम फरक पर्न नजाओस भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सम्झौताका

विभिन्न नमूना (Model) प्रचलनमा रहेका छन् । केहि वर्ष अगाडि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (SAARC) ले समेत सीमित विषयलाई समावेश गरी SAARC Model जारी गरेको छ । मुख्य रूपमा प्रचलनमा रहेको सम्भौतका नमूना (Models) निम्नानुसार रहेको छ ।

- (क) राष्ट्र संघको नमूना (UN Model)
- (ख) आर्थिक सहयोग एवं विकास संगठनको नमूना (OECD Model)
- (ग) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको नमूना (SAARC Model)
- (घ) US Model
- (ङ) Netherlands Model

अन्तर्राष्ट्रिय सम्भौताको सम्बन्धमा प्रकाशित विभिन्न Models मध्ये OECD Model तथा UN Model बढी प्रचलनमा रहेका छन् । दुवै Model मा सम्भौताले समावेश गर्ने व्यक्ति, समावेश गरिने कर, परिभाषा, आयको प्रकृति अनुसार कर लाग्ने देशको व्यक्ति आफै सक्रिय नभई अर्को देशमा पूंजी लगानी, प्रविधि हस्तान्तरण एवं सम्पत्ति प्रयोग गर्न दिएवापत प्राप्त गरिने आय Passive Income मा श्रोत देशमा लाग्ने कर, व्यक्ति आफै सक्रिय भई व्यवसाय वा सेवा प्रदान गरे वापत प्राप्त गर्ने आयमा लाग्ने कर, सूचना आदान प्रदान एवं अर्को देशमा श्रोत भएको आय वापत वासिन्दा भएको देशमा घोषणा गरेको आय तथा तिरेको कर मिलान गर्ने तरिका (Method) आदि समावेश भएको छ । दुवै Model आफैमा पूर्ण भए तापनि व्यक्तिको आयको प्रकृति अनुसार कर लाग्ने देश तथा लाभांश, व्याज एवं रोयल्टीको आयमा श्रोत देशमा लाग्ने करको दर आदि विषयमा फरक धाराणा रहेको छ । यी दुवै Model मा रहेको केहि प्रमुख फरक धारणा निम्नानुसार रहेको छ ।

- (१) UN Model मा विभिन्न २९ वटा धारा ९Articles० रहेको छ भने OECD Model मा ३१ (हाल ३०) वटा धारा ९Articles० रहेका छन् । OECD model मा UN Model मा उल्लेख भएको धाराको अतिरिक्त "Assistance in the Collection of Taxes" तथा "Teritorial Extension" लाई पनि नमूनामा समावेश गरेको छ भने Independent Personnel Services लाई हटाएको छ ।
- (२) OECD Model ले निर्माण सम्बन्धी स्थायी संस्थापन हुनको लागि अर्को देशमा एक वर्षभन्दा बढी कार्यरत रहनु पर्ने उल्लेख गरेको छ । यस विषयमा UN Model ले ६ महिनाभन्दा बढी अर्को देशमा कार्यरत रहेमा स्थायी संस्थापन हुने उल्लेख गरेको छ । UN Model ले भवन निर्माण तथा जडानमा प्रत्यक्षरूपमा सुपरिवेक्षण गर्ने कार्य पनि स्थायी संस्थापन हुने उल्लेख गरेको छ ।
- (३) UN Model ले कुनै व्यक्तिले आफ्नो कर्मचारी वा अन्य व्यक्तिमार्फत अर्को देशमा सेवा प्रदान गरेको छ र यसरी सेवा प्रदान गरेको अवधि १८३ दिनभन्दा बढी भएमा त्यस्तो सेवा प्रदान गर्ने व्यक्ति सेवा प्रदान गर्ने देशको स्थायी संस्थापन (Enterprises) हुने भन्ने स्पष्ट रूपमा उल्लेख गरेको छ ।

- (४) UN Model ले व्यवसायको आयको धारामा स्थायी संस्थापनको आय गणना गर्ने सम्बन्धमा OECD Model को क्षेत्र भन्दा वढी क्षेत्र समावेश गरेको छ । UN Model ले स्थायी संस्थापनको आय गणना गर्दा "Force of Attraction Rule" लाई समेत समावेश गरेको छ । Force of Attraction Rule भन्नाले यदि कुनै देशमा अर्को देशको स्थायी संस्थापन छ भने स्थायी संस्थापन भएको देशको कुनै व्यक्तिले स्थायी संस्थापनको मुख्य कार्यालय वा त्यससंग आवद्ध व्यक्तिसंग कारोवार गरेको छ भने त्यस किसिमको कारोवारबाट हुने आय स्थायी संस्थापनको आयमा समावेश गर्ने पद्धतिलाई जनाउँछ ।
- (५) OECD Model ले Shipping and Air Transport Enterprises को आयमा त्यस्तो Enterprises को प्रभावकारी व्यवस्थापन (Place of Effective Management) रहेको देशमा मात्र कर लाग्ने उल्लेख गरेको छ । UN Model ले यस किसिमको आयमा कर लाग्ने सम्बन्धमा २ वटा विकल्प दिएको छ ।
- (६) कुनै देशको कम्पनीले वितरण गर्ने लाभांशमा हिताधिकारीको कम्पनीमा रहेको शेयर स्वामित्वको आधारमा ५ वा १५ प्रतिशतले कम्पनी वासिन्दा व्यक्ति रहेको देशमा कर लाग्ने भन्ने OECD Model मा उल्लेख छ । तर UN Model ले कम्पनी वासिन्दा रहेको देशमा लाग्ने करको दर स्पष्ट रूपमा उल्लेख गरेको छैन ।
- (७) OECD Model ले व्याज आर्जन भएको देशमा १० प्रतिशतले कर लाग्ने उल्लेख भएको तर UN Model ले व्याज आयमा लाग्ने करको दर द्विपक्षीय वार्ताबाट यकीन गर्न उपयुक्त हुने उल्लेख गरेको छ ।
- (८) OECD Model ले रोयल्टीबाट प्राप्त आयमा वासिन्दा व्यक्तिको देशमा मात्र कर लाग्ने उल्लेख गरेको छ । यस सम्बन्धमा UN Model ले रोयल्टीको आयमा श्रोत देशमा पनि कर लाग्ने तर कति दरमा लाग्ने भन्ने सम्बन्धमा सम्बन्धित देशले द्विपक्षीय रूपमा यकीन गर्न उपयुक्त हुने धारणा राखेको छ ।
- (९) OECD Model ले यसको धारा १४ "Independent Personal Services" (छुट्टै धारा) लाई पछिल्लो संशोधनमा हटाएको छ । UN Model ले यस धारालाई हालसम्म कायम राखेको छ ।
- (१०) OECD Model ले सन् २००८ को संशोधन पश्चात Exchange of Information को क्षेत्रलाई व्यापक गरेको छ । यसले कुनै व्यक्तिको बैंकिंग सूचनालाई पनि Exchange of Information हुने विषयमा समावेश गरेको छ ।
- (११) OECD Model तथा UN Model मा समावेश गरिएको व्यक्ति, कर, परिभाषा आयको प्रकृति अनुसार कर लाग्ने देश तथा करको दर लगायत अन्य विषयलाई निम्नानुसारको धारामा समावेश गरेको छ ।

Article	UN Model	OECD Model
१	Persons Covered	Persons Covered
२	Taxes Covered	Taxes Covered
३	General Definitions	General Definitions
४	Resident	Resident
५	Permanent Establishment	Permanent Establishment
६.	Income from Immovable Property	Income from Immovable Property
७.	Business Profits	Business Profits
८.	Shipping Inland water ways transport and Air transport	Shipping Inland water ways transport and Air transport
९.	Associated Enterprises	Associated Enterprises
१०.	Dividend	Dividend
११	Interest	Interest
१२	Royalties	Royalties
१३.	Capital Gains	Capital Gains
१४.	Independent Personnel Services	Deleted
१५	Dependent Personnel Services	Income from Employment
१६.	Director's fees & Remuneration of Top Level Managerial Officials	Director's Fees
१७.	Artists and Sportsperson	Artists and Sportsmen
१८.	Pensions and Social Security Payments	Pensions
१९	Government Service	Government Service
२०	Students	Students
२१	Other Income	Other Income
२२	Capital	Capital
२३	Method for Elimination of Double Taxation	Method for Elimination of Double Taxation
२४	Non-discrimination	Non-discrimination
२५	Mutual Agreement Procedure	Mutual Agreement Procedure

Article	UN Model	OECD Model
२६	Exchange of Information	Exchange of Information
२७.	Member of Diplomatic Mission and Consular Posts	Assistance in the Collection of Taxes
२८	Entry in to Force	Members of Diplomatic Missions and Consular Posts
२९	Termination	Territorial Extensions
३०		Entry into Force
३१		Termination

१५.३.५ नेपालले गरेको दोहोरो कर मुक्ति सम्झौताका मुख्य अवधारणा

कुनै आयमा कर नलाग्ने वा कम कर लाग्ने आदि विषयमा अर्को देशको सरकारसंग दोहोरो कर मुक्ति सम्झौता गर्न नेपाल सरकारलाई आयकर ऐन, २०५८ ले नै अधिकार प्रदान गरेको छ । नेपाल सरकारले विदेशी राष्ट्रसंग दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता सम्पन्न गरेको छ । नेपालले हालसम्म विभिन्न १० वटा राष्ट्रसंग दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता गरेको छ । दोहोरो कर मुक्ति सम्झौता गरिएको सबै देशसंग पूर्ण रूपमा (Comprehensive) सम्झौता भएको छ । नेपालले अन्य राष्ट्रसंग सम्झौता गर्दा UN Model तथा OECD Model को व्यवस्था अनुरूप गरेको छ । नेपालले पहिलो दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता सन् १९८७ मा भारत सरकारसंग गरेको थियो । पछि क्रमशः नर्वे, थाइल्याण्ड, मौरिसस आदि राष्ट्रसंग हस्ताक्षर भई हालसम्म १० वटा राष्ट्रसंग सम्झौता भएको छ । नेपालले गरेको दोहोरो कर मुक्ति सम्झौतामा उल्लेख भएको मुख्य मुख्य बुँदा निम्नानुसार रहेको छ ।

- (१) नेपालले हालसम्म सम्झौता गरेको १० वटा देश मध्ये नर्वे सरकारसंग भएको सम्झौतामा समावेश हुने करमा पूँजी (Capital) लाई समेत समावेश गरेको छ । नर्वे सरकारसंग भएको सम्झौता "In respect of Income and/or Capital" मा भएको छ । अन्य राष्ट्रसंग भएको सम्झौता "In respect of Income" मा भएको छ ।
- (२) नेपालले हस्ताक्षर गरेको दोहोरो कर मुक्ति सम्झौतामा कुनै व्यक्तिले निर्माण, जडान, स्थापना गर्ने आयोजनामा संलग्न रहेको स्थान तथा सो आयोजनाको सुपरिवेक्षण क्रियाकलाप संचालन गरेको स्थान स्थायी संस्थापन हुने व्यवस्था गरेको छ । यस सम्बन्धमा नेपालले UN Model को व्यवस्था अंगीकार गरेको छ ।
- (३) कुनै व्यक्तिले कर्मचारीमार्फत वा अन्य प्रकारले कुनै देशको एक वा एकभन्दा बढी स्थानमा प्राविधिक, व्यवसायिक वा परामर्श सेवा प्रदान गरेको कारणले स्थायी संस्थापन रहेको मानिने गरी नेपालले सम्झौता गरेको छ । यस विषयमा सो देशमा संलग्न हुनपर्ने दिनको संख्या भने सम्झौता भएको देशमा फरक फरक छ ।

- (४) नेपालले स्थायी संस्थापनको आय गणना गर्ने प्रयोजनको लागि केहि देशसंग "Force of Attraction Rule" समेत अवलम्बन गरेको छ ।
- (५) Shipping and Air Transport Enterprises को सम्बन्धमा नेपालले सम्झौता गरेको अधिकांश सम्झौतामा त्यस्तो व्यवसाय संचालन गर्ने व्यक्ति रहेको देशमा कर लाग्ने उल्लेख भएको छ ।
- (६) नेपालले सम्झौता गरेको राष्ट्रको सरकार तथा केन्द्रिय बैंकलाई व्याज वापत भुक्तानी गरेको व्याजमा श्रोत देशमा कर नलाग्ने गरी सम्झौता गरेको छ ।
- (७) कुनै खेलाडी तथा कलाकारले जुन देशमा आय आर्जन गरेको छ सोही देशमा कर लाग्ने व्यवस्था गरी सम्झौता भएको छ । तर कुनै खेलाडी वा कलाकारलाई भुक्तानी गरिएको रकम सार्वजनिक कोष (Public Funds) बाट गरिएको छ भने श्रोत भएको देशमा कर नलाग्ने व्यवस्थासहित नेपालले सम्झौता गरेको छ ।
- (८) नेपालले अन्य राष्ट्रसंग गरेको सम्झौतामध्ये भारतसंग भएको सम्झौतावाहेक अन्यमा पूँजीगत लाभको विषयलाई समेत समावेश गरेको छ ।
- (९) शिक्षक वा प्राध्यापकले अर्को देशमा शिक्षण वा प्राध्यापन पेशामा संलग्न रही गरेको आय आर्जनमा निश्चित अवधिको लागि कर नलाग्ने व्यवस्था समावेश गरी दोहोरो कर मुक्ति सम्झौता सम्पन्न गरेको छ ।
- (१०) नेपाल सरकारले गरेको सबै सम्झौतामा रोयल्टी वापत प्राप्त आयमा एकमुष्ट १५ प्रतिशतले श्रोत देशमा कर लाग्ने उल्लेख भएको छ ।
- (११) नेपालले गरेको सम्झौतामा कुनै व्यक्तिले अर्को देशमा आर्जन गरेको आयमा कर भुक्तानी गर्दा आय आर्जन गरेको देशमा दाखिला गरेको कर आफू बासिन्दा रहेको देशको आयकरमा मिलान गर्न पाउने व्यवस्था समावेश भएको छ । तर यसरी दाखिला गरेको करको मिलान नेपालको (बासिन्दा देशको) प्रचलित करको दर भन्दा बढी नहुने गरी अर्थात् Ordinary Credit Method अपनाएको छ ।

नेपालले गरेको सम्झौतामा उल्लेख भएको मुख्य मुख्य वुंदा माथि उल्लेख भए बमोजिम छ । नेपालले गरेको सम्झौता अनुसार लाभांश, व्याज तथा रोयल्टी वापत प्राप्त आयमा लाग्ने करको दर एवं नेपालले सम्झौता गरेको देशको नाम तल उल्लेख गरिएको छ ।

नेपाल सरकारले गरेको दोहोरो कर मुक्ति सम्झौता गरेको देश

क्र.सं.	सम्झौता गरेको देश	सम्झौता विषय
१.	भारत	आयको सम्बन्धमा (In respect of Income)
२.	नर्वे	आय तथा पूँजीको सम्बन्धमा (In respect of Income and/or Capital)
३.	थाइल्याण्ड	आयको सम्बन्धमा (In respect of Income)
४.	श्रीलंका	आयको सम्बन्धमा (In respect of Income)
५.	मौरिसस	आयको सम्बन्धमा (In respect of Income)
६.	अष्ट्रिया	आयको सम्बन्धमा (In respect of Income)
७.	पाकिस्तान	आयको सम्बन्धमा (In respect of Income)
८.	चीन	आयको सम्बन्धमा (In respect of Income)
९.	दक्षिण कोरिया	आयको सम्बन्धमा (In respect of Income)
१०.	कतार	आयको सम्बन्धमा (In respect of Income)

नेपालले गरेको दोहोरो कर मुक्ति सम्झौता गरेका देशसंग लाभांश, व्याज तथा रोयल्टी आयमा लाग्ने करको दर निम्नानुसार रहेको छः

क्र.सं.	देशको नाम	लाभांशमा कर	व्याजमा कर	रोयल्टीमा कर
१.	भारत	५%, १०%	१० %	बढीमा १५ %
२.	नर्वे	५ % १० %, १५ %	१० %, १५ %	बढीमा १५ %
३.	थाइल्याण्ड	१५ % मा नबढ्ने	१० %, १५ %	बढीमा १५ %
४.	श्रीलंका	१५ % मा नबढ्ने	१० %, १५ %	बढीमा १५ %
५.	मौरिसस	५ % १० %, १५ %	१० %, १५ %	बढीमा १५ %
६.	अष्ट्रिया	५ % १० %, १५ %	१० %, १५ %	बढीमा १५ %
७.	पाकिस्तान	१० %, १५ %	१० %, १५ %	बढीमा १५ %
८.	चीन	१० % मा नबढ्ने	१० %	बढीमा १५ %
९.	द.कोरिया	५ % १० %, १५ %	१० %, १५ %	बढीमा १५ %
१०.	कतार	१० % मा नबढ्ने	१० %	बढीमा १५ %

नोट: लाभांशमा लाग्ने करको फरक दर उल्लेख भएको देशसंग पूँजीको लगानीको प्रतिशतको आधारमा करको दर फरक रहने व्यवस्था भएको। तथापि नेपालको आयकर ऐन अनुसार लाभांशमा लाग्ने करको दर सम्झौतामा उल्लिखित दर भन्दा कम रहेको अवस्थामा कम दरलेनै कर लाग्दछ। अर्थात् वर्तमान अवस्थामा, सम्झौतामा बढी दर उल्लेख गरिएको भए तापनि बासिन्दा निकायले लाभांश भुक्तानी गर्दा ५% का दरले कर कट्टी गर्नु पर्ने हुन्छ।

भुक्तानीमा कर कट्टी (Withholding Tax)

१६.१. कर लाग्ने कारोवार गर्ने व्यक्तिलाई आयकरको दायरामा ल्याउन एवं नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा श्रोतमा कर कट्टी सम्बन्धी प्रावधान रहेका छन्। यसरी भुक्तानी कै समयमा अर्थात् श्रोतमा नै कर कट्टी हुने प्रावधानलाई भुक्तानी (श्रोत) मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ। भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलाई Withholding Tax समेत भनिन्छ। आय गर्दाका बखतमा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालाई Pay As You Earn (PAYE) भनिन्छ। कर कट्टी गर्ने दायित्व भएको व्यक्तिले ऐनले तोकेको भुक्तानीमा कर कट्टी गर्नु पर्ने व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्नु यस परिच्छेदको उद्देश्य रहेको छ।

१६.२. भुक्तानीमा कर कट्टी (Withholding Tax)

१६.२.१ भुक्तानीमा कर कट्टीसँग सम्बन्धित पक्ष :

आयकर ऐन, २०५८ को परिच्छेद १७ मा भुक्तानीमा कर कट्टी सम्बन्धी व्यवस्था छ। भुक्तानीमा कर कट्टी भन्नाले कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलाई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लिखित दफामा उल्लेख गरिएका भुक्तानीका किसिममा भुक्तानी गर्दा कै अवस्थामा तोकिएको दरले कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिने प्रणालीलाई भुक्तानीमा कर कट्टी (Withholding Tax) भनिन्छ। खास गरी यस्तो प्रणाली लगानीबाट भएको आय, लाभांश, रोजगारीको आय, सेवाशुल्क, ठेक्का पट्टा (Contract) आदिमा गरिने भुक्तानीमा त्यस्तो भुक्तानी हुँदाका अवस्थामा नै अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिन्छ। यस प्रणालीले गर्दा सरकारलाई अग्रिममा राजस्व संकलन पनि हुने र करको दायरामा बढी करदाता पनि समेटिनुका साथै सरकार तथा करदाता दुबैको कर संकलन लागत (Compliance Cost) पनि न्यून हुन जान्छ। विशेष गरी असंगठित क्षेत्र, छरिएका र साना भुक्तानी एवं निस्कृय आय हुने प्राकृतिक व्यक्ति (Hard to Tax Group) को आयमा कर लगाउने उद्देश्यले समेत यस्तो प्रवन्ध गरिएको हो।

भुक्तानीमा कर कट्टी गर्ने सन्दर्भमा अग्रिम कर कट्टी गर्ने व्यक्ति (Withholding Agent) र अग्रिम कर कट्टी हुने व्यक्ति (Withholdee) दुई महत्वपूर्ण पक्ष हुन्छन्।

ऐनको दफा २ को खण्ड (क) बमोजिम “अग्रिम कर कट्टी गर्ने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद-१७ बमोजिम अग्रिम कर कट्टी गर्ने कर्तव्य भएको व्यक्ति सम्भन्नु पर्छ।

वासिन्दा व्यक्तिले गरेको भुक्तानीमा मात्र कर कट्टी गर्नु पर्दछ। यस हिसावले गैर वासिन्दा व्यक्ति अग्रिम कर कट्टी गर्ने व्यक्ति (Withholding Agent) हुन सक्तैन। अर्कातिर ऐनको परिच्छेद

१७ अन्तर्गतका भुक्तानी पाउने व्यक्ति अग्रिम कर कट्टी हुने व्यक्ति (Withholdee) भएकाले भुक्तानीको प्रापक वासिन्दा वा गैर वासिन्दा जोसुकै व्यक्ति हुन सक्तछ ।

आयकर ऐन, २०५८ ले विभिन्न भुक्तानीमा अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था गरेकोछ । यसरी अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्दा ऐनमा तोकेको दर अनुसार हुने रकम कट्टा गरी बाँकी रकम मात्र सो व्यक्तिलाई भुक्तानी गर्नु पर्ने हुन्छ । यस्तो कर कट्टी गर्नु पर्ने दायित्व भएको व्यक्तिलाई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ ।

उदाहरणको लागि कुनै वासिन्दा रोजगारदाताले आफ्नो कर्मचारीलाई पारिश्रमिक भुक्तानी गर्दा भुक्तानीमा कर कट्टा गरी भुक्तानी गर्नु पर्ने दायित्व भएको अवस्था रहेछ भने यस्ता रोजगारदातालाई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ । त्यस्तै, कुनै कम्पनीले कुनै परामर्शदातालाई कुनै काम लगाए वापत कर कट्टी गरेर सेवा शुल्क भुक्तानी गर्दछ भने त्यसरी कर कट्टी गरेर सेवा शुल्क भुक्तानी गर्ने व्यक्तिलाई अग्रिम कर कट्टी गर्ने व्यक्ति मानिन्छ । समष्टिगत रूपमा तल उल्लिखित व्यक्तिलाई अग्रिम कर कट्टी गर्ने व्यक्तिकोरूपमा लिईन्छ ।

क्र.सं.	भुक्तानी (आय) को किसिम	अग्रिम कर कट्टी गर्ने व्यक्ति	ऐनको दफा
१	नेपालमा स्रोत भएको रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको पारिश्रमिक	पारिश्रमिक भुक्तानी गर्ने वासिन्दा रोजगारदाता	८७(१)
२	नेपालमा स्रोत भएको व्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिशन वा बिक्री वोनस र अवकाश भुक्तानी	भुक्तानी गर्ने वासिन्दा व्यक्ति	८८(१)
३	ठेक्का वा करार बापत पचास हजार रुपैयाँभन्दा बढीको रकम भुक्तानी	भुक्तानी गर्ने वासिन्दा व्यक्ति	८९(१)
४	आकस्मिक लाभ वापतको रकमको भुक्तानी	भुक्तानी दिने व्यक्ति	८८क(१)

अग्रिम कर कट्टी गर्ने व्यक्ति खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १६.२.१: मानौं, नेपाल राष्ट्र बैंकमा नोट जलान गर्ने कार्यमा गठित समितिमा नेपाल सरकारको तर्फबाट जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधी रहने व्यवस्था रहेछ । उक्त समितिको बैठकमा उपस्थित भए बापत बैठक भत्ता रु. २५०।- को व्यवस्था रहेछ । सोही व्यवस्था बमोजिम श्रीमती सुनयना स्वारलाई उक्त समितिमा उपस्थित भए वापत नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने बैठक भत्ता भुक्तानी रु. २५०।- मा ऐनको दफा ८८ अनुसार १५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी रकम रु. २१२।५० निजलाई भुक्तानी गर्नु पर्ने हुन्छ । यस कार्यमा नेपाल राष्ट्र बैंकलाई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ ।

ऐनको दफा २ को खण्ड (ण) मा कर कट्टी हुने व्यक्तिलाई निम्नानुसार परिभाषित गरिएको छ :
“कर कट्टी हुने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद-१७ बमोजिम कर कट्टी गरी भुक्तानी प्राप्त गर्ने वा भुक्तानी प्राप्त गर्ने अधिकार भएको व्यक्ति सम्भन्धनु पर्छ ।

कर कट्टी हुने व्यक्ति भन्नाले भुक्तानी प्राप्त गर्दा श्रोतमा कर कट्टा भई भुक्तानी प्राप्त गर्ने व्यक्तिलाई जनाउंछ । कर कट्टी हुने व्यक्ति वासिन्दा वा गैर वासिन्दा जो सुकै हुन सक्तछ तर अवस्था अनुसार कर कट्टीको दर भने फरक हुन सक्तछ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.२: माथि उदाहरण १६.२.१ मा उल्लेख गरिएको उदाहरणमा अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु. २१२।५० प्राप्त गर्ने श्रीमती सुनयना स्वारंलाई अग्रिम कर कट्टी हुने व्यक्ति भनिन्छ ।

१६.२.२ रोजगारदाताबाट कर कट्टी :

ऐनको दफा ८७ मा रोजगारदाताबाट रोजगारीको आय भुक्तानीमा कर कट्टी सम्बन्धमा निम्नानुसारको व्यवस्था गरिएको छ :

- (१) प्रत्येक बासिन्दा रोजगारदाताले रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको आयको गणना गर्दा समावेश गरिने नेपालमा स्रोत भएको कुनै रकम भुक्तानी गर्दा अनुसूची १ बमोजिमको दरले हुने कर कट्टी गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम कर कट्टी गर्नु पर्ने रोजगारदाताको दायित्व देहायको कारणले घट्ने वा समाप्त हुने छैन :-
 - (क) रोजगारदाताले उल्लिखित भुक्तानीबाट अन्य कुनै रकम कट्टी गर्ने वा रोक्का राख्ने वा घटाउने अधिकार वा कर्तव्य भएकोमा, वा
 - (ख) अन्य प्रचलित कानून बमोजिम कर्मचारी वा कामदारको रोजगारीबाट भएको आय घटाउन नपाउने भएकोमा ।

ऐनको दफा ८ अनुसार समावेश गरिने रोजगारीको आयमा छुट तथा सुविधा घटाई हुन आउने करयोग्य आयमा ऐनको अनुसूची १ मा उल्लेख गरिएको करको दर अनुसार हुन आउने कर दायित्वमा रोजगारदाताले भुक्तान गरेको औषधी उपचार वापतको कर मिलान (Medical Tax Credit) गरी सकेपछिको खूद कर रकमलाई दामासाहीले मासिकरूपमा निजको पारिश्रमिकबाट कट्टा गरी सम्बन्धित राजस्व कार्यालयमा प्रत्येक महिना समाप्त भएको २५ गते भित्र बुझाउनु पर्दछ । यसरी रोजगारीबाट भएको आयको कर दायित्व यकीन गरी कर कट्टा गर्ने दायित्व यस ऐनले रोजगारदातालाई तोकेको छ । यसरी कर दायित्व यकीन गर्ने प्रयोजनको लागि रोजगारदाताले पारिश्रमिक भुक्तानीबाट अन्य कुनै रकम (जस्तै: पेशकी बापत कट्टा गर्नु पर्ने रकम) घटाउन पाउने अधिकार भए तापनि रोजगारदाताको रोजगारीको आयमा कर कट्टी गर्ने दायित्व समाप्त हुँदैन । यसको अलावा यो ऐन बाहेक अन्य प्रचलित कानून बमोजिम रोजगारीको आय घटाउन नपाउने

भनी तोकिएको भए तापनि रोजगारदाताको रोजगारीको आयमा कर कट्टी गर्ने दायित्व समाप्त हुने छैन । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएको छ ।

उदाहरण १६.२.३ : मानौं, आर्थिक वर्ष २०६४।६५ मा नेपाल सेवा बैंक लि. को एक कर्मचारीको मासिक पारिश्रमिक रु. ३०,००० रहेछ । सो बैंकले निजको मासिक भुक्तानीमा नियमानुसार रु. ४,५०० कर कट्टा गर्नु पर्ने रहेछ । आषाढ २०६५ को पारिश्रमिकबाट बैंकले निजले लिएको पेशकी बापत रु. २८,००० कट्टा गर्नु पर्ने रहेछ । अर्थात् सो महिना निजले रु.२,००० मात्र नगद भुक्तानी प्राप्त गर्न सक्ने रहेछन् । यस अवस्थामा निजको पारिश्रमिक भुक्तानीबाट बैंकले पेशकी बापत रु. २८,००० कट्टा गर्न सक्ने भए तापनि कर कट्टी गर्नु पर्ने दायित्वबाट सो बैंक उन्मुक्त हुन सक्दैन । यसरी पेशकी रकम कट्टा गर्नु अगाडि नियमानुसार हुन आउने कर रु. ४,५०० कट्टा गरी सो रकम सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्ने हुन्छ ।

उदाहरण १६.२.४ : मानौं, नेपाल सेवा बैंक लि. ले प्रमुख कार्यकारी अधिकृतलाई निजको पारिश्रमिकमा कर नकाटी एकमुष्ट रुपले भुक्तानी गर्ने शर्तमा आर्थिक वर्ष २०७१।७२ को लागि वार्षिक रु. ४०,००,००० पारिश्रमिक पाउने गरी नियुक्त गरेको रहेछ । सेवाको शर्त बमोजिम बैंकले निजलाई पारिश्रमिक भुक्तानी गर्दा श्रोतमा कर कट्टा गर्न नसक्ने भए तापनि सो बैंकले प्रमुख कार्यकारी अधिकृतको रोजगारीको आयमा कर कट्टी गर्ने दायित्व समाप्त हुने छैन र सो बैंकले निजलाई भुक्तान गर्ने पारिश्रमिकमा (निजको हैसियत प्राकृतिक व्यक्तिकोरुपमा मानिने गरी छनौट गर्ने दम्पति मान्दा) निम्नानुसार निजको तर्फबाट बैंकले तिरेको करलाई समेत आय मानि कूल पारिश्रमिक (Backward Calculation of Gross SaaLry) गणना गरी सो बमोजिम हुन आउने रु. १६,४३,०७७ कर कट्टी गरी दाखिला गर्नु पर्दछ ।

कूल रोजगारीको आय			५,६४३,०७७
रु. ३,००,००० सम्म (दम्पति)	३००,०००	१% ले	३,०००.००
त्यस पछिको पहिलो	१००,०००	१५% ले	१५,०००
त्यस पछिको २५ लाखसम्म	२,१००,०००	२५% ले	५२५,०००
बाँकी	३,१४३,०७७	#३५% ले	१,१००,०७७
कूल कर रकम			१,६४३,०७७
कर पछिको पारिश्रमिक रकम			४,०००,०००

ऐनको अनुसूची १ को दफा १(२)(घ) अनुसार रु. २५ लाख भन्दा बढी करयोग्य आय हुने व्यक्तिले बढी भएजतिको रकममा २५ प्रतिशत कर र सोमा ४० प्रतिशतले अतिरिक्त कर लाग्ने व्यवस्था भए अनुरूप सो बढी भएजतिको रकममा करको गणना ३५ प्रतिशतले गरिएको ।

यसरी कर दायित्व पछाडिको पारिश्रमिक निर्धारण गर्दा निजलाई दिनु पर्ने जम्मा पारिश्रमिक बराबरको रकम आउने गरी कूल पारिश्रमिकमा आवश्यक कर दायित्व समेत समायोजन गर्नु पर्दछ ।

१६.२.३ रोजगारदाताले पारिश्रमिक भुक्तानीमा कर कट्टी गर्ने तरिका :

रोजगारदाताले पारिश्रमिक भुक्तानीमा कर कट्टी गर्ने तरिकाका सम्बन्धमा आयकर नियमावलीको नियम ३१ म निम्नानुसारको व्यवस्था रहेको छ :

३१. कुनै रोजगारदाताले ऐनको दफा ८७ को उपदफा (१) बमोजिम रोजगारीबाट अग्रिम कर कट्टी गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-
- (क) ऐनको दफा ५१ बमोजिम औषधी उपचार वापत कर मिलान गर्न पाउने भए त्यसलाई मिलान गर्न सक्ने, र
- (ख) कर्मचारी वा कामदारको वार्षिक पारिश्रमिकमा लाग्ने करको दामासाहीको हिसावले मासिकरूपमा अग्रिम कर कट्टी गर्नु पर्ने ।

माथि उल्लेख गरिए अनुसार कुनै पनि रोजगारदाताले कर कट्टी गर्दा निम्नानुसार गर्नु पर्दछ:

१. रोजगारदाताले कामदार वा कर्मचारीलाई आय वर्षको पहिलो भुक्तानी गर्नु अगावै सो कर्मचारी वा कामदारले प्राप्त गर्न सक्ने रकम गणना गरी रोजगारीको आयको निर्धारण योग्य आय (अर्थात् आयमा समावेश गर्नु पर्ने कूल रकम) यकीन गर्नु पर्दछ । शुरु अनुमान बमोजिम आय तथा कर निर्धारण गरी मासिक रूपले समानुपातिक आधारमा कट्टा गरिएको रकममा कुनै परिवर्तन भएमा त्यसरी फेरबदल भएको महिनाको पारिश्रमिक भुक्तानी गर्नु अगावै सो आयमा संशोधन गरी रोजगारीको आय यकीन गर्नु पर्दछ ।
२. ऐनको दफा ६३ को उपदफा (२) र नियम २१ अनुसार रोजगारदाताले भुक्तान गरिदिएको स्वीकृत अवकाश कोषमा गरेको योगदान भए सो रकम घटाउनु पर्दछ ।
३. दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी भए ऐनको अनुसूची १ को दफा १ को उपदफा (५) बमोजिम दुर्गम भत्ता वापत तोकिएको रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ ।
४. ऐनको अनुसूची १ को दफा १ को उपदफा (६) बमोजिम नेपालका विदेशस्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारी भए निजले प्राप्त गरेको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ ।
५. वासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तिभरण आय रहेको भए ऐनको अनुसूची १ को दफा १ को उपदफा (९) बमोजिमको रकम (आ.ब. २०७१।७२ मा एकल व्यक्ति भए रु.६२,५०० एवं दम्पति भएमा रु. ७५,०००) निजको करयोग्य आयबाट घटाउनु पर्दछ । तर निजको निवृत्तिभरण आय सो रकम भन्दा कम भएमा निवृत्तिभरण आयको हदसम्म मात्र घटाउन पाउँदछ ।
६. कुनै वासिन्दा कर्मचारी अपाङ्ग रहेछ भने ऐनको अनुसूची १ को दफा १ को उपदफा (१०) बमोजिमको रकम (आ.ब. २०७१।७२ देखि एकल व्यक्ति भए रु.१,२५,००० एवं दम्पति भएमा रु. १,५०,०००) करयोग्य आयबाट घटाउनु पर्दछ ।

७. वासिन्दा कर्मचारीले लगानी बीमा (जस्तै: जीवन बीमा) गरेको भए ऐनको अनुसूची १ को दफा १ को उपदफा (१२) बमोजिम रु.२०,००० वा भुक्तान गरिएको बीमा प्रिमियम मध्ये जुन घटी हुन्छ सो रकम निजको करयोग्य आयबाट घटाउनु पर्दछ । त्यस्तै स्वास्थ्य बीमा गरेको भए ऐनको अनुसूची १ को दफा १ को उपदफा १६ बमोजिम रु. २० हजार वा भुक्तानी गरिएको बीमा प्रिमियममध्ये जुन घटी हुन्छ सो रकम निजको करयोग्य आयबाट घटाउन पाईन्छ ।
८. वासिन्दा कर्मचारी एकल व्यक्ति भए ऐनको अनुसूची १ को दफा १ को उपदफा १ एवं एउटै प्राकृतिक व्यक्तिकोरूपमा मानिने गरी छनौट गर्ने दम्पति भए उपदफा (२) अनुसार लाग्ने करको गणना गरी कर दायित्व यकीन गर्नु पर्दछ ।
९. गैर वासिन्दा कर्मचारी भए समदरमा २५ प्रतिशतको दरले करको गणना गर्नु पर्छ ।
१०. ऐनको अनुसूची १ को दफा १ को उपदफा (११) बमोजिम कुनै वासिन्दा प्राकृतिक व्यक्ति रोजगारीको आयमात्र आर्जन गर्ने महिला रहिछिन् भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नु पर्ने कर रकममा दश प्रतिशत छुट दिई कर रकम यकीन गर्नु पर्दछ । तर दम्पतिको सहूलियत लिएको अवस्थामा यस्तो छुट दिन पाइदैन ।
११. कर दायित्व यकीन भै सकेपछि वासिन्दा कर्मचारी वा कामदारको हकमा रोजगारदाताले भुक्तान गरेको दफा ५१ अनुसारको औषधोपचार कर मिलान गर्नु पर्दछ ।
१२. कर मिलान पश्चात हुन आउने खूद कर दायित्वलाई १२ महिनाले वा नोकरी अर्वाधि सो भन्दा कम भए सोही बमोजिम दामासाहीले भाग गर्दा हुन आउने कर दायित्व पारिश्रमिक भुक्तानीबाट कट्टा गरी सम्बन्धित कार्यालयमा बुझाउनु पर्दछ ।

पुनश्च:

१. एक पटकमा एउटा मात्र वासिन्दा रोजगारदाता भएको रोजगारी आय हुने व्यक्तिको कर रोजगारदाताले कट्टा गरेको रकममात्र हुने भएकाले आय वर्षको बीचमा रोजगारदाता परिवर्तन गरेका व्यक्तिले अधिल्लो रोजगारदाताबाट प्राप्त गरेको रकम र भुक्तानीमा कट्टा गरेको रकम उल्लेख भएको विवरण दफा ९१ बमोजिमको प्रमाणपत्र नयाँ रोजगारदाता समक्ष पेश गर्नु पर्दछ । नया रोजगारदाताले पनि सो आय वर्षको भुक्तानीमा कर कट्टा गर्दा सो विवरण अनुसार समायोजन गर्नु पर्दछ ।
२. रोजगारीको आय आर्जन गर्ने व्यक्तिको रोजगारीको आयवाहेक निवृत्तिभरण आय समेत भएमा, रोजगारीको आयका साथै व्यवसाय वा लगानी वा दुबैको आय भएमा, एक पटकमा एक भन्दा बढी रोजगारदाता भएमा, गैर वासिन्दा रोजगारदाताबाट आय प्राप्त गर्ने भएमा, ऐनको दफा १२ बमोजिमको चन्दा खर्च छुट दाबी गर्ने भएमा वा रोजगारदाताले जम्मा गरिदिएको अवकाश योगदान बाहेक थप अवकाश योगदान बापत छुट दाबी गर्न परेमा सम्बन्धित कार्यालय समक्ष आय विवरण दाखिला गर्नु पर्दछ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएको छ :

उदाहरण १६.२.५: मानौ, देवेश खड्का भन्ने एकल व्यक्ति World and Nepal भन्ने एक संस्थामा ६ महिनाको Contract मा २०७१ भाद्र १ देखि २०७१ माघ मसान्तसम्म कार्यरत रहेछन्। उक्त संस्थाले सो अवधिमा निम्नानुसारको भुक्तानी गरेको रहेछ।

- तलब मासिक रु ८०,०००।-
- निजलाई कार्यालय तथा व्यक्तिगत प्रयोजनको लागि एक ड्राईभरसहितको कार उपलब्ध गराएको रहेछ।

सो संस्थाले भुक्तानी गरेको रकममा नियमानुसारले मासिकरूपमा कर कट्टा गरी सम्बन्धित राजस्व कार्यालयमा बुझाउनु पर्नेछ।

विवरण	रकम रु.
तलब	४८०,०००.००
गाडी सुविधा	२,४००.००
रोजगारीको निर्धारण योग्य आय	४८२,४००.००
छुट रकम	-
करयोग्य आय	४८२,४००.००
<u>करको गणना</u>	
रु. २,५०,००० मा १% ले	२,५००.००
रु. १,००,००० मा १५% ले	१५,०००.००
बाँकी रु. १,३२,४०० मा २५% ले	३३,१००.००
जम्मा कर दायित्व	५०,६००.००
प्रति महिना कर दायित्व (५०,६००.००/६)	८,४३३.३३

सो संस्थाले निजको मासिक तलबबाट रु. ८,४३३।०० कर कट्टा गरी अर्को महिनाको २५ गते भित्र सम्बन्धित राजस्व कार्यालयमा बुझाउनु पर्दछ।

उदाहरण १६.२.६: मानौ, भाई राजा भन्ने व्यक्ति कुनै एक वित्तीय संस्थामा प्रबन्धकको रूपमा कार्य गर्दै आई रहेका छन्। निजले आ.व. २०७०।७१ मा निम्नानुसारको आय रोजगारदाताबाट प्राप्त गरेका रहेछन्।

तलब मासिक	रु ४०,०००।-
दशै खर्च	रु ४०,०००।-
शैक्षिक भत्ता	रु २,०००।- प्रति महिना
महंगी भत्ता	रु २,०००।- प्रति महिना
बोनस	रु ६०,०००।-

- निजलाई कार्यालय तथा व्यक्तिगत प्रयोजनको लागि एक ड्राईभरसहितको कार उपलब्ध गराएको रहेछ।
- ड्राइभरको मासिक तलब तथा भत्ता रु ८,०००।- वित्तीय संस्थाले नै भुक्तानी गर्दो रहेछ।
- उक्त मुख्य प्रबन्धकको गाडिको लागि मासिक पेट्रोल खर्च सरदर रु १०,०००।- लाग्दो रहेछ र सो कारको लागि आ.व. २०७०।७१ मा रु. २५,०००।- को मर्मत खर्च लागेको रहेछ। यी रकमको भुक्तानी वित्तीय संस्थाले नै गर्दो रहेछ।
- निजलाई कार्यालयको आवास व्यवस्था समेत उपलब्ध गराईएको छ।
- निजलाई निजको आवाशमा जडान गरिएको टेलिफोन खर्च वापत रु २,०००।- प्रति महिना कार्यालयले उपलब्ध गराउने गरेको रहेछ, सोमध्ये व्यक्तिगत खर्च ५०%।
- निजको आवाशमा रेखदेख गर्नको लागि एकजना सेक्युरीटी गार्ड उपलब्ध गराएको र निज गार्डलाई प्रति महिना रु ६,०००।- उपलब्ध गरेको रहेछ र गार्ड प्रयोग गरेवापत निज प्रबन्धकको मासिक तलबबाट रु ३,०००।- कट्टा गर्ने गरिएको रहेछ।
- निजले आवाश ऋण वापत कार्यालयबाट ५% दरले व्याज तिर्ने गरी रु १०,००,०००।- को कर्जा वर्ष भरी उपभोग गरेका रहेछन्। उक्त संस्थाले यस्तै किसिमको कर्जा अन्य ऋणीलाई दिंदा औसत ८% का दरले व्याज लिने गरेको रहेछ।
- निजले २०७० मंसिरमा घरविदा वापत एक महिनाको तलब पनि प्राप्त गरेका रहेछन्।

- कार्यालयले निजले खाईपाई आएको तलबको १०% र सो मा त्यत्तिनै रकम थप गरी कर्मचारी संचय कोष (स्वीकृत अवकाश कोष) मा जम्मा गरिदिने गरेको र निजको सहमतिमा कार्यालयले नागरिक लगानी कोषमा प्रतिमहिना २०,०००।- का दरले जम्मा गर्ने गरेको रहेछ ।
- निजले आफ्नो लागि रु. २,५०,०००।- को र आफ्नो श्रीमतीको लागि रु. १,५०,०००।- को जीवन बीमा नेपाल बीमा संस्थानमा गरेका रहेछन् र सो बापतको प्रिमियम सो आ.ब.मा क्रमशः रु. १९,०००।- तथा १४,०००।- तिरेका रहेछन् ।
- निजले २०७० को श्रावण महिनामा त्रि.बि. शिक्षण अस्पतालमा स्वास्थ्योपचारमा रु.२०,०००।- खर्च गरेका रहेछन् ।
- निज र निजकी श्रीमतीले सो आ.ब. मा दम्पति हुनको लागि छनौट गरेका रहेछन् र सो आ.ब. मा निजकी श्रीमतीको कुनै आय रहेनछ ।

निजको निर्धारण योग्य आय, करयोग्य आयको गणना निम्नानुसार गरी आय विवरण पेस गर्नु पर्दछ ।

अवकाश कोषमा योगदान		४८,०००.००
वित्तीय संस्थाबाट प्राप्त कूल रोजगारीको आय		८०६,०००.००
रोजगारीको निर्धारण योग्य आय		८०६,०००.००
छुट रकम:		
छुट पाउने अवकास योगदान		(२६८,६६६.६७)
संचयकोषमा जम्मा गरेको	४८,०००.००	
रोजगारकर्ताको पारिश्रमिकबाट कट्टा गरी संचयकोषमा जम्मा गरेको	४८,०००.००	
रोजगारदाताले रोजगारकर्ताको सहमतिमा नागरिक लगानी कोषमा जम्मा गरेको	२४०,०००.००	
जम्मा अवकाश योगदान	३३६,०००.००	
निर्धारण योग्य आयको एक तिहाई	२६८,६६६.६७	

अधिकतम सीमा	३००,०००.००	
करयोग्य आय		५,३७,३३३.३३
जिबन बीमा प्रिमियम बापत घटाउन पाउने		(२०,०००.००)
आफ्नो र आफ्नो श्रीमतीको लागि तिरेको प्रिमियम	३३,०००.००	
अधिकतम सीमा	२०,०००.००	
करयोग्य आय (करको गणनाको लागि)		५,१७,३३३.३३
करको गणना		
रु. २,५०,००० सम्म १% ले	२,५००.००	
रु. १,००,००० मा १५% ले	१५,०००.००	
बाँकी रु. १६७,३३३.३३ मा २५% ले	४१,८३३.३३	
जम्मा	५९,३३३.३३	
न्यून: औषधी खर्च मिलान	७५०.००	
जम्मा कर दायित्व		५८,५८३.३३
प्रति महिना कर दायित्व	(५८,५८३.३३/१२)	४,८८१.९४
निजको मासिक तलवबाट रु. ४,८८१।९४ कर कट्टा गरी अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा बुझाउनु पर्दछ ।		
नोट: गाडी सुविधा बापत दफा २७ (१)(ख) बमोजिम तलवको ०.५% हुने रकम आयमा समावेश गरेकोले सोही सुविधा अन्तर्गतका अन्य रकम समावेश गर्नु नपर्ने ।		

एक पटकमा एउटा मात्रै वासिन्दा रोजगारदाता भएको र कर्मचारी वा कामदारको रोजगारीको आय नेपाल श्रोत भएको रोजगारीबाट मात्रै भएको र रोजगारदाताले भुक्तानी गरेको औषधोपचार खर्च वा अवकाश योगदान वाहेक अन्य खर्च वा कर मिलान दावी नभएको कर्मचारीको हकमा दफा ८७ अनुसार रोजगारदाताबाट कर कट्टा गरेको रकम नै अन्तिम कर मानिने हुँदा उक्त रकम सम्बन्धित कार्यालयमा दाखिला गरेमा यस ऐनको दफा ३ को खण्ड (ग) मा उल्लेख भए बमोजिमको व्यक्तिले कर दायित्व पूरा गरेको मानिन्छ । त्यस्तो व्यक्तिले आय विवरण बुझाउनु पर्ने र रोजगारदाताले कट्टा गरी जम्मा गरिदिएको कर रकम नै अन्तिम हुनेछ ।

रोजगारी आय हुने रोजगारकर्ताले स्थायी लेखा नम्बर (Permanent Account Number – PAN) लिनु पर्ने र रोजगारदाताले रोजगारकर्तालाई पारिश्रमिक भुक्तानी गर्दा श्रोतमा कर कट्टी गरेको रकम सम्बन्धित राजस्व कार्यालयमा दाखिला गर्दा उक्त रोजगारकर्ताको स्थायी लेखा नम्बर समेत उल्लेख गर्नु पर्नेछ ।

१६.२.४ लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी :

ऐनको दफा ८८ मा लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा भुक्तानीमा कर कट्टी सम्बन्धी निम्नानुसारको प्रावधानको व्यवस्था गरेको छ :

८८(१) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको व्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिशन, बिक्री वोनस, अवकाश भुक्तानी, र अन्य कुनै प्रतिफलको रकम भुक्तानी गर्दा कूल भुक्तानी रकमको पन्ध्र प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।

वासिन्दा व्यक्ति भन्नाले प्राकृतिक व्यक्तिको हकमा सामान्य बसोवासको स्थान नेपालमा रहेको वा अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको वा नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाईएको जुनसुकै अवस्था भएपनि त्यस्तो व्यक्तिलाई नेपालको वासिन्दा मानिन्छ । त्यस्तै निकायको (अन्य व्यक्ति) हकमा सामान्यतया: नेपालमा दर्ता भएको निकायलाई जनाउँदछ ।

त्यस्तै नेपालमा स्रोत भएको भुक्तानी भन्नाले नेपालमा रहेको सम्पत्तिवापत वा सम्पत्ति प्रयोग बापत भुक्तानी, नेपालमा गरेको दायित्व बापतको भुक्तानी वा नेपालमा आधार रहेको कारोवारबाट प्राप्त भुक्तानीलाई सामान्यतया: नेपाल स्रोत भएको भुक्तानी मानिन्छ ।

ऐनको दफा २ को खण्ड (श) बमोजिम “प्राकृतिक स्रोत बापतको भुक्तानी” भन्नाले देहायको कुनै भुक्तानीको रकम सम्भन्नु पर्छ :-

- (१) जमिनबाट पानी, खनिज पदार्थ वा अन्य जीवित वा निर्जीव स्रोत निकाल्ने अधिकार प्राप्त गरेवापतको भुक्तानी, वा
- (२) जमिनबाट समग्र वा आंशिकरूपमा निकालिएको प्राकृतिक स्रोत र खनिज पदार्थको जीवित वा निर्जीव स्रोतको परिमाण वा मूल्यका आधारबाट गणना गरिएको रकम ।

ऐनको दफा २ को खण्ड (क म) बमोजिम “सेवा शुल्क” भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवाबापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्भन्नु पर्छ र सो शब्दले कमिशन, वैठक भत्ता, व्यवस्थापन शुल्क वा प्राविधिक सेवा शुल्कलाई समेत जनाउँछ ।

उदाहरणको लागि, परामर्शदाता लाई निजले सेवा उपलब्ध गराएवापत दिईने भुक्तानी (Consultancy Fee), लेखापरीक्षण सेवा उपलब्ध गराएवापत लेखापरीक्षकलाई दिईने पारिश्रमिक सेवा शुल्क हुन्छ । तर आन्तरिक लेखापरीक्षक भुक्तानीकर्ताको कर्मचारी भए निजलाई दिईने पारिश्रमिक भने रोजगारी अन्तर्गत पर्दछ । त्यस्तै बिक्री प्रबन्धको लागि नियुक्त एजेण्ट (Sales Agent) लाई दिईने कमिशन समेत सेवा शुल्क अन्तर्गत पर्दछ । तर, बिक्रीको लक्ष्य हासिल गरे बापत तोकिएका कर्मचारीलाई उपलब्ध हुने कमिशन भने रोजगारी अन्तर्गत पर्दछ ।

कर छुट भएको गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, कुनै नियोग, कार्यालय वा अन्य कुनै संस्थाले आफूलाई कुनै प्रतिफल प्राप्त नहुने कार्यको लागि स्थानीय रूपमा दिएको अनुदान (Local Subsidy), परामर्श सम्बन्धी सम्झौता (Consulting Contract) वा अन्य कुनै

सम्झौता (Contract) को रूपमा सेवा सम्बन्धी सम्झौता गरी रकम भुक्तानी गर्दा निम्नानुसार गर्नु पर्छ :

१. कर छुटको प्रमाणपत्र पेश गरेको संस्थालाई सो संस्थाको उद्देश्य अनुसारको कार्यक्रम संचालन गर्न प्रतिफलको आस नगरी अनुदान भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्नु पर्दैन । यस्को अर्थ भुक्तानीकर्ताले कर छुट पाएको संस्थालाई भुक्तानी गरेको हुनु पर्छ, भुक्तानीकर्ताले कुनै किसिमको प्रतिफलको आस गरेको वा कुनै प्रतिफल प्राप्त गरेको हुनु हुँदैन, भुक्तानीको स्वरूप अनुदानको रूपमा हुनु पर्छ र यस्तो भुक्तानी सो कर छुट पाएको संस्थाको उद्देश्य अनुसारको कार्य संचालन गर्नको लागि गरिएको हुनु पर्छ । यी सबै शर्त पूरा भए मात्र भुक्तानीको अवस्थामा कर कट्टी गर्नु पर्दैन ।
२. कर छुटको प्रमाणपत्र पेश गरे पनि माथि खण्ड (१) मा उल्लिखित कुनै शर्त पूरा नभएको भुक्तानी गर्दा वा कर छुटको प्रमाणपत्र पेश नगर्ने संस्थालाई भुक्तानी गर्दा वा अन्य कुनै व्यक्तिलाई भुक्तानी गर्दा निम्नानुसार गर्नु पर्छ:
 - भुक्तानीकर्ताको तर्फबाट हुने खर्चको वील, भौचर र खर्चको प्रमाण पेश गरे पछि सोधभर्ना गर्ने वा हिसाव फछौट गर्ने रकमको हकमा यस्तो रकम भुक्तानी प्राप्त गर्ने संस्था वा व्यक्तिको आम्दानी हुने नभई भुक्तानीकर्ताको तर्फबाट हुने खर्च भएकोले यस्तो भुक्तानीमा अग्रिम कर कट्टी गर्नु पर्दैन ।
 - तर खर्चको सोधभर्ना गर्दा वा हिसाव फछौट गर्दा सम्झौता गर्ने अर्को पक्षले आयकर ऐन, २०५८ बमोजिम कर कट्टी गर्नु पर्ने भुक्तानी गरे नगरेको र गरेको भए सो भुक्तानीमा कर कट्टी गरे नगरेको यकीन गर्नु पर्छ ।
 - कर कट्टी गरेको भए कर कट्टी गरेको रकम राजस्वमा दाखिला गरेको निस्सा पेश गराउने, कर कट्टी नगरेको भए कट्टी गरी राजस्वमा दाखिला गराउनु पर्छ ।

उदाहरणको लागि, कुनै कर छुट भएको गैर सरकारी संस्थाले कुनै तालिम संचालन गर्न कुनै परामर्शदातासंग सम्झौता गरेको रहेछ । सो सम्झौता अनुसार सो परामर्शदातालाई सो संस्थाले परामर्शदाताको सेवा शुल्कका अतिरिक्त सहभागीलाई वितरण गर्ने मसलन्द, सहभागीको खाना खर्च, तालिम संचालन गर्न हलभाडा आदि संस्थाले खर्च गर्नु पर्ने रकम वील भौचर पेश गरी फछौट गर्ने गरी परामर्शदातालाई भुक्तानी दिनु पर्ने रहेछ । यस्तो अवस्थामा सो संस्थाले सो परामर्शदातालाई भुक्तानी गरेको सेवाशुल्कमा अग्रिम कर कट्टी गर्नु पर्छ । सो संस्थाको तर्फबाट परामर्शदाताले गरेको मसलन्द, सहभागीको खाना खर्च आदि वापतको वील बमोजिम भुक्तानी गर्ने वास्तविक खर्चको भुक्तानीमा भने कर कट्टी गर्नु पर्दैन । हिसाव फछौट गर्दा हल भाडा जस्ता कर कट्टी हुनु पर्ने भुक्तानीमा भने कर कट्टी गराई राजस्वमा दाखिला गराउनु पर्छ ।

परामर्श दिने वा सेवा उपलब्ध गराउने व्यक्तिले परामर्श दिने वा सेवा उपलब्ध गराउने कार्यको लागि सेवा शुल्क गणना गर्दा सेवा शुल्कको अतिरिक्त रात्री भत्ता, होटल खर्च आदि शीर्षक समावेश गरी कूल प्राप्त गर्ने सेवा शुल्कको गणना भएको छ भने सेवा प्रदान गर्ने व्यक्तिले सेवा प्रदान गर्ने

सन्दर्भमा भएका त्यस्ता खर्च सेवा प्रदान गर्ने व्यक्तिको खर्च भए तापनि सो कटाई सेवा शुल्क गणना गर्न पाइदैन । निजले सेवा उपलब्ध गराउँदा तेश्रो पक्षलाई भुक्तानी भएको भए तापनि सेवा उपलब्ध गराउने व्यक्तिले खर्च मात्र गर्दछ र वील भर्पाई पेश गरी सेवा पाउने व्यक्तिबाट भुक्तानी प्राप्त गर्दछ भने मात्र सो वास्तविक रकमको भुक्तानीमा अग्रिम कर कट्टी गर्नु पर्दैन । सेवा प्रदायकले सेवा प्रदान गर्ने सम्बन्धमा विभिन्न शीर्षक कटाई प्राप्त गरेको छ भने पनि सोलाई एकमुष्ट सेवा शुल्क भुक्तानी मानि अग्रिम कर कट्टी गर्नु पर्दछ ।

उदाहरणको लागि कुनै गैर सरकारी संस्थाले कुनै तालीम संचालन गर्न कुनै परामर्शदातासंग सम्भौता गरेको रहेछ । सो सम्भौता अनुसार सो परामर्शदातालाई सो संस्थाले परामर्शदाताको सेवा शुल्कका अतिरिक्त सो परामर्शदाताले आफ्नो लागि वा आफ्नो कर्मचारी वा प्रतिनिधीको लागि खर्च गर्नु पर्ने हवाई भाडा, होटल खर्च, दैनिक खर्च आदि को लागि वेग्लै शीर्षक अन्तर्गत भुक्तानी गर्ने रहेछ भने यस्तो खर्च वापतका भुक्तानी सेवा शुल्कको अंश हुने हुँदा सेवा शुल्कमा समावेश गरी अग्रिम कर कट्टी गर्नु पर्छ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.७: मानौं, नेपाल सरकार स्वास्थ्य सेवा विभागले स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यको लागि एक प्रा.लि. लाई रु. ४०,००० भुक्तान गरेको रहेछ । यसको अलावा उक्त प्रा.लि. का कर्मचारीलाई हवाई भाडा, होटल खर्च, दैनिक खर्च आदि वापत रु. २०,००० भुक्तान गरेको रहेछ । यसरी सेवा शुल्क बाहेक प्रा.लि. का कर्मचारीको लागि भुक्तानी गरेको हवाई भाडा, होटल खर्च आदिलाई समेत सेवा शुल्कको अंश मानि कर कट्टी गर्नु पर्ने हुँदा जम्मा ६०,००० मा नै अग्रिम कर कट्टी गर्नु पर्छ । त्यस्तो भुक्तानी सेवा शुल्क भएको हुँदा सो भुक्तानीमा मु.अ.कर मा दर्ता नभएको भए १५ प्रतिशतले कर कट्टी गर्नु पर्ने हुन्छ भने मु.अ.कर मा दर्ता भएको भए १.५ प्रतिशतले कर कट्टी गर्नु पर्ने हुन्छ ।

तर उक्त जनचेतनामूलक कार्यका लागि उक्त प्रा.लि. को कर्मचारीलाई नखटाई विभागको कर्मचारी खटाउने र उक्त खटिएका कर्मचारीलाई वील, भर्पाई पेश गरिसकेपछि वास्तविकताका आधारमा उक्त प्रा.लि.का तर्फबाट रु. २०,००० स्वास्थ्य सेवा विभागले कर्मचारीलाई भुक्तानी दिने रहेछ भने उक्त रकम प्रा.लि. लाई भुक्तानी भए तापनि अग्रिम कर कट्टी गर्नु पर्दैन ।

उदाहरण १६.२.८: मानौं, माथि उदाहरण १६.२.७ मा उल्लिखित सेवाको लागि नेपाल सरकार स्वास्थ्य सेवा विभागले स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्य गर्ने Tax Exempt NGO लाई वील भर्पाई पेश गर्नु पर्ने गरी अनुदान दिएको रहेछ भने त्यस्तो भुक्तानीमा ऐनको दफा ८८(४) (ग) बमोजिम कर कट्टी गर्नु पर्दैन ।

उदाहरण १६.२.९: मनौं, कुनै कर छुट भएको अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कुनै जिल्लामा आफ्नो उद्देश्य अनुसारको कार्यक्रम “The Promotion of Local Product of the Region” लाई सहयोग र समन्वय गराउन च्याम्बर भवनमा सो संस्थाको सम्पर्क कार्यालय स्थापना गर्न च्याम्बर अफ कमर्शको स्थानीय निकायसँग स्थानीय अनुदान (Local Subsidy) को रूपमा तीन वर्षका लागि निम्नानुसारको खर्च गर्ने गरी सम्झौता गरेको रहेछ। उक्त सम्पर्क कार्यालयका कर्मचारीले कार्यक्रम संचालन गर्दा उक्त INGO प्रति जिम्मेवार हुने रहेछन्। (मानौं, उक्त च्याम्बर अफ कमर्शले स्थानीय प्रशासनमा गैर सरकारी संस्थाको रूपमा दर्ता गराएको, तर आन्तरिक राजस्व कार्यालयमा कर छुट पाउने संस्थाको रूपमा दर्ता भई कर छुटको प्रमाणपत्र प्राप्त गरेको रहेनछ)

कार्यक्रम संयोजक (बढीमा रु. १४,००० प्रति महिना INGO लाई भर्पाई पेश गर्नु पर्ने) लाई ३ वर्षका लागि	५०४,०००
कार्यालय प्रबन्धक (बढीमा रु. १४,००० प्रति महिना INGO लाई भर्पाई पेश गर्नु पर्ने) लाई ३ वर्षका लागि	५०४,०००
सवारी चालक (बढीमा रु. ८,००० प्रति महिना INGO लाई भर्पाई पेश गर्नु पर्ने) लाई ३ वर्षका लागि	२८८,०००
कार्यालय भाडा, सामान खर्च	
कार्यालयको लागि कोठा भाडा (प्रति महिना १०,००० का दरले २ कोठाको वील पेश गर्नु पर्ने)	३६०,०००
बिजुली पानी (प्रति महिना १,५०० का दरले वील पेश गर्नु पर्ने)	५४,०००
कार्यालय सरसफाई (प्रति महिना १,५०० का दरले वील पेश गर्नु पर्ने)	५४,०००
टेलिफोन महसुल (प्रति महिना बढीमा ३,००० वील पेश गर्नु पर्ने)	१०८,०००
ईण्टरनेट महसुल (प्रति महिना बढीमा १,५०० वील पेश गर्नु पर्ने)	५४,०००
कार्यालय संचालन खर्च	
चिया, कफी, खानेपानी (प्रति महिना २,७०० का दरले वील पेश गर्नु पर्ने)	९७,२००
विविध खर्च (प्रति महिना बढीमा ५,००० INGO को नियम बमोजिम खर्च गरी वील पेश गर्नु पर्ने)	१८०,०००
अफिस ओभरहेड (वील पेश गर्नु नपर्ने)	२,५४,१००
जम्मा खर्च	२४,५७,७००
जिन्सीको रूपमा च्याम्बरको सहभागिता हुने	४,५०,००

यस सम्बन्धमा उक्त INGO ले भुक्तान गर्ने रकमका सम्बन्धमा निम्नानुसार हुन्छ ।

कर छुट हुने संस्थाको रुपमा दर्ता भएको उक्त INGO ले आफ्नो सम्पर्क कार्यालय संचालन गर्न कर छुट हुने संस्थाको रुपमा दर्ता नभएको च्याम्बर (NGO) लाई भुक्तानी गर्दा सो INGO लाई खर्चको सक्कल भर्पाई पेश गर्नु पर्ने भुक्तानीमा अग्रिम कर कट्टी गर्नु पर्दैन तर खर्चको सोधभर्ना गर्दा वा हिसाव फछौट गर्दा सम्भौता गर्ने अर्को पक्षले आयकर ऐन, २०५८ बमोजिम कर कट्टी गर्नु पर्ने भुक्तानी गरे नगरेको र गरेको भए सो भुक्तानीमा कर कट्टी गरे नगरेको यकीन गर्नु पर्छ । साथै कर कट्टी गरेको भए कर कट्टी गरेको रकम राजस्वमा दाखिला गरेको निस्सा पेश गराउने, कर कट्टी नगरेको भए कट्टी गरी राजस्वमा दाखिला गराउनु पर्छ । तर चेम्बरको भवनमा रहेका कोठा भाडामा लिए वापत चेम्बरलाई भुक्तानी गरिने घर भाडामा कर कट्टी गर्नु पर्छ ।

वील पेश गर्नु नपर्ने अफिस ओभरहेड खर्चको भुक्तानीमा भने यो खर्च INGO को नभई च्याम्बरको आम्दानी भएकोले कर छुट हुने संस्थाको रुपमा दर्ता नभएको उक्त च्याम्बरलाई भुक्तानी गर्दा कर कट्टी गर्नु पर्छ ।

उदाहरण १६.२.१०: मनौं गरिवी निवारणमा सहयोग गर्ने उद्देश्य भई कर छुटको प्रमाणपत्र प्राप्त गरेको कुनै गैर सरकारी संस्थालाई कुनै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कुनै प्रतिफलको आस नगरी गरिवीको रेखामुनी रहेकाको आय वृद्धि सम्बन्धी तालीम संचालन गरी वील भर्पाईको आधारमा हिसाब फछौट गर्ने गरी Local Subsidy वा Consulting Contract को रुपमा वहीमा निम्नानुसारको खर्च गर्ने गरी सम्भौता गरेको रहेछ :

कार्यालय संचालन खर्च		६,३१,०००
कार्यक्रम संचालन खर्च		१,७६,०००
रिसोर्स पर्सनलाई भत्ता	५०,०००	
सहभागीलाई यातायात खर्च	२१,०००	
हल भाडा	४,०००	
सहभागीलाई खाना खर्च	३०,०००	
मसलन्द लगायत अन्य खर्च	७१,०००	
ट्रेनिङ्ग म्याटेरियल उत्पादन	३,००,०००	
जम्मा		११,०७,०००

उपर्युक्त सम्भौताबमोजिम कर छुटको प्रमाणपत्र प्राप्त NGO लाई NGO को उद्देश्य अनुसारको कार्य गर्न खर्च गरेको वील बमोजिम हिसाब फछौट गरी भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्नु पर्दैन । तर, NGO ले खर्च गर्दा भने आयकर ऐन, २०५८ बमोजिम कर कट्टी गरी भुक्तानी गर्नु पर्ने रकममा कर कट्टी गर्नु पर्छ ।

उदाहरण १६.२.११: मानौं, गाउँ सेवा परिवार नामक गैह्र सरकारी संस्था (NGO) ले नेपालगञ्जमा तालिम सञ्चालन गर्नको लागि काठमाडौं बस्ने परामर्शदाता हरिश माथेमालाई निम्नानुसारको खर्च गर्ने अख्तियारी प्रदान गरी पारिश्रमिक तथा दैनिक भत्ता बाहेकको बील भर्पाई पेश भएपछि भुक्तानी दिने गरी करार/सम्झौता गरेको रहेछ ।

प्रति दिन पारिश्रमिक रु. ५,०००/- का दरले २ दिनको	१०,०००/-
काठमाडौं-नेपालगञ्ज हवाई भाडा	९,०००/-
स्थानिय भ्रमण खर्च	१,०००/-
दैनिक भत्ता (TADA)	२,०००/-
खाना खर्च (बढीमा प्रति दिन रु. ५००/- का दरले)	१,०००/-
स्टेशनरी (बढीमा प्रति व्यक्ति रु. ५०/- का दरले)	२,०००/-
सहभागीलाई दिवा खाना (बढीमा प्रति व्यक्ति रु. ३००/- को दरले)	३०,०००/-
हल भाडा	५,०००/-
जम्मा रु.	६०,०००/-

ऐनको दफा ८९ अनुसार ठेक्का वा करार भन्नाले उक्त दफामा दिइएको स्पष्टीकरण अनुसार माथि उल्लेख गरिएका कार्य सम्पन्न गरी वास्तविक बील अनुसार भुक्तानी गर्नको लागि गरिएको सम्झौता वा करार नपर्ने हुँदा दफा ८९ आकृष्ट हुने अवस्था देखिदैन । दफा ८८ मा उल्लेख गरिएका भुक्तानी मध्ये निज हरिश माथेमाले प्राप्त गर्ने परामर्श शुल्क वापत रु. १०,०००/-, काठमाडौं नेपालगञ्ज हवाई भाडा रु.९,०००,

स्थानीय भ्रमण खर्च रु. १,०००, दैनिक भत्ता रु. २,०००, खाना खर्च रु. १,००० गरी हुने रु. २३,००० मा १५ प्रतिशतका दरले अग्रिम कर रु. ३,४५०/- कट्टा गर्नु पर्ने हुन्छ । प्रस्तुत उदाहरणमा हरिश माथेमाले स्टेशनरी, सहभागीलाई दिवा खाना एवं हल भाडा बील भर्पाई पेश गर्ने अख्तियारी मात्र प्राप्त गरेको र निजको परामर्श कार्य सम्पादनको लागि निजको खर्च नभई परामर्शदाताको खर्च भएकोले सोमा अग्रिम कर कट्टी गर्नु पर्दैन । तर यदि बील भर्पाई पेश गर्नु नपर्ने गरी कुनै कार्य संचालन गर्न कुनै सम्झौता भई समदरमा भुक्तानी गरेको भए त्यस्तो पूरै भुक्तानी रकममा अग्रिम कर कट्टी गर्नु पर्छ ।

उदाहरण १६.२.१२: मानौं, उदाहरण १६.२.११ मा उल्लिखित तालिम सञ्चालन गर्नको लागि निज परामर्शदाता हरिश माथेमालाई बील भर्पाई पेश गर्नु नपर्ने गरी रु. ६०,००० मा करार/सम्झौता गरेको रहेछ भने यो रु. ६०,००० मा नै अग्रिम कर कट्टी गर्नु पर्छ ।

ऐनको दफा ८८ को उपदफा (१) मा उल्लेख भए बमोजिम लगानी वा प्रतिफलको भुक्तानीमा १५ प्रतिशतले कर कट्टी गर्नु पर्ने उल्लेख भए तापनि देहायका भुक्तानीमा देहायका दरले कर कट्टी गर्नु पर्नेछ :-

अवकाश भुक्तानीमा कर कट्टी :

अवकाश भुक्तानी भन्नाले प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिईने भुक्तानी वा प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिईने भुक्तानीलाई जनाउँछ । यस अर्थमा प्राकृतिक व्यक्ति कुनै कर्मचारी भएमा निजले रोजगारीबाट अवकाश पाएको अवस्थामा वा निजको मृत्यु भएको अवस्थामा दिईने भुक्तानी अवकाश भुक्तानी हुन्छ र सो व्यक्ति कुनै व्यवसायी वा लगानीकर्ता भएमा निजको उमेर अन्ठाउन्न वर्ष पुगेमा वा निजको मृत्यु भएमा वा निज स्थायीरूपमा अपाङ्ग भएमा गरिने भुक्तानी अवकाश भुक्तानी हुन्छ । अग्रिम कर कट्टी प्रयोजनको लागि अवकाश भुक्तानीलाई निम्नानुसारका शीर्षकमा विभाजन गर्नु पर्छ :

- नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको अवकाश भुक्तानी,
- स्वीकृत नलिएको अवकाश कोषबाट भएको अवकाश भुक्तानी,
- अन्य कोषबाट भएको अवकाश भुक्तानी र
- अन्य अवकाश भुक्तानी

८८(१)(१) नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको अवकाश भुक्तानीको हकमा दफा ६५ को उपदफा (१) को खण्ड (ख) बमोजिम गणना गरिएको लाभमा पाँच प्रतिशतका दरले,

नेपाल सरकारको सेवाबाट कामदार वा कर्मचारीको अवकाश हुँदा गरिने उपदान, विदा बापतको रकम लगायतका अवकाश भुक्तानीका साथै स्वीकृत अवकाश कोषबाट भुक्तानी गर्दा सो भुक्तानी रकमको ५० प्रतिशत वा रु. ५ लाख मध्ये जुन बढी हुन्छ सो रकम घटाई बाँकी हुन आउने लाभमा ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी दिनु पर्दछ । यस दफामा भएको व्यवस्था बमोजिम नेपाल सरकार र स्वीकृत अवकाश कोषबाट हुने भुक्तानीबाहेक अन्य बासिन्दा व्यक्तिले गर्ने अवकाश भुक्तानीमा भने १५ प्रतिशतका दरले कर कट्टा गरी भुक्तानी दिनु पर्दछ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएको छ :

उदाहरण १६.२.१३: मानौं, हरि प्रसाद काफ्ले ने. बैं. लि.मा २०४४ बैशाख १ गते सहायक स्तरमा नियुक्त भएका रहेछन्। निज २०६५ जेष्ठ १ गते सेवाबाट निवृत्त भए। निवृत्त हुँदाका अवस्थामा निजले निम्नानुसारका रकम प्राप्त गरेका रहेछन्।

(१) संचय कोष २०५८ चैत १८ गतेसम्म साँवा	४,००,०००/-
(२) संचय कोष २०५८ चैत १९ गतेदेखि २०६५ बैशाख मसान्तसम्मको साँवा	८,००,०००/-
(३) संचय कोष २०५८ चैत १८ गतेसम्म व्याज	१,५०,०००/-
(४) संचय कोष २०५८ चैत १९ गतेदेखि २०६५ बैशाख मसान्त सम्मको व्याज	१,५०,०००/-
संचयकोष वापत जम्मा प्राप्त गर्ने रकम रू.	१५,००,०००/-

आयकर नियमावली २०५९ को नियम २० को उपनियम (६ क) अनुसार निजको कर छुट हुने रकमको गणना निम्नानुसार गर्नु पर्दछ।

ऐन लागू हुनुभन्दा पूर्वको संचयकोष साँवा	४,००,०००/-
ऐन लागू हुनुभन्दा पूर्वको संचयकोष व्याज	१,५०,०००/-
छुट हुने संचय कोष रकम रू.	५,५०,०००/-

ऐन लागू भैसके पश्चातको अवकाश भुक्तानीको गणना निम्नानुसार गर्नुपर्दछ।

ऐन लागू पश्चातको संचयकोष (अवकाश कोष) रकम	८,००,०००/-
ऐन लागू पश्चात संचयकोष (अवकाश कोष) मा व्याज	१,५०,०००/-
जम्मा संचय कोष रकम रू.	९,५०,०००/-

ऐन लागू भैसके पश्चात संचयकोष रकमसमेतलाई अवकाश कोष भनिन्छ, यदि उक्त अवकाश कोष स्वीकृत अवकाश कोष भएको अवस्थामा सो कोषबाट गरिने भुक्तानीलाई कर प्रयोजनको लागि निम्नानुसार गणना गर्नुपर्दछ।

ऐन लागू भएपश्चात स्वीकृत अवकाश कोषबाट प्राप्त कूल रकम ९,५०,०००/-

ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गर्दा भुक्तानी रकमको ५०% वा ५,००,०००/- मध्ये जुन बढी हुन्छ सो रकम घटाउनु पर्दछ, जस अनुसार,

(१) भुक्तानी रकमको ५०% ले हुने रकम रू.	४,७५,०००/-
(२) तोकिएको रकम	रू. ५,००,०००/-

ऐन लागू भैसके पश्चात स्वीकृत अवकाश कोषबाट जम्मा रू. ९,५०,०००/- भुक्तानी प्राप्त गरेको तर ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गर्दा रू. ५,००,०००/- छुट पाउने भएकोले सो कट्टा गरी बाँकी रू. ४,५०,०००/- मा ऐनको दफा ८८ को उपदफा (१.१) बमोजिम पाँच प्रतिशतका दरले कर कट्टा गरी सो अवकाश कोषले बाँकी रकम निजलाई भुक्तानी दिनु पर्दछ।

उदाहरण १६.२.१४: मानौं, माथि उदाहरण नं १६.२.१३ मा बैंकको कर्मचारी विनियामवली अनुसार उपदानको निम्नानुसार व्यवस्था रहेछ।

५ वर्ष सेवा अवधि पूरा भएका लागि - प्रति वर्ष सेवा अवधि पूराको लागि आधा महिनाको तलब

५ वर्षभन्दा बढी १० वर्षसम्म - प्रति वर्ष सेवा अवधि पूराको लागि एक महिनाको तलब
१० वर्षभन्दा बढी १५ वर्षसम्म - प्रति वर्ष सेवा अवधि पूराको लागि डेढ महिनाको तलब
१५ वर्षभन्दा बढी - प्रति वर्ष सेवा अवधि पूराको लागि दुई महिनाको तलब

सेवा निवृत्त हुँदा निजको तलब रु. ४०,०००।- प्रति महिना रहेछ। निजको २०५८ चैत १८ गतेसम्म ६० दिन र निवृत्त हुँदा १२० दिन घर विदा पाकेको रहेछ। सो वापत रु. १,६०,०००।- भुक्तानी प्राप्त गरेका रहेछन्। निजको कर गणना निम्नानुसार गर्नुपर्दछ।

उपदान रकम भुक्तानी (२१.०८ वर्षको प्रति वर्ष

२ महिनाको तलब बराबर) १६,८६,४००।-

आयकर नियमावली २०५९को नियम २० (६) अनुसार ऐन प्रारम्भ हुनु भन्दा अगाडि र पछाडिको संचित विदा वापतको रकम र पाकेको उपदान निम्नानुसार गणना गर्नुपर्दछ। जम्मा सेवा अवधि २१ वर्ष १ महिनामध्ये २०५८ चैत १८ गते सम्म सेवा अवधि १४ वर्ष ११ महिना १८ दिन।

- घर विदा वापत प्राप्त रकम १,६०,०००।-
२०५८ चैत १८ गते सम्मको पाकेको विदा ६० दिनको ८०,०००।-
विदा वापत करयोग्य अवकाश भुक्तानी (क) ८०,०००।-

- उपदान रकम - १६,८६,४००।-
२०५८ चैत १८ गतेसम्म पाकेको उपदान - (११,९६,२४०।-)

(४०,००० × १४.९५३ वर्ष × २ महिनाका दरले)

करयोग्य अवकाश उपदान (ख) ४,९०,१६०।-

कर प्रयोजनको लागि अवकाश भुक्तानी (क+ख) रु ५,७०,१६०।-

उक्त कर प्रयोजनको लागि गणना गरिएको अवकाश भुक्तानी रु. ५,७०,१६०।- मा आयकर ऐन २०५८ को दफा ८८(१) अनुसार १५% का दरले हुने अग्रिम कर कट्टी गरी भुक्तानी दिनु पर्दछ। यसरी अग्रिम कर कट्टी गरी भुक्तानी प्राप्त रकम ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी प्राप्त गरिएको भुक्तानी हुने हुँदा ऐनको दफा ८(३) अनुसार रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दैन। यसमा नियम २० (६) को खण्ड (क) मा ऐन लागू हुनुभन्दा पूर्व पाकेको उपदान र विदा वापतको रकम अवकाश हुँदाका अवस्थामा मात्र हिसाव किताव गरी भुक्तानी गरिने हुँदा अवकाश हुँदाका अवस्थामा खाईपाई आएको तलबबाट गणना गरी कर छुट दिनु पर्दछ।

तर, उक्त भुक्तानी नेपाल सरकारबाट प्राप्त भएको भए दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार हुन आउने लाभ अर्थात रु. ५ लाख वा पचास प्रतिशत मध्ये जुन बढी हुन्छ सो कटाई बाँकी रकममा ५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्ने हुन्छ।

८८(२)(ग) स्वीकृत नलिएको अवकाश कोषबाट लाभ भुक्तानी गर्दा लाभ रकमकोपाँच प्रतिशत नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको अवकाश भुक्तानीमा कूल भुक्तानी रकमको ५० प्रतिशत वा रु. ५ लाख मध्ये जुन बढी हुन्छ सो कटाई बाँकी रहन आएको रकम (लाभ) मा ५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्ने व्यवस्था भएको भए तापनि स्वीकृत नलिएको अवकाश कोषबाट लाभ भुक्तानी गर्दा लाभ रकमको ५ प्रतिशतले कर कट्टी गर्नु पर्ने व्यवस्था ऐनको दफा ८८(२)(ग) मा रहेको छ ।

स्वीकृत नलिएको अवकाश कोषबाट अवकाश भुक्तानी गर्दा प्राकृतिक व्यक्ति (हिताधिकारी) ले गरेको योगदानमा योगदान गर्दा कै अवस्थामा योगदान रकमलाई आयमा समावेश गरी कर तिर्नु पर्ने हुन्छ । तसर्थ यस्तो भुक्तानीको लाभ गणना गर्दा अवकाश भुक्तानीको रकमबाट सो प्राकृतिक व्यक्तिले पहिले कर तिरेर योगदान गरेको रकम घटाई बाँकी रहने रकम (लाभ) मा ५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्छ । यो व्यवस्थालाई तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.१५ मानौं, हरि प्रसाद काफ्ले हिमालयन उद्योगमा कार्यरत कर्मचारी रहेछन् । उक्त उद्योगले वार्षिक रूपमा निजको नाममा कुनै स्वीकृत नलिएको अवकाश कोषमा सेवा निवृत्त भए पछि उपदान दिने प्रयोजनको लागि वार्षिक रु. १,००,००० का दरले ७ वर्षसम्म योगदान गरिदिएको रहेछ । यसरी उपदान कोषमा रकम योगदान गर्दा योगदान गरिएको रकमलाई निजको वार्षिक रोजगारीको आयमा समावेश गरिएको रहेछ । निज सेवा निवृत्त भए पछि सो अवकाश कोषले निजलाई रु. १०,००,००० उपदान भुक्तानी गरेको रहेछ । यस अवस्थामा निजलाई उपदान भुक्तानी गर्दा निम्नानुसार करको गणना गर्नु पर्छ ।

जम्मा उपदान भुक्तानी (आम्दानी)	१०,००,०००
कर तिरी योगदान गरेको रकम (खर्च)	७,००,०००
लाभ	३,००,०००

अवकाश कोषले भुक्तानी गर्ने उपदानमा ३,००,००० लाभ हुने हुँदा सो रकमको ५ प्रतिशतका दरले १५,००० कर कट्टी गरी बाँकी रु. २,८५,००० मात्र भुक्तानी गर्नु पर्छ ।

- अवकाश कोषवाहेकका अन्य कोषबाट अवकाश भुक्तानी गर्दा प्राकृतिक व्यक्ति (हिताधिकारी) ले कर तिरेको रकम योगदान गरेको भए स्वीकृत नलिएको अवकाश कोषबाट गरिने अवकाश भुक्तानी सरह करको गणना गरी बाँकी रकम (लाभ) मा १५ प्रतिशतका दरले कर कट्टी पर्छ । तर, ऐनको दफा ६५ को स्पष्टीकरणमा भएको प्रतिबन्धात्मक वाक्यांश अनुसार, हिताधिकारीको योगदान नहुने कुनै कोष (नन् कन्ट्रीबुटरी फण्ड) बाट भएको भुक्तानीलाई स्वीकृत नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ नमानिने हुँदा प्राकृतिक व्यक्तिको योगदान नै नभएको कोषबाट अवकाश भुक्तानी भएको भए त्यस्तो अवकाश भुक्तानीको कूल रकममा १५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्छ । यो व्यवस्थालाई तलको उदाहरणबाट स्पष्ट गरिएको छ :-

उदाहरण १६.२.१६ मानौं, हरि प्रसाद काफ्ले विकाशसिल बैंकमा कार्यरत कर्मचारी रहेछन्। उक्त बैंकले कर्मचारी कल्याणको लागि बैंकमा कोष स्थापना गरी वार्षिक रुपमा निश्चित रकम जम्मा गर्ने गरेको रहेछ। सो बैंकको आन्तरिक नियमावली अनुसार कर्मचारी अवकाश भएमा सो कोषबाट नियमावलीमा तोकिए बमोजिमको रकम कर्मचारीलाई भुक्तानी गरिने रहेछ। यो व्यवस्था अनुसार निज हरि प्रसाद काफ्लेले सेवा निवृत्त भए पछि रु. ६,००,००० प्राप्त गर्ने रहेछन् भने निजलाई यो रकम भुक्तानी गर्दा रु. ६,००,००० को १५ प्रतिशतका दरले रु. ९०,००० कर कट्टी गरी बाँकी रु. ५,१०,००० निजलाई भुक्तानी गर्नु पर्छ।

- कुनै प्राकृतिक व्यक्ति सेवा निवृत्त भएको कारणले निजलाई रोजगारदाताले माथि उल्लेख गरिए बमोजिमको कुनै निजी कोषबाट अवकाश भुक्तानी दिन सकछ। यसको साथै एकमुष्ट रुपमा उपदान, संचित विदा वापतको रकम, संचित औषधोपचार वापतको रकम आदिकासाथै नियमित रुपमा निवृत्तिभरण पनि दिन सकछ। यस्तो अवस्थामा रोजगारदाताले एकमुष्ट दिने भुक्तानी र नियमित रुपमा दिने भुक्तानीलाई छुट्याउनु पर्छ। एकमुष्ट दिने भुक्तानी अर्थात् उपदान, संचित विदा वापतको रकम, संचित औषधोपचार वापतको रकम आदिको भुक्तानीमा कूल भुक्तानीको १५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्छ भने नियमित रुपमा दिई रहने निवृत्तिभरणलाई रोजगारीको आय सरह गणना गरी सोही बमोजिम कर कट्टी गर्नु पर्छ। यो व्यवस्थालाई तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.१७ मानौं, हरि प्रसाद काफ्ले विकाशसिल बैंकमा ०५९ देखि कार्यरत कर्मचारी रहेछन्। उक्त बैंकले सेवा निवृत्त भए पछि निजलाई उपदानको रुपमा एकमुष्ट रुपमा रु. ६,००,००० भुक्तानी गर्नु पर्ने रहेछ भने निजलाई यो रकम भुक्तानी गर्दा रु. ६,००,००० को १५ प्रतिशतका दरले रु. ९०,००० कर कट्टी गरी बाँकी रु. ५,१०,००० भुक्तानी गर्नु पर्छ।

उदाहरण १६.२.१८ मानौं, हरि प्रसाद काफ्ले विकाशसिल बैंकमा ०५९ साल देखि कार्यरत कर्मचारी रहेछन्। उक्त बैंकले सेवा निवृत्त भए पछि निजलाई निजले सेवा अवधिमा उपभोग नगरेको विदा वापत रु. ५०,००० र सेवा अवधिमा उपभोग नगरेको औषधोपचार खर्च वापत रु. १,००,००० भुक्तानी गर्नु पर्ने रहेछ भने निजलाई यी रकम भुक्तानी गर्दा १५ प्रतिशतका दरले कर कट्टी गरी बाँकी रकम भुक्तानी गर्नु पर्छ।

उदाहरण १६.२.१९: मानौं, हरि प्रसाद काफ़ले विकाशसिल बैंकमा ०४० साल देखि कार्यरत कर्मचारी रहेछन्। उक्त बैंकले सेवा निवृत्त भए पछि निजलाई तोकिएको रकम मृत्युपर्यान्त मासिकरूपमा पाउने गरी निवृत्तिभरण दिने व्यवस्था रहेछ। निज २०७२ श्रावण १ गते सेवा निवृत्त भएछन्। निजले सो वर्षमासिक रु. ३४,००० का दरले १३ महिनाको रकम निवृत्तिभरण पाउने रहेछन्। सो आय वर्षमा श्रीमतिको कुनै आय रहेनछ। निज र निजको श्रीमतिले आ.ब. २०७२।७३ को लागि एउटै प्राकृतिक व्यक्ति (दम्पति) हुन छनौट गरेका रहेछन् भने निजको करको गणना निम्नानुसार गर्नु पर्छ।

वार्षिक निवृत्तिभरण आय (३४,००० x १३) ४४२,०००।००

निवृत्तिभरण आय भएकाले थप छुट सुविधावापत

घटाउन पाउने रकम (रु. ३००,०००।०० को २५% ले हुने रकम) (७५,०००।००)

दम्पति छुट (३००,०००।००)

बाँकी करयोग्य आय ६७,०००।००

लाग्ने कर १५% ले १०,०५०।००

मासिक भुक्तानीमा कर कट्टी (१०,०५०/१२) ८३७।५०

उदाहरण १६.२.२०: मानौं, हरि प्रसाद काफ़ले विकाशसिल बैंकमा २०४० साल देखि कार्यरत कर्मचारी रहेछन्। उक्त बैंकले सेवा निवृत्त भए पछि निजलाई तोकिएको रकम मृत्युपर्यान्त मासिकरूपमा पाउने गरी निवृत्तिभरण दिने व्यवस्था रहेछ। निज २०७० श्रावण १ गते सेवा निवृत्त भएछन्। निजले सो वर्षमासिक रु. १०,००० का दरले १३ महिनाको रकम निवृत्तिभरण पाउने रहेछन्। सो आय वर्षमा श्रीमतिको अन्य कुनै व्यवसायबाट २ लाख आय रहेछ। निज र निजको श्रीमतिले आ.ब. २०७०।७१ को लागि एउटै प्राकृतिक व्यक्ति हुन छनौट गरेका रहेछन् भने निजको करको गणना निम्नानुसार गर्नु पर्छ।

वार्षिक निवृत्तिभरण आय १,३०,०००

व्यवसायिक आय २,००,०००

जम्मा आय ३,३०,०००

आ.ब. २०७०।७१ मा एक प्रतिशत कर लाग्ने सीमा

रु. २,५०,००० को २५ प्रतिशतले हुने रकम घटाउने (६२,५००)

बाँकी करयोग्य आय २,६७,५००

लाग्ने कर: पहिलो २,५०,००० मध्ये

रोजगारीको बाँकी रु. ६७,५०० मा १ प्रतिशतले ६७५

व्यवसायको आय रु. १८२,५०० (२,५०,००० – ६७,५००) मा कर नलाग्ने	
बाँकी १७,५०० मा १५ प्रतिशतले	२,६२५
जम्मा लाग्ने कर	३,३००
तर निवृत्तिभरण भुक्तानी गर्ने व्यक्तिले भने निम्नानुसार मासिक कर कट्टा गर्नु पर्दछ :	
वार्षिक निवृत्तिभरण आय	१,३०,०००
जम्मा रोजगारीको करयोग्य आय	१,३०,०००
आ.ब. २०७०।७१ मा एक प्रतिशत कर लाग्ने सीमा	
रु. २,५०,००० को २५ प्रतिशतले हुने रकम घटाउने	(६२,५००)
बाँकी करयोग्य आय	६७,५००
रोजगारीको बाँकी करयोग्य आय	६७,५००
लाग्ने कर: १ प्रतिशतले	६७५।००
मासिक कर	रु.५६।२५

८८(१)(२) वासिन्दा रोजगार कम्पनीले गैर वासिन्दा व्यक्तिलाई भुक्तानी गरेको कमिशनमा पाँच प्रतिशतका दरले,

रोजगार कम्पनी (Manpower Agency) ले विदेश स्थित आफ्नो स्थानीय एजेण्टलाई भुक्तानी गर्ने कमिशन यस अन्तर्गत पर्दछ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएको छ :

उदाहरण १६.२.२१: मानौं, एभरेष्ट म्यान पावर कम्पनी (नेपाल) प्रा. लि. ले विदेशस्थित गैर वासिन्दा व्यक्ति एभरेष्ट इण्टरनेशनल म्यान पावर इन्कपेरेशन, दोहालाई नेपाली कामदार कतारमा आपूर्ति गरे वापत नेपाली कम्पनीबाट प्रति कामदार US \$ 100 का दरले कमिशन लिने गरेको रहेछ । उक्त कमिशन, अर्थात् रु. ७,५००।- (मानौं, US\$ 1 = Rs 75) मा ५ प्रतिशतका दरले हुन आउने रु. ३७५।- अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु. ७,१२५।- को हुने अमेरिकन डलर ९५।- भुक्तानी पठाउनु पर्ने हुन्छ । यसरी बिनियम दर प्रयोग गर्दा सो दिनको लागि नेपाल राष्ट्र बैंकको तोकेको विदेशी मुद्राको विक्री दर प्रयोग गरी विदेशी मुद्रा नेपाली मुद्रामा परिवर्तन गर्नु पर्नेछ ।

८८(१)(३) वायुयानको लिज (पट्टा) वापतको रकम भुक्तानी गर्दा दश प्रतिशतका दरले,

वायुयान लिज (पट्टा) मा लिई कारोवार गर्ने वासिन्दा व्यक्तिले त्यस्तो लिज (पट्टा) वापतको भुक्तानीमा दश प्रतिशतका दरले भुक्तानीमा कर कट्टा गरी भुक्तानी दिनु पर्दछ । सो व्यवस्था तलको उदाहरणबाट स्पष्ट गरिएको छ :-

उदाहरण १६.२.२२: मानौं, एभरेष्ट वायु सेवा निगमले फ्रान्सको एउटा कम्पनीबाट प्रति घण्टा US \$ 3,000 lease rent तिर्ने गरी एउटा जहाज लिजमा लिई संचालन गरिआएको रहेछ । कुनै एक महिनामा निगमले उक्त जहाज ३०० घण्टा संचालन गरेको रहेछ । लिजको शर्त बमोजिम US \$ 3,000 प्रति घण्टाका दरले ३०० घण्टाको US \$ 900,000 हुन आउने Lease Rent मा दश प्रतिशतका दरले अर्थात US \$ 90,000 निगमले सो लिज (पट्टा) बापत कर कट्टा गरी बाँकी रकम सो कम्पनीलाई भुक्तानी पठाउनु पर्दछ । कर दाखिला गर्ने प्रयोजनको लागि यसरी बिनिमय दर प्रयोग गर्दा सो दिनको लागि नेपाल राष्ट्र बैंकको तोकेको विदेशी मुद्राको बिक्री दर प्रयोग गरी विदेशी मुद्रा नेपाली मुद्रामा परिवर्तन गर्नु पर्नेछ । अर्थात, भुक्तानीको समयमा नेपाल राष्ट्र बैंकले US\$ 1 = Rs 75 को बिक्री दर तोकेको रहेछ भने निगमले रु. ६७,५०,००० अग्रिम कर कट्टा गरी सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्ने हुन्छ ।

तर, वित्तीय पट्टा अन्तर्गत कुनै वायुयान पट्टामा लिइएको रहेछ भने ऐनको दफा ३२ बमोजिम गणना गरिएको व्याज भुक्तानीमा यस दफा बमोजिम १५ प्रतिशतका दरले अग्रिम कर कट्टा गर्नुपर्दछ ।

८८(१)(४) मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवाप्रदायक वासिन्दा व्यक्ति वा मूल्य अभिवृद्धि कर छुटको कारोवार गर्ने वासिन्दा निकायलाई भुक्तानी गरेको सेवा शुल्कमा भुक्तानी रकमको एक दशमलव पाँच प्रतिशतका दरले

मूल्य अभिवृद्धि कर ऐन २०५२ को अनुसूची १ मा उल्लिखित वस्तु वा सेवा बाहेक अन्य सबै वस्तु वा सेवालाई करयोग्य वस्तु तथा सेवा भनी परिभाषित गरिएको छ । करयोग्य वस्तुको कारोवार वार्षिक पचास लाख रुपैयाभन्दा बढी, करयोग्य सेवाको कारोवार वार्षिक बीस लाख रुपैयाभन्दा बढी र करयोग्य वस्तु तथा सेवाको मिश्रित कारोवार वार्षिक रु. बीस लाख रुपैयाँभन्दा बढी भएमा त्यस्तो कारोवार गर्ने प्रत्येक व्यक्ति अनिवार्यरूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्दछ । यसरी मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवाप्रदायक वासिन्दा व्यक्तिलाई भुक्तानी गरेको सेवा शुल्कमा एक दशमलव पाँच प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने हुन्छ । यसको अलावा आर्थिक ऐन २०७१ ले दफा ८८(१)(४) मा गरेको संशोधनपश्चात मूल्य अभिवृद्धि कर छुटको कारोवार गर्ने वासिन्दा निकायलाई गरेको सेवा शुल्कको भुक्तानी रकममा समेत एक दशमलव पाँच प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने व्यवस्था गरेको छ ।

यस सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.२.२३: Rocy & Co. मु.अ. करमा दर्ता भएको एक लेखा व्यवसायी फर्म रहेछ । उक्त फर्मले Jacky & Sons Pvt. Ltd. लाई परामर्श सेवा उपलब्ध गराए वापत रु. २००,०००।- मु.अ.कर रु. २६,००० सहित रु. २२६,०००।- को बीजक जारी गरेको रहेछ भने Jacky & Sons Pvt. Ltd. ले उक्त रकम भुक्तानी दिदा सेवा शुल्क रु. २००,०००।- को १.५ प्रतिशतका दरले हुने रु. ३,०००।- अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु. २२३,०००।- Rocy & Co. लाई भुक्तानी गर्नु पर्दछ । Rocy & Co. यसरी श्रोतमा काटिएको कर रकम अग्रिम करको रूपमा दाबी मिलान गर्न सक्दछ । मू. अ. करमा दर्ता भएका वासिन्दा व्यक्तिलाई सेवा शुल्क भुक्तानीमा अग्रिम कट्टी हुने करको दर १.५ प्रतिशत भएकोले मु. अ. करमा दर्ता भएका वासिन्दा प्राकृतिक व्यक्ति, वासिन्दा फर्म, वासिन्दा कम्पनी वा जुनसुकै वासिन्दा व्यक्तिलाई यहि दरले अग्रिम कर कट्टी गर्नु पर्छ ।

उदाहरण १६.२.२४: डि.बि. कोल्ड स्टोर प्रा.लि. कृषि पैदावारको शित भण्डारण सेवा प्रदान गरिआएको रहेछ । शित भण्डारले उपलब्ध गराउने कृषि पैदावार भण्डारण सेवा मु.अ. कर ऐनको अनुसूची १ अन्तर्गत पर्ने हुँदा सो कोल्ड स्टोर मु.अ. कर प्रयोजनको निमित्त दर्ता भएको रहेनछ । प्रसाद फल प्रशोधन उद्योगले आफ्नो फलफुलको मौज्जात डि.बि. कोल्ड स्टोर प्रा.लि. मा राख्ने गरेको र सो वापत २०७१ असोज महिनामा सो प्रा.लि. लाई रु. ३०,००० को सेवा शुल्क भुक्तान गर्नु पर्ने रहेछ । प्रसाद फल प्रशोधन उद्योगले डि.बि. कोल्ड स्टोर प्रा.लि. लाई भुक्तान गरेको उक्त सेवा शुल्कमा १.५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्दछ ।

८८(१) को प्रतिवन्धात्मक वाक्यांकको खण्ड (५) वासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको भाडा भुक्तानी गरेकोमा दश प्रतिशतका दरले

तर, मूल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडा वापत भुक्तानी गर्ने रकममा एक दशमलव पांच प्रतिशतले कर कट्टी गर्नु पर्नेछ ।

ऐनको दफा २ को खण्ड (स) बमोजिम “भाडा” भन्नाले घर बहाल समेतका मूर्त सम्पत्तिको बहाल तथा पट्टा अन्तर्गत गरिएका प्रिमियम लगायतका सबै भुक्तानी सम्झनु पर्छ ।

तर सो शब्दले प्राकृतिक स्रोत वापत भएको भुक्तानीलाई जनाउने छैन ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.२५: मानौ, आदिश्री एण्ड कम्पनीले पोखराको न्यूरोडमा व्यवसाय सञ्चालन गर्नको लागि मासिक रु. ५०,०००।- भाडा तिर्ने गरी घरधनी श्री गरिवदाशसँग सम्भौता गरेको रहेछ । सम्भौताबमोजिम निज कम्पनीले गरिवदाशलाई घरभाडा वापत भुक्तानी गर्दा १० प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु. ४५,०००।- भुक्तानी गर्नु पर्दछ ।

उदाहरण १६.२.२६: मानौ, माथि उदाहरण १६.२.२५ मा उल्लिखित कम्पनीले आफ्नो कम्पनीको लागि आवश्यक फर्निचर १ महिनाको रु. २५,०००।- मा भाडामा लिएका रहेछन्। यसरी फर्निचर भाडामा लिए वापत भुक्तानी गरिने रकम रु. २५,०००।- मा १० प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु. २२,५००।- भुक्तानी गर्नु पर्दछ।

उदाहरण १६.२.२७: मानौ, माथि उदाहरण १६.२.२५ मा उल्लेख कम्पनीले आफ्नो कम्पनीको व्यवसायिक प्रयोजनको लागि दमन भेहीकल सर्भिसेज प्रा.लि.बाट सवारी साधन भाडामा लिने गरेको रहेछन्। उक्त प्रा.लि. मु.अ. कर प्रयोजनको लागि समेत दर्ता भएको रहेछ। २०७१ असोज महिनामा सवारी साधन भाडाबापत उक्त प्रा.लि.ले रु. ३०,०००।- र यसको अलावा ड्राईभर तथा अन्य सेवाबापत थप रु. २०,०००।- गरी जम्मा रु. ५०००० को मु.अ.कर बीजक जारी गरेको रहेछ। उक्त कम्पनीले भुक्तान गर्नु पर्ने जम्मा रु. ५०००० (मु.अ.कर वाहेक) भुक्तानी गर्दा १.५ प्रतिशतले अर्थात रु. ७५०।- अग्रिम कर कट्टा गरी सो प्रा.लि. लाई भुक्तान गर्नु पर्दछ।

उदाहरण १६.२.२८: मानौ, माथि उदाहरण १६.२.२५ मा उल्लेख कम्पनीले आफ्नो कम्पनीको व्यवसायिक प्रयोजनको लागि दमन थापाको स्वामित्वमा रहेको भाडामा दर्ता भएको सवारी साधन रु. २५,०००।- मा भाडामा लिएको रहेछन्। निज दमन थापाले ऐनको अनुसूची १ को दफा १ को उपदफा (१३) बमोजिम सवारी साधनमा बुभाउनु पर्ने वार्षिक कर तिरिसकेका रहेछन्। यसरी वार्षिक कर तिरिसकेका भाडाका सवारी साधन धनी प्राकृतिक व्यक्ति भएमा ऐनको अनुसूची १ को दफा १ को उपदफा (१३) बमोजिम दाखिला गरेको कर नै अन्तिम हुने हुँदा यस्तो भुक्तानीमा अग्रिम कर कट्टा गर्नु पर्दैन।

८८(१)(६) सामूहिक लगानी कोष (म्यूच्युअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई बितरण गरिने प्रतिफल रकम भुक्तानीमा पाँच प्रतिशतका दरले।

आर्थिक ऐन २०७० ले आयकर ऐन २०५८ मा दफा ८८(१)(६) थप गरेको र सो बमोजिम मा गरेको संशोधनपश्चात सामूहिक लगानी कोष (म्यूच्युअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई बितरण गरिने प्रतिफल रकम भुक्तानीमा पाँच प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने व्यवस्था गरेको छ। यस सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.२९: गोल्डन म्यूच्युअल फण्डले आर्थिक वर्ष २०७१ पौष ६ गते आफ्ना हिताधिकारीलाई १० प्रतिशतले लाभांश (प्रतिफल) बितरण गरेको रहेछ। यसरी बितरण गरिएको प्रतिफलमध्ये प्राकृतिक व्यक्तिलाई बितरण गरेको प्रतिफलमा पाँच प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने हुन्छ। अन्यको हकमा भने यस्तो प्रतिफलको भुक्तानीमा १५ प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने हुन्छ।

८८(१)(७) वासिन्दा व्यक्तिले भूउपग्रह, ब्याण्डविथ, अप्टिकल फाइबर, दूरसंचार सम्बन्धी उपकरण वा बिद्युत प्रसारण लाईन प्रयोग गरे वापतको भुक्तानीमा दश प्रतिशतका दरले।

आर्थिक ऐन, २०७३ ले आयकर ऐन २०५८ मा दफा ८८(१)(७) थप गरेको र सो बमोजिम वासिन्दा व्यक्तिले भूउपग्रह, ब्याण्डविथ, अप्टिकल फाइबर, दूरसंचार सम्बन्धी उपकरण वा बिद्युत

प्रशारण लाईन प्रयोग गरे बापतको भुक्तानीमा दश प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने व्यवस्था गरेको छ ।

८८(२) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको देहायका भुक्तानी गर्दा देहायका दरले कर कट्टी गर्नु पर्नेछः-

८८(२)(क) लाभांश भुक्तानी गरेकोमा भुक्तानी रकमको पाँच प्रतिशत,

कुनै पनि कम्पनीले आफ्ना अशियार वा साभेदारी फर्मले आफ्ना साभेदारलाई लाभांश घोषणा गर्दा साधारण सभा वा साभेदारको बैठकले अनुमोदन गरिसकेपछि मात्रै कम्पनी वा साभेदार फर्मको दायित्व सृजना हुने गर्दछ । लाभांश भुक्तानी गर्दा वासिन्दा व्यक्ति वा गैर वासिन्दा व्यक्ति जसलाई भुक्तानी गरेतापनि ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी गर्नु पर्दछ । लाभांश भन्नाले नगद लाभांश वा वोनस शेयर वितरण गरेकोलाई पनि बुझिन्छ । ऐनको दफा ५३ अनुसार निकायबाट गरिने मुनाफाको पूँजीकरणलाई वितरण मानिने र ऐनको दफा ५४ अनुसार कम्पनीबाट त्यस्तो वितरणमा लाभांश कर लाग्ने व्यवस्था भएको हुँदा वोनस शेयर वितरण पनि मुनाफाको पूँजीकरण भएको हुँदा लाभांश कर लाग्दछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.३०: मानौं, आदिश्री एण्ड कम्पनी लिमिटेडको २०६५ मार्ग २८ गते बसेको साधारण सभाले २०६४।६५ को मुनाफाबाट शेयर पूँजीको १० प्रतिशतका दरले हुने रु. ५०,००० नगद लाभांश तथा २० प्रतिशतका दरले हुने रु. १००,००० वोनस शेयर वितरण गर्ने निर्णय गरेको रहेछ । यस अवस्थामा रु. १,५०,००० लाई नै जम्मा बितरण अर्थात् लाभांश मानिन्छ र साधारण सभाले निर्णय गरेको मिति २०६५ मार्ग २८ गते लाई भुक्तानी मिति मानिन्छ । सोही बमोजिम जम्मा लाभांश रु.१,५०,००० को ५ प्रतिशतले हुने रु. ७,५०० सो कम्पनीको २०६५ मार्ग महिनाको लाभांश बापत अग्रिम कर कट्टी गर्ने दायित्व हुनेछ ।

उदाहरण १६.२.३१: मानौं, आदिश्री एण्ड साभेदारी फर्मको २०६८ मार्ग २८ गते बसेको साभेदारी सभाले २०६७।६८ को मुनाफाबाट रु. १५०,००० साभेदारको लगानीको अनुपातमा लाभांश वितरण गर्ने निर्णय गरेको रहेछ । यसरी उक्त फर्मले वितरण गरेको मुनाफामा ५ प्रतिशतले हुने कर, अर्थात् रु. ७,५०० सो फर्मको २०६८ मार्ग महिनाको लाभांश बापत अग्रिम कर कट्टी गर्ने दायित्व हुनेछ ।

उदाहरण १६.२.३२: मानौं, आदिश्री एण्ड कम्पनी लिमिटेडको आर्थिक वर्ष २०६४।६५ मा आफ्ना शेयरधनीलाई नगद लाभांश बितरण नगरी रु. ९,५०० मूल्य पर्ने घडी बितरण गरेको रहेछ। यसरी कम्पनीले कुनै प्रतिफल प्राप्त नै नगरी हिताधिकारीलाई गरिएको भुक्तानी ऐनको दफा ५३ बमोजिम लाभांश मानिनेछ। यसरी गरिएको बितरण कर कट्टी पछिको लाभांश भुक्तानी (अर्थात् ९५%) मानिने हुँदा यसरी लाभांश मानिएको रकम $(९,५००/९५ \times ५\% = रु. १०,०००)$ को ५ प्रतिशतले हुने रकम रु. ५०० दाखिला गर्नु सो कम्पनीको दायित्व हुनेछ।

८८(२)(ख) लगानी बीमाको लाभ भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशत,

लगानी बीमा वा जीवन बीमा वा ५ वर्षभन्दा बढी जोखिम दायित्व बेहोर्ने बीमा गरेको र त्यस्तो बीमाबाट प्राप्त गर्ने भुक्तानीमा आफूले प्रिमियम बापत तिरेको रकम कट्टा गरी हुन आउने रकमलाई लाभ भनिन्छ। यसरी गणना गरिएको लाभ रकम भुक्तानी गर्दाका अवस्थामा ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी दिनु पर्दछ। सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.३३: मानौं, पूर्णताले आफ्नो जीवन बीमा नेपाल जीवन बीमा संस्थानमा गराएकी रहिछन्। निजको Policy Amount (Sum Insured) रु. ८,००,०००।- को प्रिमियम बापत वार्षिक रु. ४०,०००।- तिर्ने गरेकी रहिछन्। उक्त पोलिसी अवाधि समाप्त हुँदा सम्म निजले प्रिमियम बापत रु. ६,००,०००।- भुक्तान गरी सकेकी रहिछन्। नेपाल जीवन बीमा संस्थानबाट उक्त Policy Mature भएपछि निजले १२,००,०००।- पाउने देखियो। यस्तो रकम भुक्तानी दिँदा संस्थानले लाभ गणना गर्दा रु. ६,००,०००।- $(१२,००,००० - ६,००,०००)$ मा ५ प्रतिशतका दरले हुने रु. ३०,००० अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु. ११,७०,०००।- भुक्तानी दिनु पर्दछ। यसरी अग्रिम कर कट्टा गरी प्राप्त गरिएको भुक्तानी रकम रु. ११ लाख ७० हजारलाई पूर्णताले आफ्नो अन्य आयमा समावेश भने गर्नु पर्दैन।

उदाहरण १६.२.३४: मानौं, सजग सापकोटाले Accidental Insurance पोलिसी नेपाल जीवन बीमा संस्थानबाट खरीद गरेका रहेछन् र नियमित रूपमा प्रिमियम भुक्तानी गरिआएका रहेछन्। पोलिसी खरीद गरेको तेश्रो वर्ष निजको दुर्घटना भई हात भाँचिएछ। उक्त बीमा कम्पनीले क्षतिपूर्ति बापत रु. ५०,००० निजलाई भुक्तानी दिएको रहेछ। यसरी बीमा भुक्तानी प्राप्त गरेको समयसम्म निजले रु. २०,००० सो पोलिसी बापत प्रिमियम दाखिला गरेका रहेछन्। यस्तो क्षतिपूर्ति बापत प्राप्त रकम दफा ३१ बमोजिम कर नलाग्ने हुँदा भुक्तानीमा दफा ८८ बमोजिम अग्रिम कर कट्टी गर्नु पर्दैन।

८८(२)(ग) स्वीकृति नलिएको अवकाश कोषबाट लाभ भुक्तानी गर्दा लाभ रकमको पाँच प्रतिशत।

स्वीकृति नलिएको अवकाश कोषबाट गरिने लाभको भुक्तानीमा ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गर्नु पर्दछ। सो सम्बन्धमा तल उल्लिखित उदाहरणबाट स्पष्ट गरिएको छ :

उदाहरण १६.२.३५: मानौं, हरि काफ्लेले अवकाश योगदान गरिआएको अवकाश कोष, ऐन लागू भैसके पश्चात यदि स्वीकृति नलिएको अवकाश कोष भएको अवस्थामा भुक्तानी प्राप्त गरेको रकम र सो कोषमा योगदान गरेको रकमको फरक रकममा निम्नानुसार अस्वीकृत अवकाश कोषले अग्रिम कर कट्टा गर्नु पर्दछ ।

(१) संचय कोष - २०५८ चैत १९ गतेदेखि

बैशाख मसान्त २०६० सम्मको साँवां ४,५०,०००/-

(२) ऐ अवधिमा संचय कोषको रकममा व्याज ५०,०००/-

जम्मा भुक्तानी रकम ५,००,०००/-

मानौं, उक्त साँवा रकममध्ये निज हरि काफ्लेको आफ्नो योगदान रकम रु.४,५०,०००/- रहेछ ।

(१) भुक्तानी हुने रकम रु.५,००,०००/-

(२) उक्त कोषमा आफ्नो योगदान रकम रु.४,५०,०००/-

कर प्रयोजनको लागि लाभ रु. ५०,०००/-

ऐनको दफा ८८ (२)(ग) अनुसार भुक्तानी गर्दा ५ प्रतिशतका दरले हुने रु. २,५००/- अग्रिम कर कट्टा गरी बाँकी रकम रु. ४,९७,५००/- भुक्तानी गर्नुपर्दछ ।

८८(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बासिन्दा बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, ऋणपत्र, डिवेन्चर तथा सरकारी वण्ड वापत देहाय बमोजिमको व्याज वा व्याज वापतको कुनै रकम भुक्तानी दिंदा कूल भुक्तानी रकममा पाँच प्रतिशतका दरले कर कट्टा गर्नु पर्नेछ :-

(क) नेपालमा स्रोत भएको, र

(ख) व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको ।

कुनै पनि प्राकृतिक व्यक्तिलाई बासिन्दा बैंक तथा वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने निकाय वा Stock Exchange मा सूचीकृत भएका कम्पनीले निक्षेप, ऋणपत्र वा डिवेन्चर वा सरकारी वण्ड वापत तिरिने व्याज रकम भुक्तानी गर्दा भुक्तानी रकममा ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी दिनु पर्दछ । तर प्राकृतिक व्यक्तिबाहेक अन्य निकायलाई गरिने (माथि उल्लेख गरिएका संस्थाले) व्याज भुक्तानीमा भने १५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी दिनु पर्दछ । यहाँ बैंक तथा वित्तीय संस्था भन्नाले बैंक तथा वित्तीय संस्था ऐन २०६३ अनुसार नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २ को खण्ड (छ) अनुसार कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनका लागि कर्जा दिने वा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएको वित्तीय संस्था सम्भन्नु पर्दछ र सो शब्दले नेपाल सरकारले नेपाल

राजपत्रमा सूचना प्रकाशन गरी वित्तीय संस्था भनी तोकिएको संस्था समेतलाई जनाउँछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.३६: मानौं, हिमालयन इन्फोटेक लि. Nepal Stock Exchange Ltd. मा सूचीकृत कम्पनी रहेछ । उक्त कम्पनीले पूँजी जुटाउने क्रममा १० प्रतिशत व्याज दरको ऋणपत्र जारी गरेको रहेछ । दिपीकाले रु. ५,००,००० को त्यस्तो ऋणपत्र खरीद गरेकी रहिछन् । ABC & Co. ले रु. २०,००,००० को ऋणपत्र खरीद गरेको रहेछ । सो कम्पनीले उक्त ऋण पत्रको व्याज भुक्तानी गर्ने क्रममा दिपीकालाई व्याज भुक्तानी गर्दा व्याज रु. ५०,०००।- मा ५ प्रतिशतका दरले हुने रु. २,५००।- अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु. ४७,५००।- भुक्तानी गर्नु पर्दछ । यसरी अग्रिम कर कट्टा गरी प्राप्त भुक्तानी रकम ऐनको दफा ९२ को उपदफा (१) को खण्ड (ड) बमोजिम अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी भएको हुँदा त्यस्तो रकमलाई पुनः आयमा समावेश गर्नु पर्दैन । त्यस्तै, ABC & Co. ले प्राप्त गर्ने व्याज आम्दानी रु. २,००,०००।- मा ऐनको दफा ८८ उपदफा (१) अनुसार १५ प्रतिशतका दरले हुने रु. ३०,०००।- अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु. १,७०,०००।- भुक्तानी गर्नु पर्दछ । यसरी कट्टा गरिएको अग्रिम कर अन्तिम कर कट्टा नहुने हुँदा ABC & Co. ले आफ्नो तिर्नु पर्ने कर दायित्वबाट मिलान गर्न सक्नेछ । अर्थात् कूल व्याज रु. २,००,०००।- लाई आफ्नो नाफा-नोक्सान खातामा आम्दानी देखाउनु पर्दछ भने रु. ३०,०००।- लाई अग्रिम करको रूपमा वासलातमा देखाउनु पर्दछ ।

८८(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका भुक्तानी गर्दा यो दफा लागू हुने छैन :-

माथि उल्लेख गरिएका विभिन्न भुक्तानीमा अग्रिम कर कट्टा गरी भुक्तानी गर्नु पर्ने भनिएतापनि निम्नानुसारका भुक्तानीमा अग्रिम कर कट्टा गर्नु पर्दैन ।

८८(४)(क) प्राकृतिक व्यक्तिले गरेको व्यवसाय संचालनसँग सम्बन्धितबाहेकका अन्य कुनै भुक्तानी,

प्राकृतिक व्यक्तिले घर, जग्गा र सोसँग जडित सामान तथा उपकरण भाडामा लिएवापत तिरेको भाडा भुक्तानी वा प्राकृतिक व्यक्तिको आफ्नो व्यवसायसँग सम्बन्धित भुक्तानीमा कर कट्टा गर्नु पर्ने तर अन्य भुक्तानीमा भने कर कट्टा गर्नु पर्दैन । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ:

उदाहरण १६.२.३७: मानौं, गोविन्द भन्ने व्यक्तिले आफ्नो घर निर्माण गर्ने क्रममा नक्सा बनाउनको लागि र घरको निर्माण नहुन्जेल रेखदेख गर्ने गरी कृष्ण शर्मा भन्ने इन्जिनियरलाई मासिक रु. २०,०००।- परामर्श शुल्क वापत तिर्ने गरेका रहेछन् । यसरी भुक्तानी गरिने शुल्कमा अग्रिम कर कट्टा गर्नु पर्दैन । तर निज कृष्ण शर्माले यसरी प्राप्त परामर्श शुल्कलाई भने आफ्नो आयमा समावेश गर्नु पर्दछ ।

८८(४)(क१) पत्रपत्रिकामा प्रकाशित लेख रचना वापतको भुक्तानी र प्रश्नपत्र तयार गरे वा उत्तर पुस्तिका जांच गरेवापतको भुक्तानी ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.३८: मानौं, श्याम एक प्राध्यापक हुन्। निजले आर्थिक विषयमा लेख रचना प्रकाशित गरे वापत रु. ३,०००।- प्राप्त गरेका रहेछन्, कुनै संस्थाको लागि अर्थशास्त्रको प्रश्नपत्र तयार पारे वापत रु. ३,०००।- र उत्तरपुस्तिका जांच गरे वापत रु. २,०००।- प्राप्त गरेका रहेछन्। उल्लिखित भुक्तानी भुक्तानी गर्दा भुक्तानी दिने व्यक्तिले भुक्तानीमा कर कट्टा गर्नु पर्दैन। तर निज प्राध्यापकले यसरी प्राप्त गरेको आय निजले आय विवरण पेश गर्दा आफ्नो आयमा समावेश गर्नु पर्दछ।

८८(४)(ख) बासिन्दा बैंक वा अरु बासिन्दा वित्तीय संस्थालाई तिरेको व्याज,

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.३९: मानौं, एस् एण्ड कम्पनीले City Commerce and Development Bank Ltd. बाट व्यवसायको लागि आवश्यक पर्ने Working Capital को लागि रु. २ करोड वार्षिक १० प्रतिशतका दरले व्याज तिर्ने गरी ऋण लिएको रहेछ। उक्त कम्पनीले वार्षिक रु. २० लाख व्याज वित्तीय संस्थालाई भुक्तानी गरेको रहेछ। यसरी सो कम्पनीले वित्तीय संस्थालाई भुक्तानी गरेको व्याज रकममा भुक्तानीमा कर कट्टा गर्नु पर्दैन।

८८(४)(ग) कर छुट पाएको भुक्तानी वा दफा ८७ बमोजिम कर कट्टी हुनु पर्ने भुक्तानी,

उदाहरण १६.२.४०: मानौं, Poor & Support एक मुनाफा नकमाउने गैर सरकारी संस्था रहेछ। यसले आफ्नो संस्थाको उद्देश्य अनुरूप ग्रामिण भेगका निमुखा जनताको लागि शिक्षा प्रदान गर्नको लागि Donor बाट कुनै प्रतिफलको आस नगरी गरिएको अनुदान प्राप्त गरी खर्च गर्ने गर्दछ। उक्त संस्थाले आन्तरिक राजस्व कार्यालयबाट कर छुटको प्रमाणपत्र लिएको रहेछ। यस अवस्थामा सो संस्थाले अनुदान वापत प्राप्त गरेको रकम ऐनको दफा १० अनुसार कर छुट हुने रकम भएकोले अनुदान दिने व्यक्तिले सो रकममा कर कट्टा गर्नु पर्दैन। तर, कर छुट नहुने रकम जस्तै निक्षेप रकमको व्याज भुक्तानीमा भने भुक्तानी दिनेले श्रोतमा कर कट्टा गर्नु पर्दछ।

८८(४)(घ) क्रेडिट कार्ड जारी गर्ने बैंकलाई तिरेको इण्टररिजनल इण्टरचेन्ज शुल्क,

उदाहरण १६.२.४१: मानौं, National Bank Limited एक Commercial Bank रहेछ। उक्त बैंकले Master Card जस्ता Credit Card संचालनमा ल्याएको रहेछ। बैंकले यस्तो Credit Card जारी गर्ने Master Card International लाई Master Card प्रयोग गरे वापत लिने शुल्कको केहि अंश भुक्तानी गर्नु पर्ने हुन्छ। यसरी सेवा शुल्क वापत Master Card International लाई Transfer गरिने रकममा भुक्तानीमा कर कट्टा गर्नु पर्दैन।

८८(४)(ड) सामूहिक लगानी कोष (म्यूच्युअल फण्ड) लाई भुक्तानी गरिएको लाभांश र व्याज ।

आर्थिक ऐन २०७० ले दफा ८८(४)(ड) थप गरेको र सो बमोजिम मा गरेको संशोधनपश्चात सामूहिक लगानी कोष (म्यूच्युअल फण्ड) लाई भुक्तान गर्ने लाभांश र व्याज भुक्तानीमा कर कट्टा गर्नु नपर्ने व्यवस्था गरेको छ । यस सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.४२: गोल्डन म्यूच्युअल फण्डले नेपाल बैंक लि. मा रु. १ करोड निक्षेप राखेको रहेछ । उक्त बैंकले सो म्यूच्युअल फण्डलाई २०७१ असोज मसान्तमा रु. ५ लाख व्याज भुक्तान गर्नु पर्ने रहेछ । उक्त व्याज भुक्तानीमा कर कट्टा गर्नु पर्दैन ।

१६.२.५ आकस्मिक लाभमा करकट्टी

ऐनको दफा ८८ क बमोजिम आकस्मिक लाभमा निम्नानुसार करकट्टी गर्नु पर्दछ :-

८८क(१) आकस्मिक लाभ वापतको भुक्तानीमा पच्चीस प्रतिशतका दरले करकट्टी गर्नुपर्नेछ ।

तर साहित्य, कला, संस्कृति, खेलकूद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुऱ्याए वापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पुरस्कारमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आकस्मिक लाभ कर नलाग्ने गरी छुट दिन सक्नेछ ।

८८क(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साहित्य, कला, संस्कृति, खेलकूद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुऱ्याए वापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन ।

ऐनको दफा २ (ज१) मा आकस्मिक लाभलाई निम्नानुसार परिभाषित गरेको छ :

“आकस्मिक लाभ” भन्नाले चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभ सम्भन्नु पर्दछ ।

लाभ प्राप्त हुने निश्चितता नभए तापनि प्रापक व्यक्तिको श्रम वा पूँजीको उपयोग नगरी प्राप्त हुने चिठ्ठा, उपहार, पुरस्कार बक्सिस, जितौरी वा अन्य रकमलाई आकस्मिक लाभ मानिन्छ । ऐनको दफा ९२ (१)(भ) बमोजिम यस्तो आकस्मिक लाभमा हुने कर कट्टी रकम अन्तिम कर कट्टी मानिन्छ ।

उदाहरण १६.२.४३: मानौं, दिपक निरौला भन्ने व्यक्तिले Casino Nepal मा जुवा खेलेका रहेछन् र रु. १,००,००० जितेका रहेछन् । यस्तो जितौरी रकममा Casino Nepal ले २५ प्रतिशत अर्थात् रु. २५,००० भुक्तानीमा कर कट्टा गरी बाँकी रु. ७५,००० मात्र निज दिपक निरौलालाई भुक्तान गर्नु पर्दछ । ऐनको दफा ९२ (१)(भ) बमोजिम यस्तो जितौरीमा हुने कर कट्टी रकम अन्तिम कर कट्टी मानिन्छ ।

उदाहरण १६.२.४४: मानौं, दिपक कायस्थ भन्ने व्यक्तिले दशैंको समयमा चिठ्ठा खरीद गरेको रहेछ । चिठ्ठा खोल्दा सो व्यक्तिलाई रु. १,००,००० को चिठ्ठा परेको रहेछ भने उक्त व्यक्तिलाई भुक्तानी गर्दा २५ प्रतिशतले हुने अर्थात रु. २५,००० भुक्तानीमा कर कट्टा गरी बाँकी रु. ७५,००० मात्र भुक्तानी गर्नुपर्दछ । ऐनको दफा ९२ (१)(भ) बमोजिम यस्तो जितौरीमा हुने कर कट्टी रकम अन्तिम कर कट्टी मानिन्छ ।

उदाहरण १६.२.४५: मानौं, नेपाल ईन्जिनियर्स एसोसियसनले २०७१ श्रावणमा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराई रु. १ लाखको “उल्लेख्य बैज्ञानीक प्रविधि पुरस्कार” घोषणा गरेको रहेछ । उक्त प्रतिस्पर्धामा दिपक कायस्थ भन्ने व्यक्तिको प्रस्तुतिले सो पुरस्कार प्राप्त गरेको रहेछ । निजले प्राप्त गरेको सो पुरस्कार बापतको रकमा कर कट्टी गर्नु पर्दैन र निजले सो पुरस्कार आफ्नो आयमा समेत समावेश गर्नु पर्दैन ।

१६.२.६ ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी :

ऐनको दफा ८९ बमोजिम ठेक्का वा करारको भुक्तानी गर्दा निम्नानुसार कर कट्टी गर्नु पर्ने हुन्छ :

८९(१) बासिन्दा व्यक्तिले ठेक्का वा करार बापत पचास हजार रुपैयाँभन्दा बढीको रकम भुक्तानी दिँदा भुक्तानीको कूल रकममा एक दशमलब पाँच प्रतिशतका दरले करकट्टी गर्नु पर्नेछ ।

८९(२) उपदफा (१) मा उल्लिखित रकम यकीन गर्न एउटै करार अन्तर्गत त्यस्तो व्यक्ति वा निजको सम्बद्ध व्यक्तिबाट सोही करार अन्तर्गत भुक्तानी पाउने व्यक्ति वा निजको सम्बद्ध व्यक्तिलाई विगतको दश दिनमा दिइएका अन्य कुनै भुक्तानीहरू भए सो समेत जोडी यकीन गर्नु पर्नेछ ।

कुनै पनि वासिन्दा व्यक्तिले ठेक्का वा करार अन्तर्गत रु. ५०,०००।- भन्दा बढीको रकम भुक्तानी गर्दा भुक्तानी रकमको १.५ प्रतिशतका दरले भुक्तानीमा कर कट्टा गरी भुक्तानी गर्नु पर्दछ र भुक्तानी रकम वा करार वा ठेक्का रकम यकीन गर्ने प्रयोजनको लागि सोही करार अन्तर्गत भुक्तानी पाउने व्यक्ति वा निजको समद्ध व्यक्तिलाई विगत दश दिनमा दिइएका अन्य कुनै भुक्तानी भए सो समेत जोडी यकीन गर्नु पर्दछ । यस दफाको प्रयोजनको लागि “ठेक्का वा करार” लाई निम्नानुसार स्पष्ट पारीएको छ :-

यस दफाको प्रयोजनको लागि “ठेक्का वा करार” भन्नाले कुनै वस्तु वा श्रमिकको आपूर्ति वा मूर्त सम्पत्ति वा संरचनाको निर्माण वा जडान वा स्थापना गर्ने सम्बन्धमा गरिएको करार वा सम्झौता तथा विभागले ठेक्का वा करार भनी तोकेको कार्यलाई सम्भन्नु पर्छ र त्यस्तो करार वा सम्झौताले निर्माण वा जडान वा स्थापनासँग सम्बन्धित सेवा समेतलाई समेटेको भए सो सेवा बापतको भुक्तानी समेत करार अन्तर्गतको भुक्तानीलाई जनाउँछ ।

यसरी ठेक्का वा करारमा निम्न कारोवार पर्दछन् :

- वस्तु वा श्रमिकको आपूर्ति

- मूर्त सम्पत्ति वा संरचनाको निर्माण, जडान वा स्थापना (सम्बन्धित सेवा समेत) र
- विभागले ठेक्का वा करार भनी तोकेका कारोवार ।

यस सम्बन्धमा ऐनको दफा ८८ बमोजिम सेवा मानिएको भुक्तानी भने ठेक्का मानिदैन । ठेक्का मानिन मुख्य रूपले आपूर्तिको Arrangement, Labor Supply, माल सामानको आपूर्ति वा Tangible Assets निर्माणसँग प्रत्यक्ष सम्बन्धित हुनु पर्दछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.२.४६: मानौं, ABC & Co. ले CBS International बाट राशन ठेक्का वापत रु. ५१,०००।- प्राप्त गरेका रहेछन् । यस्तो भुक्तानी रु. ५०,०००।- भन्दा बढी भएकोले पूरै भुक्तानी रकममा भुक्तानीमा कर कट्टा गर्न पर्दछ । अर्थात, CBS International ले कूल ठेक्का रकम रु. ५१,०००।- भुक्तानी दिदा १.५ प्रतिशतका दरले हुने रु. ७६५।- भुक्तानीमा कर कट्टा गरी बाँकी हुन आउने रु. ५०,२३५।- ABC & Co. लाई भुक्तानी दिनु पर्दछ ।

उदाहरण १६.२.४७: मानौं, Zenith होटल प्रा.लि. ले आफ्नो होटललाई वर्ष दिन भरी आवश्यक पर्ने कुखुराको मासु Haris Fresh House बाट खरीद गर्ने गरी सम्झौता गरेका रहेछन् । निज होटलले मासु खरीद गरे वापत भुक्तानी निम्नानुसार दिएका रहेछन् ।

२०६५।४।७	रु. २५,०००।-
२०६५।४।१२	रु. १०,०००।-
२०६५।४।१३	रु. ५,०००।-
२०६५।४।१५	रु. १०,०००।-
२०६५।४।१७	रु. ५,०००।-

करार अनुसार रु. ५०,०००।- यकीन गर्ने प्रयोजनको लागि भुक्तानी दिएको दिनदेखि विगत दश दिनको भुक्तानी रकम जोडिन्छ ।

भुक्तानी मिति	विगत दश दिन	रकम
२०६५।४।१७	०	५,०००।-
२०६५।४।१५	२	१०,०००।-
२०६५।४।१३	२	५,०००।-
२०६५।४।१२	१	१०,०००।-
२०६५।४।७	५	२५,०००।-
	१०	५५,०००।-

जम्मा

यसरी विगत दश दिनमा भुक्तानी गरेको रकम रु. ५५,०००।- मा १.५ प्रतिशतका दरले हुने रु. ८२५।- भुक्तानीमा कर कट्टा गरी भुक्तानी दिनु पर्दछ ।

८९(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा व्यक्तिले कुनै ठेक्का वा करार अन्तर्गत कुनै गैर बासिन्दा व्यक्तिलाई दिने भुक्तानीबाट देहाय बमोजिम कर कट्टी गर्नु पर्नेछ :-

८९(३)(क) वायुयान मर्मत तथा अन्य ठेक्का वा करारमा - ५%

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.४८: मानौं, फ्रान्सस्थित एक बीमान कम्पनीले नेपाल वायु सेवा निगमको एउटा जहाज मर्मत गर्नका लागि अमेरिकी डलर १२,००,००० मा नेपाल वायु सेवा निगमसँग सम्भौता गरेको रहेछ । मर्मत कार्यका लागि उक्त सम्भौताबमोजिमको रकम भुक्तानी गर्दा नेपाल वायु सेवा निगमले गरेको भुक्तानीमा ५ प्रतिशतका दरले कर कट्टी बाँकी रकम मात्र भुक्तानी गर्नु पर्दछ ।

८९(३)(ख) गैर वासिन्दा बीमा कम्पनीलाई प्रिमियम भुक्तानी गर्दा - १.५%

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.२.४९: मानौं, नेपाल जीवन बीमा कम्पनी लि.ले जापानी जीवन बीमा कम्पनीसँग Reinsurance करार गरेको रहेछ । आर्थिक वर्ष २०६५/६६ मा जापानी जीवन बीमा कम्पनीलाई रु. १०,००,००० Reinsurance Premium भुक्तान गरेको रहेछ भने जापानी जीवन बीमा कम्पनी गैर वासिन्दा बीमा कम्पनी भएको कारण यस्तो भुक्तानी रकममा १.५ प्रतिशतका दरले हुन आउने रकम रु. १५,००० भुक्तानीमा कर कट्टा गरी बाँकी रकम रु. ९,८५,००० भुक्तानी दिनु पर्दछ ।

८९(३)(ग) खण्ड (क) वा (ख) मा लेखिए देखि बाहेक विभागले त्यस्तो बासिन्दा व्यक्तिलाई लिखित सूचना दिएकोमा सो सूचनामा उल्लिखित दरमा ।

माथि उपखण्ड (क) वा (ख) बाहेक गैर वासिन्दा व्यक्तिलाई दिईने भुक्तानीका अन्य अवस्थामा विभागले वासिन्दा भुक्तानीकर्तालाई लिखित सूचना दिए बमोजिम कर कट्टा गरी भुक्तानी गर्नु पर्दछ ।

८९(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका भुक्तानीका हकमा यो दफा लागू हुने छैन :-

- (क) व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा श्रोत भएको, जग्गा वा घर र घरमा जडित सामान तथा उपकरण बापत तिरेको भाडा बाहेकको अन्य कुनै भुक्तानी,
- (ख) कर छुट दिइएका भुक्तानी वा दफा ८७, ८८ वा ८८(क) बमोजिम कर कट्टी गर्नु पर्ने भुक्तानी ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.२.५०: मानौं, गोविन्द भन्ने व्यक्तिले आफ्नो घर रु. ५० लाखमा निर्माण गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको रहेछ। यसरी दिएको ठेक्काको भुक्तानीमा निज गोविन्दले भुक्तानीमा कर कट्टा गर्नु पर्दैन। तर, सो निर्माण कम्पनीले यसरी ठेक्का बापत प्राप्त रकमलाई भने आफ्नो आयमा समावेश गर्नु पर्दछ।

उदाहरण १६.२.५१: मानौं, नेपाल अवकाश कोष, विभागबाट स्वीकृत अवकाश कोष रहेछ। उक्त कोषको निक्षेप शुभ बैंक लि. मा रहेछ। अवकाश कोषको व्याजमा आय कर नलाग्ने भएको हुँदा सो बैंकले उक्त कोषलाई भुक्तान गर्ने व्याजमा भुक्तानीमा कर कट्टा गर्नु पर्दैन।

कुनै भुक्तानी दफा ८७ वा ८८ अन्तर्गत पनि पर्ने र यो दफा अन्तर्गत पनि पर्ने देखिएमा दफा ८७ वा ८८ अन्तर्गतको भुक्तानीमा कर कट्टा गर्नु पर्ने दर लागू हुन्छ।

१६.२.५ कर कट्टा गरिनु पर्ने दर :

बसिन्दा व्यक्तिले ऐनको ८७, ८८, ८८क र ८९, बमोजिम गरिनु पर्ने कर कट्टाका दर समष्टिगतमा तल तालिकामा प्रस्तुत गरिएको छ।

आकर्षित हुने दफा	भुक्तानीमा कर कट्टा हुने भुक्तानी	भुक्तानीमा कर कट्टाको दर	अन्तिम हुने/नहुने
दफा ८७ (१)	रोजगारीको आय (पारिश्रमिक)	अनुसूची १ को दफा १ वा २ मा तोकिएको दरले	सामान्यतया: हुने
दफा ८८(१)	सामान्य व्याज भुक्तानी	१५ प्रतिशत	नहुने
दफा ८८(१)	प्राकृतिक श्रोत, रोयल्टी, सेवा शुल्क, कमिशन वा बिक्री बोनस आदि	१५ प्रतिशत	नहुने
दफा ८८(१) ९२(१)(ज)	वैठक भत्ता, पटके रुपमा गरिएको अध्यापन गराएवापतको भुक्तानी	१५ प्रतिशत	हुने
दफा ८८(१)(१) दफा ९२(१) (छ)	नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको अवकाश भुक्तानीबाट रु. ५,००,००० वा ५० प्रतिशत मध्ये जुन बढी हुन्छ सो घटाई बाँकी रहने भुक्तानीमा	५ प्रतिशत	हुने (नियमित रुपमा भुक्तानी हुने पेन्सन बाहेक)
दफा ८८(१)(२) दफा ९२(१) (च)	वासिन्दा रोजगार कम्पनीले गैर वासिन्दा व्यक्तिलाई भुक्तानी गरेको कमिशनमा	५ प्रतिशत	हुने

आकर्षित हुने दफा	भुक्तानीमा कर कट्टी हुने भुक्तानी	भुक्तानीमा कर कट्टीको दर	अन्तिम हुने/नहुने
दफा ८८(१)(३) दफा ९२(१) (च)	वायुयानको लिज (पट्टा) वापतको रकम भुक्तानी	१० प्रतिशत	हुने
दफा ८८(१)(४)	मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवाप्रदायक वासिन्दा व्यक्तिलाई भुक्तानी गरेको सेवा शुल्कमा वा मूल्य अभिवृद्धि कर छुटको कारोवार गर्ने वासिन्दा निकायलाई भुक्तानी गरेको सेवा शुल्कमा	१.५ प्रतिशत	नहुने
दफा ८८(१)(५) दफा ९२(१) (ख)	प्राकृतिक व्यक्तिको व्यवसायसंग सम्बन्धित नभएको घर जग्गा वहालमा लगाए वापतको भाडा र घरमा मौजुदा रहेका सजावटका सामानको एकमुष्ट भाडा	१० प्रतिशत	हुने
दफा ८८(१)(५) दफा ८८(१)(५)	नेपालमा स्रोत भएको भाडा अन्य मूल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडा वापत भुक्तानी गर्ने रकम	१० प्रतिशत १.५ प्रतिशत	नहुने नहुने
दफा ८८(१)(६)	सामूहिक लगानी कोष (म्यूच्युअल फण्ड) बाट बितरण गरिने प्रतिफल		
दफा ८८(१)(७)	वासिन्दा ब्यक्तिले भूउपग्रह, ब्याण्डविथ, अप्टिकल फाईबर, दुरसंचार सम्बन्धी उपकरण वा बिद्युत प्रशारण लाइन प्रयोग गरेवापत गरेको भुक्तानीमा दश प्रतिशतका दरले	१० प्रतिशत	हुने
दफा ९२(१) (ज)	प्राकृतिक व्यक्तिलाई अन्य व्यक्तिलाई	५ प्रतिशत १५ प्रतिशत	हुने नहुने

आकर्षित हुने दफा	भुक्तानीमा कर कट्टी हुने भुक्तानी	भुक्तानीमा कर कट्टीको दर	अन्तिम हुने/नहुने
दफा ८८(२)क दफा ९२(१) (क)	लाभांश	५ प्रतिशत	हुने
दफा ८८(२)ख दफा ९२(१)(ग)	लगानी बीमाको लाभ	५ प्रतिशत	हुने
दफा ८८(२)ग दफा ९२(१)(घ)	स्वीकृति नलिएको अवकाश कोषबाट लाभको भुक्तानी	५ प्रतिशत	हुने
दफा ८८(३) दफा ९२(१)(ङ)	नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको खण्डमा बासिन्दा बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, ऋणपत्र, डिभेन्चर तथा सरकारी वण्डको बापत भुक्तान गर्ने व्याज	५ प्रतिशत	हुने
दफा ८८(४) (क)	प्राकृतिक व्यक्तिले गरेको व्यवसाय संचालनसँग सम्बन्धितबाहेकका अन्य कुनै भुक्तानी	कर कट्टी गर्नु नपर्ने	
दफा ८८(४) (क१)	पत्रपत्रिकामा प्रकाशित लेख रचना वापतको भुक्तानी र प्रश्नपत्र तयार गरे वापत तथा उत्तर पुस्तिका जांच गरे वापतको भुक्तानी	कर कट्टी गर्नु नपर्ने	
दफा ८८(४) (ख)	बासिन्दा बैंक वा अरु बासिन्दा वित्तीय संस्थालाई तिरेको व्याज	कर कट्टी गर्नु नपर्ने	
दफा ८८(४)(ग)	कर छुट पाएको भुक्तानी	कर कट्टी गर्नु नपर्ने	
दफा ८८(४)(घ)	क्रेडिट कार्ड जारी गर्ने बैंकलाई तिरेको इण्टररिजनल इण्टरचेन्ज शुल्क	कर कट्टी गर्नु नपर्ने	

आकर्षित हुने दफा	भुक्तानीमा कर कट्टी हुने भुक्तानी	भुक्तानीमा कर कट्टीको दर	अन्तिम हुने/नहुने
दफा ८८(४) (ङ)	सामूहिक लगानी कोष (मुच्युअल फण्ड) लाई भुक्तानी गरिएको लाभांश र व्याज	कर कट्टी गर्नु नपर्ने	
दफा ८८क(१) दफा ९२(१) (भ)	आकस्मिक लाभ	२५ प्रतिशत	हुने
दफा ८८क(२) दफा ९२(१) (भ)	साहित्य, कला, संस्कृति, खेलकूद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुऱ्याए वापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पाँच लाख रुपैयांसम्मको पुरस्कार	कर कट्टी गर्नु नपर्ने	कर नलाग्ने
दफा ८९(१)	करार वा ठेक्का वापत रु. ५०,००० भन्दा वढी रकमको भुक्तानी	१.५ प्रतिशत	नहुने
दफा ८९(३) (क)	गैर वासिन्दा व्यक्तिलाई भुक्तानी हुने वायुयान मर्मत तथा अन्य ठेक्का वा करारमा	५ प्रतिशत	हुने
दफा ८९(३) (ख)	गैर वासिन्दा व्यक्तिलाई भुक्तानी हुने पूनर्बीमा प्रिमियम	१.५ प्रतिशत	हुने
दफा ८९(३)(ग)	गैर वासिन्दा व्यक्तिलाई हुने अन्य भुक्तानी	विभागले लिखित सूचना दिए बमोजिम	हुने

१६.३. अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी :

ऐनको दफा ९२ मा अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी सम्बन्धमा निम्नानुसार व्यवस्था रहेको छ :

९२(१) देहायका भुक्तानीलाई अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी मानिनेछ :-

९२(१)(क) बासिन्दा कम्पनी वा साभेदारी फर्मले भुक्तानी गरेको लाभांश,

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.३.१: मानौं, नेपाल बैदेशिक रोजगार प्रा.लि. एक वासिन्दा कम्पनी रहेछ। उक्त कम्पनीले आ.ब. २०६४।६५ को मुनाफाबाट आफ्नो शेयरहोल्डरलाई रु. ६० प्रति शेयरको दरले लाभांशको घोषणा गरेको रहेछ। उक्त लाभांशमा सो कम्पनीले ५ प्रतिशतका दरले हुने रु. ३ प्रति शेयर कर कट्टी गरी रु. ५७ प्रति शेयर शेयरहोल्डरलाई भुक्तानी गरेको रहेछ भने सो लाभांश अन्तिमरूपमा कर कट्टी भएको लाभांश मानिनेछ र शेयरहोल्डरले सो लाभांश आयमा समावेश गर्नु पर्दैन।

९२(१)(ख) व्यवसाय संचालन गरिरहेकोबाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सोसँग गासिएका जडानहरू र उपकरणहरू बापत भुक्तानी गरेको भाडा,

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.३.२: मानौं, नेपाल बैदेशिक रोजगार प्रा.लि.ले राम कुमार श्रेष्ठको फर्निचर सहितको घर मासिक रु. ४०,००० का दरले भाडा भुक्तानी गर्ने शर्तमा भाडामा लिएको रहेछ। सो प्रा. लि. ले उक्त भाडा भुक्तान गर्दा १० प्रतिशतले हुने रु. ४,००० कर कट्टी गरी भुक्तान गर्ने गरेको रहेछ। निज राम कुमारको उक्त भाडा आम्दानी व्यवसायसँग सम्बन्धित नभएको खण्डमा सो कट्टी गरिएको कर अन्तिम कर कट्टी हुनेछ र राम कुमार श्रेष्ठले सो बहाल आम्दानी आयमा समावेश गर्नु पर्दैन।

९२(१)(ग) बासिन्दा व्यक्तिले लगानी बीमा बापत भुक्तानी गरेको लाभ,

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.३.३: मानौं, पूर्णताले आफ्नो जीवन बीमा नेपाल जीवन बीमा संस्थानमा रु. ८,००,०००।- (Sum Insured) को जीवन बीमा गराएकी रहिछन्। निजले सो बापत वार्षिक ४०,०००।- प्रिमियम तिर्ने गरेकी रहिछिन्। उक्त पोलिसी अवधि समाप्त हुँदा सम्म निजले प्रिमियम बापत रु. ६,००,०००।- भुक्तान गरी सकेकी रहिछिन्। जीवन बीमा संस्थानबाट उक्त Policy Mature भएपछि निजले रु. १२,००,०००।- पाउने देखियो। यस्तो रकम भुक्तानी दिँदा संस्थानले लाभ रु. ६,००,०००।- (१२,००,००० - ६,००,०००) मा ५ प्रतिशतका दरले हुने रु. ३०,००० भुक्तानीमा कर कट्टी गरी बाँकी हुन आउने रु. ११,७०,०००।- भुक्तानी दिनु पर्दछ। यसरी कट्टी गरिएको कर अन्तिम कर कट्टी हुनेछ र पूर्णताले सो रकमलाई आयमा समावेश गर्नु पर्दैन। तर, यसरी लगानी बीमाको लाभ गैर बासिन्दा व्यक्तिबाट भुक्तानी प्राप्त भएको खण्डमा भने त्यस्तो लाभलाई आयमा समावेश गर्नु पर्दछ।

उदाहरण १६.३.४ : मानौं, सजग महाराले रु. १० लाखको १० वर्षे बीमा गराएका रहेछन्। पाँच वर्षको नियमित प्रिमियम वार्षिक रु.१ लाख तिरिसके पछि निजको मृत्यु भएछ। बीमा कम्पनीले बीमा पोलिसी अनुसार रु.६ लाख ५० हजार र बीमांक रु.१० लाख भुक्तानी गर्न पर्ने यकीन गरेछ। सो रकम भुक्तानी गर्दाको लाभ रु.११ लाख ५० हजार (रु.१६ लाख ५० हजारमा तिरेको प्रिमियम रु.५ लाख घटाउदा) लाभ भए पनि ऐनको दफा ३१ बमोजिम यस्तो किसिमको आयमा कर नलाग्ने व्यवस्था भएको हुँदा यस किसिमको भुक्तानीमा कर कट्टी गर्नु पर्दैन।

१२(१)(घ) बासिन्दा व्यक्तिले तिरेको स्वीकृति नलिएको अवकाश कोषको हित बापत भुक्तानी गरेको लाभ,

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.३.५ : मानौं, दिलेन्द्र खड्काले आफ्नो आयबाट नियमित रूपले बिगत वर्षमा स्वीकृति नलिएको अवकाश कोषमा रकम जम्मा गर्दै आएका रहेछन्। उक्त कोषले २०६५।६।६ मा निजलाई जम्मा रु. ८,००,००० भुक्तान गर्नु पर्ने रहेछ। आ.ब. २०६५।६।६ सम्ममा निजले उक्त कोषमा रु. ६,००,०००।- जम्मा गरी सकेका रहेछन्। सो कोषले गर्नु पर्ने भुक्तानीबाट लाभ रु. २,००,०००।- (८,००,००० - ६,००,०००) मा ५ प्रतिशतका दरले हुने रु. १०,००० भुक्तानीमा कर कट्टा गरी बाँकी हुन आउने रु. ७,९०,०००।- निज दिलेन्द्र खड्कालाई भुक्तानी दिनु पर्दछ। यसरी कट्टी गरिएको कर अन्तिम कर कट्टी हुनेछ र निजले सो रकमलाई आयमा समावेश गर्नु पर्दैन।

तर, यसरी प्राप्त हुने लाभ गैर बासिन्दा व्यक्तिलाई भुक्तानी प्राप्त भएको खण्डमा भने त्यस्तो लाभलाई आयमा समावेश गर्नु पर्दछ।

१२(१)(ङ) दफा ८८ को उपदफा (३) मा उल्लिखित बैंक, वित्तीय संस्था वा ऋण पत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनी वा सहकारीले भुक्तानी दिएको देहाय बमोजिमको व्याज :-

(१) नेपालमा स्रोत भएको र व्यवसाय संचालनसँग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको,

(२) दफा २ को खण्ड (घ) बमोजिमको कर छुट पाउने संस्थालाई भुक्तानी गरेको।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.३.६ : मानौं, दिलेन्द्र खड्काले दिपलक्ष्मी बिकास बैंक लि.मा रु. १ लाख को निक्षेप राखेका रहेछन्। आ.ब. २०६५।६६ मा सो बैंकले निजलाई रु. १०,००० व्याज भुक्तान गरेको रहेछ र यसरी भुक्तान गर्दा सो व्याज रकमको ५ प्रतिशतका दरले हुने रु. ५०० भुक्तानीमा कर कट्टा गरी बाँकी हुन आउने रु. ९,५००।- निज दिलेन्द्र खड्कालाई भुक्तान गरेको रहेछ। दिलेन्द्र खड्काको उक्त निक्षेप व्यवसायसंग सम्बन्धित नभएको अवस्थामा यसरी कट्टी गरिएको कर अन्तिम कर कट्टी हुनेछ र निजले सो रकमलाई आयमा समावेश गर्नु पर्दैन।

तर, व्यवसायिक फर्मको निक्षेपमा दिइएका व्याज वा व्यवसायसंग सम्बन्धित व्याज भुक्तानीमा भने १५ प्रतिशत कर कट्टा गर्नु पर्दछ। यसरी प्राप्त हुने व्याजलाई सो व्यवसायको आयको गणना गर्दा समावेश गर्नु पर्दछ।

उदाहरण १६.३.७ : मानौं, Support Nepal ऐनको दफा २(ध) बमोजिम कर छुट हुने निकायको रूपमा दर्ता भएको एक गैर सरकारी संस्था हो। उक्त संस्थाले दिप लक्ष्मी बिकास बैंक लि. मा रु. १,००,००० को निक्षेप राखेका रहेछन्। आ.ब. २०६५।६६ मा सो बैंकले निजलाई रु. १०,००० व्याज भुक्तान गरेको रहेछ र यसरी भुक्तान गर्दा सो व्याज रकमको १५ प्रतिशतका दरले हुने रु. १,५०० भुक्तानीमा कर कट्टा गरी बाँकी हुन आउने रु. ८,५००।- सो संस्थालाई भुक्तान गरेको रहेछ। यसरी कट्टी गरिएको कर अन्तिम कर कट्टी हुने भुक्तानी हुनेछ।

९२(१)(च) दफा ८७, ८८, ८८क वा ८९ बमोजिम गैर बासिन्दा व्यक्तिलाई दिइएको कर कट्टी हुनुपर्ने भुक्तानी,

दफा ८७ बमोजिमको पारिश्रमिक, दफा ८८ बमोजिमको, व्याज, प्राकृतिक श्रोत, रोयल्टी, सेवा शुल्क, कमिशन, वायुयानको लिज (पट्टा) वापतको रकम, भाडा, लाभांश, लगानी बीमाको लाभ, दफा ८९ बमोजिमको करार वा ठेक्का वापतको भुक्तानी गैर बासिन्दा व्यक्तिलाई भुक्तानी गरिएमा त्यस्ता भुक्तानी समेत अन्तिम कर कट्टी हुने भुक्तानी मानिन्छन्।

९२(१)(छ) नेपाल सरकार वा स्वीकृत अवकाश कोष वा स्वीकृति नलिएको अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानीहरूसमेत सबै प्रकारका अवकाश भुक्तानीहरू (नियमित रूपमा भुक्तानी हुने निवृत्तिभरण बाहेक),

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.३.८ : मानौं, दिलेन्द्र खड्का Support Nepal मा काम गर्ने कर्मचारी रहेछन्। सो संस्थाबाट निजले २०६५।१०।५ मा अवकाश लिएको रहेछन्। अवकाशको समयमा नियमित पारिश्रमिकको अलावा संचित बिदा बापत रु. १०,००० एवं उपदान बापत रु. २,००,००० समेत प्राप्त गरेका रहेछन्। निजले प्राप्त गर्ने अवकाश भुक्तानी रु. २,१०,००० मा सो संस्थाले १५ प्रतिशतका दरले हुने रु. ३१,५०० भुक्तानीमा कर कट्टा गर्नु पर्दछ र सो अवकाश भुक्तानी रु. २,१०,००० निजको रोजगारीको आयमा समावेश गर्नु पर्दैन। निजको नियमित पारिश्रमिक भने आयमा समावेश गरी नियमानुसार लाग्ने कर कट्टी गर्नु पर्दछ।

१२(१)(ज) बैठक भत्ता, पटके रुपमा अध्यापन गराए वापतको भुक्तानी,

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.३.९: मानौं, दिलेन्द्र खड्का एक स्वतन्त्र व्यवसायी रहेछन्। Support Nepal भन्ने संस्थाले निजलाई आफ्ना कर्मचारीको लागि एउटा बिषेश कक्षामा Lecture दिनको लागि रु. १०,००० अध्यापन शुल्क उपलब्ध गराएको रहेछ। सो संस्थाले यस्तो भुक्तानीमा १५ प्रतिशतका दरले हुने रु.१,५०० भुक्तानीमा कर कट्टा गर्नु पर्दछ। यसरी कर कट्टा पछि प्राप्त भएको भुक्तानी रकमलाई निज दिलेन्द्र खड्काले आफ्नो आयमा समावेश गर्नु पर्दैन।

१२(१)(झ) आकस्मिक लाभको भुक्तानी।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.३.१०: मानौं, दिपक निरौला भन्ने व्यक्तिले Casino Nepal मा जुवा खेलेका रहेछन् र रु. १,००,००० जितेका रहेछन्। यस्तो जितौरी रकममा Casino Nepal ले २५ प्रतिशत अर्थात रु. २५,००० भुक्तानीमा कर कट्टा गरी बाँकी रु. ७५,००० मात्र निज दिपक निरौलालाई भुक्तान गर्नु गर्दछ। ऐनको दफा १२ (१) (झ) बमोजिम यस्तो जितौरीमा हुने कर कट्टी रकम अन्तिम कर कट्टी मानिन्छ। यसरी कर कट्टी पछि प्राप्त भएको भुक्तानी रकमलाई निज दिपक निरौलाले आफ्नो आयमा समावेश गर्नु पर्दैन।

१२(१)(ञ) सामूहिक लगानी कोष (म्यूच्युअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम।

यस सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.३.११: गोल्डन म्यूच्युअल फण्डले आर्थिक वर्ष २०७१ पौष ६ गते आफ्ना हिताधिकारीलाई १० प्रतिशतले लाभांश (प्रतिफल) वितरण गरेको रहेछ। यसरी वितरण गरिएको प्रतिफलमध्ये प्राकृतिक व्यक्तिलाई वितरण गरेको प्रतिफलमा पाँच प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने हुन्छ। अन्यको हकमा भने यस्तो प्रतिफलको भुक्तानीमा १५ प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने हुन्छ। प्राकृतिक व्यक्तिले यसरी प्रतिफलमा पाँच प्रतिशतका दरले कर कट्टी गरी प्राप्त भएको रकम आयमा समावेश गर्नु पर्दैन।

१२(२) अग्रिम कर कट्टी गर्ने व्यक्तिले वा कर कट्टी हुने व्यक्तिले अन्तिमरूपमा कट्टी हुने भुक्तानीबाट दफा ८७, ८८, ८८क वा ८९ बमोजिम कर कट्टी गरेको वा दफा ९० को उपदफा (३) बमोजिम कट्टी गरिएको भनी मानिएको कर रकम विभागलाई दाखिला गरेमा दफा ३ को खण्ड (ग) मा उल्लेख भए बमोजिमको व्यक्तिले कर दायित्व पूरा गरेको मानिनेछ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.३.१२: मानौं, Support Nepal ले आफ्ना कर्मचारीको पारिश्रमिकबाट नियमानुसार हुन आउने कर रकम पारिश्रमिक भुक्तानी गर्ने अवस्थामा नै कट्टा गरी सम्बन्धित राजस्व कार्यालयमा दाखिला गर्ने गरेको रहेछ भने त्यस्तो अवस्थामा अन्य आय नभए अर्थात आय विवरण बुझाउनु पर्ने दायित्व नभएको कर्मचारीले आफ्नो दायित्व पूरा गरेको मानिनेछ । तथापि, सो संस्थाले दाखिला गरेको कर नपुग भएमा दफा ९२ को उपदफा (२) बमोजिमको रकम दाखिला नभएको कारणले नपुग करसहित शुल्क तथा व्याज दाखिला गर्ने दायित्व सो संस्था वा सम्बन्धित कर्मचारीको (Jointly and severally responsible) हुनेछ ।

१६.४. अन्तिमरूपमा कट्टी नहुने करको मिलान सुविधा र समावेश :

ऐनको दफा ९३ मा अन्तिमरूपमा कर कट्टी नहुने करको मिलान सम्बन्धमा निम्नानुसार व्यवस्था रहेको छ :

९३(१) कुनै भुक्तानीको रकम गणना गर्ने प्रयोजनको लागि सो भुक्तानीबाट कुनै कर कट्टी गरिएको भए त्यस्तो कर कट्टी रकमलाई सो भुक्तानीको अंशको रूपमा लिइनेछ ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.४.१: मानौं, कल्पना एण्ड सन्स् प्रा. लि.ले कन्सल्टेन्सी सेवाबाट प्रकाश एण्ड कं. लाई रु. ५०,००० भुक्तानी गर्नु पर्नेमा १५ प्रतिशतले हुने रकम रु. ७,५०० भुक्तानीमा कर कट्टी गरी रु. ४२,५०० मात्र प्रकाश एण्ड कं. लाई भुक्तान गरी सम्बन्धित राजस्व कार्यालयमा दाखिला गरेको रहेछ भने यसरी दाखिला भएको कर रकमसमेत भुक्तानीको अंश मानिनेछ । यस प्रकार कल्पना एण्ड सन्स् प्रा. लि.ले कूल भुक्तानी रु. ५०,००० नै खर्च कट्टी दाबी गर्न सक्नेछ भने प्रकाश एण्ड कं. ले रु. ५०,००० नै भुक्तानी प्राप्त गरेको मानि आयमा समावेश गर्नु पर्छ ।

९३(२) अन्तिमरूपमा कर कट्टी हुने भुक्तानीबाहेकको कुनै भुक्तानीमा कर कट्टी भएको रहेछ भने कर कट्टी हुने व्यक्तिले देहाय बमोजिमको कर रकम दाखिला गरेसरह मानिनेछ :-

- (क) दफा ८७, ८८ वा ८९ बमोजिम भुक्तानीमा कट्टी गरिएको कर रकम,
- (ख) अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० को उपदफा (३) बमोजिमको वा भुक्तानीमा कर कट्टी गरेको मानिने कर रकम विभागमा दाखिला गरेको भए त्यस्तो रकम ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.४.२: मानौं, कल्पना एण्ड सन्स् प्रा. लि.ले कन्सल्टेन्सी सेवाबापत प्रकाश एण्ड कं. लाई रु. ५०,००० भुक्तानी गर्नु पर्नेमा १५ प्रतिशतले हुने रकम रु. ७,५०० भुक्तानीमा कर कट्टी गरेको रहेछ भने यसरी कट्टी भएको कर रकम प्रकाश एण्ड कं.ले कर दायित्व बापत दाखिला गरेको अर्थात Advance Tax मानिनेछ र आफ्नो कूल कर दायित्वसंग मिलान गर्न सक्नेछ ।

तर निजलाई सो रकम भुक्तानी गर्दा कर कट्टी नगरेको अवस्थामा त्यस्तो रकम दफा ९० (३) बमोजिम प्रा.लि.ले दाखिला गरेको भए पनि प्रकाश एण्ड कं.ले दाखिला गरेको मानिन्छ । भुक्तानीमा कर कट्टी नगरी दाखिला गरेको रकम दफा ९०(८) को व्यवस्था बमोजिम दाखिला गर्ने कल्पना एण्ड सन्स् प्रा.लि.ले प्रकाश एण्ड कं.संग फिर्ता माग गर्न भने पाउँदछ ।

१३(३) उपदफा (२) बमोजिमको रकम कर कट्टी हुने व्यक्तिले सो भुक्तानी गरेको आय वर्षमा दाखिला गर्नु पर्ने कर रकममा मात्र मिलान गर्न दाबी गर्न सक्नेछ ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.४.३: मानौं, ABC Company ले आफ्नो व्यवसाय सञ्चालन गर्नका लागि घर भाडामा मासिक रु. ५०,०००।- तिर्ने गरी लिएका रहेछन् । निजले मासिकरूपमा १० प्रतिशतका दरले हुने रु. ५,०००।- भुक्तानीमा कर कट्टा गरी बाँकी रकम BCZ & Co. लाई बुझाउने गरेको रहेछ । BCZ & Co. ले आफ्नो आय विवरण बुझाउने क्रममा आ.व. ०६४।६५ को तिर्नु पर्ने दायित्व रु. १,००,०००।- रहेछ भने उक्त तिर्नु पर्ने दायित्व रकम रु. १,००,०००।- बाट घरभाडा बापत ABC Company ले तिरेको बाह्र महिनाको भुक्तानीमा कर रकम रु. ६०,०००।- मिलान गरी बाँकी रकम रु. ४०,०००।- मात्रै बुझाउनु पर्दछ ।

उदाहरण १६.४.४: मानौं, सो आय वर्ष , BCZ & Co. ले तिर्नु पर्ने दायित्व रकम रु. ५०,०००।- मात्रै रहेछ भने निजले त्यस आ.व. मा भुक्तानीमा कर कट्टा गरी बुझाएको रकम रु. ६०,०००।- कर मिलान गरी ऐनको दफा ११३ अनुसार अर्को वर्षमा मिलान गर्नका लागि Carry Forward गर्न पाउने वा Refund को लागि दाबी गर्न सक्नेछन् ।

उदाहरण १६.४.५: मानौं, उक्त Co. ले आ.व. ६४।६५ को तिर्नु पर्ने कर दायित्व रु.१,००,०००।- मा सोही आर्थिक वर्षमा ABC Company मार्फत तिरेको घरभाडाको भुक्तानीमा कर मिलान गर्न छुटेको रहेछ । BCZ Co. ले उक्त श्रोतमा कट्टा गरिएको भुक्तानीमा कर आ.व. ६४।६५ मा तिरेको भुक्तानीमा कर रकम पछिल्लो आ.व. मा कर मिलान दाबी गर्न पाउने छैन । तर, ऐनको दफा ११३ बमोजिम बढी तिरेको कर फिर्ताको लागि दाबी गर्न सक्नेछ ।

१६.५. कट्टी गरिएको करको विवरण र भुक्तानी :

ऐनको दफा ९० बमोजिम कट्टी गरिएको करको विवरण सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्ने हुन्छ ।

९०(१) अग्रिम कर कट्टी गर्नु पर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चीस दिनभित्र विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ ।

करकट्टी विवरण दाखिला गर्दा विभागको Web-site: www.ird.gov.np माफत Electronically विवरण (e-TDS) दाखिला गर्नु पर्नेछ । अर्थात, भुक्तानीमा कर कट्टी गर्नु पर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको २५ दिनभित्र e-TDS माफत वा सम्बन्धित राजस्व कार्यालयमा दाखिला गर्नु पर्नेछ । संलग्न गर्नु पर्ने विवरणको ढाँचा यसै निर्देशिकाको अनुसूची १६.१ मा दिईएको छ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.५.१: मानौं, कल्पना एण्ड सन्स प्रा. लि.ले आफ्ना कर्मचारीको चैत महिनाको पारिश्रमिक भुक्तानी गर्दा रु. ५०,०००।- कर कट्टा गरेको रहेछ, त्यस्तै सो महिनाको घर बहाल भुक्तानीमा रु. १०,०००।- कर कट्टा गरेको रहेछ । उक्त कर कट्टी विवरण सो प्रा.लि.ले बैशाख महिनाको २५ गतेभित्र विभागले तोकेको तरिका र ढाँचामा सम्बन्धित राजस्व कार्यालयमा विवरण सहित बुझाउनु पर्दछ ।

e-TDS सम्बन्धी व्यवस्था

कर प्रशासनको कार्य प्रणालीलाई सरलीकृत तथा पारदर्शी रूपमा सुधार गरी सेवा प्रवाह गर्ने क्रममा पहिलो पटक भुक्तानीमा कर कट्टीका विवरणलाई Web based बनाई करदाता र कर प्रशासन बीचको कर सहभागिता लागत र कर संकलन लागतलाई घटाउने कार्यको शुरुवात भएको छ । आ.व. २०६२।६३ देखि e-TDS प्रकृयाबाट अग्रिम कट्टी विवरण दाखिल शुरु भएको थियो । यस कारण कार्य दक्षता तथा सरलीकृत सेवा प्रवाहको महत्वपूर्ण उपकरणको रूपमा विद्युतीय माध्यमको प्रभावकारीता बढ्दो देखिएको छ ।

e-TDS का तथ्याङ्कलाई प्रविष्ट गर्ने वृदागत संक्षिप्त कार्यविधि निम्नानुसार रहेको छ ।

- www.ird.gov.np खोली त्यसमा रहेको "Taxpayer Portal" को e-TDS tab मा क्लिक गर्ने ।
- Submission number लिने फारममा उल्लिखित विवरण भर्ने र Submission number लिने ।
- Withholdee Login Tab बाट Submission number, username, password आफैँ राखी सबै विवरण भर्ने ।
- TDS information भर्ने ।
- थप कारोवार entry गर्न Add मा क्लिक गर्ने अथवा निश्चित फर्मेटमा फाईल अपलोड गर्ने ।
- सबै कारोवार entry गरिसकेपछि Insert Voucher Information मा क्लिक गर्ने ।
- स्क्रिनमा देखिने सबै विवरण (खाता नं., भौचर नं., भुक्तानीको किसिम, कार्यालय, TDS रकम, बैंक कोड) भर्ने ।
- विवरण भरी सकेपछि Submit गर्ने ।

- Print Preview मा क्लिक गरी Print निकालेर कार्यालयको संकलन शाखामा सम्पर्क गरी भौचर र कर कट्टी विवरण रुजु (verify) गर्नु पर्दछ ।

यदि कसैको कर कट्टी गर्ने व्यक्तिले e-TDS मार्फत भुक्तानीमा कर कट्टीको विवरण बुझाएको रहेछ भने तपाईं आफैले विद्युतीय प्रणाली (Internet) बाट हेर्न सक्नुहुन्छ ।

अग्रिम करकट्टी भई e-TDS मार्फत जम्मा भएको रकम हेर्ने प्रक्रिया

Username, password प्राप्त गर्न आ.रा.का. मा सम्पर्क गर्नुहोस । त्यसपछि,

- www.ird.gov.np को Taxpayer Portal को e-TDS tab मा क्लिक गर्ने ।
- Withholdee Login Tab क्लिक गर्ने ।
- PAN, Username, password राखी आफ्नो विवरण हेर्नुहोस ।

तपाईंले आय विवरणसाथ संलग्न गर्नुपर्ने अनुसूची १० को कर दावी महलमा अन्य विवरणका अतिरिक्त e-TDS को Submission number बाट प्राप्त print out मात्र राखे पुग्छ, अन्य कागजात (भौचर, अग्रिम कर कट्टी फाराम) संलग्न गर्नु पर्दैन ।

e-TDS का विशेषता

- करदाताले आफूले गर्नु पर्ने अग्रिम कर कट्टी रकमलाई सजिलैसंग जहाँबाट पनि विद्युतीय माध्यमद्वारा प्रविष्ट गर्न सकिने ।
- Withholder ले विद्युतीय माध्यमद्वारा प्रविष्ट (online posting) गरेको कर कट्टी विवरण Submission Number को आधारमा आफ्नो user name बाट जहिले पनि प्राप्त गर्न सकिने ।
- Withholder ले Withholdee लाई पटक पटक दिनु पर्ने कर कट्टी अभिलेख/विवरण दिइरहनु नपर्ने ।
- Withholdee ले आफ्नो PAN मा विभिन्न करदाताबाट विभिन्न समयमा कट्टी गरेको कर विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट प्राप्त user name तथा password को आधारमा एकिकृत रूपमा भौचर नं., मिति, रकम, अग्रिम कर कट्टी गर्ने करदाताको नाम आदि सहितको पूर्ण विवरणको फाँटवारीद्वारा web बाट एकै पटक प्राप्त गर्न सकिने ।
- यसको प्रयोगबाट सम्बन्धित करदाता (Withholdee) लाई आफ्नो PAN मा कट्टी भएको अग्रिम करकट्टी भिडाउन कर दाखिला भएको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नु नपर्ने भई सेवा प्राप्तमा सरलीकृत तथा कम लागत लाग्ने ।
- सम्बन्धित आन्तरिक राजस्व कार्यालयले पनि PAN को आधारमा अग्रिम कर कट्टी गरिएको विवरण online रूपमै प्राप्त भरी तथ्यांक विश्लेषण तथा तथ्याङ्क verification गर्न सजिलो हुने । जसको कारणबाट कर सहभागिता समेतमा सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।

- राजस्व संकलन गर्ने राजस्व कार्यालयले आफ्नो कार्य क्षेत्र अन्तर्गतका करदाताको अग्रिम करकट्टीको एकमुष्ट विवरण प्राप्त गरी राजस्व संकलनको लेखाङ्कन तथा विश्लेषण गर्न सरलीकृत हुने ।

१०(२) उपदफा (१) मा उल्लिखित विवरणसँग अग्रिम कर कट्टी गर्ने व्यक्तिले कट्टी गरिएको कर वा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिएको रकम उपदफा (१) मा उल्लिखित म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।

अग्रिम कर कट्टी गर्नु पर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको २५ दिनभित्र, अर्थात बैशाख महिना भर कर कट्टी गरिएको विवरण जेष्ठ २५ गते भित्र e-TDS मार्फत विवरण दाखिला गर्नु पर्ने र कर कट्टी गरिएको रकम विभागमा वा राजस्व खाता संचालन हुने बैंकमा दाखिला गर्नु पर्नेछ । अग्रिम कर कट्टी शीर्षकका आधारमा जम्मा गरिनु पर्ने सम्बन्धित राजस्व खाता विवरण यसै निर्देशिकाको अनुसूची १६.२ मा उल्लेख गरिएको छ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.५.२: मानौं, माथि उदाहरण १६.५.१ मा उल्लिखित कर कट्टी विवरणको साथ कट्टा गरेको अग्रिम कर रकम बैशाख महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा बुझाउनु पर्दछ ।

१०(३) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७, ८८, ८८क वा ८९ बमोजिम कर कट्टी नगरेको भए पनि सो कर कट्टी हुनु पर्ने समयमा सो कर कट्टी गरिएको मानिनेछ ।

अग्रिम कर कट्टी गर्ने दायित्व भएको व्यक्तिले कर कट्टी हुनु पर्ने भुक्तानीमा कर कट्टी गर्नु पर्नेछ । यस्तो व्यक्तिले त्यस्तो भुक्तानीमा कर कट्टी गर्न छुटाएको भए तापनि ऐनको दफा ९० को उपदफा (३) बमोजिम विभागले त्यस्तो व्यक्ति बाट कर असुल गर्न सक्दछ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछः

उदाहरण १६.५.३: मानौं, कल्पना एण्ड सन्स् प्रा. लि.ले मु.अ.कर प्रयोजनको निमित्त दर्ता भएको दिनेस सप्लाइर्सबाट रु. १,००,००० को सामानको आपूर्ति लिएको रहेछ । उक्त रकम भुक्तानी गर्दा कल्पना एण्ड सन्स् प्रा. लि. ले श्रोतमा कर कट्टा नगरी भुक्तानी गरेको रहेछ । दिनेस सप्लाइर्सको भुक्तानीमा कर कट्टा नगरेको भए तापनि कल्पना एण्ड सन्स् प्रा. लि.ले सो भुक्तानी बापत १.५ प्रतिशतले हुन आउने कर रकम अर्थात रु. १,५०० कट्टी गरिएको मानिनेछ ।

उदाहरण १६.५.४: मानौं, गुरुजी कम्पनीले परामर्शदातालाई भुक्तानी गरेको सेवा शुल्क रु. १००,००० मा रु. १५,००० कर कट्टी गरेका रहेनछ । भुक्तानीमा कर कट्टीको सम्बन्धमा कार्यालयबाट छानबिन गर्दा भुक्तानीमा कर कट्टी नगरेको देखियो । यस्तो अवस्थामा भुक्तानीमा कर कट्टी नगरेको रु. १५ हजार दफा ९०(३) बमोजिम निजबाट कट्टी भएको मानि ऐनको दफा १२० को खण्ड (क) बमोजिम रु. ७,५०० शुल्क समेत लगाउनु पर्दछ ।

- १०(४) दफा ८७, ८८, ८८क वा ८९ बमोजिम कुनै कर कट्टी गरिएको रकम वा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम सो अग्रिम कर कट्टी गर्ने व्यक्तिले दाखिला गर्नु पर्नेछ र उपदफा (५) लागू हुने अवस्थामा कर कट्टी हुने व्यक्तिले उपदफा (१) मा उल्लिखित अवधि पश्चात् पच्चीस दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.५.५: मानौं, कल्पना एण्ड सन्स् प्रा. लि.ले आफ्ना कर्मचारीको चैत महिनाको पारिश्रमिक भुक्तानी गर्दा रु. ५०,०००।- कर कट्टा गरेको रहेछ, त्यस्तै सो महिनाको घर बहाल भुक्तानीमा रु. १०,०००।- कर कट्टा गरेको रहेछ । उक्त कट्टा गरेको अग्रिम कर रकम बैशाख महिनाको २५ गतेभित्र विभागले तोकेको तरिका र ढाँचामा कार्यालयमा विवरण सहित बुझाउनु पर्दछ । ऐनको दफा ८७, ८८, ८८(क) वा ८९ बमोजिम अग्रिम कर कट्टा गर्न पर्नेमा नगरिएको भए तापनि उक्त भुक्तानी अग्रिम कर कट्टा भएको मानिने हुँदा भुक्तानी भएको महिना समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नु पर्दछ । दफा ८७, ८८, ८८क वा ८९ अनुसार अग्रिम कर कट्टा गरेको रकम कट्टा नगरिएको भए पनि भुक्तानी हुने समयमा कट्टा गर्नु पर्ने रकमलाई कट्टा गरिए सरह मानि अग्रिम कर कट्टा गर्ने दायित्व भएको व्यक्तिले २५ दिनभित्र सम्बन्धित राजस्व कार्यालयमा दाखिला गर्नु पर्दछ ।

- (४क) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक व्यक्तिको व्यवसायसँग सम्बन्धित नभएको घर बहाल आयमा लाग्ने कर चालु वर्षको असार मसान्तभित्र र ऐनको दफा ४ को उपदफा (४क) बमोजिम कारोबारको आधारमा कर तिर्ने व्यक्तिले परिच्छेद १७ बमोजिम कट्टा गरिएको अग्रिम कर किस्तावन्दी कर तिर्ने समयमा दाखिला गर्नु पर्नेछ ।

- १०(५) देहाय बमोजिमको अवस्थामा अग्रिम कर कट्टी हुने व्यक्ति र सो अग्रिम कर कट्टी गर्ने व्यक्ति दुवै जना संयुक्तरूपमा र छुट्टाछुट्टै रूपमा सो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन् :-

- (क) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७, ८८, ८८क वा ८९ बमोजिम कुनै भुक्तानीबाट कर कट्टी नगरेमा, र
- (ख) अग्रिम कर कट्टी गर्ने व्यक्तिले उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम उपदफा (४) बमोजिम कर दाखिला गर्नु पर्ने मितिभित्र विभागमा दाखिला नगरेमा ।

अग्रिम कर कट्टी गर्ने दायित्व भएको व्यक्तिले दफा ८७, ८८, ८८क वा ८९ मा तोकिएका भुक्तानीमा अग्रिम कर कट्टा नगरेको र कट्टा नगरेतापनि कट्टा गर्नु पर्ने समयमा कट्टा गरेको मानिने अग्रिम कर रकम महिना समाप्त भएको २५ दिनभित्र सम्बन्धित राजस्व कार्यालयमा दाखिला नगरेको अवस्थामा अग्रिम कर कट्टी गर्ने र हुने व्यक्ति संयुक्तरूपमा वा छुट्टाछुट्टै रूपमा कर रकम दाखिला गर्न जिम्मेवार हुन्छन् (Jointly and severally liable) । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण १६.५.६: मानौं, माथि उदाहरण १६.५.१ मा उल्लिखित कल्पना एण्ड सन्स् प्रा. लि.ले घर बहाल भुक्तानीमा अग्रिम कर कट्टी गरेको रहेनछ भने त्यस्तो कर रकम दाखिला गर्ने गराउने सम्बन्धमा उक्त प्रा. लि. वा घरधनी छुट्टाछुट्टै रूपमा वा संयुक्त रूपले जिम्मेवार (Jointly and severally liable) हुनेछन्। अर्थात विभागले दुई मध्ये कुनै एकलाई कर दाखिला गर्ने आदेश दिन सक्छ।

१०(६) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७, ८८, ८८क वा ८९ बमोजिम कर कट्टी गरी विभागमा दाखिला गरेकोमा सो कर कट्टी भएको भुक्तानीका विषयमा कर कट्टी हुने व्यक्तिले कुनै दाबी गरिएमा सो रकम कर कट्टी हुने व्यक्तिलाई भुक्तानी गरेसरह मानिनेछ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.५.७: माथि उदाहरण १६.५.१ मा उल्लिखित कल्पना एण्ड सन्स् प्रा. लि.ले कूल घर बहाल भुक्तानी रु. १००,००० मा अग्रिम कर कट्टी गरेको रु. १०,००० सम्बन्धित राजस्व कार्यालयमा दाखिला गरेको रहेछ भने सो रकम निज घरधनीलाई नै भुक्तान गरे सरह हुनेछ।

१०(७) दफा ८७, ८८, ८८क वा ८९ बमोजिम कर कट्टी नगरेको रकम अग्रिम कर कट्टी गर्ने व्यक्तिले विभागलाई दाखिला गरेको भएमा सो दाखिला भएको कर रकम बराबरको रकम सो कर कट्टी हुनु पर्ने व्यक्तिबाट असुल उपर गर्न पाउनेछ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :-

उदाहरण १६.५.८: मानौं, प्राण पखेरु नेपाल बैंक लिमिटेडमा सञ्चालक रहेछन्। निजले बैंकको बैठकमा उपस्थित भै छलफल गरे अनुरूप बैठक भत्ताको रूपमा रु. ५,०००/- प्राप्त गरेका रहेछन्। तर भुक्तानी गर्दाका अवस्थामा अग्रिम कर कट्टी नगरी भुक्तानी दिएको रहेछ। तर नेपाल बैंक लिमिटेडले उक्त रकम अर्थात १५ प्रतिशतका दरले हुने अग्रिम कर रकम रु. ७५०/- सम्बन्धित राजस्व कार्यालयमा बुझाई दिएका रहेछन् भने त्यस्तो अवस्थामा नेपाल बैंक लिमिटेडले निज सञ्चालकबाट उक्त रु. ७५०/- असुल उपर गर्न सक्दछ। तर, उक्त कर रकम दाखिला गर्ने सन्दर्भमा सो बैंकले कुनै व्याज तथा शुल्क समेत विभागमा दाखिला गरेको रहेछ भने यस्ता व्याज तथा शुल्क भने दाबी गर्न सक्ने छैन।

१०(८) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम दाखिला गर्नु पर्ने विवरण वा कर दाखिला नगरेको वा कुनै व्यक्तिका सम्बन्धमा उपदफा (५) को अवस्था रहेको कुरामा विभाग विश्वस्त भएमा दाखिला नगरेको वा घटी दाखिला गरेको रकम र दफा ११९ बमोजिमको व्याज दाखिला गर्न आदेश दिन सक्नेछ।

तर त्यस्तो आदेश दिनु भन्दा पहिले उचित कारण खोली सो आदेशका सम्बन्धमा सफाइको सबुत प्रमाण पेश गर्न पन्ध्र दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछ।

१६.६. कर कट्टी प्रमाणपत्र :

ऐनको दफा ९१ बमोजिम अग्रिम कर कट्टी गर्ने व्यक्तिले कर कट्टी हुने व्यक्तिलाई निम्नानुसारको कर कट्टीको प्रमाण पत्र उपलब्ध गराउनु पर्नेछ :

९१(१) अग्रिम कर कट्टी गर्ने व्यक्तिले कर कट्टी हुने व्यक्तिलाई उपदफा (२) मा तोकिएको समयमा देहाय बमोजिमको कर कट्टी प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ :

- (क) विभागद्वारा कुनै तरिका तोकिएको भए सो तरिका बमोजिम प्रमाणित गरिएको, र
- (ख) दफा ८७, ८८, ८८क वा ८९ बमोजिम कट्टी गरिएको कर रकम तथा भुक्तानी र कमहरू खुलेको ।

९१(२) अग्रिम कर कट्टी गरेको अवधि खुलाई अग्रिम कर कट्टी गरेको महिना समाप्त भएको मितिले पच्चीस दिनभित्र अग्रिम कर कट्टी प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।

९१(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ८७ बमोजिम कर कट्टी गरिएको अवस्थामा अग्रिम कर कट्टी प्रमाणपत्र देहाय बमोजिम प्रदान गर्नु पर्नेछ :

- (क) सो प्रमाणपत्र सो आय वर्षमा सो कर्मचारी वहाल रहेको अवधिभरको लागि मात्र हुनेछ ।
- (ख) सो प्रमाणपत्र सो वर्ष समाप्त भएको मितिले तीस दिनभित्र उपलब्ध गराई सक्नुपर्नेछ वा सो वर्षमा सो कर्मचारीले सो अग्रिम कर कट्टी गर्ने व्यक्तिकोमा रोजगारी गर्न छोडेको भए सो रोजगारी छोडेको मितिले तीस दिनभित्र सो प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ ।

ऐनको दफा ९१ बमोजिम अग्रिम कर कट्टी गर्ने व्यक्तिले कर कट्टी हुने व्यक्तिलाई उपलब्ध गराउनु पर्ने प्रमाण पत्रको नमूना यसै निर्देशिकाको अनुसूची १६.३ मा दिईएको छ । अग्रिम कर कट्टी गर्ने व्यक्तिले अग्रिम कर कट्टी हुने व्यक्तिलाई उपलब्ध गराएको अग्रिम कर कट्टी प्रमाणपत्रलाई कर दाखिलाको प्रमाण मानिएको हुँदा सोलाई प्रमाणित गर्न अन्य कागजातसँग भिडान गरिरहनु पर्दैन ।

रोजगारीबाट भएको आयको गणना (Calculation of Income from Employment)

१७.१ आयकर ऐन, २०५८ मा आयका चार शीर्षकको व्याख्या गरिएको छ । जसमा, व्यवसाय, रोजगारी, लगानी एवं आकस्मिक लाभका शीर्षक पर्दछन् । यस परिच्छेदमा रोजगारीको आय गणनासँग सम्बन्धित ऐनका प्रावधानलाई एकत्रित रूपमा प्रस्तुत गरिएको छ । रोजगारी र सोसँग सम्बन्धित ऐनले समेट्न खोजेका क्षेत्र, खासगरी अवकाश कोष भुक्तानी एवं प्राकृतिक व्यक्तिसँग सम्बन्धित पक्ष यस परिच्छेदमा समावेश गरिएको छ ।

१७.२ रोजगारीबाट भएको आयको गणना

ऐनको दफा ८ को उपदफा (१) मा रोजगारीबाट भएको आयको गणनाको सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेकोछ :-

८(१) कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानि गणना गर्नु पर्नेछ ।

आयकर ऐन २०५८ को दफा २ खण्ड (ज) अनुसार रोजगारी भन्नाले कुनै पनि किसिमको बिगत, वर्तमान वा भावी रोजगारी सम्झनु पर्दछ । उक्त परिभाषा अनुसार कुनै पनि प्राकृतिक व्यक्तिले बिगतमा गरेको वा वर्तमानमा गर्दैरहेको वा कुनै शर्त बमोजिम भविष्यमा गरिने रोजगारीलाई समेत जनाउछ । रोजगारी आय भन्नाले कुनै पनि प्राकृतिक व्यक्तिले रोजगारीको शर्त अनुसार आफ्नो ज्ञान, अनुभव, सीप, जाँगर तथा श्रम प्रयोग गरी सेवा प्रदान गरे वापत प्राप्त गरिने नगद, जिन्सी तथा अन्य सुविधालाई जनाउंदछ ।

रोजगारी : रोजगारी र परामर्शदाता (Consultant) बीच यदाकदा शाब्दिक द्विबिधा हुने गरेको पाईन्छ । सामान्यतया: Contract of service ले रोजगारी बुझाउंछ भने Contract for service ले परामर्शदाता (Consultant) तर्फ ईगित गर्दछ । “रोजगारी” शब्दले काम गर्ने (Employee) तथा काम लगाउने (Employer) बीचको सम्बन्ध खुल्ने गरी कुनै व्यक्ति वा निकायमा व्यवस्थापकीय, सुपरिवेक्षण, प्रशासकीय, प्राविधिक वा यस्तै अन्य कुनै काम गरी सो व्यक्ति वा निकायको लिखित वा अलिखित कर्मचारी सेवा शर्त तथा सुविधा वा यस्तै अन्य शर्त तथा सुविधा सम्बन्धी प्रावधान लागू हुने गरी सो निकायबाट काम गर्ने व्यक्तिले तलव वा ज्याला वा यस्तै अन्य भुक्तानी पाउन सक्ने अवस्थालाई जनाउछ । यस्तो व्यक्ति वा निकाय वासिन्दा वा गैर वासिन्दा पनि हुन सक्छ । काम गर्ने र काम लगाउने बीचको सम्बन्ध खुल्ने भुक्तानीलाई रोजगारीमा गणना गरिनु पर्छ । उक्त व्यवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.२.१ : मानौं, रमीला कुनै निकायमा रु. ५०,००० मासिक पारिश्रमिक प्राप्त गर्ने गरी छ महिनाको लागि नियुक्त भएकी रहिछिन्। त्यस्तै हनिफ भन्ने व्यक्ति सोही निकायको लागि बजारको अवस्था अध्ययन गर्ने र छ महिनाभित्र प्रतिवेदन बुझाउने शर्तमा रु. ३००,००० पारिश्रमिक पाउने गरी नियुक्त भएका रहेछन्। सो निकायले निज हनिफलाई मासिकरूपमा रु. ५०,००० का दरले रकम भुक्तान गर्ने गरेको रहेछ। उक्त अवस्थामा रमीलालाई भुक्तानी गरेको रकम रोजगारी अन्तर्गत पर्दछ (Contract of service) भने हनिफलाई भुक्तानी गर्ने रकम सेवा शुल्क (Contract for service) अन्तर्गत पर्दछ। हनिफले प्राप्त गरेको कूल रकम (कर अधिको) आफ्नो व्यवसायको आयमा समावेश गर्नु पर्दछ र कर कट्टी रकमलाई अग्रिम करको रूपमा दाबी गर्नु पर्दछ।

विगत, वर्तमान तथा भावी रोजगारी : रोजगारकर्ताले विगत, वर्तमान तथा भावी रोजगारी बापत प्राप्त भएको पारिश्रमिक रकमलाई नगद प्राप्ति (Cash Basis) को आधारमा रोजगारीको आयमा समावेश गरी कर गणना गर्नु पर्दछ। परिभाषाले समेटेको विगतको रोजगारी भन्नाले कुनै व्यक्तिले विगतमा कुनै निकायमा रोजगारीका सेवा शर्त अनुसार काम गरेका रहेछन् तर हाल निजले उक्त निकाय छोडिसकेका रहेछन् भने छोडिएको निकायमा रोजगारीका सेवा शर्त अनुसार गरिएको कार्यलाई विगतको रोजगारी भनेर भनिन्छ। अर्थात् काम गरेको संस्थालाई विगतको रोजगारदाता (Former Employer) र काम गरेको व्यक्तिलाई विगतको कामदार (Former Employee) भनिन्छ। यसै गरी वर्तमान रोजगारी भन्नाले रोजगारीका सेवा शर्त अनुसार नियुक्ति पाई कार्यरत गरिरहेको अवस्थालाई वर्तमान रोजगारी भनिन्छ। एवम् प्रकारले रोजगारीका सेवा शर्त अनुसार नियुक्ति लिई किटान मिति साथ भविष्यमा सेवा प्रदान गर्ने गरी वर्तमान अवस्थामा गरिएको करारनामालाई भावी रोजगारी भनिन्छ। उक्त व्यवस्था खुल्ने उदाहरण तल दिईएको छ।

उदाहरण १७.२.२: मानौं, केट्रीनाले सामग्री संस्थानमा स्टोरकिपरको रूपमा मासिक तलव रु. २०,०००/- पाउने गरी मिति २०४९ सालमा नियुक्ति पाएकी रहिछिन्। संस्थानको आर्थिक अवस्था त्यति राम्रो नभएको हुँदा २०५४ साल वैशाख देखि तहाँ कार्यरत कर्मचारीलाई संस्थानले तलव भुक्तान गर्न सकेन। सोही अनुसार केट्रीनाले पनि तलव पाइनन्। निजले २०५६ साल वैशाखमा जागिरबाट राजिनामा दिईन र अर्को रोजगारदाता विकास बैंक लिमिटेडमा रोजगारी गर्न थालिन्। संस्थानको आर्थिक अवस्था राम्रो भएपछि कर्मचारीको दायित्व भुक्तानी गर्नका लागि आवाहन गरे अनुरूप निज केट्रीनाले पनि २०६० श्रावण १० गते सामग्री संस्थानबाट एकमुष्ट रु.४,८०,०००/- प्राप्त गरिन्। यसरी निजले प्राप्त गरेको एकमुष्ट पारिश्रमिक रकमलाई ऐनको दफा २२ अनुसार नगद प्राप्तको आधारमा आ.व. २०६०।६१ अर्थात् प्राप्त भएको आर्थिक वर्षको आयमा समावेश गर्नु पर्दछ। यसमा सामग्री संस्थान विगतका रोजगारदाता हुन् भने प्राप्त भएको पारिश्रमिक विगतको रोजगारीबाट प्राप्त आय हो।

उदाहरण १७.२.३: माथि उल्लेख गरिएको उदाहरण १७.२.२ मा केट्रीना सामग्री संस्थानको जागिर छोडी विकास बैंक लिमिटेडमा कार्यरत छिन्। यसरी केट्रीनाको लागि विकास बैंक लिमिटेड वर्तमान रोजगारदाता हुन् र सो रोजगारी बाट प्राप्त भई रहेको पारिश्रमिक वर्तमान रोजगारीबाट प्राप्त आय हो। यसरी वर्तमान रोजगारदाताबाट प्राप्त गरिने तलब, भत्ता तथा अन्य सुविधाका भुक्तानीलाई रोजगारीको आय निर्धारण गर्दा समावेश गर्नु पर्दछ।

उदाहरण १७.२.४: केट्रीना विकास बैंक लिमिटेडमा कार्यरत हुँदा कै अवस्थामा बैंक अफ नेपालमा २०६८ साल वैशाखदेखि सेवा प्रदान गर्ने गरी मिति २०६६ साल वैशाखमा करारनामा गरेकी रहिछिन्। उक्त करारनामा अनुसार निजले भविष्यमा प्राप्त गर्ने पारिश्रमिकबाट कट्टा हुने गरी रु. १,००,०००/- करारनामामा हस्ताक्षर गर्दा कै अवस्थामा भुक्तानी गरिएको रहेछ भने यसरी भावी रोजगारदाता (Prospective Employer) बाट वर्तमान अवस्थामा प्राप्त गरेको रकम रु. १,००,०००/- लाई ऐनको दफा ८ अनुसार रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दछ।

उदाहरण १७.२.५: कुनै उद्योगले आफ्नो उत्पादन कार्यमा प्रयोग हुने मेशिन चलाउन दक्षता हासिल गर्ने प्रयोजनको निमित्त एक कर्मचारीलाई रु. ५,००,००० खर्च गरी अध्ययनमा पठाएको रहेछ। यस्तो अध्ययन खर्चको उद्देश्य सो उद्योगको व्यवसायको प्रयोजनको निमित्त भएकोले त्यस्तो खर्च सम्बन्धित कर्मचारीको आयमा समावेश गर्नु पर्दैन। तर त्यस्तो खर्च रोजगारदाताको व्यवसायसँग सम्बन्धित नभएमा त्यस्तो अध्ययन शुल्क ऐनको दफा २२ अनुसार सम्बन्धित कर्मचारीको आयमा समावेश गर्नु पर्दछ।

१७.३. रोजगारीबाट भएको आयको गणनामा समावेश हुने रकम:

रोजगारीको आय गणना गर्दा रोजगारीको सिलसिलामा रोजगारदाताबाट रोजगारकर्ताले प्राप्त गरेको नगदी, जिन्सी, सुविधा वा प्रत्यक्ष वा परोक्ष तरिकाले प्राप्त गरेको भुक्तानी वा भुक्तानी मानिने रकमलाई समावेश गर्नुपर्छ। ऐनको दफा ८ को उपदफा (२) मा आयमा समावेश गर्ने सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :-

८(२) कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका देहायका भुक्तानीहरू त्यस्तो प्राकृतिक व्यक्तिको सो आय वर्षको रोजगारीबाट प्राप्त पारिश्रमिक गणना गर्दा समावेश गर्नु पर्नेछ :-

८(२)(क) ज्याला, तलब, बिदा बापतको रकम, अतिरिक्त समय काम गरेबापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरू बापतको भुक्तानी,

ज्याला तथा तलब: ज्याला तथा तलबमा सिद्धान्ततः खासै भिन्नता भने पाइदैन। दुवै शब्दावलीले सेवा प्रदान गरेबापत प्राप्त हुने प्रतिफललाई बुझाउँछ। उदारणको लागि, कुनै प्रतिष्ठानको प्रशासनिक कार्यमा संलग्न व्यक्तिलाई दिईने पारिश्रमिकलाई तलब भनिन्छ भने उत्पादन गर्ने कार्यसँग प्रत्यक्ष संलग्न हुने कामदारलाई दिईने पारिश्रमिकलाई ज्याला (Wage) भनिन्छ। ज्याला शब्दले पिस रेट वा करार अन्तर्गत काम गर्ने कामदारलाई भुक्तानी गर्ने पारिश्रमिकलाई समेत जनाउँछ। आयकर

ऐनको प्रयोजनको लागि रोजगारीको आय निर्धारण गर्दा तलब तथा ज्यालालाई एउटै आयको शीर्षकमा गणना गरिने हुँदा तलब तथा ज्याला छुट्याउनु भने पर्दैन ।

बिदा बापतको रकम : कामदार कर्मचारीले कर्मचारी विनियमावली वा निजसंग भएको करारनामा अनुसार निजले संस्थामा काम गरेबापत विभिन्न प्रकारका विदा पाउन सक्छन् । जस्तै: घर विदा, विरामी विदा, विशेष विदा, भैपरी आउने विदा आदि । कुनै विदा पाउनको लागि तोकिएको दिन संस्थामा काम गर्नु पर्दछ र यसरी विदा पाकिसकेपछि ती विदा कर्मचारीले प्रयोग नगरेमा नगद लिन पाउने व्यवस्था पनि हुन सक्छ । यसरी विदा प्रयोग नगरिएको अवस्थामा रोजगारीकै क्रममा वा रोजगारी अन्त्यको समयमा कर्मचारीले संचित बिदा बापत भुक्तानी पाउने रकमलाई विदा बापतको रकम भनिन्छ ।

पाकेको बिदा बापतको रकम भुक्तानीका सम्बन्धमा नियम २० को उप नियम ६ को खण्ड (क) मा निम्नानुसारको व्यवस्था गरेको छ ।

(क) ऐन प्रारम्भ हुनुभन्दा अघिका आय वर्ष हरूमा कर्मचारी वा कामदारको संचय कोष वा नागरिक लगानी कोषमा जम्मा भएको साँवा व्याज लगायतका रकममा र सो अवधिसम्म पाकेको उपदान तथा संचित बिदा बापतको रकममा कर छुट हुने,

शुल्क : रोजगारकर्तालाई रोजगारीको सन्दर्भमा रोजगारदाताबाट प्राप्त हुने शुल्क (जस्तै: Job joining Fees, वा यस्तै भुक्तानी) लाई रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।

कमिशन तथा बोनस : सामान्यतया: कमिशन वा बोनस रकम बिक्री, मुनाफाको लक्ष्य, कानूनी बाध्यता वा यस्तै अन्य कारण पूर्व निर्धारित प्रबन्धको आधारमा दिईने भुक्तानीलाई भनिन्छ । कुनै औषधी निर्माण कम्पनीले आफ्नो कर्मचारीमा नियुक्त गरेको Medical Representative लाई तलबको अलावा निजलाई बिक्री अनुपातका आधारमा दिइने कमिशन वा कार्यक्षमताका आधारमा दिईने रकम (Performance Bonus), Bonus Act अनुसार कर्मचारीलाई दिईने बोनस यसका उदाहरण हुन् । कमिशन तथा बोनस आफ्नो कर्मचारीलाई भुक्तानी दिँदा भुक्तानी प्राप्त गर्ने व्यक्तिले ऐनको दफा ८ बमोजिम रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।

पुरस्कार तथा उपहार : कुनै कर्मचारीले उत्कृष्ट कार्य गरे बापत रोजगारदाता बाट प्राप्त हुने भुक्तानीलाई पुरस्कार वा उपहार भनिन्छ । यस्ता पुरस्कार वा उपहार नगद बाहेक Kind मा प्राप्त भए सोलाई प्रचलित बजार मूल्य अनुसार मूल्याङ्कन गरी दफा ८ बमोजिम आयमा समावेश गर्नु पर्दछ । यस्तो पुरस्कार वा उपहारमा कर्मचारी वा अन्य व्यक्तिले समेत भाग लिन सक्ने खुल्ला प्रतिस्पर्धाबाट प्राप्त भएमा त्यस्तो पुरस्कार तथा उपहार रोजगारीको आयमा समावेश गर्नु पर्दैन । उक्त व्यवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.३.१: मानौं, बाणिज्य बैंकले आफ्नो वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारीलाई रु. १०,००० नगद पुरस्कार दिएको रहेछ । यस्तो पुरस्कारलाई निज कर्मचारीले ऐनको दफा ८ बमोजिम रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।

उदाहरण १७.३.२: मानौं, बाणिज्य बैंकले आफ्नो वार्षिकोत्सवमा राष्ट्रिय खेलकूद परिषदसंग समन्वय गरी राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गर्ने गरेको र उक्त दौड प्रतियोगितामा उत्कृष्ट धावक, सर्वसाधारण लगायत सो बैंकका कर्मचारीले समेत भाग लिन सक्ने व्यवस्था रहेको रहेछ। उक्त दौड प्रतियोगितामा सोही बैंकका एक कर्मचारी उत्कृष्ट भई रु. २०,००० ले पुरस्कृत भएछन्। यस अवस्थामा निज पुरस्कृत व्यक्ति बैंकको कर्मचारीको हैसियतले पुरस्कृत नभई एक उत्कृष्ट धावक भएको कारण पुरस्कार प्राप्त गरेको हुँदा यस्तो पुरस्कारलाई भने निज कर्मचारीले ऐनको दफा ८ बमोजिम रोजगारीको आयमा समावेश गर्नु पर्दैन। उक्त रकम निज कर्मचारीको आकस्मिक लाभको आय हुनेछ।

८(२)(ख) महङ्गी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरन्जन वा यातायात भत्ता बापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुक्तानी,

८(२)(ग) निज वा निजको सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फछ्यौट वा सोधभर्ना बापत प्राप्त गरिएको भुक्तानी,

सम्बद्ध व्यक्ति : ऐनको दफा २ को खण्ड (क न) बमोजिम “सम्बद्ध व्यक्ति” भन्नाले एक अर्को व्यक्तिको मनसाय अनुसार काम गर्ने एक वा एकभन्दा बढी व्यक्ति वा त्यस्ता व्यक्तिको समूहलाई बुझाउछ। एवं प्रकारले रोजगारकर्ताको सन्दर्भमा सम्बद्ध व्यक्ति भन्नाले निजको नातेदारलाई सम्झनु पर्दछ। ऐनको दफा २ को खण्ड (ब) मा नातेदार शब्दलाई निम्नानुसार परिभाषित गरेको छ :

“नातेदार” भन्नाले प्राकृतिक व्यक्तिको पति, पतिन, छोरा, छोरी (धर्मपुत्र, धर्मपुत्री समेत), बाबु, आमा, बाजे, बज्यै, दाजु, भाई, भाउजु, बुहारी, दिदी, बहिनी, सासु, ससुरा, साला, जेठान, साली, जेठीसासु, काका, काकी, भतिजा, भतिजी, नाति र नातिनी सम्झनु पर्छ।

व्यक्तिगत प्रयोजन : कुनै निकायको कर्मचारी वा निजको कुनै सम्बद्ध व्यक्तिले आफ्नो व्यक्तिगत कामको लागि गरेको खर्चको रकम सो निकायबाट सोधभर्नाको रूपमा प्राप्त गरेको छ भने त्यस्तो रकम व्यक्तिगत प्रयोजनको निमित्त भुक्तानी भएकोले निजको रोजगारीको आयमा समावेश गर्नु पर्दछ। उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ।

उदाहरण १७.३.३: मानौं, भरत भन्ने व्यक्ति कुनै कम्पनीमा कार्यरत रहेछन्। निजले विदा मनाउन परिवार सहित होलिडे ट्रिपमा गएका रहेछन्। कम्पनीको नियमानुसार त्यस्तो ट्रिपमा जान आउन यातायात सुविधा कम्पनीले भुक्तानी गर्ने रहेछ। यस्तो अवस्थामा होलिडे ट्रिपमा कम्पनीले गरेको यातायात खर्च निज भरतको व्यक्तिगत प्रयोजनको खर्च भएकोले निज भरतको रोजगारीको आयमा समावेश गर्नुपर्दछ।

उदाहरण १७.३.४: मानौं, हरिप्रसाद भन्ने व्यक्ति एक कम्पनीमा कार्यरत रहेछन्। निजको छोरा किड बोल्ड भन्ने स्कूलमा पढ्ने र निजले मासिक स्कूलमा फि वापत रु. १०,०००।- तिर्ने गरेका रहेछन्। उक्त फी रकम निजले आफू कार्यरत कम्पनीबाट मासिकरूपमानै सोधभर्ना लिने गरेका रहेछन्। यस्तो सोधभर्ना प्राप्त रकम रोजगारदाताको व्यवसाय प्रयोजनको लागि नभै निज कर्मचारीको व्यक्तिगत प्रयोजनको लागि भएको हुँदा यस्तो सोधभर्ना बापत प्राप्त गरेको भुक्तानीलाई निजको रोजगारीको आय निर्धारण गर्दा समावेश गर्नु पर्दछ।

८(२)(घ) रोजगारीका कुनै शर्तमा सहमति जनाएबापत गरिएका भुक्तानी,

रोजगारदाता र रोजगारकर्ताले रोजगारीका कुनै शर्तमा सहमति जनाए वापत गरिएको भुक्तानीलाई रोजगारीको आयमा समावेश गर्नु पर्दछ। उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ।

उदाहरण १७.३.५: मानौं, कुनै एक बैंकले कार्यकारी अधिकृत नियुक्तिको शर्तमा बैंकले आर्जन गरेको मुनाफाको ५ प्रतिशत रकम निजलाई प्रदान गर्ने सहमति भएको रहेछ। यसरी भुक्तानी प्राप्त हुने मुनाफाको ५ प्रतिशतको रकम रोजगारीको आयमा समावेश गरी कर निर्धारण गर्नु पर्दछ।

८(२)(ङ) रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश बापत गरिएका भुक्तानी,

कुनै कर्मचारीले रोजगारीको सेवा शर्त अनुसार सेवा प्रदान गरिरहेको हुन्छ। रोजगारीको शर्त अनुसार रोजगारी छोड्ने, त्याग्ने, राजिनामा दिने, मृत्यु वा अन्य विविध कारणले रोजगारीको अन्त्य हुन सक्छ। रोजगारदाताले रोजगारीका सेवा शर्त अनुसार काम कार्यवाही गरेको नपाईएको वा अन्य कुनै कारणले रोजगारकर्तालाई रोजगारीबाट निकाल्ने, वर्खास्त गर्ने, स्वेच्छिक अवकाश वा अन्य कारणले रोजगारीको अन्त्य (Terminate) हुन सक्छ। यसरी रोजगारीको अन्त्य वा नोक्सानी भएको कारणबाट गरिने भुक्तानी रोजगारीको आयमा समावेश गर्नु पर्दछ।

रोजगारकर्ताको योगदान नहुने कोष (Non-Contributory Fund) बाट रोजगारकर्तालाई अवकाशको समयमा भुक्तानी गरिएको खण्डमा आयकर ऐन २०५८ को दफा ८८ को उपदफा (१) अनुसार १५% का दरले भुक्तानीमा कर कट्टा गर्नुपर्ने र दफा ९२ उपदफा (१) को खण्ड (छ) अनुसार यस्ता भुक्तानी अन्तर्गतको अग्रिम करलाई अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी मानिने हुँदा यस्तो भुक्तानीलाई कर्मचारीको आयमा समावेश गर्नु पर्दैन। तर नियमित रूपमा भुक्तानी हुने निवृत्तिभरणलाई भने अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी मानिएको छैन।

रोजगारीको अन्त्य : कुनै कर्मचारी रोजगारीको नोक्सानी, अवकाश, अनिवार्य अवकाश वा अन्य कुनै तरिकाले रोजगारीबाट निवृत्त हुन सक्छ। जुनसुकै Modality ले रोजगारीबाट निवृत्त भए तापनि रोजगारदाताबाट प्राप्त गरिने अवकाश भुक्तानीलाई ऐनको दफा ८८ (१) अनुसार १५ प्रतिशतका दरले भुक्तानीमा कर कट्टा गरी भुक्तानी दिनु पर्ने हुन्छ। यस्तो भुक्तानी ऐनको दफा ९२ उपदफा (१) को खण्ड (छ) अनुसार अन्तिम कर कट्टी हुने भुक्तानीमा पर्ने हुँदा ऐनको दफा ८ को उपदफा (३) अनुसार रोजगारीको आयमा भने समावेश गर्नु पर्दैन। रोजगारीको अन्त्य,

साधारणतया: रोजगारीको क्रममा गरिएका सेवा शर्त अनुसार राजीनामा दिई, वर्खास्तमा परी, मृत्यु भई वा उमेर (सेवा शर्तमा कामकाज गर्न सक्ने उमेर) को हदबन्दीका कारण रोजगारीको अन्त्य हुने गर्दछ। यसरी रोजगारीको अन्त्य हुँदाका अवस्थामा निजले विभिन्न किसिमका सुविधा प्राप्त गर्न सक्दछ, जस्तै: स्वीकृत वा अस्वीकृत अवकाश कोषबाट हुने भुक्तानी रकम, विदा वापतको रकम, औषधी उपचार लगायत निकायको कर्मचारी सेवा विनियमावली अनुसार अन्य सुविधा वापतको रकम। निकायमा उपदान वा पेन्सन मध्ये कुनै सुविधा पाउने व्यवस्था हुन सक्छ। साथै, एकमुष्ट पेन्सनको व्यवस्था भएका निकाय पनि हुन सक्छन्। यसरी एकमुष्ट प्राप्त गरिने निवृत्तिभरण रकम ऐनको दफा २२ अनुसार भुक्तानीका आधारमा आयमा समावेश गर्नु पर्दछ। ऐनको दफा ९२ उपदफा (१) को खण्ड (छ) अनुसार, यस्तो निवृत्तिभरण भुक्तानीलाई अन्तिम कर कट्टी हुने भुक्तानी मानिने हुँदा कर कट्टी भई प्राप्त हुने यस्तो भुक्तानीलाई कर्मचारीको आयमा समावेश गर्नु पर्दैन। तर नियमित रूपमा भुक्तानी हुने निवृत्तिभरणलाई भने अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी मानिएको छैन।

रोजगारीको नोक्सानी : रोजगारीको नोक्सानी अवकाश हुने प्रकृत्यामध्ये एक हो। तर यो अन्य प्रकृत्या भन्दा भिन्न प्रकारले रोजगारीबाट रोजगारकर्ता विमुख हुन्छन्। उदाहरणको लागि Liquidation, संस्थाको वर्तमान कर्मचारी नराख्ने शर्तसहितको निजीकरण, संस्थामा कार्यरत कर्मचारी/कामदार अशक्त भै काम गर्न नसक्ने अवस्था भई रोजगारीबाट छोड्नु पर्ने अवस्था, कर्मचारी कटौतीमा परेका रोजगारकर्ता आदि। माथि उल्लेख गरिएका अवस्थामा कामदार/कर्मचारीको रोजगारीको नोक्सानी हुने र यसरी रोजगारीको नोक्सानी भए वापत सम्बन्धित संस्थाबाट क्षतिपूर्ति (Compensation) वापत प्राप्त गरिने रकमलाई ऐनको दफा ८ उपदफा (२) को खण्ड (ड) अनुसार रोजगारीको आयमा समावेश गर्नु पर्दछ। तर ऐनको दफा ८८ उपदफा (१) अनुसार १५ प्रतिशतका दरले भुक्तानीमा कर कट्टा गर्नु पर्ने र ऐनको दफा ९२ उपदफा (१) को खण्ड (छ) अनुसार अन्तिम कर कट्टी हुने हुँदा दफा ८ उपदफा (३) अनुसार रोजगारीको आय गणना गर्दा आयमा समावेश गर्नु पर्दैन। उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ।

उदाहरणको १७.३.६: मानौं, कृषि सामग्री संस्थान निजीकरण गर्ने क्रममा कर्मचारीलाई निवृत्त गर्ने तर रोजगारीको नोक्सानी भए बापत निजले पाउने सुविधाको अलावा सेवा गरेको प्रति वर्षको २ महिनाको दरले थप तलब क्षतिपूर्ति (Compensation) को रूपमा दिने निर्णय गरेको रहेछ । यस सन्दर्भमा दिपक भन्ने व्यक्तिले निम्नानुसारको भुक्तानी प्राप्त गरेका रहेछन् :

साबिक तलब तथा सुविधा	रु. ८०,०००
ऐन लागू पश्चात पाकेको बिदा बापतको रकम	रु ५०,०००
ऐन लागू पश्चात पाकेका उपदान	रु. २,५०,०००
क्षतिपूर्ति बापत प्राप्त थप तलब	रु. ४,००,०००

उक्त भुक्तानीमध्ये ऐन लागू भएपछि पाकेको बिदा बापतको रकम रु ५०,०००, उपदान बापतको रकम रु.२,५०,००० र थप तलब रु. ४,००,००० मा ऐनको दफा ८८ को उपदफा (१) बमोजिम १५ प्रतिशतका दरले कर कट्टा गर्नु पर्छ र ऐनको दफा ९२ उपदफा (१) को खण्ड (छ) अनुसार अन्तिम कर कट्टी हुने हुँदा दफा ८ उपदफा (३) अनुसार रोजगारीको आय गणना गर्दा आयमा समावेश गरी आय निर्धारण गर्नु पर्दैन । तर साबिक तलब तथा सुविधा रु. ८०,००० भने रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।

कुनै एक कारखानामा कार्यरत मजदुर कामको सिलसिलामा मेशिन चलाउँदा दुर्घटना हुन गई दाहिने हात गुमाउनु पर्‍यो । यसरी अपाङ्ग भै सकेपछि निजबाट कार्य गराउन सम्भव नहुने देखेपछि उक्त कारखानाले निजलाई नियमानुसार थप सुविधा दिई रोजगारीबाट अवकाश दियो । यसरी रोजगारी गुमाए (Job Loss) बापत प्राप्त गरिने क्षतिपूर्ति रकम (Retrenchment Amount) लाई आयकर प्रयोजनको लागि आयमा समावेश गर्नु पर्दछ । तर दफा ९२(१) ले यस्तो अवकाश भुक्तानी अन्तिम विधिले कर कट्टा हुने व्यवस्था गरेको हुदा यस्तो भुक्तानीमा दफा ८८(१) बमोजिम १५ प्रतिशतका दरले कर कट्टा गरे पछि सो कर नै अन्तिम हुन्छ ।

अनिवार्य अवकाश (Compulsory Retirement) : कुनै निकायले आफ्नो संस्थामा रहेका कामदार/कर्मचारी कटौती गर्ने क्रममा तोकिएको समूहलाई रोजगारीबाट अवकाश दिने वा Staff Regulation अनुसार तोकिएको अवधि/उमेर पूरा गरी रोजगारीबाट अवकाश हुने प्रक्रियालाई अनिवार्य अवकाश भनिन्छ । यसरी अनिवार्य अवकाश दिदा Staff Regulation अनुसार तोकिएको अवधि/उमेर पूरा गरी रोजगारीबाट अवकाश हुने अवस्था बाहेक अन्य अवस्थाबाट कामदार/कर्मचारीलाई अनिवार्य अवकाश दिंदा विशेष सुविधाको पनि व्यवस्था गरिएको हुन सक्दछ । यसरी प्राप्त गरिएको विशेष सुविधा बापत प्राप्त गरिएको भुक्तानी अवकाश भुक्तानी भएको हुँदा ऐनको दफा ८८ को उपदफा (१) बमोजिम श्रोतमा १५ प्रतिशतका दरले भुक्तानीमा कर कट्टा गर्नु पर्ने र ऐनको दफा ९२ उपदफा (१) को खण्ड (छ) अनुसार अन्तिम कर कट्टी हुने हुँदा दफा ८ उपदफा (३) अनुसार रोजगारीको आय गणना गर्दा आयमा समावेश गर्नु पर्दैन । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.३.७: मानौं, बाणिज्य बैंकमा कर्मचारी कटौती गर्ने क्रममा २० वर्ष सेवा अवधि पुगेका कर्मचारीले स्वेच्छिक अवकाशको लागि आवेदन दिन सक्ने र यसरी VRS अन्तर्गत अवकाश हुने कर्मचारीको लागि विशेष सुविधाको रूपमा प्रत्येक वर्ष सेवा अवधिको लागि निजले खाईपाई आएको तलबको २ महिनाको सुविधा दिने व्यवस्था गरेको रहेछ। यहि Scheme अन्तर्गत रसिक कलाम भन्ने कर्मचारीले २०६५ आषाढ मसान्तमा लागू हुने गरी अवकाश लिएका रहेछन्। बैंकको नियम बमोजिम १५ वर्षभन्दा बढी सेवा अवधि पूरा गर्नेलाई २ महिनाको र बीस वर्षभन्दा बढी सेवा अवधिको पूरा गर्नेले साढे दुई महिनाको तलबका दरले उपदान समेत बैंकले भुक्तान गरेको रहेछ। २०५८ चैत १८ गते अधिको कर्मचारी विनियम बमोजिम निजले तीन महिनाको औषधी उपचार खर्च समेत अवकाशको समयमा भुक्तानी लिएका रहेछन्। यसरी अवकाश रकम भुक्तानी सहित आ. ब. २०६४।६५ मा निजले निम्नानुसारका भुक्तानी प्राप्त गरेका रहेछन्।

मानौं, कृषि सामग्री संस्थान निजीकरण गर्ने क्रममा कर्मचारीलाई निवृत्त गर्ने तर रोजगारीको नोक्सानी भए वापत निजले पाउने सुविधाको अलावा सेवा गरेको प्रति वर्षको २ महिनाको दरले थप तलब क्षतिपूर्ति (Compensation) को रूपमा दिने निर्णय गरेको रहेछ। यस सन्दर्भमा दिपक भन्ने

सेवा निवृत्त हुँदा तलब -	रु. २०,०००।- प्रति महिना
२०५८ चैतमा तलब -	रु. १५,०००।- प्रति महिना
भत्ता -	रु. १०,०००।- प्रति महिना
सेवा अवधि -	२५ वर्ष (२०५८।१२।१८ सम्म १९ वर्ष)
विदा -	१५० दिन (२०५८।१२।१८ सम्म - ६० दिन)
दर्शन खर्च -	रु. २०,०००।-

अवकाश योगदानमा तलबको १० प्रतिशत गर्ने गरिएको रहेछ।

विवरण	रोजगारीको आय	अवकाश भुक्तानी
तलब रु. २०,००० ले १२ महिनाको	२,४०,०००	
भत्ता रु. १०,००० ले १२ महिनाको	१,२०,०००	
दर्शन खर्च	२०,०००	

अवकाश कोषमा योगदान		
(२,४०,००० को १० प्रतिशतले)	२४,०००	
उपदान (२५X२.५ X २०,०००=१२,५०,०००)		१२,५०,०००
न्यून: २०५८ चैत १८ सम्मको पाकेको उपदान (१९ X २.५ X २०,०००)		(९,५०,०००)
औषधी उपचार खर्च		नलाग्ने
VRS सुविधा (२५ X २ X २०,०००)		१०,००,०००
बिदा भुक्तानी प्राप्त		
२०५८ चैत १८ सम्म पाकेका बिदा ६० दिन		नलाग्ने
२०५८ चैत १९ देखिको पाकेका बिदा ९० दिन (२०,०००/३० X ९०)		६०,०००
निर्धारण योग्य आय / अवकाश भुक्तानी :	४,०४,०००	१३,६०,००

नियम २० को उप नियम ६ को खण्ड (क) बमोजिम २०५८ चैत १८ गते सम्म पाकेको बिदा, उपदान तथा नियम २० को उप नियम ६ को खण्ड (ख) बमोजिम सो मितिमा सेवामा रहेका कर्मचारीलाई सेवाबाट अवकाश हुँदा निजको सेवा शर्त सम्बन्धी नियम अनुसार भुक्तानी हुने एक लाख असी हजार रुपैयाँसम्मको औषधी उपचार खर्च रकममा कर नलाग्ने व्यवस्था छ ।

अवकाश भुक्तानी (VRS/CRS, सुविधा, उपदान तथा बिदा) वापत प्राप्त गरेको रकममा रोजगारदाताले ऐनको दफा ८८ को उपदफा (१) अनुसार १५ प्रतिशतका दरले भुक्तानीमा कर कट्टा गरी भुक्तानी दिने र यसरी भुक्तानीमा कर कट्टा गरी भुक्तान दिएको रकम ऐनको दफा ९२ उपदफा (१) को खण्ड (छ) अनुसार अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी भएको हुँदा ऐनको दफा ८ उपदफा (३) अनुसार रोजगारीको आय गणना गर्दा समावेश गर्न पर्दैन तसर्थ, माथि उल्लेख गरिएको उदाहरणमा अवकाश भुक्तान वापतको बिदाको रकमलाई रोजगारी आयको निर्धारण योग्य आय गणनामा समावेश नगरिएको हो ।

८(२)(च) अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान,

ऐनको दफा २ को खण्ड (ङ) बमोजिम “अवकाश भुक्तानी” भन्नाले देहायका व्यक्तिलाई दिइने भुक्तानी सम्भन्धु पर्छ :-

- (१) प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिइने भुक्तानी, वा
- (२) प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिइने भुक्तानी ।

स्वीकृत अवकाश कोषबाट भुक्तानी गर्न सकिने अवस्था नियम २० उपनियम (२) को खण्ड (घ) मा उल्लेख गरिएको छ ।

२०(२)(घ) अवकाश कोषको हिताधिकारीलाई देहायका अवस्थामा मात्र अवकाश भुक्तानी गर्न सकिने :-

- (१) कर्मचारी वा कामदार सेवाबाट अवकाश प्राप्त गरेमा,
- (२) हिताधिकारीको उमेर अन्ठाउन्न वर्ष पुगेमा, वा
- (३) हिताधिकारीको मृत्यु भएमा वा निज स्थायी रूपमा अपांग भएमा ।

रोजगारीका क्रममा रोजगारीको सेवा शर्त अनुसार कर्मचारी अवकाश हुँदाका अवस्थामा भुक्तानी प्राप्त हुने गरी रोजगारदाताले कर्मचारीको निमित्त अवकाश कोषमा जम्मा गरिदिएको रकमलाई रोजगारदाताले गरेको अवकाश योगदान भनिन्छ । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरणको १७.३.८: हफर सिंह मासिक रु. २०,००० पारिश्रमिक पाउने गरी सरकारी कम्पनीमा कार्यरत रहेछन् । उक्त कम्पनीबाट मासिक पारिश्रमिक वाहेक रु. २,००० प्रति महिना निजको नामको अवकाश कोषमा जम्मा गरिने गरेको रहेछ भने सो रकमलाई अवकाश योगदान मानिन्छ र यस्तो रकम निजको रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।

अवकाशको समयमा दिईने बिदा तथा औषधी उपचार सुविधा बापतको रकम एवं अन्य अवकाश भुक्तानीका सम्बन्धमा नियम २० को उप नियम ६ को खण्ड (क) तथा खण्ड (ख) बमोजिम तल उल्लिखित व्यवस्था गरेको छ ।

२०(६) यस नियममा माथि जुनसुकै कुरा लेखिएको भए तापनि देहायका रकमका सम्बन्धमा देहाय बमोजिम हुनेछ :-

- (क) ऐन प्रारम्भ हुनुभन्दा अघिका आय वर्ष हरूमा कर्मचारी वा कामदारको संचय कोष वा नागरिक लगानी कोषमा जम्मा भएको साँवा व्याज लगायतका रकममा र सो अवधिसम्म पाकेको उपदान तथा संचित बिदा बापतको रकममा कर छुट हुने, र
- (ख) ऐन प्रारम्भ हुँदाका वखत सेवामा रहेका कर्मचारी वा कामदारलाई सेवाबाट अवकाश हुँदा निजहरूको सेवा शर्त सम्बन्धी नियम अनुसार भुक्तानी हुने एक लाख असी हजार रुपैयाँसम्मको औषधी उपचार खर्च रकमलाई सो कर्मचारी वा कामदारको आयमा समावेश नगरिने ।

८(२)(छ) रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी,

रोजगारदाताले रोजगारकर्तालाई रोजगारीको सम्बन्धमा गरिएका माथि उल्लेख गरिएका बाहेक पनि अन्य भुक्तानी, जस्तै Holiday Trip, Shopping जस्ता व्यक्तिगत खर्चका भुक्तानीलाई समेत रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।

द(२)(ज) परिच्छेद ६ (कर लेखाङ्कन समय) वा परिच्छेद ७ (रकमहरूको परिमाणीकरण, बाँडफाँड र चारित्रीकरण) बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।

कुनै पनि व्यक्तिले रोजगारदाताले उपलब्ध गराएको विभिन्न सुविधालाई परिमाणीकरण एवं चारित्रीकरण गरी आफ्नो आयमा समावेश गर्नु पर्दछ ।

● रोजगारीको आयको कर लेखाङ्कन गर्ने तरिका र समय :

रोजगारीको आयको कर लेखाङ्कन ऐनको दफा २२ को उप दफा (१) तथा (२) बमोजिम निम्नानुसार गरिनु पर्दछ :-

(१) कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्तानुरूप हुनेछ ।

(२) प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्नेछ ।

ऐनको दफा २३ को खण्ड (क) तथा (ख) अनुसार प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगदको आधारमा देहाय बमोजिम लेखाङ्कन गर्नु पर्दछ :-

(क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानि समावेश गर्नु पर्नेछ ।

(ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्चबापत कट्टी गर्नु पर्नेछ ।

यसमा खास गरिकन कुनै पनि रोजगारकर्ताले आफूले प्राप्त गरेको नगद वा निजको खातामा जम्मा भएको अवस्थामा मात्रै आयमा समावेश गर्ने र भुक्तानी गरेपछि मात्रै खर्च दाबी गर्ने प्रणालीलाई नगदको आधारमा लेखाङ्कन गर्ने पद्धति मानिन्छ । उक्त अवस्था खुल्ने उदाहरण तल दिइएको छ ।

उदाहरण १७.३.९: मानौं, कमल भन्ने व्यक्ति सामग्री संस्थानमा कार्यरत कर्मचारी हुन् । निज व्यक्तिले आफूले खाईपाई आएको तलव भत्ता २०६४ श्रावणदेखि २०६५ आषाढ मसान्तसम्म प्रति महिना रु. २०,०००/- का दरले पाउनु पर्ने रकम रु. २,४०,०००/- २०६५ श्रावणमा मात्रै प्राप्त गरे । यस अवस्थामा नगदको आधारमा लेखाङ्कन गरिने कारणले गर्दा रकम प्राप्त गरेको महिना २०६५ श्रावणमा कर प्रयोजनको लागि आयमा समावेश गर्नु पर्ने हुन्छ । तसर्थ यो पद्धति अनुसार जुन आर्थिक वर्षको आय आम्दानी भए तापनि जुन आर्थिक वर्षमा प्राप्त भयो सोही आर्थिक वर्षको आम्दानीमा समावेश गर्नु पर्दछ ।

● रोजगारी आयमा समावेश गरिने सुविधा तथा चारित्रीकरण :

रकमको परिमाणीकरण : रोजगारीको आयमा समावेश गरिने सुविधा यस ऐनको दफा २७ मा व्यवस्था गरेको छ । उक्त दफामा व्यवस्था गरिएका सुविधालाई मौद्रिक रूपमा यकीन गरी सोही अनुसार रोजगारकर्ताको आयमा समावेश गर्नु पर्दछ । यसको अलावा ऐनको दफा ३१ बमोजिम क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण गरी आयमा समावेश गर्नु पर्दछ ।

ऐनको दफा २७ को उपदफा (१) को खण्ड (क) देखि (ङ) सम्म भुक्तानीका रकमलाई परिमाणीकरण (Quantification) निम्नानुसार गरिएको छ :-

२७(१)(क) कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पत्ति हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम ।

रोजगारदाताले आफ्नो कार्यालयमा कार्यरत कामदार तथा कर्मचारीका लागि चल या अचल सम्पत्ति हस्तान्तरण गरी भुक्तानी गरेको अवस्थामा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्तकर्ता अर्थात् कर्मचारीको रोजगारीको आयमा समावेश गर्नु पर्दछ । ऐनको दफा २७ को उपदफा (२) बमोजिम भुक्तानी आर्जन गरेको, प्राप्त गरेको, दिएको, बहन गरेको वा कर प्रयोजनको लागि अन्य रूपमा हिसाब गरिएको समयलाई नै रकमको परिमाणीकरण भएको समय अर्थात् सोही मितिमा भुक्तानी दिएको मानिनेछ । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.३.१०: मानौं, ABC Travel Agency Pvt. Ltd. मा कार्यरत प्रबन्ध निर्देशक श्री हरिप्रकाश श्रेष्ठलाई निजको संस्था प्रतिको इमान्दारिताको कदर गर्दै सञ्चालक समितिले निर्णय गरी निजलाई Jeep हस्तान्तरण गरेको रहेछ । यस अवस्थामा निजको इमान्दारिताको कदर स्वरूपको भुक्तानी सम्पत्तिको हस्तान्तरणबाट भएको हुँदा उक्त Jeep को बजार मूल्य बराबरको रकम निजको रोजगारीको आयमा समावेश गर्नु पर्दछ । बजार मूल्य भन्नाले सम्पत्तिको रजिष्टर्डमा उल्लेख गरिएको Written Down Value नभई उक्त Jeep बजारमा बिक्री गर्दा कति रकम प्राप्त हुन सकछ सो आधारमा निर्धारण गर्नु पर्दछ । करदाता आफैले बजार मूल्य निर्धारण गर्ने हुँदा कर निर्धारण गर्ने अधिकृतले अन्यथा प्रमाणित गरेको अवस्थामाबाहेक उक्त घोषणा गरेको मूल्यलाई नै बजार मूल्य मान्नु पर्दछ । करदाताले घोषणा गरेको बजारमूल्यको औचित्य पुष्टी गर्ने दायित्व करदाताको हुन्छ । यदि करदाताले निर्धारण गरेको बजार मूल्य प्रति कर अधिकृत सहमत नभई अर्को मूल्य निर्धारण गरेमा त्यसको तथ्य तथा प्रमाण जुटाउने दायित्व कर अधिकृतको हुनेछ ।

२७(१)(ख) देहायका कुरा उपलब्ध गराएबापत भएको भुक्तानीको लागि तोकिए बमोजिम निर्धारण हुने रकम वा रकम निर्धारण गर्ने व्यवस्था नगरिएकोमा खण्ड (ङ) अनुसार निर्धारण हुने रकम :-

२७(१)(ख)(१) भुक्तानी पाउने व्यक्तिको पूर्ण वा आंशिकरूपमा निजी प्रयोजनका लागि प्रयोग गरिएको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधन, वा

आयकर नियमावलीको नियम १३ को उपनियम (१) मा निजी प्रयोजनको सवारी साधन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :

१३(१) कर्मचारी वा कामदार लगायतको कुनै हिताधिकारीको लागि कुनै व्यक्तिबाट पूर्ण वा आंशिकरूपमा निजी प्रयोजनको लागि प्रयोग भएको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधनलाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम कुनै आय वर्षको लागि देहाय बमोजिम रकम निर्धारण हुनेछ :-

- (क) कर्मचारी वा कामदार वा मासिकरूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई उपलब्ध गराएकोमा निजले खाईपाई आएको तलबको शुन्य दशमलव पाँच प्रतिशतले हुने रकम ।
- (ख) खण्ड (क) मा उल्लेख भएको अवस्थामा बाहेक सवारीसाधनको प्रचलित बजार मूल्यको वार्षिक एक प्रतिशतले हुने रकम ।

स्पष्टीकरण : यस नियमको प्रयोजनको लागि “सवारी साधन” भन्नाले मोटर, कार, जीप र यस्तै किसिमको अन्य सवारी साधन सम्भन्नु पर्छ ।

आयकर नियमावलीको नियम १३ उपनियम (१) बमोजिम कर्मचारी वा कामदार वा मासिकरूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई पूर्ण वा आंशिकरूपमा निजी प्रयोजनका लागि उपलब्ध भएको सवारी साधनको लागि निजले खाईपाई आएको तलबको ०.५ प्रतिशतले हुने रकमलाई निजले प्राप्त गरेको भुक्तानी सरह मानि रोजगारीको आयमा समावेश गरिन्छ ।

सो नियमको लागि उपलब्ध स्पष्टीकरण अनुसार “सवारी साधन” ले मोटर, कार, जीप र यस्तै किसिमको सवारी साधनलाई जनाउछ, अर्थात् उपर्युक्त प्रकार (Category) का सवारी साधन बाहेक साईकल, मोटरसाईकल, कर्मचारीलाई संयुक्तरूपमा उपलब्ध बस सुविधा जस्ता सवारी साधन भने “सवारी साधन सुविधामा” समावेश हुने छैन । तर संयुक्तरूपमा उपयोग गरिने मोटर, कार, जीप र यस्तै किसिमको सवारी साधन उपलब्ध भएको अवस्थामा भने प्रयोग गर्ने प्रत्येक कर्मचारीको सुविधा गणना गर्नु पर्दछ ।

आयकर नियमावली, २०५९ को नियम १४ अनुसार “कुनै भुक्तानीलाई ऐनको दफा २७ बमोजिम परिमाणीकरण गर्दा वा ऐनको दफा २८ बमोजिम नेपाली रुपैयाँमा परिवर्तन गर्दा रुपैयाँभन्दा बढी भएको चानचुन पैसालाई गणना गरिने छैन ।”

माथिको अवस्था खुल्ने उदाहरण तल दिईएको छ :-

उदाहरण १७.३.११. मानौं, कुनै कर्मचारीलाई उसको रोजगारदाताले निजी तथा व्यवसायिक कामको लागि एउटा कार उपलब्ध गराएको रहेछ। सो कारको बजार मूल्य रु. २०,००,००० रहेछ। निजले आफ्नो मासिक पारिश्रमिक निम्नानुसार प्राप्त गर्ने गरेका रहेछन्।

तलब	रु.१५,०००
ग्रेड (जम्मा)	रु.५,९३०
महङ्गी भत्ता	रु.६००
अन्य भत्ता	रु.१,०००

सवारी साधन निजी कार्यको लागि समेत उपलब्ध गराएकोमा, Perquisite को मूल्य निर्धारण गर्नको लागि निजले खाईपाई आएको तलब निर्धारण गर्नुपर्ने हुन्छ।

शुरु तलब (१५,००० × १२) १,८०,०००

ग्रेड ५,९३०

कूल खाईपाई आएको तलब रु. १,८५,९३०

०.५% का दरले हुने (१,८५,९३० × ०.५/१००) = ९२९।६५

निजको सवारी साधन प्रयोग गरेवापत रु. ९२९।०० भुक्तानी दिए सरह मानि निजको रोजगारीको आयमा समावेश गरिन्छ। यसरी परिमाणीकरण (Quantification) गर्दा पैसालाई गणना गर्नु पर्दैन।

सवारी साधन सुविधा दिईदा सवारी चालक तथा ईन्धनसमेत दिनु पर्ने हुंदा माथि उल्लेख भए अनुसार सवारी साधन सुविधा बापतको रकम आयमा समावेश गरी सकेपछि सवारी चालक वा ईन्धनको लागि रोजगारदाताले गरेको भुक्तानी वा सुविधालाई आयमा समावेश गर्नु पर्दैन। तर, यदि कर्मचारीलाई निजी प्रयोजनको निमित्त सवारी साधन सुविधा भनी निश्चित रकम भुक्तानी गरेको भए पूरै भुक्तानी रकम उक्त कर्मचारीको रोजगारीको आयमा समावेश गर्नु पर्ने हुन्छ।

कुनै पनि निकायले आफ्नो कर्मचारीलाई निजको व्यक्तिगत सवारी साधनलाई सुविधा अन्तर्गत ईन्धन उपलब्ध गराएको छ भने उपलब्ध गराएको ईन्धनको बजार मूल्य निर्धारण गरी बजार मूल्य वरावरको रकम निजको रोजगारीको आयमा समावेश गर्नु पर्दछ।

नियम १३ को उप नियम (१) को खण्ड (ख) मा उल्लेख भए बमोजिम कर्मचारीबाहेक अन्य हिताधिकारीलाई सवारी साधन उपलब्ध गराएको खण्डमा सवारीसाधनको प्रचलित बजार मूल्यको वार्षिक एक प्रतिशतका दरले हुने रकम निजको आयमा समावेश गर्नु पर्दछ।

२७(१)(ख)(२) भुक्तानी पाउने व्यक्तिको लागि उपलब्ध गराइएको भवन ।

आयकर नियमावली को नियम १३ को उपनियम (२) मा निजी प्रयोजनको भवन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :

१३(२) कर्मचारी वा कामदार लगायतको कुनै हिताधिकारीको लागि कुनै व्यक्तिबाट निजी प्रयोजनको लागि प्रयोग भएको वा प्रयोगको लागि उपलब्ध भएको भवनलाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ख) को उपखण्ड (२) बमोजिम कुनै आय वर्षको लागि देहाय बमोजिम रकम निर्धारण हुनेछ :-

- (क) भवन उपलब्ध गराउने व्यक्तिले कर्मचारी वा कामदार वा मासिकरूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई भवन उपलब्ध गराएकोमा निजले खाईपाई आएको तलबको दुई प्रतिशतले हुने रकम,
- (ख) भवन उपलब्ध गराउने व्यक्तिले घर भाडामा लिई खण्ड (क) मा उल्लेख भए बाहेकको व्यक्तिलाई भवन उपलब्ध गराएकोमा भाडाबापत भुक्तानी गरेको रकमको पच्चीस प्रतिशतले हुने रकम,
- (ग) भवन उपलब्ध गराउने व्यक्तिले भाडा तिर्नु नपर्ने घर खण्ड (क) मा उल्लेख भए बाहेकको व्यक्तिलाई भवन उपलब्ध गराएकोमा प्रचलित घरभाडाको पच्चीस प्रतिशतले हुने रकम ।

आयकर नियमावलीको नियम १३(२) बमोजिम कर्मचारी, कामदार वा मासिकरूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई भाडामा लिई वा आफ्नै भवन उपलब्ध गराएकोमा निजले खाईपाई आएको तलबको २ प्रतिशतले हुने रकमलाई निजले प्राप्त गरेको भुक्तानी सरह मानि निजको रोजगारीको आयमा समावेश गरिन्छ ।

साधारणतया: यो सुविधा वापत कर्मचारीको हकमा रोजगारीको आयको २ प्रतिशतले हुने रकम निजको रोजगारीको आय गणना गर्ने प्रयोजनको लागि भुक्तानी पाए सरह (Deemed Income) मानि समावेश गरिन्छ । कार्यालयमा कार्यरत गाई तथा मेसेन्जर वा कार्यालय सहयोगी जस्ता कर्मचारीको लागि अफिसमा नै सुरक्षाका दृष्टिकोणले वासस्थान उपलब्ध गराईएको अवस्थामा यस्तो वासस्थानको उपलब्धता, निजको सुविधा नभै कार्यालयको सुरक्षार्थ बसेकोले निजको रोजगारीको आयमा वासस्थान उपलब्ध गराए वापत तलबको २ प्रतिशतले हुने रकम समावेश गर्नु पर्दैन ।

कुनै निकायले वासस्थानको व्यवस्था गर्दा सहूलियत दरमा उपलब्ध गराएको अवस्थामा पनि नियमावलीमा उल्लेख भए बमोजिम खाईपाई आएको तलबको २ प्रतिशतले हुने आउने रकमलाई निजको आय गणना गर्दा समावेश गर्नु पर्ने हुन्छ । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ :-

उदाहरण १७.३.१२: मानौं, मासिक रु. २५,००० तलब पाउने "दिपक" भन्ने एक कर्मचारीलाई कार्यालयले वासस्थान उपलब्ध गराएको रहेछ । कार्यालयले बस्नको लागि आवास गृह उपलब्ध गराए वापत मासिक रु.२०० आफ्नो कार्यालयलाई तिर्दै आएका रहेछन् । उक्त आवास गृह निजलाई सुविधामा उपलब्ध गराएको हुँदा नियमावली अनुसार निजको आयमा खाईपाई आएको तलबबाट २ प्रतिशतका दरले हुने आउने रकम अर्थात रु. ५०० प्रति महिना निजको रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।

२७(१)(ग) देहायका कुरा उपलब्ध गराएबापत भुक्तानी दिने व्यक्तिले गरेको खर्चबाट भुक्तानी प्राप्त गर्ने व्यक्तिको योगदान कटाई बाँकी हुन आएको रकम :-

- (१) घरको रेखदेखकर्ता, भान्छे, सवारी चालक, माली वा अन्य घरेलु सहायकको सेवा,
- (२) कुनै खाना, जलपान वा मनोरञ्जन, वा
- (३) भुक्तानी प्राप्त गर्ने व्यक्तिको निवासस्थानमा जडान गरिएको धारा, विजुली, टेलिफोन जस्ता सेवा,

कुनै पनि निकायले आफ्नो कर्मचारीलाई निकायको नियमावली अनुसार निजको लागि घरको रेखदेखकर्ता, भान्छे, सवारी चालक, माली वा अन्य घरेलु सहायकको सेवा उपलब्ध गराएको अवस्थामा सुविधा प्राप्त गर्ने व्यक्तिको योगदान कटाई बाँकी हुन आउने रकम निजको रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दछ। उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ।

उदाहरण १७.३.१३: मानौं, विकास बैंक लिमिटेडले आफ्नो मुख्य कार्यकारी अधिकृतको लागि घरमा काम गर्नको लागि एक जना सहयोगी उपलब्ध गराएको रहेछ। उक्त सहयोगी विकास बैंक लिमिटेडमा काम गर्ने कर्मचारी हुन्। निजको मासिक रु. ५,०००।- तलव रहेछ र संस्थाले निजको कार्यक्षेत्र मुख्य कार्यकारी अधिकृतको घरमा तोकेको रहेछ। निज कार्यकारी अधिकृतलाई नियुक्ति करारनामा बमोजिम संस्थाले सहयोगी उपलब्ध गराए बापत निजको तलवबाट मासिकरूपमा रु. १,०००।- कट्टा गर्ने व्यवस्था रहेछ। यस अवस्थामा बैंकले सहयोगीलाई भुक्तानी गरेको पारिश्रमिक रु. ५००० बाट सेवा प्राप्त गर्ने मुख्य कार्यकारी अधिकृतको योगदान रु. १,०००।- भएको हुँदा उक्त योगदान कटाउँदा बाँकी हुन आउने रकम रु. ४,०००।- प्रति महिना (५,००० - १,०००) मुख्य कार्यकारी अधिकृतको रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दछ। अर्थात् कुनै व्यक्तिले संस्थाको लागतमा प्राप्त गरेको सुविधा नै सुविधा प्राप्त गर्ने व्यक्तिको Perquisite हुन आउँछ।

सुविधा प्राप्त गर्ने व्यक्तिको निवास स्थानमा जडान गरिएको धारा, बिजुली, टेलिफोन जस्ता सेवा उपलब्ध गराए बापत निकायले उक्त सुविधा उपलब्ध गराए बापत तिरेको महसुल रकम भने सुविधा उपभोग गर्ने व्यक्तिको रोजगारीको आयमा समावेश गर्नु पर्दछ। उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ।

उदाहरण १७.३.१४: मानौं, नेपाल खुसी कम्पनी लि.ले आफ्नो मुख्य कार्यकारी अधिकृतको निजी निवासमा जडान गरिएको धारा बापतको महसुल प्रति महिना रु. १,०००।- बिजुलीको महसुल बापत प्रति महिना रु. २,०००।- र टेलिफोन महसुल बापत प्रति महिना रु. ३,०००।- तिर्ने गरेको रहेछ। यस सम्बन्धमा निजको निवास स्थानमा उपलब्ध गराईएका माथि उल्लेख गरिए बमोजिमका सुविधा बापत संस्थाले प्रति महिना तिरेको रु.६,०००।- लाई निजको रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दछ।

विद्युत बितरण गर्ने निकायले आफ्ना कामदार वा कर्मचारीलाई सुविधाका रूपमा प्रति महिना निश्चित युनिटसम्म महसुल नलिने गरी छुट दिने वा टेलिफोन कम्पनीले आफ्ना कामदार वा कर्मचारीलाई सुविधाका रूपमा प्रति महिना निश्चित कलसम्म महसुल नलिने गरी छुट दिने व्यवस्था गरेको रहेछ वा अन्य यस्तै छुट आफ्ना कर्मचारीलाई उपलब्ध गराइने व्यवस्था छ भने त्यस्ता निकायले यसरी दिईने छुटलाई बजार मूल्यका आधारमा हिसाव गरी आउने रकम सुविधा उपभोग गर्ने कामदार वा कर्मचारीको रोजगारीको आय गणना गर्दा आयमा समावेश गर्नु पर्दछ । तर अन्य निकायबाट खरीद गरी उपलब्ध गराएका यस्ता सेवाका हकमा सो सेवा वा वस्तुको लागत निज कर्मचारी वा कामदारले प्राप्त गरेको आय मानिन्छ ।

टेलिफोनको सुविधा प्राप्त गर्ने व्यक्तिको निवास स्थानमा जडान गरिएको टेलिफोनबाट निजले आफ्नो व्यक्तिगत प्रयोजनका साथै कार्यालयको कामको लागि फोन गरिने हुँदा व्यक्तिगत प्रयोजनको लागि गरिएको फोनको महसुल मात्रै आयमा समावेश गर्नु पर्नेछ ।

२७(१)(घ) कुनै आय वर्षमा भुक्तानी प्राप्त गर्नु पर्ने कुनै व्यक्तिले ऋण बापत तिरेको व्याज प्रचलित व्याज दर अनुसार तिर्नु पर्ने व्याज रकमभन्दा कम भएमा सो कम भएजति रकम

कर्मचारीलाई रोजगारदाताले उपलब्ध गराउने निर्व्याजी वा कम व्याज दरको कर्जा को व्याज सहूलियत समेत आयमा समावेश गर्नु पर्दछ ।

उदाहरण १७.३.१५: मानौं, कुनै व्यक्तिलाई रु. १००,००० वार्षिक ४% का दरले व्याज तिर्ने गरी कुनै कर्जा उपलब्ध गराएको रहेछ र प्रचलित व्याजदर ८% रहेछ भने फरक दर ४% का हिसाबले हुने रकम रु. ४,००० सो कर्मचारीले प्राप्त गरेको व्याज सहूलियतका रूपमा गणना गरी रोजगारीको आयमा समावेश गरिन्छ ।

प्रचलित व्याजदर भन्नाले प्रवाह गरिएको ऋणको प्रकृति अनुसार बजारमा उपलब्ध हुने व्याजदरलाई जनाउँदछ । यस प्रयोजनका लागि व्याजदर घोषणा गर्ने र सोलाई पुष्ट्याई गर्ने दायित्व करदाता स्वयंको हुन्छ ।

२७(१)(ङ) खण्ड (क), (ख), (ग) र (घ) मा उल्लिखित भुक्तानीबाहेक अन्य भुक्तानीको सम्बन्धमा भुक्तानी पाउने व्यक्तिको सट्टा तेस्रो व्यक्तिले भुक्तानी पाएमा सामान्यतया: पाउने फाइदाको मूल्य वरावरको रकम ।

उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.३.१६: मानौं, बोल्ड किड प्रा. लि. मा हरिप्रसाद भन्ने कर्मचारी काम गर्दा रहेछन्। निजको छोरा Kinder World भन्ने स्कूलमा पढ्ने गरेको रहेछ। उक्त स्कूलको मासिक फि वापत हुने रकम रु.१०,०००।- सो प्रा.लि.ले सिधै सोही स्कूललाई भुक्तानी गर्ने गरेको रहेछ। यस्तो भुक्तानी रकम कर्मचारीलाई अप्रत्यक्षरूपमा रोजगारदाताले सुविधा उपलब्ध गराएको मानि निज हरिप्रसादको रोजगारीको आय निर्धारण गर्दा समावेश गर्नु पर्दछ। यहाँ हरिप्रसादले तिर्नु पर्ने दायित्व सो प्रा.लि.ले तिरिदिएको हुँदा हरिप्रसादलाई अप्रत्यक्षरूपमा फाईदा पुगेको मानिन्छ। तसर्थ अप्रत्यक्षरूपमा तेश्रो व्यक्तिले अर्थात Kinder World ले उक्त भुक्तानी पाएको भए तापनि हरिप्रसादलाई फाईदा भएको हुँदा सो रकमलाई निजको आय मानिन्छ।

२७(२) उपदफा (१) को खण्ड (क) र (ड) को सम्बन्धमा भुक्तानी आर्जन गरेको, प्राप्त गरेको, दिएको, बहन गरेको वा कर प्रयोजनको लागि अन्य रूपमा हिसाब गरिएको समयलाई नै रकमहरूको परिमाणीकरण भएको समय मानिनेछ।

ऐनको दफा २७ को उपदफा (२) बमोजिम भुक्तानी आर्जन गरेको, प्राप्त गरेको, दिएको, बहन गरेको वा कर प्रयोजनको लागि अन्य रूपमा हिसाब गरिएको समयलाई नै रकमको परिमाणीकरण भएको समय अर्थात सोही मितिमा भुक्तानी दिएको मानिनेछ।

रुपैयाँमा परिवर्तन : ऐनको दफा २८ को उपदफा (१), (२) तथा (३) मा नेपालीरुपैयाँ बाहेक अन्य मुद्रामा भएका कारोवारलाई नेपाली रुपैयाँमा परिवर्तन गर्ने सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :

- (१) यस ऐनको प्रयोजनको लागि कुनै व्यक्तिको आय तथा सो आय निर्धारण गर्दा समावेश गरिने र कट्टी गरिने रकमहरू नेपालीरुपैयाँ बाहेक अन्य मुद्रामा अंकित गरिएको भए त्यस्तो रकमलाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ।
- (२) कुनै व्यक्तिको कुनै आय वर्षमा आय गणना गर्दा समावेश गरिने वा कट्टी गरिने रकम नेपाली रुपैयाँबाहेक अन्य मुद्रामा अंकित गरिएकोमा सो रकम प्राप्त गरिएको, खर्च गरिएको, दिएको, बुझाएको वा कर प्रयोजनको लागि अन्य कुनै किसिमले हिसाब गर्दाका वखत प्रचलित विनिमय दर अनुसार सो मुद्रालाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको प्रयोजनको लागि विभागले लिखितरूपमा सूचना जारी गरी अनुमति दिएकोमा कुनै व्यक्तिले सो आय वर्षमा विभागले तोकेको औसत विनिमय दर प्रयोग गर्न सक्नेछ।

नेपाल लेखामान ११ (NAS-11: Effects of Change in Foreign Currency Rate) मा विदेशी मुद्रामा हुने कारोवारलाई कारोवारको समयमा प्रचलित विनिमय दरले रुपान्तरण गरी नेपाली मुद्रा (Functional Currency) मा लेखाङ्कन गर्नु पर्ने व्यवस्था गरेको छ। रोजगारीको आय वापत विदेशी मुद्रा प्राप्त भएमा सो प्राप्त भएको दिनको विनिमय दर (बैंकको खरीद दर) बमोजिम रुपान्तर गरी आय कायम गर्नु पर्दछ। तर विभागको पूर्व लिखित स्वीकृति लिई कुनै व्यक्तिले सो आय वर्षमा विभागले तोकेको औसत विनिमय दर प्रयोग गर्न सक्नेछ।

कुनै भुक्तानीलाई ऐनको दफा २७ बमोजिम परिमाणीकरण गर्दा वा ऐनको दफा २८ बमोजिम नेपाली रुपैयाँमा परिवर्तन गर्दा रुपैयाँभन्दा बढी भएको चानचुन पैसालाई गणना गरिने छैन ।

अप्रत्यक्ष भुक्तानी : ऐनको दफा २९ ले अप्रत्यक्ष भुक्तानीका सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :

कुनै व्यक्तिले भुक्तानीकर्ता वा निजसँग सम्बद्ध व्यक्तिले गरेको भुक्तानीबाट अप्रत्यक्षरूपले फाइदा लिएमा वा भुक्तानी प्राप्त गर्ने अन्य व्यक्ति तोकेकोमा विभागले लिखितरूपमा सूचना जारी गरेर त्यस्तो फाइदा लिने वा त्यस्तो अन्य व्यक्ति तोक्ने व्यक्तिलाई नै सो भुक्तानी प्राप्त गर्ने व्यक्तिकोरूपमा मान्न सक्नेछ ।

उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.३.१७: मानौं, हरिप्रसाद सरकारी सेवाबाट सेवा निवृत्त कर्मचारी रहेछन् । निजले आफूले पाउने पेन्सन छुट्टी भिन्न भई बसेकी श्रीमतीले भुक्तानी पाउने बन्दोबस्त गरेका रहेछन् । यसरी निजले भुक्तानी पाउन अन्य व्यक्ति तोकेको भए तापनि विभागले लिखितरूपमा सूचना जारी गरेर त्यस्तो फाइदा लिने व्यक्ति अर्थात् निजको श्रीमती वा त्यस्तो अन्य व्यक्ति तोक्ने व्यक्ति अर्थात् निजलाई नै सो भुक्तानी प्राप्त गर्ने व्यक्तिकोरूपमा मान्न सक्नेछ ।

१७.४. रोजगारीको आयमा समावेश नगरिने रकम :

कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको रोजगारीको आयको गणना गर्दा समावेश गर्नु नपर्ने रकमको सन्दर्भमा ऐनको दफा ८ को उपदफा (३) मा निम्नानुसारको व्यवस्था गरको छ :-

८(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको पारिश्रमिकको गणना गर्दा देहायका कुरा समावेश गर्नु पर्नेछैन :-

८(३)(क) दफा १० बमोजिम छुट पाउने रकम र अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी,

(१) ऐनको दफा १० मा उल्लेख भए अनुसार छुट पाउने रकम:

- ऐनको दफा १० को खण्ड (क) अनुसार नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धिमा वा सम्झौतामा उल्लेख भएबमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,

कुनै पनि द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौता नेपाल सरकार र अन्य कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको हुनुपर्दछ, अर्थात् पक्ष नेपाल सरकार हुनु अनिवार्य छ । नेपाल सरकारबाहेक अन्य संघ संस्थाले विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्था बीच कर छुट हुने गरी गरिएको सम्झौता आयकर प्रयोजनको लागि मान्य हुने छैन । उदाहरणको लागि, नेपाल विद्युत प्राधिकरणले विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थासँग विद्युत गृह निर्माण एवं संचालन सम्बन्धी आयोजनाको लागि सम्झौता गरेको

रहेछ । उक्त बमोजिम सो आयोजनामा काम गर्ने कर्मचारीलाई कर नलाग्ने उल्लेख गरेको रहेछ भने पनि त्यस्तो आधारमा मात्र त्यस्तो आयोजनामा काम गर्ने कर्मचारीलाई यस दफा अनुसार कर छुट दिन मिल्दैन । तर सोही सम्भाविततामा नेपाल सरकार पक्ष भई गरेको रहेछ भने उपर्युक्त बमोजिम कर नलाग्ने व्यवस्था कायम हुन्छ ।

- ऐनको दफा १० को खण्ड (ख) अनुसार विदेशी राष्ट्रको सरकारी सेवामा रोजगारी गरेबापत कुनै प्राकृतिक व्यक्तिले प्राप्त गरेको रकम,

तर,

- (१) सो व्यक्ति रोजगारी गरेको कारणले मात्र बासिन्दा वा गैर बासिन्दा भएको हुनुपर्नेछ, र
- (२) सो राष्ट्रको सरकारी कोषबाट त्यस्ता रकमहरू भुक्तानी गरिएको हुनु पर्नेछ ।

कुनै प्राकृतिक व्यक्तिको रोजगारी विदेशी सरकारी सेवाको रूपमा नेपालमा रहेछ, सो रोजगारीको कारणले मात्र बासिन्दा भएको रहेछ । निजले सो राष्ट्रको सरकारी कोषबाट पारिश्रमिक वा सोसंग सम्बन्धित अन्य रकम भुक्तानी प्राप्त गरेको रहेछ भने त्यस्तो आय नेपालमा कर छुट हुन्छ । तर सामान्य बसोबासका आधारमा बासिन्दा भएका व्यक्तिले विदेशी सरकारी कोषबाट नै नेपालमा रोजगारी आय प्राप्त गरेको अवस्थामा छुटको सुविधा प्राप्त हुँदैन । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.४.१: मानौं, Mr. Harish नेपालस्थित कुनै विदेशी राजदुतावासमा कार्यरत विदेशी नागरिक हुन् । निज सो राजदुतावासमा विगत ५ वर्ष देखि अविच्छिन्न रूपमा काम गर्दै आएका छन् र निजले सो विदेशी सरकारको सरकारी कोषबाट तलब तथा भत्ता प्राप्त गरिआएका रहेछन् । यस अवस्थामा निजले प्राप्त गर्ने आयको श्रोत नेपाल भएको मानिदैन । सोही रोजगारीका कारणले मात्र निजको बसोबास नेपाल भई नेपालको बासिन्दा भएकाले निजले प्राप्त गरेको तलब भत्तामा पारिश्रमिक कर लाग्दैन । तर निजले नेपालमा व्यवसाय, लगानी वा सो विदेशी सरकारको सरकारी कोषबाट बाहेक अन्य श्रोतबाट भुक्तानी प्राप्त हुने गरी गरेको रोजगारीको आयमा भने कर छुट हुने छैन ।

- ऐनको दफा १० को खण्ड (ग) अनुसार रोजगारीको कारणले मात्र नेपालको बासिन्दा भएको गैर नेपाली नागरिक प्राकृतिक व्यक्ति वा निजको निकटस्थ परिवारको सदस्यले विदेशी राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेको रकम,

कुनै गैर नेपाली नागरिक व्यक्ति रोजगारीको कारणले मात्र नेपालको बासिन्दा व्यक्ति भएमा निज गैर नेपाली नागरिकले विदेशी राज्य सरकारी कोषबाट कुनै पनि रकम निज वा निजको आश्रित परिवार वा निकटस्थ परिवारको सदस्यले प्राप्त गरेको छ भने त्यस्तो रकममा कर छुट हुन्छ । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.४.२: मानौ, उदाहरण १७.४.१ मा उल्लिखित Mr. Harish का पिता Mr. Jack विदेशी नागरिक हुन् र उनी तहाँको सरकारी जागिरबाट निवृत्त भई लामो समयदेखि छोरसँगै नेपालमा बसोवास गर्दै आएका रहेछन्। निजले सो विदेशी सरकारबाट मासिक £ २,०००।- निवृत्तिभरण (Pension) प्राप्त गर्ने गरेका रहेछन् भने निजले प्राप्त गरेको उक्त निवृत्तिभरण रकम £ २,०००।- ऐनको दफा १० को खण्ड (ग) अनुसार आय गणना गर्दा समावेश गर्नु पर्दैन।

- ऐनको दफा १० को खण्ड (घ) अनुसार कर तिर्नु नपर्ने शर्तमा नेपाल सरकारको सेवामा नियुक्त भएका गैर नेपाली नागरिकले प्राप्त गरेको रकम,

नेपाल सरकारले आफ्नो आवश्यकता अनुसार विभिन्न विधामा उचित राय, सल्लाह तथा सुझाव दिनको लागि सम्बन्धित क्षेत्रका गैर नागरिक विज्ञलाई नेपालमा कर तिर्नु नपर्ने शर्तमा नियुक्त गरेको हुन सक्छ। नेपाल सरकारबाट भुक्तानी प्राप्त गरेको भए तापनि त्यस्तो प्राप्त गरेको भुक्तानी रकमलाई आयमा समावेश गर्नु पर्दैन। उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ।

उदाहरण १७.४.३: मानौ, Ratnakar De Silva, एक गैर नेपाली नागरिक रहेछन्। शान्ति प्रक्रियालाई सहयोग गर्नको लागि विशेषज्ञको रूपमा नेपाल सरकारले निजलाई कर तिर्नु नपर्ने शर्तमा मासिक २०,००० डलर भुक्तानी दिने गरी नियुक्ति गरेको रहेछ भने त्यस्तो अवस्थामा निजले प्राप्त गरेको उक्त भुक्तानी रकम आयमा समावेश गर्नु पर्दैन।

- ऐनको दफा १० को खण्ड (ङ) अनुसार नेपाल सरकारबाट विधवा, बृद्ध वा अपाङ्ग व्यक्तिलाई दिइने भत्ता,
- ऐनको दफा १० को खण्ड (ज) बमोजिम विदेशी राष्ट्रको सेना वा प्रहरि सेवाबाट अवकाश प्राप्त गरेको नेपाली नागरिकले सो राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेको निवृत्तिभरण बापतको रकम।

नेपाली नागरिक भारतीय सरकार, ब्रिटिश सरकार लगायत अन्य राष्ट्रको सेना वा प्रहरिमा कार्यरत छन्। ती व्यक्तिले आफ्नो सेवाबाट निवृत्त भैसकेपछि नेपालमा आई बसोवास गरी पेन्सन रकम प्राप्त गरे वा पेन्सन रकम निजको परिवारले प्राप्त गरे पनि नेपालमा कर लाग्दैन। तर नेपाली नागरिकले विदेशी राष्ट्रको सेना वा प्रहरि सेवावाहेक अन्य सेवा प्रदान गरी निवृत्तिभरण रकम नेपालमा निज वा निजको परिवारले प्राप्त गरेको छ भने कर प्रयोजनको लागि आयमा समावेश गर्नु पर्दछ। उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ।

उदाहरण १७.४.४: मानौं, रामबहादुर भारतीय सैन्य फौजमा कार्यरत क्याप्टेन हुन्। निजले आफ्नो २० वर्षको सेवा पूरा गरी हाल आफ्नो गाउँ कास्की जिल्लाको ढिकुरथोक गा.वि.स. मा बसोवास गरेका छन्। निजले निवृत्तिभरणको रूपमा भारतीय पेन्सन क्याम्प पोखराबाट मासिक भा.रु. २०,०००/- प्राप्त गर्दा रहेछन्। साथै निज विकास बैंक लिमिटेडमा सुरक्षा प्रमुखको रूपमा मासिक रु. १५,०००/- पारिश्रमिक पाउने गरी नियुक्ति भै कार्यरत रहेछन्। यस अवस्थामा निजले भारतीय सरकारको राज्य कोषबाट प्राप्त गरेको निवृत्तिभरण वापतको मासिक भा.रु. २०,०००/- लाई रोजगारीको आयमा समावेश गर्नु पर्दैन। निजले विकास बैंक लिमिटेडबाट प्राप्त गर्ने मासिक रु. १५,०००/- ऐनको दफा ८ अनुसार आयमा समावेश गर्नु पर्ने हुन्छ। निजले प्राप्त गरेको पेन्सन आयमानै समावेश गर्नु नपरेको कारण ऐनको अनुसूची १ को दफा १ को उपदफा (९) र नियम ३९ अनुसार पेन्सन आय हुने व्यक्तिले पाउने थप २५ प्रतिशतको छुट भने पाउँदैनन्।

(२) अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी:

ऐनको दफा ९२ मा अन्तिमरूपमा कर कट्टी हुने भुक्तानीको व्यवस्था गरेको छ। रोजगारीबाट आय प्राप्त हुने कुनै व्यक्तिले अन्तिमरूपमा कर कट्टी गरी प्राप्त गरिएको आयलाई रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दैन। रोजगारी अन्तर्गतका ती भुक्तानीको उदाहरण तल प्रस्तुत गरिएको छ :

(क) ऐनको दफा ९२(१)(क) बमोजिम वासिन्दा कम्पनीले भुक्तानी गरेको लाभांश।
यस सम्बन्धी उदाहरण तल दिईएको छ।

उदाहरण १७.४.५: मानौं, रामप्रसाद विकास बैंक लिमिटेडमा अधिकृत स्तरमा कार्यरत कर्मचारी हुन्। निजले नवील बैंकमा रु. १,००,०००/- वरावरको साधारण शेयर खरीद गरेका रहेछन्। बैंकले उपर्युक्त शेयरमा रु. ५,०००/- लाभांश घोषणा गरेको र उक्त लाभांश भुक्तानी गर्दा बैंकले ५ प्रतिशतका दरले हुने रु. २५०/- अग्रिम कर कट्टी गरी बाँकी रकम रु. ४,७५०/- निजलाई भुक्तानी दिएको रहेछ। यसरी अन्तिम कर कट्टीको रूपमा रहेको लाभांश कर कट्टा गरेपश्चात प्राप्त गरेको रु. ४,७५०/- लाई निज रामप्रसादले आफ्नो रोजगारीको आयमा समावेश भने गर्नु पर्दैन।

(ख) ऐनको दफा ९२(१)(ख) बमोजिम व्यवसाय संचालन गरिरहेकोबाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सोसँग गासिएका जडानहरू र उपकरणहरू बापत भुक्तानी गरेको भाडा।

उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ :-

उदाहरण १७.४.६: मानौं, विश्व कम्पास प्रा. लि. ले आफ्नो व्यवसाय सञ्चालन गर्नको लागि रहीम मियाँ भन्ने व्यक्तिको घर तथा सो घरमा जडान गरिएको Air Conditioner सहित प्रति महिना रु. १०,०००/- भाडा तिर्ने गरी लिएको रहेछ । निज रहीम मियाँ एक गैर सरकारी कार्यालयमा मासिक रु. ३०,०००/- पारीश्रमिक पाउने गरी रोजगारी समेत गर्दा रहेछन् । उक्त प्रा. लि. ले सम्भौताबमोजिमको रकम रु. १०,०००/- मा १० प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी रकम रु. ९,०००/- घरधनी रहीम मियाँलाई बुझाउने गरेको रहेछ । घरधनी रहीम मियाँले अन्तिम कर कट्टीको रूपमा कर कट्टी गरी प्राप्त गरेको घर बहाल आय भएको हुँदा निजले आयमा समावेश गर्नु पर्दैन । तर निज रहीम मियाँको व्यवसायनै घर बहालमा लगाउने रहेछ भने निजले सम्भौताबमोजिमको रकम, अर्थात् रु. १०,०००/- आयमा समावेश गर्नु पर्ने हुन्छ भने बहालमा बस्ने विश्व कम्पास प्रा. लि. ले घर भाडा भुक्तान गर्दा कट्टा गरेको रकम निजको अग्रिम करको रूपमा रहने र आफ्नो कर दायित्वसँग मिलान गर्न सक्ने छन् ।

(ग) ऐनको दफा ९२(१)(ग) बमोजिम वासिन्दा व्यक्तिले लगानी बीमावापत भुक्तानी गरेको लाभ ।

ऐनको दफा २ को खण्ड (क ग) मा लगानी बीमालाई निम्नानुसार परिभाषित गरिएको छ :
 “लगानी बीमा” भन्नाले देहायका कुनै बीमा सम्झनु पर्छ :-

- (१) बीमित व्यक्ति वा बीमित व्यक्तिको सम्बद्ध व्यक्तिको मृत्युसम्बन्धी घटनाका हकमा गरिएको बीमा,
- (२) बीमित व्यक्ति वा निजको सम्बद्ध व्यक्तिको व्यक्तिगत चोटपटक वा कुनै खास तवरमा असक्षम हुने घटना सम्बन्धी बीमा,
 तर बीमाको बीमा सम्भौता कमीतमा पाँच वर्षसम्म बहाल रहने वा बहालीको समयसीमा नभएको र करारमा उल्लिखित विशेष परिस्थितिहरूमा बाहेक पाँच वर्षको अवधि भुक्तान हुनु अगावै बीमकबाट अन्त्य गर्न नसकिने गरी गरिएको हुनु पर्नेछ ।
- (३) कुनै रकम वा श्रृंखलाबद्ध रकमहरू भविष्यमा बीमितलाई भुक्तानी हुने गरी गरिएको बीमा,
- (४) उपखण्ड (१), (२), वा (३) अन्तर्गतका बीमाको पुनर्बीमा, र
- (५) उपखण्ड (४) मा उल्लिखित पुनर्बीमाको पुनर्बीमा ।

लगानी बीमाको उदाहरणको रूपमा Life Insurance, Endowment Policy, Superannuation, आदि जस्ता कारोवारलाई लिन सकिन्छ । जीवन सम्बन्धी जोखिमसँग सम्बन्धित बीमा भए पनि Accidental Insurance को सम्भौता पाँच वर्षभन्दा कम अवधिमा समाप्त हुने भए त्यस्तो कारोवार भने लगानी बीमा अन्तर्गत पर्दैनन् । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.४.७: मानौं, विकास बैंक लिमिटेडमा कार्यरत एक जना कर्मचारीले कुनै बीमा कम्पनीमा आफ्नो जीवन बीमा गरेका रहेछन्। यसरी बीमा गरे वापत प्रिमियम रकम प्रति महिना रु. १,०००।- का दरले जम्मा गर्दै जाँदा २०६५ साल आषाढ मसान्तमा रु. २,००,०००।- प्रिमियम वापत बुझाएका रहेछन्। निजको उक्त बीमा Matured भएको हुँदा निजलाई सो बीमा कम्पनीले ३,००,०००।- बाट लाभ (३,००,००० - २,००,०००, अर्थात् रु. १,००,०००।- मा ५ प्रतिशतले) मा कर कट्टा गरी भुक्तानी दिएको रहेछ। यस अवस्थामा कर्मचारीले प्राप्त गरेको त्यस्तो भुक्तानी आयमा समावेश गर्नु पर्दैन।

(घ) ऐनको दफा ९२(१)(घ) बमोजिम बासिन्दा व्यक्तिले स्वीकृत नलिएको अवकाश कोषको हित वापत भुक्तानी गरेको लाभ।

स्वीकृत नलिएको अवकाश कोषमा कर्मचारी, संस्था वा कुनै व्यक्तिद्वारा जम्मा गरिएको रकम भुक्तानी दिँदाका अवस्थामा निजले उक्त कोषमा योगदान गरेको रकम भन्दा प्राप्त हुने भुक्तानी बढी भएमा प्राप्त भुक्तानीबाट योगदान रकम घटाई बाँकी हुन आउने रकमलाई लाभ भनिन्छ। यस्तो लाभमा पाँच प्रतिशतका दरले अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गर्नु पर्दछ। यसरी अग्रिम कर कट्टा गरी प्राप्त भएको रकमलाई कर निर्धारण प्रयोजनको लागि आयमा समावेश गर्नु पर्दैन।

(ङ) ऐनको दफा ९२(१)(ङ) बमोजिम दफा ८८ को उपदफा (३) मा उल्लेख भए बमोजिम बासिन्दा बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम स्वीकृत भएका कम्पनीले भुक्तानी दिएको देहाय बमोजिम व्याज।

- (१) नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको,
- (२) दफा २ को खण्ड (घ) बमोजिमको कर छुट पाउने संस्थालाई भुक्तानी गरेको।

ऐनको दफा ८८(३) बमोजिम बासिन्दा बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, ऋणपत्र, डिवेन्चर तथा सरकारी वण्ड वापत नेपालमा स्रोत भएको, र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको व्याज वा व्याज वापतको कुनै रकम भुक्तानी दिँदा कूल भुक्तानी रकममा ५% का दरले कर कट्टा गर्नु पर्ने व्यवस्था गरेको छ। त्यस्तै ऐनको ८८(१) बमोजिम त्यस्ता निकायले ऐनको दफा २ को खण्ड (घ) बमोजिमको कर छुट पाउने संस्थालाई भुक्तानी गरेको व्याजमा भने अन्य व्यक्तिसरह व्याज भुक्तानीमा १५% का दरले कर कट्टा गर्नु पर्ने व्यवस्था गरेको छ। ऐनको दफा ९२(१)(ङ) बमोजिम बासिन्दा बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले प्राकृतिक व्यक्तिलाई व्यवसाय सञ्चालनसँग सम्बन्धित

नभएको व्याज भुक्तानी दिंदा कूल भुक्तानी रकममा ५% का दरले कर कट्टी गर्नु पर्ने कर छुट पाउने संस्थालाई भुक्तानी गरेको व्याजमा १५% का दरले गरेको कर कट्टी पछिको भुक्तानी अन्तिम कर कट्टी हुने भुक्तानी मानेको छ ।

कुनै पनि बैंक तथा वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने निकाय वा कानून बमोजिम सूचीकृत भएका कम्पनीले व्यवसायसंग असम्बन्धित प्राकृतिक व्यक्तिलाई गरिएको व्याज आयमा समावेश गर्नु पर्दैन । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.४.८: मानौं, हरिस विकास बैंकमा कार्यरत कर्मचारी हुन् । निजले तहाँबाट तलव भत्ता वापत वार्षिक रूपमा प्राप्त गरेको रु. ४,००,०००।- र जग्गा बिक्री गरे वापत प्राप्त गरेको रु. ६,००,०००।- गरी जम्मा रु. १०,००,०००।- बैंकमा बचत खातामा जम्मा गरेका रहेछन् । उक्त खातामा आय वर्ष २०६५।६६ मा रु. १,००,०००।- व्याज प्राप्त गरेमा बैंकले उक्त रु. १,००,०००।- निजको खातामा जम्मा गरीदिनुका साथसाथै अग्रिम कर ५ प्रतिशतका दरले हुने रु. ५,०००।- निजकै खाताबाट खर्च गरी राजस्वमा जम्मा गरेको रहेछ । यसरी प्राप्त हुने व्याज हरिसले रोजगारीको आयमा समावेश गर्नु पर्दैन । तर निज हरिसको व्यवसायसंग सम्बन्धित रकम रहेको बैंक खाताबाट प्राप्त व्याज भने आयमा समावेश गर्नु पर्ने हुन्छ । यसको अलावा अन्य दफा ८८ को उपदफा (३) मा उल्लेख भए बाहेक अन्य व्यक्ति (जस्तै: कुनै प्रा.लि.) बाट प्राप्त गरेको व्याज भने आयमा समावेश गर्नु पर्ने हुन्छ र भुक्तानीको समयमा कर कट्टी भएको रहेछ भने सो कर कट्टी रकमलाई अग्रिम कर गणना गरी आफूले तिर्नु पर्ने कर रकमबाट मिलान गर्न पाइन्छ ।

(च) ऐनको दफा ९२(१)(छ) बमोजिम नेपाल सरकार वा स्वीकृत अवकाश कोष वा स्वीकृत नलिएको अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानीहरुसमेत सबै प्रकारका अवकाश भुक्तानीहरु (नियमित रूपमा भुक्तानी हुने निवृत्तिभरण बाहेक), ऐनको दफा २ को खण्ड (घ) मा अवकाश कोषलाई निम्नानुसार परिभाषित गरीएको छ :

“अवकाश कोष” भन्नाले निकायको हिताधिकारी प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई कोषबाट अवकाश भुक्तानी प्रदान गर्ने प्रयोजनको लागि अवकाश योगदान रकम स्वीकार गर्ने र सो रकम लगानी गर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय सम्भन्नु पर्छ ।

अवकाश कोषको उदाहरणको लागि कर्मचारी संचयकोष, नागरिक लगानी कोष, विभागबाट अवकाश कोष संचालन गर्न ईजाजत पाएका निकाय वा ईजाजत नलिई संचालन भएका निकायलाई लिन सकिन्छ । ऐनको दफा ६३ बमोजिम नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापना भएको नागरिक लगानी कोषले अवकाश कोष राख्न चाहेमा त्यस्तो कोषले र कर्मचारी संचय कोष ऐन, २०१९ बमोजिम स्थापना भएको कर्मचारी संचय कोषले संचालन गरेको अवकाश कोषले भने विभागबाट अवकाश कोष संचालन गर्न ईजाजत लिन आवश्यक छैन । विभागबाट अवकाश कोष संचालन गर्न ईजाजत लिएका

निकाय, कर्मचारी संचयकोष, नागरिक लगानी कोष जस्ता निकायलाई स्वीकृत अवकाश कोष भनिन्छ भने विभाग बाट ईजाजत नलिएका तर अवकाश कोष संचालन गर्ने निकायलाई स्वीकृत नलिएको अवकाश कोष भनिन्छ। निकायको हिताधिकारी प्राकृतिक व्यक्ति भन्नाले सो निकायबाट आय वा पूंजी प्राप्त गर्ने हक भएको प्राकृतिक व्यक्ति भन्ने बुझाउछ। जस्तै: सो निकायमा अवकाश योगदान जम्मा गर्ने प्राकृतिक व्यक्ति।

सामान्यतया: अवकाश भुक्तानीका उदाहरणमा उपदान, बिदाको सट्टा नगद, औषधी उपचार भुक्तानी, दिर्घ सेवा सुविधा (Long service gratuity), कल्याणकारी कोष, वा अवकाशको समयमा प्राप्त हुने यस्तै प्रकृतिका अन्य भुक्तानी पर्दछन्। अवकाश भुक्तानी नेपाल सरकारबाट, स्वीकृत अवकाश कोषबाट, स्वीकृत नलिएको अवकाश कोषबाट वा रोजगारदाताबाट हुन सक्दछ।

नेपाल सरकारबाट वा स्वीकृत अवकाश कोषबाट अवकाश भुक्तानी दिदा लाभ रकममा ५ प्रतिशतका दरले भुक्तानीमा कर कट्टा गरी बाँकी रकम भुक्तानी दिनु पर्दछ। यसरी प्राप्त गरिएको अवकाश भुक्तानीलाई आयमा समावेश गर्नु पर्दैन। एवम् प्रकारले स्वीकृत तथा अस्वीकृत अवकाश कोष बाहेक पनि अवकाश हुँदाका अवस्थामा प्राप्त गरिने अन्य भुक्तानी जस्तै विदा वापतको रकम, औषधी उपचार वापतको रकम, कर्मचारी सुरक्षण कोष आदिबाट प्राप्त हुने रकममा ऐनको दफा ८८ को उपदफा (१) बमोजिम १५ प्रतिशतका दरले भुक्तानीमा कर कट्टा गर्नु पर्दछ र त्यस्तो भुक्तानी ऐनको दफा ९२(१)(छ) अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी भएको हुँदा आयमा समावेश गर्नु पर्दैन। उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ।

उदाहरण १७.४.९: मानौं, हरि प्रसाद काफ्ले ने. बै. लि.मा २०४४ बैशाख १ गते सहायक स्तरमा नियुक्त भएका रहेछन्। निज २०६५ जेष्ठ १ गते सेवाबाट निवृत्त भए। निवृत्त हुँदाका अवस्थामा निजले निम्नानुसारका रकम प्राप्त गरेका रहेछन्।

(१) संचय कोष २०५८ चैत १८ गतेसम्म साँवा	४,००,०००/-
(२) संचय कोष २०५८ चैत १९ गतेदेखि २०६५ बैशाख मसान्तसम्मको साँवा	८,००,०००/-
(३) संचय कोष २०५८ चैत १८ गतेसम्म व्याज	१,५०,०००/-
(४) संचय कोष २०५८ चैत १९ गतेदेखि २०६५ बैशाख मसान्तसम्मको व्याज	१,५०,०००/-
संचयकोष वापत जम्मा प्राप्त गर्ने रकम	रू.१५,००,०००/-

आयकर नियमावली २०५९ को नियम २० को उपनियम (६ क) अनुसार निजको कर छुट हुने रकमको गणना निम्नानुसार गर्नु पर्दछ।

ऐन लागू हुनुभन्दा पूर्वको संचयकोष साँवा	४,००,०००/-
ऐन लागू हुनुभन्दा पूर्वको संचयकोष व्याज	१,५०,०००/-
छुट हुने संचय कोष रकम रु.	<u>५,५०,०००/-</u>
ऐन लागू भैसके पश्चातको अवकाश भुक्तानीको गणना निम्नानुसार गर्नुपर्दछ ।	
ऐन लागू पश्चातको संचयकोष (अवकाश कोष) रकम	८,००,०००/-
ऐन लागू पश्चात संचयकोष (अवकाश कोष) मा व्याज	१,५०,०००/-
जम्मा संचय कोष रकम	रु.९,५०,०००/-
ऐन लागू भैसके पश्चात संचयकोष रकमसमेतलाई अवकाश कोष भनिन्छ, यदि उक्त अवकाश कोष स्वीकृत अवकाश कोष भएको अवस्थामा सो कोषबाट गरिने भुक्तानीलाई कर प्रयोजनको लागि निम्नानुसार गणना गर्नुपर्दछ ।	
ऐन लागू भएपश्चातको अवधिको स्वीकृत अवकाश कोषबाट	
प्राप्त कूल रकम	रु.९,५०,०००/-
ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गर्दा भुक्तानी रकमको ५०% वा ५,००,०००/- मध्ये जुन बढी हुन्छ सो रकम घटाउनु पर्दछ, जस अनुसार,	
(१) भुक्तानी रकमको ५०% ले हुने रकम	रु. ४,७५,०००/-
(२) तोकिएको रकम	रु. ५,००,०००/-
ऐन लागू भैसके पश्चात स्वीकृत अवकाश कोषबाट जम्मा रु. ९,५०,०००/- भुक्तानी प्राप्त गरेकोमा ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गर्दा रु. ५,००,०००/- छुट पाउने भएकोले सो कट्टा गरी बाँकी रु. ४,५०,०००/- मा ऐनको दफा ८८ को उपदफा (१) को देहाय खण्ड (१) बमोजिम पाँच प्रतिशतका दरले कर कट्टा गरी सो अवकाश कोषले बाँकी रकम निजलाई भुक्तानी दिनु पर्दछ ।	

ऐन लागू भैसके पश्चात यदि अवकाश कोष स्वीकृत नभएको अवकाश कोष भएको अवस्थामा भुक्तानी प्राप्त गरेको रकम र सो कोषमा योगदान गरेको रकमको फरक रकममा दफा ८८(२) (ग) बमोजिम ५ प्रतिशतले अग्रिम कर कट्टा गर्नु पर्दछ ।

मानौं,

(१) संचय कोष - २०५८ चैत १९ गतेदेखि

बैशाख मसान्त २०६० सम्मको साँवां ४,५०,०००/-

(२) ऐ अवधिमा संचय कोषको रकममा व्याज

५०,०००/-

जम्मा भुक्तानी रकम

५,००,०००/-

उक्त साँवा रकममध्ये निज हरि काफ्लेको आफ्नो योगदान रकम

रु. ४,५०,०००/-

रहेछ भने सोमा निम्नानुसार कर कट्टा गर्नु पर्छ ।

(१) भुक्तानी हुने रकम

रु. ५,००,०००/-

(२) उक्त कोषमा आफ्नो योगदान रकम

रु. ४,५०,०००/-

कर प्रयोजनको लागि लाभ :-

रु. ५०,०००/-

ऐनको दफा ८८(२)(ग) अनुसार भुक्तानी गर्दा ५ प्रतिशतका दरले हुने रु.२,५००/- भुक्तानीमा कर कट्टा गरी बाँकी रकम भुक्तानी गर्नु पर्दछ ।

अवकाश कोष सम्बन्धमा बिस्तृत ब्याख्या यस निर्देशिकाको परिच्छेद १२ मा गरिएको छ ।

(छ) ऐनको दफा ९२(१)(ज) बमोजिम बैठक भत्ता, पटके रुपमा अध्यापन गराए वापतको भुक्तानी :

संस्थाको सेवा शर्त वा विनियमावली अनुसार रोजगारदाताबाट रोजगारकर्ताले प्राप्त गर्ने नगद, जिन्सी वा सुविधालाई रोजगारीको आय गणना गर्दा आय मानि गणना गर्नु पर्दछ तर संस्थाकै व्यवस्था अनुसार कुनै विशेष परिस्थितिमा वा संस्थाद्वारा सञ्चालन गरिने छलफल कार्यक्रम (meeting) वा गोष्ठीमा वा अन्य कुनै संस्थाको बैठकमा भाग लिए वापत प्राप्त गरिने रकमलाई बैठक भत्ता भनिन्छ । यसरी प्राप्त गरिने बैठक भत्ताका साथै पटके रुपमा अध्यापन गराए वापत प्राप्त हुने भुक्तानी रकममा ऐनको दफा ८८ उपदफा (१) अनुसार १५ प्रतिशतका दरले भुक्तानीमा कर कट्टा गरी भुक्तानी दिनु पर्ने र ऐनको दफा ९२ उपदफा (१) को खण्ड (ज) अनुसार अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी रकम भएको हुँदा उक्त कर कट्टी गरी प्राप्त गरिएको रकमलाई ऐनको दफा ८ उपदफा (३) अनुसार रोजगारीको आय गणना गर्दा समावेश भने गर्नु पर्दैन । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ :-

उदाहरण १७.४.१०: मानौं, निलिमा श्रेष्ठ कुनै क्याम्पसमा कार्यरत प्राध्यापक हुन्। निज निलिमाले सोही क्याम्पसको एक बैठकमा उपस्थित भए वापत नियमानुसार बैठक भत्ता वापत रु. १,०००।- प्राप्त गरेकी रहिछन्। निजले अर्को क्याम्पसमा English विषयमा एउटा विशेष कक्षामा अध्यापन गराएवापत रु.१,५००।- प्राप्त गरेकी रहिछन् भने निजले बैठक भत्ता वापत प्राप्त गर्ने रु.१,०००।- मा र पटके रुपमा अध्यापन गराए वापत प्राप्त गर्ने रु. १,५००।- मा १५ प्रतिशतका दरले भुक्तानीमा कर कट्टा गरी प्राप्त गरेको भुक्तानीलाई रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दैन।

तर, निज निलिमा हप्तामा तीन पटकका दरले नियमित रुपमा अन्यत्र पनि अध्यापन गराउने र सो अध्यापन गराएवापत सो निकायबाट मासिकरुपमा पारिश्रमिक पाउने गरेकी रहेछिन् भने त्यस्तो पारिश्रमिक भने ऐनको दफा ८ बमोजिम आयमा समावेश गर्नु पर्दछ।

(ज) ऐनको दफा ९२(१)(भ) बमोजिम आकस्मिक लाभ वापतको भुक्तानी :

आकस्मिक लाभ शब्दले चिठ्ठा, उपहार, पुरस्कार, बक्सस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभलाई जनाउँछ। यस्तो लाभमा प्राप्त आयमा ऐनको दफा ८८क बमोजिम २५ प्रतिशतका दरले भुक्तानीको समयमा कर कट्टा गर्नु पर्दछ र त्यस्तो रकम ऐनको दफा ९२ को उपदफा (१) को खण्ड (भ) बमोजिम अन्तिमरुपमा कर कट्टा हुने भुक्तानी मानिने भएकोले त्यस्तो रकम आयमा समावेश गर्नु पर्दैन।

(भ) ऐनको दफा ९२(१)(ज) बमोजिम सामूहिक लगानी कोष (म्यूच्युअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम,

ऐनको दफा ८८(१) को प्रतिबन्धात्कम व्यवस्थाको खण्ड (६) मा सामूहिक लगानी कोष (म्यूच्युअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम भुक्तानीमा पाँच प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने प्राबधान रहेकोले त्यस्तो कर कट्टा गरी प्राप्त भएको रकम ऐनको दफा ९२ को उपदफा (१) को खण्ड (ज) बमोजिम अन्तिमरुपमा कर कट्टा हुने भुक्तानी मानिने भएकोले त्यस्तो रकम आयमा समावेश गर्नु पर्दैन।

८(३)(ख) समान शर्तमा सबै कर्मचारीलाई उपलब्ध हुने गरी रोजगारदाताबाट कार्यस्थलमा कर्मचारीलाई उपलब्ध गराइएका खाना तथा खाजा,

यस सम्बन्धी उदाहरण तल दिईएको छ :-

उदाहरण १७.४.११: मानौं, कल अमेरिका प्रा.लि. नामक कल सेन्टरले आफू कहाँ कार्यरत कर्मचारीलाई दैनिक रूपमा कार्यालयमा उपस्थिति भएको बेला समान रूपमा खाना उपलब्ध गराउँदो रहेछ र सो बापत औसत प्रति व्यक्ति दैनिक सरदर रु. २०० खर्च हुँदो रहेछ। यसरी कर्मचारीले कार्यस्थलमा नै समान रूपले प्राप्त गरेको खाजा बापतको रकम कर्मचारीको रोजगारीको आयमा समावेश गर्नु पर्दैन।

तर कर्मचारीलाई खाना तथा खाजा बापत नगदै उपलब्ध गराएको अवस्थामा भने सम्बन्धित कर्मचारीको रोजगारीको आयमा समावेश गर्नु पर्दछ।

८(३)(ग) कुनै कर्मचारीले गरेको देहायका खर्चको फछ्योर्ट वा सोधभर्ना :-

- (१) सो खर्चले रोजगारदाताको व्यवसाय प्रयोजन पूरा गरेमा, वा
- (२) प्राकृतिक व्यक्तिको व्यवसाय वा लगानीबाट हुने आयको गणनामा छुट भएको वा छुट हुने खर्च।

व्यवसायको प्रयोजन पूरा गर्नको लागि कर्मचारीले रोजगारदाताबाट प्राप्त गरेको रकमको फछ्योर्ट वा सोधभर्ना कर्मचारीको रोजगारी आयमा समावेश गर्नु पर्दैन। उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ :-

उदाहरण १७.४.१२: मानौं, गोपी भन्ने विकास नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौंमा कर्मचारीको रूपमा कार्यरत छन्। कार्यालयको काम गर्ने सिलसिलामा निजलाई चार दिनको लागि नेपाल बैंक लिमिटेड पोखरामा काजमा खटाउदा निम्नानुसारको रकम भुक्तानी दिएको रहेछ।

दैनिक भ्रमण भत्ता ४ दिनको प्रति दिन १,०००।-	४,०००।-
हवाई जहाज खर्च ३,०००।- × २	६,०००।-
अन्य बील अनुसारको खर्च	१,०००।-
जम्मा रु.	११,०००।-

निज गोपी आफ्नो कार्यालयको काम गर्ने सिलसिलामा पोखरा गई आफ्नो हिसाब फछ्योर्ट गर्नको लागि बील भरपाई पेश गरेपछि सम्बन्धित अख्तियारी प्राप्त व्यक्तिबाट बील भरपाई स्वीकृत भैसकेपछि निजको हिसाब फछ्योर्ट हुन्छ।

रोजगारदाताबाट प्राप्त गरेको यस्तो रकम रु. ११,०००।- रोजगारदाताको व्यवसायिक प्रयोजनको लागि भएकोले निजको पारिश्रमिक आयमा समावेश गर्नु पर्दैन।

साधारणतया पारिश्रमिक आय गणना गर्ने प्रयोजनको लागि रोजगारदाताबाट प्राप्त गरेको नगद, जिन्सी वा सुविधा सम्पूर्णलाई समावेश गर्नु पर्ने हुन्छ। तर व्यवसायिक प्रयोजन पूरा हुने कार्यको लागि कर्मचारीले प्राप्त गरेको रकम भने आयमा समावेश गर्नु पर्दैन। यदि रोजगारदाताले कर्मचारीलाई दिएको रकम व्यवसायिक प्रयोजनको लागि नभै व्यक्तिगत प्रयोजनको लागि भएमा निजको रोजगारीको आयमा समावेश गर्नु पर्दछ। यस्तै प्रकारले सोधभर्ना बापत प्राप्त गरेको रकम पनि यदि व्यवसायिक प्रयोजनको लागि छ भने त्यस्तो रकमलाई पनि निजको आयमा समावेश गर्न पर्दैन।

८(३)(घ) हिसाब किताब राख्न अव्यावहारिक वा प्रशासनिक रुपले कठिन हुने तोकिए बमोजिमको साना रकमको भुक्तानी ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “भुक्तानी” भन्नाले देहाय बमोजिम भएको भुक्तानी सम्भन्नु पर्छ :-

- (क) रोजगारदाताबाट भएको,
- (ख) रोजगारदाताको सम्बद्ध व्यक्तिबाट भएको, र
- (ग) रोजगारदाता वा निजको सम्बद्ध व्यक्तिसँग भएको सम्भ्रौता अनुसारको कुनै तेस्रो व्यक्तिबाट भएको ।

नियम ६ मा सानातिना रकमको भुक्तानी भन्नाले चिया खर्च, स्टेशनरी, बक्सिस, पुरस्कार, आपत्कालीन औषधोपचार तथा विभागले तोकेका यस्तै प्रकारका भुक्तानी बापत भुक्तानीकर्ताले एक पटकमा पाँच सय रुपैयाँसम्म भुक्तानी गरेको रकमलाई आयमा समावेश गर्नुपर्दैन ।

१७.५ रोजगारीको आयबाट घटाउन पाउने रकम :

(क) अवकाश कोषमा गरिएको योगदान,

ऐनको दफा ६३(२) अनुसार प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा स्वीकृत अवकाश कोषमा गरेको अवकाश योगदान आयबाट घटाई पाउन दावी गर्न सक्नेछ । ऐनको दफा ६३(३) एवं नियमावलीको नियम २१ बमोजिम रु. ३ लाख वा आफ्नो निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकममा ननघाई आफ्नो आयबाट घटाई पाउन दावी गर्नसक्नेछ । तर स्वीकृति प्राप्त नगरेका अवकाश कोषमा गरेको योगदान भने आयबाट घटाई पाउन दावी योग्य हुंदैन ।

निर्धारण योग्य आयलाई ऐनको दफा ६ मा निम्नानुसार परिभाषित गरिएको छ ।

यस ऐनको अधीनमा रहि कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको देहायका आयहरूलाई निर्धारण योग्य आय मानिनेछ :

- (क) वासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि सो वर्षमा सो व्यक्तिको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय र
- (ख) गैर वासिन्दा व्यक्तिको सो वर्षमा आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय ।

तर, निर्धारणयोग्य आयमा दफा ११ वा ६४ वा दुवै दफा बमोजिम कर छुट दिइएको कुनैपनि आय समावेश हुने छैन ।

माथि उल्लेख गरिएको परिभाषा अनुसार दफा ११ र ६४ व्यवसायसँग सम्बन्धित भएको हुँदा रोजगारीको आयसँग उक्त दफाले सम्बन्ध राख्दैन । तसर्थ रोजगारीको आयबाट निर्धारण योग्य आय निर्धारण गर्ने प्रयोजनको लागि रोजगारीको क्रममा दफा ८ अनुसार प्राप्त गरिने नगद, जिन्सी र सुविधा सहितको कूल आय (Gross Receipt) लाई नै निर्धारण योग्य आय मानिन्छ । उक्त अवस्था खुल्ने उदाहरण तल दिइएको छ ।

उदाहरण १७.५.१: मानौं, रवीनाथ भा विकास बैंक लिमिटेडमा कार्यरत कर्मचारी हुन्। निजले संस्थाबाट निम्नानुसारका तलब भत्ता र सुविधा प्राप्त गरेका छन्।

- (क) तलब रु. २०,०००।- प्रति महिना
(ख) खाजा भत्ता रु. ३,०००।- प्रति महिना
(ग) बोनस रु. ३०,०००।-
(घ) विकास बैंक लिमिटेडले तलबको १० प्रतिशतका दरले कट्टा गरी शतप्रतिशत रकम थप गरी अवकाश कोषमा जम्मा गर्ने गरेको।
(ङ) निजलाई एक महिना बराबरको तलब दशैं खर्च बापत उपलब्ध भएको रहेछ।
(च) निजलाई र अर्को कर्मचारीलाई Pick up र Drop गर्ने गरी एउटा कार उपलब्ध गराएको रहेछ।
(छ) निजलाई अफिसले आवासको व्यवस्था पनि गरेको रहेछ।

निर्धारण योग्य आय गणना गर्ने तरिका :

- तलब: २०,००० × १२	२,४०,०००।-
- खाजा भत्ता: ३,००० × १२	३६,०००।-
- बोनस	३०,०००।-
- अवकाश कोषमा योगदान: (२,४०,००० × १०/१००)	२४,०००।-
- दशैं खर्च: २०,००० × १	२०,०००।-
- सवारी साधन सुविधा: (२,४०,००० × ०.५/१००)	१,२००।-
- वासस्थानको सुविधा: (२,४०,००० × २ %)	४,८००।-
कूल रोजगारीको आय :	<u>३,५६,०००।-</u>

माथि उदाहरणमा उल्लेख गरिएको रोजगारीको आयलाई नै रोजगारीको आय निर्धारण गर्ने प्रयोजनको लागि निर्धारण योग्य आय भनिन्छ।

आयकर नियमावली २०५९ को नियम २१ मा व्यवस्था गरे बमोजिम स्वीकृत अवकाश कोषमा योगदान गरेको रकम रु. ३,००,०००।- को सीमाभित्र रही बढीमा निर्धारण योग्य आयको एक तिहाई रकमसम्म योगदान गर्न सक्ने व्यवस्था छ। जुन तल उल्लेख गरिएको उदाहरणबाट स्पष्ट हुन्छ।

माथि उल्लेख गरिएको उदाहरण अनुसार निर्धारण योग्य आय रु. ३,५६,०००।- देखिन्छ। नियम २१ अनुसार रु. ३,००,०००।- र निर्धारण योग्य आयको एक तिहाईले हुने रकम रु. १,१८,६६७।- हुने देखिन्छ। निज र निजको रोजगारदाताले उक्त अवकाश कोषमा रु. ४८,०००।- (२४,००० + २४,०००) मात्रै वास्तविक योगदान गरेको देखिएको हुँदा निर्धारण योग्य आयको एक तिहाईले हुने रकम रु. १,१८,६६७।- भए तापनि वास्तविक रूपमा योगदान गरेको रकम रु. ४८,०००।- मात्रै आफ्नो रोजगारीको आय बाट घटाउन पाउन सक्छन्।

(ख) चन्दा खर्च :

आयकर ऐन, २०५८ को दफा १२ अनुसार चन्दा बापत खर्च गरिएको रकमलाई निम्नानुसार छुट दाबी गर्न सकिने व्यवस्था गरिएको छ :

- (१) कुनै व्यक्तिले कुनै आय वर्षमा आफ्नो कर योग्य आय गणना गर्दा यस दफाको प्रयोजनको लागि विभागबाट स्वीकृत प्राप्त कर छुट पाउने संस्थालाई चन्दा उपहार दिएको रकम घटाउन दावी गर्न सक्नेछ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा घटाउन पाउने खर्च एक लाख रुपैयाँ वा सो व्यक्तिको सो वर्षको समायोजित कर योग्य आयको ५ प्रतिशत मध्ये जुन घटी हुन्छ त्योभन्दा बढी हुने छैन ।

यस व्यवस्था अन्तर्गत खर्च छुट दाबी गर्न, चन्दा खर्च विभाग (कार्यालय) बाट स्वीकृत प्राप्त कर छुट पाउने संस्थालाई दिईएको हुनु पर्दछ । विशेष गरी कर छुट पाउने संस्थामा परोपकारी संस्था, धार्मिक संस्थाका साथै सामाजिक कार्य गर्ने NGO हुन सक्छन् ।

- (३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै व्यक्तिले खर्च गरेको वा चन्दा दिएको रकम सो व्यक्तिको आय निर्धारण गर्दा खर्च बापत पूर्ण वा आंशिकरूपमा कटौती गर्न पाउने गरी तोक्न सक्नेछ ।

ऐनको दफा २ को खण्ड (क न१) अनुसार समायोजित कर योग्य आय भन्नाले कुनै व्यक्तिको कुनै आय वर्षको कर योग्य आयको गणना गर्दा दफा १२ बमोजिम चन्दा रकम नघटाई तथा दफा १४ को उपदफा (२) को व्याज, दफा १७ को प्रदूषण नियन्त्रण खर्च वा १८ बमोजिम अनुसन्धान र विकास खर्च कटौती नगरी गणना गरिएको कर योग्य आय सम्भन्नु पर्दछ ।

रोजगारीको आय गणना गर्ने प्रयोजनको लागि समायोजित करयोग्य आय भन्नाले प्राकृतिक व्यक्ति वा रोजगारकर्ताले रोजगारदाताबाट रोजगारीको क्रममा प्राप्त गरेको नगद जिन्सी तथा सुविधाको कूल रकमलाई निर्धारण योग्य आय भनिन्छ जसबाट चन्दा बापतको रकम नघटाई र अवकाश कोषमा योगदान गरेको रकम घटाइ बाँकी रहेको रकमलाई समायोजित करयोग्य आय भनिन्छ । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ :-

उदाहरण १७.५.२: मानौं, रवीनाथ भा विकास बैंक लिमिटेडमा कार्यरत कर्मचारी हुन्। निजले संस्थाबाट निम्नानुसारका तलव भत्ता र सुविधा प्राप्त गरेका रहेछन्।

- (क) तलव रु. २०,०००।- प्रति महिना
(ख) खाजा भत्ता रु. ३,०००।- प्रति महिना
(ग) बोनस रु. ३०,०००।-
(घ) बैंकले तलवको १० प्रतिशतका दरले कट्टा गरी शतप्रतिशत रकम थप गरी अवकाश कोषमा जम्मा गर्ने गरेको।
(ङ) निजलाई एक महिना तलब बराबरको रकम दशैं खर्च बापत उपलब्ध भएको रहेछ।
(च) निजलाई र अर्को कर्मचारीलाई Pick up र Drop गर्ने गरी एउटा कार उपलब्ध गराएको रहेछ।
(छ) निजलाई अफिसले आवासको व्यवस्था पनि गरेको रहेछ।
(ज) निजले विभागबाट कर छुट प्राप्त संस्थालाई जनतालाई निःशुल्क पानी ख्वाउने प्रयोजनको लागि रु. ५०,०००।- चन्दा दिएको रहेछ।
(झ) निजले विकास बैंक लिमिटेडबाट जम्मा हुने अवकाश कोष योगदानको अलावा थप रु. ६०,०००।- सोही बैंक मार्फत स्वीकृत अवकाश कोषमा जम्मा गर्ने गरेका रहेछन्।

समायोजित करयोग्य आय गणना गर्ने तरिका :

- तलव २०,००० × १२	२,४०,०००।-
- खाजा भत्ता ३,००० × १२	३६,०००।-
- बोनस	३०,०००।-
- अवकाश कोषमा योगदान (२,४०,००० × १०/१००)	२४,०००।-
- दशैं खर्च २०,००० × १	२०,०००।-
- सवारी साधन सुविधा (२,४०,००० × ०.५/१००)	१,२००।-
- वासस्थानको सुविधा (२,४०,००० × २ %)	४,८००।-

कूल रोजगारीको आय : ३,५६,०००।-

घटाउने :

स्वीकृत अवकाश कोषमा योगदान गरेको रकम

(२४००० + २४००० + ६०,०००) १,०८,०००।-

समायोजित करयोग्य आय २,४८,०००।-

निजले चन्दा खर्च वापत निम्नानुसारको रकम आफ्नो रोजगारीको आयबाट घटाउन पाउँदछ ।

(१) वास्तविक चन्दा रकम रु. ५०,०००।-

(२) ऐनमा उल्लेख गरिएको अधिकतम सीमा रकम रु. १,००,०००।-

(३) समायोजित करयोग्य आयको ५ प्रतिशतले हुने रकम रु. १२,४००।-

माथि उल्लेख गरिएका मध्ये कम हुने रकम रु. १२,४००।- निजले आफ्नो रोजगारीको आयबाट घटाउन पाउने छन् ।

कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै व्यक्तिले खर्च गरेको वा चन्दा दिएको रकम सो व्यक्तिको आय निर्धारण गर्दा खर्च वापत पूर्ण वा आंशिकरूपमा घटाउन पाउछ । यस्तो अवस्थामा माथि उल्लिखित सीमा लागू हुँदैन । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.५.३: मानौं, माथि १७.५.२ मा उल्लेख गरिएको उदाहरणमा नेपाल सरकारले पशुपति विकास कोषमा योगदान गरेमा पूर्ण रूपमा कर छुट हुने भनी नेपाल राजपत्रमा सूचना प्रकाशित गरे अनुरूप निजले रु. १०,०००।- उक्त कोषलाई अनुदान दिएका थिए ।

माथि उल्लेख गरिए बमोजिमको घटाउन पाउने चन्दा खर्च रु. १२,४००।-

पशुपति विकास कोषमा योगदान गरेको ऐनको

दफा १२ (३) अनुसारको चन्दा खर्च रु. १०,०००।-

जम्मा छुट हुने चन्दा रकम रु. २२,४००।-

(ग) बीमा प्रिमियम :

ऐनको अनुसूची १ को दफा १ को खण्ड (१२) अनुसार कुनै बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने सो वापत भुक्तानी गरेको प्रिमियम वा बीस हजार रुपैयाँ मा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई पाउन दावी गर्न सक्नेछ ।

लगानी बीमा प्रिमियम सम्बन्धी छुट बासिन्दा प्राकृतिक व्यक्तिले रु. २०,००० मा नबढाई वास्तविक भुक्तानीको आधारमा दावी गर्न सक्दछ । यस्तो बीमा प्रिमियम गैर बासिन्दा लगानी बीमा कम्पनीलाई भुक्तानी गरेको भए तापनि खर्च छुट दावी गर्न बन्देज हुने छैन । तर ऐनको दफा १२ को उपदफा (१) को खण्ड (ग) बमोजिम बासिन्दा लगानी बीमा कम्पनीले श्रोतमा पाँच प्रतिशत कट्टा गरी भुक्तानी गरेको लाभ अन्तिमरूपले कर कट्टी हुने भुक्तानी भएको हुँदा आयमा समावेश गर्नु पर्दैन भने गैर बासिन्दा लगानी बीमा कम्पनीले भुक्तान गर्ने लाभ भने ऐनको दफा ९ बमोजिम लगानीको आयमा समावेश गर्नु पर्दछ ।

(घ) **स्वास्थ्य बीमा प्रिमियम:**

ऐनको अनुसूची १ को दफा १ को खण्ड (१६) अनुसार प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउँदछ। यस अनुसार करयोग्य आयमा स्वास्थ्य बीमा प्रिमियम घटाएकोमा औषधी उपचार मिलान गर्न पाउने कर रकम सात सय पचास रुपैयाँ मिलान गर्न पाइने छैन।

(ङ) **दुर्गम क्षेत्र सुविधा :**

ऐनको अनुसूची १ को दफा ५ अनुसार नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा पचास हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाई पाउन दावी गर्न सक्नेछ।

नेपाल सरकारले तोकेको दुर्गम क्षेत्र अर्न्तगतका जिल्ला तथा गा.वि.स. मा कार्यरत रही आय आर्जन गर्ने कामदार तथा कर्मचारी लगायतका प्राकृतिक व्यक्तिलाई आयकर सुविधा प्रदान गर्ने व्यवस्था रहेको छ। उक्त तोकिएका क्षेत्रमा कार्यरत कामदार तथा कर्मचारीलाई रोजगारदाताबाट दुर्गम क्षेत्र भत्ता प्राप्त भए पनि वा नभए पनि आयकर प्रयोजनको लागि तोकिए अनुसारको रकम करयोग्य आयबाट घटाउन पाइनेछ।

दुर्गम क्षेत्र संबन्धी व्यवस्था: दुर्गम क्षेत्रको बर्गीकरण यस निर्देशिकाको अनुसूची २ मा दिईएको छ।

दुर्गम भत्ताको सीमा : नियम ३८ मा तोकिए बमोजिम प्रकृतिक व्यक्तिको कर नलाग्ने सीमामा थप हुने दुर्गम भत्ता बापतको रकम देहाय बमोजिम हुनेछ।

१. "क" वर्गका क्षेत्रमा रु. ५०,००० (पचास हजार)
२. "ख" वर्गका क्षेत्रमा रु. ४०,००० (चालीस हजार)
३. "ग" वर्गका क्षेत्रमा रु. ३०,००० (तीस हजार)
४. "घ" वर्गका क्षेत्रमा रु. २०,००० (बीस हजार)
५. "ङ" वर्गका क्षेत्रमा रु. १०,००० (दश हजार)

उक्त व्यवस्था खुल्ने उदाहरण तल दिईएको छ।

उदाहरण १७.५.४: मानौं, विकास बैंक लिमिटेड दैलेख शाखामा श्याम महतो भन्ने कर्मचारी कार्यरत रहेछन्। निजलाई तलब र भत्ता गरी मासिक रु. २०,००० प्राप्त हुदो रहेछ। निजले दैलेख जिल्लामा कार्यरत रहे वापत उक्त बैंकबाट दुर्गम भत्ता पाउँदा रहेनछन्। निजले दुर्गम भत्ता प्राप्त नगरे पनि निजको पारिश्रमिक आय गणना गर्दा हुन आउने करयोग्य आयबाट दुर्गमक्षेत्र सुविधा अर्न्तगत "क" वर्गको दुर्गम क्षेत्रको लागि तोकिएको रु. ५०,००० निजले करयोग्य आयबाट घटाउन पाउँछन्। यदि निजको एकै आर्थिक वर्षमा अन्य क्षेत्रमा सरुवा भएको अवस्थामा भने दुर्गम क्षेत्रमा कार्यरत अवधिको आधारमा दुर्गमक्षेत्र सुविधा गणना गर्नुपर्दछ। जस्तै: निज २०६७ पौष मसान्तसम्म मनाङ्ग शाखामा कार्यरत थिए र माघ १, २०६७ सालमा सोलुखुम्बु, खोज्जुङ्गा गा.बि.स. ("ख" वर्गको दुर्गमक्षेत्र) मा रहेको शाखामा सरुवा भएको रहेछ। यस अवस्थामा निजको दुर्गमक्षेत्र सुविधा निम्ननुसार गणना गर्नु पर्दछ।

"क" वर्गमा पाउने दुर्गम क्षेत्र सुविधा - रु. ५००००।-

निजले "क" वर्गमा काम गरेको अवधि ६ महिना

दुर्गम क्षेत्र ("क" वर्ग) मा पाउने सुविधा $\frac{५०,००० \times ६}{१२} =$ रु. २५,०००।-

"ख" वर्गमा पाउने दुर्गम क्षेत्र सुविधा - रु. ४०,०००।-

निजले "ख" वर्गमा काम गरेको अवधि - ६ महिना

दुर्गम क्षेत्र ("ख" वर्ग)मा पाउने सुविधा $\frac{४०,००० \times ६}{१२} =$ रु. २०,०००।-

आ.व. ०६७/६८ मा दुर्गम क्षेत्र वापत पाउने सुविधा : रु. ४५,०००।-

उपरोक्तानुसारको उदाहरण अनुसार आ.व. २०६७/६८ को कर निर्धारण गर्दा निज श्याम महतोले रु. ४५,०००।- आफ्नो करयोग्य आयबाट घटाउन पाउँछन्।

१७.६. दम्पती :

ऐनको दफा २ को खण्ड (व) बमोजिम "प्राकृतिक व्यक्ति" भन्नाले प्राकृतिक व्यक्ति विशेष सम्भन्धनु पर्छ र यस ऐनको प्रयोजनको लागि सो शब्दले दर्ता भई वा नभई प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म तथा एउटै प्राकृतिक व्यक्तिकोरूपमा मानिने गरी दफा ५० बमोजिम छनौट भएको दम्पति समेतलाई जनाउँछ।

ऐन अनुसार प्रत्येक प्राकृतिक व्यक्ति बेग्लै करदाताको रूपमा मानिन्छ। सामान्यतया: कुनै प्राकृतिक व्यक्ति बिबाहित भए पनि निजको छोरा, छोरी, बाबु, आमा सगोलमानै भए पनि निज, निजको पति वा पत्नी, छोरा, छोरी, बाबु, आमा सबै बेग्ला बेग्लै व्यक्ति मानिन्छ।

ऐनको दफा ५०(१) बमोजिम बासिन्दा प्राकृतिक व्यक्ति र सो व्यक्तिको बासिन्दा पति वा पत्नी दुवैले लिखित सूचना दिएर कुनै खास आय वर्षमा कर प्रयोजनको लागि एउटै प्राकृतिक व्यक्तिको

रुपमा मानिने गरी छनौट गर्न सक्नेछन् । यसरी छनौट गर्ने दम्पति मध्ये पति वा पत्नीले सो वर्षमा बुझाउनु पर्ने करको लागि एक अर्कोप्रति संयुक्त रुपमा र छुट्टाछुट्टै रुपमा जिम्मेवार हुनेछन्, [दफा ५०(२)] । यसरी दम्पती हुन छनौट गरेको आय वर्षमा पति पत्नी दुबैको करयोग्य आय समावेश गरी आय कायम गर्नु पर्दछ । ऐनको दफा ५०(३) मा आश्रितलाई भरण पोषण गर्नु पर्ने वासिन्दा विधवा वा विधुरलाई दम्पति सरह मानिने व्यवस्था गरेको छ ।

१७.७. औषधी उपचार बापत कर मिलान (Medical Tax Credit)

- (१) ऐनको दफा ५१(१) मा कुनै प्राकृतिक बासिन्दा व्यक्तिले निजको लागि आफैँ वा अन्य कुनै व्यक्तिमार्फत गरेको स्वीकृत औषधी उपचार खर्चको लागि कुनै आय वर्षमा औषधी उपचार बापत कर मिलान गर्न दाबी गर्न पाउने व्यवस्था गरेको छ ।
- (२) ऐनको दफा ५१(२) बमोजिम कुनै आय वर्षमा प्राकृतिक व्यक्तिको औषधी उपचार बापत कर मिलानको रकम स्वीकृत औषधी उपचार खर्च रकमको पन्ध्र प्रतिशतको दरले हुने रकममा बिगत वर्षमा मिलान हुन नसकेको कुनै रकम भए सोसमेत जोडी गणना गर्नु पर्नेछ ।

नियम १७(१) ऐनको दफा ५१ बमोजिम औषधी उपचार बापत कर मिलान गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको औषधी उपचार खर्चलाई स्वीकृत औषधी उपचार खर्च मानिने व्यवस्था गरेको छ :-

(क)

(ख) कुनै प्राकृतिक व्यक्तिलाई मान्यता प्राप्त अस्पताल, नर्सिङ्ग होम, स्वास्थ्य केन्द्र वा चिकित्सकले उपचार गर्दा लागेको औषधी लगायतका बील बमोजिमको रकम ।

(२) उपनियम (१) मा जुन सुकै कुरा लेखिएको भए तापनि देहायका खर्च स्वीकृत औषधी उपचार खर्च मानिनेछैनन् :-

(क) सौन्दर्य शल्यचिकित्सा (कस्मेटिक सर्जरी) मा भएको खर्च, र

(ख) ऐनको अनुसूची-१ को दफा १ को उपदफा (१६) मा उल्लिखित बीमाबाट क्षतिपूर्ति प्राप्त भएको उपनियम (१) को खण्ड (ख) मा उल्लिखित खर्च

(३) ऐनको दफा ५१ को उपदफा (३) बमोजिम कर मिलान गर्न सकिने रकमको सीमा सातसय पचास रुपैयाँ हुनेछ ।

ऐनको दफा ५१(४) मा व्यवस्था भए अनुसार यसरी सीमा भन्दा बढी भएको खर्च वा कर दायित्व रु. ७५० भन्दा कम भएको अवस्थामा यस्तो रकम आगामी वर्षमा सारी दाबी गर्न सकिनेछ । यस्तो दाबी योग्य रकम अनन्त काल सम्म दाबी मिलान गर्न पाईन्छ । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.७.१: मानौं, कुनै व्यक्तिको एक आर्थिक वर्षमा स्वीकृत औषधी उपचारको निमित्त रु. १०,००० खर्च भएको रहेछ। ऐनको दफा ५१ को उपदफा (२) अनुसार १५ प्रतिशत कर मिलान गर्न सक्ने, सोही दफामा सीमा तोक्ने प्रावधान भए अनुसार नियम १७(३) मा सो खर्चको सीमा रु. ७५० तोकिएको कारण उक्त व्यक्तिले सो वर्ष औषधी उपचार खर्च रु. १०,००० को १५ प्रतिशतको दरले हुने रकम रु. १,५०० मध्ये रु. ७५० सोही वर्ष आफ्नो कर दायित्वबाट घटाउन पाउनेछ र बाँकी रु. ७५० आगामी वर्षमा आफ्नो कर दायित्वबाट घटाउन पाउनेछ। यदि निजको कर दायित्व रु. ७५० भन्दा कम भएमा पनि यो सुविधा उपयोग गरी बाँकी हुन आउने रकम अर्को वर्षको लागि सार्न सक्ने छन्।

तल प्रस्तुत तालिक बाट औषधी उपचार बापत कर मिलान संबन्धी प्रावधानलाई प्रष्ट पारिएको छ।

आय वर्ष	१	२	३	४
स्वीकृत औषधी उपचार खर्च	१७,०००	०	०	५००
१५ प्रतिशतले हुने रकम	२,५५०	०	०	७५
बिगत वर्षको दाबी हुन बाँकी रकम	०	१,८००	१,०५०	३००
जम्मा दाबी योग्य रकम	२,५५०	१,८००	१,०५०	३७५
नियम १७(३) को सीमा	७५०	७५०	७५०	७५०
दाबी योग्य रकम	७५०	७५०	७५०	३७५
पछिल्ला वर्ष सार्ने रकम	१,८००	१,०५०	३००	०

स्वास्थ्य बीमाको प्रिमियम घटाउन दाबी गर्ने प्राकृतिक व्यक्तिले दफा ५१ बमोजिमको औषधि उपचार बापतको सात सय पचास रुपैयाँ कर मिलान दाबी गर्न पाउने छैन।

औषधी उपचार बापत कर मिलान सम्बन्धी विस्तृत व्याख्या परिच्छेद ११ मा गरिएको छ।

१७.८. आय विवरण दाखिला गर्न नपर्ने :

ऐनको दफा ४(३) तथा दफा ९७ मा उल्लेख भए बमोजिम रोजगारीको आय भएको व्यक्तिले देहायका सबै अवस्था पूरा गरे आय विवरण दाखिला गर्नु पर्दैन :-

- सो आय वर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आयमात्र समावेश भएको,
- सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटामात्र रोजगारदाता भएको, र
- रोजगारदाताले भुक्तानी गरेको औषधी उपचार खर्च बापतको कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दाबी गरेको तथा चन्दा बापत खर्च घटाउन दाबी नगरेको।

यस्तो अवस्थामा सो व्यक्तिले दाखिला गर्नु पर्ने कर त्यस्ता व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तानीबाट ऐनको दफा ८७ बमोजिम श्रोतमा कर कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछ । आय वर्षको बीचमा रोजगारदाता परिवर्तन भएका करदाताले यस्तो सुविधा प्राप्त गर्न पहिलो रोजगारदाताबाट प्राप्त गरेको भुक्तानी, सो भुक्तानीमा कट्टी भएको करसमेत खुलेको कर कट्टीको प्रमाणपत्र दोश्रो रोजगारदाता समक्ष पेश गरेको हुनु पर्दछ । दोश्रो रोजगारदाताले पनि पहिलो रोजगारदाताले गरेको भुक्तानी र सो भुक्तानीमा गरेको कर कट्टी समायोजन गरी आफूले गरेको भुक्तानीमा कर गणना गरी दफा ८७ बमोजिम भुक्तानीमा कर कट्टी गरेको हुनु पर्दछ ।

आयकर ऐन २०५८ को दफा ४(३) अनुसार एकपटकमा एउटा मात्र रोजगारदाता भएको र रोजगारदाताले भुक्तानी गरेको औषधी उपचार खर्च वापत कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दावी गरेको तथा चन्दा वापत खर्च घटाउन दावी नगरेको अवस्थामा निजले तिरेको र तिर्नु पर्ने पारिश्रमिक कर ऐनको दफा ८७ अनुसार भुक्तानी गरेको भएमा निजले आय विवरण दाखिला गर्न नपर्ने हुन्छ । तर, एकपटकमा एकभन्दा बढी रोजगारदाता भएको अवस्थामा वा आफैले खर्च गरेको औषधोपचार वापत कर मिलान दावी गरेको वा आफैले स्वीकृत अवकाश कोषमा योगदान गरेको वा आफैले दिएको चन्दा घटाउन दावी गरेको वा गैर वासिन्दा व्यक्ति रोजगारदाता भएको अवस्थामा भने निजले आय विवरण बुझाउनु पर्दछ ।

१७.५. करमा छुट

ऐनको अनुसूची १ मा उल्लेख भए बमोजिम पारिश्रमिक लगायतका आय हुने प्राकृतिक व्यक्तिलाई आयकरमा निम्नानुसारको छुटको व्यवस्था गरेको छ ।

- (१) १ प्रतिशत मात्र कर लाग्ने सीमा: अनुसूची १, दफा १(१) तथा १(२) बमोजिमको सीमामा प्राकृतिक व्यक्तिको लागि रु. ३,५०,००० सम्म र दम्पतिका लागि रु. ४,००,०००/- सम्म करयोग्य आयमा १ प्रतिशत मात्र कर लाग्दछ ।
- (२) अनुसूची १, दफा १(५) बमोजिम नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिले दुर्गम भत्ता वापत बढीमा पचास हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाउँछ । दुर्गम क्षेत्रको विवरण अनुसूची २ मा दिईएको छ ।
- (३) अनुसूची १, दफा १(६) बमोजिम नेपालका विदेशस्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारीले वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउँछ ।
- (४) निवृत्तिभरण आय भएमा माथि खण्ड (१) मा उल्लिखित रकमको २५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन सक्दछ । अनुसूची १, दफा १(९) । तर नियम ३९ बमोजिम यसरी थप हुने रकम निवृत्तिभरण आय भन्दा बढी हुने छैन ।
- (५) अनुसूची १, दफा १(१०) बमोजिम अपाङ्ग व्यक्तिको हकमा माथि खण्ड (१) मा उल्लिखित रकमको ५० प्रतिशत रकम करयोग्य आयबाट घटाउन सक्दछ ।

- (६) अनुसूची १, दफा १(११) बमोजिम बासिन्दा प्राकृतिक व्यक्ति रोजगारीको आयमात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नु पर्ने कर रकममा दश प्रतिशत छुट हुन्छ ।
- (७) अनुसूची १, दफा १(१२) बमोजिम बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउँछ ।
- (८) अनुसूची १, दफा १(१६) बमोजिम कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसंग स्वास्थ्य बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

१७.१०. करको दर

आयकर ऐन २०५८ को अनुसूची १ (आर्थिक ऐन, २०७३) बमोजिम बासिन्दा प्राकृतिक व्यक्तिको लागि रोजगारीको आयमा निम्नानुसारको दरले कर लाग्दछ :

विवरण	करको दर
क.१ पहिलो सीमा (सामान्य अवस्था) व्यक्तिलाई रु. ३५०,००० सम्म दम्पतिलाई रु. ४,००,००० सम्म	१ प्रतिशतले
ख. अर्को रु. १,००,००० सम्म	१५ प्रतिशतले
ग. बाँकी रकममा (तर करयोग्य आय रु.२५ लाखभन्दा बढी भएका व्यक्तिले सो रु. २५ लाखभन्दा बढी भएजति करयोग्य आयमा लागेको करको दरमा ४० प्रतिशत अतिरिक्त कर तिर्नु पर्ने)	२५ प्रतिशतले
निवृत्तिभरण आय भएमा करयोग्य आयबाट घटाउन पाउने रकम (निवृत्तिभरण आय भन्दा बढी नहुने गरी) व्यक्तिलाई रु. ८७,५०० सम्म दम्पतिलाई रु. १,००,००० सम्म	
अपाङ्ग व्यक्तिको हकमा करयोग्य आयबाट घटाउन पाउने रकम व्यक्तिलाई रु. १,७५,००० सम्म दम्पतिलाई रु. २,००,००० सम्म	

नोट: ऐनको अनुसूची १ को दफा १(८) बमोजिम गैर वासिन्दा व्यक्तिको करयोग्य आयमा २५ प्रतिशतका दरले कर लाग्दछ । त्यस्तो करयोग्य आय गणना गर्दा अन्य कुनै छुट र सुविधा उपलब्ध हुने छैन र त्यस्तो करयोग्य आय रु. २५ लाख भन्दा बढी भए तापनि सोमा सरचार्ज लाग्दैन ।

कुनै वासिन्दा प्राकृतिक व्यक्ति रोजगारीको आयमात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नु पर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ । यसरी छुट गणना गर्दा कूल कर रकम अर्थात् सामाजिक सुरक्षा करसहितको हुन आउने कर रकममा गणना गर्नु पर्दछ ।

१७.११. श्रोतमा कर कट्टी एवं दाखिला सम्बन्धी व्यवस्था

- (१) ऐनको दफा ८७ (१) मा उल्लेख भए बमोजिम प्रत्येक वासिन्दा रोजगारदाताले रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको आयको गणना गर्दा समावेश गरिने नेपालमा स्रोत भएको कुनै रकम भुक्तानी गर्दा श्रोतमा नै कर कट्टी गर्नु पर्ने व्यवस्था गरेको छ । ऐनको दफा ९० को उपदफा (२) मा व्यवस्था भए बमोजिम यसरी गरिएको कर कट्टी रकम एवं विवरण महिना समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा जम्मा गर्नु पर्दछ ।
- (२) कर्मचारीको वार्षिक पारिश्रमिकमा लाग्ने करको गणना गर्दा यदि कर्मचारीले वर्ष भरी नै काम गर्ने निश्चित रहेछ भने निजले सो वर्ष प्राप्त गर्ने कूल पारिश्रमिकमा करको गणना गर्नु पर्दछ । यदि कुनै कर्मचारी सो वर्षको बीचमा नियुक्ति भएको भए वा कुनै कर्मचारीले सो वर्षको बीचमा अवकाश पाउने निश्चित भएमा जति अवधिको निजले पारिश्रमिक प्राप्त गर्ने हो सोही अवधिको पारिश्रमिकमा करको गणना गरी सोही अवधिको कर दायित्व रकमलाई भाग गरी मासिकरूपमा कर कट्टी गर्नु पर्दछ । उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.११.१: मानौ, दिपीका बस्नेत भन्ने एकल व्यक्ति नेपाल विकास बैंकको सेवारत एकल महिला रहिछिन्। निजले आ.व. २०७०।७१ मा निम्नानुसारको आय नेपाल विकास बैंकबाट प्राप्त गरेकी रहिछिन्।

■ वार्षिक तलब सुविधा

रु ३,८०,०००।-

निजको निर्धारण योग्य आय, करयोग्य आयको गणना निम्नानुसार हुन आउंछ।

विबरण		रकम रु.
वार्षिक तलब सुविधा		३८०,०००.००
रोजगारीको निर्धारण योग्य आय		३८०,०००.००
छुट रकम-		
करयोग्य आय		३८०,०००.००
करको गणना		
रु. २००,००० मा १% ले (एकल व्यक्ति)	२,०००.००	
थप रु. १,००,००० मा १५% ले	१५,०००.००	
बाँकी रु. ८०,००० मा २५% ले	२०,०००.००	
जम्मा		३७,०००.००
न्यून: महिलाको रोजगारीको आयमात्र रहेकोले कर रकममा १०% ले छुट	३,७००.००	
जम्मा वार्षिक कर दायित्व		३३,३००.००
निजलाई पारिश्रमिक भुक्तानी गर्दा नेपाल विकास बैंकले मासिकरूपमा कर कट्टी गर्नु पर्ने रकम (३३,३००.००/१२)		२,७७५.००

यसरी कूल तिर्नु पर्ने कर रकमलाई पारिश्रमिक भुक्तानी गर्ने महिनाले भाग गरी पारिश्रमिक भुक्तानी गर्दा मासिकरूपमा कर कट्टी गर्नु पर्छ।

उदाहरण १७.११.२: मानौ, हरेन्द्र कपाली भन्ने एकल व्यक्ति नेपाल विकास बैंकमा २०७०।१।१ मा सेवा प्रवेश गरेका रहेछन्। निजले आ.व. २०७०।७१ मा निम्नानुसारको आय नेपाल विकास बैंकबाट प्राप्त गरेका रहेछन्।

■ ७ महिनाको तलब सुविधा

रु ३,८०,०००।-

निजको निर्धारण योग्य आय, करयोग्य आयको गणना निम्नानुसार हुन आउंछ।

विवरण		रकम रु.
७ महिनाको जम्मा तलब सुविधा		३८०,०००.००
रोजगारीको निर्धारण योग्य आय		३८०,०००.००
छुट रकम		-
करयोग्य आय		३८०,०००.००
करको गणना		
रु. २,००,००० मा १% ले (एकल व्यक्ति)	२,०००.००	
थप रु. १,००,००० मा १५% ले	१५,०००.००	
बाँकी रु. ८०,००० मा २५% ले	२०,०००.००	
जम्मा	३७,०००.००	
जम्मा वार्षिक कर दायित्व		३७,०००.०००
निजलाई पारिश्रमिक भुक्तानी गर्दा नेपाल विकास बैंकले पुष २०७० देखि आषाढ २०७१ सम्म जम्मा ७ महिनामा दामासाही रुपमा मासिकरुपमा कर कट्टी गर्नु पर्ने रकम (३७,०००.००/७)		५,२८५.७१

यसरी कूल तिर्नु पर्ने कर रकमलाई पारिश्रमिक भुक्तानी गर्ने महिनाले भाग गरी पारिश्रमिक भुक्तानी गर्दा मासिकरुपमा कर कट्टी गर्नु पर्छ।

उदाहरण १७.११.३: मानौ, कुमार बिष्ट भन्ने एकल व्यक्ति एक गैर सरकारी संस्थामा २०७०।१।१ मा ६ महिनाको Contract मा सेवा प्रवेश गरेका रहेछन्। निजले आ.व. २०७०।७१ मा सो निकायबाट निम्नानुसारको आय प्राप्त गरेका रहेछन्।

■ ६ महिनाको तलब सुविधा

रु ३,८०,०००।-

निजको निर्धारण योग्य आय, करयोग्य आयको गणना निम्नानुसार हुन आउंछ।

विवरण		रकम रु.
६ महिनाको तलब सुविधा		३८०,०००.००
रोजगारीको निर्धारण योग्य आय		३८०,०००.००
छुट रकम		-
करयोग्य आय		३८०,०००.००
करको गणना		
रु. २,००,००० मा १% ले (एकल व्यक्ति)	२,०००.००	
थप रु. १,००,००० मा १५% ले	१५,०००.००	
बाँकी रु. ८०,००० मा २५% ले	२०,०००.००	
जम्मा	३७,०००.००	
जम्मा वार्षिक कर दायित्व		३७,०००.०००
निजलाई पारिश्रमिक भुक्तानी गर्दा उक्त गैर सरकारी संस्थाले पुष २०७० देखि जेष्ठ २०७१ सम्म जम्मा ६ महिनामा दामासाही रुपमा मासिकरुपमा कर कट्टी गर्नु पर्ने रकम (३७,०००.००/६)		६,१६६.६७

यसरी कूल तिर्नु पर्ने कर रकमलाई पारिश्रमिक भुक्तानी गर्ने महिनाले भाग गरी पारिश्रमिक भुक्तानी गर्दा मासिकरुपमा कर कट्टी गर्नु पर्छ।

- (३) ऐनको दफा ११७ को उपदफा (३) मा अग्रिम कर कट्टी गर्ने व्यक्तिलाई एजेण्ट भनिएको छ। यस्तो व्यक्तिले श्रोतमा कर कट्टी गरेको विवरण ऐनको दफा ९० को उपदफा (२) बमोजिम २५ दिनभित्र पेश नगरेमा त्यस्तो एजेण्टलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर कट्टी गर्नु पर्ने कर रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम शुल्क लाग्नेछ।
- (४) ऐनको दफा ११९ को उपदफा (१) बमोजिम कर तिर्नु पर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा दाखिला गर्न बाँकी रहेको रकममा यसरी कर दाखिला गर्न

बाँकी रहेको अवधिभरको लागि सो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागमा सामान्य व्याजदरले व्याज लाग्नेछ र यस्तो व्याज निजले अग्रिम कर कट्टी हुने व्यक्तिबाट असुल उपर गरी लिन पाउने छैन ।

ऐनको दफा २ खण्ड (क ब) बमोजिम “सामान्य व्याज दर” भन्नाले वार्षिक पन्ध्र प्रतिशतको व्याजको दर सम्भन्धनु पर्छ ।

- (५) ऐनको दफा १२३ बमोजिम मनासिव माफिकको कारणबिना कर दाखिला गर्नु पर्ने निर्धारित समयसम्म कर दाखिला नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ । दफा १३१ मा भएको व्यवस्था बमोजिम यस्तो सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकिकात तोकिएको अधिकृतले गर्नेछ र त्यस्तो तहकिकातको काम पूरा भएको पैतीस दिनभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गर्नु पर्नेछ ।
- (६) ऐनको दफा ९१ ले तोके बमोजिम बासिन्दा रोजगारदाता अग्रिम कर कट्टी हुने व्यक्तिलाई कर कट्टीको विवरण खुल्ने गरी विभागले तोकेको ढाँचामा कर कट्टीको प्रमाण पत्र उपलब्ध गराउनु पर्नेछ । रोजगारदाताले ऐनको दफा ९१ को उपदफा (३) बमोजिम अग्रिम कर कट्टी प्रमाणपत्र देहाय बमोजिम प्रदान गर्नु पर्नेछ :

- (क) सो प्रमाणपत्र सो आय वर्षमा सो कर्मचारी वहाल रहेको अवधिभरको लागि मात्र हुनेछ ।
- (ख) सो प्रमाणपत्र सो वर्ष समाप्त भएको मितिले तीस दिनभित्र उपलब्ध गराई सक्नुपर्नेछ वा सो वर्षमा सो कर्मचारीले सो अग्रिम कर कट्टी गर्ने व्यक्तिकोमा रोजगारी गर्न छोडेको भए सो रोजगारी छोडेको मितिले तीस दिनभित्र सो प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ ।

श्रोतमा कर कट्टी गरेको रकम दाखिला सम्बन्धी प्रावधान को बिस्तृत ब्याख्या यस निर्देशिकाको परिच्छेद १६ मा तथा व्याज एवं शुल्क सम्बन्धी प्रावधानको बिस्तृत ब्याख्या यस निर्देशिकाको परिच्छेद २९ मा गरिएको छ ।

१७.१३ निवृत्तिभरण (पेन्सन) भुक्तानीमा कर कट्टी

निवृत्तिभरण आय कर्मचारीको बिगतको रोजगारी वापतको अवकाश भुक्तानी हो । तसर्थ निवृत्तिभरण आयलाई आयकर ऐन, २०५८ को दफा ८ को उपदफा (२) को खण्ड (च) बमोजिम रोजगारीको आयमा समावेश गरी रोजगारीको आय गणना गरे सरह करयोग्य आयको गणना गर्नु पर्छ । यसरी गणना गरिएको करयोग्य आयमा अनुसूची १ बमोजिम करको गणना गरी अन्य रोजगारीको आयमा जस्तै दफा ८७ बमोजिम कर कट्टी गर्नु पर्छ । कर्मचारीले पाउने निवृत्तिभरण रकमबाट प्राकृतिक व्यक्तिले घटाउन पाउने निम्नलिखित रकम घटाई करलाग्ने रकम कायम गर्नु पर्छ ।

- अनुसूची १ को दफा ९ मा उल्लेख भए बमोजिम निवृत्तिभरण आय भएको व्यक्तिको हकमा एकल प्राकृतिक व्यक्ति भए रु. ३,५०,००० को २५ प्रतिशतले हुने रकम रु. ८७,५०० र

दम्पति छनौट गरेको भए रु. ४००,००० को २५ प्रतिशतले हुने रकम रु. १,००,००० निवृत्तभरण आयबाट घटाई करयोग्य आय गणना गर्नु पर्छ ।

- अनुसूची १ को दफा १० मा उल्लेख भए बमोजिम अपाङ्ग एकल प्राकृतिक व्यक्ति भए रु. ३,५०,००० को ५० प्रतिशतले हुने रकम रु. १,७५,००० र अपाङ्ग दम्पति छनौट गरेको भए रु. ४,००,००० को ५० प्रतिशतले हुने रकम रु. २,००,००० आफ्नो आयबाट घटाई करयोग्य आय गणना गर्नु पर्छ ।
- अनुसूची १ को दफा १२ मा उल्लेख भए बमोजिम प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको भए सो वापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ, सो रकम निवृत्तभरण आयबाट घटाई करयोग्य आय गणना गर्नु पर्छ ।

निवृत्तिभरण आयमात्र हुने व्यक्तिले निवृत्तिभरण आयबाट उपरोक्तानुसारका रकम घटाए पछि बाँकी रहने रकम सो व्यक्तिको करयोग्य आय हुन्छ । सो करयोग्य आयमा अनुसूची १ को दफा १ अनुसार एकल प्राकृतिक व्यक्तिले गरेको गणना निम्नानुसार गर्नु पर्छ:

- करयोग्य आय रु. ३,५०,००० सम्म कर नलाग्ने ।
- करयोग्य आय ४,५०,००० सम्म भएमा रु. ३,५०,००० सम्म कर नलाग्ने र सो देखि माथिको करयोग्य आयमा १५ प्रतिशतका दरले करको गणना गर्नु पर्छ ।
- करयोग्य आय ४,५०,००० भन्दा बढी भएमा रु. ३,५०,००० सम्म कर नलाग्ने सो देखि माथि रु. १,००,००० मा १५ प्रतिशतका दरले, ४,५०,००० देखि माथि रु. २५,००,००० लाखसम्म २५ प्रतिशतका दरले र रु. २५,००,००० लाखदेखि माथि जतिसुकै भए तापनि बढी भएजति रकममा सरचार्ज सहित ३५ प्रतिशतका दरले करको गणना गर्नु पर्छ ।

उपरोक्तानुसार करको हिसाब गरिसके पछि जम्मा लाग्ने करबाट देहाय बमोजिमको रकम घटाउनु पर्छ :

- अनुसूची १ को दफा ११ मा उल्लेख भए बमोजिम निवृत्तिभरण प्राप्त गर्ने व्यक्ति निवृत्तिभरण आयमात्र प्राप्त गर्ने महिला भएमा निजलाई लाग्ने कर रकममा १० प्रतिशत छुट दिनु पर्छ । यो छुट सुविधा पछि गर्ने महिलाले ऐनको दफा ५० बमोजिम दम्पति पाउने छुट सुविधा पाउने छैन ।
- निवृत्तिभरण प्राप्त गर्ने प्राकृतिक व्यक्तिले स्वीकृत औषधोपचार वापत खर्च गरेको भए खर्च रकमको १५ प्रतिशत ले बढीमा रु. ७५० सम्म लाग्ने करबाट घटाउनु पर्छ तर निजले स्वास्थ्य बीमा गरी सो वापत रु. २०,००० सम्मको रकम करयोग्य गणना गर्दा घटाएको रहेछ भने औषधोपचार वापतको कर मिलान सुविधा पाउने छैन ।

उक्त अवस्था खुल्ने उदाहरण तल दिईएको छ ।

उदाहरण १७.१३.१: मानौ, भाई राजा नेपाली भन्ने व्यक्ति नेपाल सरकारको सेवा बाट निवृत्त भएको अपांग कर्मचारी रहेछन्। हाल निज “ग” वर्गको दुर्गम जिल्ला दैलेखमा बसोबास गरिआएका रहेछन्। निजले आ.व. २०७१।७२ मा निम्नानुसारको आय प्राप्त गरेका रहेछन्।

- मासिक पेन्सन रकम रु ४०,०००।-
- निजले जीवन बीमा बापत वार्षिक रु. १०,००० प्रिमियम भुक्तान गर्ने गरेका रहेछन्।
- निजले सो वर्ष स्वीकृत औषधी उपचार बापत रु. २०,००० खर्च गरेका रहेछन्।
- निजले सो आ.व. मा दम्पति हुन छनौट गरेका रहेछन्।

निजको निम्नानुसार निर्धारण योग्य आय, करयोग्य आय तथा करको गणना गरी आय विवरण पेस गर्नु पर्दछ।

विवरण		रकम रु.
वार्षिक पेन्सन रकम		४,६०,०००.००
जम्मा		४६०,०००.००
करयोग्य आयबाट घटाउन पाउने रकम		(३,४०,०००.)
दुर्गम सुविधा	३०,०००.००	
पेन्सन बापत	१,५०,०००.००	
अपांग सुविधा	१५०,०००.००	
जीवन बीमा	१०,०००.००	
करयोग्य आय (करको गणनाको लागि)		१,४०,०००.
करको गणना		
रु. १,४०,००० मा कर नलाग्ने	००.००	
जम्मा	७,५००.०००००	

निज भाई राजा नेपालीले स्वीकृत औषधोपचारमा रु. २०,००० खर्च गरेको र सोको १५% ले हुन आउने रकम रु. ३,००० यस वर्षकर मिलान दाबी गर्ने अवस्था नरहेको हुँदा आगामी वर्षमा दाबी मिलान गर्न सक्दछन्।

उदाहरण १७.१३.२: मानौ, दिपीका बस्नेत भन्ने व्यक्ति नेपाल विकास बैंकको सेवाबाट सेवा निवृत्त भएकी एकल महिला रहीछिन् । हाल तिनी “ड” वर्गको दुर्गम जिल्ला धनकुटामा बसोबास गरी आएकी रहीछिन् । निजले आ.व. २०७१।७२ मा निम्नानुसारको आय नेपाल विकास बैंकबाट प्राप्त गरेकी रहीछिन् ।

- वार्षिक पेन्सन रकम रु २६४,०००।-
- दशै भत्ता रु २२,०००।-
- बिगत वर्षमा बढेको पेन्सन भुक्तानी रु ३०,०००।-

निजको निर्धारण योग्य आय, करयोग्य आयको गणना निम्नानुसार हुन आउछ ।

विवरण		रकम रु.
पेन्सन आय		२६४,०००.००
दशै भत्ता		२२,०००.००
बिगत वर्षमा बढेको पेन्सन भुक्तानी	३०,०००.००	
रोजगारीको निर्धारण योग्य आय		३१६,०००.००
करयोग्य आयबाट घटाउन पाउने रकम		(६७२५००.००)
दुर्गम सुविधा	१०,०००.००	
पेन्सन बापत (२,५०,००० को २५%)	६२५००.००	
करयोग्य आय (करको गणनाको लागि)	२४३००.००	
करको गणना		
यस उदाहरणमा करयोग्य रु. २५००००।०० भन्दा घटी भएकाले कर नलाग्ने ।		

१७.१४ रोजगारीको आय गणना सम्बन्धी थप उदाहरण

रोजगारीको श्रोत:

उदाहरण १७.१४.१: नेपाली राजदुतावास (फ्रान्स) मा कार्यरत नेपाली नागरिक कर्मचारीको तलव भत्ता नेपाल सरकारले फ्रान्सस्थित नेपाली राजदुतावास मार्फत भुक्तानी गर्दछ भने, त्यसरी प्राप्त गरिएको आयलाई नेपालमा श्रोत भएको आय मानिनेछ । यहाँ भुक्तानीको तथा कार्यरत स्थान फ्रान्स भए तापनि आयको स्रोत नेपालनै मानिन्छ । तर बैदेशिक भत्ता प्राप्त गरेकोमा भत्ताको ७५ प्रतिशत रकमसम्म ऐनको अनुसूची १ को दफा १ को उपदफा (६) बमोजिम करयोग्य आयबाट घटाई पाउन दावी गर्न सक्नेछन् ।

उदाहरण १७.१४.२: मानौं, विकास बैंक लिमिटेडमा कार्यरत कर्मचारी ज्ञानेश प्रधान मिति २०६३ वैशाख ६ गते आफ्नो सहायक निर्देशकको पदबाट निवृत्त भएका रहेछन्। निज २०६३ श्रावण ५ मा अष्ट्रेलियाको स्थायी वासिन्दा (Permanent Residence) को भिषा प्राप्त गरी सोही देशमा हालसम्म बसोवास गरिरहेका रहेछन्। निजले आ.ब. २०७०।७१ मा बैंकको सेवा शर्त अनुसार मासिक रु. २५,०००।- पेन्सन प्राप्त गर्ने गरेका रहेछन्। निजले सो वर्ष जिवन बीमा बापत रु. ५० हजार बराबर प्रिमियम बुझाएका रहेछन् एवं नेपालमा दर्ता रहेको कर छुट प्राप्त संस्थालाई रु. २५,००० चन्दा समेत बुझाएका रहेछन्। उक्त अवस्थामा निजको कर दायित्व निम्नानुसार गणना गर्नु पर्दछ।

पेन्सन (२५,००० × १२)	३,००,०००।-
दशै खर्च (२५,००० × १)	२५,०००।-
निर्धारण योग्य आय :	<u>३,२५,०००।-</u>

घटाउने :

(१) वासिन्दा व्यक्तिबाट सञ्चालित अवकाश कोषमा गरेको योगदान
(योगदान भए घटाउन पाउने)।

करयोग्य आय :	३,२५,०००।-
--------------	------------

(२) चन्दा खर्च :

विभागबाट स्वीकृत प्राप्त गरेका कर छुट हुने संस्थालाई दिएको चन्दा रकम ऐनको दफा १२ को सीमाभित्र रही घटाउन पाउने तर विवरण पेश गर्न पर्ने।

(३) लगानी बीमा : घटाउन नपाउने - वासिन्दा व्यक्ति हुनु पर्ने।

कूल करयोग्य आय	३,२५,०००।-
----------------	------------

कर नलाग्ने सीमालागू नहुने।

कर रकम (३,२५,००० × २५% ले)	=	८१,२५०।-
----------------------------	---	----------

न्यूनः औषधी उपचार बापतको रकम मिलान दावी गर्न नपाउने (वासिन्दा व्यक्ति हुनु पर्ने।)

यसरी नेपाल विकास बैंकले रु. ८१,२५०।- कर कट्टा गरी बाँकी पेन्सन रकम निजलाई वा निजको आश्रित परिवारलाई भुक्तानी दिनु पर्दछ।

नोट: कुनै व्यक्तिको कार्यक्षेत्र नेपाल वा निज व्यक्तिले नेपालमा काम वा रोजगारी गरी प्राप्त गरेको रकमलाई नेपालको श्रोत मानि ऐनको दफा ८ अनुसार आयमा समावेश गर्नु पर्दछ। एवम् प्रकारले नेपालमा रोजगारी निवृत्त भएका व्यक्तिले विदेशमा उक्त निवृत्तीभरण रकम प्राप्त गरेको अवस्थामा समेत निजको रोजगारीको श्रोत नेपालमै हुने र भुक्तानीको स्थान नेपाल भन्दा बाहिर भए तापनि यसरी प्राप्त गरेको निवृत्तिभरण रकम नेपालमा श्रोत भएको मानिन्छ। यदि यसरी भुक्तानी प्राप्त गर्ने व्यक्ति गैर वासिन्दा व्यक्ति भएको अवस्थामा भने वासिन्दा व्यक्तिले पाउने छुट प्राप्त नहुने र एकमुष्ट २५ प्रतिशतका दरले कर लाग्नेछ।

उदाहरण १७.१४.३: मानौं, नेपालको एक कम्पनीमा कार्यरत एक कर्मचारीले २०६२ श्रावण १ गते, एक वर्षको विशेष विदा लिई अफगानिस्तानमा काम गर्न गए छन्। निजको मासिक तलव यू.एस. डलर ५,००० रहेछ। निज २०६३ भदौ १० गते नेपाल प्रवेश गरी पुनः सोही कम्पनीमा हाजिर भएका रहेछन्। निजले अफगानिस्तानमा आय आर्जन गरेको रकममा कर दायित्व सम्बन्धमा निम्नानुसार व्याख्या गरिएकोछ।

- (१) ऐनको दफा २ खण्ड (क ड) (१) (ख) को प्रावधान अर्थात अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको हुनु पर्ने व्यवस्था भएको र आ.व. २०६२/६३ मा निज १८३ दिनभन्दा बढी नेपालमा नरहेकोले निज गैर वासिन्दा व्यक्ति हुन्छ।
- (२) ऐनको दफा ६७ उपदफा (५) खण्ड (भ १) अनुसार भुक्तानीको स्थान जहाँसुकै भएपनि नेपालमा सेवा प्रदान सम्बन्धी कार्य भएमा, निज कर्मचारीले आफ्नो सेवा प्रदान नेपालभन्दा बाहिर अर्थात अफगानिस्तानमा गरेको हुँदा निजले आर्जन गरेको आम्दानीको श्रोत नेपाल होईन।
- (३) ऐनको दफा ६७ उपदफा (५) खण्ड (भ २) अनुसार रोजगार जहाँसुकै भएपनि नेपाल सरकारले भुक्तानी दिने भएमा सो भुक्तानीको श्रोत नेपाल हुने तर यस उदाहरणमा निज कर्मचारीले नेपाल सरकारबाट भुक्तानी प्राप्त नगरेको हुँदा निजले आर्जन गरेको रकमको श्रोत नेपाल होईन।
- (४) ऐनको दफा ६ को खण्ड (ख) अनुसार गैर वासिन्दा व्यक्तिको सो वर्षमा नेपालमा श्रोत भएको रोजगारीबाट भएको आयलाई निर्धारण योग्य आय भनिन्छ। निज कर्मचारी उक्त आ.व. को लागि गैर वासिन्दा व्यक्ति भएको र माथि उल्लेख गरिए अनुसार आयको श्रोत नेपाल नभै अन्यत्र भएको हुँदा निजको निर्धारण योग्य आय देखिदैन। तसर्थ निज कर्मचारीले उक्त आ.व. २०६२/६३ मा अफगानिस्तानमा गै प्रति महिनाको यू.एस. डलर ५,०००।- का दरले कमाएको रकममा नेपालमा कर लाग्दैन। उक्त व्यक्तिको मुख्य आय आर्जनको कार्यस्थल सो आर्थिक वर्षको लागि नेपाल नभै अफगानिस्तान भएको र उक्त आर्थिक वर्षको लागि सामान्य बसोबासको स्थान पनि अफगानिस्तानमै भएको हुँदा ऐनको २ खण्ड (क ड)(१)(क) को प्रावधान अनुसार समेत निज सो अवधिको लागि गैर वासिन्दा भएको हुँदा आयको श्रोत नेपाल पनि नभएको हुँदा सो आय नेपालको निर्धारण योग्य आयमा समावेश गर्नु पर्दैन।

बासिन्दा व्यक्तिको एक भन्दा बढी रोजगारी भएको ।

उदाहरण १७.१४.४: मानौ, भाई राजा भन्ने व्यक्ति कुनै एक वित्तीय संस्थामा मुख्य प्रबन्धकको रूपमा कार्य गर्दै आई रहेका छन्। निज उक्त संस्थाको अलावा, एक क्याम्पसमा Account विषय पनि अध्यायन गराउँदा रहेछन्। निजले आ.व. २०७०।७१ मा निम्नानुसारको आय रोजगारदाता बाट प्राप्त गरेका रहेछन्।

तलब मासिक	रु ४०,०००।-
दर्शै खर्च	रु ४०,०००।-
शैक्षिक भत्ता	रु २,०००।- प्रति महिना
महंगी भत्ता	रु २,०००।- प्रति महिना
बोनस	रु ६०,०००।-
क्याम्पस अध्यापनबाट तलब	रु ६,०००।- प्रति महिना

- निजलाई कार्यालय तथा व्यक्तिगत प्रयोजनको लागि एक ड्राईभरसहितको कार उपलब्ध गराएको रहेछ ।
- ड्राईभरको मासिक तलब तथा भत्ता रु ८,०००।- रहेछ ।
- उक्त मूख्य प्रबन्धकको गाडिको लागि मासिक पेट्रोल खर्च सरदर रु १०,०००।- लाग्दो रहेछ र सो कारको लागि आर्थिक वर्ष २०७०।७१ मा रु. २५,०००।- को मर्मत खर्च लागेको रहेछ ।
- निजलाई कार्यालयले आवास व्यवस्था समेत उपलब्ध गराईएको रहेछ ।
- निजलाई निजको आवासमा जडान गरिएको टेलिफोन खर्च वापत रु २,०००।- प्रति महिना कार्यालयले उपलब्ध गराउने गरेको रहेछन् सोमध्ये ५०% व्यक्तिगत टेलिफोन खर्च रहेछ ।
- निजको आवासमा रेखदेख गर्नको लागि एकजना सेक्युरीटी गार्ड उपलब्ध गराएको र निज गार्डलाई प्रति महिना रु ६०००।- उपलब्ध गरेको रहेछ । गार्ड प्रयोग गरेवापत निजको मासिक तलबबाट रु ३,०००।- कट्टा गर्ने गरिएको रहेछ ।
- निजले आवाश ऋण वापत कार्यालयबाट ५% दरले व्याज तिर्ने गरी रु १०,००,०००।- को कर्जा वर्ष भरी उपभोग गरेका रहेछन् । उक्त संस्थाले यस्तै किसिमको कर्जा अन्य ऋणीलाई दिँदा औसत ८% का दरले व्याज लिने गरेको रहेछ ।
- निजले २०७० मंसिर महिनामा घरविदा वापत एक महिनाको तलब पनि प्राप्त गरेका रहेछन् ।
- कार्यालयले निजले खाईपाई आएको तलबको १०% र सो मा त्यत्तिनै रकम थप गरी कर्मचारी संचय कोषमा जम्मा गरिदिने गरेको र निज आफैले नागरिक लगानी कोषमा प्रतिमहिना २०,०००।- का दरले जम्मा गर्ने गरेका रहेछन् ।

- निजले विभागबाट स्वीकृति प्राप्त कर छुट हुने संस्थालाई रु ६०,००० चन्दा दिएका रहेछन् ।
- निजले आफ्नो रु. २,५०,०००।- बराबरको र आफ्नो श्रीमतीको रु. १,५०,०००।- बराबरको जीवन बीमा नेपाल बीमा संस्थानमा गरेका रहेछन् र सो बापत आ.ब. २०७०।७१ मा क्रमशः रु. १९,०००।- तथा १४,०००।- प्रिमियम तिरेका रहेछन् ।
- निजले सो आ.ब.मा मा त्रि.बि. शिक्षण अस्पतालमा स्वास्थ्योपचार वापत रु २०,०००।- खर्च गरेका रहेछन् ।
- निजले सो आ.ब. मा दम्पति हुन छनौट गरेका रहेछन् ।
निजको निर्धारण योग्य आय, करयोग्य आयको गणना निम्नानुसार गरी आय विवरण पेस गर्नु पर्दछ ।

विवरण	रकम रु.
तलब	४८०,०००.००
दशै खर्च	४०,०००.००
शैक्षिक भत्ता	२४,०००.००
महंगी भत्ता	२४,०००.००
बोनस	६०,०००.००
गाडी सुविधा	२,४००.००
ड्राईभरको तलब	नलाग्ने
पेट्रोल खर्च	नलाग्ने
मर्मत खर्च	नलाग्ने
आबास सुविधा	९,६००.००
टेलिफोन खर्च (२०००X१२X५०%)	१२,०००.००
सेक्युरीटी गार्ड सुविधा (६,०००-३,०००)X१२	३६,०००.००
कर्जा सुविधा (८%-५%)X१०,००,०००	३०,०००.००
घरविदा वापत तलब	४०,०००.००
अवकाश कोषमा योगदान	४८,०००.००
वित्तीय संस्थाबाट प्राप्त कूल रोजगारीको आय	८०६,०००.००
क्याम्पस अध्यापनबाट प्राप्त तलब	७२,०००.००
रोजगारीको निर्धारण योग्य आय	८७८,०००.००

छुट रकम:		
छुट पाउने अवकाश योगदान		(२९२,६६६.६७)
बास्तबिक योगदान		
रोजगारदाताबाट संचयकोषमा	४८,०००.००	
रोजगारकर्ताबाट संचयकोषमा	४८,०००.००	
रोजगारकर्ताबाट नागरिक लगानी कोषमा	२४०,०००.००	
जम्मा अवकाश योगदान	३३६,०००.००	
निर्धारण योग्य आयको एक तिहाई	२९२,६६६.६७	
अधिकतम सीमा	३००,०००.००	
समायोजित करयोग्य आय	५८५,३३३.३३	
(८७८,०००.०० - २९२,६६६.६७)		
चन्दा खर्च		(२९,२६६.६७)
समायोजित करयोग्य आयको ५% ले	२९,२६६.६७	
बास्तबिक चन्दा खर्च	६०,०००.००	
अधिकतम सीमा	१००,०००.००	
करयोग्य आय		५,५६,०६६.६७
जीवन बीमा प्रिमियम बापत घटाउन पाउने		(२०,०००.००)
आफ्नो र आफ्नो श्रीमतीको लागि तिरेको प्रिमियम	३३,०००.००	
अधिकतम सीमा	२०,०००.००	
करयोग्य आय (करको गणनाको लागि)		५,३६,०६६.६७
करको गणना		
रु. २,५०,००० सम्म (दम्पति) १% ले	२,५००.००	आ.ब.२०७०।७१
रु. १,००,००० मा १५% ले	१५,०००.००	
बाँकी रु. १,८६,०६६.६७ मा २५% ले	४६,५१६.६७	
जम्मा	६४,०१६.६७	
न्यून: औषधी खर्च मिलान	७५०.००	
जम्मा कर दायित्व		६३,२६६.६७

निज भाई राजाले स्वीकृत औषधोपचारमा रु. २०,००० खर्च गरेको र सोको १५% ले हुन आउने रकम रु. ३,००० मध्ये रु. ७५० यस वर्षकर मिलान दावी गरी बाँकी रहन आएको रु. २,२५० आगामी वर्षमा दावी मिलान गर्न सक्दछन्। निजले आफैले अवकाश योगदान गरेको रकम र चन्दा वापतको रकम घटाउन दावी गरेकोले र एकै पटक दुईवटा रोजगारदाता भएकोले आय विवरण दाखिला गर्नु पर्छ।

बासिन्दा व्यक्तिको ब्यबसाय तथा रोजगारी को आय भएको ।

उदाहरण १७.१४.५: मानौ, माथि उदाहरण १७.१४.४ मा निज भाई राजाको एक प्रोप्राईटरी फर्म समेत रहेको र उक्त फर्मले रु. २००,००० सबै खर्च कटाई आर्जन नाफा गरेको रहेछ भने निजको निर्धारण योग्य आय, करयोग्य आय र करको गणना निम्नानुसार गर्नु पर्दछ ।

विवरण		रकम रु.
व्यवसायको आय		२००,०००.००
रोजगारीको आय (उदाहरण १७.१४.४ बमोजिम)		६७६,०००.००
निर्धारण योग्य आय		१,०७६,०००.००
छुट रकम:		
छुट पाउने अबकास योगदान		(३००,०००.००)
बास्तबिक योगदान		
रोजगारदाताबाट संचयकोषमा	४६,०००.००	
रोजगारकर्ताबाट संचयकोषमा	४६,०००.००	
रोजगारकर्ताबाट नागरिक लगानी कोषमा	२४०,०००.००	
जम्मा अवकाश योगदान	३३६,०००.००	
निर्धारण योग्य आयको एक तिहाई	३५९,३३३.३३	
अधिकतम सीमा	३००,०००.००	
समायोजित करयोग्य आय (१०,७६,०००.०० - ३००,०००.००)	७,७६,०००.००	
चन्दा खर्च		(३६,९००.००)
समायोजित करयोग्य आयको ५% ले	३६,९००.००	
बास्तबिक चन्दा खर्च	६०,०००.००	
अधिकतम सीमा	१००,०००.००	
करयोग्य आय		७३९,१००.००
जिवन बीमा प्रिमियम		(२०,०००.००)
आफ्नो र आफ्नो श्रीमतीको लागि तिरेको प्रिमियम	३३,०००.००	
अधिकतम सीमा	२०,०००.००	
करयोग्य आय (करको गणनाको लागि)		७१९,१००.००

करको गणना		
रु. २,५०,००० सम्म (दम्पति) १% ले	२,५००.००	आ.ब.२०७०।७१
रु. १,००,००० मा १५% ले	१५,०००.००	
बाँकी रु. ३,६९,१०० मा २५% ले	९२,२७५.००	
जम्मा	१०९,७७५.००	
न्यूनः औषधी खर्च मिलान	७५०.००	
जम्मा कर दायित्व		१०९,०२५.००

नोट :

१. निज भाई राजाले स्वीकृत औषधोपचारमा रु. २०,००० खर्च गरेको र सोको १५% ले हुन आउने रकम रु. ३,००० मध्ये रु. ७५० यस वर्षकर मिलान दाबी गरी बाँकी रहन आएको रु. २,२५० आगामी वर्षमा दाबी मिलान गर्न सक्दछन्।
२. निज भाई राजाको व्यवसायमा आय नभई नोक्सानी भएको अवस्थामा व्यवसायको नोक्सानी रोजगारीको आयबाट कट्टा गर्न पाईदैन तर त्यस्तो नोक्सानी आगामी ७ वर्षसम्म सार्न (Carry Forward) गर्न पाइन्छ।

बासिन्दा व्यक्तिको ब्यवसाय, रोजगारी तथा लगानीको आय भएको :-

उदाहरण १७.१४.६: मानौ, उदाहरण १७.१४.४ तथा १७.१४.५, मा भाई राजाले आ.ब. २०७०।७१ मा सूचीकृत कम्पनी को शेयर बिक्री गरेको (गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्ग) र सो बिक्रीमा निजलाई रु. २,५०,००० लाभ भएको रहेछ भने निजको निर्धारण योग्य आय, करयोग्य आय र करको गणना निम्नानुसार गर्नु पर्दछ।

विवरण	रकम रु.
व्यवसायको आय	२००,०००.००
रोजगारीको आय (उदाहरण १७.१४.४ बमोजिम)	६७६,०००.००
लगानीको आय	२५०,०००.००
निर्धारण योग्य आय	१,३२६,०००.००
छुट रकम:	
छुट पाउने अबकास योगदान	(३००,०००.००)
बास्तबिक योगदान	
रोजगारदाताबाट संचयकोषमा	४६,०००.००
रोजगारकर्ताबाट संचयकोषमा	४६,०००.००
रोजगारकर्ताबाट नागरिक लगानी कोषमा	२४०,०००.००

विबरण		रकम रु.
रोजगारकर्ताबाट नागरिक लगानी कोषमा	२४०,०००.००	
जम्मा अवकाश योगदान	३३६,०००.००	
निर्धारण योग्य आयको एक तिहाई	४४२,६६६.६७	
अधिकतम सीमा	३००,०००.००	
समायोजित करयोग्य आय (१३,२८,०००.०० - ३००,०००.००)	१०,२८,०००.००	
चन्दा खर्च		(५१,४००.००)
समायोजित करयोग्य आयको ५% ले	५१,४००.००	
बास्तबिक चन्दा खर्च	६०,०००.००	
अधिकतम सीमा	१००,०००.००	
करयोग्य आय		९,७६,६००.००
जिवन बीमा प्रिमियम		(२०,०००.००)
आफ्नो र आफ्नो श्रीमतीको लागि तिरेको प्रिमियम	३३,०००.००	
अधिकतम सीमा	२०,०००.००	
करयोग्य आय (करको गणनाको लागि)		९,५६,६००.००
करको गणना		
रु. २,५०,००० सम्म (दम्पति) १% ले	२,५००.००	आ.ब.२०७०।७१
रु. १,००,००० मा १५% ले	१५,०००.००	
गैर व्यवसायिक करयोग्य लाभ बाहेक बाँकी रु. ३,५६,६०० (९,५६,०००-२,५०,०००- २,५०,०००-१,००,००० मा २५% ले)	८९,१५०.००	
गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गको लाभ (रु. २५०,०००) मा ५% का दरले	१२,५००.००	
जम्मा	११९,१५०.००	
न्यूनः औषधी खर्च मिलान	७५०.००	
जम्मा कर दायित्व		११८,४००.००

तर आ.ब. २०७०।७१ मा धितोपत्र विनिमय बजारमा सूचीकृत नभएको शेयरको विक्रीबाट प्राप्त लाभमा भने लाग्ने करको दर १० प्रतिशत रहेको छ ।

नोट:

१. निज भाई राजाले स्वीकृत औषधोपचारमा रु. २०,००० खर्च गरेको र सोको १५% ले हुन आउने रकम रु. ३,००० मध्ये रु. ७५० यस वर्षकर मिलान दाबी गरी बाँकी रहन आएको रु. २,२५० आगामी वर्षमा दाबी मिलान गर्न सक्दछन् ।
२. निज भाई राजाको व्यवसायमा आय नभई नोक्सानी भएको अवस्थामा व्यवसायको नोक्सानी रोजगारीको आयबाट कट्टा गर्न पाईदैन तर लगानीमा भएको आयबाट भने कट्टा गर्न पाइन्छ ।
३. निज भाई राजाको गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गमा आय नभई नोक्सानी भएको अवस्थामा त्यस्तो नोक्सानी व्यवसायको वा रोजगारीको आयबाट कट्टा गर्न पाईदैन तर त्यस्तो नोक्सानी अनन्त काल सम्म सार्न (Carry Forward) पाइन्छ ।

व्यवसायबाट भएको आयको गणना (Income from Business)

१८.१ आयकर ऐन, २०५८ ले आयका चार शीर्षक व्यवसाय, रोजगारी, लगानी तथा आकस्मिक लाभ उल्लेख गरेको छ। उल्लिखित आयका शीर्षक मध्ये व्यवसायको आय एक महत्वपूर्ण शीर्षक रहेको छ। सामान्यतया: पूँजी, साधन तथा श्रमको प्रयोग गरी व्यवसायबाट आय आर्जन गरिन्छ। व्यवसायको आय गणना गर्ने प्रयोजनको लागि आय आर्जन गर्ने कार्यसँग सम्बन्धित खर्चलाई खर्चको रूपमा कट्टी दाबी गर्न सकिने व्यवस्था रहेको छ। यसरी खर्च कट्टी दाबी गर्ने प्रयोजनको लागि ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्तानुरूप हुने व्यवस्था गरेको छ। व्यवसायबाट भएको आयको गणना सम्बन्धमा व्याख्या गर्दा आवश्यक महत्वपूर्ण व्यवस्था जस्तै: ऐनको परिच्छेद-३ मा उल्लेख भएको समावेश हुने रकम, परिच्छेद-४ मा उल्लेख भएको व्यवसायिक छुट, परिच्छेद-५ मा उल्लेख भएको कट्टी हुने रकम, परिच्छेद-६ मा उल्लेख भएको कर लेखाङ्कन र समय, अनुसूची-२ मा उल्लेख भएको ब्यास कट्टी सम्बन्धी व्यवस्था लगायत अन्य महत्वपूर्ण व्यवस्था समेतको व्याख्या यस परिच्छेदमा गरिएको छ।

१८.२ व्यवसाय

आयकर ऐन, २०५८ को दफा ५ बमोजिम कुनै आय वर्षको आय व्यवसाय, रोजगारी, लगानी र आकस्मिक लाभ शीर्षकमा बर्गीकरण गरिएको छ। ऐनको दफा २ (क ज) ले “व्यवसाय” लाई निम्नानुसार परिभाषित गरेको छ :

“व्यवसाय” भन्नाले कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यवसायिक कारोवार सम्भन्धु पर्छ र सो शब्दले त्यस्तै प्रकारका विगत, वर्तमान वा भावी व्यवसायलाई समेत जनाउँछ।

तर यस शब्दले रोजगारीलाई जनाउँने छैन।

रोजगारीका सम्बन्धमा सामान्यतया: श्रमको उपभोग हुन्छ त्यस्तै व्यवसायमा श्रम, साधन तथा पूँजीको उपभोग हुन्छ। लगानीमा सामान्यतया: सम्पत्ति धारण गर्ने तथा आय आर्जन गर्ने सन्दर्भमा सो व्यक्तिको सक्रिय सहभागिता (Active Engagement) हुँदैन। व्यवसायको सन्दर्भमा भने सो व्यक्तिको आय आर्जन गर्ने कार्यमा सक्रिय सहभागिता (Active Engagement) हुन्छ। सम्पत्ति धारण गरी प्रत्यक्ष संलग्न नभई आय आर्जन गर्ने कार्यलाई सामान्यतया: लगानी मानिन्छ भने सो व्यक्ति प्रत्यक्षरूपमा संलग्न भई सम्पत्ति एवं आयलाई व्यवस्थापन गर्ने गरेको रहेछ भने सोलाई व्यवसाय मानिन्छ। यस अर्थमा निकायको सामान्यतया: लगानीको आय हुँदैन। व्यवसाय अन्तर्गत उद्योग (Industry) अर्थात कुनै बस्तु उत्पादन गरी बिक्री गर्ने, व्यापार (Trading) अर्थात कुनै Tangible वा Intangible बस्तु को खरीद बिक्री गर्ने, पेशा (Profession) वा यस्तै अन्य प्रकृतिका व्यवसायिक कारोवार गर्ने गरिन्छ।

व्यवसाय (खास गरी Professional Service) र रोजगारीको बीचमा यदाकदा द्विबिधा भई रहेको पाईन्छ । व्यवसाय र रोजगारीका बीचमा खास के भिन्नता छन् र ती कारोवारलाई कसरी व्यवसाय (Independent Contractor) वा रोजगारी भनी छुट्याउन सकिन्छ भन्ने बारेमा निम्नानुसारका बुंदालाई विशेष ध्यान दिनु पर्दछ ।

- (i) **काम गर्ने प्रकृया** : व्यवसायमा खास गरी Independent Contractor ले तोकिएको काम सम्पन्न गर्नु पर्ने हुंदा काम गर्ने प्रकृयाका सम्बन्धमा निर्देशन दिने काम सामान्यतया हुंदैन् । तर कामदार वा कर्मचारीलाई काम गर्ने प्रकृया र के काम गर्ने भन्ने बारेमा स्पष्ट निर्देशन दिईएको हुन्छ ।
- (ii) **सामान र साधनको प्रयोग** : व्यवसायमा Independent Contractor आफ्नो सामान र साधन प्रयोग गरी वा खरीद गरी आफूलाई दिईएको कार्य सम्पन्न गर्दछन् । कामदार वा कर्मचारीलाई भने रोजगारदाताले सामान र साधन उपलब्ध गराउँछ । सोही सामान र साधन प्रयोग गरी आफ्नो श्रमका कारण आफूलाई तोकिएको कार्य निरन्तर रूपमा गरिरहनछन् ।
- (iii) **कार्य समय** : Independent Contractor लाई कहिलेसम्ममा कार्य सम्पन्न गर्ने भने समय तोकिएको हुन्छ । उक्त तोकिएको समयभित्र कार्य सम्पन्न गर्नको लागि Independent Contractor ले आफ्नै हिसावले कार्य गर्ने समय तोकेका हुन्छन् । सामान्यतया कर्मचारीलाई तोकिएको समयभन्दा साधारणतया फरक हुन सक्दछ । तर, कामदार वा कर्मचारीलाई कहिले वा कुन समयमा काम गर्ने भनी तोकिएको हुन्छ । साधारणतया कर्मचारीले पूर्णकालीन समय काम गर्दछन् ।
- (iv) **काम गर्ने व्यक्ति** : Independent Contractor ले आफूलाई दिईएको कार्य अर्को व्यक्ति समेतको सहयोग लिई वा नलिई तोकिएको कार्य सम्पन्न गर्न सक्दछ । कर्मचारीले आफूलाई दिईएको कार्य सामान्यतया आफै वा आफ्नो सहायक मार्फत सम्पन्न गर्दछन् ।
- (v) **Exclusivity**: Independent Contractor ले एक समयमा एकभन्दा बढी सेवाग्राहीसंग काम गर्न सक्दछन् भने कर्मचारीले सामान्यतया एउटै रोजगारदातासंग कार्य गर्दछन् ।
- (vi) **तालिम** : Independent Contractor ले आफ्नो तालिमको व्यवस्था आफै गर्दछन् र त्यसमा लाग्ने सम्पूर्ण खर्च आफैले नै व्यहोर्छन् । कर्मचारीको तालिमको व्यवस्था र सोको लागि लाग्ने खर्च भने रोजगारदाता (Employer) ले व्यवस्था गर्दछन् ।
- (vii) **भुक्तानी गर्ने व्यवस्था** : Independent Contractor लाई कामको गुणस्तरको आधारमा वा काम गरेको समयको आधारमा भुक्तानी गरिन्छ । सो व्यवस्था कर्मचारीको हकमा लागू नहुन पनि सक्दछ ।
- (viii) **सम्बन्धको (Relationship) निरन्तरता** : Independent Contractor को Employer संगको सम्बन्ध तोकिएको कार्य सम्पन्न नहुंदा सम्म मात्रै हुने गर्दछ । तर, कर्मचारीको रोजगारदातासंगको सम्बन्ध भने निरन्तर रहिरहन्छ ।

(ix) **पारिश्रमिकको गणना** : Independent Contractor ले कुनै पनि कार्य बापत नाफा नोक्सानको जोखिम आफैले बहन गरी कुनै एउटा निश्चित रकम लिने गर्दछन् । जसले गर्दा उक्त कार्यबाट नाफा वा नोक्सानको गुन्जायस रहन्छ । कर्मचारीको हकमा भने तोकिएको समय कार्य गरे बापत निश्चित रकम पारिश्रमिकको रूपमा भुक्तानी गरिएको हुन्छ, अतिरिक्त नाफा वा नोक्सान हुने गुन्जायस देखिंदैन ।

माथि उल्लेख गरिएका बुंदाका अलावा कामको प्रकृति, भुक्तानी प्रणाली, व्यवहारिकता आदि प्रकृयाबाट समेत रोजगारी वा व्यवसाय भन्ने कुरा स्पष्टरूपमा छुट्याउन सकिन्छ ।

१८.३ व्यवसायको आयको लेखाङ्कन

१८.३.१ कर लेखाङ्कन र समय

प्राकृतिक व्यक्तिले आफ्नो रोजगारी र लगानीको आयको लेखाङ्कन नगद आधार (Cash Basis) मा गर्नु पर्दछ भने व्यवसायको आय एक्रुयल (Accrual) वा नगद आधारमा लेखाङ्कन गर्नु पर्ने हुन्छ । कम्पनीले आफ्नो आय Accrual basis मा नै लेखाङ्कन गर्नु पर्ने हुन्छ । अन्य व्यक्तिको हकमा भने प्रचलित लेखा व्यवस्थाको आधारमा नगद वा एक्रुयलको आधारमा लेखाङ्कन गर्न सक्दछन् । यसरी प्रयोग गरिने लेखाङ्कन नीति लेखाको सर्वमान्य सिद्धान्त बमोजिम निरन्तर रूपमा (Consistently) पालन गर्नु पर्ने हुन्छ । प्रचलित लेखामान अनुसार एवं ऐन को दफा २२ को उपदफा (५) बमोजिम समेत लेखाङ्कन तरिकामा सामान्यतयाः परिवर्तन गर्न पाइँदैन । तथापि प्रचलित Industrial Practices को आधारमा लेखाङ्कन तरिका परिवर्तन गर्न आवश्यक लागेको खण्डमा प्राकृतिक व्यक्तिले विभागसमक्ष निवेदन दिन सक्नेछ । विभागलाई लेखाङ्कन विधि परिवर्तन गर्न उचित लागेमा कर प्रयोजनको लागि लेखाङ्कन तरिका परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ । कम्पनीको कर प्रयोजनको लागि लेखाङ्कन Accrual Basis मा नै हुनु पर्ने हुनाले कम्पनीले भने लेखाङ्कन परिवर्तन गर्न निवेदन दिन सक्ने छैनन् । यसरी कर प्रयोजनको लागि लेखाङ्कन तरिका विभागको स्वीकृति लिई परिवर्तन गरेको खण्डमा त्यस्तो परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकममा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ ।

१८.३.२ लेखाङ्कन नीति (Accounting Policy)

लेखाङ्कन नीति (Accounting Policy) ले आय लेखाङ्कनमा उल्लेखनीय असर गर्ने अवस्थालाई ध्यानमा राखि एकरूपता तथा नियमितता (Consistency) कायम राख्ने उद्देश्यले आयकर ऐन, २०५८ मा कर प्रयोजनको लागि ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्तअनुरूप हुने व्यवस्था गरेको छ । उपर्युक्त बमोजिमको प्रयोजनका लागि ऐनमा स्पष्ट रूपमा लेखाङ्कनको प्रकृया खुलाईएको अवस्थामा सोही बमोजिम र अन्यथा भएकोमा लेखाको सर्वमान्य सिद्धान्तअनुरूप लेखाङ्कन (Accounting) गर्नु पर्दछ । यस सन्दर्भमा नेपाल चार्टर्ड एकाउण्टेण्टस् संस्था (Institute of Chartered Accountants of Nepal, ICAN) ले जारी गरेका नेपाल लेखामान (Nepal Accounting Standard) र सो नभएको अवस्थामा अन्तर्राष्ट्रिय लेखामान (International Accounting Standard) वा अन्य प्रचलित सिद्धान्तका आधारमा लेखाङ्कन गर्नु पर्ने व्यवस्था

ऐनले गरेको छ । आयकर प्रयोजनको लागि निम्न व्यक्तिले निम्नानुसारको लेखाङ्कन तरिका अपनाइ कारोवार लेखाङ्कन गर्नु पर्दछ ।

व्यक्ति	आयको शीर्षक	लेखाङ्कन तरिका
प्राकृतिक व्यक्ति	रोजगारी, लगानी	नगदको आधार
प्राकृतिक व्यक्ति	व्यवसाय	नगद वा एक्रुयल आधार
कम्पनी	व्यवसाय, लगानी	एक्रुयल आधार
कम्पनीबाहेकका निकाय	व्यवसाय, लगानी	नगद वा एक्रुयल आधार

१८.३.३ नगद आधारको लेखाङ्कन (Cash Basis of Accounting):

नगद प्राप्त भए पछि आम्दानीमा समावेश गर्ने एवं नगद भुक्तानी भएपछि मात्रै खर्च लेख्ने प्रणालीलाई नगदको आधारमा लेखाङ्कन गर्ने पद्धति मानिन्छ । ऐनको दफा २३ ले नगद आधारको लेखाङ्कन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ:

कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही रोजगारी, व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन नगद आधारमा गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-

- (क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानि समावेश गर्नु पर्नेछ ।
- (ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्चबापत कट्टी गर्नु पर्नेछ ।

१८.३.४ एक्रुयल आधारको लेखाङ्कन (Accrual Basis of Accounting):

एक्रुयल आधारको लेखाङ्कन (Accrual Basis of Accounting) अन्तर्राष्ट्रिय प्रचलनमा रहेको लेखाङ्कन पद्धति हो । नेपाल लेखामान (Nepal Accounting Standard- 1: Presentation of Financial Statement) ले निकायको नगद प्रवाह (Cash Flow Statement) बाहेक अन्य आर्थिक विवरण Accrual Basis मा राख्नुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा २२ को उपदफा (३) मा कम्पनीले कर प्रयोजनको लागि Accrual Basis मा नै लेखाङ्कन गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।

Accrual Basis of Accounting मा कुनै आर्थिक घटना वा कारोवार हुनासाथ नै लेखाङ्कन गरिन्छ । कारोवार जुन समयसँग सम्बन्धित छ सोही समयमा नै लेखाङ्कन गरिने पद्धतिलाई एक्रुयल आधारको लेखाङ्कन भनिन्छ । यस्तो पद्धतिले आम्दानी र खर्चबीच Matching Concept लाई समेत पुष्ट्याई गर्न सहयोग पुग्ने हुन्छ । यस पद्धतिमा आय लेखाङ्कन गर्दा भुक्तानी पाउने अधिकार सृजना (Right to Receive) भएको अवस्थामा आय लेखाङ्कन गरिनु पर्छ भने खर्चको सन्दर्भमा भुक्तानी दिनु पर्ने दायित्व (Obligation to Pay) सृजना हुनासाथ खर्च भएको मानि लेखाङ्कन गरिनु पर्दछ । यस किसिमको लेखाङ्कन पद्धतिमा नगद प्राप्ति वा भुक्तानीलाई मात्र लेखाङ्कनको आधार मानिदैन ।

ऐनको दफा २४ बमोजिम एक्रुयल आधारको लेखाङ्कन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ:

- (१) कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन एक्रुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानि निजको आयको गणनामा समावेश गर्नु पर्नेछ ।
- (२) उपदफा (१) मा उल्लेखभए बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी गर्ने प्रयोजनको लागि देहायका खर्चहरू व्यहोरेको मानिनेछ :-
- (क) कुनै अर्को व्यक्तिबाट भएको भुक्तानीको सट्टामा त्यस्तो खर्च समावेश भएको कुनै भुक्तानी गरिएको भएमा देहायको अवस्थामा खर्च व्यहोरेको मानिनेछ :-
- (१) सो व्यक्तिमा सो भुक्तानी गर्ने दायित्व रहेकोमा,
 - (२) त्यस्तो दायित्वको मूल्य यथार्थ परक ढङ्गले अनुमान गर्न सकिने भएकोमा, र
 - (३) अर्को व्यक्तिबाट भुक्तानी प्राप्त भएकोमा, वा
- (ख) खण्ड (क) मा उल्लिखित अवस्थाबाहेक अन्य सबै अवस्थामा भुक्तानी गरिएको समयमा खर्च व्यहोरेको मानिनेछ ।
- (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैकिङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैकिङ्ग सम्बन्धी प्रचलित कानूनका अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ ।
- तर सहकारी संस्थाले व्याज आयको लेखाङ्कन नगद आधारमा समेत गर्न सक्नेछ ।
- (४) व्यवसाय वा लगानीबाट भएको कुनै व्यक्तिको आय एक्रुयल आधारमा गणना गर्दा सो व्यक्तिले आफूले पाउनु पर्ने कुनै भुक्तानी समावेश गरेकोमा वा आफूले व्यहोर्नु पर्ने कुनै भुक्तानी कट्टा गरेको मा सट्टी दरको फरकको कारण समेतले गर्दा सो व्यक्तिले भुक्तानी पाउँदा वा भुक्तानी दिँदा फरक पर्न गएमा फरक रकमलाई भुक्तानी प्राप्त हुँदा वा दिँदा समायोजन गर्नु पर्नेछ ।

कर लेखाङ्कन तरिका, समय एवं आधारका बारेमा विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद ८ मा गरिएको छ ।

१८.४ व्यवसायको आयमा समावेश हुने रकम

ऐनको दफा ७ मा व्यवसायबाट भएको आयको गणनाका सम्बन्धमा समावेश हुने रकम उल्लेख छ । उपदफा (१) मा कुनै व्यक्तिको व्यवसायको आयको सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :

- ७(१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसाय संचालनबाट भएको मुनाफा र लाभहरू सो व्यक्तिको सो व्यवसायको सो वर्षको आय हुनेछ ।

कुनै पनि आय वर्षमा व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभ सो व्यक्तिको सो आय वर्षको व्यवसायको आय हुन्छ ।

उदाहरण १८.४.१ : मानौं, ABC Company एक उत्पादनमूलक कम्पनी रहेछ । यस कम्पनीको आ. ब. २०६५।६६ मा भएको कारोवारबाट रु. २ करोड प्राप्त भएको रहेछ र उक्त कम्पनीमा रहेको ब्यवसायिक सम्पत्ति बिक्री बापत रु. २० लाख लाभ भएको रहेछ । यसरी भएको मुनाफा र लाभ गरी जम्मा रु. २ करोड २० लाख कर प्रयोजनको लागि उक्त आ.ब. मा सो कम्पनीको व्यवसायको आय मानिन्छ ।

कुनै पनि व्यक्तिको व्यवसायको आय गणना गर्दा ऐनको दफा ७ को उपदफा (२) मा उल्लिखित निम्नानुसार रकम समावेश गरी गर्नु पर्दछ :

७(२) कुनै व्यक्तिको कुनै आय वर्षमा व्यवसाय संचालनबाट भएको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षभित्र प्राप्त गरेको देहायका रकमहरू समावेश गरी गणना गर्नु पर्नेछ :-

७(२)(क) सेवा शुल्क,

सेवा शुल्क भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवाबापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्भन्धु पर्छ र सो शब्दले कमिशन, वैठक भत्ता, व्यवस्थापन शुल्क (Management Fee) वा प्राविधिक सेवा शुल्क (Technical Service Fee) लाई समेत जनाउँछ । उदाहरणको लागि, परामर्शदाता लाई निजले सेवा उपलब्ध गराएबापत दिईने भुक्तानी (Consultancy Fee), लेखापरीक्षण सेवा उपलब्ध गराएबापत लेखापरीक्षकलाई दिईने पारिश्रमिकलाई जनाउँछ । तर कर्मचारी आन्तरिक लेखापरीक्षक भए निजलाई दिईने पारिश्रमिक भने पारिश्रमिक अन्तर्गत पर्दछ । त्यस्तै बिक्री प्रबन्धको लागि नियुक्त एजेण्ट (Sales Agent) लाई दिईने कमिशन, तर बिक्रीको लक्ष हासिल गरे बापत तोकिएका कर्मचारीलाई उपलब्ध हुने कमिशन भने पारिश्रमिक अन्तर्गत पर्दछ ।

ऐनको दफा २ को खण्ड (क म) मा सेवा शुल्कलाई निम्नानुसार परिभाषित गरिएको छ : “सेवा शुल्क” भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवाबापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्भन्धु पर्छ र सो शब्दले कमिशन, वैठक भत्ता, व्यवस्थापन शुल्क वा प्राविधिक सेवा शुल्कलाई समेत जनाउँछ ।

सेवा शुल्कमा सामान्यतया श्रम, सीप, ज्ञानको प्रयोग बापत प्राप्त हुने शुल्क, अर्थात व्यवस्थापन शुल्क, कमिशन, परामर्श शुल्क जस्ता आय समावेश हुन्छन् । यस अन्तर्गत, वासिन्दा व्यक्तिले नेपालभित्र प्रदान गर्ने हस्पिटालिटी सेवा, ढुवानी सेवा, दूर संचार सेवा, विज्ञापन सेवा, ईन्टरनेट सेवा जस्ता ब्यवसायिक र निरन्तर रुपमा प्रदान गरिने सेवाको भुक्तानी भने सेवा शुल्क अन्तर्गत पर्दैनन् ।

७(२)(ख) व्यापारिक मौज्जातको निःसर्गबाट प्राप्त रकम,

व्यापारिक मौज्जातको बिक्री वा अन्य कुनै किसिमले भएको निःसर्गबाट प्राप्त रकमलाई व्यवसायको आय गणनामा समावेश गर्नु पर्दछ। यहाँ व्यापारिक मौज्जात भन्नाले बिक्रीयोग्य बस्तुलाई लिईएको छ। कुनै पनि व्यवसायको मुख्य कारोवारबाट प्राप्त हुने रकमलाई व्यापारिक मौज्जातको निःसर्गबाट प्राप्त गरिने रकम मानि गणना गर्नु पर्दछ। व्यवसायमा प्रत्यक्ष वा अपत्यक्ष (जस्तै: Packing Material) रूपमा बिक्रीको प्रयोजनको लागि राखिएका सम्पत्तिलाई व्यापारिक मौज्जात भनिन्छ। त्यसैगरी उत्पादनको क्रममा रहेको कार्य प्रगति (Work-in progress) लाई पनि व्यापारिक मौज्जात भनिन्छ। व्यक्तिको व्यवसायको आधारमा यस्तो बस्तुको उदाहरण फरक फरक हुन सक्दछ। जस्तै: फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्जात हुन्छ भने अन्य व्यक्तिको लागि भने सो ह्रास योग्य सम्पत्ति मानिन्छ।

ऐनको दफा २ को खण्ड (क ज) मा व्यापारिक मौज्जातलाई निम्नानुसार परिभाषित गरिएको छ :

“व्यापारिक मौज्जात” भन्नाले कुनै व्यक्तिको स्वामित्वमा रहेको निजद्वारा संचालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति र सम्पत्तिमा समाविष्ट हुने सामग्रीहरूको मौज्जात सम्भन्धु पर्छ।

तर यस शब्दले विदेशी मुद्रामा रहेको सम्पत्तिलाई जनाउने छैन।

कुनै व्यक्तिसंग विदेशी मुद्रा मौज्जात रहेछ भने त्यस्तो सम्पत्तिलाई व्यवसायिक सम्पत्ति (Foreign Currency Assets) मानिन्छ र उक्त विदेशी मुद्रामा रहेको सम्पत्तिलाई व्यापारिक मौज्जात मानिदैन। विदेशी मुद्राको मौज्जातलाई ऐनको दफा २८ बमोजिम नेपाली मुद्रामा परिवर्तन गरी बैंक तथा नगद मौज्जात (Cash & bank balance) मा समावेश गर्नु पर्दछ। तर, त्यसरी नेपाली मुद्रामा परिवर्तन गर्दा हुन आउने बिनिमय नाफा वा नोक्सानलाई आयकर प्रयोजनका लागि भने आयमा समावेश गर्न वा खर्च कट्टी गर्न पाइदैन। विदेशी मुद्रामा रहेको सम्पत्ति प्राप्त गर्दा वा प्रयोग गर्दा प्राप्त गरेको वा प्रयोग गरेको समयको बिनिमय दरले हुन आउने बिनिमय नाफा नोक्सानलाई मात्र आयकर प्रयोजनका लागि आय वा खर्चमा समावेश गर्नु पर्दछ। बैंक तथा बित्तीय संस्थाको हकमा भने यस सन्दर्भमा नेपाल राष्ट्र बैंकले कुनै मापदण्ड निर्धारण गरेको भए सोही अनुसार अन्यथा माथि उल्लेख भए अनुसार नाफा नोक्सानको लेखाङ्कन गर्नु पर्दछ।

७(२)(ग) परिच्छेद-८ बमोजिम गणना गरिएको कुनै व्यक्तिको व्यवसायिक सम्पत्ति वा व्यवसायिक दायित्वको निःसर्गबाट प्राप्त खूद लाभ,

माथि (क) मा उल्लिखित सेवा शुल्क र (ख) मा उल्लिखित व्यापारिक मौज्जातको निःसर्गबाट प्राप्त रकमसमेत भुक्तानी पाएको पूरै रकम (Gross Receipt) आयमा समावेश गर्नु पर्दछ भने यो खण्ड बमोजिम भुक्तानी भएको पूरै रकम आयमा समावेश नगरी ऐनको परिच्छेद ८ बमोजिम खूद लाभ गणना गरी खूद लाभ भएको रकम मात्र आयमा समावेश गर्नु पर्दछ।

व्यवसायिक सम्पत्ति र दायित्वको निःसर्ग (Disposal) बाट हुने लाभ गणना यस ऐनको परिच्छेद-८ अनुसार गरिन्छ। सम्पत्तिको हकमा बिक्री वा किस्ताबन्दीमा बिक्री गरी, अन्य सम्पत्ति वा दायित्वमा

गाभिई, नासिई, हराई, अंशबण्डा वा हक हस्तान्तरण गरी, साटासाट गरी वा कुनै तवरबाट आफ्नो स्वामित्व हट्ने माध्यमलाई सम्पत्तिको निःसर्ग (Disposal) मानिन्छ। त्यस्तै, दायित्वको हकमा दायित्व भुक्तान गरी, दायित्वबाट मुक्त भई, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, दायित्व रद्द भई वा कुनै पनि माध्यमबाट दायित्व मुक्त भएको खण्डमा दायित्वको निःसर्ग मानिन्छ। सो निःसर्गबाट प्राप्त खूद लाभ व्यवसायको आय गणना गर्दा समावेश गर्नु पर्दछ। व्यवसायिक सम्पत्तिमा व्यापारिक मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिबाहेक अन्य सम्पत्ति, जस्तै : शेयर, जग्गा, लिनु पर्ने रकम, पेशकी हिसाब, नगद तथा बैंक मौज्जात आदि पर्दछन्।

ऐनको दफा २ को खण्ड (क ट) मा व्यवसायिक सम्पत्तिलाई निम्नानुसार परिभाषित गरिएको छ :

“व्यवसायिक सम्पत्ति” भन्नाले कुनै व्यवसायमा प्रयोग गरिएको कुनै सम्पत्ति सम्भन्नु पर्छ।

तर यस शब्दले व्यापारिक मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिलाई जनाउँने छैन।

यसै निर्देशिकाको परिच्छेद २ मा व्यवसायिक सम्पत्तिबारे थप व्याख्या गरिएको छ।

व्यवसायिक सम्पत्ति र दायित्वको निःसर्ग (Disposal) बाट हुने लाभको गणना ऐनको परिच्छेद-८ अनुसार गरिन्छ। सो परिच्छेद अनुसार गणना गरिएको लाभलाई व्यवसायिक आय मानिने हुँदा यस दफा अनुसार व्यवसायको आय गणना गर्दा समावेश गर्नु पर्दछ। व्यवसायिक सम्पत्तिमा व्यापारिक मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिबाहेक अन्य सम्पत्ति, जस्तै: लिनु पर्ने रकम, पेशकी हिसाब, धितोपत्र, जग्गा आदिमा गरेको लगानी, नगद तथा बैंक मौज्जात आदि पर्दछन्। ऐनको परिच्छेद-८ मा उल्लिखित व्यवसायिक सम्पत्ति र दायित्वको निःसर्ग (Disposal) बाट हुने लाभका सन्दर्भमा यसै निर्देशिकाको परिच्छेद २२ मा विस्तृत व्याख्या गरिएका छ।

७(२)(घ) व्यवसायको ह्रासयोग्य सम्पत्तिको निःसर्गबाट अनुसूची-२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम प्राप्त गरेको मानिने रकम,

समय एवं उपभोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिलाई ह्रास योग्य सम्पत्ति मानिन्छ। व्यक्तिको व्यवसायको प्रकृतिको आधारमा यस्तो बस्तुको उदाहरण फरक फरक हुन सक्दछ। जस्तै: फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्जात हुन्छ भने अन्य व्यवसायमा त्यसको प्रयोग भएको छ भने सो ह्रासयोग्य सम्पत्ति मानिन्छ। सामान्यतया: समय एवं उपभोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिको उपभोग गरी आय आर्जन गर्ने कार्य भएको छ भने त्यस्तो सम्पत्तिलाई ह्रासयोग्य सम्पत्ति भनिन्छ।

ऐनको दफा २ को खण्ड (क र) मा ह्रासयोग्य सम्पत्तिलाई निम्नानुसार परिभाषित गरिएको छ :

“ह्रासयोग्य सम्पत्ति” भन्नाले कुनै व्यवसाय वा लगानीमा आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट, पुरानो हुँदै गएको वा समय व्यतित हुँदै गएको कारणबाट मूल्यमा ह्रास हुने सम्पत्ति सम्भन्नु पर्छ।

तर यस शब्दले व्यापारिक मौज्जातलाई जनाउँने छैन।

ह्रासयोग्य सम्पत्तिको कुनै पनि वर्ग (Pool) मा रहेका सम्पूर्ण सम्पत्तिको ह्रासको आधार (ह्रास खर्च कट्टी गर्नु पूर्वको रकम) रकमलाई सोही वर्गको कुनै वा सबै सम्पत्ति बिक्री वा निःसर्गबाट प्राप्त रकमबाट घटाउँदा सम्पत्तिको निःसर्गबाट प्राप्त रकम भन्दा उक्त वर्गको सम्पूर्ण सम्पत्तिको ह्रास आधार रकम कम भएमा बढी भएजतिको रकमलाई सो वर्गमा सम्पत्ति बाँकी रहे वा नरहे तापनि यस दफा अन्तर्गत लाभ मानि आय गणना गर्नु पर्दछ । जुन तल उल्लेख गरिएको उदाहरणबाट प्रष्ट हुन्छ ।

उदाहरण १८.४.२ : मानौं, ABC कम्पनीको आ.व. ०६५।६६ को ह्रासकट्टी गर्नु पूर्व समूह “ख” कम्प्यूटर र फर्निचर रहेको सम्पत्तिको ह्रास आधार रु. ९,००,०००।- रहेछ । कम्पनीले सो समूहको फर्निचर रु. १०,००,०००।- मा सोही आ.व. मा बिक्री गरेको रहेछ भने उक्त सम्पत्ति बिक्रीबाट प्राप्त गरिने लाभ (Balancing Charge) रकमलाई निम्नानुसार आयमा समावेश गर्नु पर्दछ ।	
“ख” वर्गको सम्पूर्ण सम्पत्तिको ह्रास आधार (ख)	९,००,०००।-
“ख” वर्गमा पर्ने सम्पत्ति मध्ये फर्निचरको निःसर्गबाट प्राप्त रकम (क)	१०,००,०००।-
लाभ (क-ख) :	१,००,०००।-
उदाहरण १८.४.३ : माथि उल्लेख गरिएको उदाहरण नं. १८.४.२ मा उल्लेख भएको “ख” वर्गमा रहेका फर्निचर तथा कम्प्यूटर सामान सम्पूर्णनै बिक्री भएको अवस्थामा उक्त वर्ग विघटन भएको मानिन्छ । मानौं, फर्निचर रु.१०,००,०००।- मा र कम्प्यूटर रु. ५,००,०००।- गरी जम्मा रु. १५,००,०००।- मा बिक्री भएको अवस्थामा उक्त समूहको विघटनको लाभ वा नोक्सान गणना निम्नानुसार गरिन्छ ।	
सम्पत्ति समूह “ख” को निःसर्गबाट प्राप्त रकम	१५,००,०००।-
सम्पत्ति समूह “ख” को ह्रासकट्टी आधार	९,००,०००।-
सम्पत्ति समूह “ख” को निःसर्गबाट भएको लाभ	:६,००,०००।-
यसरी समूहको विघटनबाट भएको लाभलाई आय गणना गर्दा आयमा समावेश गर्नुपर्दछ ।	
उदाहरण १८.४.४ : मानौं, माथि उदाहरण नं. १८.४.२ मा उल्लेख गरिए अनुसार कम्प्यूटर विग्रेर काम नलाग्ने भयो वा उक्त कम्प्यूटर चोरी भयो । त्यस्तो अवस्थामा ऐनको दफा ४० बमोजिम निःसर्ग भएको मानिन्छ र निम्नानुसार गणना गरिन्छ ।	
ह्रास आधार	९,००,०००।-
निःसर्गबाट प्राप्त रकम	०।-
बाँकी ह्रास आधार	९,००,०००।-
उल्लिखित उदाहरणमा सम्पूर्ण “ख” वर्गको सम्पत्तिमा रहेको फर्निचर बाँकी नै भएकाले वर्ग विघटन नभएको हुँदा सोही अनुसार ह्रास गणना गर्नु पर्दछ ।	

७(२)(ड) व्यवसायका सम्बन्धमा कुनै व्यक्तिबाट प्राप्त गरेको उपहार,

व्यवसायका क्रममा कुनै व्यक्तिबाट प्राप्त गरेको उपहार छन् भने सो उपहारलाई पनि व्यवसायको आयमा समावेश गर्नु पर्दछ ।

उदाहरण १८.४.५: मानौं, दिवाकर भन्ने व्यक्ति सोनि टि.भि. कम्पनीको डिलर रहेछन् । आ.व. २०६५।६६ मा कम्पनीले तोकेको लक्ष हासिल गरेको कारण रु. २५,००० पर्ने एउटा टि.भि. प्राप्त गरेका रहेछन् । यसरी प्राप्त भएको थप प्रतिफललाई उपहार भनिन्छ । सो टि.भि. व्यवसायसंग सम्बन्धित उपहार भएको हुँदा व्यवसायको आयमा समावेश गर्नु पर्दछ ।

ऐनको दफा २ को खण्ड (ज) मा उपहारलाई निम्नानुसार परिभाषित गरिएको छ :

“उपहार” भन्नाले कुनै प्रतिफल विनाको भुक्तानी वा प्रतिफल सहितको भुक्तानी भएमा प्रतिफलको बजार मूल्य भन्दा भुक्तानीको बजार मूल्य बढी भएमा बढी भएको हदसम्मको भुक्तानी सम्भन्धनु पर्छ ।

७(२)(च) व्यवसाय संचालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरेको रकम, व्यवसाय संचालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकारेको सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट पारिएको छ ।

उदाहरण १८.४.६: मानौं, नेपाल रसबेरी फ्याक्ट्री र जुसबेरी कं. प्रा.लि. बीचमा कमलादी क्षेत्रमा रसबेरीले आफ्नो उत्पादन बिक्री नगरे बापत जुसबेरीले मासिक रु. १ लाख दिने भन्ने सम्झौता (Contract) भएको रहेछ भने यस अवस्थामा रसबेरीले उक्त प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त रु. १ लाख आफ्नो व्यवसायको आयमा समावेश गर्नु पर्दछ ।

७(२)(छ) कुनै व्यक्तिले प्राप्त गरेको रकम लगानीबाट हुने आयमा समावेश हुने प्रकृतिको भए तापनि त्यस्तो व्यक्तिले आफ्नो व्यवसायसंग प्रत्यक्षरूपमा सम्बन्धित भई प्राप्त गरेको रकम, र

सामान्यतया: कम्पनीको सवै आय ब्यवसायिक आय हुने हुँदा आयको प्रकृति लगानी भए तापनि ब्यवसायिक आयमा समावेश गर्नु पर्दछ । तसर्थ बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीबाट प्राप्त गरेको व्याज आयलाई यस दफा अन्तर्गत आय गणना गर्ने प्रयोजनको लागि यसै खण्ड अन्तर्गत समावेश गर्नु पर्दछ । वास्तवमा कर्जा लगानीबाट भएको आय सामान्यतया: लगानीबाट गरिएको आर्जन भए तापनि व्यवसायको मुख्य कारोवार कर्जा लगानीसंग सम्बन्धित रहेको भए व्याज आयलाई व्यवसायको आयमा समावेश गर्नु पर्दछ ।

७(२)(ज) परिच्छेद-६ वा ७ वा दफा ५६ वा ६० बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।

ऐनको परिच्छेद-६ वा ७ र दफा ५६ वा ६० बमोजिम समावेश गरिनु पर्ने रकमको केहि उदाहरण निम्नानुसार छन् :

दफा २२	लेखाको तरिका (नगद वा एक्रुयल) अनुसार समावेश हुने रकम
दफा २२	लेखाको तरिका परिवर्तनबाट (नगद वा एक्रुयलबाट रूपान्तर) अनुसार समावेश हुने रकम
दफा २३	नगद आधारमा समावेश हुने रकम
दफा २४	एक्रुयल आधारमा समावेश हुने रकम स्वीकृत तरिका बमोजिमका बैकिंग व्यवसायका रकम
दफा २५	तिर्न नपर्ने रकम समावेश हुने अपलेखित खराव कर्जा उठेको रकम समावेश गर्ने
दफा २६	दीर्घकालीन करारको रकम समावेश गर्ने
दफा २७	सुविधाको परिमाणीकरण गर्ने
दफा २८	विदेशी मुद्रामा रहेको हिसावको रूपान्तरण र समावेश
दफा २९	अप्रत्यक्ष भुक्तानीको परिमाणीकरण
दफा ३१	क्षतिपूर्ति रकम समावेश गर्ने
दफा ३२	वित्तीय पट्टा र वार्षिक वृत्तिको रकम समावेश गर्ने
दफा ३३	मूल्य हस्तान्तरण भएको रकम समावेश गर्ने
दफा ३४	आय खण्डीकरण भएको रकम समावेश गर्ने
दफा ३५	कर मुक्तिको सामान्य नियम अनुसारका रकम समावेश गर्ने
दफा ५६	मुनाफा रहितको वितरण आयमा समावेश गर्ने
दफा ६०	बीमा व्यवसायको रकम समावेश गर्ने

व्यवसायको लेखाङ्कन एवं तरिकामा भएको परिवर्तन समेतका आधारमा आय गणना हुने व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप स्पष्ट पारिएको छ ।

उदाहरण १८.४.७: मानौं, देवेन महारा कानुन व्यवसायी रहेछन्। निजले आफ्नो पेशाबाट प्राप्त हुने आय नगदको आधारमा लेखाङ्कन गरिआएका रहेछन्। निजले आ.व. २०६५।६६ मा **Cash Basis** बाट **Accrual Basis** मा लेखाङ्कन तरिका परिवर्तन गर्न विभागसमक्ष निवेदन दिएका रहेछन्। हिसाब किताब प्रचलित लेखा सिद्धान्तसँग मेल खाने भएकोले विभागले समेत सो परिवर्तनलाई आ.व. २०६५।६६ देखि लागू हुने गरी स्वीकृति दिएको रहेछ। यसरी लेखाङ्कन परिवर्तन हुनु अधिको अवस्थामा निजको हिसाब किताबको अवस्था निम्नानुसार रहेछ :-

१.२०६४।६५ सम्म सेवा दिइसकेको तर नगद प्राप्त नभएको हुँदा सो आ.व.मा आम्दानीमा समावेश नगरेको रु. ८०,०००।-

२.२०६४।६५ सम्म सेवा वापत पेशकी तिरेको (सेवा प्रदान २०६५।६६) तर सेवा प्रदान गर्न बाँकी भए तापनि नगद आधारमा सो आ.व.मा आम्दानीमा समावेश गरेको रु. ३०,०००।-

३.२०६४ माघ देखि २०६५ पौष मसान्तसम्मको घरबहाल आ.व. २०६४।६५ मा भुक्तान गरेको र नगद आधारमा आ.व. २०६४।६५ का खर्च कट्टी दावी गरिसकेको रु.४८,०००।-

उपर्युक्त अवस्थामा आ.व. २०६५।६६ मा निजले निम्नानुसार आय तथा कट्टी दावी समायोजन गर्नु पर्ने हुन्छ :-

१. आ.व. २०६४।६५ सम्म सेवा प्रदान गरिसकेको वापत प्राप्त हुन बाँकी रु ८०,०००।- लाई **Accrual Basis** मा आ. व. २०६५।६६ मा आम्दानीमा समावेश गर्नु पर्ने,

२. २०६४।६५ सम्म सेवा प्रदान गर्नु अगावै पेशकी लिएको रकम आ.व. २०६५।६६ मा सेवा प्रदान गरेतापनि आय २०६४।६५ मा नै गणना भइसकेको हुँदा रु ३०,०००।- दोहोरा आय गणना गर्नु नपर्ने। अर्थात् आ.व. २०६५।६६ मा सेवा प्रदान भए तापनि सो आ.व.को आयमा समावेश गर्नु नपर्ने,

३. घर बहाल खर्च पेशकी रु ४८,०००।- मध्ये ६ महिनाको रु २४,०००।- आ.व. २०६५।६६ सँग सम्बन्धित भए तापनि नगद आधारमा आ.व. २०६४।६५ मा नै कट्टी दावी गरिसकेको हुँदा आ.व. २०६५।६६ मा कट्टी दावी गर्न नपाउने।

आ.व. २०६५।६६ मा यस्ता आय तथा कट्टी दावी गर्ने खर्च रकम दोहोरा नपर्ने गरी समायोजन गरेपश्चात त्यस पछिका आय वर्षमा भने **Accrual Basis** मा लेखाङ्कन गर्नु पर्दछ।

ऐनको परिच्छेद-७ मा उल्लेख भए बमोजिम कुनै व्यक्तिद्वारा गरिएको कारोवारको भुक्तानी नगदमा मात्रै नभई सम्पत्तिको हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य वरावरको रकमलाई आयमा समावेश गर्नु पर्दछ। यसरी हस्तान्तरित सम्पत्तिको मूल्य दुई पक्षबीच भएको सम्झौतामा उल्लेख गरिएको मूल्य वा किताबी मूल्यलाई आधिकारिक कारोवार मूल्य नमानि सो वखत हस्तान्तरित सम्पत्तिको बजार अनुसार यकीन गरिएको मूल्यलाई ऐनको प्रयोजनको लागि आधिकारिक मूल्य मानि आयमा समावेश गर्नु पर्दछ। यसरी गरिएको कारोवार

व्यवसायसंग सम्बन्धित भएको हुँदा व्यवसायको आय गणना गर्दा समावेश गर्नु पर्दछ । उक्त ब्यहोरा तलको उदाहरणबाट स्पष्ट पारिएको छ :

उदाहरण १८.४.८: मानौं, दिगम वान्तवा भन्ने व्यक्तिले स्कट नेपाल प्रा.लि. नामको संस्थालाई कुनै सेवा उपलब्ध गराएका रहेछन् । उक्त संस्थाले निज दिगमलाई सो सेवाको मूल्य नगदमा भुक्तानी नदिई एउटा टेलिभिजन दिएको रहेछ । उक्त टेलिभिजनको बजार मूल्य रु. ५०,००० रहेछ भने सो अवस्थामा निज वान्तवाले नगदमा भुक्तानी नलिए पनि रु. ५०,००० को भुक्तानी प्राप्त गरे सरह मानिनेछ ।

ऐनको दफा ५६ (३) अनुसार निकायले हिताधिकारीलाई गरेको कुनै भुक्तानीले निकायको मुनाफाभन्दा बढी रकम वितरण गरेको देखिएमा सो बढी जति रकमलाई आयमा समावेश गर्ने व्यवस्था गरेको छ । यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ ।

ऐनको दफा ६० अनुसार सामान्य बीमा व्यवसायबाट हुने आय यस खण्डमा समावेश गरी विवरण भर्नु पर्दछ । यस सम्बन्धमा विशेष तथा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १९ मा उल्लेख गरिएको छ ।

१८.५ व्यवसायको आयमा समावेश नहुने रकम

ऐनको दफा ७ को उपदफा (३) मा व्यवसायको आयमा समावेश नहुने रकमका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरिएको छ :

७(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १०, ५४ र ६९ बमोजिम छुट पाउने रकम र अन्तिमरूपमा कर कट्टी हुने भुक्तानीहरू व्यवसाय संचालनबाट भएको मुनाफा र लाभको गणना गर्दा समावेश गर्नुपर्नेछैन ।

ऐनको दफा १० बमोजिम निम्नानुसारको रकमलाई आयमा समावेश गर्नु पर्दैन ।

१०(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,

नेपाल सरकार र अन्य कुनै पनि विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय सन्धिमा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने व्यक्तिले सो सन्धिको अधीनमा रही प्राप्त गरेको रकम कर छुटको रकम हुनेछ ।

१०(छ) छुट पाउने संस्थाले देहायबापत प्राप्त गरेको रकम :-

(१) चन्दा, उपहार,

(२) दफा २ को खण्ड (घ) बमोजिमको छुट पाउने संस्थालाई प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसंग प्रत्यक्ष रूपले सम्बन्धित अन्य योगदानहरू, वा

(३) नेपाल राष्ट्र बैंकले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम, वा

(४) नेपाल धितोपत्र बोर्डले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम ।

छुट पाउने संस्थाले प्राप्त गरेको चन्दा, उपहार वा छुट पाउने संस्थाबाट प्रतिफल प्राप्त गरी वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसंग प्रत्यक्ष रूपले सम्बन्धित अन्य योगदान एवं नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकमसमेत कर छुट हुने रकम मानिन्छ ।

उदाहरण १८.५.१ : मानौं, नेपाल दलित विकाश मञ्च विभागमा कर छुट पाउने संस्थाको रूपमा दर्ता भएको एक निकाय रहेछ । उक्त मञ्चलाई विभिन्न दाताबाट रु ५००,००० चन्दा प्राप्त भएको रहेछ । त्यस्तै नेपाल सरकारबाट दलित उत्थान कार्यमा खर्च गर्ने गरी रु. १० लाख अनुदान प्राप्त भएको रहेछ भने त्यस्तो दुवै रकम उक्त निकायको लागि कर छुट रकम मानिन्छ र आयकर प्रयोजनको निमित्त आयमा समावेश गर्नु पर्दैन ।

उदाहरण १८.५.२: मानौं, कुनै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले सडक बालबालिकालाई कम्प्युटर शिक्षा दिने तालिम संचालन गर्नको लागि कर छुट प्रमाणपत्र प्राप्त गरेको एक गैर सरकारी संस्था छनौट गरेको रहेछ । तालिम कार्यका लागि सो गैर सरकारी संस्थालाई दिएको रकम वापत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले तालिम (प्रतिफल) को आश गरेकाले कर छुट भएको निकाय भई सो गैर सरकारी संस्थाले आफ्नो उद्देश्य अनुसारकै कार्यक्रम संचालन गर्नका लागि रकम पाएता पनि यस्तो रकम अनुदान नभएकाले यसरी प्राप्त गरेको रकम (सेवा शुल्क) मा कर छुट हुंदैन ।

उदाहरण १८.५.३ : मानौं, नेपाल राष्ट्र बैंकले बैकिङ्ग विकास कोषमा रु २० करोड छुट्याएको रहेछ । उक्त कोषमा रहेको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेपमा रहेको र सो निक्षेपबाट नेपाल राष्ट्र बैंकलाई रु १ करोड व्याज आम्दानी भएको रहेछ । यस्तो आय नेपाल राष्ट्र बैंकको उद्देश्य अनुसार खर्च गर्ने कोषको आय भएको हुदा त्यस्तो आय छुट हुने आय मानिन्छ । व्याज भुक्तानी गर्ने व्यक्तिले त्यस्तो व्याज रकमको भुक्तानीमा समेत श्रोतमा कर कट्टी गर्नु पर्दैन ।

१०(भ) नेपाल सरकारको जुनसुकै प्रकारको आय ।

नेपाल सरकारको आय सम्पूर्ण रूपमा कर छुट हुने आय मानिएको छ । तसर्थ नेपाल सरकारलाई भुक्तानी गर्ने रकममा श्रोतमा कर कट्टी समेत गर्नु पर्नेछैन । यस सन्दर्भमा नेपाल सरकारको पूर्ण स्वामित्व भएको व्यवसायिक निकाय (जस्तै: राष्ट्रिय बाणिज्य बैंक) को आय भने यस खण्डको आधारमा छुट हुने आय मानिदैन ।

कम्पनी वा साभेदारीबाट वितरण गरिएको लाभांश

ऐनको दफा ५४ अनुसार कम्पनी र साभेदारीबाट वितरण गरिएको लाभांशमा अन्तिमरूपमा कर कट्टी गर्ने विधिद्वारा कर लगाइन्छ भने अन्य निकायले वितरण गरेमा कर नलाग्ने व्यवस्था छ । यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ ।

नियन्त्रित बिदेशी निकायद्वारा बितरण हुने रकम

नियन्त्रित बिदेशी निकायद्वारा ऐनको दफा ६९ को उपदफा (२) अनुसार बितरण हुने लाभांश रकम आय गणना गर्ने प्रयोजनको लागि समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १४ मा उल्लेख गरिएको छ ।

अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी

अन्तिमरूपमा कर कट्टी हुने ऐनको दफा ९२ अनुसारका भुक्तानीबाट प्राप्त भएको रकमलाई आयमा समावेश गर्नु पर्दैन । जस्तै: नेपाल श्रोत भएको भुक्तानीमा कर कट्टी गरी प्राप्त गरेको लाभांश रकमलाई ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी भुक्तानी गरिएको रकम मानिएको हुँदा यस्तो भुक्तानी रकमलाई आयमा समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १६ मा उल्लेख गरिएको छ ।

१८.६. कट्टी हुने रकम (Deductions)

१८.६.१ सामान्य कट्टी

कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायको आय निर्धारण गर्दा सामान्यतया: कारोवारसँग सम्बन्धित सम्पूर्ण खर्च कट्टी दाबी गर्न पाउनेछ । व्यवसायको लागि भएका सबै खर्च ऐनको दफा १३ तथा दफा २१ को अधीनमा रही खर्च कट्टी पाइन्छ । तर दफा १४ देखि १९ सम्मका खर्चको हकमा तत् तत् दफामा तोकिएको हदसम्म मात्र खर्च कट्टी पाइन्छ । सो सम्बन्धमा ऐनको दफा १३ मा निम्नानुसारको व्यवस्था गरेको छ :

१३. कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि यस ऐनको अधीनमा रही कारोवारसँग सम्बन्धित देहायका खर्चहरू कट्टी गर्न पाउनेछ :-

(क) सो आय वर्षमा भएका,

(ख) सो व्यक्तितबाट भएका, र

(ग) व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका ।

यस दफाले व्यवसायबाट आय आर्जन गर्ने कार्यसँग सम्बन्धित सो वर्ष भएको र सो व्यक्तिले गरेको खर्च सामान्य कट्टीको रूपमा खर्च दाबी गर्न सक्ने व्यवस्था गरेको छ । माथि उल्लिखित तिनवटै अवस्था पूरा नभएको खण्डमा भने खर्च दाबी गर्न सकिंदैन ।

उदाहरण १८.६.१ : मानौं, नेपाल दक्षता कम्पनी प्रा. लि. ले आय वर्ष २०६४।६५ मा आफ्नो व्यवसायिक प्रयोजनको निमित्त रु. १० हजारको बिज्ञापन गरेको रहेछ। उक्त वर्ष सो कम्पनीले सो रकमको नगद भुक्तानी नगरी आ.ब. २०६५।६६ मा मात्र गरेको रहेछ। उक्त खर्च रकम सो कम्पनीले आ.ब. २०६४।६५ मा गरेको र सो खर्च व्यवसायसँग सम्बन्धित समेत भएकोले आ.ब. २०६४।६५ मा खर्च कट्टी पाउँदछ।

तर, सो कम्पनीले उक्त खर्च आ.ब. २०६४।६५ मा दाबी नगरी आ.ब. २०६५।६६ मा गरेको खण्डमा उक्त खर्च रकम सो कम्पनीले गरेको र सो खर्च व्यवसायसँग सम्बन्धित भए तापनि आ.ब. २०६५।६६ को आय आर्जन गर्ने कार्यसँग सम्बन्धित नभएकोले आ.ब. २०६५।६६ मा खर्च कट्टी पाउन सक्दैन।

प्रारम्भिक एवं पूर्व संचालन खर्चलाई कारोवार प्रारम्भ भएको वर्ष उपर्युक्त शीर्षकमा एकमुष्ट रुपमा सोही वर्ष खर्चका रुपमा कट्टा गर्न पाइनेछ। प्रारम्भिक एवं पूर्व संचालन खर्चलाई स्थगन गरी आगामी वर्षमा खर्चको रुपमा दाबी गर्न सकिदैन र पूँजीगत प्रकृतिका बाहेक त्यस्ता खर्चलाई स्थायी सम्पत्तिमा समेत समावेश गर्न पाइदैन।

१८.६.२ व्याज कट्टी

कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायको आय निर्धारण गर्दा सामान्यतया: कारोवारसँग सम्बन्धित सम्पूर्ण व्याज खर्च कट्टी दाबी गर्न पाउनेछ। सो सम्बन्धमा ऐनको दफा १४ मा निम्नानुसारको व्यवस्था गरेको छ :

१४(१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सिर्जना भएको देहायको ऋण दायित्व अन्तर्गत सो वर्षमा लागेका सबै व्याज कट्टी गर्न पाउनेछ :-

(क) कुनै रकम ऋण लिएवापत सो ऋण दायित्व सिर्जना भएकोमा सो रकम सोही वर्ष प्रयोग गरिएको वा सो वर्षमा प्रयोग गरिएका कुनै सम्पत्ति खरीद गर्न प्रयोग गरिएको, वा

(ख) अन्य कुनै अवस्थामा सो ऋण दायित्व सिर्जना हुन गएको ।

दफा २(कभ) अनुसार, “व्याज” भन्नाले देहायका भुक्तानी वा लाभ सम्भन्धु पर्छ :-

(१) साँवाँ बाहेक ऋण दायित्व अन्तर्गतको भुक्तानी,

(२) छुट, ऋण दायित्व अन्तर्गतको छुट, प्रिमियम, अदलबदल भुक्तानी वा त्यस्तै भुक्तानीको माध्यमबाट प्राप्त गरिएको लाभ, र

(३) वार्षिक वृत्ति वा किस्ताबन्दी बिक्री अन्तर्गत सम्पत्ति प्राप्त गर्ने व्यक्तिबाट वा वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्तिको प्रयोग वापत कुनै व्यक्तिलाई गरिने भुक्तानी मध्ये व्याज को रुपमा लिइने दफा ३२ बमोजिमका रकमहरू ।

उक्त परिभाषा अनुसार व्याज खर्चमा निम्न खर्च पर्दछन्:

ऋण दायित्व	व्याज
कर्जा, ऋण, निक्षेप	साँवा बाहेकका सबै भुक्तानी - सेवा शुल्क, नबीकरण शुल्क, व्याज, डकुमेन्टेशन शुल्क, अदल बदल शुल्क (Swap) (तर धितोमा रहेको सम्पत्तिको रजिष्ट्रेशन, बीमा, पोत वा शुल्क व्याज होइनन्, सम्बन्धित सम्पत्ति वा दायित्वका आउटगोइंग वा सामान्य खर्च हुन्)
वार्षिक वृत्ति	व्याज, प्रिमियम, बोनस
वित्तीय पट्टा	व्याज, प्रिमियम,
विनिमय पत्र, ट्रेजरी वील, डिप बण्ड, बण्ड, बचतपत्र	व्याज, छुट, प्रिमियम (तर डिवेन्चर, बण्ड वा बचतपत्र जारी गर्दाको खर्च व्याज नभई दायित्वमा भएको खर्च (Outgoings) हो)
नासो	व्याज, बृद्धि

ऐनको दफा १४ को उपदफा (१) अनुसार कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसायबाट भएको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले सो वर्षमा प्रयोग गरेको कुनै सम्पत्ति खरीद गर्न प्रयोग गरिएका ऋण दायित्व वा व्यवसायबाट आय आर्जन हुने कार्यका लागि सिर्जना भएको ऋण दायित्व अन्तर्गत सो वर्षमा लागेका सबै व्याज कट्टी गर्न पाउनेछ। तर त्यस्तो ऋण व्यवसायको काममा प्रयोग नगरिएको हदसम्मको व्याज भने खर्च कट्टी पाउँदैन।

कुनै सम्पत्ति खरीद गर्न ऋण दावी सिर्जना भएकोमा सो खरीद गरिएको सम्पत्ति व्यवसायमा प्रयोग गर्न शुरु भएको वर्ष देखिको सो ऋणमा लागेको व्याज खर्च कट्टी पाउँदछ। यस्तो सम्पत्तिको व्यवसायमा प्रयोग वर्षको बीचमा शुरु भए तापनि सो पूरै वर्षको व्याज खर्च कट्टी पाउँदछ।

उदाहरण १८.६.२ : मानौं, कुनै व्यक्तिले चालु आय वर्षमा प्रयोग भईरहेको मेशिन खरीद गर्नको लागि २ वर्ष अघि ऋण लिएको रहेछ भने सो ऋण दायित्वमा चालु आय वर्षमा लागेका व्याज कट्टी गर्न पाउनेछ। तर सो मेशिन प्रयोगमा आइ नसकेको भए त्यस्तो व्याज भने पूँजकीरण गरी सम्पत्तिको मूल्यमा समावेश गर्नु पर्छ, खर्च कट्टी गर्न पाइँदैन। यसको अलावा चालु पूँजीको (जस्तै: कर्मचारीलाई तलव दिन, उत्पादनमा प्रयोग भएको कच्चा पदार्थ खरीद गर्न आदि) को निमित्त लिएको ऋणको व्याज पनि कट्टी गर्न पाउनेछ।

उदाहरण १८.६.३ : मानौं, कुनै व्यक्तिले यो वर्ष मेशिन खरीद गर्नको लागि १२ प्रतिशत प्रतिवर्षका दरले व्याज तिर्ने गरी श्रावण १ गते रु.२ करोड ऋण लिएको रहेछ । सो मेशिन बैशाख १ गतेदेखि प्रयोगमा आएको रहेछ । ऋणका शर्त पूरा गर्न यो वर्ष निम्नानुसार खर्च व्यहोरिएको रहेछ :

क) सेवा शुल्क १ प्रतिशत वार्षिक नवीकरण शुल्क ०.५ प्रतिशत हरेक वर्षको श्रावण १ गते भुक्तानी हुने ।

ख) कर्जा रजिष्ट्रेशन शुल्क रु.२०,०००

ग) धितो मूल्यांकन रु.२००००, मालपोत रु.२०००, बीमा रु.३०,०००

घ) हरेक ३ महिनामा बैंक र बीमा कम्पनीले धितो स्वतन्त्र रूपमा निरीक्षण गराउदो रहेछ र मूल्यांकन कर्ताले प्रति भ्रमण रु.२००० लिदो रहेछ ।

यस्तो अवस्थामा निम्नानुसार खर्च कट्टी गर्न पाउनेछ :

- व्याज रकम रु. २६ लाख (व्याज रु. २४ लाख र सेवा शुल्क रु. २ लाख) हुनेछ र ऋण व्यक्तिगत प्रयोग भएको छैन ।
- ऋण र खरीद गरिएको सम्पत्तिको प्रत्यक्ष सम्बन्ध भएकाले भारित दर गणना गर्नु पर्दैन । खरीद गरिएको सम्पत्ति बैशाख १ मा व्यवसायमा प्रयोग गरिएकाले सो आय वर्षमा सो ऋणमा तिरिएको वा तिर्न पर्ने सबै व्याज दफा १४(१) बमोजिम कट्टी हुन्छ । तसर्थ पूँजीकरण हुने व्याज -शुन्य हुन्छ ।
- ऋण दावी भएको निकाय कर छुट हुने निकायद्वारा नियन्त्रित निकाय होइन । त्यसैले यो वर्षको व्याज रु. २६ लाखमध्ये पूँजीकरण हुने रु. ० घटाई बाँकी रहेको रु. २६ लाख व्याज खर्च कट्टी हुन्छ ।

कर्जा रजिष्ट्रेशन शुल्क रु.२०,००० र धितो मूल्यांकन रु.२०००० दायित्व वापतका आउटगोइंग हुन भने मालपोत रु.२०००, बीमा रु.३०,००० र आवधिक निरीक्षण शुल्क रु. ६,००० सम्पत्तिको सुरक्षासंग सम्बन्धित सामान्य खर्च हुन् ।

उदाहरण १८.६.४ : मानौं, जुट उत्पादन कम्पनीले यो वर्ष रु. ३० लाख ऋण ल्याई कच्चा जुट खरीद गरेको रहेछ । बैंकसंग कर्जा लिँदा सो ऋण कच्चा पदार्थ खरीद गर्ने शर्तमा ओभरड्राफ्ट लिई यो वर्ष रु.३४०,००० व्याज तिरेको रहेछ । कच्चा पदार्थ तथा व्यापारिक मौज्जातको खरीदमा लिएको चालु कर्जा भएकाले सो कर्जाको सबै व्याज दफा १४(१) बमोजिम व्याज खर्च मानिन्छ ।

१४(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमा नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई व्याज भुक्तानी गरेमा उपदफा (१) बमोजिम कट्टी गर्न पाउने त्यस्तो व्याज रकम देहायका रकमहरूको जम्मा भन्दा बढी हुने छैन :-

- (क) सो निकायको करयोग्य आयको गणनामा समावेश गरिने सो वर्षमा प्राप्त गरेको सबै व्याज रकम, र
- (ख) सो निकायबाट प्राप्त गरिएको कुनै व्याज समावेश नगरी वा सो निकायबाट बुझाइएको कुनै व्याज कट्टी नगरी गणना गरिएको सो निकायको सो वर्षको समायोजित करयोग्य आयको पचास प्रतिशत रकम ।

दफा १४ मा दिइएको स्पष्टीकरणमा कर छुट पाउने संस्थालाई निम्नानुसार स्पष्ट पारिएको छ :
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै आय वर्षको लागि “कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकाय” भन्नाले नेपाल सरकारवाहेक सो वर्षमा बासिन्दा निकाय भई सो बासिन्दा निकायमा सो वर्षको कुनै समयमा देहायका व्यक्ति वा संस्थाहरूको पच्चीस प्रतिशत वा सोभन्दा बढी निहित स्वामित्व वा नियन्त्रण रहेको निकाय सम्भन्नु पर्छ :-

- (क) कर छुट पाउने संस्था र सोसँग सम्बद्ध व्यक्ति,
- (ख) सो वर्षमा दफा ११ बमोजिम कर छुट पाउने व्यक्ति वा त्यस्तो व्यक्तिसँग सम्बद्ध व्यक्ति,
- (ग) गैर बासिन्दा व्यक्ति वा गैर बासिन्दा व्यक्तिसँग सम्बद्ध व्यक्ति, वा
- (घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित व्यक्तिहरूको कुनै संयोजन ।

उपर्युक्त परिभाषा अनुसार कर छुट पाउने व्यक्तिद्वारा नियन्त्रित निकाय हुन आय वर्षको कुनै पनि दिनमा निम्नानुसारको शेयर स्वामित्व गणना गर्नु पर्दछ :

- कर छुट पाउने संस्था वा निजका सम्बद्ध व्यक्तिको सो आय वर्षको कुनै दिन शेयरको चुक्ता पूँजीमा वा शेयर संख्यामा २५ प्रतिशत वा सो भन्दा बढी नियन्त्रण भएको, वा
- दफा ११ बमोजिमका कर छुट पाएका व्यक्ति वा निजका सम्बद्ध व्यक्तिको सो आय वर्षको कुनै दिन शेयरको चुक्ता पूँजीमा वा शेयर संख्यामा २५ प्रतिशत वा सो भन्दा बढी नियन्त्रण भएको, वा
- गैर बासिन्दा व्यक्ति वा निजका सम्बद्ध व्यक्तिको सो आय वर्षको कुनै दिन शेयरको चुक्ता पूँजीमा वा शेयर संख्यामा २५ प्रतिशत वा सो भन्दा बढी नियन्त्रण भएको, वा
- कर छुट पाउने व्यक्ति र दफा ११ बमोजिम सहूलियत पाउने व्यक्तिको संयोजनबाट कुनै नयां व्यक्ति कायम भएमा वा कर छुट पाउने व्यक्ति र गैर बासिन्दा व्यक्तिको संयोजनबाट कुनै नयां व्यक्ति बन्न गई (अर्थात् माथिका एकभन्दा बढी व्यक्ति मिली कुनै नयां व्यक्ति निर्माण हुने अवस्था प्राप्त गरेको भई) सो व्यक्ति वा निजका सम्बद्ध व्यक्तिको सो आय

वर्षको कुनै दिन शेयरको चुत्ता पूँजीमा वा शेयर संख्यामा २५ प्रतिशत वा सोभन्दा बढी नियन्त्रण भएको ।

यो अनुपात शेयरधनी परिवर्तन भएका हरेक दिन गणना गरेको हुनु पर्दछ । आय वर्षको कुनै दिनमा यो अनुपात २५ प्रतिशत वा सोभन्दा बढी भएमा यहि समूहलाई तिरेको व्याज रकममा दफा १४(२) बमोजिम गणना गरेको हुनु पर्दछ ।

ऐनको दफा १४ को उपदफा (२) अनुसार कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई गरेको व्याज भुक्तानी खर्च दाबी गर्दा, सो निकायको करयोग्य आयको गणनामा समावेश गरिने सो वर्षमा प्राप्त गरेको सबै व्याज रकम र सो निकायको व्याज खर्च तथा प्राप्त व्याज आम्दानी समावेश नभएको समायोजित करयोग्य आयको पचास प्रतिशतको योगसम्म मात्र सो वर्ष व्याज कट्टा गर्न पाईन्छ । ऐनको दफा २ को खण्ड (क न१) मा समायोजित करयोग्य आयलाई निम्नानुसार परिभाषित गरिएको छ :

“समायोजित करयोग्य आय” भन्नाले कुनै व्यक्तिको कुनै आय वर्षको कर योग्य आयको गणना गर्दा दफा १२ बमोजिम कुनै रकम नघटाई तथा दफा १४ को उपदफा (२), दफा १७ वा १८ बमोजिम कट्टी नगरी गणना गरिएको करयोग्य आय सम्भन्नु पर्छ ।

नेपालमा कर नतिर्ने कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमा नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई गरेको व्याज भुक्तानी, प्रदूषण नियन्त्रण खर्च वा अनुसन्धान र विकास खर्च कट्टी दाबी गर्नु अघि एवं चन्दा खर्च दाबी अगाडिको करयोग्य आयलाई समायोजित करयोग्य आय भनिन्छ । यस उपदफाको सीमा गणना गर्ने समायोजित करयोग्य आयमा दफा १७ र दफा १८ को सीमा गणना नगरी खर्च कट्टी गरिएको हुनु पर्दछ ।

उदाहरण १८.६.५ : मानौं, ईन्फो अमेरिका ईन्कपोरिसन (गैर बासिन्दा व्यक्ति) ले ईन्फो नेपाल प्रा.लि.मा ५० प्रतिशत स्वामित्व धारण गरी नियन्त्रण गरेको रहेछ। ईन्फो अमेरिका ईन्कपोरिसनले आ.ब. २०६५।६६ मा ईन्फो नेपाल प्रा.लि. लाई कर्जा समेत लगानी गरेको रहेछ। आ.ब. २०६५।६६ मा ईन्फो नेपाल प्रा.लि. ले ईन्फो अमेरिका ईन्कपोरिसनलाई रु.७५,००० व्याज भुक्तानी गरेको रहेछ। सो आय वर्षको ईन्फो नेपाल प्रा.लि.को करयोग्य आयको अवस्था निम्नानुसारको रहेछ।

बिक्री		७,५०,०००
व्याज आम्दानी		५,०००
जम्मा आम्दानी		७,५५,०००
बिक्रीको लागत		५,००,०००
प्रसाशनिक खर्च		१,२०,०००
व्याज खर्च (नियन्त्रण गर्ने व्यक्तिलाई)		७५,०००
व्याज खर्च (अन्यलाई)		१०,०००
हास खर्च		२०,०००
जम्मा खर्च		७,३०,०००
उक्त निकायको समायोजित करयोग्य आय निम्नानुसार गणना गरिएको छ :		
समावेश हुने रकम		७,५५,०००
बिक्रीको लागत	५,००,०००	
प्रसाशनिक खर्च	१,२०,०००	
व्याज खर्च (अन्यलाई)	१०,०००	
हास खर्च	२०,०००	
खर्च कट्टी		६,५०,०००
समायोजित करयोग्य आय		१,०५,०००
माथि उल्लिखित उदाहरणमा निम्नानुसार व्याज खर्च उक्त आय वर्षमा दाबी योग्य रहन्छ।		
निकायको व्याज आम्दानी (क)		५,०००
समायोजित करयोग्य आय	१,०५,०००	
विगतको बाँकी व्याज रकम	०	
थप: व्याज खर्च (दफा १४.१ बमोजिमको)	१०,०००	
न्यून: व्याज आम्दानी	(५,०००)	
जम्मा	१,१०,०००	
५० प्रतिशतले हुने रकम (ख)	५५,०००	
जम्मा दाबी योग्य व्याज खर्च (क + ख)		६०,०००

उक्त निकायको कूल व्याज खर्च रु. ७५,००० मध्ये यस आय वर्षमा रु. ६०,००० मात्र खर्च दाबी गर्न सकिने तथा बाँकी रु. १५,००० (७५,००० – ६०,०००) आगामी आय वर्षमा जिम्मेवारी सारी सो वर्षको आयमा यसै बमोजिम खर्च पाउने सीमा गणना गरी खर्च दाबी गर्न सकिन्छ ।

१४(३) उपदफा (२) बमोजिम कट्टी गर्न नदिएको वा नगरिएको कुनै व्याजलाई अगामी आय वर्षमा जिम्मेवारी सार्न र खर्च भएको देखाउन पाउनेछ ।

कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमा नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई गरेको व्याज भुक्तानी ऐनको दफा १४ को उपदफा (२) मा तोकिएको सीमा भन्दा बढी भएमा यसरी बढी भएको व्याज खर्चलाई अगामी आय वर्षमा जिम्मेवारी सारी खर्च भएको देखाउन पाईन्छ । जिम्मेवारी सारी ल्याएको वर्षमा सो निकाय नियन्त्रित निकाय नरहे तापनि बाँकी रहेको व्याज खर्च कट्टी नभएसम्म यो उपदफाको सीमामा रही व्याज गणना गर्नु पर्दछ ।

१८.६.३ व्यापार मौज्जातको लागतको खर्च कट्टी

कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायको आय निर्धारण गर्दा कारोवारसंग सम्बन्धित व्यापार मौज्जातको लागतको खर्च कट्टी दाबी गर्न पाउनेछ । सो सम्बन्धमा ऐनको दफा १५ ले निम्नानुसारको व्यवस्था गरेको छ :

१५(१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनका लागि सो वर्षमा सो व्यक्तिको व्यवसायको व्यापार मौज्जातको निःसर्गका सम्बन्धमा उपदफा (२) बमोजिम गणना गरिएको लागतको खर्च कट्टी (एलाउन्स) बाहेक अन्य कुनै पनि खर्च कट्टी गर्न पाउनेछैन ।

१५(२) उपदफा (१) बमोजिमको लागतको खर्च कट्टीको गणना देहाय बमोजिम खण्ड (क) को रकमबाट खण्ड (ख) को रकम घटाई गर्नु पर्नेछ :-

(क) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्जातको शुरु मूल्यमा सो वर्षमा सो व्यवसायबाट प्राप्त गरिएको व्यापार मौज्जातको लागत जोडी हुने रकम,

(ख) खण्ड (क) बमोजिमको आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्जातको अन्तिम मूल्यको रकम ।

ऐनको दफा १५ को उपदफा (१) अनुसार कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्दा व्यापार मौज्जातको लागत (Cost of Trading Stock) कट्टी गर्न पाउनेछ । उपदफा (२) बमोजिम यसरी व्यापार मौज्जातको लागत (Cost of Trading Stock) गणना गर्दा निम्नानुसार गर्नु पर्छ ।

१. शुरु मौज्जातको मूल्य (Opening Stock)
२. जोड्ने: यो वर्षको व्यापार मौज्जातको लागत
३. घटाउने: अन्तिम मौज्जातको मूल्य (Less: Closing Stocks)

४. व्यापार मौज्जातको लागत खर्च (Cost of Trading Stock, १+२-३)

१५(३) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्जातको शुरु मूल्य गत आय वर्षको अन्त्यको सो व्यवसायको व्यापार मौज्जातको अन्तिम मूल्य हुनेछ ।

१५(४) देहायमा उल्लिखित रकममध्ये जुन घटी हुन्छ त्यसलाई सो आय वर्षको व्यवसायको व्यापार मौज्जातको अन्तिम मूल्य मान्नु पर्नेछ :-

(क) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्जातको लागत, वा

(ख) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्जातको बजार मूल्य ।

अन्तिम मूल्य निर्धारण गर्दा आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्जातको लागत वा बजार मूल्य मध्ये जुन घटी हुन्छ त्यसलाई सो आय वर्षको व्यवसायको व्यापार मौज्जातको अन्तिम मूल्य मान्नु पर्छ ।

१५(५) कुनै व्यक्तिले व्यवसायको व्यापार मौज्जातको लागतको गणना गर्दा दफा ४५ र उपदफा (६) को अधीनमा रही देहाय बमोजिम गर्नु पर्नेछ :-

(क) व्यवसायको आय गणना गर्दा नगद आधारमा लेखा राख्ने व्यक्तिको हकमा परल लागत वा खपत लागतको तरिका प्रयोग गरेर, र

(ख) व्यवसायको आय गणना गर्दा एक्रुयल आधारमा लेखा राख्ने व्यक्तिको हकमा खपत लागतको तरिका प्रयोग गरेर ।

व्यवसायको व्यापार मौज्जातको लागतको गणना गर्दा,

■ नगद आधारमा लेखा राख्ने व्यक्तिको हकमा परल लागत वा खपत लागतको आधारमा मूल्याङ्कन गरिनु पर्छ ।

परल लागत अनुसार मूल्याङ्कन गर्दा प्रत्यक्ष सामग्री लागत (Direct Material), प्रत्यक्ष श्रम लागत (Direct Labour) र कारखानाको परिवर्तनशील शिरोभार (Variable Factory Overhead) समावेश गरी मूल्याङ्कन गरिनु पर्छ । तर, परिवर्तनशील कारखानाको शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी वापतको कुनै रकम समावेश हुने छैन । यस पद्धतिमा उत्पादनको लागत गणना गर्दा प्रति इकाई लागतमा कारखानाको Fixed Factory Overhead समावेश गर्नु पर्दैन, बरु नगद आधारमा खर्च भएका वर्ष पूरै रकम खर्च कट्टी पाउँदछ ।

नगद आधारमा कर लेखाङ्कन गर्ने व्यक्तिको यो दफा बमोजिम गणना गरिने खपत लागत अनुसारको गणना एक्रुयल आधारमा लेखा राख्ने व्यक्तिको सरह हुन्छ ।

■ एक्रुयल आधारमा लेखा राख्ने व्यक्तिको हकमा खपत लागतको आधारमा मूल्याङ्कन गरिनु पर्छ ।

खपत लागत अनुसार मूल्याङ्कन गर्दा: प्रत्यक्ष सामग्री लागत (Direct Material), प्रत्यक्ष श्रम लागत (Direct Labour) र कारखानाको शिरोभार (Factory Overhead) समावेश गरी मूल्याङ्कन

गरिनु पर्छ । यस्तो कारखानाको शिरोभारमा Fixed Factory र Variable Fixed Factory दुवै समावेश गर्नु पर्दछ । तर कारखानाको शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी वापतको कुनै रकम समावेश हुने छैन ।

१५(६) कुनै व्यक्तिको व्यवसायको व्यापार मौज्जात यकीन गर्न नसकिने भएमा सो व्यक्तिले पहिलो प्राप्त पहिलो निस्काशन तरिका वा भारित औसत लागत तरिकाबाट व्यापार मौज्जातको लागत गणना गर्न छनौट गर्न सक्नेछ ।

तर एक पटक यस्तो तरिकाको छनौट गरिसकेपछि विभागको लिखित अनुमति बाहेक सो तरिका परिवर्तन गर्न सक्नेछैन ।

निःसर्ग भएको व्यापार मौज्जातको लागत निर्धारण गर्दा सोही मौज्जातको बास्तबिक खर्चलाई लागत मानि गणना गर्नु पर्दछ । तर निःसर्ग भएको बास्तबिक मौज्जात र सो को लागत प्रष्टरूपमा यकीन गर्न नसकिने भएमा पहिला प्राप्त भएको सामान (मौज्जात) पहिले नै निःसर्ग हुन्छ भन्ने आधारमा (First in First Out, FIFO) वा व्यवसायमा रहेका समान किसिमका सबै व्यापार मौज्जातको भारित औसत लागत (Weighted Average Method) को आधारमा व्यापार मौज्जातको लागत निकाल्नु पर्छ । तर एक पटक यस्तो तरिकाको छनौट गरिसकेपछि विभागको लिखित अनुमतिमा बाहेक सो तरिका परिवर्तन गर्न सक्नेछैन ।

उदाहरण १८.६.६ : मानौं, नेपाल ब्यापार बिकास प्रा.लि. ले निम्नानुसार खरीद र बिक्री गरेको रहेछ ।

सि.नं.	मिति	खरीद			निष्कासन
		एकाई	दर	जम्मा	
१	२०६५/४/१०	५	१०	५०	
२	२०६५/६/१२	१०	११	११०	
३	२०६५/८/२				३
४	२०६६/२/२				६

सो निकायले आफ्नो व्यापार मौज्जात निःसर्ग गर्दा पहिला प्राप्त पहिले नै निःसर्ग हुन्छ भन्ने आधारमा (FIFO) निष्कासन गरेको खण्डमा अन्तिम मौज्जातको अवस्था निम्नानुसार हुन्छ :

सि.नं.	मिति	खरीद			निष्कासन			बाँकी	
		एकाई	दर	जम्मा	एकाई	दर	जम्मा	एकाई	रकम रु.
१	४/१०/२०६५	५	१०	५०			५	५०	
२	६/१२/२०६५	१०	११	११०			१५	१६०	
३	८/२/२०६५				३	१०	३०	१२	१३०
४	२/२/२०६६				२	१०	२०	१०	११०
					४	११	४४	६	६६
	जम्मा	१५		१६०	९		९४	६	६६

नोट: २/२/२०६६ मा निष्कासन गरिएका ६ एकाई भएको र सो मध्ये पहिलो खरीद मध्येबाट २ (प्रति एकाईको मूल्य रु. १०) भएको र बाँकी ४ एकाई पछि खरीद भएको मध्येबाट हुन जाने हुँदा २ एकाई रु. १० का दरले र ४ एकाई रु. ११ का दरले निष्कासन गरिएको ।

उदाहरण १८.६.७ : मानौं, माथि उदाहरण १८.६.६ मा उल्लिखित नेपाल ब्यापार विकास प्रा.लि. ले आफ्नो व्यापार मौज्जात निःसर्ग गर्दा भारत औसत लागतको आधारमा निष्कासन गरेको खण्डमा अन्तिम मौज्जातको अवस्था निम्नानुसार को हुने हुन्छ ।

सि.नं.	मिति	खरीद			निष्कासन			बाँकी		
		एकाई	दर	जम्मा	एकाई	दर	जम्मा	एकाई	दर	रकम रु.
१	४/१०	५	१०	५०			५	१०	५०	
२	६/१२	१०	११	११०			१५	१०१६६	१६०	
३	८/२				३	१०१६६	३११९८	१२	१०१६६	१२८१०२
४	२/२				२	१०१६६	२११३२	१०	१०१६६	१०६१७
					४	१०१६६	४२१६४	६	१०१६६	६४१०६
	जम्मा	१५		१६०	९		९५१९४	६		६४१०६

१५(७) उपदफा (५) बमोजिम व्यापार मौज्जातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछ ।

(क) खपत लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्जातको लागत गणना गर्ने ।

खपत लागत अनुसार मूल्याङ्कन गर्दा: प्रत्यक्ष सामग्री लागत (Direct Material), प्रत्यक्ष श्रम लागत (Direct Labour) र कारखानाको शिरोभार (Factory Overhead) समावेश गरी मूल्याङ्कन गरिनु पर्छ । तर कारखानाको शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी वापतको कुनै रकम समावेश हुने छैन ।

प्रत्यक्ष सामग्री लागत :- प्रत्यक्ष सामग्री लागत भन्नाले कुनै पनि सामान बिक्री गर्ने उद्देश्य वा खपत गर्ने वा उत्पादन गर्ने प्रयोजनको लागि खरीद गरिएको सामानको वील (Invoice) मा उल्लेख गरिएको मूल्य र सो सामानलाई प्रयोग गर्ने स्थानसम्म ल्याउदा लागेका सम्पूर्ण प्रत्यक्ष खर्चलाई प्रत्यक्ष सामग्री लागत भनिन्छ । उक्त सम्बन्धमा तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण १८.६.८ : मानौं, काठमाडौं अवस्थित ABC कम्पनीले प्लाष्टिकका भाडा उत्पादन गर्दो रहेछ । उक्त बस्तु उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ विरगञ्जबाट खरीद गर्दो रहेछ । उक्त कच्चा पदार्थ काठमाडौंसम्म ल्याई पुऱ्याउदा, निम्नानुसारका खर्च लागेको रहेछ ।

१. वील अनुसारको कच्चा पदार्थको परल मूल्य	रु. १,००,०००
२. विरगञ्जमा उक्त कच्चा पदार्थ Load गर्दा भएको कूली खर्च	रु. ५,०००
३. विरगञ्ज देखि काठमाडौंको फ्याक्ट्रीसम्म को ट्रक भाडा	रु. २०,०००
४. नगरपालिका कर	रु २,०००
५. अन्य खर्च	रु १,०००
६. काठमाडौं फ्याक्ट्रीमा Unload वापत कूली खर्च	<u>रु. १०,०००</u>
जम्मा प्रत्यक्ष सामग्री लागत	रु. १,३८,०००

मानौं, उक्त खर्चमध्ये अन्य खर्च रु. १००० को खर्च गत वर्ष सँग सम्बन्धित रहेछ र सो वर्ष उक्त खर्च कट्टी भएको रहेनछ । यो खर्च दफा १३ बमोजिम यो वर्षको नभएका कारण प्रत्यक्ष सामग्री लागतमा समावेश गर्न मिल्दैन र प्रत्यक्ष लागत रु. १,३७,००० हुन्छ ।

प्रत्यक्ष श्रम लागत :- प्रत्यक्ष श्रम लागत भन्नाले कच्चा पदार्थलाई अर्ध तैयारी ब्यापारिक मौज्जात, तैयारी ब्यापारिक मौज्जातमा परिवर्तन गर्नको लागि आवश्यक पर्ने श्रम प्रयोग गरे वापत श्रमिकलाई भुक्तान गरिने रकमलाई प्रत्यक्ष श्रम लागत (Direct Labor Cost) भनिन्छ । उक्त सम्बन्धमा तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण १८.६.९ : मानौं, माथिको उदाहरणमा उल्लेख भएको कच्चा पदार्थलाई तैयारी अवस्थाको वस्तु उत्पादन गर्नका लागि रु. २ लाख ज्याला भुक्तान गरी १० जना श्रमिक प्रयोग भएको रहेछ । यसरी भुक्तानी गरिएको श्रमिक खर्चलाई प्रत्यक्ष श्रम लागत भनिन्छ ।

कारखाना शिरोभार :- कारखाना शिरोभार भन्नाले वस्तु उत्पादन गर्नका लागि प्रत्यक्ष सामग्री लागत र प्रत्यक्ष श्रम लागत बाहेकका अन्य सम्पूर्ण उत्पादनसंग सम्बन्धित खर्चलाई कारखाना शिरोभार भनिन्छ । उदाहरणको लागि, उत्पादन गर्ने प्रयोजनका लागि मेशिन मर्मत खर्च, बिजुली, फ्याक्ट्रीमा खपत हुने पानी, पावर, फ्यूल खर्च आदि खर्चलाई कारखाना शिरोभार भनिन्छ । कारखानाको शिरोभार खर्चलाई लेखाको सिद्धान्त अनुसार सो मेशिन वा उपकरणको सामान्य उत्पादन क्षमताले भाग गरी प्रति इकाई लागत समावेश गर्नु पर्दछ । एउटै उपकरण वा मेशिन एकभन्दा बढी खालका सामान उत्पादनमा प्रयोग हुने भएमा (उदाहरणका लागि संयुक्त उत्पादन) सो शिरोभार खर्च उचित र वैज्ञानिक पद्धतिले उत्पादन हुने समानमा बाँडफाँड गर्नु पर्दछ ।

सामान्य उत्पादन क्षमताबाट गणना गरिएको प्रति इकाई दरबाट वास्तविक उत्पादन परिमाणका कारण फरक पर्ने रकम (Over-absorption or under-absorption) लेखाको सर्वमान्य सिद्धान्त बमोजिम नै सोही वर्षको शिरोभार खर्चमा समायोजन गर्नु पर्दछ ।

तर आयकर प्रयोजनको निमित्त कारखानाको शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी वापतको रकम समावेश हुने छैन । आयकर प्रयोजनमा कारखानाको मर्मत तथा सुधार खर्च र ह्रास कट्टी रकम दफा १६ र दफा १९ अन्तर्गत गणना हुने कारणले त्यस्तो मर्मत र ह्रास समावेश गरी सर्वमान्य लेखा सिद्धान्त अनुसार गणना भएको व्यापारिक मौज्जातको लागतमा समावेश भएको लेखाको ह्रास र मर्मत घटाएर मात्र खर्च लेखाङ्कन गर्नु पर्दछ ।

(ख) परल लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको परिवर्तनशील शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्जातको लागत गणना गर्ने ।

परल लागत अनुसार मूल्याङ्कन गर्दा प्रत्यक्ष सामग्री लागत (Direct Material), प्रत्यक्ष श्रम लागत (Direct Labour) र कारखानाको परिवर्तनशील शिरोभार (Variable Factory Overhead) समावेश गरी मूल्याङ्कन गरिनु पर्छ । तर, परिवर्तनशील कारखानाको शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी वापतको रकम समावेश हुने छैन ।

परिवर्तनशील कारखाना शिरोभार :- परिवर्तनशील कारखाना शिरोभार भन्नाले उत्पादित वस्तुको ईकाई अनुसार खर्चको मात्रामा परिवर्तन हुने खर्चलाई बुझिन्छ । चकलेट उत्पादन गर्दा प्रयोग हुने Wrapper, भोल औषधी उत्पादन गर्दा प्रयोग हुने सिसी आदि परिवर्तनशील कारखाना शिरोभार (Variable Factory Overhead) का केहि उदाहरण हुन् ।

१५(ट) उपदफा (६) बमोजिम व्यापार मौज्जातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछ :-

- (क) भारित औसत लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत व्यवसायमा रहेका उही किसिमका सबै व्यापार मौज्जातको भारित औसत लागतको आधार मा गणना गर्ने ।
- (ख) पहिलो प्राप्त पहिलो निस्काशन तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत पहिले प्राप्त भएको व्यापार मौज्जात पहिले नै निःसर्ग हुन्छ भन्ने आधारमा गणना गर्ने ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि,-

- (क) “प्रत्यक्ष श्रम लागत” भन्नाले व्यापार मौज्जातको उत्पादनसँग प्रत्यक्षरूपमा सम्बन्धित श्रम लागत सम्झनु पर्छ ।
- (ख) “प्रत्यक्ष सामग्री लागत” भन्नाले व्यापार मौज्जातको अभिन्न अङ्गको रूपमा भएको वा हुने सामग्रीको लागत सम्झनु पर्छ ।
- (ग) “कारखानाको शिरोभार लागत” भन्नाले प्रत्यक्ष श्रम र प्रत्यक्ष सामग्री लागत बाहेक व्यापार मौज्जातको उत्पादन गर्न लागेको कूल लागत सम्झनु पर्छ ।
तर कारखानाको शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी वापतको कुनै रकम समावेश हुने छैन ।
- (घ) “परिवर्तनशील कारखाना शिरोभार लागत” भन्नाले व्यापार मौज्जातको उत्पादित परिमाणको परिवर्तनसँगै प्रत्यक्षरूपमा परिवर्तन हुने कारखाना शिरोभार लागत सम्झनु पर्छ ।
तर परिवर्तनशील कारखाना शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी वापतको कुनै रकम समावेश हुने छैन ।

१८.६.४ मर्मत तथा सुधार खर्च

कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायको आय निर्धारण गर्दा सामान्यतया: कारोवारसँग सम्बन्धित मर्मत तथा सुधार खर्च कट्टी दाबी गर्न पाउनेछ । मर्मत खर्च सम्बन्धमा निम्न व्यवस्था रहेका छन् :

- ह्रास योग्य सम्पत्तिको मर्मत तथा सुधार खर्च दफा १६ बमोजिम
- व्यवसायिक सम्पत्तिको मर्मत तथा सुधार खर्च दफा ३८ बमोजिम
- व्यापारिक मौज्जातको मर्मत (आवश्यक परेमा) दफा १५ बमोजिम
- तेश्रो पक्षको सम्पत्तिको करार बमोजिम हुने मर्मत दफा १३ बमोजिम

ह्रासयोग्य सम्पत्तिको मर्मत तथा सुधार सम्बन्धमा ऐनको दफा १६ को उपदफा (१), (२) तथा (३) मा निम्नानुसारको व्यवस्था रहेको छ :

१६(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय गणना गर्दा सो व्यवसाय वा लगानीबाट आय आर्जन गर्न सो वर्षमा स्वामित्व भएको र प्रयोग गरिएको ह्रासयोग्य सम्पत्तिको मर्मत वा सुधार गर्दा भएको सबै खर्चहरू कट्टी गर्न पाउनेछ ।

१६(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम गर्न पाउने खर्च कट्टी गर्दा सो आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार र कमको सात प्रतिशतभन्दा बढी हुने छैन ।

तर,

(क) हवाई यातायात सेवा उपलब्ध गराउने व्यक्तिले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको मापदण्डबमोजिम हवाई जहाजको परीक्षण गर्दा लागेको मर्मत सम्भार खर्चमा यो सीमा लागू हुने छैन ।

(ख) नेपाल सरकारले तोकेका भूकम्प प्रभावित जिल्लामा क्षति भएको सम्पत्तिको मर्मत सम्भार खर्चमा करदाताले चाहेमा यो सीमा आ.व. २०७३।७४ सम्मको लागि लागू हुने छैन ।

१६(३) उपदफा (२) बमोजिमको सीमाको परिणाम स्वरूप कट्टी गर्न नपाइने मर्मत तथा सुधार वापत कूल अधिक खर्च वा सोको भाग आगामी आय वर्षको शुरुमा सम्बन्धित सम्पत्तिको समूहको ह्रास आधार रकममा जोड्न पाउनेछ ।

ऐनको दफा १६ को उपदफा (१) अनुसार कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायको आय गणना गर्दा निम्नानुसार सम्पूर्ण अवस्था पूरा भएमा मर्मत सम्भार खर्च कट्टी दाबी गर्न पाउनेछ:

- मर्मत गरिएको सम्पत्ति व्यवसायको आय आर्जन गर्ने कार्यमा प्रयोग भएको,
- मर्मत गरिएको सम्पत्तिमा सो व्यक्तिको स्वामित्व भएको
- प्रयोग गरिएको सम्पत्ति ह्रासयोग्य सम्पत्ति भएको र
- उपदफा (२) मा तोकिए बमोजिम यसरी कट्टी दाबी गरिएको मर्मत वा सुधार खर्च सो आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधारको सात प्रतिशतभन्दा बढी हुनु हुँदैन ।

यस सम्बन्धी व्यवस्था निम्नानुसार प्रष्ट गरिएको छ :-

वर्ग	क	ख	ग	घ
वर्षको शुरुको ह्रास आधार	१०००	१०००	१०००	१०००
यो वर्ष वर्गमा समावेश रकम	०	०	०	०
यो वर्षको निःसर्गबाट प्राप्त हुने वा भएको रकम	५००	०	५००	१२००

समूहको अस्तित्व रहेको	छ	छ	छैन	छ
समूह विघटनको ह्रास			२००	
आयमा समावेश हुने				२००
ह्रास आधार (मर्मत र ह्रास कट्टीका लागि)	५००	१०००		०
ह्रास आधारको ७ प्रतिशतले हुने रकम (क)	३५	७०		
मर्मत सुधारको वास्तविक खर्च (ख)	२०	६०	६०	१००
खर्च कट्टी रकम	२०	७०	६०*	०
समूहमा समूहीकृत हुने रकम	०	१०		१००**

* समूहमा सम्पत्ति बाँकी नरहेको समूहको मर्मत तथा सुधार खर्च दफा १६ बमोजिम खर्च कट्टी पाउँदछ ।

** समूहमा सम्पत्ति बाँकी रहेको तर रकम बाँकी नभएको समूहको मर्मत खर्च आगामी वर्षको शुरुमा सम्बन्धित समूहमा समूहीकृत हुन्छ ।

तर हवाई यातायात सेवा उपलब्ध गराउने व्यक्तिले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको मापदण्डबमोजिम हवाई जहाजको पूर्ण परीक्षण गर्दा लागेको मर्मत सम्भार खर्चमा उक्त सीमा लागू हुने छैन । उपदफा (३) बमोजिम मर्मत सुधार खर्च वापत कट्टी नभएको रकम आगामी आय वर्षको शुरुमा सम्बन्धित सम्पत्तिको समूहको ह्रास आधार रकममा समावेश गर्न पाउँछ ।

उदाहरण १८.६.१० : मानौं, आ.ब. २०६५।६६ मा नेपाल ब्यापार बिकास प्रा.लि. को मर्मत सुधार खर्च तथा स्थिर सम्पत्तिको अवस्था निम्नानुसारको रहेछ :

१. सो आ.ब. मा निम्नानुसार मर्मत सुधार खर्च भएको रहेछ :

क. भवन समूह	रु. १०,००,०००
ख. कम्प्युटर समूह	रु. ५०,०००
ग. अटोमोवाईल्स समूह	रु. ८,००,०००

२. सो कम्पनीको ह्रास आधार (Depreciation Basis) निम्नानुसार रहेछ :

क. भवन समूह	रु. ५,००,००,०००
ख. कम्प्युटर समूह	रु. ४,००,०००
ग. अटोमोवाईल्स समूह	रु. ८०,००,०००

३. सो कम्पनीले सो आय वर्षमा निम्नानुसार हुने मरम्मत सुधार खर्च दाबी गर्न सक्नेछ :

क. भवन समूह	७ प्र.श. ले	रु. ३५,००,०००
ख. कम्प्युटर समूह	७ प्र.श. ले	रु. २८,०००
ग. अटोमोवाईल्स समूह	७ प्र.श. ले	रु. ५,६०,०००

४. कट्टी नहुने मर्मत सुधार खर्च (ह्रास आधारमा समावेश हुने रकम) :

क. भवन समूह : पूरै खर्च दाबी योग्य भएको हुँदा खर्च कट्टी पाउने
ख. कम्प्युटर समूह: रु. २८,००० खर्च कट्टी हुने हुँदा खर्च कट्टी नहुने रकम रु. २२,००० (५०,०००-२८,०००) ख वर्गको आगामी आय वर्षको शुरु ह्रास आधारमा समावेश हुन्छ ।
ग. अटोमोवाईल्स समूह: रु. ५,६०,००० खर्च कट्टी हुने हुँदा खर्च कट्टी नहुने रकम रु. २,४०,००० (८,००,०००-५,६०,०००) ग वर्गको आगामी आय वर्षको शुरु ह्रास आधारमा समावेश हुन्छ ।

कुनै व्यक्तिले व्यवसायको आय आर्जन हुने कार्यमा प्रयोग भएको सम्पत्ति भाडामा लिई प्रयोग गरेको रहेछ र सो सम्पत्तिमा सो वर्ष मर्मत आदि खर्च भएको रहेछ भने सो सम्पत्तिसंग सम्बन्धित मर्मत खर्च यस दफा अन्तर्गत खर्च दाबी नगरी दफा १३ अन्तर्गत रही खर्च दाबी गर्नु पर्ने हुन्छ ।

१८.६.५ प्रदूषण नियन्त्रण खर्च

कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायको आय निर्धारण गर्दा सामान्यतया: कारोवारसंग सम्बन्धित प्रदूषण नियन्त्रण खर्च कट्टी दाबी गर्न पाउनेछ । सो सम्बन्धमा ऐनको दफा १७ को उपदफा (१), (२) तथा (३) मा निम्नानुसारको व्यवस्था रहेको छ :

- १७(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय संचालन गर्ने कार्यमा खर्च गरेको हदसम्मको प्रदूषण नियन्त्रण खर्च कट्टी गर्न पाउनेछ ।
- १७(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।
- १७(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी कट्टी गर्न नपाइने अधिक खर्च वा सोको भागलाई आगामी आय वर्षको शुरुमा पूँजीकरण गरी अनुसूची-२ बमोजिम ह्रास कट्टी गर्न सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “प्रदूषण नियन्त्रण खर्च” भन्नाले प्रदूषण नियन्त्रण गर्ने वा अन्य रूपमा वातावरण संरक्षण गर्ने वा जोगाई राख्ने उद्देश्यको लागि कुनै प्रक्रियासँग सम्बन्धित कुनै व्यक्तिबाट गरिएको खर्च सम्भन्नु पर्छ ।

ऐनको दफा १७ अनुसार कुनै वर्षकुनै व्यवसाय संचालन गर्ने कार्यमा खर्च गरेको प्रदूषण नियन्त्रण गर्ने वा अन्य रूपमा वातावरण संरक्षण गर्ने वा जोगाई राख्ने उद्देश्यको लागि व्यवसायको कुनै प्रक्रियासँग सम्बन्धित प्रदूषण नियन्त्रण खर्च निम्नानुसार गणना गरिएको समायोजित करयोग्य आयको पचास प्रतिशतसम्म मात्र सो वर्ष कट्टी दाबी गर्न पाईन्छ । प्रदूषण नियन्त्रणका लागि नै खर्च गरेको भए तापनि व्यवसायको कुनै प्रक्रियासँग सम्बन्ध नभएको खर्चलाई यो दफा बमोजिम खर्च कट्टी गर्न मिल्दैन ।

उदाहरण १८.६.११ : मानौं, नेपाल ब्यापार बिकास प्रा.लि. को आ.ब. २०६५।६६ मा उक्त प्रा.लि. को नाफा नोक्सान हिसाब निम्नानुसारको रहेछ :

खर्च	रकम रु	आम्दानी	रकम रु.
व्यापार मौज्दातको लागत खर्च	४४,००,०००	बिक्री	७१,५०,०००
प्रशासनिक खर्च	५,००,०००	व्याज आम्दानी	५,०००
चन्दा	१०,०००		
बैंक व्याज खर्च	२,८०,०००		
प्रदुषण नियन्त्रण खर्च	१२,००,०००		
अनुसन्धान र विकाश खर्च	७,००,०००		
ह्रास खर्च	५०,०००		
खूद नाफा	१५,०००		
जम्मा	७१,५५,०००		
जम्मा	७१,५५,०००		

माथि उल्लिखित उदाहरणमा निम्नानुसार प्रदूषण नियन्त्रण खर्च सो आय वर्षमा दावी योग्य रहन्छ ।

समायोजित करयोग्य आयको गणना		
समावेश हुने रकम		७१,५५,०००
न्यून खर्च कट्टी :		
व्याज खर्च	२,८०,०००	
व्यापार मौज्दातको लागत खर्च	४४,००,०००	
ह्रास खर्च	५०,०००	
अन्य प्रशासनिक खर्च	५,००,०००	
अनुसन्धान र विकाश खर्च	७,००,०००	
जम्मा कट्टी		५९,३०,०००
समायोजित करयोग्य आय	१२,२५,०००	
५० प्रतिशतले हुने रकम	६,१२,५००	
बास्तबिक प्रदुषण नियन्त्रण खर्च	१२,००,०००	
जम्मा दावी योग्य रकम		६,१२,५००
समूहीकृत हुने रकम		५,८७,५००

माथि उदाहरणमा प्रदुषण नियन्त्रण खर्च रु. १२,००,००० मध्ये रु. ६,१२,५०० मात्र दावी गर्न सकिन्छ । कट्टी हुन बाँकी रु. ५,८७,५०० वर्ग “घ” को सम्पत्तिको ह्रास आधारमा समावेश गरी आगामी वर्ष देखि ह्रासकट्टी गर्न पाईन्छ ।

१८.६.६ अनुसन्धान र विकास खर्च

कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायको आय निर्धारण गर्दा सामान्यतया: कारोवारसँग सम्बन्धित अनुसन्धान र विकास खर्च कट्टी दाबी गर्न पाउनेछ । सो सम्बन्धमा ऐनको दफा १८ को उपदफा (१), (२) तथा (३) मा निम्नानुसारको व्यवस्था रहेको छ :

- १८(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय संचालन गर्ने कार्यमा खर्च गरेको हदसम्मको अनुसन्धान र विकास खर्च कट्टी गर्न पाउनेछ ।
- १८(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।
- १८(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी कट्टी गर्न नपाइने कुनै अधिक खर्च वा सोको कुनै भागलाई आगामी आय वर्षको शुरुमा पूँजीकरण गरी अनुसूची-२ बमोजिम ह्रास कट्टी गर्न सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “अनुसन्धान र विकास खर्च” भन्नाले कुनै व्यक्तिबाट निजको व्यवसायको विकास गर्ने र व्यापारिक उत्पादन वा प्रक्रियाको सुधार गर्ने उद्देश्यबाट गरिएको खर्च सम्भन्नु पर्छ ।

तर यस्तो खर्चमा अनुसूची-२ को दफा १ को उपदफा (३) मा उल्लिखित कुनै पनि सम्पत्ति प्राप्त गर्दाको लागत समावेश हुने छैन ।

ऐनको दफा १८ अनुसार कुनै वर्षकुनै व्यक्तिबाट निजको व्यवसायको विकास गर्ने र व्यापारिक उत्पादन वा प्रक्रियाको सुधार गर्ने उद्देश्यबाट गरिएको अनुसन्धान र विकास खर्च निम्नानुसार गणना गरिएको समायोजित करयोग्य आयको पचास प्रतिशतसम्म मात्र सो वर्ष कट्टी दाबी गर्न पाईन्छ ।

उदाहरण १८.६.१२ : माथि उदाहरण १८.६.९, नेपाल ब्यापार बिकास प्रा.लि. निम्नानुसार अनुसन्धान र बिकास खर्च सो आय वर्षमा दाबी योग्य रहन्छ ।

समायोजित करयोग्य आयको गणना		
आम्दानी		७१,५५,०००
न्यून:		
व्याज खर्च	२,८०,०००	
व्यापार मौज्दातको लागत खर्च	४४,००,०००	
ह्रास खर्च	५०,०००	
अन्य प्रशासनिक खर्च	५,००,०००	
प्रदुषण नियन्त्रण खर्च	१२,००,०००	
जम्मा कट्टी		६४,३०,०००
समायोजित करयोग्य आय		७,२५,०००
५० प्रतिशतले हुने रकम		३,६२,५००
बास्तबिक अनुसन्धान र बिकास खर्च		७,००,०००
जम्मा दाबी योग्य रकम		३,६२,५००
समूहीकृत हुने रकम		३,३७,५००

माथि उदाहरणमा अनुसन्धान र बिकास खर्च भएको रु.७,००,००० मध्ये रु. ३,६२,५०० मात्र दाबी गर्न सकिन्छ । कट्टी हुन बाँकी रु. ३,३७,५०० वर्ग “घ” को सम्पत्तिको ह्रास आधारमा समावेश गरी आगामी वर्ष देखि ह्रासकट्टी गर्न पाईन्छ ।

१८.६.७ ह्रासकट्टी खर्च

कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायको आय निर्धारण गर्दा सामान्यतया: कारोवारसंग सम्बन्धित ह्रासकट्टी खर्च कट्टी दाबी गर्न पाउनेछ । सो सम्बन्धमा ऐनको दफा १९ को उपदफा (१), तथा (२) मा निम्नानुसारको व्यवस्था रहेको छ :

१९(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यवसाय वा लगानीबाट सो व्यक्तिको आय आर्जन गर्न सो वर्षमा आफ्नो स्वामित्वमा रही प्रयोग गरेको ह्रासयोग्य सम्पत्तिको ह्रास भए बापत अनुसूची-२ बमोजिम ह्रास खर्च कट्टी गर्नु पर्नेछ ।

१९(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा संचालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरू र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने आयोजनाहरूमा जडान भएका संयन्त्रहरू, उपकरणहरू, र अन्य मेशिनरीहरूको ह्रास कट्टी सम्बन्धमा निम्नानुसार हुनेछ :-

- (क) साबिकमा जडान भई रहेका संयन्त्रहरू, उपकरणहरू, र अन्य मेशिनरीहरू पुरानो वा जीर्ण भई काम नलाग्ने हुन गई सोको सट्टा नयाँ संयन्त्रहरू, उपकरणहरू र अन्य मेशिनरीहरू जडान गर्नु पर्ने भएमा यसरी जडान गरेको आय वर्षमा साबिकमा जडान भएका पुरानो वा जिर्ण भई काम नलाग्ने सम्पत्तिको लागतबाट सो आय वर्षसम्मको ह्रास कट्टी घटाउदा बाँकी हुने मूल्य खर्चको रूपमा कट्टी गर्न पाउनेछ ।
- (ख) खण्ड (क) बमोजिम फेरिएका पुराना सम्पत्तिबाहेकका अन्य सम्पत्तिहरूका सम्बन्धमा सो निकायले त्यस्ता आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समयमा सो सम्पत्तिको लागतबाट हस्तान्तरण हुने आय वर्षसम्मको ह्रास कट्टी घटाउदा मूल्य बाँकी रहन आएमा त्यस्तो बाँकी मूल्य खर्चको रूपमा कट्टी गर्न पाउनेछ ।

ऐनको दफा १९ को उपदफा (१) अनुसार कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायको आय गणना गर्दा निम्नानुसार सम्पूर्ण अवस्थामा पूरा भएमा ह्रास कट्टी खर्च दाबी गर्नु पर्नेछ :

- सो सम्पत्ति व्यवसायबाट आय आर्जन गर्ने कार्यमा प्रयोग भएको,
- सो व्यक्तिको स्वामित्व भएको, र
- प्रयोग गरिएको सम्पत्ति ह्रासयोग्य भएको ।

उपदफा (१) मा उल्लेख भए बमोजिम ह्रास कट्टी खर्च दाबी ऐनको अनुसूची-२ मा तोकिए बमोजिम गर्नु पर्नेछ । सो सम्बन्धमा ऐनको अनुसूची-२ मा निम्नानुसारको व्यवस्था रहेको छ :

१. ह्रास योग्य सम्पत्तिको वर्गीकरण र समूहीकरण :

ऐनको अनुसूची २ को दफा १ बमोजिम ह्रास योग्य सम्पत्तिको वर्गीकरण र समूहीकरण सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ:

अ.२.१(१) ह्रास योग्य सम्पत्तिको वर्गीकरण देहाय बमोजिमको हुनेछ :-

वर्ग	सम्पत्तिको विवरण
“क”	भवन, स्ट्रक्चर र स्थायी प्रकृतिका यस्तै प्रकारका अन्य बनौटहरू ।
“ख”	कम्प्यूटर, तथ्याङ्क केलाउने उपकरण, फर्निचर, फिक्स्चर र कार्यालय उपकरणहरू ।
“ग”	अटोमोबाइल्स, बस तथा मिनिबसहरू ।
“घ”	निर्माण तथा उत्खनन् सम्बन्धी उपकरणहरू र दफा १७ को उपदफा (३), दफा १८ को उपदफा (३) र यस अनुसूचीको उपदफा (३) समेत अन्य कतै समावेश नभएका ह्रास योग्य सम्पत्तिहरू ।
“ङ”	वर्ग “घ” मा उल्लेख भएका ह्रासयोग्य सम्पत्तिहरू बाहेकका अदृश्य सम्पत्तिहरू ।

ह्रास खर्च गणना गर्ने प्रयोजनका लागि

“क” वर्ग (स्थायी संरचना) : जस्तै: भवन, सडक, टनेल, ड्याम, स्विमिंग पुल, पावर हाउस, गोदाम, स्टेडियम, भ्यू टावर, नहर, पुल, हवाई एप्रोन, पार्किंग स्टल यस्तै स्थायी सम्पत्ति,

“ख” वर्ग (कार्यालय समान र फिक्स्चर) : जस्तै फर्निचर, कम्प्युटर (Personal Computers), अफिस उपकरण, फिक्चर्स जस्ता शिरोभार कार्यालय उपकरण,

“ग” वर्ग (सवारी साधन): जस्तै कार, जिप, बस, ट्रक, मोटरसाईकल जस्ता सवारी साधन,

“घ” वर्ग (आधारभूत सम्पत्ति): जस्तै व्यवसायजन्य अवस्थाले प्रयोग गरिने उपकरण (Specific Assets), जस्तै: कारखानाका मेशिनरी, विद्युत जेनेरेटर, टर्बाइन, टेलिकम उपकरण, बैकिङ्ग व्यवसाय गर्नेले प्रयोग गर्ने ATM Machine, Communication व्यवसायले प्रयोग गर्ने Switching Machine, Communication equipment, Construction Industry ले प्रयोग गर्ने Tripper, Earth Moving Vehicle, हवाई बीमान आदि

“ङ” वर्ग (अमूर्त सम्पत्ति): जस्तै प्याटेन्ट, कपी राइट, ट्रेडमार्क, सूत्र, ब्राण्ड जस्ता समयसंग अधिकार आबद्ध गरिएका सम्पत्ति, (तर कर प्रयोजनमा Goodwill सम्पत्ति मानिदैन) र प्रति इकाई उत्पादन वा बिक्रीमा आबद्ध भएको सम्भौता अमूर्त सम्पत्ति नभई रोयल्टी हो ।

ह्रास खर्च गणना गर्ने प्रयोजनका लागि “क” वर्गमा स्थायी संरचना, जस्तै: भवन, Approach Road, Compound wall जस्ता सम्पत्ति समावेश गरिनु पर्दछ । निश्चित अवधिको लागि जग्गा भाडामा लिई निर्माण हुने संरचना एवं व्यवसायिक भवनमा ठाउँ लिई निर्माण हुने संरचना भाडामा लिने दिने बीचको सम्भौताका आधारमा अवधि निर्धारण भएको हुन्छ । यसरी निर्माण भएको संरचनाको लागत “ङ” वर्गमा समावेश गरी सो सम्भौताको अधीनमा रही ह्रासकट्टी खर्च दाबी गर्नु पर्दछ ।

अ.२.१(२) कुनै व्यक्तिले कुनै आय वर्षमा निजको स्वामित्वमा रही व्यवसाय वा लगानीबाट आय आर्जनको लागि प्रयोग गरेको कुनै ह्रासयोग्य सम्पत्तिलाई पहिलो पटक स्वामित्वमा आएको वा प्रयोग भएको समयमा निम्नानुसारको समूह राख्नु पर्नेछ र सो समूहहरूलाई सो वर्षमा उक्त व्यक्तिको ह्रासयोग्य सम्पत्तिहरूको समूह मानिनेछ ।

(क) सो व्यक्तिको स्वामित्वमा रहेको वा प्रयोगमा रहेको उस्तै सम्पत्तिहरूको सम्बन्धमा वर्ग “क”, “ख”, “ग” वा “घ” का ह्रासयोग्य सम्पत्ति सोही वर्गका अन्य सम्पत्तिहरूको उही समूहमा ।

अनुसूची १ को दफा १(२)(क) बमोजिम कुनै समूह अन्तर्गतको सम्पत्ति खरीद गर्दा सोही समूहमा थप गर्नु पर्दछ । अर्थात् आयकर प्रयोजनको लागि सम्पत्तिको छुट्टा छुट्टै गणना नगरी समूहमा गणना गर्नु पर्दछ । उक्त व्यवस्था तल उदाहरणमा खुलाईएको छ ।

उदाहरण १८.६.१३: मानौं, आ.ब. २०६५।६६ मा नेपाल ब्यापार बिकास प्रा.लि.ले निम्नानुसारको सम्पत्ति खरीद गरेको रहेछ ।

सि.न.	मिति	सम्पत्तिको विवरण	रकम
१.	२०६५।४।६	टेवल	१०,०००।००
२.	२०६५।५।५	कम्प्युटर	६०,०००।००
३.	२०६५।५।७	साईकल	५,०००।००
४.	२०६५।६।८	जेनेरेटर	१,००,०००।००
५.	२०६५।९।१७	दराज	१२,०००।००
६.	२०६५।११।११	मेच	१५,०००।००
७.	२०६५।१२।३	कार	१८,००,०००।००
८.	२०६६।१।४	मोटर साईकल	१,२०,०००।००
९.	२०६६।३।५	पानी तान्ने पम्प	९,०००।००

उक्त समूहलाई आयकर प्रयोजनको लागि छुट्टा छुट्टै गणना नगरी निम्नानुसार समूहमा गणना गर्नु पर्दछ ।

समूह “ख”

२०६५।४।६	टेवल	१०,०००।००
२०६५।५।५	कम्प्युटर	६०,०००।००
२०६५।९।१७	दराज	१२,०००।००
२०६५।११।११	मेच	१५,०००।००

जम्मा समूह “ख”

९७,०००।००

समूह “ग”

२०६५।१२।३	कार	१८,००,०००।००
२०६६।१।४	मोटर साईकल	१,२०,०००।००

जम्मा समूह “ग”

१९,२०,०००।००

समूह “घ”

२०६५।५।७	साईकल	५,०००।००
२०६५।६।८	जेनेरेटर	१,००,०००।००
२०६६।३।५	पानी तान्ने पम्प	९,०००।००

जम्मा समूह “घ”

१,१४,०००।००

(ख) वर्ग “ड” का ह्रासयोग्य सम्पत्तिको सम्बन्धमा उही वर्गको सम्पत्तिहरू भए तापनि वेग्ला वेग्लै समूहमा राख्नु पर्छ ।

अनुसूची २ को दफा १(२)(ख) बमोजिम वर्ग “ड” का ह्रास योग्य सम्पत्ति, जस्तै: पेटेण्ट राईट, ट्रेडमार्क आदि प्रत्येक सम्पत्तिको हैसियत फरक फरक हुने हुनाले यी सम्पत्तिलाई सोही वर्गको भए तापनि छुट्टा छुट्टै समूहमा राखी गणना गर्नु पर्दछ ।

अ.२.१(३) व्यवसायबाट आय आर्जन गर्ने सिलसिलामा प्राकृतिक स्रोतको उत्खनन, खनिज निकाल्ने कार्य तथा सोको विकासको लागि परेको लागत सो आयसँग सम्बन्धित व्यवसायको लागि सम्पत्ति खरीद गर्दा परेको लागत सरह मानिनेछ ।

प्राकृतिक स्रोतको उत्खनन, खनिज निकाल्ने कार्य तथा सोको विकासको लागि परेको लागतनै यस्ता कार्यको लागि आवश्यक सम्पत्ति मानिएको छ र यस्तो सम्पत्तिलाई वर्ग “घ” अन्तर्गत राखिएको छ ।

२. ह्रासको दर :

गणनाका आधारमा ह्रासको दर र तरिका ३ थरीको हुन्छ:

- १) सामान्य दर (Normal Rate): अनुसूची २ को दफा ३(१) बमोजिमको दर
- २) थप दर (Accelerated Rate) : अनुसूची २ को दफा ३(२) बमोजिमको थप दर
- ३) बाँकी मूल्य ह्रास (Terminal Depreciation) : अनुसूची २ को दफा ४ तथा ऐनको दफा १९(२) बमोजिमको ह्रास

ऐनको अनुसूची २ को दफा ३ बमोजिम ह्रास योग्य सम्पत्तिको वर्गको आधारमा निम्नानुसारको सामान्य दर (Normal Rate) प्रयोग गर्नु पर्दछ :

अ.२.३(१) उपदफा (२) को अधीनमा रही यस अनुसूचीको दफा २ को उपदफा (२) मा उल्लिखित प्रत्येक समूहको हकमा लागू हुने ह्रासको दर देहाय बमोजिम हुनेछ :-

वर्ग	दर
“क”	५ प्रतिशत
“ख”	२५ प्रतिशत
“ग”	२० प्रतिशत
“घ”	१५ प्रतिशत
“ङ”	सम्पत्ति खरीद गर्दाको बखतमा उक्त सम्पत्तिको लागतलाई सम्पत्तिको प्रयोगावधिभन्दा भाग गरी निकटतम आधा वर्षमा मिलानगरी हुन आउने दर प्रतिशतमा ।

अ.२.३(२) यस ऐनको दफा १९ को उपदफा (२) मा उल्लेख गरिएका आयोजनाहरूले र अनुसूची-२ को दफा २ को उपदफा (३) र (४) मा उल्लेख गरिएका निकायले यस अनुसूचीको उपदफा (१) मा उल्लेख गरेका वर्ग “क”, “ख”, “ग” र “घ” मा उल्लिखित ह्रासयोग्य सम्पत्तिका लागि लागू हुने ह्रासकट्टीको दरमा एक तिहाईले थप पाउनेछन् ।

ह्रास कट्टीको गणना गर्दा आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकममा ह्रास कट्टीको दर ले गणना गर्नु पर्छ ।

तर निम्नानुसारका निकायले भने “क”, “ख”, “ग” र “घ” मा उल्लिखित ह्रासयोग्य सम्पत्तिका लागि लागू हुने ह्रासकट्टीको दरमा एक तिहाईले थप थप दर (Accelerated Rate) पाउछन् । सामान्य दर वा थप दर जे सुकै सुविधा पाउने भए तापनि सम्बन्धित सम्पत्ति समूहको ह्रास गणना गरी बाँकी रहने रकममात्र आगामी आय वर्षमा जिम्मेवारी सार्नु पर्दछ । ऐनको दफा १९ को व्यवस्था अनुसार ह्रास खर्च अनिवार्य खर्च हो ।

- (क) निकायले संचालन गरेका “विशेष उद्योग” अर्थात् चुरोट, बिन्डी, सिगार, खानेसूर्ति, खैनी, मुख्य कच्चा पदार्थ सूर्ति भएको सोही प्रकृतिका अन्य उत्पादन, मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योगबाहेक औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा वर्गीकरण गरिएका उत्पादनमूलक उद्योग ।
- (ख) कुनै सडक, पुल, टनेल, रोप-वे वा आकाशे पुल निर्माण गरी संचालन गर्ने, कुनै ट्रली बस वा ट्राम संचालन गर्ने निकाय ।
- (ग) कर नलाग्ने बाहेकका सहकारी संघ तथा संस्था ।

अर्थात्, माथि (क), (ख) तथा (ग) मा उल्लिखित निकायको लागि ह्रास कट्टीको दर निम्नानुसारको हुनेछ ।

वर्ग	दर
“क”	६.६७ प्रतिशत
“ख”	३३.३३ प्रतिशत
“ग”	२६.६७ प्रतिशत
“घ”	२०.०० प्रतिशत

सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा संचालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजना र विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने आयोजनामा जडान भएका संयन्त्र, उपकरण, र अन्य मेशिनरीको हकमा Terminal Depreciation समेत कट्टी गर्न पाउनेछ । अर्थात्, हस्तान्तरण गरिने सम्पत्तिको बाँकी मूल्य बराबरको रकम मुख्य उपकरण प्रतिस्थापन गर्दा र हस्तान्तरण हुने आयोजनाबाट सम्पत्ति हस्तान्तरण हुँदाका बखत ह्रास कट्टी खर्च दाबी गर्न सक्दछन् ।

यस ऐनमा उल्लिखित उद्योग बाहेक अन्य उद्योग जस्तै: पर्यटन, सेवा आदि उद्योगले साबिक औद्योगिक व्यवसाय ऐनको दफा १५(ज) अनुसार प्राप्त गरेका एक तिहाईले थप (Accelerated Depreciation) को सुविधा उपलब्ध हुने छैन।

३. ह्रास खर्च :

ऐनको अनुसूची २ को दफा २ बमोजिम ह्रास योग्य सम्पत्तिको वर्गको आधारमा निम्नानुसारको दर प्रयोग गर्नु पर्दछ :

अ.२.२(१) कुनै पनि व्यक्तिले कुनै आय वर्षमा सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिका समूहहरू बापत यस दफाको उपदफा (२) र (६) बमोजिम गणना गरिएका प्रत्येक समूहमा रहेका सम्पत्तिको सो वर्षमा भएको ह्रास बराबरको खर्च कट्टी गर्न पाउनेछ।

अ.२.२(२) कुनै व्यक्तिले आफ्नो आय वर्षमा समूहमा रहेका सम्पत्तिको ह्रास कट्टीको गणना देहाय बमोजिमको सूत्रको प्रयोग गरी निकाल्नु पर्नेछ।

क X ख

“क” भन्नाले सो आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकमलाई जनाउँनेछ,

“ख” भन्नाले सो समूहको हकमा लागू हुने यस अनुसूचीको दफा ३ मा उल्लिखित ह्रास कट्टी दरलाई जनाउँनेछ।

अ.२.२(६) वर्ग “क”, “ख”, “ग” वा “घ” का समूहको ह्रासयोग्य सम्पत्तिहरूको ह्रास कट्टी आधार रकमबाट यस दफाको उपदफा (२) बमोजिम गणना गरिने ह्रास खर्च कटाउँदा दुईहजार रुपैयाँभन्दा कम भएमा अतिरिक्त ह्रास खर्च बापत सो बाँकी रकम सबै गणना गर्नु पर्नेछ।

ह्रास खर्च कटाउँदा कुनै वर्गमा रहेको सम्पत्तिको ह्रास आधारमा सो वर्गको ह्रास कट्टी दर प्रयोग गरी हुन आउने रकम दाबी गर्नु पर्नेछ। उक्त व्यवस्था तल उदाहरणमा खुलाईएको छ।

उदाहरण १८.६.१४: मानौं, नेपाल ब्यापार विकास प्रा.लि.को आ.ब. २०६५/६६ अन्तमा मा समूह “ख” को ह्रास आधार रु. १,००,०००।०० रहेछ भने सो आ.ब. मा सो समूहको ह्रास खर्च निम्नानुसार गणना गर्नु पर्दछ।

(क) सो आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकम = रु. १,००,०००।००

(ख) ह्रास कट्टी दर = २५ प्रतिशत

ह्रास खर्च = क X ख = रु. २५,०००

“क”, “ख”, “ग” वा “घ” समूहको ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टी आधार रकमबाट कुनै वर्षको ह्रास खर्च कटाउँदा दुई हजार रुपैयाँभन्दा कम भएमा अतिरिक्त ह्रास खर्च बापत सो बाँकी रकम सबै गणना गर्नु पर्छ। उक्त व्यवस्था तल उदाहरणमा खुलाईएको छ।

उदाहरण १८.६.१५: मानौं, नेपाल ब्यापार बिकास प्रा.लि.को आ.ब. २०६५।६६ अन्तमा वर्ग “ख” को ह्रास आधार रु. २,४०० रहेछ। सो वर्ष उक्त वर्गको दर २५% ले रु. ६०० ह्रास कट्टी गरी बाँकी रु. १,८०० हुन्छ। उक्त रकम रु. २,००० भन्दा कम भएकोले सोही आ.ब. मा अतिरिक्त ह्रास खर्च बापत कट्टी दाबी गर्न पाईन्छ।

अ.२.२(३) कुनै आय वर्षको अन्त्यमा वर्ग “क”, “ख”, “ग” वा “घ” मा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार रकम देहाय बमोजिमको खण्ड (क) र खण्ड (ख) को योगबाट खण्ड (ग) को रकम घटाई कायम गर्नु पर्नेछ।

तर यसरी घटाइएपछिको रकम शून्य भन्दा कम हुने छैन :-

- (क) अधिल्लो वर्षको अन्त्यको सो समूहको ह्रास कट्टीआधार रकमबाट उपदफा (२) र (६) बमोजिम गणना गरिएको सो समूहको ह्रास खर्च कट्टी गरी बाँकी हुने रकम।
- (ख) सो वर्षमा सो समूहको ह्रास कट्टी आधार रकममा सो समूहमा थपिएका सम्पत्तिको लागि गरिएको सो समूहमा थप गरेको सो आय वर्षभित्र यस अनुसूचीको उपदफा (५) बमोजिमको खर्च वा समूहमा जोडिएको खर्च।
- (ग) सो समूहको कुनै सम्पत्तिको सो वर्षमा भएको निःसर्गबाट प्राप्त कुनै रकम।

कुनै आय वर्षको अन्त्यमा वर्ग “क”, “ख”, “ग” वा “घ” अन्तर्गतका समूहमा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार निम्नानुसार कायम गर्नुपर्छ :

- क. अधिल्लो आय वर्षको अन्त्यको सो समूहको ह्रास आधार रकमबाट सो वर्षको ह्रास कट्टी गरी बाँकी रकम रु. २,००० भन्दा कम भएमा सो समेत कट्टा पछिको रकम (Opening Depreciation Base)
- ख. जोड्ने: अधिल्लो आय वर्षमा थपिएका सम्पत्ति तर दफा १९ को प्रयोजनको लागि सो आय वर्षको ह्रास आधारमा समावेश नहुने रकम
अधिल्लो आय वर्षको दफा १६ अनुसार यस आय वर्षको ह्रास आधारमा थप हुने रकम (“घ” वर्गको सम्पत्तिको हकमा १७ र १८ बमोजिम थप भएका रकमसमेत)
यस आय वर्षभित्र सो समूहमा थपिएका समय अनुसारको सम्पत्तिको लागत वा समूहमा जोडिएको खर्च
- ग. घटाउने: सो आय वर्षभित्र सो समूहको सम्पत्तिको निःसर्गबाट प्राप्त रकम

कुनै आय वर्षको अन्त्यमा वर्ग “ङ” अन्तर्गतका समूहमा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार निम्नानुसार कायम गर्नुपर्छ :

- क. अधिल्लो आय वर्षको अन्त्यमा समूहमा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टीको आधार रकम, र

ख. त्यस आर्थिक वर्षमा सो ह्रास कट्टी आधार रकममा सो समूह भित्रको सम्पत्तिको लागि (समय अनुसारको) थपिएको रकम ।

अ.२.२(४) कुनै आय वर्षको अन्त्यमा वर्ग “ङ” अन्तर्गतका प्रत्येक ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टीको आधार रकम देहाय बमोजिमको रकमको कूल योग हुनेछ :-

(क) अघिल्लो आय वर्षको अन्त्यमा समूहमा रहेका ह्रासयोग्य सम्पत्तिहरूको ह्रास कट्टीको आधार रकम, र

(ख) त्यस आर्थिक वर्षमा सो ह्रास कट्टी आधार रकममा सो समूहभित्रको सम्पत्तिको लागि उपदफा (५) बमोजिम थपिएको रकम ।

अ.२.२(५) कुनै व्यक्तिको ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा समावेश भएको कुनै ह्रासयोग्य सम्पत्तिको लागि गरिएको लागतलाई सम्बन्धित समूहको ह्रास आधार रकममा देहाय बमोजिम जोड्नु पर्नेछ :-

(क) सो सम्पत्ति यस अनुसूचीको दफा १ बमोजिम समूहमा समावेश गरिने समय वा सो सम्पत्ति प्राप्त गर्न खर्च गरेको समय मध्ये जुन पछि आउँछ सो समयमा निम्न सूत्र अनुसार गणना गरी पहिलो मान मानि जोड्नु पर्नेछ ।

क/३ X ख

यस खण्डको प्रयोजनको लागि “क” लाई देहायको अवधिको लागि देहायको मान हुनेछ :-

(अ) आय वर्षको शुरुदेखि पुष मसान्तसम्मको अवधिको अन्त्यको समय तीन हुनेछ,

(आ) माघदेखि चैतमसान्तबीचको अवधि दुई हुनेछ, र

(इ) बैशाखदेखि आय वर्षको अन्त्यसम्मको अवधि एक हुनेछ ।

“ख” भन्नाले सो लागत रकम जनाउँनेछ ।

(ख) लागतको बाँकी भाग पहिलो भाग थप गरिएको आय वर्ष पछिको आय वर्षमा जोडिन्छ तर सो अवधिको बीचमा यस अनुसूचीको दफा ४ को उपदफा (२) बमोजिम उक्त समूह बिघटन भएको हुनुहुँदैन ।

ह्रास आधार प्रयोजनको लागि समूहमा समावेश भएको (व्यवसायमा प्रयोग भएको) समय अनुसार सम्पत्तिको लागतको गणना गर्दा निम्नानुसारको रकम ह्रास आधारमा जोड्नु पर्छ,

□ आय वर्षको शुरुदेखि पुष मसान्तसम्मको अवधिमा समावेश भएमा सो सम्पत्तिको लागत रकम पूरै,

□ माघदेखि चैत मसान्तबीचको अवधिमा समावेश भएमा सो सम्पत्तिको लागतको दुई तिहाई रकम,

- वैशाखदेखि आय वर्षको अन्त्यसम्मको अवधिमा समावेश भएमा सो सम्पत्तिको लागतको एक तिहाई रकम,
- उपरोक्तानुसार समावेश भई बाँकी रहने लागत रकम आगामी आय वर्षको शुरु ह्रास आधारमा जोडिन्छ ।

उक्त व्यवस्था तल उदाहरणमा खुलाईएको छ ।

उदाहरण १८.६.१६: मानौं, नेपाल ब्यापार बिकास प्रा.लि. ले आ.ब. २०६५/६६ मा रु. ६०,००० को कम्प्युटर खरीद गरेको रहेछ । उक्त आ.ब.को ह्रास आधार गणना गर्दा “ख” समूहको सम्पत्ति, रु. ६०,००० पर्ने कम्प्युटर २०६५ पौष महिनाभित्रमा थप भएको रहेछ भने पूरै रकम अर्थात रु. ६०,००० नै ह्रास आधारमा समावेश गर्न पाईन्छ । त्यस्तै सो कम्प्युटर २०६५ माघ देखि चैत मसान्तसम्ममा थप भएको रहेछ भने दुई तिहाई रकम अर्थात रु. ४०,००० तथा सो कम्प्युटर २०६६ वैशाखदेखि आषाढ मसान्तसम्ममा थप भएको रहेछ भने एक तिहाई रकम अर्थात रु. २०,००० ह्रास आधारमा समावेश गर्न पाईन्छ ।			
उदाहरण १८.६.१७: मानौं, नेपाल ब्यापार बिकास प्रा.लि. ले २०६५ माघ १० गते एउटा Trade Mark को License खरीद लागत ६००,००० रहेछ र प्रयोग अवधि ५ वर्ष २ महिना रहेछ भने उक्त सम्पत्तिको ह्रास कट्टी निम्नानुसारको दरले गणना गर्नु पर्दछ ।			
लगत	६,००,०००		
अवधि (निकटम आधा वर्षमा)	५.००		
वार्षिक ह्रास दर	२०%	२०%	२०%
वार्षिक ह्रास	१,२०,०००		
	२०६५/६६	२०६६/६७	२०६७/६८
खरीद रकम	६,००,०००	६,००,०००	६,००,०००
वर्षको शुरुको ह्रास आधार	-	५,२०,०००	४,००,०००
यो वर्ष थप (अवधि अनुसार)	४,००,०००		
यो वर्षको निःसर्ग	-		
ह्रास आधार	४,००,०००	५,२०,०००	४,००,०००
ह्रास खर्च	८०,०००	१,२०,०००	१,२०,०००
आगामी वर्षको शुरुको ह्रास आधार	५,२०,०००	४,००,०००	२,८०,०००
बाँकी ह्रास आधार	३,२०,०००	४,००,०००	२,८०,०००
समूहमा जोड्न बाँकी रकम	२,००,०००	-	-

४. ह्यासयोग्य सम्पत्तिको निःसर्ग :

ऐनको अनुसूची २ को दफा ४ बमोजिम ह्यास योग्य सम्पत्तिको निःसर्गको सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :

अ.२.४(१) कुनै व्यक्तिको सो आय वर्षमा व्यवसाय वा लगानीमा प्रयोग भएका ह्यासयोग्य सम्पत्ति वा सम्पत्तिहरूको निःसर्गबाट भएको आयको गणना गर्दा खण्ड (ख) भन्दा खण्ड (क) बढी भए यस्तो बढी भएजति रकम सो आयमा समावेश गर्नु पर्नेछ ।

(क) कुनै व्यक्तिको समूहको “क”, “ख”, “ग” वा “घ” वर्गमा पर्ने कुनै आय वर्षमा निजको सो वर्ष ह्यासयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त भएका आयहरू,

(ख) निःसर्गबाट प्राप्त आयलाई समावेश नगरी यस अनुसूचीको दफा २ को उपदफा (३) बमोजिम समूहको सो वर्षको अन्त्यमा रहेको ह्यास कट्टी आधार रकम ।

सम्पत्तिको निःसर्गबाट हुने आय सम्बन्धी अवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १८.६.१८: मानौं, नेपाल ब्यापार बिकास प्रा.लि.को आ.ब. २०६४।६५ अन्तमा वर्ग “ग” र “घ” मा निम्नानुसारको सम्पत्ति रहेछ । सो प्रा.लि.ले आ.ब. २०६५।६६ माघमा रु. १००,००० को मोटरसाइकल थप गरेको रहेछ । आ.ब. २०६५।६६ मा सो प्रा.लि. ले आफूसंग भएको कार रु. १७ लाख र मेशिन रु. ९ लाखमा बिक्री गरेको रहेछ । मोटर साइकल दुर्घटनामा परी काम नलाग्ने भएकाले अब कुनै सम्पत्ति बाँकी रहेनछ भने सो समूहको कट्टी हुने खर्च (Outgoings) र आयमा समावेश हुने रकम (Incomings) निम्नानुसार रहन्छ ।

समूह	ग	घ	जम्मा
वर्षको शुरुको ह्रास आधार	१५,००,०००	१०,५०,०००	२५,५०,०००
यो वर्ष थप (अवधि अनुसार)	१,००,०००	-	१,००,०००
यो वर्षको निःसर्ग	१७,००,०००	९,००,०००	२६,००,०००
समूहमा सम्पत्ति बाँकी	छैन	छैन	
आयमा समावेश हुने रकम (Balancing Charge)	१,००,०००	-	१,००,०००
विघटन हुदाको ह्रास (Terminal Depreciation)	-	१,५०,०००	१,५०,०००
ह्रास आधार	-	-	-

माथि उल्लिखित अवस्थामा समूहमा सम्पत्ति बाँकी नरहेकाले ह्रास आधारभन्दा बढी प्राप्त भएको आय (Balancing Charge) दफा ७(२)(घ) बमोजिम आयमा समावेश हुन्छ भने समूहमा सम्पत्ति बाँकी नरहेको तर मूल्य बाँकी भएको रकम अनुसूची २ को दफा ४ बमोजिम ह्रास खर्च (Terminal Depreciation) पाउँदछ । समूहका सम्पत्तिको बिक्री वर्षको शुरुमा नै नभई बीचमा वा वर्षान्तमा भएमा सो समूहमा मर्मत खर्च भएको हुन सक्तछ ।

तर उल्लिखित अवस्थामा सम्पत्ति रहेको तर सो सम्पत्तिको समूहमा बाँकी रकम नरहेको कारण त्यस्तो सम्पत्तिमा हुन आउने मर्मत सुधार खर्च भएमा वर्ग विघटन नभएकाले सो सम्पत्तिको ह्रास आधारमा थप हुन जान्छ र आगामी वर्ष ह्रास आधारमा समावेश गरी ह्रास खर्च दावी गर्नु पर्नेछ ।

अ.२.४(२) कुनै व्यक्तिले कुनै आय वर्ष समाप्त हुनुभन्दा अगाडि सो व्यक्तिको ह्रास योग्य सम्पत्तिको समूहमा रहेका सबै सम्पत्तिहरू निःसर्ग गरेमा सो समूह विघटन भएको मानिनेछ र देहाय बमोजिम हुनेछ :-

(क) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुने ह्रास कट्टी रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिले सो वर्षको लागि सो बढी भएजति रकम प्राप्त गरेसरह मानिनेछ ।

क - ख

वा

- (ख) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुन आउने रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिलाई सो वर्ष सो बढी भएजति खर्च रकम मिनाहा हुनेछ ।

ख - क

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि :-

- (१) “क” भन्नाले कुनै व्यक्तिले सो सम्पत्तिको निःसर्गबाट सो वर्ष प्राप्त गरेको वा प्राप्त गर्ने आम्दानीहरू (इनकमीङ्गस) सम्भन्नु पर्छ ।
- (२) “ख” भन्नाले खण्ड (अ), (आ) र (इ) को जम्मा रकम सम्भन्नु पर्छ :-
- (अ) सो वर्षमा समूहको घट्टो प्रणालीको बाँकी मूल्य,
- (आ) समूहको ह्रास आधार रकममा जोडिएका सो वर्षका खर्चहरू (आउटगोइङ्ग), र
- (इ) समूहको ह्रास आधार रकममा यस अनुसूचीको दफा २ को उपदफा (५) बमोजिम आगामी वर्षमा जोडिने खर्चहरू (आउटगोइङ्गस) ।

सम्पत्तिको समूहको निःसर्गको अवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १८.६.१९: माथिको उदाहरणमा समूह घ मा निःसर्ग भएका सम्पत्तिका कारण वर्षान्तमा समूह विघटन भएर पनि मूल्य बाँकी रहेको छ । यस्तो बाँकी रहेको मूल्य सो समूह विघटन भएका वर्षमा ह्रास खर्च (Terminal Depreciation) पाउँदछ ।

अ.२.४(३) यस अनुसूचीको प्रयोजनको लागि कुनै आय वर्षमा ह्रासयोग्य सम्पत्तिको समूहको घट्टो प्रणालीको बाँकी रहेको मूल्य भन्नाले निम्नानुसारको रकमलाई जनाउँछ :

- (क) समूहको वर्ग “क”, “ख”, “ग” वा “घ” को हकमा, सो समूहको अधिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो वर्षको लागि सो समूहको यस अनुसूचीको दफा २ को उपदफा (२) र उपदफा (६) बमोजिम गणना गरिएको कुनै ह्रास भए सो घटाए पछि हुने रकम,
- (ख) समूहको वर्ग “ङ” को सम्बन्धमा सो समूहको अधिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो व्यक्तिलाई यस अनुसूचीको दफा २ को उपदफा (१) बमोजिम कट्टी गर्न दिइएका विगतका आय वर्ष हरूका सबै खर्चहरू घटाएपछि हुने रकम ।

प्रत्येक आ.ब. मा ह्रास खर्च घटाई सकेपछि कायम हुने बाँकी मूल्यलाई घट्टो प्रणालीको बाँकी रहेको मूल्य (Written Down Value) भनिन्छ । यसलाई स्पष्ट गर्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १८.६.२०: मानौं, नेपाल ब्यापार बिकास प्रा.लि.को आ.ब. २०६४।६५ अन्त्यमा समूह “ग” मा निम्नानुसारको सम्पत्ति रहेछ। सो प्रा.लि.ले आ.ब. २०६५।६६ मा कुनै सम्पत्ति थप गरेको रहेनछ।

आ.ब. २०६४।६५ ह्रास आधार	१२,४०,०००।००
आ.ब. २०६४।६५ को ह्रास खच	३,१०,०००।००
घट्टो प्रणालीको बाँकी रहेको मूल्य (Written Down Value) (ख-ग)	९,३०,०००।००

तर कुनै सम्पत्तिको प्रयोग शुरु भएको अवधिका कारण समूहमा समावेश गर्न बाँकी रहेको रकम आगामी वर्षको शुरुमामात्र बाँकी मूल्यमा समावेश हुन्छ।

५. ह्रासयोग्य सम्पत्ति सम्बन्धी विशेष व्यवस्था:

निर्माण संचालन र हस्तान्तरण (BOT/BOOT) अवधारणा अन्तर्गतका आयोजना तथा विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने निकायले प्रयोग गरेका मुख्य उपकरण विग्री काम नलागि अर्को उपकरणले प्रतिस्थापन गरेमा त्यसरी प्रतिस्थापन गरेको वर्ष प्रतिस्थापित भई जाने उपकरणको बाँकी घट्टो मूल्य दफा १९(२) बमोजिम ह्रास खर्च पाउँदछ। अर्कातिर निर्माण संचालन र हस्तान्तरण (BOT/BOOT) अवधारणा अन्तर्गतका आयोजनाले त्यस्ता आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरेका वर्ष हस्तान्तरण भएका सम्पत्तिको बाँकी घट्टो मूल्य दफा १९(२) बमोजिम ह्रास खर्च पाउँदछ। त्यस्तै, कुनै व्यक्तिले आफैले निर्माण गरी संचालन गर्ने एवं सम्भौताको समाप्ति पछि उक्त आयोजना हस्तान्तरण (BOOT) गर्नु पर्ने आयोजना (जस्तै: जल विद्युत आयोजना) का निमित्त खरीद गरिएको जग्गा समेत हस्तान्तरण गर्नु पर्ने अवस्थामा उक्त जग्गामा भएको लागतलाई “ड” समूहमा समावेश गरी सम्भौताका अवधिको आधारमा ह्रास कट्टी खर्च दावी गर्न सक्दछन्। उक्त व्यवस्था तल उदाहरणमा खुलाईएको छ।

उदाहरण १८.६.२१: मानौं, नेपाल जलविद्युत आयोजना प्रा.लि.ले सरकारबाट रसुवामा ३० मेगावाटको जलविद्युत आयोजनाको अनुमति (License) प्राप्त गरेको रहेछ। उक्त अनुमति बमोजिम निजले सो आयोजना संचालनमा आएको ३० वर्षमा नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने रहेछ। निजले सो आयोजनाको निमित्त अन्य सम्पत्तिको अलावा रू. ९० लाखको जग्गा समेत खरीद गरेका रहेछन्। उक्त अवस्थामा निजले उक्त जग्गामा भएको लगानी सो आयोजनाको अनुमति (License) मा तोकिएको अवधि अर्थात् ३० वर्षमा प्रतिवर्ष रू. ३ लाखका दरले आयकर प्रयोजनको लागि कट्टी दावी योग्य हुन्छ।

अ२.३(३) कुनै व्यक्तिले आफ्नो व्यवसायिक प्रयोजनको निमित्त आवश्यक पर्ने उर्जाशक्ति उत्पादन गर्न पूँजीकृत गरेको सम्पत्तिको पूँजीगत रकमको पचास प्रतिशत सोही वर्ष ह्रास खर्च वापत कट्टी दावी गर्न सक्नेछ।

- (४) कुनै व्यक्तिले फिस्कल प्रिन्टर र क्यास मेशिन राखी वील बीजक जारी गर्ने गरेमा सो प्रिन्टर तथा क्यास मेशिनमा भएको खर्चको एकमुष्ट रकम ह्रासखर्च वापत सोही वर्ष दावी गर्न सक्नेछ ।

उक्त व्यवस्थाको व्याख्या गर्न निम्न उदाहरण प्रस्तुत गरिएको छ :-

उदाहरण १८.६.२२: मानौ, कत्था लिमिटेड एक उद्योग रहेछ । मुलुकको विद्युत आपूर्तिको अनियमितताको जोखिम कम गर्न २०६६ माघमा रु. ९ लाखमा जेनेरेटर जडान गरेको रहेछ र समूह घ मा अन्य सम्पत्तिको वर्षको शुरुको ह्रास आधार रु.२९ लाख रहेछ । यस्तो अवस्थामा जेनेरेटर जडान गरेको वर्षमा आधा पूंजीगत खर्च ह्रास पाउने हुनाले ह्रास खर्चको गणना निम्नानुसार हुन्छ:	
वर्षको शुरुको ह्रास आधार	रु. २९००,०००
यो वर्ष थप (१००००० - ४५०,००० गर्दा बाँकी रु. ४५०००० को माघ महिनामा खरीद गरेको हुँदा दुई तिहाईले हुने रु. ३००००० ह्रास आधारमा जोडिने)	रु. ३००,०००
जम्मा ह्रास आधार (२९ लाख र ३ लाखको जोड)	रु. ३,२००,०००
ह्रासको दर (विशेष उद्योग)	२० प्रतिशत
ह्रास खर्च (सामान्य (क))	६४०,०००
विशेष ह्रास खर्च (ख)	रु.४५०,०००
जम्मा ह्रास खर्च (क र ख को जम्मा) रु. १०,९०,००० आगामी वर्षका लागि शुरु ह्रास आधार: यस वर्षको ह्रास आधार रु. ३२००००० मा यस वर्षको ह्रास खर्च रु. ६४०००० घटाई हुन आउने रु. २५६०००० मा जेनेरेटर खरीदको पूंजीकृत हुन नसकेको रु. १५०००० लाई जोडि हुन आउने रु. २६१०००० हुन आउंछ ।	
उदाहरण १८.६.२३: मानौ माथिको उदाहरणमा फिस्कल प्रिन्टर र क्यास मेशिन खरीद गरी प्रयोग गरेको र सो खरीदमा रु. ५० हजार खर्च भएको भए पूरै खर्च रकम प्रयोग शुरु गरेको वर्ष नै ह्रास खर्च कट्टी पाउँदथ्यो ।	

१८.७ अन्य बिशेष व्यवस्था

१८.७.१ बैकिङ्ग तथा बीमा व्यवसायको आय गणना सम्बन्धी बिशेष व्यवस्था

बैकिङ्ग तथा बीमा व्यवसाय गर्ने निकायको आय गणना गर्ने सम्बन्धमा ऐनले गरेको बिशेष व्यवस्था एवं व्याख्या यसै निर्देशिकको परिच्छेद १९ मा गरिएको छ ।

१८.७.२ दीर्घकालीन करार सम्बन्धी बिशेष व्यवस्था

ऐनको दफा २६ मा दीर्घकालीन करारको आय गणना गर्ने सम्बन्धी छुट्टै व्यवस्था गरिएको छ । उक्त व्यवस्थाका सन्दर्भमा बिस्तृत व्याख्या यसै निर्देशिकको परिच्छेद २० मा गरिएको छ ।

१८.७.३ बिदेशमा तिरेको आयकर वापत खर्च दावी :

आयकर ऐन, २०५८ ले वासिन्दा व्यक्तिको वैदेशिक आय छ र सोमा विदेशमा आयकर तिरेको छ भने नेपालको करको औसत दरको सीमाभित्र रही वैदेशिक कर मिलान गर्न सक्ने व्यवस्था गरेको छ । तर कुनै वासिन्दा व्यक्तिले कुनै आय वर्षमा वैदेशिक आय वापत विदेशमा कर तिरेको छ भने त्यसरी तिरेको कर उक्त विदेशको आय नेपालको आय समेत समावेश गर्दा लाग्ने करमा मिलान नगरी विदेशमा दाखिला गरेको कर रकम वरावरको रकमलाई खर्च दावी गर्न सक्ने व्यवस्था ऐनको दफा ७१ को उपदफा (४) मा रहेको छ ।

७१(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षको लागि कुनै व्यक्तिले सो वर्षमा पाउने विदेशी कर मिलानको दाबी छोडी यस्तो मिलान सुविधा उपलब्ध रहेको विदेशी आयकर बापतको रकम खर्च दावी गर्न पनि सक्नेछ ।

१८.८. व्यवसायबाट नोक्सानी :

ऐनको दफा २० मा व्यवसायबाट नोक्सानी निम्नानुसार कट्टी गर्न पाउने व्यवस्था रहेको छ :

२०(१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको नोक्सानी कट्टी गर्न पाउनेछ :-

- (क) सो व्यक्तिले अन्य कुनै व्यवसायबाट ब्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी, र
- (ख) त्यस्तो व्यक्तिले कुनै व्यवसायबाट ब्यहोर्नु परेको विगत सात आय वर्ष हरूको कट्टी हुन नपाएको नोक्सानी ।

तर सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजना, विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने आयोजना र नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको हकमा विगत बाह्र वर्षको कट्टी हुन नपाएको नोक्सानी ।

कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले अन्य कुनै व्यवसायबाट ब्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी र सो व्यक्तिले कुनै व्यवसायबाट ब्यहोर्नु परेको विगत सात आय वर्षको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाउँछ । यस अर्थमा व्यवसायको नोक्सानी लगानीको आयमा कट्टी दाबी गर्न सकिने भए तापनि लगानीको नोक्सानी भने व्यवसायको आयबाट कट्टी दाबी गर्न पाइदैन । त्यस्तै, व्यवसाय वा लगानीबाट भएको नोक्सानी पारिश्रमिकको आयबाट घटाउन सकिदैन । नोक्सानी समायोजन खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १८.८.१: मानौं, गणेश सिंखडाको आ.ब. २०६५।६६ मा आयात व्यवसायमा रु. १ करोडको आय भएको रहेछ। निजको सो आ.ब. मा होटल संचालनमा रु. ५० लाख नोक्सानी भएको रहेछ। निजले आ.ब. २०६५।६६ को आय विवरण पेस गर्दा होटल संचालनमा भएको नोक्सानी रु. ५० लाख आयात व्यवसायमा भएको रु. १ करोडबाट कट्टी दाबी गर्न सक्दछन्।

उदाहरण १८.८.२: मानौं, गणेश सिंखडाको आ.ब. २०६५।६६ मा होटल संचालनमा रु. ५० लाख नोक्सानी भएको रहेछ र सो वर्ष निजको अन्य आय रहेनछ भने निजको सो नोक्सानी आगामी आ.ब.मा सार्न सकिन्छ। यस्तो नोक्सानी ७ वर्ष (अर्थात आ.ब.२०७२।७३) सम्म समायोजन नहुन्जेल सारी दाबी गर्न सकिन्छ। यस्तो नोक्सानी २०६६।६७ देखि २०७२।७३ सम्मका जुनसुकै व्यवसाय वा लगानीको आयमा कट्टी गर्न पाउँदछ।

तर यसरी नोक्सानी ७ वर्षसम्म सार्न सकिने प्रावधान ऐनमा २०६४।६५ (२०६४ सालको संसोधन) बाट मात्र प्रारम्भ भएकोले सो भन्दा अधिको आ.ब.को नोक्सानी ४ वर्ष ब्यतित नभएको खण्डमा ७ वर्षसम्म दाबी गर्न पाउने र यस्तो नोक्सानी आ.ब. २०६४।६५ अघि ४ वर्ष ब्यतित भएको खण्डमा भने थप ३ वर्षसम्म दाबी गर्न पाउँदैन।

सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजना, विद्युत गृह निर्माण, उत्पादन र प्रशारण गर्ने आयोजना र नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम उत्खनन्, उत्पादन जस्ता कार्य गर्ने निकायको कट्टी हुन नपाएको नोक्सानी बाह्र वर्षसम्म सार्न सकिन्छ।

ऐनको दफा ५७ बमोजिम कुनै निकायको विगत तीन वर्ष अघिसम्मको स्वामित्व को तुलनामा पचास प्रतिशत वा सो भन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्व निःसर्ग गरेको मानिनेछ र यस अवस्थामा स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायलाई हुन गएको नोक्सानी स्वामित्वको परिवर्तन पछि कट्टा गर्न पाईदैन।

२०(२) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले अन्य कुनै लगानीबाट ब्यहोर्नु परेको सो वर्षको कट्टी हुन नपाएको नोक्सानी र सो व्यक्तिको सो लगानी र अन्य कुनै लगानीबाट ब्यहोर्नु परेको विगत सात आय वर्ष हरूको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाउनेछ।

कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले अन्य कुनै लगानीबाट ब्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी र सो व्यक्तिले कुनै लगानीबाट ब्यहोर्नु परेको विगत सात आय वर्षको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाउँछ। व्यवसायको नोक्सानी लगानीको आयबाट कट्टी दाबी गर्न पाईए पनि लगानीको नोक्सानी व्यवसायको आयमा कट्टी दाबी गर्न पाईदैन। त्यस्तै, लगानीबाट भएको नोक्सानी पारिश्रमिकको आयबाट घटाउन सकिदैन।

२०(३) उपदफा (१) र (२) को अधीनमा रही सो उपदफाको प्रयोजनका लागि कुनै व्यक्तिले विदेशी स्रोतका सम्बन्धमा ब्यहोर्नु परेको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको विदेशी स्रोतबाट भएको आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ र कुनै कर नलाग्ने आय प्राप्त गर्दा भएको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको कर नलाग्ने आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ ।

कुनै व्यक्तिले विदेशी स्रोतका सम्बन्धमा ब्यहोर्नु परेको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको सोही मुलुकको विदेशी स्रोतबाट भएको आयको गणना गर्दा मात्र (Per country basis) कट्टी गर्न पाउनेछ र कुनै कर नलाग्ने आय प्राप्त गर्दा भएको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको कर नलाग्ने आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ । अर्थात् कुनै व्यक्तिको पाकिस्तानमा भएको व्यवसायको नोक्सानी पाकिस्तानमा नै भएको व्यवसाय वा लगानीको आयबाट मात्र कट्टी गर्न पाउनेछ ।

२०(४) उपदफा (१) र (२) को अधीनमा रही कुनै व्यक्तिको व्यवसायको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरी प्राप्त गरेको दीर्घकालीन करार पूरा भएको वा अन्य कुनै रुपमा निःसर्ग गरिएको आय वर्षमा सो व्यक्तिले नोक्सानी ब्यहोर्नु परेमा वा उपदफा (१) को खण्ड (ख) बमोजिम जिम्मेवारी सारी आगामी वर्षमा ल्याउन पाउने कुनै कट्टी हुन नपाएको नोक्सानी दीर्घकालीन करारसँग सम्बन्धित भएमा विभागले लिखित सूचना दिएर सो नोक्सानी देहाय बमोजिम गर्न अनुमति दिन सक्नेछ :-

(क) विगतको आय वर्ष वा वर्ष हरूमा पछाडि सारी लैजान पाउने, र

(ख) सो वर्ष वा वर्ष हरूमा सो दीर्घकालीन करारसँग सम्बन्धित व्यवसायको आयको गणना गर्दा आयतर्फ समावेश हुने रकमहरू खर्चतर्फ समावेश हुने रकमहरू भन्दा बढी भएजतिको हदसम्म मात्र कट्टी हुन नपाएको नोक्सानी मान्न पाउने ।

दीर्घकालीन करारको आय गणना गर्दा समावेश गरिने रकम अनुमानित लागतको आधारमा गरिने हुँदा शुरु वर्षमा करयोग्य आय देखिई पछिल्ला वर्षमा नोक्सानी हुन सक्ने सम्भावना रहन्छ । Global Contract का माध्यमबाट हुने यस्ता करारका सन्दर्भमा यस्ता नोक्सानी Carry-forward मात्र गर्दा नोक्सानी समायोजन (Set-off) हुन नसक्ने सम्भावना रहेको हुँदा ऐनको दफा २० को उपदफा (४) मा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरी प्राप्त गरेको दीर्घकालीन करार पूरा भएको वा अन्य कुनै रुपमा निःसर्ग गरिएको आय वर्षमा विभागले लिखित सूचना दिएर सो नोक्सानी विगतको आय वर्ष वा वर्षमा पछाडि सारी लैजान (Carry-backward) पाउने समेत अनुमति दिन सक्ने छ ।

ऐनको दफा ५७ बमोजिम कुनै निकायको विगत तीन वर्ष अधिसम्मको स्वामित्व (नियन्त्रण) को तुलनामा पचास प्रतिशत वा सो भन्दा बढी स्वामित्व (नियन्त्रण) परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्व निःसर्ग गरेको मानिनेछ र यस अवस्थामा स्वामित्वको परिवर्तनपछि हुन गएको नोक्सानीलाई त्यस्तो स्वामित्वको परिवर्तन अधिको कुनै आय वर्षमा पछाडि लैजान सकिदैन ।

२०(५) कुनै व्यक्तिले कुनै आय वर्षमा ब्यहोर्नु परेको देहायको नोक्सानी सो व्यक्तिको दीर्घकालीन करार वा करारहरूसँग सम्बन्धित रहेको मानि बाँडफाँड गर्नु पर्नेछ :-

(क) व्यवसायसँग सम्बन्धित दीर्घकालीन करार वा करारहरूबाट भएको नोक्सानी, र

(ख) त्यस्ता प्रत्येक करारका लागि सो करारसँग सम्बन्धित वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा कट्टी गरिने खर्चहरू सो करारसँग सम्बन्धित समावेश गरिने रकमभन्दा बढी भएको नोक्सानी ।

यस सम्बन्धी उदाहरण एवं व्याख्या यसै निर्देशिकाको परिच्छेद २० मा उल्लेख गरिएको छ ।

२०(६) कुनै व्यक्तिले कुनै आय वर्षमा एकभन्दा बढी व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा सो व्यक्तिले कट्टी हुन नपाएको नोक्सानी एकभन्दा बढी व्यवसाय वा लगानीबाट कट्टी गर्न पाउने भएमा सो व्यक्तिले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने व्यवसाय वा लगानीको प्राथमिकता आफै निर्धारण गर्न सक्नेछ ।

कुनै व्यक्तिले कुनै आय वर्षमा एकभन्दा बढी व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा सो व्यक्तिले कट्टी हुन नपाएको नोक्सानी एकभन्दा बढी व्यवसाय वा लगानीबाट कट्टी गर्न पाउने भएमा सो व्यक्तिले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने व्यवसाय वा लगानीको प्राथमिकता आफै निर्धारण गर्न सक्नेछ । यस सम्बन्धी उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण १८.८.३: मानौं, ग्लोब नेपाल प्रा.लि.को काठमाडौंमा एउटा Trading Business रहेछ । उक्त प्रा.लि.को भैरहवा र धनगढीमा LPG Factory रहेछ । आ.ब. २०६५/६६ मा Trading Business रु. १० लाख नोक्सानी भएको रहेछ । भैरहवाको LPG व्यवसायबाट रु. १ करोडको आय भएको रहेछ । एवं धनगढीको फ्याक्टरीबाट कारोवारमा रु. २० लाख आय भएको रहेछ । यस अवस्थामा उक्त प्रा.लि.ले Trading Business को नोक्सानीलाई भैरहवाको व्यवसायबाट भएको आय वा धनगढीबाट भएको आय मध्ये कुन आयमा कट्टी गर्ने भन्ने आफैले रोज्नु पर्दछ ।

२०(७) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट ब्यहोर्नु परेको नोक्सानीको गणना गर्दा यस दफाको प्रयोग नगरी सो व्यक्तिको व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा समावेश गरिने रकमहरू भन्दा कट्टी गरिने रकमहरू बढी भए यसरी बढी भएजतिको रकमको गणना गर्नु पर्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “कट्टी हुन नपाएको नोक्सानी” भन्नाले उपदफा (१), (२) वा (४) बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी नगरिएको हदसम्मको नोक्सानी सम्भन्नु पर्छ ।

उदाहरणको लागि :

क. समावेश गरिने आय (मानौं)	रु. १,००,००,०००
ख. कट्टी गरिने रकम (मानौं)	रु. १,१०,००,०००
ग. कट्टी हुन नपाएको नोक्सानी (ख-क) रु.	१०,००,०००


२०(द) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीको आयमा पूर्ण कर छुट प्राप्त गरेको भए त्यस्तो आय वर्षमा भएको नोक्सानी आगामी आय वर्षमा सारी लैजान (क्यारी फरवार्ड) पाउने छैन ।

कुनै व्यक्तिको कुनै व्यवसायबाट भएको आयमा पूरा कर छुट हुने रहेछ भने त्यस्तो व्यवसायमा भएको नोक्सानी अन्य व्यवसाय वा लगानीको आयबाट घटाउन पाउने छैन । यसको साथै त्यस्तो व्यवसायमा नोक्सानी भएमा त्यस्तो नोक्सानी पछाडिका आय वर्षमा सारी लैजान (Carry Forward) पनि पाउँदैन । यस्तो अवस्थालाई तलको उदाहरणबाट प्रष्ट पारिएको छ :

उदाहरण १८.८.४: मानौं, ग्लोब बिद्युत कम्पनी प्रा.लि.ले साना जल बिद्युत गृह संचालन गरिआएको रहेछ । उक्त उद्योगले आ.ब. २०६९।७० सम्म कर पूर्ण रूपले छुट पाई आएको रहेछ । सो अवधिमा उक्त कम्पनी को रु. ६० लाख नोक्सानी रहेछ । २०७०।७१ को व्यवसायिक कारोवारबाट सो कम्पनी लाई रु. १० लाख आय भएको रहेछ । आ.ब. २०६९।७० मा सो कम्पनीले पूर्ण कर छुट प्राप्त गरेको सो अवधिको नोक्सानी आ.ब. २०७०।७१ मा सार्न नपाउने हुनाले आ.ब. २०७०।७१ मा उक्त कम्पनीले रु. १० को करयोग्य आयमा ऐनको अनुसूची १ बमोजिम, अर्थात् २० प्रतिशतले हुन आउने कर रु. २ लाख दाखिला गर्नु पर्दछ ।

उदाहरण १८.८.५: मानौं, माथिको उदाहरणमा ग्लोब बिद्युत कम्पनी प्रा.लि.ले आ.ब. २०६९।७० सम्म आंशिक मात्र कर छुट पाई आएको भए सो अवधि अवधिको नोक्सानी रु. ६० लाख आ.ब. २०७०।७१ मा सारी कट्टी दाबी गर्न सक्दछ सो आ.ब.को आयबाट कट्टी हुन नसकेको नोक्सानी ऐनको दफा २०(१) को अधीनमा रही आगामी वर्षको आयबाट कट्टी दाबी गर्न सक्दछ ।

नोकसानी समायोजनका अवस्थाको चित्र



१८.५. घटाउन पाउने चन्दा रकम :

आयकर ऐन, २०५८ को दफा १२ अनुसार चन्दा बापत खर्च गरिएको रकमलाई निम्नानुसार छुट दाबी गर्न सकिने व्यवस्था गरिएको छ :

- (१) कुनै व्यक्तिले कुनै आय वर्षमा आफ्नो करयोग्य आय गणना गर्दा यस दफाको प्रयोजनको लागि विभागबाट स्वीकृत प्राप्त कर छुट पाउने संस्थालाई चन्दा उपहार दिएको रकम घटाउन दाबी गर्न सक्नेछ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा घटाउन पाउने खर्च एक लाख रुपैयाँ वा सो व्यक्तिको सो वर्षको समायोजित कर योग्य आयको पाँच प्रतिशत मध्ये जुन घटी हुन्छ त्योभन्दा बढी हुने छैन ।

यस व्यवस्था अन्तर्गत खर्च छुट दाबी गर्न यस्तो चन्दा खर्च विभाग (कार्यालय) बाट स्वीकृत प्राप्त कर छुट पाउने संस्थालाई दिईएको हुनु पर्दछ । विशेष गरी कर छुट पाउने संस्थामा परोपकारी संस्था, धार्मिक संस्थाका साथै सामाजिक कार्य गर्ने NGO हुन सक्छन् ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै व्यक्तिले खर्च गरेको वा चन्दा दिएको रकम सो व्यक्तिको आय निर्धारण गर्दा खर्च वापत पूर्ण वा आंशिकरूपमा कट्टी गर्न पाउने गरी तोक्न सक्नेछ ।

ऐनको दफा २ को खण्ड (क न१) अनुसार समायोजित करयोग्य आय भन्नाले कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आयको गणना गर्दा दफा १२ बमोजिम चन्दा रकम नघटाई तथा दफा १४ को उपदफा (२) को व्याज, दफा १७ को प्रदूषण नियन्त्रण खर्च वा १८ बमोजिम अनुसन्धान र विकास खर्च कट्टी नगरी गणना गरिएको करयोग्य आय सम्भन्धनु पर्दछ । दफा १४(२) बमोजिमको व्याज, दफा १७ बमोजिमको प्रदूषण नियन्त्रण खर्च र दफा १८ बमोजिमको अनुसन्धान र विकास खर्च नभएका करदाताका लागि निर्धारणयोग्य आयबाट कुनै अवकाश योगदान भए घटाइ आउने रकम नै समायोजित करयोग्य आय हुन्छ ।

१८.१० सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्च

ऐनको दफा १२क मा सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्चका दाबी गर्ने सन्दर्भ निम्नानुसारको व्यवस्था गरेको छ :

कुनै कम्पनीले कुनै आय वर्षमा विभागको पूर्व स्वीकृति लिई नेपालभित्र रहेका प्राचीन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने वा खेलकूदको सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा गरेको खर्च मध्ये दश लाख रुपैयाँसम्मको रकम वा निर्धारण योग्य आयको दश प्रतिशतले हुने रकममध्ये जुन घटी हुन्छ सो रकम आफ्नो सो वर्षको करयोग्य आय गणना गर्दा घटाउने दाबी गर्न सक्नेछ ।

नेपालभित्र रहेका प्राचीन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने वा खेलकूदको सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा कुनै कम्पनीले गरेको खर्च निम्न आधारमा निर्धारण योग्य आयबाट घटाई पाउन दाबी गर्न सक्छ:

क. विभाग बाट पूर्व स्वीकृति लिनु पर्ने: यसरी स्वीकृति माग्दा खर्च गर्ने प्रयोजन, खर्च गर्ने अनुमानित रकम, खर्च गर्ने समयसीमा एवं खर्च गर्ने प्रकृया (जस्तै: सम्बन्धित निकायमा सिधा भुक्तानी गर्ने, आफै गर्ने वा ठेक्का मार्फत गर्ने) खोली खर्च गर्ने कम्तिमा ७ दिन अगाडि सम्बन्धित राजस्व कार्यालय मार्फत वा विभागमा निवेदन दिनु पर्दछ । यस्तो निवेदन उपर विभागले निर्णय गरी करदातालाई निर्णयको जानकारी दिनु पर्दछ ।

ख. खर्च गर्न सक्ने सीमा: यस प्रयोजनको लागि रु. १० लाख मा नबढ्ने गरी वा निर्धारणयोग्य आयको १० प्रतिशतभन्दा बढी हुन नहुने ।

१८.११. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च :

ऐनको दफा १२ख. मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको रकम खर्च कट्टी गर्न पाउने सन्दर्भमा देहायको व्यवस्था छ :

कुनै व्यक्तिले कुनै आय वर्षमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको रकम सो वर्षको करयोग्य आय गणना गर्दा घटाउन सक्नेछ ।

१८.१२. घटाउन पाउने अवकाश योगदान रकम :

ऐनको दफा ६३(२) अनुसार प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा स्वीकृत अवकाश कोषमा गरेको अवकाश योगदान आयबाट घटाई पाउन दावी गर्न सक्नेछ । तर दफा ६३(३) एवं नियम २१ बमोजिम तीन लाख रुपैयाँ वा आफ्नो निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकममा ननघाई आफ्नो आयबाट घटाई पाउन दावी गर्न सक्नेछ । तर स्वीकृति प्राप्त नगरेका अवकाश कोषमा गरेको योगदान भने आयबाट घटाई पाउन दावी योग्य हुंदैन ।

१८.१३. बोनस खर्च कट्टी :

बोनस ऐन, २०३० ले प्रतिष्ठानमा काम गर्ने कर्मचारीलाई प्रतिष्ठानको कुनै आय वर्षको खूद नाफामध्ये बढीमा खूद नाफाको १० प्रतिशतले हुने रकम बोनस व्यवस्था गरी वितरण गर्नु पर्ने व्यवस्था रहेको छ । बोनस वापत व्यवस्था गरिएको रकम आयकर ऐन, २०५८ को दफा १३ र २४ को अधीनमा रही खर्च कट्टी दिने भनी यस विभागबाट मिति २०६१।३।१४ मा सार्वजनिक परिपत्र समेत भैसकेको छ । बोनस वितरण भएको अवस्थामा बोनस प्राप्त गर्ने व्यक्तिको आयमा सो रकम समावेश भई नेपाल सरकारले प्राप्त गर्नु पर्ने आयकर प्राप्त हुने नै हुँदा बोनस व्यवस्था वापतको रकमलाई आयकर प्रयोजनका लागि कट्टी दिने निर्णय भएको हो । तर, बोनस व्यवस्था भएको रकममध्ये वितरण हुन नसकेको रकमका हकमा त्यस्तो रकम विभिन्न प्रतिष्ठानले भिन्न भिन्न प्रयोजनमा खर्च गरेको, त्यसरी खर्च गरिएको रकम पारदर्शी नभएको, आयकर प्रयोजनका लागि खर्च कट्टी लिएको अर्थात् कर नतिरिएको त्यस्तो रकममा नेपाल सरकारले प्राप्त गर्नु पर्ने आयकर प्राप्त नै नभएको वा प्राप्त हुनु पर्ने भन्दा कम कर प्राप्त भएको समेत अवस्था रहेको पाइयो । बोनस ऐन, २०३० को प्रावधान बमोजिम व्यवस्था गरिएको रकम वितरण नभएमा वा वितरण भई कुनै रकम बा-की रहन गएमा के गर्ने भन्ने विषयमा कर अधिकृत र करदाता दुवै पक्षमा द्विविधा रहेको, सो रकमलाई कर प्रयोजनका लागि विभाग अन्तर्गतका भिन्न भिन्न कार्यालय र भिन्न भिन्न करदाताले भिन्न भिन्न रूपमा व्यवहार गरेको पाइएको एवम् नियमनकारी निकायले समेत यस विषयमा बेला बखतमा प्रश्न उठाउँदै आएको देखिन्छ । तसर्थ, कुनै आय वर्षमा बोनस व्यवस्था गरी आयकर प्रयोजनका लागि खर्च कट्टी लिएको रकम कुनै पनि कारणले वितरण नभएमा वा बोनस ऐनले तोकेको सीमामा रही वितरण गर्दा बोनस वापत छुट्याएको र खर्च कट्टी लिएको रकम बढी हुन गई वितरण हुन नसकेमा वा वितरण गर्नु नपर्ने भएमा करदाताले देहाय बमोजिम गर्ने गरी स्पष्ट गरिएको छ :

१. बोनस ऐन, २०३० बमोजिम बोनस व्यवस्था गर्दा बोनस व्यवस्था वापतको खर्च घटाएपछि कायम हुन आउने खूद नाफाको बढीमा १० प्रतिशतले हुने रकम व्यवस्था गरी सोही हदसम्मको रकम मात्र आयकर प्रयोजनका लागि खर्च कट्टी गर्नु पर्ने ।

२. कुनै आय वर्षमा बोनस व्यवस्था गरी खर्च कट्टी लिएको रकम सो आय वर्षको तत्काल पछिल्लो आय वर्षमा वितरण गरिसक्नु पर्नेछ । तर, नेपाल सरकारको पूर्व स्वीकृति लिएर मात्र बोनस वितरण गर्न पाउने भनी तोकिएका सार्वजनिक संस्थानको हकमा भने नेपाल सरकारले जुन आय वर्षमा बोनस वितरण गर्न स्वीकृति दिएको हो सोही आय वर्षभित्रमा बोनस वितरण गरिसक्नु पर्ने ।
३. बोनस बापत छुट्याइएको र खर्च कट्टी लिएको रकममध्ये पूरै वा आंशिक रकम उपरोक्त खण्ड (१) वा खण्ड (२) मा उल्लिखित समयसीमाभित्र वितरण नभएमा आयकर ऐन, २०५८ को दफा २५ को उपदफा (१) को खण्ड (ग) बमोजिम त्यसरी वितरण नभएको वा हुन नसकेको रकम बोनस खर्च कट्टी लिएको आय वर्षको तत्काल पछिल्लो आय वर्षमा आयमा समावेश गर्नु पर्ने । तर, वितरण नभएको वा हुन नसकेको बोनस रकममध्ये राष्ट्रिय स्तरको कल्याणकारी कोषमा दाखिला भएको हदसम्मको रकमलाई भने आयमा समावेश गर्नु नपर्ने ।

१८.१४. कट्टी गर्न नपाउने खर्च :

सामान्यतया: आयकर ऐन २०५८ मा व्यवसायको आय गणना गर्दा सो व्यवसायको निमित्त सो व्यक्तिले गरेको आय आर्जनसंग सम्बन्धित खर्च कट्टी दाबी गर्न पाउने व्यवस्था भए पनि ऐनको दफा २१ मा केहि बिशेष व्यवस्था अन्तर्गत कट्टी दाबी गर्न नपाउने खर्च रहेको र सो सम्बन्धी प्रावधान तल खुलाईएको छ :

२१(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहायको खर्च वा रकम कट्टी गर्न पाइने छैन :-

- (क) घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च,
- (ख) यस ऐन बमोजिम बुझाउनु पर्ने कर र कुनै देशको सरकार तथा सोको कुनै पनि स्थानीय निकायलाई कुनै कानून वा सो कानून अन्तर्गत बनेको कुनै नियम, विनियमको उल्लंघन गरे बापत बुझाइएको जरिवाना र यस्तै अन्य शुल्क,
- (ग) दफा १० बमोजिम छुट पाउने रकमहरू प्राप्त गर्न कुनै व्यक्तिबाट खर्च गरिएको हदसम्मका वा अन्तिमरूपमा कर कट्टी गरिएका रकमहरू प्राप्त गर्न गरिएका खर्चहरू,
- (घ) उपदफा (२) मा लेखिएको भुक्तानी बापतको खर्च,
- (ङ) कुनै निकायबाट गरिएको मुनाफाको वितरण, वा
- (च) यस परिच्छेद वा परिच्छेद-६, ७, १०, ११, १२ वा १३ बमोजिम प्रदान गरिएका बाहेक खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा खर्च कट्टी गर्न नपाउने भनी नभनिएको भए तापनि यस्ता अन्य कुनै रकमहरू ।

२१(२) कुनै आय वर्षमा बीस लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोवार गर्ने व्यक्तिले देहायका अवस्थामा बाहेक सो आय वर्षमा एक पटकमा पचास हजार रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरेमा सो कट्टी गर्न पाउनेछैन :-

- (क) नेपाल सरकार, संवैधानिक निकाय, नेपाल सरकारको स्वामित्व भएको संस्थान वा बैंक वा वित्तीय संस्थालाई गरिएको भुक्तानी,
- (ख) प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषक वा उत्पादकलाई भुक्तानी गर्दा र त्यस्तो पैदावारको प्राथमिक प्रशोधन भइसकेको भए पनि कृषक आफैले प्रशोधन गरी भुक्तानी पाएको भए सो रकम,
- (ग) अवकाश योगदान वा अवकाश भुक्तानी बापतको भुक्तानी,
- (घ) बैकिङ्ग सेवाहरू उपलब्ध नभएको स्थानमा गरिएको भुक्तानी,
- (ङ) बैकिङ्ग सेवा बन्द भएको दिनमा गरिएको भुक्तानी वा नगदमा नै गर्नु पर्ने कुनै अपरिहार्य बाध्यता भएको भुक्तानी, वा
- (च) भुक्तानी पाउने व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम ।

२१(३) दफा १४, १५, १६, १७, १८, १९, २० र ७१ का व्यवस्थाको अधीनमा रही पूँजीगत प्रकृतिको खर्च वा विदेशी आयकरबापत कुनै पनि रकम कट्टी गर्न पाइने छैन ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि, -

- (क) “घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च” भन्नाले देहायका खर्चहरू सम्भन्धनु पर्छ :-
- (१) कुनै प्राकृतिक व्यक्तिको निजी खर्चहरू, ऋण लिएकोमा व्यक्तिगत प्रयोग भएको हदसम्मको ऋण बापतको व्याज समेत देहायका खर्चहरू :-
 - (क) बासस्थान, खाना, खाजा, मनोरञ्जन वा आमोदप्रमोदका अन्य क्रियाकलापहरू उपलब्ध गराउने समेतका प्राकृतिक व्यक्तिको लागि भएका खर्च,
 - (ख) व्यवसाय वा लगानीको सिलसिलामा आवत जावत गर्ने बाहेक प्राकृतिक व्यक्तिले घरबाट व्यवसाय वा लगानी संचालन गरिने स्थानमा आवत-जावत गरेबापतको खर्च,
 - (ग) काम गर्दाको समयबाहेक अन्य समयमा लगाउन उपयुक्त नभएका लुगाबाहेक प्राकृतिक व्यक्तिका लागि लुगाको खरीद गर्न भएको खर्च, र
 - (घ) शिक्षा वा तालिमको लागि गरिएको खर्च ।

तर कुनै डिग्री वा डिप्लोमा हासिल नहुने किसिमका व्यवसाय वा लगानीसँग प्रत्यक्ष रूपले सम्बन्धित शिक्षाको लागि मात्र गरिएको खर्च कट्टी गर्न पाइनेछ ।

- (२) देहायका अवस्थाहरू तथा सोको हदसम्म बाहेक कुनै व्यक्तिले कुनै प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको सम्बन्धमा लागेका खर्चहरू र तेश्रो व्यक्तिको लागि गरिएको खर्चहरू :-
- (क) प्राकृतिक व्यक्तिको आयको गणना गर्दा सो भुक्तानीलाई समावेश गरिएको भएमा,
- (ख) प्राकृतिक व्यक्तिले आफूले पाएको भुक्तानीको बजार मूल्य बराबरको सो व्यक्तिलाई प्रतिफलस्वरूप फिर्ता भुक्तानी गरेको भएमा,
- (ग) हिसाब राख्न कठिन हुने वा प्रशासनिक रूपले अव्यावहारिक हुने तोकिए बमोजिमका सानातिना रकमको भुक्तानी भएमा ।
- (ख) “बैंकिङ्ग सेवा उपलब्ध स्थान” भन्नाले कुनै स्थान विशेषको दश किलोमिटर क्षेत्र भित्र बैंकिङ्ग सेवा उपलब्ध भएकोमा सो स्थानलाई बैंकिङ्ग सेवा उपलब्ध स्थान सम्झनु पर्छ ।
- (ग) “नगद भुक्तानी” भन्नाले बैंक वा वित्तीय संस्था मार्फत प्रतितपत्र, एकाउण्ट पेयी चेक, ड्राफ्ट, धनादेश, टेलिग्राफिक ट्रान्सफर, मनी ट्रान्सफर (हुण्डी) द्वारा बैंक खातामा जम्मा हुने गरी गरिएको भुक्तानी र बैंक वा वित्तीय संस्थाबीच अन्य कुनै किसिमबाट गरिएको स्थानान्तरण बाहेकका भुक्तानी सम्झनु पर्छ ।

(घ) “पूँजीगत प्रकृतिको खर्च” भन्नाले देहाय बमोजिमका खर्च सम्झनु पर्छ :-

- (१) प्राकृतिक स्रोतको सम्भाव्यता अध्ययन, अन्वेषण र विकासका सम्बन्धमा लागेको खर्च,
- (२) बाह्र महिनाभन्दा बढी लाभप्रद आयु भएको कुनै सम्पत्ति प्राप्त गर्दा लागेको खर्च, वा
- (३) दायित्वको निःसर्ग गर्दा लागेको खर्च ।

ऐनको दफा २१ अनुसार कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहायको खर्च वा रकम कट्टी गर्न पाइने छैन :-

□ घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च,

(क) “घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च” भन्नाले देहायका खर्च सम्झनु पर्छ:-

कुनै प्राकृतिक व्यक्तिको निजी खर्च, ऋण लिएकोमा व्यक्तिगत प्रयोग भएको हदसम्मको ऋण बापतको व्याज समेत देहायका खर्च :-

- (क) बासस्थान, खाना, खाजा, मनोरञ्जन वा आमोदप्रमोदका अन्य क्रियाकलाप उपलब्ध गराउने समेतका प्राकृतिक व्यक्तिको लागि भएका खर्च,
- (ख) व्यवसायको सिलसिलामा आवत जावत गर्ने बाहेक प्राकृतिक व्यक्तिले घरबाट व्यवसाय संचालन गरिने स्थानमा आवत-जावत गरेबापतको खर्च,
- (ग) काम गर्दाको समयबाहेक अन्य समयमा लगाउन उपयुक्त नभएका लुगाबाहेक प्राकृतिक व्यक्तिका लागि लुगाको खरीद गर्न भएको खर्च, र
- (घ) शिक्षा वा तालिमको लागि गरिएको खर्च ।

तर कुनै डिग्री वा डिप्लोमा हासिल नहुने किसिमका व्यवसायसंग प्रत्यक्ष रूपले सम्बन्धित शिक्षाको लागि मात्र गरिएको खर्च कटौत गर्न पाइनेछ ।

- यस ऐन बमोजिम बुझाउनुपर्ने कर र कुनै देशको सरकार तथा सोको कुनै पनि स्थानीय निकायलाई कुनै कानून वा सो कानून अन्तर्गत बनेको कुनै नियम, बिनियमको उल्लंघन गरेबापत बुझाइएको जरिवाना र यस्तै अन्य शुल्क,
- कर छुट पाउने आय प्राप्त गर्न गरिएको खर्च वा अन्तिमरूपमा कर कटौत गरिएका रकम प्राप्त गर्न गरिएका खर्च,
- कुनै आय वर्षमा बीस लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोवार गर्ने व्यक्तिले ऐनमा तोकिएको अवस्थामाबाहेक एक पटकमा पचास हजार रुपैयाँभन्दा बढीको नगद भुक्तानी बापतको खर्च,
- कुनै निकायबाट गरिएको मुनाफाको वितरण,
- दफा १४, १५, १६, १७, १८, १९, २० र ७१ को अधीनमा रही पूँजीगत प्रकृतिको खर्च वा विदेशी आयकर बापत कुनैपनि रकम कटौत गर्न पाइदैन ।
- दफा २१(१ च) मा ऐनको कुनै दफाले स्पष्ट रूपमा खर्च कटौत गर्न नपाउने भनी नभनिएको भए तापनि यस्ता अन्य कुनै रकमसमेत खर्च कटौत गर्न पाइनेछैन ।

बैंकिङ्ग तथा बीमा व्यवसाय सम्बन्धी विशेष व्यवस्था (Special Provision for Banking and Insurance Business)

१९.१ बैंकिङ्ग तथा बीमा व्यवसायले सर्वसाधारण तथा अन्य व्यवसाय गर्ने व्यक्तिलाई समेत उल्लेखनीय प्रभाव पार्ने हुनाले बैंकिङ्ग व्यवसाय गर्ने निकायलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा नेपाल राष्ट्र बैंक ऐनले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकले विभिन्न निर्देशन दिने गरेको तथा अनुगमन गर्ने गरेको छ भने बीमा कारोवार गर्ने निकायलाई बीमा ऐनले दिएको अधिकार प्रयोग गरी बीमा समितिले निर्देशन दिने तथा अनुगमन गर्ने कार्य गरिआएको छ । आयकर ऐन, २०३१ मा बीमा व्यवसायको आय निर्धारण सम्बन्धमा छुट्टै व्यवस्था (दफा १६) गरेको थियो भने सो ऐनको आठौं संशोधनपश्चात दफा ४१ (ज) मा थप भएको प्रतिबन्धात्मक वाक्यांशले बैंकिङ्ग व्यवसाय गर्ने निकायको निमित्त छुट्टै थप व्यवस्था गरेको थियो । यसै सन्दर्भमा आयकर ऐन, २०५८ को परिच्छेद ११ मा समेत बैंकिङ्ग तथा बीमा सम्बन्धी व्यवसायको आय निर्धारण सम्बन्धमा विशेष व्यवस्था गरेको छ । यस परिच्छेदको उद्देश्य बैंकिङ्ग तथा बीमा सम्बन्धी व्यवसाय गर्ने निकायको करयोग्य आय निर्धारण गर्ने सिलसिलामा ऐनमा रहेको विशेष व्यवस्थाको सन्दर्भमा उपयुक्त उदाहरणसहित विस्तृत व्याख्या गर्नु रहेको छ ।

१५.२ बैंकिङ्ग व्यवसायको निमित्त विशेष व्यवस्था

१५.२.१ मुख्य शब्दावली :

- (क) आयकर ऐन २०५८ को दफा ५९ को प्रतिबन्धात्मक वाक्यांश अनुसार “बैंकिङ्ग व्यवसाय” भन्नाले प्रचलित कानून बमोजिम बैंकिङ्ग कारोवार गर्न स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाले संचालन गरेको बैंकिङ्ग कारोवारलाई सम्भन्नु पर्दछ । विद्यमान कानून बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेर मात्र बैंकिङ्ग कारोवार संचालन गर्न सकिन्छ । ऐनको दफा ५९ को उपदफा (१) बमोजिम बैंकिङ्ग व्यवसाय संचालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले संचालन गरेको अन्य व्यवसाय भन्दा बैंकिङ्ग व्यवसायलाई भिन्न व्यवसायको रूपमा मानि छुट्टै गणना गर्नु पर्नेछ ।
- (ख) वित्तीय संस्था भन्नाले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २ को खण्ड (छ) अनुसार कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनका लागि कर्जा दिने वा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएको वित्तीय संस्था सम्भन्नु पर्दछ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वित्तीय संस्था भनी तोकिदिएको संस्था समेतलाई जनाउछ ।
- (ग) वित्तीय कारोवार वा बैंकिङ्ग व्यवसाय भन्नाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ मा उल्लेख भए अनुसार मुख्य रूपले माग गर्ना साथ वा कुनै निर्धारित समय

पछि प्रचलित तरिका अनुसार व्याज वा बिना व्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने, कर्जा लगानी गर्ने जस्ता काम कारवाही सम्भन्नु पर्दछ ।

१५.२.२ जोखिम व्यहोर्ने कोष सम्बन्धी व्यवस्था

ऐनको दफा ५९ को उपदफा (१क) बमोजिम जोखिम व्यहोर्ने कोष सम्बन्धमा निम्नानुसार व्यवस्था रहेको छः

५९(१क) नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैकिङ्ग व्यवसाय सञ्चालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकम तथा गैर बैकिङ्ग सम्पत्तिवापत व्यवस्था गरिएको रकम समेतको बढीमा पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ ।

यसरी जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिन्हा हुनेछैन र सो कोषमा रहेको रकम पूँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँड गरिएमा जुन वर्ष बाँडफाँड गरिएको छ सोही वर्षको आयमा समावेश गरिने छ ।

५९(१ख) सहकारी संस्थाले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकमको पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ ।

५९(१ग) उपदफा (१क) र (१ख) बमोजिम जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिन्हा हुने छैन र सो कोषमा रहेको रकम पूँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँड गरिएमा जुन वर्ष बाँडफाँड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ ।

आयकर ऐन, २०३१ को दफा ४१(ज) ले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डबमोजिम बैकले जोखिम व्यहोर्ने कोषमा सारेको रकममध्ये कूल वक्यौता ऋण रकमको ३ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको थियो । आयकर ऐन, २०५८ को दफा ५९(१क) मा भएको व्यवस्था अनुरूप नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैकिङ्ग व्यवसाय संचालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको रकममध्ये कूल वक्यौता ऋण रकम तथा गैर बैकिङ्ग सम्पत्तिवापत व्यवस्था गरिएको रकमसमेत हुन आउने रकमको बढीमा ५ प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा दाबी गर्न पाउने व्यवस्था गरेको छ । आर्थिक ऐन, २०७१ ले ऐनको दफा ५९ (१क) मा गरेको संशोधनको कारण बैक तथा बित्तीय संस्थाले जोखिम व्यहोर्ने कोष बापत खर्च लेख्न सक्ने ५ प्रतिशतको सीमा गणना गर्ने प्रयोजनको लागि कर्जाको अलावा गैर बैकिङ्ग सम्पत्ति समेत समावेश गर्न सक्छन् । त्यस्तै आर्थिक ऐन, २०७१ ले ऐनको दफा ५९(१ख) थप गरेको कारण सहकारी संस्थाले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकमको ५ प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गर्न पाउने छन् । सहकारी संस्थाको लागि ५ प्रतिशतको सीमा गणना गर्ने प्रयोजनको लागि गैर बैकिङ्ग सम्पत्ति भने समावेश हुने छैन । यसरी जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखेको रकम मिन्हा हुनेछैन र सो कोषमा रहेको रकम पूँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँड गरिएमा

जुन वर्ष बाँडफाँड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ । ऐनको यस व्यवस्था अनुसार बैंकिङ्ग व्यवसाय गर्ने निकायले जोखिम ब्यहोर्ने कोष खडा गरी खर्च दाबी गर्ने वा वास्तविक डुवेको ऋणलाई अपलेखन गर्ने भन्ने कुनै एक व्यवस्था रोज्नु पर्ने हुन्छ । जोखिम ब्यहोर्ने कोष बापत खर्च दाबी गर्न सक्ने व्यवस्था तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण १९.२.१ : मानौं, न्यू बैंक लि. को आर्थिक वर्ष २०५७।५८ को अन्तमा कूल कर्जा बक्यौता तथा जोखिम ब्यहोर्ने कोषमा क्रमशः रु. १,५०,००,००० तथा रु.६,३०,००० रहेछ । सोमध्ये आयकर प्रयोजनको लागि रु. ४,५०,००० मिन्हा भएको रहेछ (आ.व. २०५७।५८ सम्म कूल कर्जाको बढीमा ३ प्रतिशत मात्र मिन्हा हुने) । आर्थिक वर्ष २०५८।५९ को अन्तमा उक्त बैंकको कूल कर्जा बक्यौता रु.२,५५,००,००० रहेछ तथा जोखिम ब्यहोर्ने कोषमा रु. १४,००,००० रहेछ भने ऐनको दफा ५९(१क) बमोजिम सो बैंकले जोखिम ब्यहोर्ने कोष बापत निम्नानुसारको रकम खर्च दाबी गर्न पाउने हुन्छः

क) आर्थिक वर्ष २०५८।५९ को अन्तमा कूल कर्जा बक्यौता रु. २,५५,००,०००

ख) कूल कर्जाको ५ प्रतिशतले हुने रकम रु. १२,७५,०००

ग) जोखिम ब्यहोर्ने कोषमा जम्मा रहेको रकम रु. १४,००,०००

घ) आर्थिक वर्ष २०५७।५८ को अन्तमा जोखिम ब्यहोर्ने कोषमा जम्मा रहेको रकम रु. ६,३०,००० मध्ये कूल बक्यौता कर्जा १,५०,००,००० को ३ प्रतिशतले हुने रकम रु. ४,५०,००० आयकर प्रयोजनको निमित्त छुट भएको ।

ङ) आर्थिक वर्ष २०५८।५९ मा नाफा नोक्सान हिसाबमा रु. ७,७०,००० खर्च लेखिएको (१४,००,०००-६,३०,०००) ।

च) आर्थिक वर्ष २०५८।५९ मा नाफा नोक्सान हिसाबमा रु. ७,७०,००० खर्च लेखिएको भए तापनि दाबी गर्न सक्ने रकम रु. ८,२५,०००, (खण्ड (ख) मा उल्लिखित रकम रु. १२,७५,००० बाट खण्ड (घ) उल्लिखित रकम रु. ४,५०,००० घटाउँदा हुन आउने रकम) ।

उदाहरण १९.२.२ : मानौं, माथि उदाहरण १९.२.१ मा उल्लेख भएको न्यू बैंक लि. को आर्थिक वर्ष २०५९।६० को अन्तमा कूल कर्जा बक्यौता तथा जोखिम ब्यहोर्ने कोषमा क्रमशः रु. २,४०,००,००० तथा रु. १४,५०,००० रहेछ । आर्थिक वर्ष २०५९।६० मा ऐनको दफा ५९ (१क) बमोजिम सो बैंकको जोखिम ब्यहोर्ने कोषको अवस्था निम्नानुसार हुनेछः

क) आर्थिक वर्ष २०५९।६० को अन्तमा कूल कर्जा बक्यौता रु. २,४०,००,०००

ख) कूल कर्जाको ५ प्रतिशतले हुने रकम रु. १२,००,०००

ग) जोखिम ब्यहोर्ने कोषमा जम्मा रहेको रकम रु. १४,५०,०००

घ) आर्थिक वर्ष २०५८।५९ को अन्तमा जोखिम ब्यहोर्ने कोषमा जम्मा रहेको रकम रु. १४,००,००० मध्ये कूल बक्यौता कर्जा २,५५,००,००० को ५ प्रतिशतले हुने रकम रु. १२,७५,००० आयकर प्रयोजनको निमित्त छुट भएको ।

<p>ड) आर्थिक वर्ष २०५९।६० मा नाफा नोक्सान हिसाबमा रु. ५०,००० खर्च लेखिएको (१४,५०,०००-१४,००,०००)।</p> <p>च) आर्थिक वर्ष २०५९।६० मा नाफा नोक्सान हिसाबमा रु. ५०,००० खर्च लेखिएको भए तापनि दफा ५९(१क) बमोजिम दाबी गर्न सक्ने कूल रकम रु. १२,००,००० मात्र भएको र विगत वर्षमा रु. १२,७५,००० खर्च दाबी गरिसकेको हुँदा सीमा भन्दा बढी दाबी भएको रु. ७५,००० आ.ब. २०५९।६० मा आयकर प्रयोजनको निमित्त आयमा समावेश गर्नु पर्दछ।</p>
<p>उदाहरण १९.२.३ : मानौं, न्यू बैंक लि. को आर्थिक वर्ष २०७०।७१ को अन्तमा कूल कर्जा बक्यौता, गैर बैकिङ्ग सम्पत्ति तथा जोखिम व्यहोर्ने कोषमा क्रमशः रु. २,३०,००,०००, रु. २०,००,००० तथा रु. १४,००,००० रहेछ। त्यस्तै, आर्थिक वर्ष २०७१।७२ को अन्तमा कूल कर्जा बक्यौता, गैर बैकिङ्ग सम्पत्ति तथा जोखिम व्यहोर्ने कोषमा क्रमशः रु. २,४०,००,०००, रु. २०,००,००० तथा रु. १४,५०,००० रहेछ आर्थिक वर्ष २०७१।७२ मा ऐनको दफा ५९(१क) बमोजिम सो बैंकको जोखिम व्यहोर्ने कोषको अवस्था निम्नानुसार हुनेछ :</p> <p>क) आर्थिक वर्ष २०७१।७२ को अन्तमा कूल कर्जा बक्यौता रु. २,४०,००,०००</p> <p>ख) आर्थिक वर्ष २०७१।७२ को अन्तमा गैर बैकिङ्ग सम्पत्ति रु. २०,००,०००</p> <p>ग) कूल कर्जा तथा गैर बैकिङ्ग सम्पत्तिको ५ प्रतिशतले हुने रकम रु. १३,००,०००</p> <p>घ) जोखिम व्यहोर्ने कोषमा जम्मा रहेको रकम रु. १४,५०,०००</p> <p>ड) आर्थिक वर्ष २०७०।७१ को अन्तमा जोखिम व्यहोर्ने कोषमा जम्मा रहेको रकम रु.१४,००,००० मध्ये कूल बक्यौता कर्जा रु.२,३०,००,००० को ५ प्रतिशतले हुने रकम रु.११,५०,००० आयकर प्रयोजनको निमित्त छुट भएको। (नोट: आ.ब. २०७०।७१ सम्म दफा ५९(१क) को प्रयोजनको निमित्त गैर बैकिङ्ग सम्पत्ति समावेश नहुने)</p> <p>च) आर्थिक वर्ष २०७१।७२ मा नाफा नोक्सान हिसाबमा रु.५०,००० खर्च लेखिएको (रु.१४,५०,०००-रु.१४,००,०००)।</p> <p>छ) आर्थिक वर्ष २०७१।७२ मा नाफा नोक्सान हिसाबमा रु.५०,००० मात्र खर्च लेखिएको भए तापनि दफा ५९ (१क) बमोजिम दाबी गर्न सक्ने कूल रकम रु.१३,००,००० भएको र विगत वर्षमा रु.११,५०,००० खर्च दाबी गरिसकेको हुँदा सीमाभित्र हुन आउने थप रकम रु.१५०,००० आ.ब. २०७१।७२ मा आयकर प्रयोजनको निमित्त कट्टी दाबी गर्न सकिन्छ।</p>

१५.२.३ कर्जा अपलेखन:

ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) मा बैकिङ्ग व्यवसाय गर्ने व्यक्तिले कर्जा अपलेखन सन्दर्भमा निम्नानुसारको व्यवस्था गरेको छ :-

२५(२) कुनै व्यक्तिले देहायका अवस्थामा मात्र बैकिङ्ग व्यवसाय गर्ने व्यक्तिले कुनै रकम प्राप्त गर्ने अधिकार त्याग गर्न वा सो व्यक्तिको ऋण दाबीलाई डुवेको ऋणको रूपमा अपलेखन गर्न पाउनेछ :-

(क) कुनै वित्तीय संस्था वा बैंकको ऋण दाबीका हकमा सो ऋण दाबी तोकिएको मापदण्ड अनुसार डुबेको ऋणमा परिणत भएमा

त्यस्तै, ऐनको दफा ४० को उपदफा (३) खण्ड (ग) को उपखण्ड (१) बमोजिम देहायका अवस्थामा ऋण दाबी भएको सम्पत्ति निःसर्ग भएको मानिने व्यवस्था रहेको छ :-

“बैंक वा वित्तीय संस्थाको ऋण दाबीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा”

आयकर नियमावलीको नियम ९ मा डुबेको वा खराब ऋणमा परिणत हुने मापदण्ड निम्नानुसार तोकेको छ :

नियम ९ ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) र दफा ४० को उपदफा (३) को खण्ड (ग) को उपखण्ड (१) को प्रयोजनको लागि बैंक वा वित्तीय संस्थाको ऋण डुबेको वा खराब ऋणमा परिणत हुने सम्बन्धमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड अनुसार हुनेछ ।

तसर्थ ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) तथा आयकर नियमावली २०५९ को नियम ९ बमोजिम कुनै वित्तीय संस्था वा बैंकको ऋण दाबीका हकमा सो ऋण दाबी नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डका अनुसार डुबेको ऋणमा परिणत भएमा अपलेखन गर्न पाउने हुन्छ ।

आयकर ऐन, २०५८ को दफा ५९(१क) मा भएको व्यवस्था अनुरूप नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैंकिङ्ग व्यवसाय संचालन गर्ने व्यक्तिले जोखिम ब्यहोर्ने कोषमा राखेको रकममध्ये कूल वक्यौता ऋण रकमको बढीमा ५ प्रतिशतको रकमलाई खर्चको रूपमा दाबी गर्न पाउने व्यवस्था गरेको छ । यसरी जोखिम ब्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखेको रकम मिन्हा हुनेछैन र सो कोषमा रहेको रकम पूँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँड गरिएमा जुन वर्ष बाँडफाँड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ ।

बैंक तथा वित्तीय संस्थाले उल्लिखित मापदण्डको अधीनमा रही ऋण दाबी वापत अपलेखन गर्न सक्दछन् । तर ऐनको दफा ५९ को उपदफा (१क) बमोजिम जोखिम ब्यहोर्ने कोष वापत खर्च दाबी गर्ने बैंक तथा वित्तीय संस्थाले भने यस दफा अन्तर्गत ऋण दाबी अपलेखन वापत खर्च दाबी गर्न सक्ने छैनन् । तर, यस्तो कर्जा अपलेखन गर्दा अपलेखन गरेको कर्जा रकममा नघट्ने गरी जोखिम ब्यहोर्ने कोषमा रहेको रकम आयमा समावेश गरेको खण्डमा भने ऋण दाबी वापत अपलेखन गरेको मानिनेछैन । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ ।

उदाहरण १९.२.४ : मानौं, न्यू बैंक लि. को आ.ब. २०६५।६६ को अन्तमा कूल कर्जा वक्यौता एवं नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अपलेखन गरिनु पर्ने कर्जाको अवस्था निम्नानुसार रहेछ :

१. अपलेखन गर्नु भन्दा अगाडिको कूल कर्जा	१,००,००,००,०००
---	----------------

२.	अपलेखन गरिने कर्जा	६,००,००,०००
३.	अपलेखन गरिसकेपछि हुने कर्जाको मौज्जात	९४,००,००,०००

उक्त बैंकको कर्जा अपलेखन गर्दा नेपाल राष्ट्र बैंकले तोकिएको मापदण्ड भित्र रही अपलेखन गरेको रहेछ र ऐनको दफा ५९(१क) अन्तर्गत जोखिम ब्यहोर्ने कोषको बापत खर्च दाबी गरेको रहेनछ। यस अवस्थामा उक्त बैंकले अपलेखन गरेको कर्जा रु. ६ करोड यस दफा अन्तर्गत खर्चको रुपमा कट्टी दाबी गर्न पाउनेछ।

उदाहरण १९.२.५ : मानौं, न्यू बैंक लि. ले ऐनको दफा ५९(१क) बमोजिम जोखिम ब्यहोर्ने कोष बापत खर्च दाबी गर्ने गरेको। सो बैंकको आ.ब. २०६५।६६ को अन्तमा कूल कर्जा बक्यौता, जोखिम ब्यहोर्ने कोष एवं अपलेखन गरेको कर्जाको अवस्था निम्नानुसार रहेछ :

१.	अपलेखन गर्नु भन्दा अगाडिको कूल कर्जा	१,००,००,००,०००
२.	अपलेखन गरिएको कर्जा	१,००,००,०००
३.	अपलेखन गरिसकेपछिको कर्जाको मौज्जात	९९,००,००,०००
४.	नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम जोखिम ब्यहोर्ने कोषमा बाँकी व्यवस्था	४,१०,००,०००
५.	आ.ब. २०६४।६५ सम्म कायम व्यवस्था	३,७०,००,०००

यस बैंकले ऐनको दफा ५९(१)(क) को व्यवस्था अनुसार आयकर प्रयोजनको लागि जोखिम ब्यहोर्ने कोषमा राख्ने सुविधा लिएको छ। उक्त व्यवस्था अपनाउने व्यक्तिले ऐनको दफा २५ (२) को व्यवस्था अनुसार सिधै नाफा नोक्सान खातामा अपलेखन वापत खर्च लेख्न पाउँदैन। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अनिवार्य रुपमा अपलेखन गर्नुपर्ने र श्रेस्ताबाट हटाउनु पर्ने ऋणको अपलेखन गर्दा उक्त ऋण वापतको रकमलाई जोखिम ब्यहोर्ने कोषमा आम्दानी बाँधी खर्च लेख्नु पर्दछ। यसरी खर्च लेख्दा अपलेखन वापत खर्च लेखिएको रकम र जोखिम ब्यहोर्ने कोषमा रहेको रकमको योग अपलेखन गर्नु पूर्वको असुल हुन बाँकी ऋण रकमको ५ प्रतिशतभन्दा बढी भएमा बढी भएजति रकम आयकर प्रयोजनको लागि खर्च दाबी गर्न पाईदैन। यस उदाहरणमा अपलेखन गर्नुभन्दा अगाडिको कूल कर्जा रु. १,००,००,००,००० र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अनिवार्य रुपमा अपलेखन गर्नु पर्ने कर्जा रु. १,००,००,००० छ तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम जोखिम ब्यहोर्ने कोषमा बाँकी व्यवस्था रु.४,१०,००,००० रहेको छ। बैंकले कर्जा अपलेखन वापतको रकम रु. १,००,००,००० र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम जोखिम ब्यहोर्ने कोषमा रहेको व्यवस्था रु. ४,१०,००,००० हुँदा कूल रु. ५,१०,००,००० हुन आउँछ। बैंकले ऐनको दफा ५९ (१) (क) को व्यवस्था अवलम्बन गरेको हुँदा अपलेखन गर्नुभन्दा अगाडिको कूल कर्जा रु. १,००,००,००,००० भएको हुँदा सो वापत रु. ५,००,००,००० सम्म खर्च दाबी गर्न पाउँछ। बैंकले अपलेखन वापत र जोखिम ब्यहोर्ने कोषमा गरेको व्यवस्थाको कूल रकम रु. ५,१०,००,००० भएको हुँदा रु. १०,००,००० खर्चको रुपमा दाबी गर्न पाउँदैन।

१५.२.४ व्याज आम्दानीको गणना

ऐनको दफा २४ को उपदफा (१) मा बमोजिम एक्रुयल आधारको लेखाङ्कन गर्नु पर्ने र सो सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :

२४(१) कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन एक्रुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानि निजको आयको गणनामा समावेश गर्नु पर्नेछ ।

तर, ऐनको दफा २४ को उपदफा (३) मा बैकिङ्ग व्यवसाय गर्ने व्यक्तिको लागि कर्जा तथा सापटीको व्याज आम्दानी निम्नानुसार गर्न सकिने व्यवस्था गरेको छ :

२४(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैकिङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैकिङ्ग सम्बन्धी प्रचलित कानूनका अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम बैकिङ्ग व्यवसाय संचालन गर्ने व्यक्तिले कर्जामा Accrual Basis मा व्याज आम्दानी जनाउन सक्दैनन् । बैकिङ्ग व्यवसाय संचालन गर्ने व्यक्तिले आफ्नो वक्यौता ऋणमा पाकेको व्याजलाई नगदमानै असुल गर्न नसकेको खण्डमा सो व्याज रकमलाई मूलतवी हिसाबमा (Interest Suspense) राख्नु पर्ने निर्देशन नेपाल राष्ट्र बैंकले जारी गरेको छ र यसरी मूलतवीमा रहेको व्याज रकम जुन समयमा नगद असुल हुन्छ सोही समयमा व्याज आम्दानी जनाउनु पर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम बैकिङ्ग सम्बन्धी प्रचलित कानूनको अधीनमा रही बैकिङ्ग व्यवसाय गर्ने निकायले गरेको कर्जा लगानीको व्याज नगद प्राप्तिको आधारमा मात्र आय गणना गर्न सक्नेछ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ ।

उदाहरण १९.२.६ : मानौं, न्यू बैंक लि. को आर्थिक वर्ष २०६५।६६ मा कूल कर्जा वक्यौताको Accrual Basis मा व्याज गणना गर्दा रु. ९,००,००,००० व्याज आम्दानी हुने रहेछ । सोमध्ये रु. ८,५०,००,००० नगदमै असुल भएको रहेछ र बाँकी रकम प्राप्त नभएको रहेछ भने नगदमा प्राप्त व्याज रु. ८,५०,००,००० मात्र आर्थिक वर्ष २०६५।६६ मा आयमा गणना गरिनु पर्छ र बाँकी रकम सो वर्ष व्याज मूलतवी (Interest Suspense) हिसाबमा राख्नु पर्दछ । यसरी मूलतवी रहेको व्याज जुन समयमा नगद प्राप्त हुन्छ सोही समयमा आयमा समावेश गर्नु पर्दछ । तर, व्याज मूलतवीमा रहेको रकम र उठ्न बाँकी व्याज रकम भन्दा बढी हुनु हुंदैन ।

व्याज मूलतवी हिसाबको लेखाङ्कन सम्बन्धी व्यवस्था यसै निर्देशिकाको परिच्छेद ८ मा व्याख्या गरिएको छ ।

१५.२.५ विदेशी मुद्रा कारोवार आम्दानी

ऐनको दफा २८ को उपदफा (१) तथा (२) बमोजिम कुनै व्यक्तिको आय तथा सो आय निर्धारण गर्दा समावेश गरिने र कट्टी गरिने रकम नेपालीरुपैयाँ बाहेक अन्य रुपैयाँमा भएको खण्डमा निम्नानुसार हुने व्यवस्था रहेको छ :

- २८(१) यस ऐनको प्रयोजनको लागि कुनै व्यक्तिको आय तथा सो आय निर्धारण गर्दा समावेश गरिने र कट्टी गरिने रकमहरू नेपाली रुपैयाँबाहेक अन्य मुद्रामा अंकित गरिएको भए त्यस्तो रकमलाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ ।
- २८(२) कुनै व्यक्तिको कुनै आय वर्षमा आय गणना गर्दा समावेश गरिने वा कट्टी गरिने रकम नेपाली रुपैयाँबाहेक अन्य मुद्रामा अंकित गरिएकोमा सो रकम प्राप्त गरिएको, खर्च गरिएको, दिएको, बुझाएको वा कर प्रयोजनको लागि अन्य कुनै किसिमले हिसाब गर्दाका वखत प्रचलित विनिमय दर अनुसार सो मुद्रालाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ ।

बैंकिङ्ग व्यवसाय संचालन गर्ने व्यक्तिले विदेशी मुद्रामा समेत सम्पत्ति दायित्व कायम गर्ने हुँदा विनिमय दरमा परिवर्तन भएको आधारमा सम्पत्ति दायित्व समेतलाई सोही अनुसार रुपान्तरण गर्नु पर्दछ । नेपाल लेखामान ११ (NAS-11: Effects of Change in Foreign Currency Rate) मा समेत विदेशी मुद्रामा हुने कारोवारलाई कारोवारको समयमा प्रचलित विनिमय दरले रुपान्तरण गरी नेपाली मुद्रा (Functional Currency) मा लेखाङ्कन गर्नु पर्ने व्यवस्था गरेको छ । विदेशी मुद्रालाई प्रचलित दर अनुसार नेपाली रुपैयाँमा परिवर्तन गर्नुपर्दछ । तर, विभागले लिखित सूचना जारी गरी अनुमति दिएमा विभागले तोकेको औसत विनिमय दर अनुसार परिवर्तन गर्न सकिनेछ ।

१५.३ सामान्य बीमा व्यवसायको निमित्त विशेष व्यवस्था

१५.३.१ मुख्य शब्दावली :

- (क) ऐनको दफा २ को खण्ड (क फ) बमोजिम “सामान्य बीमा” भन्नाले लगानी बीमाबाहेकका बीमा सम्भन्धु पर्छ ।

सामान्यतया: सामान्य बीमा भन्नाले छोटो अवधिको लागि गरिने बीमा बुझिन्छ । जस्तै: Transit Insurance, Accidental Insurance, Medical Insurance, Fire Insurance, Motor Insurance, Engineering Insurance, आदि । यस्ता बीमा पोलिसी सामान्यतया: एक वर्ष वा सो भन्दा कम अवधिका लागि मात्र बहाल हुनेछ ।

- (ख) ऐनको दफा ६० मा उल्लिखित स्पष्टीकरण बमोजिम “दर्ता भएको सामान्य बीमा व्यवसाय” भन्नाले प्रचलित कानून बमोजिम नेपालमा दर्ता भई सामान्य बीमा कारोवार गर्ने बीमा व्यवसाय सम्भन्धु पर्छ ।

नेपालमा बीमा व्यवसाय संचालन गर्नको लागि बीमा ऐन अन्तर्गत रही बीमा समितिबाट स्वीकृति लिनु पर्ने हुन्छ ।

- (ग) “बीमक (Insurer)” भन्नाले प्रचलित कानून बमोजिम बीमा वा पुनर्बीमा व्यवसाय संचालन गर्न स्वीकृति लिएका निकायलाई बुझाउँछ । प्रचलित बीमा सम्बन्धित कानून (बीमा ऐन, २०४९) बमोजिम बीमा व्यवसाय संचालन गर्न संगठित संस्थाले मात्र आबेदन दिन सक्ने भएको हुँदा प्राकृतिक व्यक्ति बीमक हुन सक्ने छैनन् ।

(घ) “बीमित (Insured)” भन्नाले बीमा गराउने प्राकृतिक व्यक्ति वा संस्थालाई बुझाउँछ ।

१५.३.२ सामान्य बीमा व्यवसायको आय

ऐनको दफा ६० को उपदफा (१) ले लगानी बीमा व्यवसायको आय गणना गर्ने सन्दर्भमा निम्नानुसारको बिषेश व्यवस्था गरेकोछ :-

६०(१) सामान्य बीमा व्यवसाय संचालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानी गणना गर्दा सो व्यक्तिले संचालन गरेको अन्य व्यवसाय भन्दा बीमा व्यवसायलाई भिन्न व्यवसायको रूपमा मानि छुट्टै गणना गर्नु पर्नेछ ।

१५.३.३ सामान्य बीमाको आय गणना गर्ने तरिका :

ऐनको दफा ६० को उपदफा (२) मा सामान्य बीमा व्यवसाय गर्ने व्यक्तिको कुनै आय वर्षको आय गणना गर्ने सन्दर्भमा निम्नानुसारको व्यवस्था रहेको छ :-

६०(२) सामान्य बीमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आयको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-

(क) आयतर्फ यस ऐन बमोजिम समावेश गर्नु पर्ने कुनै अन्य रकमहरूका अतिरिक्त देहायका रकमहरू पनि समावेश गर्नु पर्नेछ :-

(१) सो व्यक्तिले सो वर्षमा सो व्यवसाय संचालन गरी प्राप्त गरेको पुनर्बीमाको प्रिमियम लगायत बीमाको प्रिमियम बापतको रकम, र

(२) पुनर्बीमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करारबापत खण्ड (ख) को उपखण्ड (१) बमोजिमका भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरू ।

(ख) खर्चतर्फ यस ऐन बमोजिम कट्टा गर्न पाउने रकमका अतिरिक्त देहायका रकमहरू पनि कट्टा गर्न पाउनेछ :-

(१) सो व्यवसाय संचालन गर्दा सो व्यक्तिबाट बीमकको हैसियतमा सो वर्षमा गरिएको भुक्तानीहरू, र

(२) सो वर्ष वा विगत वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा खण्ड (क) को उपखण्ड (१) बमोजिम समावेश गरिएका सो वर्षमा बीमितलाई फिर्ता दिइएका प्रिमियमहरू ।

(३) जोखिम व्यहोर्ने कोषमा राखेको देहाय बमोजिमको रकमको योग :

(क) कुनै वर्षको नाफा नोक्सान हिसाबमा देखाइएको खूद बीमा शुल्कको पचास प्रतिशतसम्मको रकम, र

(ख) कुनै वर्षको अन्त्यमा दाबी भुक्तानी बापत बाँकी रकमको एक सय पन्ध्र प्रतिशतसम्मको रकम ।

तर, यस उपखण्ड बमोजिम कुनै वर्ष खर्चकट्टी लिएको रकम आगामी आय वर्षमा बीमा व्यवसायको आय गणना गर्दा आयमा समावेश गर्नु पर्नेछ ।

सामान्य बीमा व्यवसाय गर्ने व्यक्तिको आयमा लगानीमा प्राप्त व्याज आम्दानीको समेत महत्वपूर्ण अंश रहेको हुन्छ । यस्ता आयबाहेक बीमा व्यवसाय गर्नेको व्यक्तिको आयमा तल उल्लिखित आय विशिष्ट रहेका हुन्छन् :

- बीमा दायित्व स्वीकारे बापत सम्भौताबमोजिम बीमितबाट प्राप्त हुने प्रिमियम (Premium Received),
- पुनर्बीमा स्वीकार गरे (Reinsurance accepted) बापत प्राप्त प्रिमियम,
- पुनर्बीमा गराए (Reinsurance ceded) बापत प्राप्त हुने कमिशन, तथा
- सो निकायबाट बीमकको हैसियतबाट भुक्तान भएका रकमको बीमा सम्भौताबमोजिम फिर्ता प्राप्त हुने रकम (Recovery) ।

त्यसै गरी सामान्य बीमा व्यवसाय गर्ने व्यक्तिले अन्य सामान्य कट्टीको अतिरिक्त तल उल्लिखित विशिष्ट शीर्षक अन्तर्गत थप कट्टी दावी गर्न सक्दछन् :

- बीमकको हैसियतले बीमा सम्भौताबमोजिम भुक्तान गर्नु पर्ने Insurance/ Reinsurance claim,
- बीमा सम्भौताबमोजिम बीमितलाई फिर्ता गरिएका प्रिमियम जस्ता रकम (Premium Refund),
- पुनर्बीमा स्वीकार गरे (Reinsurance accepted) बापत दिईने कमिशन,
- अभिकर्ता कमिशन (Agent Commission),
- बीमा जगेडा हिसाबः सो वर्ष प्राप्त गरेको खूद बीमा प्रिमियम (Insurance premium collected + Premium on reinsurance accepted - Premium on reinsurance ceded) को ५० प्रतिशतले हुन आउने रकम असमाप्त जोखिम जगेडा (Unexpired Risk Reserve) बापत जोखिम ब्यहोर्ने कोषमा राखेको रकम ।

सामान्य बीमाको अवधि सामान्यतया : एक वर्षको हुन्छ र बीमा कम्पनीले वर्ष भरी बीमा आलेख (Insurance Policy) जारी गर्ने हुँदा कम्पनीको संभावित दायित्व आर्थिक वर्ष सँगै समाप्त भै सकेको हुँदैन । अतः बीमा ऐन बमोजिम सो आर्थिक वर्षमा संकलन गरेको खूद बीमा प्रिमियम पुनर्बीमा कट्टा गरी खूद रकममध्ये ५० प्रतिशत रकम असमाप्त जोखिम जगेडामा सार्नु पर्ने प्रावधान रहेको छ । तर, यसरी असमाप्त जोखिम जगेडामा सारेको रकम अर्को वर्ष आम्दानीमा सार्नु पर्ने व्यवस्था रहेको छ ।

दावी बापत अनुमानित दायित्व : सो आय वर्षमा दावी प्राप्त भइसकेको तर वर्षान्त सम्ममा निक्यौल हुन बाँकी दावी रकमको ११५ प्रतिशतले हुन आउने रकम दावी बापत अनुमानित दायित्व

(Reserve for unsettled claim) सम्बन्धी जोखिम व्यहोर्ने कोषमा सारेका रकमसमेत खर्च कट्टी दावी गर्न सक्नेछन् ।

प्रचलित बीमा सम्बन्धी कानुन अनुसार सामान्य बीमा कम्पनीले वर्षान्त सम्ममा दावी प्राप्त भएको तर स्वीकार गरी नसकेको क्षतिको सर्भे कार्य बाँकी वा अन्य आवश्यक दावी सम्बन्धी कागजात पेश हुन बाँकी रहेको हकमा त्यस्तो दावी प्राप्त रकममा १५ प्रतिशत थप गरी रकम जगेडामा राख्नु पर्ने हुन्छ । यसको मुख्य आशय सम्बन्धित आर्थिक वर्षमा Intimate भएको दावीको १५ प्रतिशतका दरले बीमा दावी योग्य घटना भई सकेको तर Intimate हुन बाँकी दावीका लागि समेत जगेडा छुट्याउनु रहेको छ । तर, यसरी यस वर्ष खर्च (जगेडाको लागि) दावी गरेको रकम अर्को वर्ष आम्दानीमा गणना गर्नु पर्ने व्यवस्था रहेको छ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याईएको छ ।

उदाहरण १९.३.१ : मानौ, नेपाल बीमा कम्पनी लि. को आर्थिक वर्ष २०६४।६५ तथा २०६५।६६ मा बीमा हिसाव सम्बन्धी तथ्याङ्क निम्नानुसार रहेछन् ।	
१. आ.व. २०६५।६६ मा खूद बीमा प्रिमियम	४,००,०००।-
२. आ.व. २०६५।६६ मा पुनर्बीमा गराए वापत प्राप्त (Commission on insurance ceded)	२०,०००।-
३. आ.व. २०६४।६५ को अन्तमा रहेको असमाप्त बीमा कोष	१,५०,०००।-
४. आ.व. २०६४।६५ को अन्तमा रहेको दावी वापत अनुमानित दायित्व	२३,०००।-
५. आ.व. २०६५।६६ मा भुक्तानी गरिएको पुनर्बीमा कमिशन (Commission on reinsurance accepted)	१०,०००।-
६. आ.व. २०६५।६६ मा भुक्तान गरिएको बीमा अभिकर्ता कमिशन	१५,०००।-
७. व्यवस्थापन खर्च	१,००,०००।-
८. आ.व. २०६५।६६ को बीमा दावी भुक्तानी	१,००,०००।-
९. आ.व. २०६५।६६ मा बीमा दावी प्राप्त तर निक्क्योल् भइनसकेका दावी	३०,०००।-
१०. लगानीमा प्राप्त व्याज	५०,०००।-
११. दावी योग्य ह्रास खर्च	६०,०००।-
१२. बिबिध आम्दानी	२५,०००।-
उपर्युक्त तथ्याङ्कको आधारमा नेपाल बीमा कम्पनी लि. को आयको गणना निम्नानुसार गर्नु पर्दछ :	
आयमा समावेश हुने रकम	
१. गतवर्षको असमाप्त जोखिम जगेडा	१,५०,०००।-

२. गतवर्षको दावी वापत अनुमानित दायित्व	२३,०००।-
३. खूद बीमा प्रिमियम	४,००,०००।-
४. पुनर्बीमा कमिशन आम्दानी	२०,०००।-
५. लगानीमा प्राप्त व्याज	५०,०००।-
६. विविध आम्दानी	२५,०००।-
जम्मा (क):	६,६८,०००।-
न्यून: कट्टी दावी रकम	
१. बीमा दावी भुक्तानी (दफा ६०)	१,००,०००।-
२. अभिकर्ता कमिशन (दफा १३)	१५,०००।-
३. पुनर्बीमा कमिशन भुक्तानी (दफा १३)	१०,०००।-
४. व्यवस्थापन खर्च (दफा १३, १४, १६)	१,००,०००।-
५. दावी योग्य ह्रास खर्च (दफा १९)	६०,०००।-
दावी वापत अनुमानित दायित्व (३०,०००×११५%)	३४,५००।-
७. यस वर्षको असमाप्त जोखिम जगेडा(खूद बीमा प्रिमियम रु. ४,००,०००।-को ५०% ले) हुने रकम (दफा ६०)	२,००,०००।-
जम्मा (ख) :	५,१९,५००।-
आय (क-ख)	१,४८,५००।-

माथि उल्लिखित कट्टी दावी गरिएको जोखिम ब्यहोर्ने कोषमा सारेको रकम, अर्थात दावी वापत अनुमानित दायित्व रु. ३४,५०० तथा असमाप्त जोखिम जगेडा रु. २,००,००० आ.व. २०६६।६७ को आयमा समावेश गर्नु पर्दछ ।

१५.४ लगानी बीमा ब्यवसायको निमित्त विशेष व्यवस्था

१५.४.१ लगानी बीमा ब्यवसायको आय

ऐनको दफा ६१ को उपदफा (१) ले लगानी बीमा ब्यवसायको आय गणना गर्ने सन्दर्भमा निम्नानुसारको बिषेश व्यवस्था गरेकोछ :-

६१(१) लगानी बीमा ब्यवसाय संचालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो ब्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले संचालन गरेको अन्य ब्यवसाय भन्दा लगानी बीमा ब्यवसायलाई भिन्न ब्यवसायको रुपमा मानि छुट्टै गणना गर्नु पर्नेछ ।

ऐनको दफा २ को खण्ड (क ग) बमोजिम “लगानी बीमा” भन्नाले देहायका कुनै बीमा सम्भन्नु पर्छ :-

- (१) बीमित व्यक्ति वा बीमित व्यक्तिको सम्बद्ध व्यक्तिको मृत्युसम्बन्धी घटनाका हकमा गरिएको बीमा,
- (२) बीमित व्यक्ति वा निजको सम्बद्ध व्यक्तिको व्यक्तिगत चोटपटक वा कुनै खास तवरमा असक्षम हुने घटना सम्बन्धी बीमा,

तर बीमाको बीमा सम्भौता कमीतमा पाँच वर्षसम्म बहाल रहने वा बहालीको समयसीमा नभएको र करारमा उल्लिखित विशेष परिस्थितिहरूमा बाहेक पाँच वर्षको अवधि भुक्तान हुनु अगावै बीमकबाट अन्त्य गर्न नसकिने गरी गरिएको हुनु पर्नेछ ।

- (३) कुनै रकम वा श्रृंखलाबद्ध रकमहरू भविष्यमा बीमितलाई भुक्तानी हुने गरी गरिएको बीमा,
- (४) उपखण्ड (१), (२), वा (३) अन्तर्गतका बीमाको पुनर्बीमा, र
- (५) उपखण्ड (४) मा उल्लिखित पुनर्बीमाको पुनर्बीमा ।

लगानी बीमाको उदाहरणको रूपमा Life Insurance, Endowment Policy, Superannuation आदि जस्ता कारोवारलाई लिन सकिन्छ । जीवन सम्बन्धी जोखिम संग सम्बन्धित बीमा भए पनि Accidental Insurance, Medical Insurance को सम्भौता अवधि पाँच वर्षभन्दा कम अवधिमा समाप्त हुने भए त्यस्तो कारोवार भने लगानी बीमा अन्तर्गत पर्दैनन् । तर यस्तो बीमाको सम्भौता अवधि पाँच वर्षभन्दा बढी अवधिको भए लगानी बीमाको परिभाषा भित्र पर्दछन् ।

१५.४.२ लगानी बीमाको आय गणना गर्ने तरिका :

ऐनको दफा ६१ को उपदफा (२) मा लगानी बीमा व्यवसाय गर्ने व्यक्तिको कुनै आय वर्षको आय गणना गर्ने सन्दर्भमा निम्नानुसारको व्यवस्था रहेको छ :-

६१(२) लगानी बीमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आयको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-

(क) देहायका रकमहरू बाहेक यस ऐन बमोजिम समावेश गर्न सकिने अन्य रकमहरू समावेश गर्ने :-

- (१) सो व्यक्तिले सो व्यवसाय संचालन गर्दा प्रिमियम लगायत बीमा प्रिमियम बापतको रूपमा सो आय वर्षमा प्राप्त गरेको पुनर्बीमाको रकम, र
- (२) पुनर्बीमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापतको खण्ड (ख) को उपखण्ड (१) बमोजिमको भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरू ।

(ख) देहायका रकमहरू बाहेक यस ऐन बमोजिम कट्टी गर्न सकिने अन्य रकमहरू कट्टी गर्ने :-

- (१) कुनै व्यक्तिले बीमकको हैसियतमा उक्त व्यवसाय संचालन गर्दा गरेको भुक्तानीहरू, र

(२) बीमितलाई फिर्ता भएको खण्ड (क) को उपखण्ड (१) मा उल्लिखित प्रिमियम ।

६१(३) उपदफा (२) को खण्ड (क) को उपखण्ड (१) र (२) तथा खण्ड (ख) को उपखण्ड (१) र (२) मा उल्लिखित रकमहरू सो व्यक्तिको सम्पत्ति वा दायित्व वापतका आम्दानी र खर्च मानिनेछैन ।

६१(४) कुनै व्यक्तिको लगानी बीमा व्यवसायको लगानी बीमा सम्भौता सो व्यक्तिको सम्पत्ति तथा दायित्व मानिनेछैन ।

सामान्य बीमा व्यवसायमा प्राप्त भएका प्रिमियमहरू सो व्यवसायको सन्दर्भमा आय मानिने भए तापनि लगानी बीमाको सन्दर्भमा भने बीमा आलेख (Insurance policy) वापत बीमितले जम्मा गरिने प्रिमियमलाई भने आयकर प्रयोजनको निमित्त सो निकायको आय मानिदैन । दफा ६१(३) बमोजिम यसरी प्राप्त हुने प्रिमियम रकमलाई सो निकायले आफ्नो दायित्व वा सम्पत्तिवापतको आम्दानी (Incomings) पनि मानिदैन । त्यसकारण लगानी बीमा व्यवसाय गर्ने निकायले प्राप्त गरेको प्रिमियमलाई निकायको पूँजीको रूपमा लेखाङ्कन गर्नु पर्ने हुन्छ । यसै गरी बीमा आलेखका सन्दर्भमा सम्भौताबमोजिम प्राप्त हुने सोधभर्ना वापतको रकम, पुनर्बीमा प्रिमियम जस्ता रकमसमेत सो निकायको आय मानिदैन र पूँजी मानिन्छन् ।

त्यसै गरी बीमकको हैसियतले सो निकायले भुक्तान गरेका रकम एवं बीमितलाई फिर्ता गरिएका बीमा प्रिमियम लगायतका रकम सो निकायको खर्च कट्टी वा कुनै सम्पत्ति वा दायित्व वापतको खर्च (Outgoings) मानिदैन । यस अर्थमा लगानी बीमा व्यवसाय गर्ने व्यक्तिले आयकर प्रयोजनको निमित्त अन्य निकाय सरह सामान्य आय, जस्तै व्याज आम्दानी, विविध आम्दानी आयमा समावेश गर्नु पर्ने हुन्छ र सामान्य खर्च, जस्तै व्यवस्थापन खर्च, व्याज खर्च, ह्रास खर्च, कमिशन खर्च, आदि आयकर प्रयोजनको लागि कट्टी दावी गर्न सक्ने छन् ।

माथिका व्यवस्था अनुसार लगानी बीमा व्यवसायको कर आधार वासलात निम्नानुसार हुन्छ :

पूँजी तथा दायित्व	कर आधार	सम्पत्ति	कर आधार
शेयर पूँजी	चुक्ता पूँजीको रकम	ह्रासयोग्य सम्पत्ति	अनुसूची २ बमोजिम
जगेडा र नाफा	कर तिरिएको करयोग्य आय		
लगानी कर्ताको लगानी प्रिमियम बीमा कोष	चुक्ता भएको रकम कोषमा समावेश रकम	व्यवसायिक सम्पत्ति	दफा ३८(२) बमोजिम
अन्य दायित्व	दफा ३९(२) बमोजिम		
जम्मा पूँजी तथा दायित्व		जम्मा सम्पत्ति	

कर प्रयोजनको लेखा अवधारणा र वित्तीय लेखाको अवधारणामा ठूलो मात्रामा फरक रहेकाले लगानी बीमा व्यवसायको हरेक जसो हिसावमा डेफर्ड आयकर प्रयोजनका लागि अस्थायी अन्तर र डेफर्ड कर सिर्जना भएको हुन्छ। माथिको अवधारणा व्याख्या गर्ने उदाहरण निम्नानुसार छ :

उदाहरण १९.४.१: मानौं स्वर्णिम जीवन बीमा कम्पनी लि. एक लगानी बीमा व्यवसाय गर्ने निकाय (बीमक) रहेछ। यो आय वर्षका लागि सो निकायको निम्नानुसार तथ्याङ्क रहेछ।	
१. बीमा प्रिमियम प्राप्त (खूद)	१०,००,०००।-
२. कूल बीमा आलेख मूल्य	५,००,००,०००।-
३. पुनर्बीमा लिएर वापत भुक्तान गरिएको कमिशन खर्च	१०,०००।-
४. पुनर्बीमा गराएर वापत प्राप्त कमिशन	१५,०००।-
५. लगानी तथा कर्जामा व्याज आम्दानी	२०,००,०००।-
६. अन्य विविध आम्दानी	४०,०००।-
७. बीमा कोषमा यस वर्ष थप गरिएको रकम	१५,००,०००।-
८. रु. ३ लाख प्रिमियम तिरिसकेको एक पोलिसि होल्डरले पोलिसि समर्पण (policy surrender) गर्दा गरिएको भुक्तानी	२,५०,०००।-
९. रु. ५०,०००।- मात्र प्रिमियम जम्मा गरेको एक पोलिसि होल्डरको मृत्यु भएको कारण निजको हकवालालाई भुक्तान गर्नु परेको रकम	४,००,०००।-
१०. रु. ३००,०००।- प्रिमियम तिरिसकेको एक बीमितको Policy Mature भएको कारण बोनस सहित भुक्तानी गर्नु परेको रकम	५,५०,०००।-
११. अभिकर्ता कमिशन	१,००,०००।-
१२. व्यवस्थापन खर्च	६,००,०००।-
१३. मेडिकल शुल्क	२०,०००।-
१४. दावी योग्य ह्रास खर्च	१,००,०००।-
उपर्युक्त तथ्याङ्कको आधारमा उक्त बीमकको आयको गणना निम्नानुसार हुने हुन्छ।	
समावेस गरिने रकम :	
१. व्याज आम्दानी	२०,००,०००।-
२. विविध आम्दानी	४०,०००।-
३. पुनर्बीमा गराएर वापत कमिशन	१५,०००।-
जम्मा (क)	२०,५५,०००।-
कट्टी दावी योग्य खर्च :	
१. पुनर्बीमा लिएर वापत कमिशन खर्च	१०,०००।-

२. अभिकर्ता कमिशन	१,००,०००।-
३. व्यवस्थापन खर्च	६,००,०००।-
४. ह्यासकट्टी खर्च	१,००,०००।-
५. मेडिकल शुल्क	२०,०००।-
जम्मा खर्च कट्टी (ख)	८३०,०००।-
व्यवसायको मुनाफा र लाभ (क-ख)	१३,२५,०००।-
बीमितलाई फिर्ता गरिएका भुक्तानी कर प्रयोजनमा लाभ सहितको पूंजी फिर्ता सरह व्यवहार गरिन्छ ।	
यस वर्ष भुक्तानी भएको बीमावापतको रकम	
१. Matured policy वापत भुक्तानी	५,५०,०००।-
प्राप्त भएको प्रिमियम	३,००,०००।-
लगानीकर्ताको लाभ (दफा ८८ बमोजिम लाभमा ५ प्रतिशत कर लाग्ने)	२,५०,०००।-
२. Death claim वापत भुक्तानी	४,००,०००।-
प्राप्त भएको प्रिमियम	५०,०००।-
लगानीकर्ताको लाभ	३,५०,०००।-
३. Policy surrender वापत भुक्तानी	२,५०,०००।-
प्राप्त भएको प्रिमियम	३,००,०००।-
नाफा : (पूँजी सरहको आम्दानी भएकाले कर नलाग्ने तर दफा ५६(३) बमोजिम मुनाफा रहितको लाभांश वितरण हुन गएमा व्यवसायको आयमा समावेश हुने)	५०,०००।-
माथिको उदाहरणमा बीमा प्रिमियम वापत प्राप्त रु. १०,००,०००।- सो बीमकको आय वा व्यवसायिक दायित्व वा सम्पत्तिवापतको आम्दानी मानिदैन । सो प्रिमियम वापतको बीमा आलेख सम्भौता मूल्य (Sum insured) रु. ५,००,००,०००।- पनि सो बीमकको दायित्व मानिनेछैन । ऐनको व्यवस्था अनुसार वीमितबाट प्राप्त प्रिमियम लगायतका रकम र वीमकको हैसियतले वीमितलाई गरिने भुक्तानी वीमकको सम्पत्ति र दायित्व वापतका आम्दानी र खर्च नमानिने हुँदा त्यस्ता प्राप्त र भुक्तानी एवं सो कारण हुने बचत वा नोक्सानी कर प्रयोजनको निमित्त आम्दानी वा कट्टी मानिदैन ।	

१५.५ बीमाबाट प्राप्त रकम

ऐनको दफा ६२ बमोजिम बीमाबाट प्राप्त रकम निम्नानुसार गणना गर्नु पर्दछ :

- (१) कुनै व्यक्तिको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले बीमाबाट प्राप्त गरेको रकमको सम्बन्धमा दफा ३१ म उल्लेख भए बमोजिम हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लगानी बीमाबाट प्राप्त लाभ सम्बन्धमा देहाय बमोजिम हुनेछ :-

- (क) बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बीमितउपर अन्तिमरूपमा हुने कर कट्टीद्वारा कर लगाइनेछ, र
- (ख) गैर बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बीमितको आयमा सो रकम समावेश गरी गणना गर्नु पर्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “लगानी बीमाबाट प्राप्त लाभ” भन्नाले सो बीमाको सम्बन्धमा कुनै व्यक्तिले लगानी बीमा बापत प्राप्त गरेको भुक्तानी सो व्यक्तिले तिरेको प्रिमियमभन्दा बढी भएजतिको रकमलाई सम्भन्नु पर्छ ।

सामान्य बीमाबाट प्राप्त क्षतिपूर्तिको हकमा ऐनको दफा ४६ को व्यवस्था छनौट भएको अवस्था बाहेक दफा ३१ अनुसार निम्नानुसार चारित्रीकरण गर्नु पर्दछ ।

दफा ३१ : बीमा बापतको भुक्तानी लगायत देहायका कुराहरू बापत कुनै व्यक्ति वा सो व्यक्तिको सम्बद्ध व्यक्तिले कुनै क्षतिपूर्ति रकम प्राप्त गरेकोमा सो क्षतिपूर्ति बापतको रकम प्राप्त गरेको समयमा त्यस्तो रकम अवस्था अनुसार रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्दा समावेश गर्नु पर्नेछ :-

- (क) कुनै व्यवसाय, रोजगारी वा लगानीबाट सो व्यक्तिले प्राप्त गरेको वा प्राप्त हुन सक्ने कुनै आय वा सो आयको गणनामा समावेश हुने कुनै रकम बापतको क्षतिपूर्ति, वा
- (ख) कुनै व्यवसाय वा लगानीमा सो व्यक्तिलाई भएको वा हुनसक्ने नोक्सानी वा सो व्यक्तिको आयको गणना गर्दा कट्टी हुने खर्च रकम बापतको क्षतिपूर्ति ।

ऐनको दफा ३१, ४६, ६२ तथा ९२ को अधीनमा रही बीमाबाट प्राप्त क्षतिपूर्तिको हकमा आयकर लाग्दछ । यस सम्बन्धी व्यवस्था तलका उदाहरणबाट प्रष्ट पारिएको छ ।

उदाहरण १९.५.१ : मानौं, तुलसी इण्टरप्राइजेज कम्पनि ले आफ्नो स्टक को सुरक्षणको लागि रु. ५० लाख को बीमा गरेको रहेछ । आय वर्ष २०६४/६५ मा उक्त कम्पनीको गोदाममा आगलागि भएको रहेछ र आगलागिको समयमा उक्त गोदाममा रु. ३० लाख मूल्य वरावरको मौज्जात रहेछ । उक्त कम्पनीले बीमा कम्पनीसंग सो नोक्सानीको दावी भुक्तानीको लागि आय वर्ष २०६४/६५ मा नै निवेदन दिई सकेको रहेछ । तर सो आ.व. को अन्त्यसम्म पनि बीमा कम्पनीले सो दावीबारे निकर्षा गरिसकेको रहेनछ । यस अवस्थामा सो कम्पनीले ऐनको दफा १५ उपदफा (१) अन्तर्गत आय वर्ष २०६४/६५ मा यसरी नोक्सान भएको मौज्जात कट्टी दावी गर्न सक्नेछ । यदि उक्त बीमा कम्पनीले सो दावी बापत आय वर्ष २०६५/६६ मा दावी स्वीकार गरी रु. २५ लाख भुक्तान गरेको रहेछ भने सो पूरै रकम आ.व. २०६५/६६ को व्यवसायको आयमा समावेश हुन्छ ।

उदाहरण १९.५.२ : मानौं, पिपल इण्टरप्राइजेज कम्पनीले आफ्नो फर्निचर तथा कार्यालय उपकरण वापत रु.२० लाखको बीमा गराएको रहेछ । उक्त आगलागिको समयमा सम्पूर्ण फर्निचर तथा कार्यालय उपकरण जलेर काम नलाग्ने भएको रहेछ । सो आय वर्षमा उक्त कम्पनीको समूह “ख” को ह्रास आधार रु. १५ लाख रहेछ । बीमा कम्पनीले सो दावीको समेत निकर्ष्यौल एवं भुक्तानी आ.ब. २०६४/६५ मा नगरी आ.ब. २०६५/६६ मा मात्र गरेको रहेछ र सो वापत रु. १८ लाख भुक्तानी गरेको रहेछ । आ.ब. २०६५/६६ मा सो कम्पनीले २०६५ पौष मसान्तभित्रै रु. १० लाखको कार्यालय उपकरण तथा फर्निचर खरीद गरिसकेको रहेछ भने सो कम्पनीले आ.ब. २०६४/६५ तथा, २०६५/६६ मा यस सम्बन्धमा निम्नानुसार लेखाङ्कन गर्नु पर्दछ ।

आ.ब. २०६४/६५ यस आर्थिक वर्षमा उक्त कम्पनीको समूह “ख” को सम्पूर्ण सम्पत्ति नै जलेर नष्ट भई सो सबै सम्पत्ति निःसर्ग भएको अवस्था रहे पनि निःसर्गबाट कुनै रकम प्राप्त नभएकोले ह्रास आधार अर्थात रु. १५ लाख कायम नै रहन्छ र ऐनको दफा १९ बमोजिम रु. १५ लाखमा २५ प्रतिशतले ह्रास खर्च कट्टी दावी गर्न सक्तछ । आ.ब. २०६५/६६ आर्थिक वर्ष २०६५/६६ मा उक्त कम्पनीले समूह “ख” अन्तर्गत रु. १० लाखको सम्पत्ति २०६५ पौष मसान्तभित्र खरीद गरेको र बीमा कम्पनीबाट समेत रु. १८ लाख दावी भुक्तानी प्राप्त भएको सम्पत्तिको ह्रास आधार तथा निःसर्ग निम्नानुसार हुने हुन्छ ।

आ.ब.२०६४/६५ को ह्रास कट्टी पछिको बाँकी ह्रास आधार	११,२५,०००
२०६५/६६ मा ह्रास आधारमा थप समावेश हुने रकम	१०,००,०००।-
जम्मा	२१,२५,०००
न्यूनः सम्पत्तिको निःसर्गबाट प्राप्त रकम	१८,००,०००।-
यस आ.ब.को अन्त्यको बाँकी ह्रास आधार	३,२५,०००

ऐनको दफा ९२ को उपदफा (१) को खण्ड (ग) बमोजिम वासिन्दा कम्पनीले भुक्तानी गरेको लगानी बीमावापत प्राप्त गरेको लाभ अन्तिमरूपले कर लाग्ने तथा गैर वासिन्दा कम्पनीले भुक्तान गरेको भए बीमाबाट प्राप्त लाभ बीमितको आयमा समावेश गरी गणना गर्नु पर्ने हुन्छ । ऐनको दफा ८८ को उपदफा (२) बमोजिम वासिन्दा कम्पनीले भुक्तानी गरेको लगानी बीमावापत प्राप्त गरेको लाभमा ५ प्रतिशतका दरले कर लाग्दछ । सोही अनुरूप लगानी बीमा म्याद भुक्तानी (matured) वा कुनै दाबी योग्य घटना घटेको अवस्थामा (happening of incidence) प्राप्त रकममध्ये बीमितले सो समय सम्म भुक्तान गरेको बीमा प्रिमियम रकम कट्टा गरी खूद वढी प्राप्त रकम मात्र लाभको रूपमा गणना गर्नु पर्दछ । त्यस्तै, ऐनको दफा ३१ बमोजिम वासिन्दा प्राकृतिक व्यक्तिको व्यक्तिगत दुर्घटनाबाट भएको शारीरिक क्षतिवापतको क्षतिपूर्ति भुक्तानी रकम आयमा समावेश गर्नु नपर्ने व्यवस्था भएकोले त्यस्तो रकम आयमा समावेश गर्नु पर्दैन ।

उदाहरण १९.५.३ : मानौं, दिवाकर खनियाँले नेपालमा दर्ता भएको शुभ जीवन बीमा कम्पनी लि. मा रु. ५,००,००० को जीवन बीमा पोलेसी लिएका रहेछन् र सो बापत कूल प्रिमियम रु. ५,५०,००० जम्मा गरेका रहेछन्। मिति २०६६।२।४ मा सो पोलिसीको म्याद भुक्तानी (Matured) भएको रहेछ। बीमा सम्भौताबमोजिम सो बीमा कम्पनीले निजलाई रु. ९,५०,००० भुक्तान गरेको रहेछ। उक्त भुक्तानीमा रु. ४,००,००० लाभ भएको (९,५०,०००-५,५०,०००) र सो लाभमा ५ प्रतिशतका दरले हुने रकम कर लाग्दछ र सो बीमा कम्पनीले निजलाई भुक्तानीको समयमानै रु. २०,००० कर रकम कट्टा गरी बाँकी रु. ९,३०,००० भुक्तान गर्नु पर्दछ। यसरी कट्टा भएको कर रकम ऐनको दफा ६२ को उपदफा (२) को खण्ड (क) तथा दफा ९२ को उपदफा (१) को खण्ड (ग) बमोजिम अन्तिमरूपले कर कट्टी भएको भुक्तानी मानिन्छ र निजको आयमा समावेश गर्नु पर्दैन।

तर, माथिको उदाहरणमा निज दिवाकर खनियाँले नेपालमा दर्ता भएको बीमकसंग बीमा नगराई गैर बासिन्दा व्यक्तिसंग बीमा गराएको र सोही बराबरको रकम भुक्तानी भएको रहेछ भने कूल लाभ रु. ४,००,००० लाई नै लगानीको आयमा समावेश गर्नु पर्ने हुन्छ। यस अवस्थामा निजले विदेशमा सो भुक्तानी बापत कुनै कर तिरका रहेछन् भने सो कर ऐनको अधीनमा रही मिलान दाबी गर्न पाउनेछन्। यसरी विदेशमा तिरेको कर मिलान सम्बन्धी व्यवस्था यसै निर्देशकको परिच्छेद १४ मा दिईएको छ।

१९.६ व्यवसाय गाभिएको कारणले हुने निःसर्ग सम्बन्धी विशेष व्यवस्था

ऐनको दफा ४७क ले बैकिङ तथा वित्तीय व्यवसाय वा बीमा व्यवसाय गर्ने एकै प्रकृतिका निकाय आपसमा गाभिएर (मर्जर वा एक्युजिशन) भएमा विशेष व्यवस्था गरेको छ।

४७क(१) बैकिङ तथा वित्तीय व्यवसाय वा बीमा व्यवसाय गर्ने एकै प्रकृतिको निकायहरू आपसमा गाभिएर (मर्जर वा एक्युजिशन) भएमा दफा ५७ को उपदफा (२) को खण्ड (क), (ख), (घ), (ङ), (च) र (छ) तथा सोही दफाको उपदफा (३) को व्यवस्था लागू हुने छैन।

बैकिङ वा बीमा सम्बन्धी एकै प्रकृतिको व्यवसाय गर्ने निकाय गाभिएका बखतमा यो दफामा गरिएका व्यवस्था लागू हुन्छन्। कुनै बैकिङ व्यवसाय गर्ने निकाय वा बीमा व्यवसाय गर्ने निकाय आपसमा गाभिएका अवस्थामा दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको निकायको स्वामित्व परिवर्तन अघि कायम रहेका जिम्मेवारी सार्न पाउने नोक्सानी लगायतका विभिन्न रकम (Tax Attributes) लाई स्वामित्वमा परिवर्तन पछि समायोजन गर्न नपाउने गरी (No deferrals) दफा ५७ को उपदफा (२) द्वारा लगाइएको निम्न बन्देज लागू हुने छैन :

५७(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुनै निकायको स्वामित्व परिवर्तन भएमा त्यस्तो परिवर्तन पछि सो निकायलाई देहायका कार्य गर्न अनुमति दिइने छैन :-

(क) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायबाट खर्च गरिएका दफा १४ को उपदफा (३) बमोजिम अगाडि सारिएको व्याज कट्टा गर्न,

- (ख) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायलाई हुन गएको नोक्सानी दफा २० बमोजिम कट्टा गर्न,
- (ग) स्वामित्वको परिवर्तनपछि हुन गएको नोक्सानीलाई दफा २० को उपदफा (४) बमोजिम त्यस्तो स्वामित्वको परिवर्तन अघिको कुनै आय वर्षमा पछाडि लैजान,
- (घ) स्वामित्व परिवर्तन हुनुअघि दफा २४ को उपदफा (४) को खण्ड (क) बमोजिम कुनै रकम वा खर्च बापत हिसाब गरेको र स्वामित्वको परिवर्तन पछि सो रकम वा खर्चको दफा २४ को उपदफा (४) बमोजिम सच्चाएकोमा दफा २४ को उपदफा (४) बमोजिम समायोजन गर्न,
- (ङ) स्वामित्वको परिवर्तन हुनुअघि दफा २५ को उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै रकमको हिसाब गरेको र स्वामित्वको परिवर्तनपछि सो रकम प्राप्त गर्ने अधिकार त्याग गरेको वा सो रकम कुनै व्यक्तिको ऋण दाबी भएकोमा त्यस्तो व्यक्तिले उक्त ऋणलाई ढुबेको ऋण मानि अपलेखन गरेमा दफा २५ को उपदफा (१) बमोजिम समायोजन गर्न,
- (च) स्वामित्वको परिवर्तन हुनुअघि सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा हुन गएको घाटा स्वामित्वको परिवर्तनपछि सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त आम्दानीमा दफा ३६ बमोजिम घटाउन,
- (छ) स्वामित्व परिवर्तन हुनुअघि दफा ६० को उपदफा (२) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम प्रिमियमको हिसाब गरेकोमा र स्वामित्वको परिवर्तन पछि त्यस्तो प्रिमियम बीमितलाई फिर्ता दिएमा सो बमोजिम खर्च दाबी गर्न,

कुनै निकायको दफा ५७(३) बमोजिम स्वामित्व परिवर्तन भएमा त्यसरी स्वामित्व परिवर्तन हुनु अगाडि र पछाडिका भागलाई बेग्लाबेग्लै आय वर्षमानिने व्यवस्था पनि दफा ४७क. को अवस्थामा लागू हुँदैन ।

विगतका नोक्सानी कट्टी सम्बन्धमा निम्न प्रतिबन्धात्मक व्यवस्था लागू रहन्छ :

तर, गाभिएर अस्तित्वमा नरहेको निकायको कुनै कट्टी हुन नसकेको नोक्सानी भए त्यस्तो नोक्सानी दामासाहीले आगामी सात वर्षमा कट्टी गर्नु पर्नेछ । यसरी समान किस्तामा नोक्सानी कट्टी गर्ने निकाय सो पूरै नोक्सानी कट्टी नगर्दै पुनः विभाजन भएमा कट्टी भएको नोक्सानी बापत कट्टी भएको रकममा गाभिएको (मर्जर वा एक्युजिशन) आर्थिक वर्षमा कायम रहेको करको दरले कर तिर्नु पर्नेछ ।

सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छ :

उदाहरण १९.६.१: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सवै शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर ९० शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । कास्की बैंक लि. मा रु.२ करोड १० लाख कट्टी हुन बाँकी नोक्सान रहेछ । गाभिएको वर्ष गाभिने कारोवार पछि काभ्रे बैंकको नोक्सानी कट्टी अगाडिको करयोग्य आय रु.३ करोड रहेछ । गाभिएर अस्तित्वमा नरहेको कास्की बैंक लि. को यस्तो कट्टी हुन बाँकी नोक्सानी गाभिएपछिको काभ्रे बैंकले दामासाहीले ७ वर्षमा कट्टी गर्न पाउँदछ । यो वर्ष रु.३० लाखमात्र नोक्सानी कट्टी गर्न पाउँदछ । गाभिएर अस्तित्वमा नरहेको कम्पनीको गाभिनु अगाडि ७ वर्ष ननाघेको नोक्सानीमात्र यस व्यवस्था बमोजिम दामासाहीमा कट्टी गर्न पाइन्छ ।

उदाहरण १९.६.२: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सवै शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर ९० शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । काभ्रे बैंक लि. मा रु.१ करोड ३० लाख कट्टी हुन बाँकी नोक्सान रहेछ । गाभिएको वर्ष गाभिने कारोवार पछि कास्की बैंकको कारोवार पनि समाहित भएकाले काभ्रे बैंकको नोक्सानी कट्टी अगाडिको करयोग्य आय रु.३ करोड रहेछ । गाभिएपछि पनि अस्तित्वमा रहेको काभ्रे बैंक लि. को यस्तो कट्टी हुन बाँकी नोक्सानी गाभिएपछिको दफा २० को व्यवस्था बमोजिम नोक्सानी सिर्जना भएको वर्ष बाट ७ वर्षसम्म कट्टी गर्न पाउँदछ, दामासाही गरिरहनु पर्दैन ।

उदाहरण १९.६.३: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सवै शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर ९० शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । कास्की बैंक लि. मा रु.२ करोड १० लाख कट्टी हुन बाँकी नोक्सान रहेछ । गाभिएको ४ वर्ष पछि काभ्रे बैंकबाट पुराना कास्की बैंकका शेयरधनी विभाजन भै जाने निर्णय गरेछन् । यस्तो अवस्थामा कास्की बैंक लि. अस्तित्वमा हुदाको ७ वर्षसम्म पुरानो नोक्सान रु.२ करोड १० लाखको ७ भागको ४ भाग कट्टी भै सकेको हुन्छ । विभाजनबाट नयां कम्पनी बनेको वर्ष सो कट्टी भैसकेको नोक्सानी रु.१ करोड २० लाखमा गाभिएको वर्षको आयकरको दर अनुसार हुने कर रकम काभ्रे बैंक लि.ले तिर्नु पर्दछ । बाँकी रहेको कट्टी नभएको नोक्सानी रु.९० लाख पनि कट्टी गर्न पाउँदैन ।

निकाय आपसमा गाभिने क्रममा एउटा निकायमा भएका सबै सम्पत्ति तथा दायित्व अर्को निकायमा हस्तान्तरण हुन जान्छन् । यस्तो हस्तान्तरणका सम्बन्धमा निम्न तरिकाले मूल्यांकन हुने व्यवस्था उपदफा (२) मा गरिएको छ :

४७क(२) उपदफा (१) बमोजिम निकायहरू गाभिई सम्पत्ति र दायित्वको निःसर्ग भएमा देहाय बमोजिम हुनेछः-

(क) व्यापारिक मौज्जात तथा व्यवसायिक सम्पत्तिको निःसर्गको हकमा-

- (१) निःसर्गको तत्काल अघि सो सम्पत्तिवापत भएको खूद खर्च बराबरको रकम सो निःसर्गवापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र
- (२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

(ख) ह्रासयोग्य सम्पत्तिको निःसर्गको हकमा-

(१) निःसर्ग हुँदाका वखत अनुसूची-२ को दफा ४ बमोजिम समूहको घट्टो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निःसर्गवापत प्राप्त गरेको मानिनेछ, र

(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

(ग) दायित्वको निःसर्गको हकमा-

(१) निःसर्गको तत्काल अघि सो दायित्वको बजार मूल्य र खूद आम्दानीमध्ये जुन घटी हुन्छ सो बराबरको रकम निःसर्गवापत सो व्यक्तिको लागत परेको मानिनेछ, र

(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम दायित्व वहन गर्ने व्यक्तिले सो दायित्व वहन गरेवापत प्राप्त गरेको मानिनेछ ।

(घ) व्यवसाय गाभने निकाय वा गाभिएर कायम भएको निकायले गाभिएको सम्पत्ति र दायित्वको लागत गणना गर्दा गाभिने निकायबाट सो गाभिएको व्यवसाय संचालन गरेका बखत (मर्जर वा एक्ज्यूजीसन अगाडि) कायम रहेका सम्पत्ति र दायित्व वापतका लागत मात्र खण्ड (क), (ख) र (ग) बमोजिम गणना गर्नु पर्नेछ ।

सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छ :-

<p>उदाहरण १९.६.४: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सवै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । कास्की बैंक लि. का निम्न सम्पत्ति तथा दायित्व निम्नानुसार मूल्यमा निःसर्ग भएको र काभ्रे बैंकको लागत परेको मानिन्छ:</p> <p>व्यवसायिक सम्पत्ति : गाभिनुको तत्काल अघिको खूद खर्च (नेट आउटगोइंग)</p> <p>ह्रासयोग्य सम्पत्ति : गाभिनुको तत्काल अघिको अनुसूची २ को दफा ४ बमोजिमको घट्टो प्रणालीको बाँकी मूल्य</p> <p>व्यवसायिक दायित्व : गाभिनुको तत्काल अघिको खूद आम्दानी (नेट इन्कमींग) र बजारमूल्यमध्ये जुन घटी हुन्छ सो रकम</p>
<p>उदाहरण १९.६.५: मानौ, मिति २०७१ माघ ३ गते काभ्रे बैंक लि. मा कास्की बैंक लि. गाभिएको रहेछ । सो मितिमा कास्की बैंक लि.को समूह “ख” को ह्रासयोग्य सम्पत्तिको ह्रास आधार रु. १०,००,००० रहेछ । उक्त सम्पत्तिको आ.ब. २०७१।७२ को कूल ह्रासकट्टी खर्च २५ प्रतिशतका दरले हुन आउने रु. २,५०,००० को ह्रासकट्टी खर्च दाबी गर्दा दामासाहीले कास्की बैंक लि. १८६ दिनको हुन आउने ह्रास खर्च रु. १,२७,६०३ र बाँकी १७९ दिनको ह्रासकट्टी खर्च रु. १,२२,६०३ काभ्रे बैंक लि.ले कट्टी दाबी गर्नु पर्दछ ।</p>

निकाय गाभिने क्रममा गाभिने कम्पनी र गाभने कम्पनीका कर्मचारीको सामूहिक अवकाशको अवस्था भएमा निम्नानुसार हुन्छ :

४७क(३) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायमा वा गाभिएपश्चातको निकायमा कार्यरत कर्मचारीहरूलाई सामूहिक रूपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा (अवकाश कोष मार्फत गरिने भुक्तानी वा कर्मचारी सेवा शर्तमा उल्लेख भए अनुसार गर्नुपर्ने भुक्तानीबाहेकका) अवकाश भुक्तानीमा कर कट्टी गर्नुपर्ने दरमा पचास प्रतिशत छुट दिई भुक्तानीमा कर कट्टी गर्नुपर्नेछ ।

सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छ :

उदाहरण १९.६.६: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सवै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । गाभिने शर्तमध्ये एउटा दुवै बैंकका ६० प्रतिशत कर्मचारीलाई सामूहिक अवकाश दिने र सो वापत सम्बन्धित कर्मचारी नियमावलीमा भएको व्यवस्था अनुसारको सुविधाका अतिरिक्त रु.१००,००० दिइने रहेछ । यस्तो अवस्थामा दुवै निकायका अवकाश पाउने कर्मचारीको सो भुक्तानीमा लाग्ने करमा ५० प्रतिशतले छुट दिई अग्रिम कर कट्टी गर्नु पर्दछ ।

अवकाश पाउने कर्मचारीको थप सुविधा (दुवै कम्पनीमा) :

भुक्तानी भएको अवकाश रकम	रु.१००,०००
कर छुट पाउने रकम (५० प्रतिशत)	रु.५०,०००
बाँकी रकम	रु.५०,०००
भुक्तानीमा कर कट्टी (१५ प्रतिशतले)	रु.७,५००

दफा ९२ मा भएको व्यवस्था अनुसार यो रकम अन्तिम विधिको कर लाग्ने आय हो ।

निकाय गाभिने क्रममा गाभिने कम्पनीका शेयरधनीले अर्को कम्पनी (गाभिने कम्पनी) को शेयर प्राप्त गरेका हुन्छन् । यस्तो शेयर बिक्री सम्बन्धमा निम्नानुसार हुन्छ :

४७क(४) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायमा कायम रहेका शेयरधनीहरूले आफ्नो शेयर गाभिएको दुई वर्षभित्र आफ्नो शेयर बिक्रीको माध्यमबाट निःसर्ग गरेमा त्यसरी निःसर्ग भएको शेयरमा भएको लाभमा पूँजीगत लाभ कर लाग्ने छैन ।

सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छ :-

उदाहरण १९.६.७: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सवै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ शेयर दिई काभ्रे बैंक लि. र कास्की बैंक लि. २०६८।२।२९ मा एक आपसमा गाभिएका (मर्जर) रहेछन् । रमेशजी शाहको कास्की लि. मा १००० कित्ता शेयर (चुत्ता मूल्य रु. १०० लागत रु.२००) रहेछ । गाभिएको कारण रमेशजीले ९०० कित्ता शेयर प्राप्त गरेका रहेछन् । रमेशजीले काभ्रे लि. को ४०० कित्ता शेयर २०६९।३।२० मा प्रतिशेयर रु.३१० मा बिक्री गरेछन् । यो अवस्थामा शेयर बिक्रीमा भएको लाभ रु.४४,००० (११०*४००) मा गाभिएको २ वर्षभित्रै बिक्री गरी लाभ भएकाले पूँजीगत लाभकर लाग्दैन ।

उदाहरण १९.६.८: मानौ, काभ्रे बैंक लि. ले नेपाल राष्ट्र बैंकले तोकेको संस्था प्राप्ति (एक्यूजीसन) विनियम बमोजिम कास्की बैंक लि.लाई मिति २०७०।२।१ म गाभेको (Acquire) रहेछ । गाभिनु तत्काल अघि कास्की बैंक लि.मा गरीमा प्रा.लि.को परल मूल्य रु.१० लाख भएको १०,००० कित्ता साधारण शेयर रहेछ । गाभिएपश्चात उक्त कम्पनीले कास्की बैंक लि.को १०,००० कित्ता साधारण शेयरको बदला काभ्रे बैंक लि.को ९,००० कित्ता साधारण शेयर प्राप्त गरेको रहेछ । उक्त कम्पनीले आफ्नो सबै शेयर २०७०।१०।५ मा कूल रु. १५ लाखमा बिक्री गरेको रहेछ । यसरी बिक्री गरी प्राप्त लाभमा कर लाग्दैन । यदि उक्त शेयर रु.९ लाखमा बिक्री गरी रु.१ लाख नोक्सानी भएको अवस्थामा त्यस्तो नोक्सानी कर नलाग्ने आय संग सम्बन्धित भएकोले आगामी वर्षमा सार्न भने सकिने छैन ।

गाभिने प्रक्रिया पूरा भई सके पछिको कम्पनीका शेयरधनीले सो कम्पनी (गाभने कम्पनी) को लाभांश प्राप्त भएमा निम्नानुसार हुन्छ :

४७क(५) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको शेयरधनीलाई बितरण गरेको लाभांशमा कर लाग्ने छैन ।

सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छ :-

उदाहरण १९.६.९: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सबै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ शेयर दिई काभ्रे बैंक लि. र कास्की बैंक लि. २०६७।२।२९ मा एक आपसमा गाभिएका (मर्जर) रहेछन् । गाभिएपछि काभ्रे बैंक लि. ले २०६९।२।२० प्रति शेयर रु.४० लाभांश वितरण गरेको रहेछ । यो अवस्थामा गाभिएको समयमा कायम रहेका काभ्रे बैंक लि. का कुनै पनि शेयरधनीलाई लाभांश कर लाग्दैन । तर, गाभिए पछि उक्त बैंकको शेयर खरीद गर्ने शेयरधनीलाई बितरण हुने लाभांशमा भने कर लाग्दछ ।

तर, उक्त लाभांश २०६९।२।२९ वा सो पछाडि वितरण गरेको भए यो सुविधा प्राप्त हुन सक्तैन र लाभांश कर ५ प्रतिशत लाग्दथ्यो ।

बैंक तथा वित्तीय संस्था र बीमा व्यवसाय गर्ने कम्पनी गाभिने सम्बन्धी अन्य व्यवस्था निम्नानुसार छन् :

४७क(६) उपदफा (१) अनुसार गाभिई निःसर्ग हुन चाहने निकायले सम्वत् २०७५ साल असार मसान्तभित्र गाभिने आशय पत्र आन्तरिक राजस्व विभागमा दिनु पर्नेछ ।

४७क(७) उपदफा(१) बमोजिम गाभिनको लागि आशय पत्र दिने निकायहरूले गाभिने प्रक्रिया सम्वत् २०७६ साल असार मसान्तभित्र पुरा गर्नुपर्नेछ ।

४७क(८) यो उपदफा प्रारम्भ भएपछि एक आपसमा गाभिई यस दफा बमोजिमको सुविधा उपयोग नगरेका निकायले समेत यसै बमोजिमको सुविधा उपयोग गर्न पाउनेछन् ।

४७क(९) उपदफा (६) मा तोकिएको अवधिभित्र आशय पत्र नदिने निकाय तथा उपदफा (७) मा उल्लेख भएको मितिसम्म गाभिने प्रक्रिया पुरा नगरेको निकायको हकमा यो दफाको व्यवस्था लागू भएको मानिनेछैन ।

बैंक तथा वित्तीय संस्था र बीमा व्यवसाय गर्ने कम्पनी गभिन चाहने कम्पनीले २०७३ साल असार मसान्तभित्र गाभिने आशय पत्र आन्तरिक राजस्व विभागमा दिई सो सम्वन्धी प्रक्रिया २०७४ साल असार मसान्तभित्र पूरा गरिसकेको हुनु पर्दछ ।

दीर्घकालीन करारको आय गणना

२०.१. दीर्घकालीन करार :

सामान्य अर्थमा भन्नुपर्दा दीर्घकालीन करार भन्नाले लामो अवधिको करारलाई जनाउँछ । कुनै करार दीर्घकालीन करार हुनका लागि, त्यस्तो करार भएको हुनुपर्ने र सो करार लामो अवधिका लागि हुनुपर्ने दुई मूलभूत शर्त पूरा भएको हुनु पर्दछ । दीर्घकालीन करारलाई अझ प्रष्टसँग बुझ्नका लागि करारको अर्थ, करारको प्रकृति र करारको अवधिका बारेमा प्रष्ट हुन जरूरी छ । ती पक्षका बिषयमा तल विवेचना गरिएको छ ।

२०.१.१ करारको अर्थ :

कुनै कार्य करार अन्तर्गतको कार्य हो होइन भन्ने मापन गर्ने पहिलो आधार भनेको करारको बिद्यमानता हो । सामान्यतया करार दुई वा दुईभन्दा बढी व्यक्तिबीच कायम भएको कानूनी सम्बन्ध हो । कुनै कार्य करार हुनको लागि सो कार्य गर्ने वा नगर्ने सम्बन्धमा दुई वा दुईभन्दा बढी व्यक्ति वा पक्षबीच कुनै सम्झौता हुनु अनिवार्य हुन्छ । कुनै करार विधिवत करार हो होइन भन्ने कुरा करार ऐन, २०२३, नेपाल लेखामान बोर्डले जारी गरेको नेपाल लेखामान (Nepal Accounting Standard) र आयकर ऐन २०५८ मा भएका व्यवस्थाको अधीनमा रही निक्क्यौल गर्नु पर्दछ ।

करार ऐन अनुसार करारको अर्थ :

करार ऐन अनुसार कुनै व्यक्ति वा व्यक्तिले कुनै अर्को व्यक्ति वा व्यक्तिलाई कुनै काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने आशाले राखेको प्रस्ताव अर्को व्यक्ति वा व्यक्तिले प्रस्ताव राख्ने व्यक्ती वा व्यक्तिले जुन अर्थमा प्रस्ताव राखेको हो सोही अर्थमा सहमति दिएमा सो प्रस्तावलाई करार भनिन्छ । करार सम्बन्धी ऐन, २०२३ को दफा २ मा करार, प्रस्ताव र स्वीकृतिलाई देहाय बमोजिम परिभाषित गरिएको छ ।

- (क) करार+भन्नाले दुई वा दुईभन्दा बढी पक्षहरूकाबीच कुनै काम गर्न वा नगर्नका लागि गरिएको मञ्जुरी सम्झनुपर्छ ।
- (ख) प्रस्ताव+भन्नाले कुनै काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने आशाले कुनै व्यक्तिले अर्को कुनै व्यक्तिका समक्ष राखेको प्रस्ताव सम्झनु पर्छ ।
- (ग) स्वीकृति+भन्नाले प्रस्तावको कुरा प्रस्ताव राख्ने व्यक्तिले जुन अर्थमा लिएको छ सो कुरामा जसका समक्ष प्रस्ताव राखिएको हो, सो व्यक्तिले सोही अर्थमा दिएको सहमति सम्झनुपर्छ ।

करार ऐनको उपरोक्त व्यवस्था अनुसार कुनै पनि करारमा बिद्यमान रहनु पर्ने महत्वपूर्ण तत्वहरू देहाय बमोजिम रहेका छन् :

- एक वा सो भन्दा बढी व्यक्तिले कुनै प्रस्ताव गरेको हुनुपर्छ,

- प्रस्ताव प्राप्त गर्ने सबै व्यक्तिले सो प्रस्ताव स्वीकार गरेको हुनुपर्छ,
- करारका सबै पक्ष करारमा उल्लिखित कानूनी रूपमा परिपालन हुन सक्ने कार्य गर्न वा नगर्न सहमत हुनुपर्छ,
- प्रस्ताव अनुरूपको कार्य सम्पादनको बदलामा कुनै कार्य गर्ने वा नगर्ने प्रतिवद्धता सहित कुनै स्वरूपको प्रतिफल प्राप्त हुने अवस्था हुनुपर्छ ।

करार मौखिक वा लिखित हुन सक्तछ । सामान्यतया लामो अवधिको करार गर्ने करारका पक्षले सो करार अन्तर्गत तिनीहरूको अधिकार र कर्तव्य उल्लेख भएको लिखित दस्तावेजमा औपचारिक रूपमा हस्ताक्षर गर्ने गर्दछन् । अरू अवस्थामा कुनै प्रस्तावका शर्त बन्देज लिखितरूपमा तर्जुमा गरिए पनि ती शर्त बन्देजमा हरेक पक्षले लिखितरूपमा हस्ताक्षर गर्ने गरिदैन । प्रस्ताव प्राप्त गर्ने पक्षले जानी जानी प्रथम पक्षलाई प्रस्तावित शर्त बन्देज अनुरूप कुनै कार्य गर्न अनुमति प्रदान गरेमा उक्त करार र करारका शर्तमा सो पक्षको मौन स्वीकृत प्राप्त गरेको मानिन्छ र सो प्रस्तावले करारको स्वरूप ग्रहण गर्दछ ।

नेपाल लेखामान अनुसार करारको अर्थ :

नेपाल लेखामानले करारको छुट्टै परिभाषा नगरे पनि नेपाल लेखामान १३ मा निर्माण सम्बन्धी करारको परिभाषा गरिएको छ । यो निर्देशिका दीर्घकालीन करारको हकमा लागू हुने र दीर्घकालीन करारले निर्माण सम्बन्धी करारलाई पनि समेट्ने एबम् निर्माण सम्बन्धी दीर्घकालीन करारले लेखा प्रयोजनका लागि आफ्नो आय र खर्चको लेखांकन गर्दा नेपाल लेखामान १३ बमोजिम गर्नुपर्ने हुँदा सो लेखामानले गरेको निर्माण सम्बन्धी करारको परिभाषा सान्दर्भिक हुने देखिएकोले यहाँ प्रस्तुत गरिएको हो । नेपाल लेखामान १३ को ३ परिभाषा खण्डमा निर्माण सम्बन्धी करारलाई देहाय अनुसार परिभाषित गरिएको छ :

A construction contract is a contract specifically negotiated for the construction of an asset or a combination of assets that are closely interrelated or interdependent in terms of their design, technology and function or their ultimate purpose or use.

नेपाल लेखामानको उक्त परिभाषा अनुसार कुनै एउटा सम्पत्ति निर्माण गर्न वा बनौट वा प्रविधि र कार्य वा तिनको अन्तिम उद्देश्य वा प्रयोगका दृष्टिकोणबाट एकापसमा अन्तर सम्बन्धित वा एकापसमा निर्भर एक भन्दा बढी सम्पत्ति निर्माण गर्ने सन्दर्भमा विशेष रूपमा गरिएको कुनै सम्झौतालाई करार भनिन्छ ।

आयकर ऐन अनुसार करारको अर्थ :

आयकर ऐनले ऐनको परिभाषा खण्डमा करारको परिभाषा नगरे पनि करार वापतको भुक्तानीमा अग्रिम कर कट्टी गर्ने प्रयोजनका लागि के कस्ता कार्य करारको परिधिभित्र पर्दछन् भन्ने स्पष्ट गर्न ऐनको दफा ८९ को स्पष्टीकरण खण्डमा करारको परिभाषा गरिएको छ । ऐनको उक्त दफाको स्पष्टीकरण खण्डमा करारलाई देहाय अनुसार परिभाषित गरिएको छ :

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “ठेक्का वा करार” भन्नाले कुनै वस्तु वा श्रमिकको आपूर्ति वा मूर्त सम्पत्ति वा संरचनाको निर्माण वा जडान वा स्थापना गर्ने सम्बन्धमा गरिएको करार वा सम्झौता तथा विभागले ठेक्का वा करार भनी तोकेको कार्यलाई सम्भन्नु पर्छ र त्यस्तो करार वा सम्झौताले निर्माण वा जडान वा स्थापनासँग सम्बन्धित सेवा समेतलाई समेटेको भए सो सेवा वापतको भुक्तानी समेत करार अन्तर्गतको भुक्तानीलाई जनाउँछ ।

ऐनको उपरोक्त परिभाषा ऐनको दफा ८९ को प्रयोजनका लागि अर्थात् ठेक्का वा करार मा अग्रिम कर कट्टी गर्ने प्रयोजनका लागि गरिएको भए पनि सो परिभाषा करार ऐनले गरेको करारको परिभाषासँग नबाभिएको र आयकर ऐनको अन्य कुनै दफाले करारको छुट्टै परिभाषा नगरेको हुँदा आयकर ऐन र यस निर्देशिकाको प्रयोजनका लागि करारको उक्त परिभाषा नै सान्दर्भिक र आधिकारिक रहेको मान्नु पर्दछ । ऐनको उपरोक्त व्यवस्था अनुसार करारले कुनै वस्तु वा श्रमिकको आपूर्ति सम्बन्धमा भएको सम्झौता वा कुनै मूर्त सम्पत्ति वा संरचनाको निर्माण वा जडान वा स्थापना गर्ने वा सो सम्बन्धी सेवा प्रदान गर्ने सम्बन्धमा गरिएको कुनै पनि प्रकारको लिखित वा मौखिक सम्झौतालाई जनाउँछ । ऐनको उपरोक्त व्यवस्थामा विभागले करार भनी तोकेको कार्य पनि करार अन्तर्गत पर्ने भए तापनि विभागले हालसम्म करार अन्तर्गत पर्ने भनी उपरोक्त परिभाषामा उल्लिखित कार्य बाहेक अन्य कुनै कार्यलाई तोकेको छैन । यस अवस्थामा आयकर ऐन र यस निर्देशिकाको प्रयोजनका लागि करार भन्नाले कुनै वस्तु वा श्रमिकको आपूर्ति गर्ने सम्बन्धमा भएको सम्झौता, कुनै मूर्त सम्पत्ति वा संरचनाको निर्माण वा जडान वा स्थापना गर्ने सम्बन्धमा भएको सम्झौता र कुनै मूर्त सम्पत्ति वा संरचनाको निर्माण वा जडान वा स्थापना गर्ने सिलसिलामा आवश्यक पर्ने कुनै सेवा प्रदान गर्ने सम्बन्धमा भएको सम्झौतालाई सम्भन्नु पर्दछ ।

२०.१.२ दीर्घकालीन करार :

दीर्घकालीन करारका सम्बन्धमा अन्य कुनै कानूनले स्पष्ट व्यवस्था नगरेको र आयकर ऐनलेमात्र त्यस्तो करारको परिभाषा गरी दीर्घकालीन करारका सम्बन्धमा व्यवस्था गरेको देखिदा दीर्घकालीन करार अन्तर्गत पर्ने करारका विषयमा पनि आयकर ऐन नै एक मात्र आधार हो । करारको सम्बन्धमा आयकर ऐन, २०५८ ले विशेष व्यवस्था गरेको छ । आयकर ऐनले आयकर प्रयोजनका लागि के कस्ता करार दीर्घकालीन करार अन्तर्गत पर्दछन् भन्ने सम्बन्धमा ऐनको परिभाषा खण्डमा स्पष्ट गरिएको छ । सो सम्बन्धमा ऐनले गरेको व्यवस्था निम्न अनुसार रहेको छ :

दफा २ (फ) “दीर्घकालीन करार” भन्नाले करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको दफा २६ बमोजिमको करार सम्भन्नु पर्दछ ।

ऐनको उपरोक्त परिभाषा अनुसार करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको र ऐनको दफा २६ मा उल्लेख भएको करार दीर्घकालीन करार अन्तर्गत पर्दछ । आयकर प्रयोजनका लागि के कस्ता करार दीर्घकालीन करार अन्तर्गत पर्दछन् भन्ने सम्बन्धमा ऐनको दफा २६ को स्पष्टीकरण खण्डमा निम्न अनुसारको व्यवस्था रहेको छ :

दफा २६(१) स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “दीर्घकालीन करार” भन्नाले देहाय बमोजिमको अवस्थाको करार सम्भन्नु पर्छ :-

- (क) सो करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको, र
- (ख) सो करार उत्पादन, जडान वा निर्माणका लागि वा त्यस्तो प्रत्येक कामका सम्बन्धमा सम्बद्ध सेवाको सम्पादनका लागि गरिएको वा समावेश नभएको करार बाहेकको प्रतिफल विलम्बित हुने करार ।

ऐनको उपरोक्त व्यवस्था अनुसार कुनै बस्तु वा सम्पत्तिको उत्पादन, जडान वा निर्माण गर्ने वा सो कार्यका लागि आवश्यक पर्ने सेवा प्रदान गर्ने गरी गरिएको कुनै करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएमा त्यस्तो करार र प्रतिफल विलम्बित हुने करार दीर्घकालीन करार अन्तर्गत पर्दछ ।

२०.१.३ दीर्घकालीन करार अन्तर्गत पर्ने करार :

आयकर ऐनले आयकर प्रयोजनका लागि करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको करार दीर्घकालीन करार हुने व्यवस्था गरे पनि करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएका सबै करार दीर्घकालीन करार नहुने व्यवस्था पनि गरेको छ । आयकर ऐन, २०५८ को दफा २६ को उपदफा (१) को स्पष्टीकरणको खण्ड (ख) ले के कस्ता प्रकृतिका कार्य सम्पादन गर्ने गरी भएको करार दीर्घकालीन करार हुन्छन् भन्ने सम्बन्धमा व्यवस्था गरेको छ । ऐनको सो व्यवस्था निम्न अनुसार रहेको छ :

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “दीर्घकालीन करार” भन्नाले देहाय बमोजिमको अवस्थाको करार सम्झनु पर्छ :

- (क) सो करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको, र
- (ख) सो करार उत्पादन, जडान वा निर्माणका लागि वा त्यस्तो प्रत्येक कामका सम्बन्धमा सम्बद्ध सेवाको सम्पादनका लागि गरिएको वा समावेश नभएको करार बाहेकको प्रतिफल विलम्बित हुने करार ।

उपरोक्त व्यवस्था अनुसार आयकर ऐन, २०५८ को प्रयोजनका लागि कुनै करार दीर्घकालीन करार हो होइन भन्ने कुराको निर्धारण सो करारको बहाली अवधि र सो करार अन्तर्गत सम्पादन हुने कार्यले गर्दछन् । यहाँ ती दुबै पक्षको उदाहरणसहित सबिस्तार व्याख्या गरिएको छ ।

२०.१.४ करारको बहाली अवधि :

आयकर ऐन, २०५८ को प्रयोजनका लागि कुनै करार दीर्घकालीन करार हुनका लागि सर्वप्रथम सो करारको बहाली अवधि अर्थात करार अन्तर्गत गर्नुपर्ने कार्य सम्पन्न हुनु पर्ने अवधि बाह्र महिनाभन्दा बढी रहेको हुनु अनिवार्य हुन्छ । कुनै करार दीर्घकालीन करार हुनको लागि करार गरिएको समयमा सो करार सम्पन्न हुन १२ महिनाभन्दा बढी समय लाग्ने भनी करारका पक्षबाट स्वीकार गरिएको हुनुपर्छ । करारको बहाली अवधि भन्नाले करार अन्तर्गत गरिनु पर्ने कार्य शुरू गरी सो कार्य सम्पन्न गर्न लाग्ने अवधिलाई सम्झनु पर्दछ । यस्तो अवधिमा सो करारमा सो करार अनुसार गर्नुपर्ने कार्यको ग्यारेन्टी वा वारेन्टीका शर्त समावेश रहेको भए सो ग्यारेन्टी वा वारेन्टीको अवधिसमेतलाई करारको बहाल अवधि अर्थात करार सम्पन्न हुन लागेको वा लाग्ने अवधिमा समावेश गर्नु पर्दछ ।

उदाहरण : २०.१.१ न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब. २०६६।०६७ मा ४ वर्ष अवधिमा सम्पन्न हुने गरी रु. ११ करोडमा सडक निर्माण गर्न सडक विभागसँग करार गरेको रहेछ । सडक निर्माण गर्ने करार गर्ने दुबै पक्षले करार गर्दाको समयमा सो करार सम्पन्न गर्न १२ महिनाभन्दा बढी अर्थात चार वर्षको अवधि लाग्ने भनी स्वीकार गरी सोही अनुसार करार गरेको हुँदा सडक निर्माण गर्ने गरी भएको उक्त करार दीर्घकालीन करार हुन्छ ।

यदि उपरोक्त करार गर्दा करार गर्ने पक्षबीच करार अनुसार निर्माण हुने सडक निर्माण गरी हस्तान्तरण गरेको एक वर्षसम्ममा सो सडकमा कुनै क्षति भएमा सोको मर्मत सुधार नेपाल कन्स्ट्रक्सन कम्पनीले नै गर्नुपर्ने शर्त सो करारमा उल्लेख भएको अवस्थामा सो वारेन्टीको अवधिलाई समेत करारको बहाली अवधिमा समावेश गर्नु पर्छ र यस अवस्थामा उपरोक्त करारको बहाली अवधि ५ वर्षको हुन आउँछ ।

करारको बहाली अवधिको गणना गर्दा अर्थात करार सम्पन्न हुने अवधिको हिसाव गर्दा सो करार गरिएको समयमा करारका पक्षले निर्धारण गरेको र स्वीकार गरेको करार सम्पन्न हुने अवधिलाई नै आधार मान्नुपर्ने हुन्छ । करार अनुसारको कार्य शुरू भएपश्चात करारको बहाली अवधिमा कुनै परिवर्तन भएमा अर्थात करार गरिएको समयमा करारका पक्षले निर्धारण गरेको करार सम्पन्न हुने अवधि कम वा बढी जे भए पनि सो करार गर्दाको समयमा अनुमान गरिएको र करारका पक्षले स्वीकार गरेको अवधिलाई नै सो करारको बहाल अवधि मान्नु पर्दछ । कुनै करार गर्दा करारको बहाली अवधि १२ महिनाभन्दा बढी हुने अनुमान गरिएकोमा सो करार १२ महिनाभन्दा कम अवधिमै सम्पन्न भएपनि सो करारको बहाल अवधि १२ महिनाभन्दा बढी रहेको मान्नु पर्दछ र १२ महिनाभन्दा कम अवधिमै सम्पन्न भए पनि सो करार दीर्घकालीन करार अन्तर्गत नै पर्दछ ।

उदाहरण : २०.१.२. न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब. २०६८।६९ मा १६ महिनाको अवधिमा सम्पन्न हुने गरी रु. ५ करोडमा सडक निर्माण गर्न सडक विभागसँग करार गरेको रहेछ । तर काम गर्दै जाँदा सो कम्पनीले १० महिनामै सडक निर्माणको कार्य सम्पन्न गरी सडक विभागलाई निर्माण भएको सडक हस्तान्तरण समेत गरेको रहेछ । सडक निर्माण गर्ने सम्बन्धी उक्त करार १२ महिनाभन्दा कम अवधिमै सम्पन्न भए पनि करार गर्ने दुबै पक्षले करार गर्दाको समयमा सो करार सम्पन्न गर्न १२ महिनाभन्दा बढी अर्थात १६ महिनाको अवधि लाग्ने भनी स्वीकार गरी सोही अनुसार करार गरेको हुँदा उक्त करार दीर्घकालीन करार नै हुन्छ ।

कहिलेकांही कुनै विशेष परिस्थितिमा कुनै करारको बहाल अवधि बढ्न सक्तछ । कुनै करार गर्दा करारको बहाली अवधि १२ महिनाभन्दा कम हुने अनुमान गरिएकोमा सो करार सम्पन्न गर्न १२ महिनाभन्दा बढी समय लागेको र सो अवधि परिस्थितिजन्य कारणले बढ्न गएको अवस्थामा सो करारको बहाल अवधि १२ महिनाभन्दा कम नै रहेको मान्नु पर्दछ र करार सम्पन्न गर्न १२ महिनाभन्दा बढी समय लागे पनि सो करार दीर्घकालीन करार अन्तर्गत पर्दैन ।

उदाहरण : २०.१.३. न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब. २०६८।६९ मा १० महिनाको अवधिमा सम्पन्न हुने गरी रु. ३ करोडमा सडक निर्माण गर्न सडक विभागसँग करार गरेको रहेछ । तर काम गर्दै जाँदा सो कम्पनीले सडक निर्माणको कार्य सम्पन्न नगर्दै पहिरो आई निर्माण भएको केहि सडक क्षतिग्रस्त हुन पुगेछ । सो क्षतिग्रस्त सडकको पुनर्निर्माण गर्नु परेको कारणले सो करार पूरा गर्न नेपाल कन्स्ट्रक्सन कम्पनीले १४ महिना लगाएको रहेछ । सडक निर्माण गर्ने सम्बन्धी उक्त करार सम्पन्न हुन १२ महिनाभन्दा बढी अवधि लगाए पनि करार गर्ने दुबै पक्षले करार गर्दाको समयमा सो करार सम्पन्न गर्न १२ महिनाभन्दा घटी अर्थात १० महिनाको अवधि लाग्ने भनी स्वीकार गरी सोही अनुसार करार गरेको र सो करारको बहाल अवधि परिस्थितिजन्य कारणले बढ्न गएको हुँदा उक्त करार दीर्घकालीन करार अन्तर्गत पर्दैन ।

तर कसैले कुनै गलत मनसाय राखी वा आफ्नो करारलाई दीर्घकालीन करारको परिधि भित्र वा बाहिर राख्ने उद्देश्यले शुरु करार गर्दा करारको अवधि १२ महिनाभन्दा बढी वा कम निर्धारण गर्ने र पछि करारको अवधि घटाउँदै वा बढाउँदै लग्ने गरेको अवस्थामा भने त्यस्तो करारलाई कर अधिकृतले दीर्घकालीन करार वा अन्य करारको रूपमा चारित्रीकरण गरी सो करारको आय र कर दायित्व निर्धारण गर्न सक्तछ ।

२०.२ दीर्घकालीन करार अन्तर्गत पर्ने करारका प्रकार :

आयकर ऐनको दफा २६ को व्यवस्था अनुसार कुनै करार दीर्घकालीन करार हो होइन भन्ने कुराको निर्धारण करारको बहाल अवधिका अलावा करारको प्रकारले समेत गर्दछ । आयकर ऐनको प्रावधान अनुसार कुनै बस्तु वा सम्पत्तिको उत्पादन, जडान वा निर्माण गर्ने विषयसँग सम्बन्धित रहेको वा उत्पादन, जडान वा निर्माण सम्बन्धी कार्यका लागि आवश्यक पर्ने सेवा प्रदान गर्ने विषयसँग सम्बन्धित रहेको वा प्रतिफल बिलम्बित हुने करार रहेको भएमा मात्र कुनै करार आयकर ऐनको प्रयोजनका लागि दीर्घकालीन करार हुन सक्तछ । सो बाहेकका अन्य करार दीर्घकालीन करारको परिभाषाभित्र पर्दैनन । आयकर ऐनको व्यवस्था अनुसार दीर्घकालीन करार अन्तर्गत पर्ने करारको बारेमा तल ब्याख्या गरिएको छ ।

२०.२.१. उत्पादन सम्बन्धी करार :

उत्पादनसँग सम्बन्धित करार त्यस्तो करार हो जसमा करारको एउटा पक्ष अर्थात कुनै बस्तुको उत्पादकले करारको अर्को पक्षको लागि एक वा एक भन्दा बढी सम्पत्तिजन्य वस्तु उत्पादन गर्नु आवश्यक हुन्छ । अर्को शब्दमा भन्नु पर्दा कुनै व्यक्तिले कुनै अर्को व्यक्तिसँग सो व्यक्तिको लागि कुनै बस्तु वा सम्पत्ति उत्पादन गरी हस्तान्तरण गर्ने गरी कुनै करार गर्दछ भने त्यस्तो करार उत्पादनसँग सम्बन्धित करार मानिन्छ । यसरी उत्पादन गरी हस्तान्तरण गर्ने गरी भएको कुनै करार सम्पन्न गर्न बाह्र महिनाभन्दा बढीको समय लाग्छ भने सो करारलाई आयकर प्रयोजनका लागि दीर्घकालीन करार मानिन्छ ।

उदाहरण : २०.२.१. पशुपति प्रा.लि. ले कुनै एक जलविद्युत कम्पनीका लागि पेनस्ट्रोक पाइप र टर्वाइन उत्पादन गरिदिने गरी २०६९ श्रावण १ गते करार गरेको रहेछ । उत्पादन गरिने उक्त बस्तु सो प्रा.लि.ले उत्पादन गरी २०७१ असार मसान्तमा हस्तान्तरण गर्ने गरी सो करार भएको रहेछ । पेनस्ट्रोक पाइप र टर्वाइन उत्पादन गर्ने गरी भएको सो करार उत्पादन सम्बन्धी करार रहेको र सो करारको बहाल अवधि बाह्र महिनाभन्दा बढी भएको हुँदा उक्त करार दीर्घकालीन करार अन्तर्गत पर्दछ ।

२०.२.२ जडान सम्बन्धी करार :

जडान (Installation) सम्बन्धी करार भन्नाले करारको एक पक्ष अर्थात् जडानकर्ताले करारको अर्को पक्षका लागि अर्को पक्षले तोकिएको स्थानमा निजद्वारा उपलब्ध गराईएको एक वा सोभन्दा बढी सम्पत्तिजन्य वस्तु जडान गर्नु आवश्यक हुन्छ ।

उदाहरण : २०.२.२. पशुपति प्रा.लि.ले कुनै एक जलविद्युत आयोजना संचालन गरेको अर्को एक कम्पनीले बिदेशबाट पैठारी गरी ल्याएको पेनस्ट्रोक पाइप र टर्वाइन सो कम्पनीले आयोजना संचालन गरेको स्थानमा जडान (Install) गरिदिने गरी २०६९ श्रावण १ गते करार गरेको रहेछ । जडान गरिने उक्त बस्तु सो प्रा.लि.ले २०७० मंसिर मसान्तमा जडान गरिसक्ने गरी सो करार भएको रहेछ । पेनस्ट्रोक पाइप र टर्वाइन जडान गर्ने गरी भएको सो करार जडान सम्बन्धी करार रहेको र सो करारको बहाल अवधि बाह्र महिनाभन्दा बढी भएको हुँदा उक्त करार दीर्घकालीन करार अन्तर्गत पर्दछ ।

२०.२.३ निर्माण सम्बन्धी करार :

निर्माण (Construction) सम्बन्धी करार भन्नाले करारको एक पक्ष (सामान्य बोलीचालीको भाषामा निर्माण व्यवसायी) ले करारको अर्को पक्षको लागि कुनै एक वा सो भन्दा बढी सम्पत्तिजन्य वस्तु सो व्यक्तिले तोकिएको स्थानमा निर्माण गरिदिने गरी भएको करार सम्झनु पर्दछ । निर्माण सम्बन्धी करार अन्तर्गत सामान्यतया भौतिक संरचनाको निर्माण सम्बन्धी करार पर्दछन् । आयकर ऐनले निर्माण सम्बन्धी करारको परिभाषा नगरेको भए पनि नेपाल लेखामान १३ ले निर्माण सम्बन्धी करारको परिभाषा गरेको छ । निर्माण सम्बन्धी करार गर्ने व्यक्तिले नेपाल लेखामान १३ को अनिवार्य रूपमा पालना गर्नु पर्ने र आयकर ऐनले नेपाल लेखामान अनुसार राखिएको लेखालाई मान्यता दिने हुँदा नेपाल लेखामान १३ ले गरेको निर्माण सम्बन्धी करारको परिभाषा आयकर ऐनको दफा २६ को प्रयोजनका लागि पनि मान्य रहेको छ । नेपाल लेखामान १३ ले निर्माण सम्बन्धी करारलाई देहाय अनुसार परिभाषित गरेको छ :

A construction contract is a contract specifically negotiated for the construction of an asset or a combination of assets that are closely interrelated or interdependent in terms of their design, technology and function or their ultimate purpose or use. A construction contract is a contract specifically negotiated for the construction of an asset or a combination of assets that are

closely interrelated or interdependent in terms of their design, technology and function or their ultimate purpose or use.

A construction contract may be negotiated for the construction of a single asset such as a bridge, building, dam, pipeline, road, hydro power, runway of airport or tunnel. A construction contract may also deal with the construction of a number of assets which are closely interrelated or interdependent in terms of their design, technology and function or their ultimate purpose or use; examples of such contracts include those for the construction of refineries and other complex pieces of Plant or equipment.

नेपाल लेखामानको उक्त व्यवस्था अनुसार निर्माण सम्बन्धी करार कुनै एक सम्पत्तिको निर्माणको लागि वा बनौट वा प्रविधि र कार्य वा तिनको अन्तिम उद्देश्य वा प्रयोगका दृष्टिकोणबाट एकापसमा अन्तरसम्बन्धित वा एकापसमा अन्तरनिर्भर (Interdependent) र एक भन्दा बढी सम्पत्ति निर्माणको लागि भएको हुन सक्तछ । कुनै निर्माण सम्बन्धी करार कुनै पुल, भवन, बांध, पाइपलाइन, सडक, जलबिद्युत आयोजना, टनेल, रनवे, रोपवे वा यस्तै अन्य कुनै एक भौतिक संरचना निर्माण गर्ने गरी भएको हुन सक्तछ ।

उदाहरण: २०.२.३. पशुपति प्रा.लि. ले कुनै एक जलबिद्युत आयोजना संचालन गरेको अर्को एक कम्पनीको लागि सो कम्पनीले आयोजना संचालन गरेको स्थानमा शुरू निर्माण गरिदिने गरी २०६९ श्रावण १ गते करार गरेको रहेछ । निर्माण गरिने उक्त शुरू सो प्रा.लि.ले २०७१ मंसिर मसान्तमा निर्माण गरिसक्ने गरी सो करार भएको रहेछ । शुरू निर्माण गर्ने गरी भएको सो करार निर्माण सम्बन्धी करार रहेको र सो करारको बहाल अवधि बाह्र महिनाभन्दा बढी भएको हुँदा उक्त करार दीर्घकालीन करार अन्तर्गत पर्दछ ।

यसैगरी, कुनै निर्माण सम्बन्धी करार कुनै रिफाइनरी, एयरपोर्ट, बन्दरगाहको निर्माणको लागि भएको हुन सक्तछ जस अन्तर्गत अन्तर सम्बन्धित वा एकापसमा अन्तरनिर्भर एक भन्दा बढी सम्पत्ति निर्माण गर्नुपर्ने हुन्छ ।

उदाहरण : २०.२.४. पशुपति प्रा.लि.ले कुनै एक जलबिद्युत आयोजना संचालन गरेको अर्को एक कम्पनीको लागि सो कम्पनीले आयोजना संचालन गरेको स्थानमा शुरू र सो आयोजना स्थलसम्म पुग्ने मोटर बाटो निर्माण गरिदिने गरी २०६९ श्रावण १ गते करार गरेको रहेछ । निर्माण गरिने उक्त शुरू र मोटर बाटो सो प्रा.लि.ले २०७२ पुष मसान्तमा निर्माण गरिसक्ने गरी सो करार भएको रहेछ । शुरू निर्माण गर्ने गरी भएको सो करार निर्माण सम्बन्धी करार रहेको, शुरू र मोटर बाटो निर्माण गर्ने दुबै कार्य जलबिद्युत आयोजनासँग अन्तर सम्बन्धित र अन्तरनिर्भर कार्य रहेको तथा सो करारको बहाल अवधि बाह्र महिनाभन्दा बढी भएको हुँदा उक्त दुबै करार एउटै दीर्घकालीन करार अन्तर्गत पर्दछन ।

नेपाल लेखामानको प्रयोजनका लागि कुनै सम्पत्तिको निर्माण गर्ने सन्दर्भमा भएको करार अन्तर्गत प्रदान गरिने सेवा पनि निर्माण सम्बन्धी करारको अभिन्न अंग मानिन्छ । त्यस्तै, कुनै सम्पत्ति नष्ट गर्ने वा कुनै सम्पत्तिको पुनर्स्थापना गर्ने वा कुनै सम्पत्ति नष्ट गरे पश्चात सो कार्यबाट बिग्रेको वातावरणलाई पुनर्स्थापना गर्ने कार्य पनि निर्माण सम्बन्धी करारको अभिन्न अंग मानिन्छ । यस सम्बन्धमा उक्त लेखामानमा देहायको व्यवस्था रहेको छ :

For the purposes of this Standard, construction contracts include:

- (a) contracts for the rendering of services which are directly related to the construction of the assets, for example, those for the services of project managers and architects; and
- (b) contracts for the destruction or restoration of assets, and the restoration of the environment following the demolition of assets.

उदाहरण : २०.२.५.पशुपति प्रा.लि.ले कुनै एक जलबिद्युत आयोजना संचालन गरेको अर्को एक कम्पनीको लागि सो कम्पनीले आयोजना संचालन गरेको स्थानमा शुरू निर्माण गरिदिने गरी २०६९ श्रावण १ गते करार गरेको रहेछ । सो सम्झौतामा सो प्रा.लि.ले जलबिद्युत आयोजनाको डिजाइन तयार गरिदिने कार्य समेत समावेश भएको रहेछ । सम्झौता अनुसार डिजाइन तयार गर्ने र शुरू निर्माण गर्ने कार्य प्रा.लि.ले २०७२ पुष मसान्तमा गरिसक्ने गरी सो करार भएको रहेछ । शुरू निर्माण गर्ने गरी भएको सो करार निर्माण सम्बन्धी करार रहेको, शुरू निर्माण गर्ने र डिजाइन तयार गर्ने दुबै कार्य जलबिद्युत आयोजनासँग अन्तरसम्बन्धित र अन्तरनिर्भर कार्य रहेको, डिजाइन तयार गर्ने कार्य सेवासँग सम्बन्धित रहे पनि शुरू निर्माण गर्ने कार्यसँग प्रत्यक्षरूपमा सम्बन्धित रहेको र सो करारको बहाल अवधि बाह्र महिनाभन्दा बढी भएको हुँदा उक्त दुबै करार एउटै दीर्घकालीन करार अन्तर्गत पर्दछन् ।

नेपाल लेखामानले निर्माण सम्बन्धी करारको सम्बन्धमा गरेका व्यवस्था हरेक करारको लागि अलग अलग रूपमा लागू हुन्छन् । त्यसैले कुनै करार एउटै करार हो वा एक भन्दा बढी करार हो भन्ने कुराको निर्धारण अवस्था अनुसार गर्नु पर्ने हुन्छ । यसको लागि करारलाई एकापसमा जोड्नु वा छुट्याउनु पर्ने हुन्छ । करारले समेटेको हरेक सम्पत्तिको लागि अलग अलग प्रस्ताव गरिएको, हरेक सम्पत्तिको लागि अलग अलग छलफल तथा सम्झौता भएको एवम करारको सो भागमात्र स्वीकार वा रद्द हुन सक्ने अवस्थाको रहेको र हरेक सम्पत्तिको लागत तथा आय छुट्याउन सकिने अवस्था भएमा हरेक सम्पत्तिको निर्माणलाई अलग अलग करारको रूपमा व्यवहार गरिनु पर्दछ । यस सम्बन्धमा उक्त लेखामानमा देहायको व्यवस्था रहेको छ :

When a contract covers a number of assets, the construction of each asset shall be treated as a separate construction contract when:

- (a) ***separate proposals have been submitted for each asset;***

(b) each asset has been subject to separate negotiation and the contractor and customer have been able to accept or reject that part of the contract relating to each asset; and

(c) the costs and revenues of each asset can be identified.

तर, करारले समेटेको हरेक सम्पत्तिको लागि एउटै प्रस्ताव गरिएको, हरेक सम्पत्तिको लागि अलग अलग छलफल र सम्भौता नभएको एवम् करारको सो भाग मात्र स्वीकार वा रद्द हुन सक्ने अवस्थाको नरहेको र हरेक सम्पत्तिको लागत र आय छुट्याउन नसकिने अवस्था रहेमा भने एक भन्दा बढी सम्पत्ति निर्माणसँग सम्बन्धित करारलाई एउटै करार मान्नु पर्ने हुन्छ ।

उदाहरण : २०.२.६. कुनै एक जलबिद्युत आयोजना संचालन गरेको एक कम्पनीले आफूले आयोजना संचालन गरेको स्थानमा शुरू निर्माण गर्ने र सो आयोजना स्थलसम्म पुग्ने मोटर बाटो निर्माण गर्ने प्रस्ताव गर्दै सूचना प्रकाशन गरेको रहेछ । पशुपति प्रा.लि. ले सो सूचना अनुसारको दुबै काम एकमुष्ट रू.१० करोडमा सम्पन्न गर्ने गरी २०६९ श्रावण १ गते करार गरेको रहेछ । शुरू निर्माण गर्ने र मोटर बाटो निर्माण गर्ने कार्य अलग अलग कार्य भए पनि दुबै कार्यको लागि एउटै प्रस्ताव गरिएको, ती दुबै कार्य गर्ने सम्बन्धमा अलग अलग सम्भौता नभई एउटै सम्भौता भएको, ती दुबै कार्यको लागि एउटै मूल्य तोकिएको र हरेक कामको मूल्य तथा लागत छुट्याउन सक्ने अवस्था नरहेको, ती दुई काममध्ये कुनै एउटा मात्र कामको लागि करार गर्ने र अर्को कामको लागि गरिएको प्रस्ताव अस्वीकार गर्ने अवस्था नरहेको हुँदा उपरोक्त करार बमोजिम एक भन्दा बढी काम हुने भए पनि ती दुबै कामलाई एउटै करार अन्तर्गतको कार्य मान्नु पर्दछ ।

उदाहरण : २०.२.७. कुनै एक जलबिद्युत आयोजना संचालन गरेको एक कम्पनीले आफूले आयोजना संचालन गरेको स्थानमा शुरू निर्माण गर्ने र सो आयोजना स्थलसम्म पुग्ने मोटर बाटो निर्माण गर्ने प्रस्ताव गर्दै दुबै कामको फरक फरक लागत अनुमान गरी फरक फरक कार्यको रूपमा सूचना प्रकाशन गरेको रहेछ । पशुपति प्रा.लि. ले सो सूचना अनुसारको दुबै काम प्राप्त गरी २०६९ श्रावण १ गते दुबै कार्यका लागि करार गरेको रहेछ । शुरू निर्माण गर्ने र मोटर बाटो निर्माण गर्ने कार्य एकापसमा अन्तरसम्बन्धित कार्य रहेको, ती कार्यको ग्राहक र ठेकेदार एउटै व्यक्ति रहेको र ति दुबै कार्यको लागि करार गर्दा एउटै करार गरेको भए पनि दुबै कार्यको लागि फरक फरक प्रस्ताव गरिएको, ती दुबै कार्यको लागि छुट्टाछुट्टै मूल्य तोकिएको र हरेक कामको मूल्य तथा लागत छुट्याउन सक्ने अवस्था रहेको, ती दुई काममध्ये कुनै एउटा मात्र कामको लागि करार गर्ने र अर्को कामको लागि गरिएको प्रस्ताव अस्वीकार गर्ने अवस्था रहेको हुँदा उपरोक्त काम एउटै करार बमोजिम गरिएको भए पनि ती दुबै कामलाई फरक फरक करार अन्तर्गतको कार्य मान्नु पर्दछ ।

यसैगरी, एक वा सोभन्दा बढी ग्राहकसँग गरिएको धेरै करारलाई त्यस अवस्थामा एउटै करार मान्नु पर्दछ जव ती करारका सम्बन्धमा एउटै छलफल र सम्भौता भएको हुन्छ, ती

करार एकापसमा सम्बन्धित र एउटै परियोजनाका अंग हुन्छन् एबम ती करार अन्तर्गतको कार्य अलग अलग समयमा वा लगातार रूपमा संचालन गरिन्छन् । यस सम्बन्धमा उक्त लेखामानमा देहाय बमोजिम उल्लेख रहेको छ :

A group of contracts, whether with a single customer or with several customers, shall be treated as a single construction contract when:

- (a) the group of contracts is negotiated as a single package;***
- (b) the contracts are so closely interrelated that they are, in effect, part of a single project with an overall profit margin; and***
- (c) the contracts are performed concurrently or in a continuous sequence.***

कहिलेकांही ग्राहकको इच्छा अनुसार शुरू करारले नसमेटेको थप सम्पत्ति निर्माण गर्नुपर्ने हुन सक्तछ । यसरी थप निर्माण गर्नुपर्ने सम्पत्ति निर्माणसँग सम्बन्धित करारलाई त्यस अवस्थामा छुट्टै करार मानिनु पर्दछ जब सो सम्पत्ति साबिकको करारले समेटेको सम्पत्तिको प्रारूप, प्रविधि वा कार्य भन्दा बिलकुलै भिन्न हुन्छ वा सो थप सम्पत्तिको मूल्य साबिकको करार मूल्यलाई ध्यानमा नराखी कायम गरिएको हुन्छ । यस सम्बन्धमा उक्त लेखामानमा देहाय बमोजिम उल्लेख रहेको छ :

A contract may provide for the construction of an additional asset at the option of the customer or may be amended to include the construction of an additional asset. The construction of the additional asset shall be treated as a separate construction contract when:

- (a) the asset differs significantly in design, technology or function from the asset or assets covered by the original contract; or***
- (b) the price of the asset is negotiated without regard to the original contract price.***

निर्माण सम्बन्धी करार अन्तर्गत सामान्यतया देहायका कार्य सम्पन्न गर्ने गरी भएका करार पर्दछन् :

- कुनै घर वा आवासीय कम्प्लेक्स वा व्यवसायिक वा औद्योगिक कम्प्लेक्सको निर्माण गर्ने कार्य,
- भइरहेको आवासीय वा व्यवसायिक वा औद्योगिक भवन वा कम्प्लेक्समा तला थप्ने वा सुधार गर्ने कार्य,
- कुनै पुल, बांध, टनेल, जलासय, सडक, नहर, रोपवे, एयरपोर्ट, जलबिद्युत आयोजना, सुख्खा बन्दरगाह जस्ता भौतिक पूर्वाधारको निर्माण गर्ने कार्य,
- कुनै सम्पत्ति भत्काए पछि वातावरणलाई साविक अनुरूप बनाउने कार्य,

- कुनै संरचना निर्माणका लागि तोकिएको निर्माणस्थललाई संरचना निर्माणका लागि उपयुक्त बनाउने कार्य।

कुनै करार दुई वा सोभन्दा बढी प्रकारका करारको संयोग पनि हुन सक्छ । उदाहरणको लागि करारको एक पक्षले करारको अर्को पक्षको लागि कुनै वस्तु उत्पादन गरी सो वस्तु अर्को व्यक्तिले तोकिएको स्थानमा जडान गरिदिनु पर्ने गरी करार भएको भए वस्तु उत्पादन गर्ने कार्य र जडान गरिदिनु पर्ने कार्य दुबै दीर्घकालीन करार अन्तर्गत पर्दछन् । त्यस्तै, कुनै निर्माण सम्बन्धी करारमा निर्माताले कुनै तेश्रो पक्षले उत्पादन गरिदिएको कुनै सम्पत्ति निर्माणधीन सम्पत्तिमा जडान गरिदिनु पर्ने भएमा निर्माण गर्ने कार्य र जडान गरिदिनु पर्ने कार्य दुबै दीर्घकालीन करार अन्तर्गत पर्दछन् ।

नेपाल लेखामान १३ ले करार मूल्य निर्धारणका दृष्टिकोणबाट निर्माण सम्बन्धी करार मूलत दुई प्रकारका हुने व्यवस्था गरेको छ । मूल्य निर्धारणका दृष्टिकोणबाट कुनै पनि निर्माण सम्बन्धी करार यात लागत जोड करार (Cost plus contract) हुन सक्छ या स्थिर मूल्य करार (Fixed price contract) हुन सक्छ । यस सम्बन्धमा नेपाल लेखामान १३ को परिभाषा खण्डमा देहाय बमोजिमको व्यवस्था रहेको छ :

A cost plus contract is a construction contract in which the contractor is reimbursed for allowable or otherwise defined costs, plus a percentage of these costs or a fixed fee.

A fixed price contract is a construction contract in which the contractor agrees to a fixed contract price, or a fixed rate per unit of output, which in some cases is subject to cost escalation clauses.

Construction contracts are formulated in a number of ways which, for the purposes of this Standard, are classified as fixed price contracts and cost plus contracts. Some construction contracts may contain characteristics of both a fixed price contract and a cost plus contract, for example in the case of a cost plus contract with an agreed maximum price. In such circumstances, a contractor needs to consider all the conditions in paragraphs 23 and 24 in order to determine when to recognise contract revenue and expenses.

नेपाल लेखामानको उपरोक्त व्यवस्था अनुसार लागत जोड करार भन्नाले त्यस्तो करारलाई जनाउँछ जसमा निर्माता अर्थात् ठेकेदारलाई करार अन्तर्गत निर्माण गर्नुपर्ने सम्पत्ति निर्माण गर्दा निजले ब्यहोरेको र करार सम्झौताले समेटेको लागतको अतिरिक्त सो लागतको निश्चित प्रतिशत वा निश्चित शुल्क शोधभर्ना गरिन्छ । त्यस्तै, स्थिर मूल्य करार भन्नाले त्यस्तो करारलाई जनाउँछ जसमा निर्माता अर्थात् निर्माण व्यवसायीले करार वापत कुनै निर्धारित मूल्य लिन वा करार अन्तर्गत गर्नु पर्ने कार्यको लागि निर्धारित प्रति इकाई दर (fixed rate per unit of output) ले करार मूल्य लिन मन्जुर गर्दछ । कुनै कुनै अवस्थामा कुनै करार लागत जोड करार र स्थिर मूल्य करारको मिश्रण पनि हुन सक्छ ।

२०.२.४ उत्पादन, जडान वा निर्माणसँग सम्बद्ध सेवा प्रदान गर्ने सम्बन्धी करार :

उत्पादन, जडान वा निर्माणसँग सम्बद्ध सेवा प्रदान गर्ने सम्बन्धमा गरिएको करार भन्नाले त्यस्तो करारलाई जनाउँछ जसमा करारको एक पक्ष अर्थात् सेवा प्रदायकले करारको अर्को पक्षलाई निजले संचालन गरेको उत्पादन, जडान वा निर्माण सम्बन्धी कार्यलाई पूर्णता प्रदान गर्ने सन्दर्भमा आवश्यक पर्ने सेवा प्रदान गर्न मञ्जुर गर्दछ । कुनै निर्माण, जडान वा उत्पादन सम्बन्धी कार्यलाई सघाउ पुऱ्याउने वा पूर्णता दिने प्रयोजनका लागि आवश्यक पर्ने कुनै पनि प्रकारको सेवा प्रदान गर्ने गरी भएको १२ महिनाभन्दा बढी अवधिको करार दीर्घकालीन करारको परिभाषाभित्र पर्दछ । दीर्घकालीन करार अन्तर्गत उत्पादन, जडान वा निर्माणको कार्यका लागि आवश्यक पर्ने देहायका सेवा प्रदान गर्ने गरी भएका करार पर्दछन् :

- क) व्यवस्थापकीय वा पेशागत वा प्राविधिक सेवा,
- ख) यातायात तथा ढुवानी सेवा र भ्रमणसँग सम्बन्धित सेवा,
- ग) संचार सेवा,
- घ) बस्तु वा श्रमिकको आपूर्ति सम्बन्धी सेवा,
- ङ) सरसफाइ सेवा, आदि ।

उदाहरण : २०.२.८.पशुपति कन्सल्ट प्रा.लि. ले कुनै एक जलविद्युत आयोजना संचालन गरेको अर्को एक कम्पनीको लागि सो कम्पनीले आयोजना संचालन गर्ने आयोजनाको विस्तृत डिजाइन तयार गरिदिने गरी २०६९ श्रावण १ गते करार गरेको रहेछ । सम्झौता अनुसार डिजाइन तयार गर्ने कार्य प्रा.लि.ले २०७० पुष मसान्तमा गरिसक्ने गरी सो करार भएको रहेछ । डिजाइन तयार गर्ने कार्य सेवा प्रदान गर्ने कार्य रहे पनि सो कार्य जलविद्युत आयोजनाको निर्माणसँग सम्बन्धित कार्य रहेको र सो कार्य गर्ने सम्बन्धमा भएको करारको बहाल अवधि बाह्र महिनाभन्दा बढी भएको हुँदा उक्त सेवा करार दीर्घकालीन करार अन्तर्गत पर्दछ ।

२०.३. प्रतिफल वीलम्बित हुने करार:

प्रतिफल वीलम्बित हुने करार पनि दीर्घकालीन करार हुने व्यवस्था आयकर ऐनको दफा २६ ले गरेको छ । आयकर ऐनको प्रयोजनका लागि कुनै करारको पक्षले करार प्रारम्भ भएपछि हरेक छ महिनामा सो करारको अनुमानित लाभ र हानीका सम्बन्धमा विभागले तोकेका कुरा नदेखाएमा त्यस्तो करार प्रतिफल वीलम्बित करार हुन्छ र सोही कारणले त्यस्तो करारले दीर्घकालीन करारको स्वरूप ग्रहण गर्दछ । आयकर नियमावली, २०५९ को नियम १० मा प्रतिफल वीलम्बित हुने करारलाई निम्नानुसार स्पष्ट गरिएको छ :

नियम १०, प्रतिफल वीलम्बित हुने करार : कुनै करारको पक्षले करार प्रारम्भ भएपछि प्रत्येक ५ महिनाको अवधिमा अनुमानित लाभ र हानी सम्बन्धमा विभागले तोकेका कुरा नदेखाएमा त्यस्तो करार प्रतिफल वीलम्बित करार हुनेछ ।

यसको अर्थ करार गर्ने कुनै व्यक्तिले आफूले करार अन्तर्गत गरेको कार्यको अनुमानित लाभ वा अनुमानित नोक्सानको सम्बन्धमा विभागले तोके बमोजिमको सूचना संलग्न रहेको विवरण पेश

नगरेमा सो करारले प्रतिफल वीलम्बित हुने करारको स्वरूप धारण गर्ने हुँदा दीर्घकालीन करार अन्तर्गत पर्दछ । यस अवस्थामा त्यस्तो व्यक्तिले आफ्नो करार वापतको आय गणना गर्दा ऐनको दफा २६ अनुसार सम्पन्न प्रतिशतको आधारमा गर्नुपर्दछ ।

२०.४. समावेश नभएको करार:

आयकर ऐनको दफा २६ ले प्रतिफल वीलम्बित हुने करार दीर्घकालीन करारको परिभाषाभित्र पर्ने व्यवस्था गरे पनि समावेश नभएको करार चा-ही दीर्घकालीन करारको परिभाषाभित्र नपर्ने व्यवस्था छ । आयकर ऐनको प्रयोजनका लागि समावेश नभएको करार भन्नाले कुनै निकायमा हित प्राप्त गरेको वा कुनै अवकाश कोषमा सदस्यता प्राप्त गरेको कारणले श्रृजना भएको करार वा लगानी बीमा गर्दा गरिएको करार सम्झनु पर्दछ । आयकर नियमावली, २०५९ को नियम ११ मा यस सम्बन्धमा देहायको व्यवस्था रहेको छ :

नियम ११. समावेश नभएको करार (एक्स्क्लुडेड कन्ट्राक्ट) : देहाय बमोजिमको करार समावेश नभएको करार (एक्स्क्लुडेड कन्ट्राक्ट) हुनेछ :

(क) कुनै निकायमा हित निहित भएको वा अवकाश कोषको सदस्यता प्राप्त गरेको कारणले उत्पन्न कुनै करार, वा

(ख) लगानी बीमाको कुनै करार ।

नियमालीको उपर्युक्त व्यवस्था अनुसार कुनै निकायको हित अर्थात् स्वामित्व प्राप्त गरेको वा अवकाश कोषमा योगदान गरी अवकाश कोषको सदस्यता प्राप्त गरेको कारणले स्वाभाविक रूपमा श्रृजना भएको करार र लगानी बीमा अर्थात् जीवन बीमा, घटीमा पांच वर्षका लागि गरिएको दुर्घटना बीमा लगायतका बीमा गर्दा भएको करार नै समावेश नभएको करार हुन । समावेश नभएको करारको प्रतिफल वीलम्बित हुने भए पनि त्यस्तो करार दीर्घकालीन करार नहुने व्यवस्था ऐनले गरेको छ ।

उदाहरण : २०.४.१. देवेश ठकालले कुनै एक बीमा कम्पनीसँग सम्झौता गरी १५ वर्ष अवधिको लागि जीवन बीमा गरेका रहेछन् । निजले उक्त बीमा सम्झौतामा तोकिएको अवधि पछि एकमुष्ठ १,५०,००० रूपैया- भुक्तानी पाउने रहेछन् । यसरी १५ वर्ष पछि भुक्तानी पाउने गरी गरिएको करारको अवधि १२ महिनाभन्दा बढी भए पनि यस्तो लगानी बीमाको करार दीर्घकालीन करार अन्तर्गत पर्दैन ।

२०.५. कुनै करार दीर्घकालीन करार हुने अन्य अवस्था :

आयकर ऐनको दफा २६ मा तोकिएका बाहेक अन्य करार पनि दीर्घकालीन करार हुन सक्तछन । आयकर ऐन तथा नियमावलीले गरेको व्यवस्था अनुसार आन्तरिक राजस्व विभागले तोकिएका करारका हकमा दीर्घकालीन करारको व्यवस्था लागू हुने उल्लेख भएको हुँदा त्यसरी विभागले तोकिएका करार पनि दीर्घकालीन करारको परिभाषाभित्र पर्ने स्पष्ट छ । यस सम्बन्धमा आयकर नियमावली, २०५९ को नियम १२ को उपनियम (५) मा देहायको व्यवस्था रहेको छ :

नियम १२(५) देहायको करारलाई ऐनको दफा २६ मा गरिएको दीर्घकालीन करारको व्यवस्था लागू हुनेछ ।

(क) ऐन लागू हुँदाका बखत उत्पादन, निर्माण वा जडानसँग सम्बन्धित करार वा सो बिषयसँग सम्बन्धित सेवा पूरा गर्ने करार, र

(ख) खण्ड (क) बाहेकको अवस्थामा विभागले तोकिएको समय र अवस्था अनुसारका करार ।

उपर्युक्त खण्ड (क) आयकर ऐन, २०५८ लागू हुँदाका अवस्थामा संचालन भइरहेका करारका हकमा लागू हुने संक्रमणकालीन व्यवस्था रहेको र सो अवस्था हाल बिद्यमान नरहेकोले सो सम्बन्धमा कुनै ब्याख्या वा बिबेचना गर्नु परेन । त्यस्तै, नियमावलीले विभागले ऐनको दफा २६ मा उल्लेख भएका बाहेक अन्य करारलाई पनि दीर्घकालीन करारको व्यवस्था लागू हुने गरी तोक्न सक्ने व्यवस्था गरे पनि हालसम्म विभागले त्यसरी कुनै करारलाई नतोकेको हुँदा सो सम्बन्धमा बिबेचनाको आवश्यकता रहेन ।

२०.६ दीर्घकालीन करारको व्यवस्था लागू नहुने अवस्था :

आयकर ऐन तथा नियमावलीको प्रावधान अनुसार कुनै करार दीर्घकालीन अन्तर्गत पर्ने भए पनि बिषेश अवस्थामा त्यस्ता करारको हकमा दीर्घकालीन करारको व्यवस्था लागू नहुने व्यवस्था समेत रहेको छ । आयकर नियमावलीले कुनै आय वर्षमा अनुमानित करको विवरण दाखिला गर्नु नपर्ने व्यक्तिको हकमा दीर्घकालीन करारको व्यवस्था लागू नहुने व्यवस्था गरेको छ । यस सम्बन्धमा नियमावलीको नियम १२ को उपनियम (४) मा देहाय बमोजिमको व्यवस्था छ :

नियम १२(४) ऐनको दफा ९५ बमोजिम कुनै आय वर्षमा अनुमानित करको विवरण दाखिला गर्नु नपर्ने व्यक्तिको हकमा ऐनको दफा २६ मा गरिएको दीर्घकालीन करारको व्यवस्था लागू हुने छैन ।

ऐनको उपर्युक्त व्यवस्था अनुसार अनुमानित करको विवरण दाखिला गर्नु नपर्ने व्यक्तिको हकमा दीर्घकालीन करारको व्यवस्था लागू हुँदैन । अनुमानित करको विवरण दाखिला गर्ने व्यवस्था आयकर ऐनको दफा ९५ ले गरेको छ । सो दफामा रहेको अनुमानित करको विवरण दाखिला गर्ने सम्बन्धी व्यवस्था हेर्दा उपदफा १ मा कुनै आय वर्षमा किस्ता दाखिला गर्नुपर्ने व्यक्तिले मात्र अनुमानित करको विवरण दाखिला गर्नु पर्दछ । करको किस्ता दाखिला गर्ने सम्बन्धमा ऐनको दफा ९४ को उपदफा २ ले किस्ता वापत बुभाउनु पर्ने समग्र रकम रु.पाँच हजारभन्दा कम रहेको व्यक्तिले किस्ताको रकम बुभाउनु नपर्ने व्यवस्था गरेको र आयकर ऐनको दफा ४ को उपदफा ४ मा उल्लिखित प्राकृतिक व्यक्तिले बुभाउनु पर्ने करको रकम रु.पाँच हजारभन्दा कम रहेको हुँदा ती प्राकृतिक व्यक्तिले किस्ता दाखिला गर्नु नपर्ने र सोही कारणले अनुमानित करको विवरण दाखिला गर्नु नपर्ने हुँदा ती प्राकृतिक व्यक्तिको हकमा ऐनको दफा २६ मा गरिएको दीर्घकालीन करारको व्यवस्था लागू हुँदैन । यसैगरी, आयकर ऐनको दफा ९५ को उपदफा (६) र नियमावलीको नियम ३३ ले विभागले कुनै व्यक्ति वा वर्गले ऐनको दफा ९५ बमोजिम अनुमानित करको विवरण पेश गर्नु नपर्ने गरी तोक्न सक्ने व्यवस्था ।

२०.७. दीर्घकालीन करारको सम्पन्न प्रतिशतको गणना

दीर्घकालीन करार वापतको आय व्यवसायको आय हुने भए तापनि आयकर ऐनले दीर्घकालीन करारको आय गणना गर्ने छुट्टै विधि तोकेको छ । ऐनले तोकेको विधि अनुसार कुनै पनि दीर्घकालीन करारको आय गणना गर्दा त्यस्तो करारको सम्पन्न प्रतिशतलाई आधार मान्नु पर्दछ । दीर्घकालीन करारको सम्पन्न प्रतिशतका आधारमा गणना गर्दा हुन आउने आयको अनुमानित रकमलाई सो करारको आयमा समावेश गर्नु पर्दछ । त्यस्तै, दीर्घकालीन करारको आयमा कुनै आय वर्ष विशेषको मात्र नभई सो करारको शुरू आय वर्ष देखि चालु आय वर्षसम्मको आयलाई समावेश गर्नु पर्दछ जसलाई क्रमबद्ध बृद्धिको योग (TOTAL OF CUMULATIVE INCLUSIONS) भनिन्छ । आयकर ऐनको दफा २६ को उपदफा (१) मा दीर्घकालीन करारको आय गणनाका सम्बन्धमा देहाय बमोजिमको व्यवस्था रहेको छ :

दफा २६ दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकममा औसत निकाल्ने तरिका : (१)
कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनका लागि सो व्यक्तिको दीर्घकालीन करार अन्तर्गत करारको सम्पन्न प्रतिशत अनुसार क्रमबद्ध बृद्धिको योग अनुसार समावेश हुने र क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी गरिने अनुमानित रकम, प्राप्त गरिएको वा खर्च गरिएको मानिनेछ ।

ऐनको उपरोक्त व्यवस्था अनुसार कुनै पनि दीर्घकालीन करारको आय गणना गर्ने आधार भनेको सो करारको सम्पन्न प्रतिशत हो । कुनै पनि दीर्घकालीन करारको आयमा सो करारको सम्पन्न प्रतिशत अनुसार हुन आउने अनुमानित रकम समावेश गर्नु पर्दछ । दीर्घकालीन करारको आयमा करारको सम्पन्न प्रतिशत अनुसार हुन आउने कुनै आय वर्ष विशेषको अनुमानित रकम मात्र समावेश नगरी सो करारको शुरू आय वर्ष देखि चालु आय वर्षसम्मको करारको सम्पन्न प्रतिशत अनुसार हुन आउने सम्पूर्ण अनुमानित रकमलाई समावेश गर्नु पर्दछ, जसलाई क्रमबद्ध बृद्धिको योग अनुसार समावेश हुने रकम भनिन्छ ।

सामान्यतया कुनै दीर्घकालीन करारको सम्पन्न प्रतिशत (Percentage of completion) भन्नाले सो करार अन्तर्गत सम्पन्न गर्नु पर्ने कूल कार्यमध्ये कुनै समयमा सो करारको सम्पन्न भइसकेको कामको अनुपातलाई जनाउँछ । अर्को शब्दमा भन्नु पर्दा कुनै दीर्घकालीन करार अन्तर्गत सम्पन्न गर्नु पर्ने कूल कार्यमध्ये कुनै आय वर्षसम्ममा सो करारको सम्पन्न भइसकेको कामको प्रतिशत अर्थात् अनुपात नै दीर्घकालीन करारको सम्पन्न प्रतिशत हुन्छ । दीर्घकालीन करारको सम्पन्न प्रतिशत गणना गर्ने सम्बन्धमा आयकर ऐनले नै कुनै विधि निर्धारण नगरे पनि ऐनको दफा २६ को उपदफा (२) मा करारको सम्पन्न प्रतिशत तोकिए बमोजिम हुने उल्लेख छ । ऐनको सोही व्यवस्था बमोजिम दीर्घकालीन करारको सम्पन्न प्रतिशत गणना गर्ने विधिका सम्बन्धमा आयकर नियमावली, २०५९ को नियम १२ को उपनियम (३) मा देहाय बमोजिम उल्लेख छ :

(३) कुनै खास समयमा ऐनको दफा २६ को उपदफा (२) मा उल्लिखित करारको सम्पन्न प्रतिशत निर्धारण गर्दा देहाय बमोजिम निर्धारण गरिनेछ ।

(क) उत्पादन, निर्माण वा जडानसँग सम्बन्धित करार वा सोसँग सम्बन्धित सेवा पूरा गर्ने करारको सम्बन्धमा सो समयमा क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने रकमलाई करार अन्त्य हुने समयमा क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने रकमसँग तुलना गरेर, वा

(ख) खण्ड (क) बाहेकको अवस्थामा सो खण्डको अधीनमा रही विभागले तोके बमोजिम ।

नियमावलीको उपरोक्त व्यवस्थाको विश्लेषण गर्दा नियमावलीले कुनै पनि दीर्घकालीन करारको सम्पन्न प्रतिशत निर्धारण गर्ने दुई वटा आधार तोकेको छ । पहिलो, उत्पादन, निर्माण वा जडानसँग सम्बन्धित दीर्घकालीन करार वा सो कार्यसँग सम्बन्धित सेवा पूरा गर्ने करारको सम्बन्धमा सो दीर्घकालीन करारको सन्दर्भमा भएको र हुने खर्चको अनुपात र दोश्रो, उपरोक्त बाहेक अन्य दीर्घकालीन करारको सम्बन्धमा विभागले तोकेको विधि । जुनसुकै र जस्तो प्रकारको दीर्घकालीन करार भएपनि सो करारको सम्पन्न प्रतिशत निर्धारण गर्दा उपरोक्त दुईमध्ये कुनै एक विधिको प्रयोग गर्नु पर्दछ ।

आयकर नियमावलीले दीर्घकालीन करारको सम्पन्न प्रतिशत गणना गर्ने एकमात्र आधार (विभागले तोकेको आधार बाहेक) सो करार अन्तर्गतको कार्य गर्दा भएको वा हुने अनुमान गरिएको खर्च हुने स्पष्ट गरेको छ । दीर्घकालीन करारको सम्पन्न प्रतिशत गणना गर्दा सो करारको कुनै निश्चित समयसम्मको खर्च रकम र करारको अन्त्यमा कट्टी हुने जम्मा रकमलाई आधार मान्नु पर्ने व्यवस्था नियमावलीले गरेको छ । नियमावलीको व्यवस्था बमोजिम दीर्घकालीन करारको आय गणना गर्दा आधारको रूपमा लिइनु पर्ने करारको कट्टी हुने रकम, क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने रकम, करारको सम्पन्न प्रतिशत गणना गर्ने विधि आदिका सम्बन्धमा तलका खण्डमा उदाहरणसहित व्याख्या गरिएको छ ।

२०.७.१ दीर्घकालीन करारको कट्टी हुने रकम :

कुनै दीर्घकालीन करारको सम्पन्न प्रतिशत निर्धारण गर्दा सो करारको कट्टी हुने रकमलाई आधार मान्नु पर्ने व्यवस्था आयकर नियमावलीले गरेको हुँदा दीर्घकालीन करारको सम्बन्धमा कट्टी हुने रकम भन्नाले के कस्तो रकमलाई जनाउँछ भन्ने सन्दर्भमा विवेचना गर्नु सान्दर्भिक र आवश्यक भएकोले सो सम्बन्धमा यहाँ व्याख्या गरिएको छ ।

आयकर ऐनको दफा २६ वा नियमावलीले करारको कट्टी हुने खर्चका बारेमा केहि उल्लेख गरेको छैन । यस अवस्थामा करारको कट्टी हुने खर्च भन्नाले प्रचलित लेखामानले कुनै करारको लागतमा समावेश हुने भनी तोकेका खर्चलाई नै सम्झनु पर्ने हुन्छ । नेपाल लेखामान १३ ले कुनै करारको लागतमा समावेश हुने भनी तोकेका रकम स्वाभाविक रूपमा दीर्घकालीन करारको लागतमा समेत समावेश हुने प्रकृतिका खर्च हुन् । नेपाल लेखामानले कुनै करार को लागत अन्तर्गत सो लागतसँग प्रत्यक्षरूपमा सम्बन्ध रहेका खर्च, सो करारका सन्दर्भमा भएका र सो करारलाई विनियोजन गरिएका खर्च र करारको शर्त अनुसार ग्राहकसँग असुल उपर गर्न सकिने अन्य खर्चको योग नै करारको लागत हुने व्यवस्था गरेको हुँदा दीर्घकालीन करारको लागत गणना गर्दा सो व्यवस्था आकर्षित हुने स्पष्ट छ । नेपाल लेखामान १३ को प्यारा १६ मा सो सम्बन्धमा देहाय बमोजिमको व्यवस्था रहेको छ :

16. Contract costs shall comprise:

- (a) costs that relate directly to the specific contract;**
- (b) costs that are attributable to contract activity in general and can be allocated to the contract; and**
- (c) such other costs as are specifically chargeable to the customer under the terms of the contract.**

२०.७.२. दीर्घकालीन करारको कट्टी नहुने रकम :

आयकर ऐन वा नियमावलीले करारको के कस्ता खर्च कट्टी नहुने खर्च हुने हो सो बारेमा केहि उल्लेख गरेको छैन । यस अवस्थामा करारको कट्टी नहुने खर्च भन्नाले प्रचलित लेखामानले कुनै करारको लागतमा समावेश नहुने भनी तोकेका खर्चलाई नै सम्भन्नु पर्दछ । नेपाल लेखामान १३ ले कुनै करारको लागतमा समावेश नहुने भनी तोकेका रकम स्वाभाविक रूपमा दीर्घकालीन करारको लागतमा समेत समावेश नहुने प्रकृतिका खर्च हुन् । नेपाल लेखामानले कुनै निश्चित प्रकृतिका खर्च वास्तविक रूपमा खर्च भएको भए पनि करारको लागतमा समावेश नहुने व्यवस्था गरेको हुँदा दीर्घकालीन करारको लागत गणना गर्दा सो व्यवस्था आकर्षित हुने स्पष्ट छ । नेपाल लेखामानमा कुनै करारको लागतमा समावेश गर्न नमिल्ने खर्चका सम्बन्धमा लेखामान १३ को प्यारा २० मा देहाय बमोजिमको व्यवस्था छ :

20. Costs that cannot be attributed to contract activity or cannot be allocated to a contract are excluded from the costs of a construction contract. Such costs include:

- (a) general administration costs for which reimbursement is not specified in the contract;**
- (b) selling costs;**
- (c) research and development costs for which reimbursement is not specified in the contract; and**
- (d) depreciation of idle plant and equipment that is not used on a particular contract.**

लेखामानको उपरोक्त व्यवस्था अनुसार कुनै करारलाई विनियोजन गर्न नसकिने खर्च सो करारको लागत अन्तर्गत पर्दैन । त्यस्तै, सो करारको कुनै सम्पत्ति बिक्री गर्दा भएको खर्च, शोधभर्ना प्राप्त हुने भनी उल्लेख नगरिएको प्रशासनिक खर्च र अनुसन्धान तथा बिकास खर्च एवम सम्बन्धित करार अन्तर्गतको कार्यमा प्रयोग नभएको हासयोग्य सम्पत्तिको हास खर्च पनि करारको लागतमा समावेश हुँदैन ।

यसैगरी, नेपाल लेखामानले कुनै करारको लागतमा समावेश हुने भनी तोकेका खर्च सो लेखामानले निर्धारण गरेको समय वा अवधिमा गरेको भएमात्र ती खर्च करारको लागतमा समावेश हुने व्यवस्था समेत गरेको छ । यस सम्बन्धमा नेपाल लेखामान १३ को प्यारा २१ मा देहाय बमोजिमको व्यवस्था रहेको छ :

21. Contract costs include the costs attributable to a contract for the period from the date of securing the contract to the final completion of the contract. However, costs that relate directly to a contract and are incurred in securing the contract are also included as part of the contract costs if they can be separately identified and measured reliably and it is probable that the contract will be obtained. When costs incurred in securing a contract are recognised as an expense in the period in which they are incurred, they are not included in contract costs when the contract is obtained in a subsequent period.

लेखामानको उपरोक्त व्यवस्था अनुसार कुनै करारको लागि ब्यहोरिएका खर्चमध्ये सो करार प्राप्त भएको मितिदेखि सो करारको समाप्ति भएको मितिसम्ममा ब्यहोरिएका खर्च मात्र सो करारको लागतमा समावेश गर्नु पर्दछ । कुनै करार प्राप्त गर्ने सन्दर्भमा भएका र करारसँग प्रत्यक्षरूपमा सम्बन्ध रहेका खर्चलाई त्यस अवस्थामा करारको लागतको अभिन्न अंग मानिन्छ, जव ती खर्चलाई छुट्टाछुट्टै रूपमा पहिचान र मापन गर्न सकिन्छ तथा करार प्राप्त गर्ने सम्भावना रहेको हुन्छ । तर, कुनै करार प्राप्त गर्ने सन्दर्भमा भएका खर्चलाई ती खर्च ब्यहोरेको समयमा नै खर्च लेखांकन गरेको अवस्थामा भने ती खर्चलाई सो करार प्राप्त भएमा पनि करारको लागतमा समावेश गर्न मिल्दैन ।

२०.७.३ सम्पन्न प्रतिशत निर्धारण गर्ने प्रयोजनका लागि कट्टी हुने रकम :

कुनै दीर्घकालीन करारको करयोग्य आय र करको गणना गर्ने सन्दर्भमा कट्टी हुने रकम भन्नाले आयकर ऐनको दफा १३ बमोजिम कट्टी गर्न पाउने रकम नै हुन् । करयोग्य आय र करको गणना गर्ने सन्दर्भमा कुनै दीर्घकालीन करारमा संलग्न व्यक्तिले आफ्नो दीर्घकालीन करार अन्तर्गत ब्यहोरेका खर्च कट्टी लिदा ऐनको दफा १३ को अतिरिक्त दफा १४, १५, १६, १७, १८, १९, २० र २१ मा उल्लेख भएका प्रावधान र बन्देजको अधीनमा रही गर्नु पर्दछ । त्यस्तै, त्यस्तो व्यक्तिले ऐनको परिच्छेद ६ र ७ का प्रावधानको समेत पालना गर्नु पर्दछ ।

करयोग्य आय तथा करको गणना गर्ने कार्य र करारको सम्पन्न प्रतिशत निर्धारण गर्ने कार्य भिन्ना भिन्नै रहेको हुँदा करारको सम्पन्न प्रतिशत निर्धारण गर्ने सन्दर्भमा करारको कट्टी हुने रकम र कर निर्धारणको प्रयोजनको खर्च कट्टी हुने रकम फरक फरक हुन सक्तछ । आयकर दायित्व निर्धारण गर्ने प्रयोजनका लागि ऐनले केहि खास खास खर्चको सीमांकन गरेको, केहि खर्च वास्तविक खर्च भए पनि कट्टी नपाउने व्यवस्था गरेको र केहि खर्चका सम्बन्धमा चारित्रीकरणको व्यवस्था गरेको हुँदा कुनै दीर्घकालीन करारको खास लागत र सो करारको आयकर प्रयोजनको लागि कट्टी हुने खर्च फरक पर्न सक्तछ ।

करारको सम्पन्न प्रतिशत निर्धारण गर्ने प्रयोजनका लागि करारसँग प्रत्यक्षरूपमा सम्बन्धित खर्चलाई नै सो करारको कट्टी हुने रकम मान्नु पर्दछ । तर सो रकममा नेपाल लेखामानले करारको लागतमा समावेश नहुने भनी तोकेको रकम समावेश गर्नु हुँदैन । यसको अर्थ

आयकर ऐनले खर्च कट्टीका सम्बन्धमा जे जस्तो प्रबन्ध वा सीमांकन गरेको भए पनि करारको सम्पन्न प्रतिशत निर्धारण गर्ने प्रयोजनका लागि सो करारको कट्टी हुने रकममा नेपाल लेखामानले करारको प्रत्यक्ष लागतमा समावेश हुने भनी तोकेका खर्च समावेश गर्नु पर्दछ । यो विधिलाई कुनै करारको कुनै समयको कट्टी गरिने रकम र सो करारको अन्त्यको कट्टी गरिने अनुमानित रकम गणना गर्ने दुबै प्रयोजनका लागि अवलम्बन गर्नु पर्दछ । कुनै करारको सम्बन्धमा के कस्तो खर्चलाई प्रत्यक्ष खर्च मान्ने भन्ने सम्बन्धमा नेपाल लेखामान १३ को प्यारा १७ मा देहाय बमोजिमको व्यवस्था रहेको छ :

17. Costs that relate directly to a specific contract include:

- (a) site labour costs, including site supervision;**
- (b) costs of materials used in construction;**
- (c) depreciation of plant and equipment used on the contract;**
- (d) costs of moving plant, equipment and materials to and from the contract site;**
- (e) costs of hiring plant and equipment;**
- (f) costs of design and technical assistance that is directly related to the contract;**
- (g) the estimated costs of rectification and guarantee work, including expected warranty costs; and**
- (h) claims from third parties.**

लेखामानको उपरोक्त व्यवस्था अनुसार कुनै दीर्घकालीन करारको कुनै आय वर्षको सम्पन्न प्रतिशत निर्धारण गर्ने प्रयोजनका लागि सो आय वर्षसम्मको क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने रकम र सो करारको करार अन्त्य हुने समयमा क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने रकम गणना गर्दा देहाय बमोजिमका खर्चलाई कट्टी हुने रकममा समावेश गर्नु पर्दछ :

- क) आयोजनास्थलको सुपरिवेक्षणमा भएको खर्च र आयोजनास्थलको श्रमिक खर्च,
- ख) आयोजनाको निर्माणमा प्रयोग भएको निर्माण सामग्रीमा भएको खर्च,
- ग) करारको कार्य सम्पादन गर्न प्रयोग भएका यन्त्र उपकरणको ह्रास खर्च,
- ङ) करारको कार्य सम्पादन गर्न प्रयोग भएका निर्माण सामग्री र यन्त्र उपकरणको परिवहन वा ढुवानीमा भएको खर्च,
- च) यन्त्र उपकरण बहालमा लिएकोमा बहाल वापत भएको खर्च,
- छ) करारसँग प्रत्यक्षरूपमा सम्बन्धित डिजाइन तयार गर्दा र प्राविधिक सेवा प्राप्त गर्दा भएको खर्च,

- ज) तेश्रो पक्षबाट क्षतिपूर्ति वापत दावी गरिएका रकम, र
- झ) करार सम्बन्धी कार्यमा भएको भूल सुधार गर्ने र ग्यारेन्टी वापतको कार्य गर्ने सम्बन्धमा लाग्न सक्ने अनुमानित खर्च एबम् वारेन्टी वापत ब्यहोर्नु पर्ने अपेक्षा गरिएको खर्च ।

लेखामानमा कुनै करारको सन्दर्भमा कुनै परिस्थितिजन्य अवस्थाले प्राप्त हुन आएको आयलाई करारको आयमा समावेश नगरी सो रकम बराबरले लागतलाई घटाउन सकिने व्यवस्था भएपनि करारको सम्पन्न प्रतिशत निर्धारण गर्दा भने लागतलाई त्यसरी नघटाई कूल लागतलाई नै करारको सम्पन्न प्रतिशत निर्धारण गर्ने आधारको रूपमा लिनु पर्दछ ।

२०.७.४. क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने रकम :

आयकर नियमावलीले कुनै दीर्घकालीन करारका सम्बन्धमा भएको वास्तविक खर्चको क्रमबद्ध बृद्धिको योग र सो करारको अन्त्यसम्ममा कट्टी हुने कूल खर्चका आधारमा सो करारको आयको अनुमान गर्नु पर्ने व्यवस्था गरेको छ । कुनै दीर्घकालीन करारका सम्बन्धमा सो करारको कट्टी हुने रकम भन्नाले कुनै आय वर्षको सम्बन्धमा सो करार अन्तर्गत सम्पादन गर्नु पर्ने कार्य सम्पादन गर्न सो आय वर्षमा ब्यहोरेको सो करारसंग सम्बन्धित वास्तविक प्रत्यक्ष खर्चको रकमलाई जनाउछ । त्यस्तै, करारको अन्त्यसम्ममा कट्टी हुने कूल खर्च भन्नाले सो करारको अन्त्यसम्ममा सो करारको सम्बन्धमा हुने अनुमान गरिएको प्रत्यक्ष लागतलाई जनाउंछ । करारको आय अनुमान गर्न सो करारको अन्त्यमा सो करारको सम्बन्धमा हुने अनुमान गरिएको प्रत्यक्ष लागत नै प्रमुख आधार हुने हुँदा दीर्घकालीन करारको करार अवधि भरका लागि हुने कूल प्रत्यक्ष खर्चको अनुमान करार गर्दाकै अवस्थामा गर्नु पर्दछ । त्यस्तो अनुमान प्राविधिक विश्लेषण सहितको बजार मूल्यका आधारमा तयार गरेको हुनु पर्दछ ।

नियमावलीको व्यवस्था अनुसार आय गणना गर्नका लागि कुनै पनि दीर्घकालीन करारको कुनै समयको क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने रकम र सो करार अन्त्य हुने समयमा क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने अनुमानित रकम गरी दुई प्रकार वा चरणका खर्च गणना गर्नु पर्दछ । कुनै दीर्घकालीन करारको कुनै समयको क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने रकम भन्नाले सो करार अन्तर्गतको कार्य प्रारम्भ भएको आय वर्ष देखि चालू आय वर्षसम्मको अवधिमा सो करार अन्तर्गत सम्पादन गर्नुपर्ने कार्य सम्पादन गर्न लागेको वा ब्यहोरेको वास्तविक प्रत्यक्ष खर्च अर्थात् यसै परिच्छेदको खण्ड ७.३. बमोजिमका खर्च शीर्षकमा भएका खर्च रकमको योग सम्भन्नु पर्दछ । त्यस्तै, करार अन्त्य हुने समयमा क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने रकम भन्नाले सो करार अन्तर्गतको सम्पूर्ण कार्य सम्पादन गर्न लाग्ने वारेन्टी वा ग्यारेन्टी वापत हुने अनुमान गरिएको खर्च समेत कूल प्रत्यक्ष खर्च अर्थात् यसै परिच्छेदको खण्ड ७.३ बमोजिमका खर्च शीर्षकमा करार अवधिभरमा अर्थात् करार प्रारम्भ भई सो करारको वारेन्टी वा ग्यारेन्टीको अवधि समेतमा हुने अनुमान गरिएको खर्च रकमको योग सम्भन्नु पर्दछ । करार अन्तर्गतको कार्य सम्पादन गर्न लागेको वा लाग्ने अनुमान गरिएको खर्चमा नेपाल लेखामानमा करारको प्रत्यक्ष लागतमा समावेश हुने भनी उल्लेख भए बमोजिमको खर्चको रकमलाई मात्र समावेश गर्नु पर्दछ ।

उदाहरण : २०.७.१ न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब.२०६६।६७ मा ४ वर्ष अवधिमा सम्पन्न हुने गरी रू. १३ करोडमा सडक निर्माण गर्न विभागसँग करार गरेको रहेछ । सो करारको कूल अनुमानित प्रत्यक्ष लागत रकम रू.१० करोड रहेछ । उक्त प्रा.लि.ले सो करारको लागि आ.ब.०६६।६७ मा रू.२ करोड, आ.ब.२०६७।६८ मा रू.३ करोड र आ.ब.२०६८।६९ मा रू.३ करोड प्रत्यक्ष खर्च कौ दाबी गरेको रहेछ । यस अवस्थामा करारको सम्पन्न प्रतिशत निर्धारण गर्ने प्रयोजनार्थ ती आय वर्षका लागि सो करारको क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने खर्च निम्नानुसार हुन्छ :

आ.ब. यस वर्षको खर्च रू. गत वर्षसम्मको खर्च रू. जम्मा खर्च रू.

२०६६।६७	२,००,००,०००	-	००	-	२,००,००,०००	-
२०६७।६८	३,००,००,०००	-	२,००,००,०००	-	५,००,००,०००	-
२०६८।६९	३,००,००,०००	-	५,००,००,०००	-	८,००,००,०००	-

उदाहरण : २०.७.२.न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब.२०६६।६७ मा ४ वर्ष अवधिमा सम्पन्न हुने सडक निर्माणको ठेक्का सडक विभागबाट रू. १३ करोडमा लिएको रहेछ र सो करारको कूल अनुमानित प्रत्यक्ष लागत रकम रू. १० करोड रहेछ भने सो करार अन्त्य हुने समयमा सो करारको क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने अनुमानित रकम सो करारको कूल प्रत्यक्ष लागत अर्थात रू.१० करोड हुन्छ ।

२०.८. खर्चका आधारमा करारको सम्पन्न प्रतिशतको गणना :

आयकर नियमावलीले कुनै पनि दीर्घकालीन करारको सम्पन्न प्रतिशत निर्धारण गर्दा सो करारको कूल अनुमानित प्रत्यक्ष खर्च र भएको प्रत्यक्ष खर्चका आधारमा हुने व्यवस्था गरेको छ । नियमावलीको उपरोक्त व्यवस्था अनुसार कुनै दीर्घकालीन करारको जुन आय वर्षको लागि कार्य सम्पन्न प्रतिशत गणना गर्ने हो सो आय वर्षसम्म सो करार बमोजिम गर्नु पर्ने कार्यका लागि भएको र खर्चको रूपमा कट्टी लिएको प्रत्यक्ष खर्च (क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने रकम) लाई सो करार सम्पन्न हुँदाको अवस्थासम्ममा सो करार बमोजिम गर्नु पर्ने कार्यका लागि हुने अनुमान गरिएको कूल प्रत्यक्ष खर्चले भाग गर्दा हुन आउने भागफल नै सो करारको सो आय वर्षको कार्य सम्पन्न प्रतिशत हुन्छ । अर्को शब्दमा भन्नु पर्दा कुनै करारको कुनै आय वर्षसम्मको वास्तविक प्रत्यक्ष खर्च र सो करारको अनुमानित कूल प्रत्यक्ष खर्चको अनुपातलाई नै सो करारको सो आय वर्षको कार्य सम्पन्न प्रतिशत मान्नु पर्दछ ।

उदाहरण : २०.८.१.न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब. २०६६।६७ मा ४ वर्ष अवधिमा सम्पन्न हुने गरी रू. १३ करोडमा सडक निर्माण गर्न सडक विभागसँग करार गरेको रहेछ । सो करारको कूल अनुमानित प्रत्यक्ष लागत रकम रू. १० करोड रहेछ । आ.ब. ०६६।६७ मा उक्त प्रा.लि.ले रू. २ करोड प्रत्यक्ष खर्च कौ गरेको रहेछ भने सो करारको सो आ.ब.को सम्पन्न प्रतिशत निम्नानुसार हुन्छ :

$$\frac{\text{आ.ब.२०६६।०६७ को प्रत्यक्ष लागत कौ रकम}}{\text{करारको कूल अनुमानित प्रत्यक्ष लागत रकम}} \times १००\%$$

$$\frac{२,००,००,०००}{१०,००,००,०००} \times १००\%$$

करारको आ.ब. २०६६।६७ को सम्पन्न प्रतिशत २०%

यसैगरी कुनै दीर्घकालीन करारको कुनै आय वर्षको सम्पन्न प्रतिशत निर्धारण गर्दा सो र सोभन्दा अगाडिका आय वर्षमा सो करारका सम्बन्धमा भएका सबै खर्चको आधारमा गणना गर्नु पर्दछ ।

उदाहरण : २०.८.२.न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब. २०६६।६७ मा ४ वर्ष अवधिमा सम्पन्न हुने गरी रू. ११ करोडमा सडक निर्माण गर्न सडक विभागसँग करार गरेको रहेछ । सो करारको कूल अनुमानित लागत रकम रू. १० करोड रहेछ । आ.ब. ०६६।६७ र ०६७।६८ मा उक्त प्रा.लि.ले रू. ५ करोड खर्च कौ दावी गरेको रहेछ भने सो करारको आ.ब. ०६७।६८ को सम्पन्न प्रतिशत निम्नानुसार हुन्छ :

$$\frac{\text{आ.ब. २०६७।६८ सम्मको लागत कौ रकम}}{\text{करारको कूल अनुमानित लागत रकम}} \times १००\%$$

$$\frac{५,००,००,०००}{१०,००,००,०००} \times १००\%$$

करारको जम्मा सम्पन्न प्रतिशत ५०%

२०.९. करारको कट्टी हुने अनुमान गरिएको कूल रकम फरक परेमा सम्पन्न प्रतिशतको निर्धारण :

कुनै पनि करार गर्दाको अवस्थामा अनुमान गरिएको कट्टी हुने कूल खर्च विभिन्न कारणले घटबढ

हुन सक्तछ । सामान्यतया करार अन्तर्गतको परियोजनामा प्रयोग हुने वस्तु वा सेवाको लागत बढेमा वा करार अन्तर्गत सम्पादन हुनुपर्ने भनिएका कार्यको परिमाण बढेमा करारको कट्टी हुने खर्च बढ्न सक्तछ भने करार अन्तर्गतको परियोजनामा प्रयोग हुने वस्तु वा सेवाको लागत घटेमा वा करार अन्तर्गत सम्पादन हुनुपर्ने भनिएका कार्यको परिमाण घटेमा करारको कट्टी हुने खर्च घट्न सक्तछ । यसरी कुनै दीर्घकालीन करारको कट्टी हुने खर्चमा घटबढ भएमा जुन आय वर्षमा सो अवस्था श्रृजना भएको हो सो आय वर्ष र सोभन्दा पछाडिका आय वर्षका लागि घटबढ भई कायम भएको सो करारको कूल कट्टी हुने रकम नै सो करारको अन्त्यमा क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने रकम हुन्छ र सोही रकमका आधारमा सो करारको बाँकी अवधिको सम्पन्न प्रतिशत निर्धारण गर्नु पर्दछ ।

उदाहरण : २०.९.१ न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब.२०६६।६७ मा ४ वर्ष अवधिमा सम्पन्न हुने सडक निर्माणको ठेक्का सडक विभागबाट रू. ११ करोडमा लिएको रहेछ र सो करारको कूल अनुमानित लागत रकम रू.१० करोड रहेछ । तर सो करार सम्पन्न गर्न आवश्यक निर्माण सामग्रीको लागत अत्यधिक बृद्धि भएको कारणले आ.ब.२०६८।६९ मा निर्माण लागत रू.१२ करोड पुग्न जाने अवस्था आएछ । न्यू नेपाल कन्स्ट्रक्सन कम्पनीले करारको शर्त अनुसार बढेको सो लागत रू.२ करोड शोधभर्ना पाउन सडक विभागसँग दावी गरेकोमा सडक विभागले सो दावी रकम शोधभर्ना गर्न सहमति जनाएको रहेछ । यस अवस्थामा सो करार अन्त्य हुने समयमा सो करारको क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने अनुमानित रकम सो करारको मूल्य बृद्धि भएको कारणले थप भएको रू.२ करोड समेतको कूल लागत अर्थात् रू.१२ करोड हुन्छ । तसर्थ, उक्त करारको आ.ब.२०६६।६७ र आ.ब.२०६७।६८ को हकमा सो करारको कूल लागत रू.१० करोड र सोभन्दा पछाडिका वर्षको हकमा सो करारको कूल लागत रू.१२ करोड मानि करारको सम्पन्न प्रतिशत निर्धारण गर्नु पर्दछ ।

२०.१०. हरेक दीर्घकालीन करारको सम्पन्न प्रतिशत अलग अलग रूपमा गणना गर्नु पर्ने :

आयकर ऐनले दीर्घकालीन करारलाई अन्य व्यवसाय भन्दा भिन्न व्यवसायको रूपमा अंगिकार गरेको र ती करारको आय गणना र खर्च कट्टीका सम्बन्धमा बिषेश व्यवस्था गरेको छ । यसै कारणले गर्दा हरेक दीर्घकालीन करारलाई एक छुट्टै व्यवसाय मानि हरेक दीर्घकालीन करारको कुनै समयको क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने रकम, सो करारको अन्त्यमा क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने रकम र सो करारको कार्यसम्पन्न प्रतिशत अलग अलग रूपमा गणना गर्नु पर्दछ ।

२०.११. कट्टी हुने रकम फरक परेमा सोबाट पर्ने असर :

कुनै पनि दीर्घकालीन करारको कूल अनुमानित लागत करार सम्झौतामा नै उल्लेख हुने र उपरोक्त २०.६ बुँदामा उल्लेख भएका अवस्थामा बाहेक सामान्यतया अपरिवर्तनीय हुने हुँदा सो रकम स्थिर रहन्छ । अर्को तर्फ सो करार बमोजिम गर्नु पर्ने कार्यका लागि भएको र खर्चको रूपमा कट्टी लिएको रकम सो करारको कार्य सम्पादन गर्ने सन्दर्भमा भएको वास्तविक खर्च हुने हुँदा सो खर्च परिवर्तनशील हुन्छ । भन्नुको अर्थ करार अन्तर्गत सम्पन्न गर्नु पर्ने

कार्य जुन अनुपातमा सम्पन्न हुँदै जान्छ सोही अनुपातमा सो करारको वास्तविक खर्च पनि बढ्दै जान्छ । कुनै करारको सम्पन्न प्रतिशतले सो करारको आय निर्धारण हुने र सम्पन्न प्रतिशत निर्धारण गर्ने एक तत्व करार बमोजिम गर्नु पर्ने कार्यका लागि भएको र खर्चको रूपमा कट्टी लिएको प्रत्यक्ष लागत रकम हुने हुँदा सो खर्चको लेखांकन सही नभएमा करारको आय नै फरक पर्ने हुन्छ । त्यस्तै, करार बमोजिम गर्नु पर्ने कार्यका लागि हुने अनुमान गरिएको प्रत्यक्ष लागतको रकम सही रूपमा अनुमान नगरेको अवस्थामा पनि करारको आय फरक पर्ने हुन्छ । करारको लागि वास्तवमा भएको खर्च भन्दा बढी खर्च लेखांकन भएमा वा करारको वास्तविक कूल प्रत्यक्ष लागत भन्दा कम लागत अनुमान गरिएमा कार्य सम्पन्न प्रतिशत वास्तविक भन्दा बढी हुने र सोही कारणले करारको आय पनि सोही अनुपातमा वास्तविक भन्दा बढी हुन जान्छ जसको कारणले सो करारको हकमा तिर्नु पर्ने करको दायित्व अस्वाभाविक रूपमा बढी हुन जान्छ । त्यस्तै, करारको लागि वास्तवमा भएको खर्च भन्दा घटी खर्च लेखांकन भएमा वा करारको वास्तविक कूल प्रत्यक्ष लागत भन्दा बढी लागत अनुमान गरिएमा कार्य सम्पन्न प्रतिशत वास्तविक भन्दा घटी हुने र सोही कारणले करारको आय पनि सोही अनुपातमा वास्तविक भन्दा घटी हुन जान्छ जसको कारणले सो करारको हकमा तिर्नु पर्ने करको दायित्व अस्वाभाविक रूपमा घटी हुन जान्छ । वास्तवमा भएको खर्च भन्दा घटी खर्च लेखांकन भएमा वा करारको वास्तविक कूल प्रत्यक्ष लागत भन्दा बढी लागत अनुमान गरिएमा सो करारको कार्य सम्पन्न प्रतिशत र करारको आय वास्तविक भन्दा घटी हुन गई करको दायित्व वास्तविक भन्दा कम हुन गएमा कर अधिकृतले करारको आय र कर दायित्वमा समायोजन गरी थप कर दायित्व श्रृजना गरी शुल्क तथा व्याज लगाउनु पर्ने अवस्था हुन्छ । यी दुबै अवस्थामा करारमा संलग्न व्यक्तिले करको अतिरिक्त भार बहन गर्नु पर्ने हुँदा करारको खर्च लेखांकन र अनुमान गर्दा सो करारको यथार्थ खर्च चित्रण हुने गरी लेखांकन र अनुमान गर्नु पर्दछ ।

२०.१२. विभागले तोकेको आधारमा करारको सम्पन्न प्रतिशतको गणना :

आयकर नियमावलीले उत्पादन, निर्माण वा जडानसँग सम्बन्धित करार वा सोसँग सम्बन्धित सेवा पूरा गर्ने करार बाहेक अन्य करारको सम्बन्धमा विभागले तोके बमोजिम करारको सम्पन्न प्रतिशत निर्धारण गरिने व्यवस्था गरे पनि हालसम्म विभागले कुनै करारको सम्बन्धमा अर्को कुनै विधि नतोकेको हुँदा सो सम्बन्धमा विवेचना गर्नु आवश्यक रहेन ।

२०.१३. दीर्घकालीन करारको आयमा समावेश हुने रकम

दीर्घकालीन करार कुनै सम्पत्तिको उत्पादन वा जडान वा निर्माण गर्ने वा कुनै सम्पत्तिको उत्पादन वा जडान वा निर्माणसँग सम्बन्धित सेवा प्रदान गर्ने कार्यसँग सम्बन्धित छ । दीर्घकालीन करारको परिभाषाभित्र पर्ने कार्य व्यवसाय नै हुन् र ती करारबाट प्राप्त हुने आय व्यवसायको आय हो । व्यवसायको आय गणना गर्दा सामान्यतया आयकर ऐन, २०५८ को दफा ७ अनुसार गर्नु पर्ने भएपनि आयकर ऐन, २०५८ ले दीर्घकालीन करारलाई विशेष प्रकार को व्यवसायको रूपमा व्यवहार गरेको र ती व्यवसायको आय गणना गर्ने छुट्टै विधि निर्धारण गरेको हुँदा दीर्घकालीन करारको आय गणना गर्दा आयकर ऐनले निर्दिष्ट गरेको विधि अनुसार नै गर्नु पर्दछ । आयकर ऐनको दफा २६ ले कुनै पनि

दीर्घकालीन करारको आय गणना गर्ने विधि तोकेको छ । सो विधि अनुसार कुनै पनि दीर्घकालीन करारको आय गणना गर्दा त्यस्तो करारको सम्पन्न प्रतिशतलाई आधार मान्नु पर्दछ । दीर्घकालीन करारको सम्पन्न प्रतिशतका आधारमा गणना गर्दा हुन आउने आयको अनुमानित रकमलाई सो करारको आयमा समावेश गर्नु पर्दछ । त्यस्तै दीर्घकालीन करारको आयमा कुनै आय वर्ष विशेषको मात्र नभई सो करारको शुरू आय वर्ष देखि चालु आय वर्षसम्मको आयलाई समावेश गर्नु पर्दछ जसलाई क्रमबद्ध बृद्धिको योग (TOTAL OF CUMULATIVE INCLUSIONS) भनिन्छ । आयकर ऐनको दफा २६ को उपदफा (१) मा दीर्घकालीन करारको आय गणनाका सम्बन्धमा देहाय बमोजिमको व्यवस्था रहेको छ :

दफा २६ दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरूमा औसत निकाल्ने तरिका :
(१) कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनका लागि सो व्यक्तिको दीर्घकालीन करार अन्तर्गत करारको सम्पन्न प्रतिशत अनुसार क्रमबद्ध बृद्धिको योग अनुसार समावेश हुने र क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी गरिने अनुमानित रकम, प्राप्त गरिएको वा खर्च गरिएको मानिनेछ।

ऐनको उपरोक्त व्यवस्था अनुसार कुनै पनि दीर्घकालीन करारको आय गणना गर्ने आधार भनेको सो करारको सम्पन्न प्रतिशत हो । कुनै पनि दीर्घकालीन करारको आयमा सो करारको सम्पन्न प्रतिशत अनुसार हुन आउने अनुमानित रकम समावेश गर्नु पर्दछ । दीर्घकालीन करारको आयमा करारको सम्पन्न प्रतिशत अनुसार हुन आउने कुनै आय वर्ष विशेषको अनुमानित रकम मात्र समावेश नगरी सो करारको शुरू आय वर्ष देखि चालु आय वर्षसम्मको करारको सम्पन्न प्रतिशत अनुसार हुन आउने सम्पूर्ण अनुमानित रकमलाई समावेश गर्नु पर्दछ जसलाई क्रमबद्ध बृद्धिको योग अनुसार समावेश हुने रकम भनिन्छ । दीर्घकालीन करारको कार्य सम्पन्न प्रतिशत बमोजिम करारको आयमा समावेश हुने रकम गणना गर्ने तरिकाका विषयमा तल विवेचना गरिएको छ ।

२०.१३.१. दीर्घकालीन करारको आयमा समावेश हुने रकम :

कुनै दीर्घकालीन करारको आयमा समावेश हुने रकम बिक्री बीजक वा अन्य आधारमा तय हुने नभई सो करारको सम्पन्न प्रतिशत (Percentage of completion) का आधारमा अनुमान गरिएको रकम हुने व्यवस्था आयकर ऐनले गरेको छ । करारको सम्पन्न प्रतिशत (Percentage of completion) को अर्थ र सो गणना गर्ने तरिकाका विषयमा अगाडिका बुँदाहरूमा नै व्याख्या गरी सकिएको छ । कुनै दीर्घकालीन करारको कुनै समयको आय भन्नाले सो समयमा सो करारको सम्पन्न प्रतिशत जति हुन्छ, सो करार वापत प्राप्त हुने कूल रकम (करार मूल्य) को सोही प्रतिशतले हुन आउने रकमलाई जनाउँछ । कुनै करारको कूल आयमध्ये कुनै समयमा सो करारको जति प्रतिशत सम्पन्न भएको हुन्छ, कूल आयको सोही प्रतिशतले हुन आउने रकम नै सो करारको आय हुन्छ । यसरी गणना गर्दा हुन आउने रकम करारको अनुमानित आय हुने हुँदा सो आय सो करारको वास्तविक आय भने नहुन सक्छ ।

उदाहरण २०.१३.१ : मानौं, न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब. २०६९।०७० मा Shopping Mall बनाउन रु. २ अरबमा ठेक्का लिएको रहेछ। उक्त निर्माण कार्य ३ वर्षमा समापन गर्नु पर्ने रहेछ। उक्त ठेक्काको शुरु अनुमानित लागत रु. १ अरब ८० करोड रहेछ। दोश्रो वर्षमा Shopping Mall धनीले रु. ३ करोड ५० लाख को Variation Order दिएको रहेछ, तेश्रो वर्ष सो Variation Order मा रु. ५० लाख थप गरी बढाएर रु. ४ करोड बनाएको रहेछ। यसरी Variation Order को कारण दोश्रो वर्षमा अनुमानित लागत रु. २ करोड ५० लाख थप भएको र तेश्रो वर्ष सोमा रु. ५० लाख थप भई अनुमान लागत रु. ३ करोड भएको रहेछ। उक्त प्रा.लि. को आ.ब. २०६९।०७० मा निर्माण को लागत रु. ९० करोड रहेको, आ.ब. २०७०।०७१ मा रु. ४१ करोड ४० लाख खर्च भएको र आ.ब. २०७१।०७२ मा रु. ५१ करोड ६० लाख खर्च भएको रहेछ। उक्त प्रा.लि.ले आ.ब. २०६९।०७० देखि आ.ब. २०७१।०७२ सम्ममा निम्नानुसारको रकम कट्टी दाबी एवं आयमा समावेश गरी करयोग्य आय गणना गर्नु पर्दछ :

रकम रु. लाखमा

विवरण	आ.ब. २०६९।०७०	आ.ब. २०७०।०७१	आ.ब. २०७१।०७२
सुरु करार मूल्य	२,००,००	२,००,००	२,००,००
भेरीएसन	-	३,५०	४,००
जम्मा करार मूल्य	२०,०००	२,०३,५०	२,०४,००
शुरु अनुमानित लागत खर्च	१,८०,००	१,८०,००	१,८०,००
थप अनुमानित लागत खर्च	-	२,५०	३,००
जम्मा अनुमानित लागत खर्च	१,८०,००	१,८२,५०	१,८३,००
यस वर्षको खर्च	९०,००	४१,४०	५१,६०
हाल सम्मको खर्च	९०,००	१,३१,४०	१,८३,००
करार सम्पन्न हुन लाग्ने थप अनुमान	९०,००	५१,१०	-
अनुमानित आय (Estimated Profit)	२०,००	२१,००	२१,००
जम्मा सम्पन्न प्रतिशत	५०.००%	७२.००%	१००.००%
आयको गणना: आयमा समावेश गर्नु पर्ने रकम (सम्पन्न प्रतिशत x करार मूल्य)	१,००,००	१,४६,५२	२,०४,००
न्यून: गत वर्षसम्म आयमा समावेश भएको रकम	-	(१,००,००)	(१,४६,५२)

विवरण	आ.ब. २०६९।०७०	आ.ब. २०७०।०७१	आ.ब. २०७१।०७२
यस वर्षको आयमा समावेश हुने रकम	१,००,००	४६,५२	५७,४८
यस वर्षको कट्टी दाबी रकम	९०,००	४१,४०	५१,६०
निर्धारण योग्य आय	१०,००	५,१२	५,८८
न्यून: छुट रकम (नभएको मानिएको)	-	-	-
करयोग्य आय	१०,००	५,१२	५,८८

२०.१३.२. क्रमबद्ध बृद्धिको योग अनुसार दीर्घकालीन करारको आयमा समावेश हुने रकम:

आयकर ऐन र नियमावलीको व्यवस्था अनुसार दीर्घकालीन करारको आयकर प्रयोजनका लागि पेश हुने आय विवरणमा चालू आय वर्षको आयमात्र समावेश नगरी सो करारको शुरू आय वर्ष देखि चालू आय वर्षसम्मको सम्पूर्ण आय समावेश गर्नु पर्दछ । यसरी समावेश गरिने कूल आयलाई क्रमबद्ध बृद्धिको योग अनुसार आयमा समावेश हुने रकम भनिन्छ । दीर्घकालीन करारको आयमा समावेश हुने रकमका बारेमा आयकर नियमावलीको नियम १२ को उपनियम (१) मा देहाय बमोजिमको व्यवस्था रहेको छ :

नियम १२ (१) कुनै समयमा कुनै व्यक्तिको लगानी, रोजगारी वा व्यवसायबाट आर्जित आयलाई कुनै समयमा सामान्य आय वर्ष सरह गणना नगरी सो वा सोभन्दा अघिल्लो समयमा आय गणना गर्दा समावेश हुने रकमहरू क्रमबद्ध बृद्धिको योग अनुसार समावेश हुने रकम हुनेछन् ।

उदाहरण २०.१३.२ न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब.२०६६।६७ मा ४ वर्ष अवधिमा सम्पन्न हुने गरी रू. ११ करोडमा सडक निर्माण गर्न विभागसँग करार गरेको रहेछ । सो करारको कूल अनुमानित लागत रकम रू.१० करोड रहेछ । उक्त प्रा.लि.ले सो करार अनुसार गर्नु पर्ने काममध्ये आ.ब.०६६।६७ मा २० प्रतिशत, आ.ब.२०६७।६८ सम्ममा ५० प्रतिशत र आ.ब.२०६८।६९ सम्ममा ८० प्रतिशत कार्य सम्पन्न गरेको रहेछ । उक्त करारको कूल आय अर्थात करार मूल्य रू. ११ करोड रहेको हुँदा सो करारको देहाय बमोजिमको आय वर्षमा देहाय बमोजिमको आय भएको मानिन्छ :

आ.ब.	०६६।६७	०६७।६८	०६८।६९
करार मूल्य रू.	११,००,००,०००	११,००,००,०००	११,००,००,०००
यस आ.ब.को आय रू.	२,२०,००,०००	३,३०,००,०००	३,३०,००,०००
यस आ.ब.सम्मको आय रू.	२,२०,००,०००	५,५०,००,०००	८,८०,००,०००
आय विवरणमा समावेश हुने रू.	२,२०,००,०००	५,५०,००,०००	८,८०,००,०००

२०.१३.३. दीर्घकालीन करारको सन्दर्भमा प्राप्त हुने करारसँग सम्बन्धित अन्य रकम :

कुनै पनि करार गर्दाको अवस्थामा निर्धारण गरिएको करार वापत प्राप्त हुने आय विभिन्न कारणले बढ्न सक्तछ । करार अन्तर्गतको परियोजनामा प्रयोग हुने बस्तु वा सेवाको लागत बढेमा र त्यसरी बढेको लागत वापतको रकम ग्राहकले शोधभर्ना दिएमा त्यसरी शोधभर्ना प्राप्त भएको रकम सो करार वापतको आय हुन्छ । यसैगरी, करार अन्तर्गत सम्पादन हुनुपर्ने भनिएका कार्यको परिमाण वा गुणस्तर बढेमा करारका पक्षबीचको सहमतिबाट करारको लागत बढ्ने र सो करार वापत प्राप्त हुने आय पनि स्वाभाविक रूपमा बढ्न जान्छ । यसरी कुनै दीर्घकालीन करारको लागतमा बृद्धि भएको वा थप काम गर्नु पर्ने भएको वा ग्राहकबाट कुनै पनि कारणले कुनै रकम क्षतिपूर्ति वा पुरस्कार वा प्रोत्साहन स्वरूप प्राप्त भएको वा करारका सम्बन्धमा अन्य कुनै रकम प्राप्त भएको अवस्था भएमा करारको सम्बन्धमा प्राप्त भएका ती सबै रकम सो करारको आयमा समावेश गर्नु पर्दछ ।

कुनै करारको सम्बन्धमा माथि उल्लिखित कुनै रकम प्राप्त हुने भएमा जुन आय वर्षमा त्यस्तो रकम प्राप्त भई आय बृद्धि हुने अवस्था श्रृजना भएको हो, सो आय वर्ष र सोभन्दा पछाडिका आय वर्षका लागि बृद्धि भई कायम भएको सो करारको कूल आय नै सो करारको अन्त्यमा क्रमबद्ध बृद्धिको योग अनुसार आयमा समावेश हुने रकम हुन्छ र सोही रकमका आधारमा सो करारको बाँकी अवधिको आय निर्धारण गर्नु पर्दछ ।

उदाहरण : २०.१३.३ न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब.२०६६।६७ मा ४ वर्ष अवधिमा सम्पन्न हुने सडक निर्माणको ठेक्का सडक विभागबाट रू. ११ करोडमा लिएको रहेछ र सो करारको कूल अनुमानित लागत रकम रू.१० करोड रहेछ । तर सो करार सम्पन्न गर्न आवश्यक निर्माण सामग्रीको लागत अत्यधिक बृद्धि भएको कारणले आ.ब.२०६८।६९ मा निर्माण लागत रू.१२ करोड पुग्न जाने अवस्था आएछ । न्यू नेपाल कन्स्ट्रक्सन कम्पनीले करारको शर्त अनुसार बढेको सो लागत रू.२ करोड शोधभर्ना पाउन सडक विभागसँग दावी गरेकोमा सडक विभागले सो दावी रकम शोधभर्ना गर्न सहमति जनाएको रहेछ । यस अवस्थामा सो करार अन्त्य हुने समयमा सो करारको क्रमबद्ध बृद्धिको योग अनुसार आयमा समावेश हुने रकम सो करारको मूल्य बृद्धि भएको कारणले थप भएको रू.२ करोड समेतको कूल लागत अर्थात रू.१३ करोड हुन्छ । तसर्थ, उक्त करारको आ.ब.२०६६।६७ र आ.ब.२०६७।६८ को हकमा सो करारको कूल आय रू.११ करोड र सोभन्दा पछाडिका वर्षको कूल लागत रू.१३ करोड मानि करारको आय निर्धारण गर्नु पर्दछ ।

२०.१३.४. दीर्घकालीन करारमा संलग्न व्यक्तिलाई प्राप्त हुने अन्य रकम :

दीर्घकालीन करारमा संलग्न रहेको व्यक्तिलाई सो करारमा संलग्न रहेको कारणले सो करारको कार्यसम्पादनसँग सम्बन्ध नरहेको कुनै रकम प्राप्त भएमा त्यस्तो रकमलाई जुन आय वर्षमा सो आय प्राप्त भएको हो, सोही आय वर्षको आयमा समावेश गर्नु पर्दछ । यस्तो आयलाई करार वापतको प्राप्त हुने आयको अंशको रूपमा नलिई त्यस्तो आयलाई आकस्मिक आयको रूपमा प्राप्त भएकै वर्ष सम्पूर्ण रकम अन्य आयको रूपमा आयमा समावेश गर्नु पर्दछ । त्यसरी प्राप्त भएको रकमलाई सो करारको कुनै समयको क्रमबद्ध बृद्धिको योग अनुसार आयमा समावेश हुने रकम गणना गर्ने प्रयोजनका लागि सो करारको अन्त्यमा प्राप्त हुने कूल आयमा समावेश गर्नु पर्दैन । कुनै सम्पत्तिको बिक्री वापत प्राप्त भएको आय, ब्यवसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त आय, करारको सन्दर्भमा बाहेक कुनै व्यक्तिलाई प्रदान गरिएको सेवा वापतको आय, कुनै सम्पत्ति बहालमा दिएकोमा सो वापत प्राप्त भएको आय आदि अन्य आयका उदाहरण हुन ।

२०.१३.५. हरेक दीर्घकालीन करारको आय अलग अलग रूपमा गणना गर्नु पर्ने :

आयकर ऐनले दीर्घकालीन करारलाई अन्य व्यवसाय भन्दा भिन्न व्यवसायको रूपमा अंगिकार गरेको र ती करारको आय गणना र खर्च कट्टीका सम्बन्धमा विषेश व्यवस्था गरेको छ । यसै कारणले गर्दा हरेक दीर्घकालीन करारलाई एक छुट्टै व्यवसाय मानि हरेक दीर्घकालीन करारको सम्पन्न प्रतिशत अनुसार हुने आय र सो करारको अन्य आय अलग अलग रूपमा गणना गर्नु पर्दछ ।

२०.१४. दीर्घकालीन करारको आयमा कट्टी हुने रकम

आयकर दायित्व निर्धारण गर्ने प्रयोजनका लागि ऐनले केहि खास खास खर्चको सीमांकन गरेको, केहि खर्च वास्तविक खर्च भए पनि कट्टी नपाउने व्यवस्था गरेको र केहि खर्चका सम्बन्धमा चारित्रीकरणको व्यवस्था गरेको हुँदा कुनै दीर्घकालीन करारको खास लागत र

सो करारको आयकर प्रयोजनको लागि कट्टी हुने खर्च फरक पर्न सक्तछ । दीर्घकालीन करारको करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने रकमका बारेमा निम्नानुसार व्याख्या गरिएको छ ।

२०.१४.१. दीर्घकालीन करारको आयमा कट्टी हुने रकम :

कुनै दीर्घकालीन करारको करयोग्य आय र करको गणना गर्ने सन्दर्भमा कट्टी हुने रकम भन्नाले आयकर ऐनको दफा १३ बमोजिम कट्टी गर्न पाउने रकम नै हुन । करयोग्य आय र करको गणना गर्ने सन्दर्भमा कुनै दीर्घकालीन करारमा संलग्न व्यक्तिले आफ्नो दीर्घकालीन करार अन्तर्गत ब्यहोरेका खर्च कट्टी लिदा ऐनको दफा १३ को अतिरिक्त दफा १४, १५, १६, १७, १८, १९ र २० मा उल्लेख भएका प्रावधान र बन्देजको अधीनमा रही सो करारसंग सम्बन्धित वास्तविक खर्च ऐनले तोकेको सीमाभित्र रही कट्टी गर्नु पर्दछ । यसैगरी, कुनै दीर्घकालीन करारको नोक्सानी कट्टी गर्दा ऐनको दफा २० को अधीनमा रही कट्टी गर्नु पर्दछ । त्यस्तै, त्यस्तो व्यक्तिले ऐनको परिच्छेद ६ र ७ का प्रावधानको समेत पालना गर्नु पर्दछ । आयकर ऐनको व्यवस्था अनुसार कट्टी हुने रकमका सम्बन्धमा आयकर निर्देशिकामा उल्लेख भएका व्यवस्था लागू हुने हुँदा तिनै व्यवस्थाको अधीनमा रही खर्च कट्टी गर्नु पर्दछ ।

२०.१४.२. दीर्घकालीन करारको आयमा क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने रकम :

कुनै दीर्घकालीन करारको करयोग्य आय र करको गणना गर्ने प्रयोजनका लागि खर्च कट्टी गर्दा अन्य व्यवसायले जस्तो जुन आय वर्षको आय गणना गर्ने हो सोही वर्षको खर्च मात्र कट्टी नलिई सो करारको सम्बन्धमा सो आय वर्ष र सो आय वर्षभन्दा अगाडिको आय वर्ष वा आय वर्षमा भएका करारसंग सम्बन्धित सम्पूर्ण वास्तविक खर्च ऐनले तोकेको सीमाभित्र रही कट्टी गर्नु पर्दछ । खर्च कट्टी गर्ने यस्तो कूल रकमलाई क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने रकम (Total of cumulative deductions) भनिन्छ । यस सम्बन्धमा आयकर नियमावलीको नियम १२ को उपनियम (२) मा देहाय बमोजिमको व्यवस्था रहेको छ :

नियम १२(२) कुनै समयमा कुनै व्यक्तिको व्यवसाय वा लगानीबाट आर्जित आयलाई कुनै समयमा सामान्य आय वर्ष सरह गणना नगरी सो वा सोभन्दा अधिल्लो समयमा आय गणना गर्दा कट्टा गर्न पाइने रकम क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने रकम हुनेछन् ।

उदाहरण : २०.१४.१ न्यू नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले आ.ब.२०६६।६७ मा ४ वर्ष अवधिमा सम्पन्न हुने गरी रु. ११ करोडमा सडक निर्माण गर्न विभागसँग करार गरेको रहेछ । सो करारको कूल अनुमानित लागत रकम रु.१० करोड रहेछ । उक्त प्रा.लि.ले सो करारको लागि आ.ब.०६६।६७ मा रु.२ करोड, आ.ब.२०६७।६८ मा रु.३ करोड र आ.ब.२०६८।६९ मा रु.३ करोड खर्च गरेको रहेछ । यसरी भएका खर्चमध्ये आ.ब. ०६६।६७ मा रु.२ लाख, आ.ब.२०६७।६८ मा रु.५ लाख र आ.ब.२०६८।६९ मा रु.१० लाख आयकर प्रयोजनका लागि खर्च कट्टी नपाउने रहेछ । यस अवस्थामा ती आय वर्षका लागि सो करारको आयकर प्रयोजनका लागि क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने खर्च निम्नानुसार हुन्छ :

आ.ब.	यस वर्षको खर्च रु.	गत वर्षसम्मको खर्च रु.	जम्मा खर्च रु.
२०६६।६७	१,९८,००,०००	००	१,९८,००,०००
२०६७।६८	२,९५,००,०००	१,९८,००,०००	४,९३,००,०००
२०६८।६९	२,९०,००,०००	४,९३,००,०००	७,८३,००,०००

२०.१४.३. हरेक दीर्घकालीन करारको कट्टी हुने खर्च अलग अलग रूपमा गणना गर्नुपर्ने:

आयकर ऐनले दीर्घकालीन करारलाई अन्य व्यवसाय भन्दा भिन्न व्यवसायको रूपमा अंगिकार गरेको र ती करारको आय गणना र खर्च कट्टीका सम्बन्धमा बिशेष व्यवस्था गरेको छ । यसै कारणले गर्दा हरेक दीर्घकालीन करारलाई एक छुट्टै व्यवसाय मानि प्रत्येक करारको हरेक वर्ष आयकर प्रयोजनका लागि कट्टी हुने खर्च अलग अलग रूपमा गणना गरी कट्टी गर्नु पर्दछ ।

२०.१४.४. नोक्सानी पछाडि सारी लैजाने (Carry-backward) बिशेष व्यवस्था :

दीर्घकालीन करारको आय गणना गर्दा समावेश गरिने रकम अनुमानित लागतको आधार मा गरिने हुँदा शुरू वर्षमा कर योग्य आय देखिई पछिल्ला वर्षमा नोक्सानी हुन सक्ने सम्भावना रहन्छ । Global Contract का माध्यमबाट हुने यस्ता करारका सन्दर्भमा यस्ता नोक्सानी अगाडि सारी लैजाने (Carry-forward) मात्र गर्दा नोक्सानी समायोजन (Set-off) हुन नसक्ने सम्भावना रहेको हुँदा ऐनको दफा २० को उपदफा (४) तथा (५) मा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरी प्राप्त गरेको दीर्घकालीन करार पूरा भएको वा अन्य कुनै रूपमा समाप्त गरिएको आय वर्षमा विभागले लिखित सूचना दिएर सो नोक्सानी विगतको आय वर्ष वा वर्षहरूमा पछाडि सारी लैजान (Carry-backward) पाउने समेत अनुमति दिन सक्नेछ । ऐनको दफा २० को उपदफा (४) तथा (५) यस सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

दफा २०(४) : उपदफा (१) र (२) को अधीनमा रही कुनै व्यक्तिको व्यवसायको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरी प्राप्त गरेको दीर्घकालीन करार पूरा भएको वा अन्य कुनै रूपमा निःसर्ग गरिएको आय वर्षमा सो व्यक्तिले नोक्सानी ब्यहोर्नु परेमा वा उपदफा (१) को खण्ड (ख) बमोजिम

जिम्मेवारी सारी आगामी वर्षमा ल्याउन पाउने कुनै कट्टी हुन नपाएको नोक्सानी दीर्घकालीन करारसँग सम्बन्धित भएमा विभागले लिखित सूचना दिएर सो नोक्सानी देहाय बमोजिम गर्न अनुमति दिन सक्नेछ :

- (क) विगतको आय वर्ष वा वर्षमा पछाडि सारी लैजान पाउने, र
- (ख) सो वर्ष वा वर्ष हरुमा सो दीर्घकालीन करारसँग सम्बन्धित व्यवसायको आयको गणना गर्दा आयतर्फ समावेश हुने रकमहरु खर्चतर्फ समावेश हुने रकमहरु भन्दा बढी भएजतिको हदसम्म मात्र कट्टी हुन नपाएको नोक्सानी मान्न पाउने ।

दफा २०(५): कुनै व्यक्तिले कुनै आय वर्षमा ब्यहोर्नु परेको देहायको नोक्सानी सो व्यक्तिको दीर्घकालीन करार वा करारहरुसँग सम्बन्धित रहेको मानि बाँडफाँड गर्नु पर्नेछ :

- (क) व्यवसायसँग सम्बन्धित दीर्घकालीन करार वा करारहरुबाट भएको नोक्सानी, र
- (ख) त्यस्ता प्रत्येक करारका लागि सो करारसँग सम्बन्धित वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा कट्टी गरिने खर्चहरु सो करारसँग सम्बन्धित समावेश गरिने रकमभन्दा बढी भएको नोक्सानी ।

ऐनको दफा २६ अनुसार कुनै दीर्घकालीन करारको समावेश गरिने आय भन्दा कौं दाबी योग्य खर्च बढी भएजति रकम ऐनको दफा २० को उपदफा (१) को खण्ड (क) बमोजिम सो व्यक्तिको अन्य व्यवसाय वा लगानीको आयबाट घटाई पाउन दाबी गर्न सक्दछ । यदि सो व्यक्तिको अन्य व्यवसाय वा लगानीको आय नभए ऐनको दफा २० को उपदफा (१) को खण्ड (ख) बमोजिम त्यस्तो नोक्सानी आगामी सात आय वर्षसम्म सारी ती आय वर्षको व्यवसाय वा लगानीको आयबाट कौं दाबी गर्न सक्दछ । तर यसरी पछिल्ला आय वर्षमा जिम्मेवारी सार्ने नोक्सानी (Loss Carry-forward) Global Contract अन्तर्गतको दीर्घकालीन करारसँग सम्बन्धित भएको खण्डमा ऐनको दफा २० को उपदफा (२) बमोजिम त्यस्तो नोक्सानीलाई विगत वर्षको आयबाट घटाउने गरी पछाडि सार्ने (Carry backward) विभागले लिखित सूचना जारी गरी अनुमति दिन सक्दछ ।

उदाहरण २०.१४.३ : मानौं, माथि २०.१३.१ र २०.१४.२ मा उल्लिखित उदाहरणमा दोश्रो वर्ष बजार मूल्य बढेर करारको लागत बढेर रु. २ अरब १० करोड पुग्ने अनुमान भएको रहेछ । सो वर्षकहopping Mall धनीले यसरी बढेको रकमको क्षति पूर्ति गर्न अस्वीकार गरेको रहेछ । तेश्रो वर्षको अन्तमा न्यू नेपाल कन्स्ट्रक्सन कम्पनीले प्रा. लि. र Shopping Mall धनी बीच सम्झौता भई भेरीयसन अर्डरसहित कूल भुक्तानी रु. २ अरब ११ करोड दिन सहमत भएको रहेछ । उक्त प्रा.लि.ले आ.ब. २०६९।०७० देखि आ.ब. २०७१।०७२ सम्ममा निम्नानुसारको रकम कट्टी दाबी एवं आयमा समावेश गर्नु पर्ने तथा समायोजन गर्ने नोक्सानी निम्न बमोजिम हुनेछ :

रकम रु. लाखमा

विवरण	आ.ब. २०६९।०७०	आ.ब. २०७०।०७१	आ.ब. २०७१।०७२
सुरु करार मूल्य	२,००,००	२,००,००	२,००,००
भेरीएसन र थप मूल्य	-	३,५०	११,००
जम्मा करार मूल्य	२,००,००	२,०३,५०	२,११,००
शुरु अनुमानित करार खर्च	१,८०,००	१,८०,००	१,८०,००
थप अनुमानित	-	३०,००	३०,५०
जम्मा अनुमानित खर्च	१,८०,००	२,१०,००	२,१०,५०
यस वर्षको खर्च	९०,००	४,६२०	७,४३०
हाल सम्मको खर्च	९०,००	१,३६,२०	२,१०,५०
करार सम्पन्न हुन लाग्ने थप अनुमान	९०,००	७,३८०	-
अनुमानित आय (Estimated Profit)	२०,००	(६५०)	५०
जम्मा सम्पन्न प्रतिशत	५०.००%	६४.८६%	१००.००%
आयको गणना:			
आयमा समावेश गर्नु पर्ने रकम (सम्पन्न प्रतिशत x करार मूल्य)	१,००,००	१,३१,९९	२,११,००
न्यून: गत वर्षसम्म समावेश भएको रकम	-	(१,००,००)	(१,३१,९९)
यस वर्षको आयमा समावेश हुने रकम	१,००,००	३१,९९	७९,०१
कट्टी दाबी खर्च	९०,००	१,३६,२०	२,१०,५०
न्यून: गत वर्षसम्म कट्टी दाबी भएको रकम	-	(९०,००)	(१,३६,२०)
गत वर्षको नोक्सानी (दफा २०.१.ख)	-	-	१४,२१
यस वर्षको कट्टी दाबी रकम	९०,००	४६,२०	८८,५१
आय (नोक्सानी)	१०,००	(१४,२१)	(९,५०)
Carry Back भएको नोक्सानी (दफा २०.४)	(९,५०)	-	-

२०.१५. बिबिध

दीर्घकालीन करारको आय विवरण दाखिला, राख्नु पर्ने कागजात, आदिका सम्बन्धमा निम्नानुसार बिबेचना गरिएको छ ।

२०.१५.१. आय विवरण दाखिला सम्बन्धी व्यवस्था :

ऐनको दफा २६ तथा नियम १२ बमोजिम दीर्घकालीन करारको आय गणना गर्नुपर्ने र यस्तो आयसँग सम्बन्धित विवरण ऐनको दफा ९६ बमोजिम दाखिला गर्नु पर्ने व्यवस्था छ । ऐनको दफा ९६(१) बमोजिम प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्र वा थप म्याद प्राप्त भएमा सो थपिएको म्यादभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा विवरण दाखिला गर्नु पर्दछ । आय विवरण दाखिला गर्ने सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद २५ मा बिस्तृत व्याख्या गरिएको छ ।

दीर्घकालीन करारको आय हुने करदाताले ऐनको दफा ९६ बमोजिम किस्ताबन्दीमा कर दाखिला गर्नु पर्दछ । अर्थात यस्ता व्यवसायको कार्य सम्पन्न प्रतिशतको आधारमा हुन आउने अनुमानित आयका आधारमा करयोग्य आय गणना गरी सो आयमा तिर्नु पर्ने कर रकमको ४० प्रतिशतले हुन आउने रकम सो आय वर्षको पौष मसान्तभित्र, ७० प्रतिशतले हुन आउने रकम सो आय वर्षको चैत मसान्तभित्र तथा बाँकी रकम आषाढ मसान्तभित्र दाखिला गर्नु पर्दछ । किस्ताबन्दी कर दाखिला सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद २४ मा बिस्तृत व्याख्या गरिएकोछ ।

२०.१५.२ दीर्घकालीन करारको आय विवरण साथ पेश गर्नु पर्ने कागजात र विवरणहरू :

दीर्घकालीन करार बिपेश प्रकृतिको व्यवसाय भई आयकर ऐनले त्यस्ता करारको आय, खर्च र नोक्सानी कट्टीका सम्बन्धमा बिपेश व्यवस्था गरेको छ । तसर्थ यस्ता करारका सम्बन्धमा पेश गरिने आय विवरणसँग अन्य व्यवसायको हकमा पेश हुने कागजात वा विवरण लगायत केहि बिपेश र थप विवरण र कागजात समेत पेश गर्नु पर्दछ । दीर्घकालीन करारबाट आय प्राप्त गर्ने हरेक करदाताले हरेक दीर्घकालीन करारको लागि देहायका कागजात र विवरण खडा गरी पांच वर्षसम्म सुरक्षित रूपमा राख्नुपर्दछ :

- क) सो करार अन्तर्गत प्राप्त हुने कूल आयलाई पुष्टि गर्ने प्रमाण,
- ख) सो करार अन्तर्गत करारको अन्त्यसम्ममा प्रत्यक्ष लागत अन्तर्गत कट्टी हुने खर्च र कूल लागत अन्तर्गत कट्टी हुने खर्चको विवरण,
- ग) हरेक वर्षको अन्त्यमा सो करार अन्तर्गत कूल आय घटबढ हुने भएमा सोलाई पुष्टि गर्ने प्रमाण,
- घ) गत वर्षको अन्त्यमा भन्दा यस वर्ष सो करार अन्तर्गत प्रत्यक्ष लागत अन्तर्गतको अनुमानित खर्च र कूल लागत अन्तर्गतको अनुमानित खर्च घटबढ हुने भएमा सोलाई पुष्टि गर्ने प्रमाण,
- ङ) सो करारको लागि सो वर्ष र गत वर्षसम्म व्यहोरिएका खर्चलाई पुष्टि गर्ने प्रमाण,
- च) कार्य सम्पन्न प्रतिशत विधिको पालना गरेको पुष्टि गर्ने कागजात ।

यसैगरी दीर्घकालीन करारको आय विवरण पेश गर्दा सो विवरणसाथ यस निर्देशिकाको अनुसूचीमा उल्लिखित ढांचाका विवरण समेत पेश गर्नु पर्दछ ।

२०.१५.३.आय फरक परेमा सोको न्यायोचित समायोजन गर्नु पर्ने :

दीर्घकालीन करारमा संलग्न रहेको कुनै व्यक्तिले सो कारोवारको आय विवरण ऐनको दफा २६ र नियमावलीको नियम १२ अनुरूप पेश नगरेको अवस्थामा कार्यालयले यो आय विवरणको कर परीक्षण गर्दा उक्त दफाको प्रावधान अनुसार सो व्यक्तिको कुनै दीर्घकालीन करारको कार्य सम्पन्न प्रतिशत अनुसार सो आ.ब. सम्मको क्रमबद्ध बृद्धिको योग अनुसार हुने अनुमानित रकम सो करारको आयमा समावेश गर्नु पर्नेछ । त्यस्तै, सो करारको सम्बन्धमा भएका र आयकर ऐन तथा नियमावली अनुसार कट्टी गर्न पाउने सो आय वर्षसम्मको क्रमबद्ध बृद्धिको योग अनुसार हुने खर्चलाई खर्चको रूपमा कट्टी गर्नु पर्नेछ ।

लगानीबाट भएको आयको गणना (Income from Investment)

२१.१ आयकर ऐन, २०५८ मा व्यवसाय, रोजगारी, लगानी तथा आकस्मिक लाभलाई आयको शीर्षकको रूपमा उल्लेख गरेको छ। उल्लिखित आयका शीर्षक मध्ये लगानीको आय एक रहेको छ। सामान्यतया: लगानीको आय प्राकृतिक व्यक्तिले गर्ने गर्दछन्। लगानीको सन्दर्भमा लगानी गर्ने व्यक्ति सामान्यतया: निष्क्रिय (Passive) हुने र कम्पनी आय आर्जन गर्ने कार्यमा निष्क्रिय (Passive) नरहने हुनाले कम्पनीको सामान्यतया: लगानीको आय हुँदैन। लगानीको आय गणना गर्ने प्रयोजनको लागि आय आर्जन गर्ने कार्यसँग सम्बन्धित खर्चलाई ऐनमा स्पष्ट रूपमा अन्यथा उल्लेख भएको अवस्थामा बाहेक खर्चको रूपमा कट्टी दाबी गर्न सकिने व्यवस्था रहेको छ। यसरी खर्च कट्टी दाबी गर्ने प्रयोजनको लागि ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्त अनुरूप हुने व्यवस्था गरेको छ। लगानीबाट भएको आयको गणना तथा खर्चको व्याख्या यस परिच्छेदमा गरिएको छ।

२१.२ मुख्य परिभाषा

२१.२.१ लगानीको परिभाषा:

आयकर ऐन २०५८ को दफा ५ बमोजिम कुनै आय वर्षको आय व्यवसाय, रोजगारी, लगानी र आकस्मिक लाभ शीर्षकमा बर्गिकरण गरेको छ। ऐनको दफा २ (क ख) ले “लगानी” लाई निम्नानुसार परिभाषित गरेको छ :

२(क ख) “लगानी” भन्नाले देहाय बमोजिम बाहेक एक वा एक भन्दा बढी सम्पत्ति धारण गर्ने वा त्यस्तो सम्पत्ति लगानी गर्ने कार्य सम्भन्धनु पर्छ :-

- (१) सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य,
- (२) रोजगारी वा व्यवसाय ।

तर गैर व्यवसायिक करयोग्य सम्पत्ति राख्ने कार्य लगानी मानिनेछ ।

सम्पत्ति धारण (Holding) गरी आय आर्जन गर्ने कार्यलाई लगानी भनिन्छ। सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य वा रोजगारी वा व्यवसायमा प्रयोग गरिएको सम्पत्ति बाहेकका सम्पत्तिमा स्वामित्व राख्ने एवं गैर व्यवसायिक करयोग्य सम्पत्ति राख्ने कार्य जस्ता कार्यलाई लगानी भनिन्छ। सामान्यतया: लगानीको आय आर्जन गर्ने कार्यमा आय आर्जन गर्ने व्यक्तिको निरन्तर सहभागिता (Active Engagement) रहदैन। लाभांश, व्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश

भुक्तानी गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्ग (Disposal) बाट प्राप्त खूद लाभ जस्ता आय लगानीको आय वा प्रतिफल हुन्छ । सामान्यतया: यस्ता आय आर्जन गर्ने व्यक्तिको सो आय आर्जन गर्ने सन्दर्भमा निरन्तर सहभागिता अनिवार्य छैन । व्यवसाय र लगानीमा धेरै समानता देखिन आउने भए तापनि तलको उदाहरणले लगानीलाई प्रष्ट पार्दछ :-

उदाहरण २१.२.१: मानौं, प्रसन्न देवकोटा भन्ने व्यक्तिको पुतलीसडक, काठमाडौंमा ५ करोड रुपैयांमा खरीद गरेको एउटा घर रहेछ । निजले उक्त घर भाडामा लगाउने उद्देश्यले एउटा एजेन्टलाई भाडाको ५ प्रतिशतले कमिशन पाउने गरी नियुक्त गरेको रहेछ । निजलाई आर्थिक वर्ष २०६५/६६ मा उक्त घरको बहाल बापत रु. १० लाख प्राप्त भएको रहेछ । निजले सो बहाल आयको ५ प्रतिशतले हुन आउने कमिशन रु. ५०,००० उक्त एजेन्टलाई भुक्तान गरेका रहेछन् । प्रसन्न देवकोटाको यस आयलाई लगानीको आय मानिनेछ र दफा ९ बमोजिम लगानीको आयमा समावेश गर्नु पर्ने हुन्छ । ऐनको दफा ९२ बमोजिम व्यवसाय संचालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको घर बहाल बापतको कर कट्टी गरी प्राप्त गरेको भाडा भुक्तानी अन्तिमरूपले कर कट्टी हुने भुक्तानी मानिने भएको हुँदा निजले सो बहाल आमदानीलाई आयमा समावेश भने गर्नु पर्दैन ।

उदाहरण २१.२.२: माथि उदाहरण २१.२.१ मा उल्लिखित प्रसन्न देवकोटा भन्ने व्यक्तिको सो घर लगायत अन्य घर पनि रहेको र ती घर पनि भाडामा लगाई सक्रिय रूपमा त्यसको व्यवस्थापन (Active Engagement) गरिआएका रहेछन् भने यसरी घर बहालमा लगाउने निजको व्यवसाय मानिन्छ । यस अवस्थामा निजले प्राप्त गर्ने भाडा आमदानीलाई व्यवसायको आयमा समावेश गर्नु पर्छ र ऐनको दफा ७ बमोजिम व्यवसायको आयमा गणना गर्नु पर्छ । सो अवस्थामा निजले घरको ह्रास कट्टी लगायत यसरी घर भाडा लगाउने कार्यसंग सम्बन्धित खर्च कट्टी दाबी गर्न पाउछ र निजले श्रोतमा कर कट्टी गरी मात्र भाडा भुक्तानी गर्ने भए तापनि व्यवसाय संचालनसंग सम्बन्धित घर बहाल आमदानी भएको हुदा यस्तो भाडा भुक्तानी अन्तिमरूपले कर कट्टी हुने भुक्तानी भने मानिदैन ।

कुनै कारोवार लगानी मानिन सम्पत्ति धारणको प्रकृतिलाई ध्यान दिनु पर्छ । सामान्यतया: लगानीको प्रयोजनको लागि धारण गरिएको सम्पत्ति लामो समयसम्म धारण गरिन्छ । लगानीमा सोही सम्पत्तिबाट आय हुने तथा व्यवसायमा सो सम्पत्ति किनबेच वा अन्य तवरले प्रयोग गरी आय आर्जन गरिने हुन्छ । लगानी र व्यवसायको आयमा धेरै हदसम्म समानता रहे पनि लगानी वा व्यवसायको लागि धारण गरिने उद्देश्य (Intention) महत्वपूर्ण रहन्छ । तथापि निकायको हकमा भने सामान्यतया: लगानीको आय हुँदैन ।

२१.२.२ गैर व्यवसायिक करयोग्य सम्पत्ति

ऐनको दफा २ को खण्ड (द) अनुसार “गैर व्यवसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्तिबाहेकका जग्गा, घरजग्गा तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्भन्धु पर्छ :-

२(द)(१) व्यवसायिक सम्पत्ति, ह्रास योग्य सम्पत्ति वा व्यापारिक मौज्जात,

- (क) **व्यवसायिक सम्पत्ति** : व्यवसायिक सम्पत्ति भन्नाले व्यवसायमा प्रयोग गरिएका Trading stock अर्थात् बिक्रीको प्रयोजनको लागि रहेको सम्पत्ति र ह्रासयोग्य सम्पत्ति वाहेकका सम्पूर्ण सम्पत्तिलाई जनाउँछ । उदाहरणका लागि व्यवसायको स्वामित्वमा रहेको जग्गा, व्यवसायले लगानी गरेको शेयर, डिबेन्चर, व्यवसायले असुल गर्नुपर्ने आसामी आदि व्यवसायिक सम्पत्ति हुन् ।
- (ख) **ह्रासयोग्य सम्पत्ति** : ह्रास योग्य सम्पत्ति भन्नाले आय आर्जनको लागि प्रयोग गरिएका टूटफुट वा पुरानो हुँदै गएको वा समय ब्यतित हुँदै गएको कारणबाट मूल्यमा ह्रास हुने सम्पत्तिलाई सम्भन्नु पर्दछ । तर, यस शब्दले ब्यापारिक मौज्जातलाई भने जनाउदैन ।

उदाहरण २१.२.३: मानौं, हरिसले आफ्नो निजी प्रयोगको लागि पोखरामा घर किनेको रहेछ । उक्त घरबाट आय आर्जन गर्ने हेतुले हरिस लगानी केन्द्र खोली उक्त घर भाडामा दिई आय आर्जन गर्ने गरेको रहेछ । उक्त घरको मूल्यमा ऐन अनुसार ह्रास खर्च कट्टा गरेको र ह्रास खर्च कट्टा गरी बाँकी हुन आउने रकम वासलातमा देखाएको रहेछ । यस्तो अवस्थामा लगानी प्रयोजनका लागि प्रयोग गरिएको सम्पत्ति अर्थात् घरको प्रयोग गरेवापत हुन आउने टुटफुट वापत उपलब्ध गराईएको ह्रास खर्च कट्टा गरी देखाइएको घरको कितावी मूल्य अनुसारको सम्पत्तिलाई ह्रासयोग्य सम्पत्ति भनिन्छ ।

- (ग) **ब्यापारिक मौज्जात (Trading Stock)** - बिक्री गर्ने वा उत्पादन गर्नको लागि उपभोग गरिने उद्देश्यले राखिएको सम्पत्तिलाई ब्यापारिक मौज्जात भनिन्छ । कुनै व्यक्तिको स्वामीत्वमा रहेको एवं निजद्वारा संचालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतीमा रहेको सम्पत्ति (Work in progress) र यस्ता सम्पत्तिमा प्रयोग हुने सामग्री, जस्तै Packing Material को मौज्जात लाई ब्यापारिक मौज्जात बुझिन्छ ।

उदाहरण २१.२.४: मानौं, हाडा फर्निचर प्रा.लि.ले फर्निचर खरीद बिक्री गर्ने कार्य गर्दछ । निजले आ.ब. २०६५/०६६ मा रु १००,००० को दश वटा मेच खरीद गरेको रहेछ र सोमध्ये ६ वटा मेच रु ७०,००० मा बिक्री गरेको रहेछ भने सो आ.ब.मा बिक्रीको लागि राखिएको १० वटा मेच उक्त प्रा.लि.को ब्यापारिक मौज्जात हो । सो ब्यापारिक मौज्जात मध्ये ६ वटा मेच निजले बिक्री गरेको हुँदा बाँकी हुन आउने अन्तिम मौज्जातमा रहेको मेच थान ४ वटा भने ब्यापारिक मौज्जात मानिन्छ ।

२(द)(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन -

(क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र

(ख) सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल दश वर्ष वा दश वर्षभन्दा बढी बसोबास गरेको,

स्पष्टीकरण : यस उपखण्डको प्रयोजनको लागि 'निजी भवन' भन्नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ त्यसलाई सम्भन्नुपर्छ ।

गैर व्यवसायिक करयोग्य सम्पत्तिमा जग्गा, भवन तथा कुनै निकायमा रहेको हित (जस्तै: शेयर, डिबेञ्चर, आदि) पर्दछन् भने सुन, चाँदी, मोटर आदि अन्य सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्तिमा पर्दैनन् ।

- व्यवसायिक प्रयोजनमा उपभोग भएका सम्पत्ति अन्तर्गत ह्रास योग्य (Depreciable) सम्पत्ति (जस्तै: भवन, मेशिनरी, गाडी, आदि) तथा गैर ह्रास योग्य (Non-depreciable) सम्पत्ति (जस्तै: जग्गा, शेयर, आदि) पर्दछन् । तर व्यवसायको आय आर्जन गर्ने कार्यमा प्रयोग नभएको अर्थात् सो व्यक्तिले धारण मात्र गरेको गैर ह्रास योग्य सम्पत्ति (जस्तै: जग्गा, शेयर, आदि) भने गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छन् । यसको अलावा व्यापारिक मौज्जात (Stock in Trade) अर्थात् बिक्रीको प्रयोजनको लागि धारण गरिएको सम्पत्तिलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन ।
- कुनै प्राकृतिक व्यक्तिको अविच्छिन्न (लगातार) दश वर्ष वा सो भन्दा बढी स्वामित्व (Ownership) रहेको र सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको निजी भवन (Personal House) लाई व्यक्तिगत सम्पत्ति मानिएको छ । कुनै व्यक्तिको निजी भवन गैर व्यवसायिक करयोग्य सम्पत्ति नमानिन सो व्यक्तिले सो भवन अविच्छिन्न दश वर्ष वा सो भन्दा बढी आफ्नो स्वामित्व (Ownership) मा राखेको हुनु पर्ने र सो व्यक्ति त्यस्तो भवनमा अविच्छिन्न वा पटक पटक गरी दश वर्ष वा सो भन्दा बढी बसोबास गरेको (दुवै अवस्था पूरा गरेको) हुनु अनिवार्य रहेको छ ।
- कुनै प्राकृतिक व्यक्तिको तीस लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग (Dispose) गरेको जग्गा तथा निजी भवन पनि गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन ।
- तीन पुस्ताभित्र भएको खरीद बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति । अन्य किसिमले हस्तान्तरण भन्नाले सामान्तयाः अंशबण्डा, अपुताली, बकस पत्र, आदि पर्दछ । तीन पुस्ता बाहेक अन्यबाट बकस पत्र जस्ता प्रकृयाबाट हस्तान्तरण गरिएको सम्पत्तिको हकमा भने त्यस्ता सम्पत्तिलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ ।
- तर निजी भवन भएको जग्गाका हकमा सो भवनले ओगटेको जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ सो जग्गामात्र निजी भवनको मूल्यांकनमा समावेश हुन्छ ।

गैर व्यवसायिक करयोग्य सम्पत्ति सम्बन्धमा विस्तृत व्याख्या यस निर्देशिकाको परिच्छेद २ मा गरिएको छ ।

२(द)(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,

अवकाश कोषमा योगदान गर्ने हरेक व्यक्ति अवकाश कोषमा रहेको लगानीको सन्दर्भमा हिताधिकारी हुन्छन् । यसरी हिताधिकारीको उक्त अवकाश कोषमा रहेको हितलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन । उक्त व्यक्तिको अवकाश कोष बाहेक अन्यत्र निकायमा रहेको लगानीलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

उदाहरण २१.२.५: मानौं, राम प्रसादले रोजगारदाताबाट स्वतन्त्र रूपमा संचालित अवकाश कोषमा हरेक महिना रु ४,००० योगदान गर्ने गरेका रहेछन्। साथै, निजले कुनै एक बित्तीय सस्थामा रु १ लाखको शेयर खरीद गरेका रहेछन् भने अवकाश कोषमा योगदान गरी जम्मा रहेको रकमलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन। तर, निजको बित्तीय संस्थाको शेयरमा लगानी भने गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ।

२(द)(४) कुनै प्राकृतिक व्यक्तिको तीस लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा, घर जग्गा तथा निजी भवन,

कुनै प्राकृतिक व्यक्तिले जग्गा तथा निजी घर निःसर्ग गर्दा रु ३० लाख भन्दा कम मूल्यमा निःसर्ग गरेको छ भने त्यस्तो सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन। सो भन्दा बढी मूल्यमा निःसर्ग गरेको भए सो सम्पत्ति निःसर्गबाट प्राप्त रकमलाई गैर व्यवसायिक करयोग्य आय मानिन्छ।

उदाहरण २१.२.६: मानौं, सुरेशले २०६०।०३।३२ मा रु. २० लाखमा एक घर किनेका रहेछन् र उक्त घर मिति २०६५।०५।१० गते रु ८० लाखमा बिक्री गरेका रहेछन् भने यसरी रु ३० लाख भन्दा बढी मूल्यमा निःसर्ग गरेको हुँदा यसरी प्राप्त गरिएको रकमलाई गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्ग मानिन्छ र ऐनको दफा ३७ अनुसार गणना गरी हुन आउने लाभलाई गैर व्यवसायिक करयोग्य आय मानि लगानीको आय गणना गर्दा समावेश गर्नु पर्दछ।

तर यदि निजले सो घर रु. ३० लाख भन्दा कम मूल्यमा बिक्री गरेका रहेछन् भने त्यस्तो घर भने गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन र निजको लगानीको आयमा समावेश गर्नु पर्दैन।

२(द)(५) तीन पुस्ताभित्र भएको खरीद बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति।

साधारणतया तिनपुस्ताभित्र खरीद बिक्री नभै अंशबण्डा, वकसपत्र आदि मार्फत सम्पत्तिको हस्तान्तरण गर्ने गरिन्छ। तर कहिलेकाँही तिनपुस्ताभित्र पनि सम्पत्तिको खरीद बिक्री हुने हुँदा यसरी बिक्री गरिएको सम्पत्तिको बिक्री मूल्य रकमलाई गैर व्यवसायिक करयोग्य आय मानिन्छ। तर तीन पुस्ताभित्र बिक्री गरिएको सम्पत्तिको मूल्य रु. ३० लाख भन्दा कम भएमा सो सम्पत्तिलाई व्यवसायिक करयोग्य नमानि निजी सम्पत्ति मानिन्छ।

२१.३ लगानीको आयको लेखाङ्कन

२१.३.१ कर लेखाङ्कन र समय

प्राकृतिक व्यक्तिले आफ्नो रोजगारी र लगानीको आयको लेखाङ्कन नगद आधार (Cash Basis) मा गर्नु पर्दछ। कम्पनीले आफ्नो आय Accrual Basis मा नै लेखाङ्कन गर्नु पर्ने हुन्छ। अन्य व्यक्तिको हकमा भने प्रचलित लेखा व्यवस्थाको आधारमा नगद वा एक्रुयलको आधारमा लेखाङ्कन गर्न सकिन्छ। यसरी प्रयोग गरिने लेखाङ्कन नीति लेखाको सर्वमान्य सिद्धान्त बमोजिम निरन्तर रूपमा (Consistently) पालन गर्नु पर्ने हुन्छ। प्रचलित लेखामान अनुसार एवं ऐनको दफा २१

को उपदफा (५) बमोजिम समेत लेखाङ्कन तरिकामा सामान्यतया: परिवर्तन गर्न पाईदैन । तथापि प्रचलित Industrial Practices को आधारमा लेखाङ्कन तरिका परिवर्तन गर्न आवश्यक लागेको खण्डमा प्राकृतिक व्यक्तिले विभागसमक्ष निवेदन दिन सक्नेछ र सो कुरा विभागलाई उचित लागेमा कर प्रयोजनको लागि लेखाङ्कन तरिका परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ । कम्पनीको कर प्रयोजनको लागि लेखाङ्कन Accrual Basis मा नै हुनु पर्ने हुनाले कम्पनीले भने लेखाङ्कन परिवर्तन गर्न निवेदन दिन सक्ने छैनन् । यसरी कर प्रयोजनको लागि लेखाङ्कन तरिका विभागको स्वीकृति लिई परिवर्तन गरेको खण्डमा त्यस्तो परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकममा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ ।

२१.३.३ नगद आधारको लेखाङ्कन (Cash basis of accounting) :

नगद प्राप्त भए पछि आम्दानीमा समावेश गर्ने एवं नगद भुक्तानी भएपछि मात्रै खर्च लेख्ने प्रणालीलाई नगदको आधारमा लेखाङ्कन गर्ने पद्धति मानिन्छ । ऐनको दफा २३ बमोजिम नगद आधारको लेखाङ्कन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :

२३ कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही रोजगारी, व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन नगद आधारमा गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-

- (क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानि समावेश गर्नु पर्नेछ ।
- (ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्चबापत कट्टी गर्नु पर्नेछ ।

२१.३.४ एक्रुयल आधारको लेखाङ्कन (Accrual Basis of Accounting) :

एक्रुयल आधारको लेखाङ्कन (Accrual Basis of Accounting) अन्तर्राष्ट्रिय प्रचलनमा रहेको लेखाङ्कन पद्धति हो । नेपाल लेखामान (Nepal Accounting Standard- 1: Presentation of Financial Statement) ले निकायको नगद प्रवाह (Cash Flow Statement) वाहेक अन्य आर्थिक विवरण Accrual Basis मा राख्नपर्ने उल्लेख गरेको छ । ऐनको दफा २१ को उपदफा (३) मा कम्पनीले कर प्रयोजनको लागि Accrual Basis मा नै लेखाङ्कन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

Accrual Basis of Accounting मा कुनै आर्थिक घटना वा कारोवार हुनासाथ नै लेखाङ्कन गरिन्छ । अर्थात कारोवार जुन समयसँग सम्बन्धित छ सोही समयमा नै लेखाङ्कन गरिने पद्धतिलाई एक्रुयल आधारको लेखाङ्कन भनिन्छ । यस्तो पद्धतिले आम्दानी र खर्चबीचको Matching Concept लाई समेत पुष्ट्याई गर्न सहयोग पुग्ने हुन्छ । यस पद्धतिमा आय लेखाङ्कन गर्दा भुक्तानी पाउने अधिकार सृजना (Right to Receive) भएको अवस्थामा आय लेखाङ्कन गरिनु पर्छ भने खर्चको सन्दर्भमा भुक्तानी दिनु पर्ने दायित्व (Obligation to Pay) सृजना हुनासाथ खर्च भएको मानि लेखाङ्कन गरिनु पर्दछ । अर्थात यस किसिमको लेखाङ्कन पद्धतिमा नगद प्राप्त वा भुक्तानीलाई मात्र आधार मानिदैन ।

ऐनको दफा २४ बमोजिम एक्रुयल आधारको लेखाङ्कन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ :

- २४(१) कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन एक्रुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानि निजको आयको गणनामा समावेश गर्नु पर्नेछ ।
- २४(२) उपदफा (१) मा उल्लेखभए बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी गर्ने प्रयोजनको लागि देहायका खर्चहरू व्यहोरेको मानिनेछ :-
- (क) कुनै अर्को व्यक्तिबाट भएको भुक्तानीको सट्टामा त्यस्तो खर्च समावेश भएको कुनै भुक्तानी गरिएको भएमा देहायको अवस्थामा खर्च व्यहोरेको मानिनेछ :-
- (१) सो व्यक्तिमा सो भुक्तानी गर्ने दायित्व रहेकोमा,
- (२) त्यस्तो दायित्वको मूल्य यथार्थ परक ढङ्गले अनुमान गर्न सकिने भएकोमा, र
- (३) अर्को व्यक्तिबाट भुक्तानी प्राप्त भएकोमा, वा
- (ख) खण्ड (क) मा उल्लिखित अवस्थाबाहेक अन्य सबै अवस्थामा भुक्तानी गरिएको समयमा खर्च व्यहोरेको मानिनेछ ।
- (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैकिङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैकिङ्ग सम्बन्धी प्रचलित कानूनका अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ ।
- २४(४) व्यवसाय वा लगानीबाट भएको कुनै व्यक्तिको आय एक्रुयल आधारमा गणना गर्दा सो व्यक्तिले आफूले पाउनु पर्ने कुनै भुक्तानी समावेश गरेकोमा वा आफूले व्यहोर्नु पर्ने कुनै भुक्तानी कट्टा गरेको मा सट्टी दरको फरकको कारण समेतले गर्दा सो व्यक्तिले भुक्तानी पाउँदा वा भुक्तानी दिँदा फरक पर्न गएमा फरक रकमलाई भुक्तानी प्राप्त हुँदा वा दिँदा समायोजन गर्नु पर्नेछ ।

कर लेखाङ्कन तरिका, समय एवं आधारहरूका बारेमा यसै निर्देशिकाको परिच्छेद ७ मा र सट्टी नाफा वा नोक्सानका सम्बन्धमा परिच्छेद ८ मा बिस्तृत व्याख्या गरिएको छ ।

२१.४ लगानीबाट भएको आयको गणनामा समावेश हुने रकम

ऐनको दफा ९ मा लगानीबाट भएको आयको गणनाका सम्बन्धमा समावेश हुने रकम उल्लेख गरेको छ । उपदफा (१) मा कुनै व्यक्तिको लगानीको आयको सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ ।

- ९(१) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट गरेको मुनाफा र लाभहरू सो व्यक्तिको सो लगानीको सो वर्षको आय हुनेछ ।

मुनाफा तथा लाभ गणना गर्ने प्रयोजनका लागि लगानीबाट प्राप्त हुने लाभांश, व्याज, भाडा, रोयल्टी, गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ आदि समेत राखी गणना गरिन्छ। कुनै पनि व्यक्तिको लगानीको आय गणना गर्दा ऐनको दफा ९ को उपदफा (२) मा उल्लिखित निम्नानुसार रकम समावेश गरी गर्नु पर्दछ :

९(२) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानी गरे बापत गरेको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षमा प्राप्त गरेका देहायका रकमहरू समावेश गर्नु पर्नेछ :-

९(२)(क) सो लगानीबाट प्राप्त लाभांश, व्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, दफा ६३ को उपदफा (१) बमोजिम स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी,

कुनै व्यक्तिले शेयर लगानी गरे बापत प्राप्त गर्ने लाभांश, निक्षेप जम्मा गरे बापत वा कर्जा लगानी गरे बापत प्राप्त गरिने व्याज, घरभाडा लगाए बापत प्राप्त गरिने भाडा वा अन्य भाडा, स्वीकृत अवकाश कोषबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट प्राप्त गरिएको अवकाश भुक्तानी सबै लगानीको आय गणना गर्ने प्रयोजनको लागि आयमा समावेश गर्नु पर्दछ। तर, ऐनको दफा ९२ अनुसार अन्तिमरूपमा करकट्टी भई भुक्तानी भएको मानिने रकमलाई लगानीको आयमा समावेश गर्नु पर्दैन।

उदाहरण २१.४.१: मानौं, हरिसले ABC Company Ltd. मा रु १,००,००० कर्जा लगानी गरेको रहेछ। उक्त कम्पनीले सो बापत १० प्रतिशतले हुन आउने व्याज रु १०,००० मा ऐनको दफा ८८ अनुसार १५ प्रतिशतका दरले हुने रु. १,५०० अग्रिम करकट्टी गरी बाँकी रु. ८,५०० भुक्तान गरेको रहेछ। यस अवस्थामा निजको रु. १०,००० लगानीको आय मानिन्छ।

९(२)(ख) परिच्छेद-८ बमोजिम गणना गरिएको सो व्यक्तिको सो लगानीको गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खूद लाभ,

यस सम्बन्धी उदाहरण माथि तल खुलाईएको छ।

उदाहरण २१.४.२: मानौं, हरिसले नेपाल स्टक एक्सजेन्जमा दर्ता भएको ABC Company Ltd. को १०० कित्ता शेयर मिति २०७०/२/२० मा रु २०,००० मा खरीद गरका रहेछन्। निजले उक्त शेयर २०७१।१०।१५ मा रु. २५,००० मा बिक्री गरेका रहेछन्। प्राकृतिक व्यक्तिको व्यवसाय संग असम्बन्धित शेयर, अर्थात गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खूद लाभ अर्थात रु. ५,००० लाई निजले आफ्नो आय विवरणमा लगानीको आयमा समावेश गरी विवरण दाखिल गर्नु पर्ने हुन्छ।

९(२)(ग) सो व्यक्तिले गरेको लगानीको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्दा अनुसूची-२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको लागि गरिएको खर्चहरू (आउटगोइङ्स) सहितको बाँकी मूल्य भन्दा प्राप्त हुने आम्दानीहरू (इनकमीङ्स) बढी भएमा सो बढी भएजति रकम,

लगानीमा उपयोग गरिएको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्दा लाभ भए त्यस्तो लाभलाई लगानीको आयमा समावेश गर्नु पर्दछ ।

९(२)(घ) लगानीका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको उपहार,

लगानीको सन्दर्भमा प्राप्त उपहारलाई लगानीको आयमा समावेश गर्नु पर्दछ ।

उदाहरण २१.४.३: मानौं, हरिसले सम्पन्न बैंक लि. मा रु. २ करोडको निक्षेप लगानी गरेका रहेछन् । कुनै आय वर्षमा बैंकले रु. १ करोडभन्दा बढी निक्षेप भएका लगानीकर्तालाई दशैमा एक तोलाको सुनको सिक्का उपहार स्वरूप दिएको रहेछन् भने निजले प्राप्त गरेको उक्त सुनको सिक्का लगानी गरेर उपहार पाएको हुँदा, सो उपहार बजार मूल्यमा मूल्यांकन गरी लगानीको आयमा समावेश गर्नु पर्दछ ।

९(२)(ङ) सो लगानीका सम्बन्धमा गरिएको अवकाश भुक्तानी र सो व्यक्तिको लागि अवकाश कोषमा जम्मा गरिएको रकम समेतको अवकाश योगदान,

लगानी बापत प्राप्त हुने अवकाश भुक्तानी, जस्तै पेन्सन फण्ड बाट प्राप्त हुने पेन्सन जस्ता रकमलाई समेत लगानीको आयमा समावेश गर्नु पर्दछ ।

९(२)(च) लगानीका सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरिएका रकमहरू, र लगानी नगर्ने शर्तमा वा यस्तै कुनै शर्त वा बन्देजका कारण प्राप्त रकम लगानीको आयमा समावेश गर्नु पर्दछ ।

९(२)(छ) परिच्छेद-६ वा ७ वा दफा ५६ बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।

ऐनको परिच्छेद-६ मा उल्लेख भए बमोजिम कर प्रयोजनको लागि कुनै व्यक्तिले लेखाङ्कन तरिका विभागबाट स्वीकृति लिई परिवर्तन गरेको खण्डमा वा सोही परिच्छेदका अन्य दफामा भएको व्यवस्थाको कारणबाट लेखाङ्कन तरिका परिवर्तन भएमा परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकममा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ ।

ऐनको परिच्छेद-७ मा उल्लेख भए बमोजिम कुनै व्यक्तिद्वारा गरिएको कारोवारको भुक्तानी नगदमा मात्रै नभई सम्पत्तिको हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य वरावरको रकमलाई आयमा समावेश गर्नु पर्दछ । यसरी हस्तान्तरित सम्पत्तिको मूल्य दुई पक्षबीच भएको सम्भौतामा उल्लेख गरिएको मूल्य वा कितावी मूल्यलाई आधिकारिक कारोवार मूल्य नमानि सो वखत हस्तान्तरित सम्पत्तिको बजार अनुसार यकीन गरिएको मूल्यलाई ऐनको

प्रयोजनको लागि आधिकारिक मूल्य मानि आयमा समावेश गर्नु पर्दछ । यसरी गरिएको कारोवार लगानीसंग सम्बन्धित भए लगानीको आय गणना गर्दा समावेश गर्नु पर्दछ ।

ऐनको दफा ५६ अनुसार निकाय र हिताधिकारीबीचको कारोवारमा भएको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभलाई यस खण्ड अन्तर्गत आयमा समावेश गरी विवरण भर्नु पर्दछ । यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ तथा २२ मा उल्लेख गरिएको छ ।

२१.५ लगानीको आयमा समावेश नहुने रकम

ऐनको दफा ९ को उपदफा (३) मा लगानीको आयमा समावेश नहुने रकमका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरिएको छः

९(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले लगानीबाट प्राप्त गर्ने मुनाफा तथा लाभको गणना गर्दा देहायका कुराहरू समावेश गरिने छैनन् :-

९(३)(क) दफा १०, ५४, र ६९ बमोजिम छुट पाउने रकम र अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी, र

ऐनको दफा १० बमोजिम निम्नानुसारको रकमलाई आयमा समावेश गर्नु पर्दैन ।

१०(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,

नेपाल सरकार र अन्य कुनै पनि विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय सन्धिमा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने व्यक्तिले सो सन्धिको अधीनमा रही प्राप्त गरेको रकम कर छुटको रकम हुनेछ ।

१०(भ) नेपाल सरकारको जुनसुकै प्रकारको आय ।

नेपाल सरकारको आय सम्पूर्ण रूपमा कर छुट हुने आय मानिएको छ । तसर्थ नेपाल सरकारलाई भुक्तानी गर्ने रकममा श्रोतमा कर कट्टी समेत गर्नु पर्नेछैन । नेपाल सरकारले पूँजी लगानी वा ऋण लगानी वा प्राकृतिक श्रोतको प्रयोग गरे वापत प्राप्त लगानिजन्य भुक्तानी आयकर प्रयोजनको लागि छुट हुन्छ । यस सन्दर्भमा नेपाल सरकारको पूर्ण स्वामित्व भएको व्यवसायिक निकाय (जस्तैः राष्ट्रिय बाणिज्य बैंक) को आय भने यस खण्डको आधारमा छुट हुने आय मानिदैन ।

कम्पनी वा साभेदारी फर्मबाट वितरण गरिएको लाभांश

ऐनको दफा ५४ अनुसार वासिन्दा कम्पनी वा साभेदारी फर्मबाट वितरण गरिएको लाभांशमा अन्तिमरूपमा कर कट्टी गर्ने विधिद्वारा कर लगाइन्छ भने अन्य निकायले वितरण गरेमा कर नलाग्ने व्यवस्था छ । यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ ।

नियन्त्रित बिदेशी निकायद्वारा बितरण हुने रकम

नियन्त्रित बिदेशी निकायद्वारा ऐनको दफा ६९ को उपदफा (१) अनुसार बितरण हुने लाभांश रकम बाहेक अन्य लाभांश आय गणना गर्ने प्रयोजनको लागि समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १४ मा उल्लेख गरिएको छ ।

अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी

अन्तिमरूपमा कर कट्टी हुने ऐनको दफा ९२ अनुसारका भुक्तानीबाट प्राप्त भएको रकमलाई आयमा समावेश गर्नु पर्दैन । जस्तै: नेपाल श्रोत भएको भुक्तानीमा कर कट्टी गरी प्राप्त गरेको लाभांश रकमलाई ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी भुक्तानी गरिएको रकम मानिएको हुँदा यस्तो भुक्तानी रकमलाई आयमा समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १६ मा उल्लेख गरिएको छ ।

९(३)(ख) सो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम ।

कुनै व्यक्तिको लगानी आय गणना गर्ने प्रयोजनको लागि समावेश गरिने रकम दोहोरो नपर्ने गरी सो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम लगानीको आयमा समावेश गर्नु पर्दैन । ऐनको दफा ७ अनुसार व्यवसायको आय गणना गर्दा समावेश गरिएको आय र दफा ८ अनुसार रोजगारीको आय गणना गर्दा समावेश गरिएका आयलाई लगानीको आयमा गणना गर्दा समावेश गरिएका आयलाई गर्नुपर्दैन ।

२१.६ कट्टी हुने रकम (Deductions)

२१.६.१ सामान्य कट्टी

कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै लगानीको आय निर्धारण गर्दा सामान्यतया: कारोवारसँग सम्बन्धित संपूर्ण खर्च कट्टी दाबी गर्न पाउनेछ । सो सम्बन्धमा ऐनको दफा १३ मा निम्नानुसारको व्यवस्था गरेको छ :

१३ कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि यस ऐनको अधीनमा रही कारोवारसँग सम्बन्धित देहायका खर्चहरू कट्टी गर्न पाउनेछ :-

(क) सो आय वर्षमा भएका,

(ख) सो व्यक्तिबाट भएका, र

(ग) व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका ।

लगानीबाट आय आर्जन गर्ने कार्यसँग सम्बन्धित सो वर्ष भएको र सो व्यक्तिले गरेको खर्च सामान्य कट्टीको रूपमा खर्च दाबी गर्न सक्ने व्यवस्था रहेको छ । माथि उल्लिखित तिनवटै अवस्था पूरा नभएको खण्डमा भने खर्च दाबी गर्न सकिंदैन ।

उदाहरण २१.६.१ : मानौं, गोबिन्द नेपालले कुनै निकायमा कर्जा लगानी गरेका रहेछन् । उक्त कर्जा बापतको व्याज उठाउने एवं हिसाब राख्ने प्रयोजनको निमित्त आ.ब. २०६४।६५ मा एक जना कर्मचारी नियुक्त गरेका रहेछन् र सो आय वर्षमा निजलाई रु. ३० हजार पारिश्रमिक भुक्तानी गरेका रहेछन् । यस्तो खर्च सो आय वर्षमा लगानीको आय आर्जन गर्न भएको हुँदा निजले सो पारिश्रमिक भुक्तानी आ.ब. २०६४।६५ मा खर्च दाबी गर्न सक्दछ ।

२१.६.२ व्याज कट्टी

कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै लगानीको आय निर्धारण गर्दा सामान्यतया: कारोवारसंग सम्बन्धित व्याज सम्पूर्ण खर्च कट्टी दाबी गर्न पाउनेछ । सो सम्बन्धमा ऐनको दफा १४ मा निम्नानुसारको व्यवस्था गरेको छ :

१४(१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सिर्जना भएको देहायको ऋण दायित्व अन्तर्गत सो वर्षमा लागेका सबै व्याज कट्टी गर्न पाउनेछ :-

(क) कुनै रकम ऋण लिएवापत सो ऋण दायित्व सिर्जना भएकोमा सो रकम सोही वर्ष प्रयोग गरिएको वा सो वर्षमा प्रयोग गरिएका कुनै सम्पत्ति खरीद गर्न प्रयोग गरिएको, वा

(ख) अन्य कुनै अवस्थामा सो ऋण दायित्व सिर्जना हुन गएको ।

ऐनको दफा १४ को उपदफा (१) अनुसार कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट भएको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले सो वर्षमा प्रयोग गरिएका कुनै सम्पत्ति खरीद गर्न प्रयोग गरिएका ऋण दायित्व वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सिर्जना भएको ऋण दायित्व अन्तर्गत सो वर्षमा लागेका सबै व्याज कट्टी गर्न पाउनेछ ।

उदाहरण २१.६.२ : मानौं, गोबिन्द नेपालले कुनै निकायमा रु. १० लाख कर्जा लगानी गरेका रहेछन् । उक्त कर्जा लगानी गर्न निजले कुनै बैंक बाट रु. ५ लाख कर्जा लिएका रहेछन् । आ.ब. २०६४।६५ मा निजले सो लगानी बापत रु. १ लाख २० हजार व्याज आम्दानी गरेका रहेछन् र कर्जा बापत रु. ५० हजार व्याज भुक्तान गरेका रहेछन् । यस्तो व्याज भुक्तानी लगानीको आय आर्जन गर्न निजले सो वर्ष खर्च गरेको हुँदा निजले सो व्याज भुक्तानी लगानी को आय आर्जन गर्ने कार्यसंग सम्बन्धित समेत भएकोले आ.ब. २०६४।६५ मा व्याज खर्च दाबी गर्न सक्दछ ।

१४(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमा नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई व्याज भुक्तानी गरेमा उपदफा (१) बमोजिम कट्टी गर्न पाउने त्यस्तो व्याज रकम देहायका रकमहरूको जम्मा भन्दा बढी हुने छैन :-

- (क) सो निकायको करयोग्य आयको गणनामा समावेश गरिने सो वर्षमा प्राप्त गरेको सबै व्याज रकम, र
- (ख) सो निकायबाट प्राप्त गरिएको कुनै व्याज समावेश नगरी वा सो निकायबाट बुझाइएको कुनै व्याज कट्टी नगरी गणना गरिएको सो निकायको सो वर्षको समायोजित करयोग्य आयको पचास प्रतिशत रकम ।

दफा १४ मा दिईएको स्पष्टीकरणमा कर छुट पाउने संस्थालाई निम्नानुसार स्पष्ट पारिएको छ :
 स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै आय वर्षको लागि “कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकाय” भन्नाले नेपाल सरकारवाहेक सो वर्षमा बासिन्दा निकाय भई सो बासिन्दा निकायमा सो वर्षको कुनै समयमा देहायका व्यक्ति वा संस्थाहरूको पच्चीस प्रतिशत वा सोभन्दा बढी निहित स्वामित्व वा नियन्त्रण रहेको निकाय सम्भन्धनु पर्छ :-

- (क) कर छुट पाउने संस्था र सो सँग सम्बद्ध व्यक्ति,
- (ख) सो वर्षमा दफा ११ बमोजिम कर छुट पाउने व्यक्ति वा त्यस्तो व्यक्तिसँग सम्बद्ध व्यक्ति,
- (ग) गैर बासिन्दा व्यक्ति वा गैर बासिन्दा व्यक्तिसँग सम्बद्ध व्यक्ति, वा
- (घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित व्यक्तिहरूको कुनै संयोजन ।

ऐनको दफा १४ को उपदफा (२) अनुसार कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई गरेको व्याज भुक्तानी खर्च दाबी गर्दा सो निकायको करयोग्य आयको गणनामा समावेश गरिने सो वर्षमा प्राप्त गरेको सबै व्याज रकम र सो निकायको व्याज खर्च तथा प्राप्त व्याज आम्दानी समावेश नभएको समायोजित करयोग्य आयको पचास प्रतिशतको योगसम्म मात्र सो वर्ष व्याज कट्टा गर्न पाईन्छ । ऐनको दफा २ को खण्ड (क न१) मा समायोजित करयोग्य आयलाई निम्नानुसार परिभाषित गरिएको छ :

२(क न१) “समायोजित करयोग्य आय” भन्नाले कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आयको गणना गर्दा दफा १२ बमोजिम कुनै रकम नघटाई तथा दफा १४ को उपदफा (२), दफा १७ वा १८ बमोजिम कट्टी नगरी गणना गरिएको करयोग्य आय सम्भन्धनु पर्छ ।

अर्थात्, कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमा नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई गरेको व्याज भुक्तानी, प्रदूषण नियन्त्रण खर्च वा अनुसन्धान र विकास खर्च कट्टी दाबी गर्नु अघि एवं चन्दा खर्च दाबी अगाडिको करयोग्य आयलाई समायोजित करयोग्य आय भनिन्छ ।

१४(३) उपदफा (२) बमोजिम कट्टी गर्न नदिएको वा नगरिएको कुनै व्याजलाई अगामी आय वर्षमा जिम्मेवारी सार्न र खर्च भएको देखाउन पाउनेछ ।

कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमा नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई गरेको व्याज भुक्तानी ऐनको दफा १४ को उपदफा (२) मा तोकिएको सीमा भन्दा बढी भएमा यसरी बढी भएको व्याज खर्चलाई अगामी आय वर्षमा जिम्मेवारी सार्न र खर्च दाबी गर्न पाईन्छ ।

२१.६.३ मर्मत तथा सुधार खर्च

कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै लगानीको आय निर्धारण गर्दा सामान्यतया: कारोवारसँग सम्बन्धित मर्मत तथा सुधार खर्च कट्टी दाबी गर्न पाउनेछ। सो सम्बन्धमा ऐनको दफा १६ को उपदफा (१), (२) तथा (३) मा निम्नानुसारको व्यवस्था रहेको छ :

१६(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय गणना गर्दा सो व्यवसाय वा लगानीबाट आय आर्जन गर्न सो वर्षमा स्वामित्व भएको र प्रयोग गरिएको ह्रासयोग्य सम्पत्तिको मर्मत वा सुधार गर्दा भएको सबै खर्चहरू कट्टी गर्न पाउनेछ।

१६(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम गर्न पाउने खर्च कट्टी गर्दा सो आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार रकमको सात प्रतिशतभन्दा बढी हुने छैन।

तर हवाई यातायात सेवा उपलब्ध गराउने व्यक्तिले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको मापदण्डबमोजिम हवाई जहाजको पूर्ण परीक्षण गर्दा लागेको मर्मत सम्भार खर्चमा उक्त यो सीमा लागू हुने छैन।

१६(३) उपदफा (२) बमोजिमको सीमाको परिणाम स्वरूप कट्टी गर्न नपाइने मर्मत तथा सुधार वापत कुन अधिक खर्च वा र सो को भाग आगामी आय वर्षको शुरुमा सम्बन्धित सम्पत्तिको समूहको ह्रास आधार रकममा जोड्न पाउनेछ।

ऐनको दफा १६ को उपदफा (१) अनुसार कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीको आय गणना गर्दा निम्नानुसार सम्पूर्ण अवस्था पूरा भएमा मर्मत सम्भार खर्च कट्टी दाबी गर्न पाउनेछ:

- सो सम्पत्ति लगानीबाट आय आर्जन गर्न कार्यमा प्रयोग भएको,
- सो व्यक्तिको स्वामित्व भएको, र
- प्रयोग गरिएको सम्पत्ति ह्रासयोग्य भएको।

उपदफा (२) मा तोकिए बमोजिम यसरी कट्टी दाबी गरिएको मर्मत वा सुधार खर्च सो आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार रकमको सात प्रतिशतभन्दा बढी हुनु हुँदैन।

उदाहरण २१.६.३ : मानौं, आ.ब. २०६५।६६ मा गोबिन्द लामाले नेपाल ब्यापार बिकास प्रा.लि.लाई कार भाडामा दिएका रहेछन् र सम्भौताबमोजिम सो कारको मर्मत सुधार खर्च निजले नै गर्नु पर्ने रहेछ । सो आ.ब. मा उक्त कारको मर्मत सुधार खर्च तथा सम्पत्तिको अवस्था निम्नानुसारको रहेछ :

१. सो आ.ब. मा निम्नानुसार मर्मत सुधार खर्च भएको रहेछ :

“ग” अटोमोवाईल्स समूह रु. १,१५,०००

२. सो सम्पत्तिको ह्रास आधार (Depreciation Base) निम्नानुसार रहेछ :

“ग” अटोमोवाईल्स समूह रु. १५,००,०००

३. निजले सो आय वर्षमा निम्नानुसार हुने मर्मत सुधार खर्च दाबी गर्न सक्नेछन् :

“ग” अटोमोवाईल्स समूह ७ प्र.श. ले रु. १,०५,०००

४. कट्टी नहुने मर्मत सुधार खर्च (ह्रास आधारमा समावेश हुने रकम): आ.ब. २०६५।६६ मा रु. १,०५,००० मात्र खर्च कट्टी दाबी गर्न सकिने हुँदा खर्च कट्टी नहुने रकम रु. १०,००० (१,१५,०००-१,०५,०००) आगामी आय वर्षको शुरु ह्रास आधारमा समावेश हुन्छ ।

२१.६.४ ह्रासकट्टी खर्च

कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै लगानीको आय निर्धारण गर्दा सामान्यतया: कारोवारसंग सम्बन्धित ह्रासकट्टी खर्च कट्टी दाबी गर्न पाउनेछ । सो सम्बन्धमा ऐनको दफा १९ को उपदफा (१) तथा (२) मा निम्नानुसारको व्यवस्था रहेको छ :

१९(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यवसाय वा लगानीबाट सो व्यक्तिको आय आर्जन गर्न सो वर्षमा आफ्नो स्वामित्वमा रही प्रयोग गरेको ह्रासयोग्य सम्पत्तिको ह्रास भए बापत अनुसूची-२ बमोजिम ह्रास खर्च कट्टी गर्नु पर्नेछ ।

१९(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा संचालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरू र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने आयोजनाहरूमा जडान भएका संयन्त्रहरू, उपकरणहरू, र अन्य मेशिनरीहरूको ह्रास कट्टी सम्बन्धमा निम्नानुसार हुनेछ :-

(क) साबिकमा जडान भई रहेका संयन्त्रहरू, उपकरणहरू, र अन्य मेशिनरीहरू पुरानो वा जीर्ण भई काम नलाग्ने हुन गई सोको सट्टा नयाँ संयन्त्रहरू, उपकरणहरू र अन्य मेशिनरीहरू जडान गर्नु पर्ने भएमा यसरी जडान गरेको आय वर्षमा साबिकमा जडान भएका पुरानो वा जिर्ण भई काम नलाग्ने सम्पत्तिको लागतबाट सो आय वर्षसम्मको ह्रास कट्टी घटाउदा बाँकी हुने मूल्य खर्चको रूपमा कट्टी गर्न पाउनेछ ।

(ख) खण्ड (क) बमोजिम फेरिएका पूराना सम्पत्तिबाहेकका अन्य सम्पत्तिहरूका सम्बन्धमा सो निकायले त्यस्ता आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समयमा सो सम्पत्तिको लागतबाट हस्तान्तरण हुने आय वर्षसम्मको ह्रास कट्टी घटाउदा मूल्य बाँकी रहन आएमा त्यस्तो बाँकी मूल्य खर्चको रूपमा कट्टी गर्न पाउनेछ ।

ऐनको दफा १९ को उपदफा (१) अनुसार कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीको आय गणना गर्दा निम्नानुसार सम्पूर्ण अवस्था पूरा भएमा ह्रास कट्टी खर्च दाबी गर्नुपर्नेछ :

- सो सम्पत्ति लगानीबाट आय आर्जन गर्न कार्यमा प्रयोग भएको,
- सो व्यक्तिको स्वामित्व भएको, र
- प्रयोग गरिएको सम्पत्ति ह्रासयोग्य भएको ।

उपदफा (१) मा उल्लेख भए बमोजिम ह्रास कट्टी खर्च दाबी ऐनको अनुसूची-२ मा तोकिए बमोजिम गर्नु पर्नेछ । सो सम्बन्धमा ऐनको अनुसूची-२ मा निम्नानुसारको व्यवस्था रहेको छ:

१. ह्रास योग्य सम्पत्तिको वर्गीकरण र समूहीकरण :

ऐनको अनुसूची २ को दफा १ बमोजिम ह्रास योग्य सम्पत्तिको वर्गीकरण र समूहीकरण सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ:

अ.२.१(१) ह्रास योग्य सम्पत्तिको वर्गीकरण देहाय बमोजिमको हुनेछ :-

वर्ग सम्पत्तिको विवरण

“क” भवन, स्ट्रक्चर र स्थायी प्रकृतिका यस्तै प्रकारका अन्य बनौटहरू ।

“ख” कम्प्युटर, तथ्याङ्क केलाउने उपकरण, फर्निचर, फिक्स्चर र कार्यालय उपकरणहरू ।

“ग” अटोमोबाइल्स, बस तथा मिनिबस ।

“घ” निर्माण तथा उत्खनन् सम्बन्धी उपकरण र दफा १७ को उपदफा (३), दफा १८ को उपदफा (३) र यस अनुसूचीको उपदफा (३) समेत अन्य कतै समावेश नभएका ह्रास योग्य सम्पत्ति ।

“ङ” वर्ग “घ” मा उल्लेख भएका ह्रासयोग्य सम्पत्तिबाहेकका अदृश्य सम्पत्ति ।

ह्रास खर्च गणना गर्ने प्रयोजनका लागि “क” वर्गमा स्थायी संरचना, जस्तै: भवन, Approach Road, Compound wall जस्ता सम्पत्ति समावेश गरिनु पर्दछ । निश्चित अवधिको लागि जग्गा भाडामा लिई निर्माण हुने संरचना एवं व्यवसायिक भवनमा ठाउँ लिई निर्माण हुने संरचना भाडामा लिने दिने बीचको सम्भौताका आधारमा अवधि निर्धारण भएको हुन्छ । यसरी निर्माण भएको संरचनाको लागत “ङ” वर्गमा समावेश गरी सो सम्भौताको अधीनमा रही ह्रासकट्टी खर्च दाबी गर्नु पर्दछ ।

अ.२.१(२) कुनै व्यक्तिले कुनै आय वर्षमा निजको स्वामित्वमा रही व्यवसाय वा लगानीबाट आय आर्जनको लागि प्रयोग गरेको कुनै ह्रासयोग्य सम्पत्तिलाई पहिलो पटक स्वामित्वमा आएको वा प्रयोग भएको समयमा निम्नानुसारको समूह राख्नु पर्नेछ र सो समूहहरूलाई सो वर्षमा उक्त व्यक्तिको ह्रासयोग्य सम्पत्तिहरूको समूह मानिनेछ ।

(क) सो व्यक्तिको स्वामित्वमा रहेको वा प्रयोगमा रहेको उस्तै सम्पत्तिहरूको सम्बन्धमा वर्ग “क”, “ख”, “ग” वा “घ” का ह्रासयोग्य सम्पत्ति सोही वर्गका अन्य सम्पत्तिहरूको उही समूहमा ।

अनुसूची २ को दफा १(२)(क) बमोजिम कुनै समूह अन्तर्गतको सम्पत्ति खरीद गर्दा सोही समूहमा थप गर्नु पर्दछ । अर्थात आयकर प्रयोजनको लागि सम्पत्तिको छुट्टा छुट्टै गणना नगरी समूहमा गणना गर्नु पर्दछ । उदाहरण २१.६.४: मानौं, आ.ब. २०६५।६६ मा मनोज कश्यपले लगानी कार्यमा प्रयोग गर्न निम्नानुसारको सम्पत्ति खरीद गरेको रहेछ ।

सि.न. मिति	सम्पत्तिको विवरण	रकम
१. २०६५।४।६	टेवल	१०,०००।००
२. २०६५।५।५	कम्प्युटर	६०,०००।००
३. २०६५।५।७	साईकल	५,०००।००
४. २०६५।६।८	जेनेरेटर	१,००,०००।००
५. २०६५।९।१७	दराज	१२,०००।००
६. २०६५।११।१	मेच	१५,०००।००
७. २०६५।१२।३	कार	१८,००,०००।००
८. २०६६।१।४	मोटर साईकल	१,२०,०००।००
९. २०६६।३।५	पानी तान्ने पम्प	९,०००।००

उक्त समूहलाई आयकर प्रयोजनको लागि छुट्टा छुट्टै गणना नगरी निम्नानुसार समूहमा गणना गर्नु पर्दछ ।

समूह “ख”

२०६५।४।६	टेवल	१०,०००।००
२०६५।५।५	कम्प्युटर	६०,०००।००
२०६५।९।१७	दराज	१२,०००।००
२०६५।११।१	मेच	१५,०००।००
जम्मा समूह “ख”		९७,०००।००

समूह "ग"		
२०६५।१२।३	कार	१८,००,०००।००
२०६६।१।४	मोटर साईकल	१,२०,०००।००
जम्मा समूह "ग"		१९,२०,०००।००
समूह "घ"		
२०६५।५।७	साईकल	५,०००।००
२०६५।६।८	जेनेरेटर	१,००,०००।००
२०६६।३।५	पानी तान्ने पम्प	९,०००।००
जम्मा समूह "घ"		१,१४,०००।००

(ख) वर्ग "ड" का ह्रासयोग्य सम्पत्तिको सम्बन्धमा उही वर्गको सम्पत्तिहरू भए तापनि वेग्ला वेग्लै समूहमा राख्नु पर्छ ।

अनुसूची २ को दफा १(२)(ख) बमोजिम वर्ग "ड" का ह्रास योग्य सम्पत्ति, जस्तै: पेटेण्ट राईट, ट्रेडमार्क आदि प्रत्येक सम्पत्तिको हैसियत फरक फरक हुने हुनाले यी सम्पत्तिलाई सोही वर्गको भए तापनि छुट्टा छुट्टै समूहमा राखी गणना गर्नु पर्दछ ।

अ.२.१(३) व्यवसायबाट आय आर्जन गर्ने सिलसिलामा प्राकृतिक स्रोतको उत्खनन, खनिज निकाल्ने कार्य तथा सोको विकासको लागि परेको लागत सो आयसँग सम्बन्धित व्यवसायको लागि सम्पत्ति खरीद गर्दा परेको लागत सरह मानिनेछ ।

प्राकृतिक स्रोतको उत्खनन, खनिज निकाल्ने कार्य तथा सोको विकासको लागि परेको लागतनै यस्ता कार्यको लागि आवश्यक सम्पत्ति मानिएको छ र यस्तो सम्पत्तिलाई वर्ग "घ" अन्तर्गत राखिएको छ ।

२. ह्रासको दर :

ऐनको अनुसूची २ को दफा ३ बमोजिम ह्रास योग्य सम्पत्तिको वर्गको आधारमा निम्नानुसारको दर प्रयोग गर्नु पर्दछ :

अ.२.३(१) उपदफा (२) को अधीनमा रही यस अनुसूचीको दफा २ को उपदफा (२) मा उल्लिखित प्रत्येक समूहको हकमा लागू हुने ह्रासको दर देहाय बमोजिम हुनेछ :-

<u>वर्ग</u>	<u>दर</u>
"क"	५ प्रतिशत
"ख"	२५ प्रतिशत
"ग"	२० प्रतिशत
"घ"	१५ प्रतिशत

“ङ” सम्पत्ति खरीद गर्दाको बखतमा उक्त सम्पत्तिको लागतलाई सम्पत्तिको प्रयोगावधिले भाग गरी निकटतम आधा वर्षमा मिलानगरी हुन आउने दर प्रतिशतमा ।

अ.२.३(२) यस ऐनको दफा १९ को उपदफा (२) मा उल्लेख गरिएका आयोजनाहरूले र अनुसूची-१ को दफा २ को उपदफा (३) र (४) मा उल्लेख गरिएका निकायले यस अनुसूचीको उपदफा (१) मा उल्लेख गरेका वर्ग “क”, “ख”, “ग” र “घ” मा उल्लिखित ह्रासयोग्य सम्पत्तिका लागि लागू हुने ह्रासकट्टीको दरमा एक तिहाईले थप पाउनेछन् ।

ह्रास कट्टीको गणना गर्दा आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकममा ह्रास कट्टी को दर ले गणना गर्नु पर्छ । तर थप ह्रास कट्टीको व्यवस्था लगानीको सन्दर्भमा लागू हुंदैन ।

३. ह्रास खर्च :

ऐनको अनुसूची २ को दफा २ बमोजिम ह्रास योग्य सम्पत्तिको वर्गको आधारमा निम्नानुसारको दर प्रयोग गर्नु पर्दछ :

अ.२.२(१) कुनै पनि व्यक्तिले कुनै आय वर्षमा सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिका समूहहरू बापत यस दफाको उपदफा (२) र (६) बमोजिम गणना गरिएका प्रत्येक समूहमा रहेका सम्पत्तिको सो वर्षमा भएको ह्रास बराबरको खर्च कट्टी गर्न पाउनेछ ।

अ.२.२(२) कुनै व्यक्तिले आफ्नो आय वर्षमा समूहमा रहेका सम्पत्तिको ह्रास कट्टीको गणना देहाय बमोजिमको सूत्रको प्रयोग गरी निकाल्नु पर्नेछ ।

क X ख

“क” भन्नाले सो आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकमलाई जनाउँनेछ,

“ख” भन्नाले सो समूहको हकमा लागू हुने यस अनुसूचीको दफा ३ मा उल्लिखित ह्रास कट्टी दरलाई जनाउँनेछ ।

अ.२.२(६) वर्ग “क”, “ख”, “ग” वा “घ” का समूहको ह्रासयोग्य सम्पत्तिहरूको ह्रास कट्टी आधार रकमबाट यस दफाको उपदफा (२) बमोजिम गणना गरिने ह्रास खर्च कटाउँदा दुई हजार रुपैयाँभन्दा कम भएमा अतिरिक्त ह्रास खर्च बापत सो बाँकी रकम सबै गणना गर्नु पर्नेछ ।

ह्रास खर्च कटाउँदा कुनै वर्गमा रहेको सम्पत्तिको ह्रास आधारमा सो वर्गको ह्रास कट्टी दर प्रयोग गरी हुन आउने रकम दाबी गर्नु पर्नेछ । उक्त व्यवस्था तल उदाहरणमा खुलाईएको छ ।

उदाहरण २१.६.५: मानौं, गोविन्द लामाको आ.ब. २०६५।६६ को अन्त्यमा समूह “ग” को ह्रास आधार रु. १५,००,०००।०० रहेछ भने सो आ.ब. मा सो समूहको ह्रास खर्च निम्नानुसार गणना गर्नु पर्दछ ।

(क) सो आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकम =रु. १५,००,०००।००

(ख) ह्रास कट्टी दर=२० प्रतिशत

ह्रास खर्च=क X ख=रु. ३,००,०००

“क”, “ख”, “ग” वा “घ” का समूहको ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टी आधार रकमबाट कुनै वर्षको ह्रास खर्च कटाउँदा दुई हजार रुपैयाँभन्दा कम भएमा अतिरिक्त ह्रास खर्च बापत सो बाँकी रकम सवै गणना गर्नु पर्छ । उक्त व्यवस्था तल उदाहरणमा खुलाईएको छ ।

उदाहरण २१.६.६: मानौं, दिनेश छतकूलीको लगानीको कारोवार रहेछ । निजको आ.ब. २०६५।६६ को अन्त्यमा वर्ग “ख” को ह्रास आधार रु. २,४०० रहेछ । सो वर्ष उक्त वर्गको दर २५% ले रु. ६०० ह्रास कट्टी गरी बाँकी रु. १,८०० हुन्छ । उक्त रकम रु. २,००० भन्दा कम भएकोले सोही आ.ब. मा अतिरिक्त ह्रास खर्च बापत कट्टी दावी गर्न सक्छन् ।

अ.२.२(३) कुनै आय वर्षको अन्त्यमा वर्ग “क”, “ख”, “ग” वा “घ” मा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार रकम देहाय बमोजिमको खण्ड (क) र खण्ड (ख) को योगबाट खण्ड (ग) को रकम घटाई कायम गर्नु पर्नेछ ।

तर यसरी घटाइएपछिको रकम शून्य भन्दा कम हुने छैन :-

- (क) अघिल्लो वर्षको अन्त्यको सो समूहको ह्रास कट्टीआधार रकमबाट उपदफा (२) र (६) बमोजिम गणना गरिएको सो समूहको ह्रास खर्च कट्टी गरी बाँकी हुने रकम ।
- (ख) सो वर्षमा सो समूहको ह्रास कट्टी आधार रकममा सो समूहमा थपिएका सम्पत्तिको लागि गरिएको सो समूहमा थप गरेको सो आय वर्षभित्र यस अनुसूचीको उपदफा (५) बमोजिमको खर्च वा समूहमा जोडिएको खर्च ।
- (ग) सो समूहको कुनै सम्पत्तिको सो वर्षमा भएको निःसर्गबाट प्राप्त कुनै रकम ।

कुनै आय वर्षको अन्त्यमा वर्ग “क”, “ख”, “ग” वा “घ” अन्तर्गतका समूहमा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार निम्नानुसार कायम गर्नुपर्छ :

- क. अघिल्लो आय वर्षको अन्त्यको सो समूहको ह्रास आधार रकमबाट सो वर्षको ह्रास कट्टी गरी बाँकी रकम रु. २,००० भन्दा कम भएमा सो समेत कट्टा पछिको रकम (Opening Basis)
- ख. जोड्ने: अघिल्लो आय वर्षमा थपिएका सम्पत्ति तर दफा १९ को प्रयोजनको लागि सो आय वर्षको ह्रास आधारमा समावेश नहुने रकम

अधिल्लो आय वर्षको दफा १६, अनुसार यस आय वर्षको ह्रास आधारमा थप हुने रकम (“घ” वर्गको सम्पत्तिको हकमा १७ र १८ बमोजिम थप भएका रकमसमेत)

यस आय वर्षभित्र सो समूहमा थपिएका समय अनुसारको सम्पत्तिको लागत वा समूहमा जोडिएको खर्च

ग. घटाउने: सो आय वर्षभित्र सो समूहको सम्पत्तिको निःसर्गबाट प्राप्त रकम

अ.२.२(४) कुनै आय वर्षको अन्त्यमा वर्ग “ङ” अन्तर्गतका प्रत्येक ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टीको आधार रकम देहाय बमोजिमको रकमको कूल योग हुनेछ :-

- (क) अधिल्लो आय वर्षको अन्त्यमा समूहमा रहेका ह्रासयोग्य सम्पत्तिहरूको ह्रास कट्टीको आधार रकम, र
- (ख) त्यस आर्थिक वर्षमा सो ह्रास कट्टी आधार रकममा सो समूहभित्रको सम्पत्तिको लागि उपदफा (५) बमोजिम थपिएको रकम ।

कुनै आय वर्षको अन्त्यमा वर्ग “ङ” अन्तर्गतका समूहमा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार निम्नानुसार कायम गर्नुपर्छ :

- क. अधिल्लो आय वर्षको अन्त्यमा समूहमा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टीको आधार रकम, र
- ख. त्यस आर्थिक वर्षमा सो ह्रास कट्टी आधार रकममा सो समूह भित्रको सम्पत्तिको लागि (समय अनुसार) थपिएको रकम ।

अ.२.२(५) कुनै व्यक्तिको ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा समावेश भएको कुनै ह्रासयोग्य सम्पत्तिको लागि गरिएको लागतलाई सम्बन्धित समूहको ह्रास आधार रकममा देहाय बमोजिम जोड्नु पर्नेछ :-

- (क) सो सम्पत्ति यस अनुसूचीको दफा १ बमोजिम समूहमा समावेश गरिने समय वा सो सम्पत्ति प्राप्त गर्न खर्च गरेको समय मध्ये जुन पछि आउँछ सो समयमा निम्न सूत्र अनुसार गणना गरी पहिलो मान मानि जोड्नु पर्नेछ ।

$$\text{क} / ३ \times \text{ख}$$

यस खण्डको प्रयोजनको लागि “क” लाई देहायको अवधिको लागि देहायको मान हुनेछ :-

- (अ) आय वर्षको शुरुदेखि पुष मसान्तसम्मको अवधिको अन्त्यको समय तीन हुनेछ,
 - (आ) माघदेखि चैत मसान्तबीचको अवधि दुई हुनेछ, र
 - (इ) वैशाखदेखि आय वर्षको अन्त्यसम्मको अवधि एक हुनेछ ।
- “ख” भन्नाले सो लागत रकम जनाउँनेछ ।

(ख) लागतको बाँकी भाग पहिलो भाग थप गरिएको आय वर्ष पछिको आय वर्षमा जोडिन्छ तर सो अवधिको बीचमा यस अनुसूचीको दफा ४ को उपदफा (२) बमोजिम उक्त समूह बिघटन भएको हुनुहुँदैन ।

ह्रास आधार प्रयोजनको लागि समय अनुसार सम्पत्तिको लागतको गणना गर्दा निम्नानुसारको रकम ह्रास आधारमा जोड्नु पर्छ,

- आय वर्षको शुरुदेखि पुष मसान्तसम्मको अवधिमा समावेश भएमा सो सम्पत्तिको लागत रकम पूरै,
- माघदेखि चैत मसान्तबीचको अवधिमा समावेश भएमा सो सम्पत्तिको लागतको दुई तिहाई रकम,
- बैशाखदेखि आय वर्षको अन्त्यसम्मको अवधिमा समावेश भएमा सो सम्पत्तिको लागतको एक तिहाई रकम,
- उपर्युक्तानुसार समावेश भई बाँकी रहने लागत रकम आगामी आय वर्षको शुरु ह्रास आधारमा जोडिन्छ ।

उक्त व्यवस्था तल उदाहरणमा खुलाईएको छ ।

उदाहरण २१.६.७: मानौं, हिमलाल इंगोलको लगानीको आय रहेछ । निजले सो कारोवारको लागि आ.ब. २०६५/६६ मा रु. ६०,००० को कम्प्यूटर खरीद गरेका रहेछन् । उक्त आ.ब.को ह्रास आधार गणना गर्दा “ख” समूहको सम्पत्ति रु.६०,००० पर्ने कम्प्यूटर २०६५ पौष महिनाभित्रमा थप भएको रहेछ भने पूरै रकम अर्थात रु. ६०,००० नै ह्रास आधारमा समावेश गर्न पाईन्छ । त्यस्तै सो कम्प्यूटर २०६५ माघ देखि चैत मसान्तसम्ममा थप भएको रहेछ भने दुई तिहाई रकम अर्थात रु. ४०,००० तथा सो कम्प्यूटर २०६६ बैशाखदेखि आषाढ मसान्तसम्ममा थप भएको रहेछ भने एक तिहाई रकम अर्थात रु. २०,००० ह्रास आधारमा समावेश गर्न पाईन्छ ।

४. ह्रासयोग्य सम्पत्तिको निःसर्ग :

ऐनको अनुसूची २ को दफा ४ बमोजिम ह्रास योग्य सम्पत्तिको निःसर्गको सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :

अ.२.४(१) कुनै व्यक्तिको सो आय वर्षमा व्यवसाय वा लगानीमा प्रयोग भएका ह्रासयोग्य सम्पत्ति वा सम्पत्तिहरूको निःसर्गबाट भएको आयको गणना गर्दा खण्ड (ख) भन्दा खण्ड (क) बढी भए यस्तो बढी भएजति रकम सो आयमा समावेश गर्नु पर्नेछ ।

(क) कुनै व्यक्तिको समूहको “क”, “ख”, “ग” वा “घ” वर्गमा पर्ने कुनै आय वर्षमा निजको सो वर्ष ह्रासयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त भएका आयहरू,

(ख) निःसर्गबाट प्राप्त आयलाई समावेश नगरी यस अनुसूचीको दफा २ को उपदफा (३) बमोजिम समूहको सो वर्षको अन्त्यमा रहेको ह्रास कट्टी आधार रकम ।

सम्पत्तिको निःसर्गबापत हुने आय सम्बन्धी अवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २१.६.८: मानौं, नेपाल ब्यापार विकास प्रा.लि.को आ.ब. २०६४।६५ अन्तमा वर्ग “ग” र “घ” मा मा निम्नानुसारको सम्पत्ति रहेछ । सो प्रा.लि.ले आ.ब. २०६५।६६ माघमा रु. १००,००० को मोटरसाइकल थप गरेको रहेछ । आ.ब. २०६५।६६ मा सो प्रा.लि. ले आफूसँग भएको कार रु. १७ लाख र मेशिन रु.९ लाखमा बिक्री गरेको रहेछ । मोटर साइकल दुर्घटनामा परी काम नलाग्ने भएकाले अब कुनै सम्पत्ति बाँकी रहेनछ भने सो समूहको कट्टी हुने खर्च (Outgoings) र आयमा समावेश हुने रकम (Incomings) निम्नानुसार रहन्छ ।

समूह	ग	घ	जम्मा
वर्षको शुरूको ह्रास आधार	१५,००,०००	१०,५०,०००	२५,५०,०००
यो वर्ष थप (अवधि अनुसार)	१,००,०००	-	१,००,०००
यो वर्षको निःसर्ग	१७,००,०००	९,००,०००	२६,००,०००
समूहमा सम्पत्ति बाँकी	छैन	छैन	
आयमा समावेश हुने रकम (Balancing Charge)	१,००,०००	-	१,००,०००
विघटन हुदाको ह्रास (Terminal Depreciation)	-	१,५०,०००	१,५०,०००
ह्रास आधार	-	-	-

माथि उल्लिखित अवस्थामा वर्गमा सम्पत्ति बाँकी नरहेकाले ह्रास आधारभन्दा बढी प्राप्त भएको आय (Balancing Charge) दफा ७(२)(घ) बमोजिम आयमा समावेश हुन्छ भने वर्गमा सम्पत्ति बाँकी नरहेको तर मूल्य बाँकी भएको रकम अनुसूची २ को दफा ४ बमोजिम ह्रास खर्च (Terminal Depreciation) पाउँदछ । वर्गका सम्पत्तिको बिक्री वर्षको शुरूमा नै नभई बीचमा वा वर्षान्तमा भएमा सो वर्गमा मर्मत खर्च भएको हुन सक्तछ ।

तर उल्लिखित अवस्थामा सम्पत्ति रहेको तर सो सम्पत्तिको वर्गमा बाँकी रकम नरहेको कारण त्यस्तो सम्पत्तिमा हुन आउने मर्मत सुधार खर्च भएमा वर्ग विघटन नभएकाले सो सम्पत्तिको ह्रास आधारमा थप हुन जान्छ र आगामी वर्ष ह्रास आधारमा समावेश गरी ह्रास खर्च दाबी गर्नु पर्नेछ ।

अ.२.४(२) कुनै व्यक्तिले कुनै आय वर्ष समाप्त हुनुभन्दा अगाडि सो व्यक्तिको ह्रास योग्य सम्पत्तिको समूहमा रहेका सबै सम्पत्तिहरू निःसर्ग गरेमा सो समूह विघटन भएको मानिनेछ र देहाय बमोजिम हुनेछ :-

(क) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुने ह्रास कट्टी रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिले सो वर्षको लागि सो बढी भएजति रकम प्राप्त गरे सरह मानिनेछ ।

वा

- (ख) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुन आउने रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिलाई सो वर्ष सो बढी भएजति खर्च रकम मिनाहा हुनेछ ।

ख - क

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि :-

- (१) “क” भन्नाले कुनै व्यक्तिले सो सम्पत्तिको निःसर्गबाट सो वर्ष प्राप्त गरेको वा प्राप्त गर्ने आम्दानीहरू (इनकमीङ्गस) सम्भन्नु पर्छ ।
- (२) “ख” भन्नाले खण्ड (अ), (आ) र (इ) को जम्मा रकम सम्भन्नु पर्छ :-
- (अ) सो वर्षमा समूहको घट्टो प्रणालीको बाँकी मूल्य,
- (आ) समूहको ह्रास आधार रकममा जोडिएका सो वर्षका खर्चहरू (आउटगोइङ्ग), र
- (इ) समूहको ह्रास आधार रकममा यस अनुसूचीको दफा २ को उपदफा (५) बमोजिम आगामी वर्षमा जोडिने खर्चहरू (आउटगोइङ्गस) ।

सम्पत्तिको समूहको निःसर्गको अवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २१.६.९: मानौं, गोविन्द लामाको आ.ब. २०६४।६५ को अन्त्यमा समूह “ग” मा निम्नानुसारको सम्पत्ति रहेछ। निजले आ.ब. २०६५।६६ मा कुनै सम्पत्ति थप गरेको रहेनछ। आ.ब. २०६५।६६ मा निजले आफूसँग भएको कार रु. १४ लाखमा बिक्री गरेको रहेछ भने सो समूहको Outgoings र Incomings निम्नानुसार रहन्छ।

(क) जम्मा समूह “ग”	१५,००,०००।००
(ख) आ.ब. २०६४।६५ ह्रास आधार	१५,००,०००।००
(ग) आ.ब. २०६४।६५ को ह्रास खर्च	३,००,०००।००
(घ) ह्रास आधारबाट ह्रास खर्च पछिको रकम (ख-ग)	१२,००,०००।००
(ङ) आ.ब. २०६५।६६ ह्रास आधार, समायोजन अधि (Outgoings)	१२,००,०००।००
(च) सम्पत्ति बिक्रीबाट प्राप्त रकम (Incomings)	१४,००,०००।००
(५) आयमा समावेश गर्नु पर्ने रकम (च-ङ)	२,००,०००।००

यसरी सो सम्पत्तिको समूहमा बाँकी रकम (Outgoings) भन्दा Incomings बढी भएको र सो समूहमा अन्य सम्पत्ति समेत नरहेको कारण त्यस्तो सम्पत्तिको समूह निःसर्ग भएको मानिन्छ र Outgoings भन्दा Incomings बढीको रकम रु. २ लाख लगानीको आयमा समावेश गर्नु पर्नेछ।

यदि निजले सो कार रु. ११ लाखमा मात्र बिक्री गरेको भए Incomings भन्दा Outgoings रु. १ लाखले कम भएको हुँदा दफा १९ अन्तर्गत सो आ.ब. मा खर्च दाबी गर्न पाउँथ्यो।

अ.२.४(३) यस अनुसूचीको प्रयोजनको लागि कुनै आय वर्षमा ह्रासयोग्य सम्पत्तिको समूहको घट्टो प्रणालीको बाँकी रहेको मूल्य भन्नाले निम्नानुसारको रकमलाई जनाउँछ :

- (क) समूहको वर्ग “क”, “ख”, “ग” वा “घ” को हकमा, सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो वर्षको लागि सो समूहको यस अनुसूचीको दफा २ को उपदफा (२) र उपदफा (६) बमोजिम गणना गरिएको कुनै ह्रास भए सो घटाए पछि हुने रकम,
- (ख) समूहको वर्ग “ङ” को सम्बन्धमा सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो व्यक्तिलाई यस अनुसूचीको दफा २ को उपदफा (१) बमोजिम कट्टी गर्न दिइएका विगतका आय वर्ष हरूका सबै खर्चहरू घटाएपछि हुने रकम।

प्रत्येक आ.ब. मा ह्रास खर्च घटाई सकेपछि कायम हुने बाँकी मूल्यलाई घट्टो प्रणालीको बाँकी रहेको मूल्य (Written Down Value) भनिन्छ। यस व्यवस्थालाई स्पष्ट पार्ने उदाहरण तल प्रस्तुत गरिएको छ।

उदाहरण २१.६.१०: मानौं, गोबिन्द लामाको आ.ब. २०६४।६५ अन्त्यमा समूह “ग” मा निम्नानुसारको सम्पत्ति रहेछ। जिले आ.ब. २०६५।६६ मा कुनै सम्पत्ति थप गरेको रहेनछ।

(क) जम्मा समूह “ग”	१५,००,०००।००
(ख) आ.ब. २०६४।६५ ह्रास आधार	१५,००,०००।००
(ग) आ.ब. २०६४।६५ को ह्रास खर्च	३,००,०००।००
(घ) घट्टो प्रणालीको बाँकी रहेको मूल्य (Written Down Value) (ख-ग)	१२,००,०००।००

२१.७ बिदेशमा तिरेको आयकर

आयकर ऐन, २०५८ ले वासिन्दा व्यक्तिको वैदेशिक आय छ र सोमा विदेशमा आयकर तिरको छ भने नेपालको करको औसत दरको सीमाभित्र रही वैदेशिक कर मिलान गर्न सक्ने व्यवस्था गरेको छ। तर कुनै वासिन्दा व्यक्तिले कुनै आय वर्षमा वैदेशिक आय बापत विदेशमा कर तिरेको छ भने त्यसरी तिरेको कर उक्त विदेशको आय र नेपालको आय समेत समावेश गर्दा लाग्ने करमा मिलान नगरी विदेशमा दाखिला गरेको कर रकम वरावरको रकमलाई खर्च दावी गर्न सक्ने व्यवस्था ऐनको दफा ७१ को उपदफा (४) मा रहेको छ।

७१(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षको लागि कुनै व्यक्तिले सो वर्षमा पाउने विदेशी कर मिलानको दाबी छोडी यस्तो मिलान सुविधा उपलब्ध रहेको विदेशी आयकर बापतको रकम खर्च दाबी गर्न पनि सक्नेछ।

२१.८. लगानीबाट नोक्सानी :

ऐनको दफा २० मा लगानीबाट भएको नोक्सानी निम्नानुसार कट्टी गर्न पाउने व्यवस्था रहेको छ :

२०(१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको नोक्सानी कट्टी गर्न पाउनेछ :-

(क) सो व्यक्तिले अन्य कुनै व्यवसायबाट ब्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी, र

(ख) सो व्यक्तिले कुनै व्यवसायबाट ब्यहोर्नु परेको विगत सात आय वर्ष हरूको कट्टी हुन नपाएको नोक्सानी।

तर सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरू, विद्युत गृह निर्माण, उत्पादन र प्रशारण गर्ने आयोजनाहरू र नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको हकमा विगत बाह्र वर्षको कट्टी हुन नपाएको नोक्सानी।

कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले अन्य कुनै व्यवसायबाट ब्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी र

सो व्यक्तिले कुनै व्यवसायबाट ब्यहोर्नु परेको विगत सात आय वर्षको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाईन्छ । यस अर्थमा व्यवसायको नोक्सानी लगानीको आयमा कट्टी दाबी गर्न सकिने भए तापनि लगानीको नोक्सानी भने व्यवसायको आयबाट कट्टी दाबी गर्न सकिदैन । त्यस्तै व्यवसाय वा लगानीबाट भएको नोक्सानी पारिश्रमिकको आयबाट घटाउन सकिदैन । नोक्सानी समायोजन खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २१.८.१: मानौं, गणेश सिंखडाको आ.ब. २०६५।६६ मा होटल व्यवसायबाट रु. १० लाख नोक्सानी भएको रहेछ । निजले सो वर्ष एक सूचीकृत कम्पनीको शेयर बिक्री (लगानीको आय) गरेका रहेछन् र सो बापत रु. १५ लाख लाभ भएको रहेछ । निजको सो आ.ब.मा शेयर निःसर्गबाट भएको खूद लाभ गणना गर्दा होटल व्यवसायबाट भएको नोक्सानी रु. १० लाख कट्टी दाबी गरी बाँकी रु. ५ लाख मात्र खूद लाभ हुने हुन्छ ।

माथि उल्लिखित उदाहरणमा होटल व्यवसायबाट भएको आयबाट भने लगानीको नोक्सानी कट्टी दाबी गर्न सकिदैन ।

२०(२) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले अन्य कुनै लगानीबाट ब्यहोर्नु परेको सो वर्षको कट्टी हुन नपाएको नोक्सानी र सो व्यक्तिको सो लगानी र अन्य कुनै लगानीबाट ब्यहोर्नु परेको विगत सात आय वर्ष हरूको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाउनेछ ।

कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले अन्य कुनै लगानीबाट ब्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी र सो व्यक्तिले कुनै लगानीबाट ब्यहोर्नु परेको विगत सात आय वर्षको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाईन्छ । लगानीमा भएको नोक्सानी समायोजन खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २१.८.२: मानौं, गणेश सिंखडाले आ.ब. २०६४।६५ मा एक सूचीकृत कम्पनीको शेयर बिक्री (लगानीको आय) गरेका रहेछन् र सो बापत रु. ६ लाख नोक्सान भएको रहेछ र त्यस्तो नोक्सानी सो वर्ष समायोजन हुन सकेको रहेनछ । आ.ब. २०६५।६६ निजले एउटा जग्गा (गैर ब्यवसायिक करयोग्य सम्पत्ति) रु. १ करोडमा बिक्री (लगानीको आय) गरेका रहेछन् र सो बापत रु. २० लाख लाभ भएको रहेछ । निजको सो आ.ब.मा गैर ब्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट भएको खूद लाभ गणना गर्दा आ.ब. २०६४।६५ मा लगानीमा भएको नोक्सानी रु. ६ लाख कट्टी दाबी गरी बाँकी रु. १४ लाख मात्र खूद लाभ हुन्छ ।

२०(३) उपदफा (१) र (२) को अधीनमा रही सो उपदफाको प्रयोजनका लागि कुनै व्यक्तिले विदेशी स्रोतका सम्बन्धमा ब्यहोर्नु परेको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको विदेशी स्रोतबाट भएको आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ र कुनै कर नलाग्ने आय प्राप्त गर्दा भएको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको कर नलाग्ने आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ ।

कुनै व्यक्तिले विदेशी स्रोतका सम्बन्धमा ब्यहोर्नु परेको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको विदेशी स्रोतबाट भएको आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ र कुनै कर नलाग्ने आय प्राप्त गर्दा भएको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको कर नलाग्ने आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ । अर्थात कुनै व्यक्तिको पाकिस्तानमा भएको लगानीको नोक्सानी पाकिस्तानमा नै भएको लगानीको आयबाट मात्र कट्टी गर्न पाउनेछ ।

२०(७) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट ब्यहोर्नु परेको नोक्सानीको गणना गर्दा यस दफाको प्रयोग नगरी सो व्यक्तिको व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा समावेश गरिने रकमहरू भन्दा कट्टी गरिने रकमहरू बढी भए यसरी बढी भएजतिको रकमको गणना गर्नु पर्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “कट्टी हुन नपाएको नोक्सानी” भन्नाले उपदफा (१), (२) वा (४) बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी नगरिएको हदसम्मको नोक्सानी सम्भन्धनु पर्छ ।


उदाहरणको लागि:

क. समावेश गरिने आय (मानौं)	रु. १,००,००,०००
ख. कट्टी गरिने रकमहरू (मानौं)	रु. १,१०,००,०००
ग. कट्टी हुन नपाएको नोक्सानी (ख-क)	रु. १०,००,०००

२०(८) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीको आयमा पूर्ण कर छुट प्राप्त गरेको भए त्यस्तो आय वर्षमा भएको नोक्सानी आगामी आय वर्षमा सारी लैजान (क्यारी फरवार्ड) पाउने छैन ।

कुनै व्यक्तिको आयमा पूर्ण कर छुट हुने रहेछ भने त्यस्तो व्यवसाय वा लगानीमा भएको नोक्सानी अन्य व्यवसाय वा लगानीको आयबाट घटाउन पाउने छैन । जस्तो, ऐनको दफा ११ बमोजिम पूर्ण कर छुट भएको व्यवसायको नोक्सानी अन्य व्यवसाय वा लगानीको आय गणना गर्दा कट्टी दाबी गर्न पाइदैन र त्यस्तो नोक्सानी Carry Forward समेत गर्न सकिदैन ।

नोक्सानी समायोजनका अवस्थाको चित्र



२१.५. घटाउन पाउने चन्दा रकम :

आयकर ऐन, २०५८ को दफा १२ अनुसार चन्दा बापत खर्च गरिएको रकमलाई निम्नानुसार छुट दाबी गर्न सकिने व्यवस्था गरिएको छ :

- (१) कुनै व्यक्तिले कुनै आय वर्षमा आफ्नो करयोग्य आय गणना गर्दा यस दफाको प्रयोजनको लागि विभागबाट स्वीकृत प्राप्त कर छुट पाउने संस्थालाई चन्दा उपहार दिएको रकम घटाउन दावी गर्न सक्ने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा घटाउन पाउने खर्च एक लाख रुपैयाँ वा सो व्यक्तिको सो वर्षको समायोजित करयोग्य आयको ५ प्रतिशत मध्ये जुन घटी हुन्छ सोभन्दा बढी हुने छैन ।

यस व्यवस्था अन्तर्गत खर्च छुट दाबी गर्न यस्तो चन्दा खर्च विभाग (कार्यालय) बाट स्वीकृत प्राप्त कर छुट पाउने संस्थालाई दिईएको हुनु पर्दछ । विशेष गरी कर छुट पाउने संस्थामा परोपकारी संस्था, धार्मिक संस्थाका साथै सामाजिक कार्य गर्ने NGO हुन सक्छन् ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै व्यक्तिले खर्च गरेको वा चन्दा दिएको रकम सो व्यक्तिको आय निर्धारण गर्दा खर्च वापत पूर्ण वा आंशिकरूपमा कट्टी गर्न पाउने गरी तोक्न सक्ने छ ।

ऐनको दफा २ को खण्ड (क न१) अनुसार समायोजित करयोग्य आय भन्नाले कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आयको गणना गर्दा दफा १२ बमोजिम चन्दा रकम नघटाई तथा दफा १४ को उपदफा (२) को व्याज, दफा १७ को प्रदूषण नियन्त्रण खर्च वा १८ बमोजिम अनुसन्धान र विकास खर्च कट्टी नगरी गणना गरिएको करयोग्य आय सम्भन्नु पर्दछ । दफा १४(२) बमोजिमको व्याज, दफा १७ बमोजिमको प्रदुषण नियन्त्रण खर्च र दफा १८ बमोजिमको अनुसन्धान र विकास खर्च नभएका करदाताका लागि निर्धारणयोग्य आयबाट कुनै अवकाश योगदान भए घटाइ आउने रकम नै समायोजित करयोग्य आय हुन्छ ।

२१.१० सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्च

ऐनको दफा १२क मा सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्चका दाबी गर्ने सन्दर्भ निम्नानुसारको व्यवस्था गरेको छ :

१२क कुनै कम्पनीले कुनै आय वर्षमा विभागको पूर्व स्वीकृति लिई नेपालभित्र रहेका प्राचीन, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने वा खेलकूदको सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा गरेको खर्च मध्ये दश लाख रुपैयाँसम्मको रकम वा निर्धारण योग्य आयको दश प्रतिशतले हुने रकममध्ये जुन घटी हुन्छ सो रकम आफ्नो सो वर्षको करयोग्य आय गणना गर्दा घटाउने दाबी गर्न सक्नेछ ।

नेपालभित्र रहेका प्राचीन, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने वा खेलकूदको सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा कुनै कम्पनीले गरेको खर्च निम्न आधारमा निर्धारण योग्य आयबाट घटाई पाउन दाबी गर्न सक्छ:

क. **विभाग बाट पूर्व स्वीकृति लिनु पर्ने** : यसरी स्वीकृति माग्दा खर्च गर्ने प्रयोजन, खर्च गर्ने अनुमानित रकम, खर्च गर्ने समयसीमा एवं खर्च गर्ने प्रकृत्या (जस्तै: सम्बन्धित निकायमा सिधा भुक्तानी गर्ने, आफै गर्ने वा ठेक्का मार्फत गर्ने) खोली खर्च गर्ने कम्तिमा ७ दिन अगाडि सम्बन्धित राजस्व कार्यालय मार्फत विभागमा निवेदन दिनु पर्दछ । निवेदन उपर कार्यालयले निर्णय गरी करदातालाई निर्णयको जानकारी दिएको हुनु पर्दछ ।

ख. खर्च गर्न सक्ने सीमा : यस प्रयोजनको लागि रु. १० लाख मा नबढ्ने गरी वा निर्धारणयोग्य आयको १० प्रतिशतभन्दा बढी हुन नहुने ।

२१.११. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च :

ऐनको दफा १२ख. मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको रकम खर्च कट्टी गर्न पाउने सन्दर्भमा देहायको व्यवस्था छ :

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च : कुनै व्यक्तिले कुनै आय वर्षमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको रकम सो वर्षको करयोग्य आय गणना गर्दा घटाउन सक्नेछ ।

२१.१२. घटाउन पाउने अवकाश योगदान रकम :

ऐनको दफा ६३(२) अनुसार प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा स्वीकृत अवकाश कोषमा गरेको अवकाश योगदान आयबाट घटाई पाउन दाबी गर्न सक्नेछ । तर दफा ६३(३) एवं नियम २१ बमोजिम रु. ३ लाख वा आफ्नो निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकममा ननघाई आफ्नो आयबाट घटाई पाउन दावी गर्नसक्नेछ । तर स्वीकृति प्राप्त नगरेका अवकाश कोषमा गरेको योगदान भने आयबाट घटाई पाउन दावी योग्य हुंदैन ।

२१.१३. बोनस खर्च कट्टी :

बोनस खर्च कट्टीका विषयमा यस निर्देशिकाको परिच्छेद १८.१३ मा उल्लेख गरिए बमोजिम नै गर्नु पर्दछ ।

२१.१३. कट्टी गर्न नपाउने खर्च :

सामान्यतया: आयकर ऐन, २०५८ मा लगानीको आय गणना गर्दा सो लगानीको निमित्त सो व्यक्तिले गरेको आय आर्जनसंग सम्बन्धित खर्च कट्टी दाबी गर्न पाउने व्यवस्था भए पनि ऐनको दफा २१ मा केहि बिशेष व्यवस्था अन्तर्गत कट्टी दाबी गर्न नपाउने खर्च रहेको र सो सम्बन्धी प्रावधान तल खुलाईएको छ :

२१(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहायको खर्च वा रकम कट्टी गर्न पाइने छैन :-

(क) घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च,

(ख) यस ऐन बमोजिम बुझाउनु पर्ने कर र कुनै देशको सरकार तथा सोको कुनै पनि स्थानीय निकायलाई कुनै कानून वा सो कानून अन्तर्गत बनेको कुनै नियम, विनियमको उल्लंघन गरे बापत बुझाइएको जरिवाना र यस्तै अन्य शुल्क,

- (ग) दफा १० बमोजिम छुट पाउने रकमहरू प्राप्त गर्न कुनै व्यक्तिबाट खर्च गरिएको हदसम्मका वा अन्तिमरूपमा कर कट्टी गरिएका रकमहरू प्राप्त गर्न गरिएका खर्चहरू,
- (घ) उपदफा (२) मा लेखिएको भुक्तानी बापतको खर्च,
- (ङ) कुनै निकायबाट गरिएको मुनाफाको वितरण, वा
- (च) यस परिच्छेद वा परिच्छेद-६, ७, १०, ११, १२ वा १३ बमोजिम प्रदान गरिएका बाहेक खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा खर्च कट्टी गर्न नपाउने भनी नभनिएको भए तापनि यस्ता अन्य कुनै रकमहरू ।
- २१(२) कुनै आय वर्षमा बीस लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोवार गर्ने व्यक्तिले देहायका अवस्थामाबाहेक सो आय वर्षमा एक पटकमा पचास हजार रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरेमा सो कट्टी गर्न पाउनेछैन :-
- (क) नेपाल सरकार, संवैधानिक निकाय, नेपाल सरकारको स्वामित्व भएको संस्थान वा बैंक वा वित्तीय संस्थालाई गरिएको भुक्तानी,
- (ख) प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषक वा उत्पादकलाई भुक्तानी गर्दा र त्यस्तो पैदावारको प्राथमिक प्रशोधन भइसकेको भए पनि कृषक आफैले प्रशोधन गरी भुक्तानी पाएको भए सो रकम,
- (ग) अवकाश योगदान वा अवकाश भुक्तानी बापतको भुक्तानी,
- (घ) बैकिङ्ग सेवाहरू उपलब्ध नभएको स्थानमा गरिएको भुक्तानी,
- (ङ) बैकिङ्ग सेवा बन्द भएको दिनमा गरिएको भुक्तानी वा नगदमा नै गर्नु पर्ने कुनै अपरिहार्य बाध्यता भएको भुक्तानी, वा
- (च) भुक्तानी पाउने व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम ।
- २१(३) दफा १४, १५, १६, १७, १८, १९, २० र ७१ का व्यवस्थाको अधीनमा रही पूँजीगत प्रकृतिको खर्च वा विदेशी आयकरबापत कुनै पनि रकम कट्टी गर्न पाइने छैन ।
- स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि, -
- (क) “घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च” भन्नाले देहायका खर्चहरू सम्भन्नु पर्छ :-
- (१) कुनै प्राकृतिक व्यक्तिको निजी खर्चहरू, ऋण लिएकोमा व्यक्तिगत प्रयोग भएको हदसम्मको ऋण बापतको व्याज समेत देहायका खर्चहरू :-
- (क) बासस्थान, खाना, खाजा, मनोरञ्जन वा आमोदप्रमोदका अन्य क्रियाकलापहरू उपलब्ध गराउने समेतका प्राकृतिक व्यक्तिको लागि भएका खर्च,

- (ख) व्यवसाय वा लगानीको सिलसिलामा आवत जावत गर्ने बाहेक प्राकृतिक व्यक्तिले घरबाट व्यवसाय वा लगानी संचालन गरिने स्थानमा आवत-जावत गरेबापतको खर्च,
- (ग) काम गर्दाको समयबाहेक अन्य समयमा लगाउन उपयुक्त नभएका लुगाबाहेक प्राकृतिक व्यक्तिका लागि लुगाको खरीद गर्न भएको खर्च, र
- (घ) शिक्षा वा तालिमको लागि गरिएको खर्च ।

तर कुनै डिग्री वा डिप्लोमा हासिल नहुने किसिमका व्यवसाय वा लगानीसँग प्रत्यक्ष रूपले सम्बन्धित शिक्षाको लागि मात्र गरिएको खर्च कटौती गर्न पाइनेछ ।

- (२) देहायका अवस्थाहरू तथा सोको हदसम्म बाहेक कुनै व्यक्तिले कुनै प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको सम्बन्धमा लागेका खर्चहरू र तेश्रो व्यक्तिको लागि गरिएको खर्चहरू :-

- (क) प्राकृतिक व्यक्तिको आयको गणना गर्दा सो भुक्तानीलाई समावेश गरिएको भएमा,
- (ख) प्राकृतिक व्यक्तिले आफूले पाएको भुक्तानीको बजार मूल्य बराबरको सो व्यक्तिलाई प्रतिफलस्वरूप फिर्ता भुक्तानी गरेको भएमा,
- (ग) हिसाब राख्न कठिन हुने वा प्रशासनिक रूपले अव्यावहारिक हुने तोकिए बमोजिमका सानातिना रकमको भुक्तानी भएमा ।

- (ख) “बैंकिङ्ग सेवा उपलब्ध स्थान” भन्नाले कुनै स्थान विशेषको दश किलोमिटर क्षेत्र भित्र बैंकिङ्ग सेवा उपलब्ध भएकोमा सो स्थानलाई बैंकिङ्ग सेवा उपलब्ध स्थान सम्झनु पर्छ ।

- (ग) “नगद भुक्तानी” भन्नाले बैंक वा वित्तीय संस्था मार्फत प्रतितपत्र, एकाउण्टपेयी चेक, ड्राफ्ट, धनादेश, टेलिग्राफिक ट्रान्सफर, मनी ट्रान्सफर(हुण्डी) द्वारा बैंक खातामा जम्मा हुने गरी गरिएको भुक्तानी र बैंक वा वित्तीय संस्थाबीच अन्य कुनै किसिमबाट गरिएको स्थानान्तरण बाहेकका भुक्तानी सम्झनु पर्छ ।

- (घ) “पूँजीगत प्रकृतिको खर्च” भन्नाले देहाय बमोजिमका खर्च सम्झनु पर्छ :-

- (१) प्राकृतिक स्रोतको सम्भाव्यता अध्ययन, अन्वेषण र विकासका सम्बन्धमा लागेको खर्च,
- (२) बाह्र महिनाभन्दा बढी लाभप्रद आय भएको कुनै सम्पत्ति प्राप्त गर्दा लागेको खर्च, वा
- (३) दायित्वको निःसर्ग गर्दा लागेको खर्च ।

ऐनको दफा २१ अनुसार कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहायको खर्च वा रकम कटौती गर्न पाइने छैन :-

□ घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च,

(क) “घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च” भन्नाले देहायका खर्च सम्भन्नु पर्छ :-

कुनै प्राकृतिक व्यक्तिको निजी खर्च, ऋण लिएकोमा व्यक्तिगत प्रयोग भएको हदसम्मको ऋण बापतको व्याज समेत देहायका खर्च :-

(क) बासस्थान, खाना, खाजा, मनोरञ्जन वा आमोदप्रमोदका अन्य क्रियाकलाप उपलब्ध गराउने समेतका प्राकृतिक व्यक्तिको लागि भएका खर्च,

(ख) लगानीको सिलसिलामा आवत जावत गर्ने बाहेक प्राकृतिक व्यक्तिले घरबाट लगानी संचालन गरिने स्थानमा आवत-जावत गरेबापतको खर्च,

(ग) काम गर्दाको समय बाहेक अन्य समयमा लगाउन उपयुक्त नभएका लुगाबाहेक प्राकृतिक व्यक्तिका लागि लुगाको खरीद गर्न भएको खर्च, र

(घ) शिक्षा वा तालिमको लागि गरिएको खर्च ।

तर कुनै डिग्री वा डिप्लोमा हासिल नहुने किसिमका लगानीसँग प्रत्यक्ष रूपले सम्बन्धित शिक्षाको लागि मात्र गरिएको खर्च कट्टी गर्न पाइनेछ ।

- यस ऐन बमोजिम बुझाउनुपर्ने कर र कुनै देशको सरकार तथा सोको कुनै पनि स्थानीय निकायलाई कुनै कानुन वा सो कानुन अन्तर्गत बनेको कुनै नियम, विनियमको उल्लंघन गरेबापत बुझाइएको जरिवाना र यस्तै अन्य शुल्क,
- कर छुट पाउने आय प्राप्त गर्न गरिएको खर्च वा अन्तिमरूपमा कर कट्टी गरिएका रकम प्राप्त गर्न गरिएका खर्च,
- कुनै आय वर्षमा बीस लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोवार गर्ने व्यक्तिले ऐनमा तोकिएको अवस्थामाबाहेक एक पटकमा पचास हजार रुपैयाँ भन्दा बढीको नगद भुक्तानी बापतको खर्च,
- कुनै निकायबाट गरिएको मुनाफाको वितरण,
- दफा १४, १५, १६, १७, १८, १९, २० र ७१ को अधीनमा रही बाहेक पूँजीगत प्रकृतिको खर्च वा विदेशी आयकरबापत कुनैपनि रकम कट्टी गर्न पाइदैन ।
- दफा २१(१ च) मा ऐनको कुनै दफाले स्पष्ट रूपमा खर्च कट्टी गर्न नपाउने भनी नभनिएको भए तापनि यस्ता अन्य कुनै रकमसमेत खर्च कट्टी गर्न पाइनेछैन ।

सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभको निर्धारण (Gain on Disposal of Asset and Liability)

२२.१ आयकर ऐन, २०५८ मा व्यक्तिको सम्पत्ति तथा दायित्वको निःसर्ग भएको खण्डमा हुने खूद लाभलाई आयमा समावेश गरिनु पर्ने व्यवस्था रहेको छ। व्यक्तिको कारोवारको प्रकृतिको आधारमा यस्तो आय व्यवसाय वा लगानीको हुन सक्दछ। ऐनको परिच्छेद ८ मा सम्पत्ति तथा दायित्व निःसर्गका अवस्था र यस्ता निःसर्गसँग सम्बन्धित आम्दानी (Incomings) र खर्च (Outgoings) का विभिन्न अवस्था खुलाईएको छ। निर्देशिकाको यस परिच्छेदमा सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभ एवं खूद लाभ (Net Gain) का अबधारणा प्रस्तुत गरिएको छ। यस परिच्छेदमा कतिपय निःसर्गमा तत्काल आयकर प्रयोजनको निमित्त आम्दानी वा खर्च नहुने भए तापनि त्यस्ता कारोवार वा हस्तान्तरणको आम्दानी (Incomings) र खर्च (Outgoings) गणना गर्नु पर्ने अवस्था समेत खुलाईएको छ। जस्तै: पति पत्नीबीचमा हुने हस्तान्तरण, प्राकृतिक व्यक्तिको मृत्युपश्चात हुने हस्तान्तरण आदि समेत खुलाईएको छ। यसरी सम्पत्ति एवं दायित्वका निःसर्ग वा निःसर्ग मानिने विविध अवस्था खुलाई व्याख्या गर्नु यस परिच्छेदको उद्देश्य रहेको छ।

२२.२. मुख्य परिभाषा






निर्देशिकाको यस परिच्छेदमा महत्वपूर्ण मानिएका केहि शब्दावलीको परिभाषा तल उल्लेख गरिएको छ :

२२.२.१ सम्पत्ति

सम्पत्ति शब्दले कुनैपनि किसिमको मूर्त वा अमूर्त सम्पत्ति (मुद्रा, ख्याति, प्रविधि ज्ञान, जायजेथा, कुनै व्यक्तिको विदेशी शाखामा रहेको स्वामित्व वा हित, आम्दानी गर्ने वा भविष्यमा आम्दानी प्राप्त गर्ने अधिकार र कुनै त्यस्तो सम्पत्तिको कुनै भाग समेत) लाई जनाउँछ। ऐनको दफा २(क ध) ले सम्पत्तिलाई निम्नानुसार परिभाषित गरेको छ :

२(क ध) “सम्पत्ति” भन्नाले कुनै पनि किसिमको मूर्त वा अमूर्त सम्पत्ति सम्झनु पर्छ र सो शब्दले मुद्रा, ख्याति, प्रविधि ज्ञान, जायजेथा, कुनै व्यक्तिको विदेशी शाखामा रहेको स्वामित्व वा हित, आम्दानी गर्ने वा भविष्यमा आम्दानी प्राप्त गर्ने अधिकार र कुनै त्यस्तो सम्पत्तिको कुनै भाग समेतलाई जनाउँछ।

सम्पत्तिको अवस्था एवं आयकर प्रयोजनको निमित्त ती सम्पत्तिको सामान्य कारोवार तथा निःसर्गमा हुने व्यवस्था तलको चित्रबाट प्रष्ट पारिएको छ।

सम्पत्तिको प्रकार	व्यापारिक मौज्दात दफा २(क ज)	ह्रासयोग्य सम्पत्ति	व्यवसायिक सम्पत्ति दफा २(क ट)	गैर व्यवसायिक करयोग्य सम्पत्ति दफा २ (द)	अन्य सम्पत्ति
					
निःसर्ग हुँदा गरिने व्यवहार	प्राप्त रकम आयमा समावेश गरिने, दफा ७(२) (ख), व्यापारिक मौज्दातको लागत खर्चवापत कट्टा गरिने, दफा १५	अनुसूची २ को ४ (२)क अनुसार ह्रासकट्टी आधारभन्दा वढी भएको आय (दफा ७ (२) (घ) वा ९ (२)(ग) अन्तर्गत आयमा समावेश गरिने	खूद लाभलाई आय मानिने दफा ७ (२) (ग) खूद नोक्सान वापत खर्च व्यवसायको आयबाट कट्टा गर्न नपाइने र आगामी वर्ष सार्न सकिने, दफा ३६(२)	खूद लाभलाई आय मानिने दफा ९ (२)(ख) खूद नोक्सान वापत खर्च पूंजीगत लाभको गणना बाहेकमा कट्टा गर्न नपाइने र आगामी वर्ष सार्न सकिने	प्राकृतिक व्यक्तिको मात्र हुने हुँदा आयकरमा कुनै असर पाउँदैन

२२.२.२ व्यापारिक मौज्दात

ऐनको दफा २ (क ज) मा व्यापारिक मौज्दातलाई निम्नानुसार परिभाषित गरेको छ :

२(क ज) “व्यापारिक मौज्दात” भन्नाले कुनै व्यक्तिको स्वामित्वमा रहेको निजद्वारा संचालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति र सम्पत्तिमा समाविष्ट हुने सामग्रीहरूको मौज्दात सम्झनु पर्छ ।

तर यस शब्दले विदेशी मुद्रामा रहेको सम्पत्तिलाई जनाउने छैन ।

व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा बिक्रीको प्रयोजनको लागि राखिएका सम्पत्तिलाई व्यापारिक मौज्दात भनिन्छ । व्यक्तिको व्यवसायको आधारमा यस्तो बस्तुको उदाहरण फरक फरक हुन सक्दछ । जस्तै: फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्दात हुन्छ भने अन्य व्यक्तिको लागि भने ह्रास योग्य सम्पत्ति मानिन्छ ।

२२.२.३ ह्रासयोग्य सम्पत्ति

ऐनको दफा २ (क र) मा ह्रासयोग्य सम्पत्तिलाई निम्नानुसार परिभाषित गरेको छ :

२(क र) “ह्रासयोग्य सम्पत्ति” भन्नाले कुनै व्यवसाय वा लगानीमा आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट, पुरानो हुँदै गएको वा समय व्यतित हुँदै गएको कारणबाट मूल्यमा ह्रास हुने सम्पत्ति सम्झनु पर्छ ।

तर यस शब्दले व्यापारिक मौज्जातलाई जनाउँने छैन ।

समय एवं उपभोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिलाई ह्रास योग्य सम्पत्ति मानिन्छ । व्यक्तिको व्यवसायको प्रकृतिको आधारमा यस्तो बस्तुको उदाहरण फरक फरक हुन सक्दछ । जस्तै: फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्जात हुन्छ भने अन्य व्यवसाय वा लगानीमा त्यसको प्रयोग भएको छ भने सो ह्रासयोग्य सम्पत्ति मानिन्छ । सामान्यतया: समय एवं उपयोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिको उपभोग गरी आय आर्जन गर्ने कार्य भएको छ भने त्यस्तो सम्पत्तिलाई ह्रासयोग्य सम्पत्ति भनिन्छ ।

२२.२.४ व्यवसायिक सम्पत्ति

ऐनको दफा २ (क ट) मा व्यवसायिक सम्पत्तिलाई निम्नानुसार परिभाषित गरेको छ :

२(क ट) “व्यवसायिक सम्पत्ति” भन्नाले कुनै व्यवसायमा प्रयोग गरिएको कुनै सम्पत्ति सम्भन्नु पर्छ ।

तर यस शब्दले व्यापारिक मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिलाई जनाउँने छैन ।

व्यवसायिक सम्पत्तिमा व्यापारिक मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिबाहेक अन्य व्यवसायको स्वामित्वमा रहेको र त्यसको अधिकार स्थापित भएका सम्पत्ति, जस्तै: जग्गा, लिनु पर्ने रकम, पेशकी हिसाब, नगद तथा बैंक मौज्जात आदि पर्दछन् । व्यवसायिक सम्पत्ति तथा अन्य सम्पत्तिको तुलनात्मक अवस्था यसै परिच्छेदको बुँदा २२.२.१ मा उल्लिखित सम्पत्तिका प्रकार (Category) दर्शाउने व्याख्या चित्रबाट समेत स्पष्ट पारिएको छ ।

२२.२.५ गैर व्यवसायिक करयोग्य सम्पत्ति

ऐनको दफा २ को खण्ड (द) मा गैर व्यवसायिक करयोग्य सम्पत्तिलाई निम्नानुसार परिभाषित गरिएको छ :

२(द) “गैर व्यवसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्तिबाहेकका जग्गा, भवन तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्भन्नु पर्छ :-

(१) व्यवसायिक सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापारिक मौज्जात,

(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन,

(क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको र

(ख) सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल दश वर्ष वा दश वर्षभन्दा बढी बसोबास गरेको,

स्पष्टीकरण : यस उपखण्डको प्रयोजनका लागि ‘निजी भवन’ भन्नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ त्यसलाई सम्भन्नुपर्छ ।

(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,

- (४) कुनै प्राकृतिक व्यक्तिको तीस लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा तथा निजी भवन वा
- (५) तीन पुस्ताभित्र भएको खरीद, बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति ।

गैर व्यवसायिक करयोग्य सम्पत्तिमा सामान्यतया: जग्गा, भवन तथा कुनै निकायमा रहेको हित (जस्तै: शेयर, डिबेञ्चर, आदि) पर्दछन् भने सुन, चाँदी, मोटर आदि अन्य सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्तिमा पर्दैनन् ।

- व्यवसायिक सम्पत्ति अर्थात व्यवसायिक प्रयोजनमा उपभोग भएका सम्पत्ति अन्तर्गत ह्रास योग्य (Depreciable) सम्पत्ति (जस्तै: भवन, मेशिनरी, गाडी, आदि) तथा गैर ह्रास योग्य (Non-depreciable) सम्पत्ति (जस्तै: जग्गा, शेयर, आदि) पर्दछन् । तर व्यवसायको आय आर्जन गर्ने कार्यमा प्रयोग नभएको अर्थात सो व्यक्तिले धारण मात्र गरेको गैर ह्रास योग्य सम्पत्ति {जस्तै जग्गा, शेयर (Hold for Trading बाहेक)} भने गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिनेछन् । यसको अलावा व्यापारिक मौज्जात (Stock in Trade) अर्थात बिक्रीको प्रयोजनको लागि धारण गरिएको सम्पत्तिलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन ।
- कुनै प्राकृतिक व्यक्तिको अविच्छिन्न (लगातार) दश वर्ष वा सो भन्दा बढी स्वामित्व (Ownership) रहेको र सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको निजी भवन (Personal House) लाई व्यक्तिगत सम्पत्ति मानिएको छ । कुनै व्यक्तिको निजी भवन गैर व्यवसायिक करयोग्य सम्पत्ति नमानिन सो व्यक्तिले सो भवन अविच्छिन्न दश वर्ष वा सो भन्दा बढी आफ्नो स्वामित्व (Ownership) मा राखेको हुनु पर्ने र सो व्यक्ति त्यस्तो भवनमा अविच्छिन्न वा पटक पटक गरी दश वर्ष वा सो भन्दा बढी बसोबास गरेको (दुवै अवस्था पूरा गरेको) हुनु अनिवार्य रहेको छ ।
- कुनै प्राकृतिक व्यक्तिको तीस लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग (Disposal) गरेको जग्गा तथा निजी भवन पनि गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन । जग्गा भएको भवनका हकमा जग्गाको क्षेत्रफल भवनले ओगटेको जग्गा बराबर वा एक रोपनीमध्ये जुन घटी हुन्छ सोलाई बुझाउछ ।
- तीन पुस्ताभित्र भएको खरीद बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति । अन्य किसिमले हस्तान्तरण भन्नाले सामान्यतया: अंशबण्डा, अपुताली, बकस पत्र, आदि पर्दछ । तीन पुस्ता बाहेक अन्यबाट बकस पत्र जस्ता प्रकृयाबाट हस्तान्तरण गरिएको सम्पत्तिको हकमा भने त्यस्ता सम्पत्तिलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ । त्यस्तै, तीन पुस्ताभित्र भए पनि सामान्य रुपमा खरीद बिक्री भएमा भने त्यस्ता सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

गैर व्यवसायिक करयोग्य सम्पत्ति सम्बन्धी उदाहरणसहितको व्याख्या यसै निर्देशिकको परिच्छेद २ मा गरिएको छ ।

२२.२.६ निःसर्ग (डिस्पोजल)

ऐनको दफा २ (य) मा निःसर्ग (Disposal) लाई निम्नानुसार परिभाषित गरेको छः

२(क य) “निःसर्ग (डिस्पोजल)” भन्नाले दफा ४० मा उल्लेख भए बमोजिम कुनै सम्पत्ति वा दायित्वको बिक्री वा हस्तान्तरण समेतको निःसर्ग सम्भन्नु पर्छ ।

सम्पत्तिको हकमा, बिक्री वा किस्ताबन्दीमा बिक्री गरी, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, नासिई, हराई, अंशबण्डा वा हक हस्तान्तरण गरी, साटासाट गरी वा कुनै तवरबाट आफ्नो स्वामित्व हट्ने माध्यमलाई सम्पत्तिको निःसर्ग (Disposal) भएको मानिन्छ । त्यस्तै, दायित्वको हकमा, दायित्व भुक्तान गरी, दायित्वबाट मुक्त भई, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, दायित्व रद्द भई वा कुनै पनि माध्यमबाट दायित्व मुक्त भएको खण्डमा दायित्वको निःसर्ग (Disposal) मानिन्छ ।

- ऐनको दफा ४० को उपदफा (१) बमोजिम कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको निःसर्ग गरेको मानिनेछ । सो अनुसार, निम्न कार्यलाई समेत सम्पत्तिको निःसर्ग गरेको मानिनेछ :-
 - सम्पत्तिको वितरण गरिनु
 - सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु,
 - किस्ताबन्दी बिक्रीको माध्यमबाट बिक्री गर्नु वा वित्तीय पट्टा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पट्टामा दिइनु,
 - रद्द गरिनु, विनास हुनु,
 - हराउनु,
 - म्याद सकिनु वा समर्पण गरिनु जस्ता कार्य ।
- ऐनको दफा ४० को उपदफा (२) बमोजिम कुनै व्यक्ति कुनै दायित्वको भारबाट हटेमा निजले सो दायित्वको निःसर्ग गरेको मानिनेछ । सो अनुसार निम्न कार्यलाई समेत दायित्वको निःसर्ग गरेको मानिनेछ :-
 - दायित्व फछ्यौट हुनु,
 - दायित्व रद्द हुनु,
 - दायित्व मुक्त हुनु,
 - दायित्व समापन हुनु वा अर्को दायित्व वा सम्पत्तिमा गाभिनु जस्ता कार्य ।
- ऐनको दफा ४० को उपदफा (३) खण्ड (क) बमोजिम प्राकृतिक व्यक्तिको सम्बन्धमा सो व्यक्तिको मृत्युको तत्काल अघि कुनै सम्पत्ति वा दायित्व निःसर्ग गरेको मानिनेछ ।
- ऐनको दफा ४० को उपदफा (३) खण्ड (ख) बमोजिम कुनै सम्पत्तिको सम्बन्धमा सो सम्पत्तिबापतका आम्दानीको योग सो सम्पत्तिबापतका खर्चको योगभन्दा बढी भएमा सो सम्पत्ति निःसर्ग गरेको मानिनेछ ।

- ऐनको दफा ४० को उपदफा (३) खण्ड (ग) बमोजिम ऋण दावीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा निःसर्ग भएको मानिन्छ ।
- ऐनको दफा ४० को उपदफा (३) खण्ड (घ) बमोजिम कुनै व्यक्तिले व्यवसायिक सम्पत्ति, गैर व्यवसायिक करयोग्य सम्पत्ति, ह्रास योग्य सम्पत्ति वा व्यापार मौज्जातको किसिम फेरिने गरी त्यस्तो सम्पत्ति निजले प्रयोग गर्न थालेको अवस्थामा सो सम्पत्तिको फेरिएको स्वरूप प्रयोग गर्नु भन्दा तत्काल अघि निःसर्ग भएको मानिन्छ ।
- ऐनको दफा ४० को उपदफा (३) खण्ड (ङ) बमोजिम तथा दफा ५७ मा उल्लेख भए बमोजिम कुनै निकायको विगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा समेत सो निकायको सम्पत्ति वा दायित्व निःसर्ग भएको मानिनेछ ।
- ऐनको दफा ४० को उपदफा (३) खण्ड (च) बमोजिम नेपालमा अवस्थित जग्गा जमिन वा भवनबाहेक, सो व्यक्ति गैर-बासिन्दा व्यक्ति हुनुभन्दा तत्काल अघि सो व्यक्तिको सम्पत्ति वा दायित्व निःसर्ग भएको मानिनेछ ।

२२.३ सम्पत्ति तथा दायित्वबाट प्राप्त खूद लाभ

ऐनको दफा ३६ मा सम्पत्ति तथा दायित्वबाट प्राप्त खूद लाभको गणना सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

३६(१) कुनै आय वर्षको लागि कुनै व्यक्तिको व्यवसायको व्यवसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त खूद लाभको गणना सो आय वर्षमा सो व्यवसायको व्यवसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायका नोक्सानी कटाई गर्नु पर्नेछ :-

- (क) व्यवसायको व्यवसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,
- (ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट हुन गएको खूद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र
- (ग) कुनै आय वर्षमा सो व्यवसाय वा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट विगतमा हुन गएको खूद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।

कुनै पनि व्यक्तिको कुनै आय वर्षमा व्यवसायिक सम्पत्ति र दायित्वको निःसर्गबाट खूद लाभको गणना गर्दा उक्त व्यक्तिको व्यवसायिक सम्पत्ति र दायित्वको निःसर्गबाट प्राप्त सबै लाभको योगबाट व्यवसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट सो वर्ष हुन गएको नोक्सानी, अन्य व्यवसायबाट भएको नोक्सानी रकममध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी साथै अन्य व्यवसायबाट विगतमा भएको खूद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी घटाई बाकी हुने रकमलाई खूद लाभ भनिन्छ । यस व्यवस्था अनुसार खूदलाभ निम्नानुसार गणना गर्नु पर्दछ :

क. आय वर्ष भरी निःसर्ग भएका व्यवसायिक सम्पत्ति र दायित्वको निःसर्गबाट प्राप्त लाभको योग

ख. घटाउने,

- व्यवसायिक सम्पत्ति र दायित्वको निःसर्गमा भएको यस आ.व.को नोक्सानी
- यस आ.व. मा कुनै व्यवसायबाट हुन गएको खूद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी
- विगत वर्षमा हुन गएको खूद नोक्सानीमध्ये कट्टी नभएको बाँकी नोक्सानी
- दफा २०(७) बमोजिम व्यवसायको ७ वा १२ वर्षसम्म कट्टी नभएको बाँकी नोक्सानी

ग. खूद लाभ (क - ख)

उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.३.१: मानौं, सुलेमान एक प्राकृतिक व्यक्ति हुन् । निजको व्यवसाय मध्ये सुलेमान किराना पनि एक रहेछ । उक्त व्यवसायको आ.व. २०६५/६६ मा खूद नोक्सानी रु. २ लाख रहेछ । निजको अर्को व्यवसाय सुलेमान फर्निचर व्यापार रहेछ । उक्त फर्निचर व्यापारमा सो वर्ष रु. ३ लाख नोक्सानी भएको रहेछ । उक्त नोक्सानी अन्यत्र कतै पनि कट्टा हुन सकेको (Unrelieved Loss) रहेनछ । निजको उक्त फर्निचर व्यापारबाट आ.व. २०६४/६५ मा रु. २ लाख नोक्सान भएको रहेछ । निजको उक्त व्यापारमा व्यवसायको लागि प्रयोग गरिएको जग्गा सो आ. व. मा रु. ५० लाखमा बिक्री गरेका रहेछन् । उक्त जग्गा निजले चार वर्ष अघि रु. २० लाखमा खरीद गरेका रहेछन् । यस अवस्थामा सम्पत्तिको निःसर्गमा खूद लाभको गणना निम्नानुसार गर्नु पर्दछ ।

विवरण	किराना पसल	फर्निचर व्यवसाय
आ.व. ०६५/६६ को कट्टी हुन नसकेको नोक्सानी	२००,०००	३००,०००
गत वर्षको बाँकी नोक्सानी		२००,०००
कूल कट्टा हुन बाँकी नोक्सानी	२००,०००	५००,०००
व्यवसायिक सम्पत्ति निःसर्गबाट भएको खूद लाभको गणना:		
विवरण रकम		
१. आम्दानी: जग्गा बिक्री (इन्कमींग)		५० लाख
घटाउने:		
२. खर्च : जग्गाको लागत मूल्य (आउटगोइंग)		२० लाख

३. लाभ (१ - २)		३० लाख
घटाउने:		
४. व्यवसायिक सम्पत्ति वा दायित्वमा यो वर्ष भएको नोक्सानी		५ लाख
५. व्यवसायिक सम्पत्ति वा दायित्वमा विगतमा भएको नोक्सानी		२ लाख
६. व्यवसायको अवधि नाघेको भएको कट्टी हुन नपाएको नोक्सानी		०
खूद लाभ (३ - ४ - ५ - ६)		२३ लाख

व्यवसायमा भएको व्यवसायिक सम्पत्ति वा दायित्वको निःसर्गमा भएको खूद लाभ दफा ७(२)(ग) बमोजिम व्यवसायको आय निर्धारण गर्दा समावेश हुन्छ ।

३६(२) कुनै आय वर्षको लागि कुनै व्यक्तिको लगानीको कर लाग्ने गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त खूद लाभको गणना सो आय वर्षमा सो लगानीको कर लाग्ने गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायको नोक्सानी कटाई गर्नु पर्नेछ :-

- (क) सो लगानीको कर लाग्ने गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,
- (ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसाय वा लगानीबाट हुन गएको खूद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र
- (ग) विगतको कुनै आय वर्षमा सो व्यक्तिको सो लगानी, कुनै व्यवसाय वा अन्य कुनै लगानीबाट हुन गएको खूद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।

कुनैपनि आय वर्षमा कुनैपनि व्यक्तिले लगानीको कर लाग्ने गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त गर्ने लाभको योगबाट लगानीको कर लाग्ने गैर व्यवसायिक सम्पत्तिबाट सो वर्षमा हुन गएको सबै नोक्सानीका साथै अन्य व्यवसाय वा लगानीबाट हुन गएको नोक्सानी रकममध्ये अन्यत्र कट्टी हुन नसकी बाँकी रहेको खूद नोक्सानी र विगतको कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको नोक्सानीमध्ये कट्टी नभै बाँकी रहेको नोक्सानी कट्टी गरी गणना गर्नु पर्दछ । गैर व्यवसायिक सम्पत्तिको खूद लाभ गणना गर्दा व्यवसाय तथा लगानीमा भएको नोक्सानी समायोजन गर्न पाइन्छ । यस व्यवस्था अनुसार खूदलाभ निम्नानुसार गणना गर्नु पर्दछ:

क. आय वर्ष भरी निःसर्ग भएका गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभको योग

ख. घटाउने,

- १. गैर व्यवसायिक सम्पत्तिको निःसर्गमा भएको यो आ.व.को नोक्सानी

२. यस आ.व.को लगानीको नोक्सानी
३. व्यवसायिक सम्पत्ति र दायित्वको निःसर्गमा भएको नोक्सानी समेत यस आ.व.को व्यवसायको नोक्सानी
४. व्यवसायिक सम्पत्ति र दायित्वको निःसर्गमा भएको विगतको कट्टी नभएको बाँकी नोक्सानी
५. दफा २०(७) बमोजिम व्यवसायको ७ वा १२ वर्षसम्म र लगानीको विगतमा कट्टी नभएको बाँकी नोक्सानी

ग. खूद लाभ (क - ख)

उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.३.२: मानौं, सुलेमान एक प्राकृतिक व्यक्ति हुन । निजलाई आ.व. २०६५/६६ मा शेयर बिक्रीबाट रु. २ लाख नोक्सानी भएको रहेछ । निजको फर्निचर व्यापार पनि रहेछ । उक्त फर्निचर व्यापारमा सो वर्ष रु.३ लाख नोक्सानी भएको रहेछ । उक्त नोक्सानी अन्यत्र कतै पनि कट्टा हुन सकेको रहेनछ । निजको उक्त फर्निचर व्यापारबाट आ.व. २०६४/६५ मा रु. २ लाख नोक्सान भएको रहेछ । निजले आफ्नो नाममा रहेको निजी जग्गा (गैर ब्यवसायिक करयोग्य सम्पत्ति) सो आ.व.मा रु. ६० लाखमा बिक्री गरेका रहेछन् । उक्त जग्गा निजले चार वर्ष अघि रु. २० लाखमा खरीद गरेका रहेछन् । यस अवस्थामा सम्पत्तिको लाभको गणना निम्नानुसार गर्नु पर्दछ ।

शेयर कारोवारमा नोक्सानी	रु. २ लाख
फर्निचर व्यापार मा आ. व.०६५/६६ को नोक्सानी	रु. ३ लाख
गत वर्ष (आ. व.०६४/६५) को बाँकी नोक्सानी	रु. २ लाख
कूल कट्टा हुन बाँकी नोक्सानी	रु. ७ लाख
सम्पत्ति निःसर्गबाट भएको खूद लाभको गणना:	
विवरण रकम	
१. जग्गा बिक्री (गैर व्यवसायिक सम्पत्तिको निःसर्ग)	६० लाख
घटाउने:	
२. जग्गाको लागत मूल्य	२० लाख
३. लाभ (१ - २)	४० लाख
घटाउने:	
४. गैर व्यवसायिक सम्पत्ति निःसर्गमा यो वर्ष भएको नोक्सानी	२ लाख
५. गैर व्यवसायिक सम्पत्ति निःसर्गमा विगतमा भएको नोक्सानी	०

६. सोही आय वर्षमा अन्य व्यवसायमा भएको नोक्सानी	३ लाख
७. विगत आय वर्षमा अन्य व्यवसायमा भएको नोक्सानी	२ लाख
६. व्यवसायिक सम्पत्ति निःसर्गमा विगतमा भएको नोक्सानी	०
७. अवधि नाघेका कारण कट्टी हुन नपाएको बाँकी नोक्सानी	०
खूद लाभ (३ - ४ - ५- ६)	३३ लाख

लगानीमा प्रयोग भएको गैर व्यवसायिक कर लाग्ने सम्पत्तिवापतको खूद लाभ दफा ९(२)(ख) बमोजिम लगानीको आय निर्धारण गर्दा समावेश हुने रकममा गणना गरिन्छ ।

३६(३) विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानीका सम्बन्धमा कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम कट्टी गर्ने दाबी कुनै विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभको हदसम्म मात्र गर्न सक्नेछ ।

कुनै व्यक्तिको विदेशी स्रोतको व्यवसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानी सोही विदेशी स्रोतको व्यवसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभ वा लगानीको कर लाग्ने गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभबाट मात्र कट्टी गर्ने दाबी गर्न सक्नेछ । जस्तै: कुनै व्यक्तिको भारतको व्यवसायिक सम्पत्तिको निःसर्गमा नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी भारतको व्यवसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभ वा भारतको लगानीको कर लाग्ने गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभबाट मात्र कट्टी दाबी गर्न सक्नेछ । त्यस्तै, कुनै व्यक्तिको विदेशी स्रोतको लगानीको कर लाग्ने गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट हुन गएको नोक्सानी सोही विदेशी स्रोतको लगानीको कर लाग्ने गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभबाट मात्र कट्टी दाबी गर्न सक्नेछ । जस्तै: कुनै व्यक्तिको भारतको लगानीको कर लाग्ने गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी भारतको लगानीको कर लाग्ने गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभबाट मात्र कट्टी दाबी गर्न सक्नेछ । उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.३.३: मानौं, सुलेमान एक बासिन्दा प्राकृतिक व्यक्ति हुन। निजलाई आ.व. २०६५/६६ मा भारतमा रहेको शेयर बिक्रीबाट रु. ५ लाख नोक्सानी भएको रहेछ। निजको नेपालको व्यवसायबाट सो आ.व. मा रु. २ लाख नोक्सानी भएको रहेछ। निजको भारतमा फर्निचर उद्योग पनि रहेछ। उक्त फर्निचर उद्योगमा सो वर्ष रु. ३ लाख नोक्सानी भएको रहेछ। निजको सो उद्योगले भारतमा प्रयोग गरिआएको जग्गा (व्यवसायिक सम्पत्ति) आ.व. २०६४/६५ मा बिक्री गर्दा रु. २० लाख नोक्सानी भएको रहेछ। उक्त नोक्सानी गत आ.व.मा समायोजन हुन सकेको रहेनछ। यस आ.व. मा निजले सोही उद्योगको भारत स्थित अर्को जग्गा रु. ६० लाखमा बिक्री गरेका रहेछन्। उक्त जग्गा निजले चार वर्ष अघि रु. २० लाखमा खरीद गरेका रहेछन् भने त्यस अवस्थामा भारतमा रहेको व्यवसायिक सम्पत्तिको निःसर्गबाट भएको लाभको गणना निम्नानुसार गर्नु पर्दछ।

भारतको शेयरको निःसर्गमा नोक्सानी	रु. ५ लाख
भारतको फर्निचर उद्योगको नोक्सानी	रु. ३ लाख
नेपालको व्यवसायको नोक्सानी	रु. २ लाख
गत वर्षको भारतमा रहेको व्यवसायिक सम्पत्तिको निःसर्गको समायोजन हुन बाँकी नोक्सानी	रु. २० लाख

व्यवसायिक सम्पत्ति निःसर्गबाट भएको खूद लाभको गणना :

विवरण	रकम
१. भारतमा रहेको जग्गा बिक्री (व्यवसायिक सम्पत्तिको निःसर्ग)	६० लाख
घटाउने:	
२. जग्गाको लागत मूल्य	२० लाख
३. लाभ (१ - २)	४० लाख
घटाउने:	
४. भारतको फर्निचर उद्योगमा भएको नोक्सानी	३ लाख
५. गत वर्षको भारतमा रहेको व्यवसायिक सम्पत्तिको निःसर्गबाट नोक्सानी	२० लाख
६. भारतमा रहेको शेयरको निःसर्गमा भएको नोक्सानी	५ लाख
७. नेपाल स्रोत रहेको व्यवसायको नोक्सानी	२ लाख
खूद लाभ {३ - (४+ ५+ ६+ ७)}	१० लाख

३६(४) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम एकभन्दा बढी गणनामा व्यवसाय वा लगानीबाट हुन गएको खूद नोक्सानी उपदफा (१) वा (२) बमोजिम कट्टी गर्न सक्ने भएमा निजले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने प्रयोजनको लागि गणनाहरूको छनौट गर्न सक्नेछ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि, -

(१) “खूद नोक्सानी” भन्नाले, -

(क) कुनै व्यवसायको सम्बन्धमा कुनै आय वर्षमा सो व्यवसायको व्यवसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो व्यवसायको व्यवसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभभन्दा बढी भएजतिको रकम सम्भन्नु पर्छ, र

(ख) कुनै लगानीको सम्बन्धमा कुनै आय वर्षमा सो लगानीको करयोग्य गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो लगानीको करयोग्य गैर व्यवसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभभन्दा बढी भएजतिको रकम सम्भन्नु पर्छ ।

(२) “कट्टी हुन नसकेको खूद नोक्सानी” भन्नाले कुनै व्यवसाय वा लगानीको,

(क) कुनै आय वर्षमा सो व्यवसाय वा लगानीको सो वर्षमा भएको खूद नोक्सानीमध्ये उपदफा (१) को खण्ड (ख) वा (ग) वा उपदफा (२) को खण्ड (ख) वा (ग) बमोजिम कट्टी हुन नपाएको नोक्सानी, र

(ख) दफा २० को उपदफा (१) वा (२) को समयसीमाको कारणले खर्च भिन्हा पाउन नसकिने सो व्यवसाय वा लगानीको सो दफा को उपदफा (७) बमोजिमको कुनै कट्टी हुन नसकेको नोक्सानी सम्भन्नु पर्छ ।

विदेशी श्रोतको सम्पत्ति र दायित्वको निःसर्गबाट हुन गएको नोक्सानी, कुनै विदेशी श्रोतको सम्पत्ति र दायित्वको निःसर्गबाट प्राप्त लाभको हदसम्म मात्र दावी गर्न पाउँदछन। नेपाल श्रोत भएको सम्पत्तिको निःसर्गबाट भएको लाभबाट मिलान गर्न भने पाइदैन। उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ।

उदाहरण २२.३.४: मानौं, कुनै व्यक्तिको आयको अवस्था निम्नानुसारको रहेछ :

१. व्यवसायिक सम्पत्तिको निःसर्गबाट रु. ५०,००० लाभ रहेछ,

२. विगत वर्षमा व्यवसायिक सम्पत्तिको निःसर्गबाट रु. ३०,००० नोक्सानी रहेछ

३. विदेशी श्रोतको सम्पत्तिबाट रु. १०,००० नोक्सानी रहेछ

सो व्यक्तिले माथि उल्लिखित व्यवसायिक सम्पत्तिको निःसर्गबाट भएको लाभ रु. ५०,००० बाट विगत वर्षमा व्यवसायिक सम्पत्तिको निःसर्गबाट भएको नोक्सानी रु. ३०,००० लाई कट्टी गर्न सक्नेछ तर विदेशी श्रोतको सम्पत्तिबाट भएको नोक्सानी रु. १०,००० लाई भने नेपाल श्रोत भएको सम्पत्तिको निःसर्गबाट भएको लाभबाट कट्टी गर्न सक्ने छैन। अर्थात्, विदेशी श्रोतको सम्पत्ति/दायित्व र लाभ नोक्सानीको गणना गर्दा विदेशी मुलुक पिच्छे छुट्टाछुट्टै श्रोतको (Per country basis) छुट्टाछुट्टै गणना गर्नु पर्नेछ।

२२.४ सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी

ऐनको दफा ३७ मा सम्पत्ति तथा दायित्वबाट प्राप्त लाभ र नोक्सानीको गणना सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

- ३७(१) कुनै सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको कुनै व्यक्तिको लाभ निःसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापतको खर्चहरूको (आउट गोइङ्गस) योगभन्दा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीको योग बढी भएजतिको रकम मानि गणना गर्नु पर्नेछ ।
- ३७(२) कुनै सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको कुनै व्यक्तिको नोक्सानी निःसर्गको समयमा सो सम्पत्ति वा दायित्वबाट प्राप्त आम्दानीहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको खर्चको (आउट गोइङ्गस) योग बढी भएजतिको रकम मानि गणना गर्नु पर्नेछ ।

कुनै सम्पत्ति वा दायित्वको निःसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापतको खर्च (Outgoings) को योगभन्दा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानी (Incomings) को योग बढी भएको खण्डमा बढी भएजतिको रकम लाभ हुन्छ भने घटी भएमा घटी भएजतिको रकम नोक्सानी हुन्छ । उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.४.१: मानौं, कुनै प्राकृतिक व्यक्तिले १ वर्ष अगाडि वनाएको घर बिक्री गरेको रहेछ । बिक्री हुँदाका वखतसम्म जग्गा खरीद गरी त्यो घर वनाउनको लागि रु. १,२०,००,००० खर्च भएको रहेछ । बिक्रीको समयमा बिक्री गर्नको लागि २०,००० खर्च भएको रहेछ भने निःसर्गको समयमा त्यो घर बापत रु. १,२०,२०,००० खर्च (Out-goings) मानिन्छ ।

- बिक्रीबाट रु. १,२५,००,००० प्राप्त (Incomings) भएछ भने, सो सम्पत्तिको खर्च (Outgoings) रु. १,२०,२०,००० भई रु. ४,८०,००० लाभ हुन्छ ।
- बिक्रीबाट रु. १,१९,००,००० प्राप्त (Incomings) भएछ भने, सो सम्पत्तिको खर्च (Outgoings) रु. १,२०,२०,००० भई रु. १,२०,००० नोक्सान हुन्छ ।

२२.५. सम्पत्ति र दायित्वहरू बापतको खर्च तथा खूद खर्च

ऐनको दफा ३८ मा सम्पत्ति तथा दायित्वबाट प्राप्त खर्च तथा खूद खर्चको गणना सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ:

- ३८(१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतको खर्चहरूमा देहायका खर्चहरू समावेश हुनेछन् :-
- (क) कुनै सम्पत्तिको सम्बन्धमा देहायका रकमहरू लगायत सो सम्पत्ति प्राप्त गर्दा सो व्यक्तिको खर्चहरू :-

- (१) सो सम्पत्तिको निर्माण वा उत्पादन गर्दा लागेको सम्बन्धित खर्च, र
- (२) त्यस्तो सम्पत्ति प्राप्त भएको कारणले सो व्यक्तिको आय गणना गर्दा समावेश गरिनु पर्ने कुनै रकम ।
- (ख) सो सम्पत्ति वा दायित्वको परिवर्तन, सुधार र मर्मत संभार गर्दा लागेको खर्च लगायत सो सम्पत्ति वा दायित्वको स्वामित्व लिदा निजबाट गरिएको खर्च, र सम्पत्तिको सम्बन्धमा सो सम्पत्तिको मर्मत संभार गर्दा लागेको खर्च,
- (ग) सो सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा निजबाट गरिएको खर्च, र
- (घ) सो सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्दा र त्यस्तो सम्पत्ति वा दायित्व निःसर्ग गर्दा निजबाट गरिएका आकस्मिक खर्चहरू ।

तर यस्तो खर्चमा दफा २१ को उपदफा (१)को खण्ड (क), (ख), (ग), (घ) र (ङ) बमोजिमका खर्चहरू र आय निर्धारण गर्दा कट्टी गर्न सकिने हदसम्मका खर्चहरू समावेश गर्नु पर्नेछैन ।

सम्पत्ति तथा दायित्व वापतको खर्च (Outgoings) मा सम्पत्तिको निर्माण वा उत्पादन गर्दा लागेको खर्च, सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्दा लागेको खर्च, सो सम्पत्ति वा दायित्वको परिवर्तन, सुधार र मर्मत संभार गर्दा लागेको खर्च लगायत सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा लागेको खर्च समावेश गरी खर्च (Outgoings) यकीन गर्नु पर्छ । तर व्यवसायको आय गणना गर्दा कट्टी हुने रकम एवं निजी प्रकृतिका तथा सो सम्पत्ति वा दायित्वसँग असम्बन्धित खर्च भने सो सम्पत्ति तथा दायित्व वापतको खर्च (Outgoings) मा समावेश हुने छैनन् । सम्पत्ति तथा दायित्व वापतको खर्च (Outgoings) मा आय निर्धारण हुदा कट्टी हुने रकम बाहेकका निम्न रकम समावेश हुन्छन्:

- क. सो सम्पत्ति वा दायित्व प्राप्त गर्दा तिरिएका रकम (Amount paid at inception)
- ख. सो सम्पत्ति वा दायित्वको स्वामित्व धारण गर्दा तिरिएका रकम (Amount paid during holding period)
- ग. सो सम्पत्ति वा दायित्व निःसर्ग गर्दा तिरिएका रकम (Amount paid at disposal)
- घ. सो सम्पत्ति वा दायित्व प्राप्तिका कारणले तिर्नु परेको रकम (Amount on which tax paid due to receipt of asset or liability)

सम्पत्ति तथा दायित्व वापतको खर्च (Outgoings) अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.५.१: मानौं, गोपाल सापकोटाले आ.ब. २०६०।६१ मा रु. ४० लाखमा जग्गा खरीद गरेका रहेछन्। उक्त जग्गा खरीद गर्दा निजले दलाललाई रु.२ लाख कमिशन दिएका रहेछन्। उक्त जग्गाको लिखत एवं रजिष्ट्रेशन बापत रु.१ लाख ७५ हजार खर्च भएको रहेछ। निजले सो जग्गामा कम्पाउण्ड बाल लगाउंदा रु. ३ लाख खर्च गरेका रहेछन्। निजले सो जग्गा खरीद गर्न बैंकबाट कर्जा लिएका रहेछन्। आ.ब. २०६६।६७ मा निजले सो जग्गा रु. १ करोडमा बिक्री गरेका रहेछन्। सो मितिसम्म व्याज रु. ७ लाख भुक्तान गरेका रहेछन्। निजले जग्गा बिक्री गर्दा दलाललाई रु. ३ लाख कमिशन दिएका रहेछन्। निजले जग्गा किनेको खुसियालीमा सोही जग्गामा रु. ५० हजार खर्च गरी आफ्ना हितैषीलाई भोज खुवाएका रहेछन्।

यस अवस्थामा उक्त जग्गा बापतको खर्च (Outgoings) को गणना निम्नानुसार गरिन्छ:

जग्गाको खरीद मूल्य	४० लाख
जग्गा खरीदमा दलाल कमिशन	२ लाख
लिखत एवं रजिष्ट्रेशन	१.७५ लाख
कम्पाउण्ड बाल	३ लाख
व्याज खर्च	७ लाख
भोज खर्च	नपाउने
जग्गा बिक्रीमा दलाल कमिशन	३ लाख
जग्गाको लागत (outgoing)	५६.७५ लाख

यसरी उक्त सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ गणना गर्ने प्रयोजनको निमित्त रु. ५६ लाख ७५ हजार सो जग्गाबापतको खर्च (Outgoings) मानिन्छ।

सम्पत्ति प्राप्त गर्दा लागत तिर्न नपरेको अवस्थामा आय मानिएको रकम वा सम्पत्तिमा भएको वृद्धिका कारण सो व्यक्तिले कर तिर्नु परेको अवस्थामा सो सम्पत्ति वा वृद्धि बापत कर लेखाङ्कनमा समावेश भएको रकमलाई सो सम्पत्तिबापतको खर्च (Outgoings) मानिन्छ। उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ।

उदाहरण २२.५.२: मानौं, कुनै विदेशी सरकारले Michel भन्ने सो देशको नागरिकलाई नेपालस्थित सो देशको एम्बेसीमा रोजगारी दिएको रहेछ । सो विदेशी सरकारले निजलाई तलवमा नगदको अलावा सो विदेशी सरकारद्वारा निस्काशन गरिएका केहि Bonds समेत दिएको रहेछ । ती Bonds को तत्कालिन बजार मूल्य मानौं रु. १ लाख रहेछ । निजको हकमा तलवको स्वरूपमा प्राप्त गरेको नगद र Bonds, ऐनको दफा १० अनुसार कर छुट हुने रकम हो । मानौं, अर्को वर्ष निजले उक्त Bonds रु १,०५,००० मा नेपालमा बिक्री गरेको रहेछ । यस अवस्थामा सो सम्पत्ति निःसर्गबाट हुने लाभ गणना गर्दा खर्च रु. १,००,००० तथा आम्दानी रु. १,०५,००० मानि गणना गर्नु पर्दछ ।

- ३८(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खूद खर्चहरू सो समयमा सो सम्पत्ति वा दायित्व बापतका सबै आम्दानीहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको सबै खर्चहरूको योग बढी भएजतिको रकमहरू मानि गणना गर्नु पर्नेछ ।
- ३८(३) परिच्छेद-६ र ७ मा उल्लिखित आय गणना गर्दा कट्टी गरिने खर्च रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको खर्च रकमको सन्दर्भमा भए सरह मानि उपदफा (१) बमोजिमका खर्चहरूका सम्बन्धमा लागू हुने छन् ।

तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन ।

सम्पत्ति तथा दायित्व बापतको खर्च (Outgoings) मा सम्पत्तिको निर्माण वा उत्पादन गर्दा लागेको खर्च, सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्दा लागेको खर्च, सो सम्पत्ति वा दायित्वको परिवर्तन, सुधार र मर्मत संभार गर्दा लागेको खर्च लगायत सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा लागेको खर्च समावेश गरी खर्च (Outgoings) यकीन गर्नु पर्छ । तर व्यवसायको आय गणना गर्दा कट्टी हुने रकम भने यसको खर्चको लागि ग्राह्य हुँदैन । कुनै व्यवसायिक सम्पत्तिको निःसर्गको समयसम्ममा भएको जम्मा खर्चमा सो समयसम्मको आम्दानी घटाउदा आउने रकम सो सम्पत्तिबापतको खूद खर्च (Net Outgoings) हो । सम्पत्तिबापतका खूद खर्च गणना गर्दा दफा २६ बमोजिम गणना भएको दीर्घकालीन करार बापत लिन बाँकी रहेको रकमलाई समावेश गरिदैन । कुनै पनि सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभ वा नोक्सानी सम्बन्धी दफा ३७ ले व्याख्या गरे अनुसार उक्त सम्पत्तिको निःसर्ग हुदाको अवस्थामा सम्पत्तिको खर्च कसरी यकीन गर्ने भन्ने सम्बन्धमा यस दफाले व्याख्या गरेको छ ।

कुनै व्यक्तिले नगदको बदला जिन्सीमा आय प्राप्त गरेका रहेछन् भने यसरी जिन्सीमा प्राप्त गरेको सम्पत्तिलाई मूल्याङ्कन गरी आयमा समावेश गरिन्छ । यसरी मूल्याङ्कन भएको उक्त सम्पत्तिको मूल्यालाई सो सम्पत्तिबापतको खर्च (Outgoing) मानिन्छ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.५.३: मानौं, गोपेश एण्ड कम्पनी प्रा.लि. ले जग्गा खरीद गर्दा रु.४० लाख तिरेको रहेछ। अर्को वर्षमा सो जग्गालाई सम्पत्ति वापतको खर्च रु. १ लाख रहेछ। तेश्रो वर्षमा साँध नमिलेको केहि भाग साँधियारलाई मिलाउन दिएवापत रु.२ लाख प्राप्त गरेको रहेछ। यस्तो अवस्थामा सो जग्गा वापतको खूद खर्च (Net Outgoings) निम्नानुसार गणना गरिन्छ :

पहिलो वर्ष जग्गा वापतको खर्च (Outgoings) :रु. ४० लाख
दोश्रो वर्ष जग्गा वापतको खर्च (Outgoings) :रु. ४१ लाख
तेश्रो वर्ष जग्गा वापतको खर्च (Outgoings) :रु. ३९ लाख
लेखाङ्कन प्रयोजनका लागि सम्पत्तिवापतको खर्च (Outgoings) नै कर आधार (Tax Base) हुन्छ।

२२.६ सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खूद आम्दानी

ऐनको दफा ३९ मा सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खूद आम्दानीको गणना सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ:

३९(१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानीहरूमा देहायका रकमहरू समावेश गर्नु पर्नेछ :-

- (क) निजले दायित्वको सम्बन्धमा दायित्व वहन गर्दा प्राप्त गरेका रकमहरू,
- (ख) सम्पत्तिको मूल्य परिवर्तन वा न्यून गरी वा दायित्व बृद्धि गरी प्राप्त गरिएका र कमहरू लगायत सम्पत्ति प्राप्त गर्दा वा दायित्व वहन गर्ने सम्बन्धमा निजबाट प्राप्त गरिने रकमहरू, र
- (ग) सो सम्पत्ति वा दायित्वको निःसर्ग सम्बन्धमा निजले प्राप्त गरेको वा प्राप्त गर्ने रकमहरू ।

तर यस्तो आम्दानीमा कर छुट पाएको रकम, अन्तिमरूपमा कट्टी हुने भुक्तानी वा सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिने रकमहरू समावेश हुने छैनन् ।

३९(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खूद आम्दानीहरूमा सो समयमा सो सम्पत्ति वा दायित्व बापतका खर्चहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतका आम्दानीहरू बढी भएजतिको रकमहरू समावेश गर्नु पर्नेछ ।

३९(३) परिच्छेद-६ र ७ मा उल्लिखित विषयका सम्बन्धमा आय गणना गर्दा आयमा समावेश गरिने रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानी रकमको सन्दर्भमा भए सरह मानि उपदफा (१) बमोजिम गर्नु पर्नेछ ।

तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन ।

यो दफा विशेषगरी सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त हुने आम्दानी (Incoming) संग सम्बन्धित छ । ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्तिवापतको आम्दानी (Incoming) भन्नाले

सो सम्पत्ति निःसर्ग गर्दा निजले प्राप्त गरेको वा प्राप्त गर्ने रकम सम्भन्नु पर्दछ । एवं, दायित्वको सम्बन्धमा दायित्व वहन गर्दा प्राप्त गरेको रकम आम्दानी हुन् । सम्पत्तिको मूल्य परिवर्तन वा न्यून गरी वा दायित्व वृद्धि गरी प्राप्त गरिएका रकम लगायत सम्पत्ति प्राप्त गर्दा वा दायित्व वहन गर्दा निजबाट प्राप्त गरिने रकम पनि आम्दानीमा समावेश हुन्छन । तर यस्तो आम्दानी दफा १० अनुसार कर छुट पाएको रकम, दफा ९२ अनुसार अन्तिमरूपमा कट्टी हुने भुक्तानी र सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिने रकम समावेश गरिदैन । एवं प्रकार रकमको परिमाणीकरण, चारित्रीकरण तथा बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार यदि त्यस्तो अवस्था सम्पत्ति वा दायित्वको कारणले सृजना भएको हो भने आम्दानी (Incomings) गणना भए सरह मानि यसै दफाको उपदफा (१) अनुसार गर्नु पर्दछ । सारांशमा सम्पत्ति तथा दायित्व वापतको आम्दानी (Incomings) मा आय गणना गर्दा समावेश हुने रकम बाहेकका निम्न रकम समावेश हुन्छन् :

- क. सो सम्पत्ति वा दायित्व प्राप्त गर्दा प्राप्त रकम (Amount receipt at inception)
- ख. सो सम्पत्ति वा दायित्वको स्वामित्व वा भारको धारण अवधिमा प्राप्त रकम (Amount receipt during holding period)
- ग. सो सम्पत्ति वा दायित्व निःसर्ग गर्दा प्राप्त रकम (Amount received at disposal)

सम्पत्ति तथा दायित्व वापतको आम्दानीमा सम्पत्ति प्राप्त गर्दा वा दायित्व वहन गर्ने सम्बन्धमा प्राप्त गरिने रकम लगायत सो सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त गरेको वा प्राप्त गर्ने रकम समावेश गरी आम्दानी यकीन गर्नु पर्छ । तर व्यवसायको आय गणना गर्दा समावेश हुने रकम भने यस्तो आम्दानीमा समावेश गर्नु पर्दैन ।

२२.७ सम्पत्ति वा दायित्वको निःसर्ग

ऐनको दफा ४० मा सम्पत्ति तथा दायित्वको निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

४०(१) कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको निःसर्ग गरेको मानिनेछ । सम्पत्तिको निःसर्गमा सो सम्पत्तिको स्वामित्व भएको व्यक्तिलाई सो सम्पत्तिको वितरण गरिनु सो सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, किस्ताबन्दी बिक्रीको माध्यमबाट बिक्री गर्नु वा वित्तीय पट्टा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पट्टामा दिइनु, रद्द गरिनु, विनाश हुनु, हराउनु, म्याद सकिनु वा समर्पण गरिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ ।

कुनै व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति अर्को व्यक्तिलाई स्वामित्व हस्तान्तरण गरेमा वा स्वामित्व आफूबाट हटेमा त्यसलाई निःसर्ग मानिन्छ । निःसर्ग भन्ने शब्द केवल स्वामित्वको हस्तान्तरण मात्रै नभई यस शब्दले स्वामित्वमा भएको व्यक्तिले वितरण गर्नु, अन्य सम्पत्ति वा दायित्वमा गाभिनु (Acquisition, Merger or Amalgamation) वा किस्ताबन्दीमा बिक्री (Installment Sale), वित्तीय पट्टामा दिनु (Finance Lease), सम्पत्ति रद्द (Cancellation), विनाश हुनु (Extingishment), हराउनु, म्याद सिद्धिनु वा समर्पण (Surrendered) जस्ता स्वामित्वबाट

हट्ने कार्यलाई समेटेको छ । Disposal को अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.७.१: मानौं, मेडिको नेपाल प्रा. लि. एउटा औषधी उत्पादन गर्ने कम्पनी रहेछ । उक्त कम्पनीलाई Global Lab Nepal Limited नामको अर्को औषधी उत्पादन गर्ने कम्पनीले २०६५।१०।१ को मिति देखि लागू गरी Takeover (acquisition) गरेको रहेछ । यसरी Acquisition गरेको अवस्थामा मेडिको नेपाल प्रा. लि.ले आफ्नो सम्पत्ति र दायित्व निःसर्ग गरेको मानिन्छ ।

४०(२) कुनै व्यक्ति कुनै दायित्वको भारबाट हटेमा निजले सो दायित्वको निःसर्ग गरेको मानिनेछ । दायित्वको निःसर्गमा दायित्व फछ्यौट, रद्द, मुक्त, समापन हुनु वा अर्को दायित्व वा सम्पत्तिमा गाभिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ ।

उपदफा (१) मा सम्पत्तिको बारेमा उल्लेख गरिएको छ भने यस दफामा दायित्वको निःसर्गको बारेमा व्याख्या गरिएको छ । कुनै पनि व्यक्तिको दायित्व निजबाट हटेमा निजले सो दायित्व निःसर्ग गरेको मानिन्छ । दायित्वको निःसर्गमा दायित्वको फछ्यौट (Settlement of Credit/Liabilities) दायित्व रद्द (cancelled), मूक्त (forgive), समापन हुनु वा दायित्व वा सम्पत्तिमा गाभिनु (Acquisition, Merger or Amalgamation) जस्ता कार्य पर्दछन् । कम्पनी अन्य कम्पनीमा गाभिई (Acquisition) वा कुनै दुई वा सो भन्दा बढी कम्पनी एक आपसमा गाभिई (Merger) सम्पत्ति तथा दायित्वको निःसर्ग हुन सक्दछ ।

४०(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै सम्पत्ति वा दायित्वको देहायका अवस्थाहरूमा निःसर्ग गरेको मानिनेछ :-

(क) प्राकृतिक व्यक्तिको सम्बन्धमा सो व्यक्तिको मृत्युको तत्काल अघि,

कुनै प्राकृतिक व्यक्तिको आफ्नो स्वामित्वमा रहेको सम्पत्ति निजको मृत्यु भएमा मृत्युको तत्काल अघि निःसर्ग भएको मानिनेछ । यस प्रकारको निःसर्गको आम्दानी (Incomings) बाट हुने लाभलाई कर गणना गर्ने प्रयोजनको निमित्त मात्र नभई प्रापकको लागि खर्च (Outgoings) यकीन गर्ने प्रयोजनको लागि आवश्यक हुन्छ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.७.२: मानौं, महेन्द्र मल्लको नेपालगञ्जमा मिति २०६४।३।१५ मा रु.१ करोड मूल्यमा खरीद गरेको घर जग्गा रहेछ । २०६६।५।६ मा निजको मृत्यु भएछ । सो समयमा उक्त घर जग्गाको मूल्य रु.१ करोड २० लाख रहेछ । महेन्द्र मल्लको मृत्युको तत्काल अघि अर्थात् २०६६।५।६ मा निजको सम्पत्ति रु. १ करोड २० लाखमा निःसर्ग भएको मानिनेछ ।

(ख) कुनै सम्पत्तिको सम्बन्धमा सो सम्पत्तिबापतका आम्दानीहरूको योग सो सम्पत्तिबापतका खर्चहरूको योगभन्दा बढी भएमा,

आयकर प्रयोजनको लागि ह्रास योग्य सम्पत्ति समूहको आधारमा लेखाङ्कन गरिने र सो समूहको कुनै सम्पत्ति निःसर्ग गर्दा प्राप्त हुने रकम (आम्दानी) सो समूहको ह्रास आधार (अर्थात् खर्च) भन्दा बढी

भएको अवस्थामा बढी भएजति रकम ऐनको दफा ७ को उपदफा (२) को खण्ड (घ) बमोजिम आयमा समावेश गर्नु पर्छ र त्यस्तो सम्पत्तिको समूहको बाँकी मूल्य शुन्य हुन्छ र सो सम्पत्ति निःसर्ग भएको मानिन्छ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.७.३: मानौं, सर्गेश एण्ड कम्पनी प्रा. लि.को आ.ब. २०६५।६६ को शुरुमा समूह “ख” अन्तर्गतको निम्नानुसारका सम्पत्ति रहेछ ।

किताबी मूल्य

१. फर्निचर	५०,०००
२. कम्प्यूटर	१००,०००
जम्मा ह्रास आधार	१५०,०००

उक्त समूहको ह्रास आधार रु. १,५०,००० नै रहेछ ।

आ.ब. २०६५।६६ मा उक्त कम्पनीले सो समूहमा थप कुनै सम्पत्ति खरीद गरेको रहेनछ । तर कम्पनीले सो वर्ष फर्निचर रु. २ लाखमा बिक्री गरेको रहेछ । यस अवस्थामा सो समूहको ह्रास आधार अर्थात रु. १ लाख ५० हजार निःसर्गको प्रयोजनको निमित्त खर्च (Outgoings) हुने हुन्छ र प्राप्त रकम अर्थात रु. २ लाख आम्दानी (Incomings) हुन्छ । यस अवस्थामा उक्त “ख” वर्गमा पर्ने कम्प्यूटर बिक्री नभएको भए तापनि सो समूहको खर्च (ह्रास आधार) भन्दा निःसर्गबाट प्राप्त रकम (Incomings) बढी भएको हुँदा बढी भएजति रकम अर्थात रु. ५० हजारलाई ऐनको दफा ७ को उपदफा (२) को खण्ड (घ) बमोजिम आयमा समावेश गर्नु पर्छ र त्यस्तो सम्पत्तिको समूहको बाँकी मूल्य शुन्य हुन्छ र सो सम्पत्ति (समूह) निःसर्ग भएको मानिन्छ । यदि उक्त फर्निचर बिक्री गर्दा रु. १ लाख ५० हजार भन्दा कम रकम प्राप्त गरेको भए बाँकी रहने मूल्यले उक्त समूह “ख” को प्रतिनिधित्व गर्दथ्यो ।

(ग) ऋण दाबी भएको सम्पत्तिको सम्बन्धमा,-

(१) बैंक वा वित्तीय संस्थाको ऋण दाबीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा :

आयकर नियमावली, २०५९ को नियम ९ मा डुबेको वा खराब ऋणमा परिणत हुने मापदण्ड निम्नानुसार तोकिएको छ: ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) र दफा ४० को उपदफा (३) को खण्ड (ग) को उपखण्ड (१) को प्रयोजनको लागि बैंक वा वित्तीय संस्थाको ऋण डुबेको वा खराब ऋणमा परिणत हुने सम्बन्धमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड अनुसार हुनेछ ।

बैंक तथा वित्तीय संस्थाको हकमा ऋण दाबी असुल उपर नहुने अवस्था नेपाल राष्ट्र बैंकबाट निर्धारण गरेको मापदण्ड अनुसार रहनेछ भन्ने व्यवस्था आयकर नियमावलीको नियम ९ मा व्यवस्था गरिएको छ । यस सम्बन्धी उदाहरणसहित ब्याख्या परिच्छेद १९ मा गरिएको छ ।

(२) अन्य कुनै अवस्थामा सो व्यक्तिले ऋण दाबी असुलउपर नहुने भनी मनासिब रुपमा विश्वास गरेकोमा :

तर सो ऋण दाबी असुल उपर गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरू अवलम्बन गरिसकेको हुन पर्नेछ ।

अन्य ऋण दाबीका हकमा असुल उपर नहुने भनी विश्वस्त भएमा पनि निःसर्ग भएको मानिन्छ । तर ऋण असुल उपर नहुने सम्बन्धमा निजले ऋण असुल गर्नका लागि आवश्यक उपयुक्त उपाय भने अवलम्बन गरेको हुनु पर्दछ ।

(घ) कुनै व्यक्तिले व्यवसायिक सम्पत्ति, गैर व्यवसायिक करयोग्य सम्पत्ति, ह्रास योग्य सम्पत्ति वा व्यापार मौज्जातको किसिम फेरिने गरी त्यस्तो सम्पत्ति निजले प्रयोग गर्न थालेको अवस्थामा सो सम्पत्तिको फेरिएको स्वरुप प्रयोग गर्नु भन्दा तत्काल अघि :

कुनै व्यक्तिले व्यवसायिक सम्पत्ति, ह्रास योग्य सम्पत्ति, गैर व्यवसायिक करयोग्य सम्पत्ति, ह्रास योग्य सम्पत्ति वा व्यापार मौज्जातलाई त्यसको किसिम फेरी प्रयोग गरेमा पनि प्रयोग गर्नु भन्दा तत्काल अघि निःसर्ग भएको मानिन्छ ।

यदि कसैले सवारी साधन विक्रीको कारोवार गरिरहेको रहेछ भने उसकहाँ भएका सवारी साधन व्यापारिक मौज्जात हुन्छन् तर ती मध्ये एक सवारी आफैले प्रयोग गरेको अवस्थामा सो सवारी साधन सो व्यवसायका लागि ह्रासयोग्य सम्पत्ति हुन्छ । यस अवस्थामा उक्त व्यापारिक मौज्जात (सवारी साधन) निःसर्ग भएको मानिन्छ । आफैले उपयोग गरेको भए तापनि एक प्रकारको सम्पत्तिबाट अर्को प्रकारको सम्पत्तिमा परिणत भएको अवस्थामा सम्पत्ति निःसर्ग भएको मानिन्छ :

निःसर्ग अघि	निःसर्ग पछि
व्यापारिक मौज्जात	ह्रास योग्य सम्पत्ति, गैर व्यवसायिक करयोग्य सम्पत्ति, व्यवसायिक सम्पत्ति
ह्रासयोग्य सम्पत्ति	व्यापारिक मौज्जात, गैर व्यवसायिक करयोग्य सम्पत्ति, व्यवसायिक सम्पत्ति
गैर व्यवसायिक करयोग्य सम्पत्ति	व्यापारिक मौज्जात, ह्रास योग्य सम्पत्ति, व्यवसायिक सम्पत्ति
व्यवसायिक सम्पत्ति	व्यापारिक मौज्जात, ह्रास योग्य सम्पत्ति, गैर व्यवसायिक करयोग्य सम्पत्ति

उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.७.४: मानौं, सुन्तली एण्ड कम्पनी प्रा. लि. एक Real Estate कम्पनी रहेछ। उक्त कम्पनीले घर भाडामा लिई घर जग्गाको कारोवार गर्दै आएको रहेछ। निजको ब्यापारिक मौज्जात (Trading Stock) मा रहेको एउटा घरलाई २०६६।६।७ मा आफैले प्रयोग गर्न थालेको रहेछ। यसरी ब्यापारिक मौज्जात (Trading Stock) को रूपमा रहेको सो सम्पत्ति निजको वासलातमा स्थिर सम्पत्ति (Fixed Assets) मा परिवर्तन भएको कारण सोही मितिमा उक्त घर (ब्यापारिक मौज्जात) निःसर्ग भएको मानिन्छ र सोही समय उक्त सम्पत्ति ह्रास योग्य सम्पत्तिको रूपमा गणना हुन्छ।

(ङ) कुनै निकायको सम्बन्धमा दफा ५७ बमोजिमका अवस्थाहरूमा :

दफा ५७ बमोजिम कुनै निकायको बिगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा दायित्वको निःसर्ग गरेको मानिन्छ। यस सम्बन्धमा उदाहरणसहित विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ।

(च) नेपालमा अवस्थित जग्गा जमिन वा भवनबाहेक, सो व्यक्ति गैर-बासिन्दा व्यक्ति हुनुभन्दा तत्काल अघि :

कुनै बासिन्दा (Resident) व्यक्तिको नेपालमा अवस्थित जग्गा जमिन वा भवनबाहेक अन्य सम्पत्ति सो व्यक्ति गैरबासिन्दा (Non-resident) व्यक्ति हुनु भन्दा तत्काल अघि निःसर्ग भएको मानिन्छ। उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ।

उदाहरण २२.७.५: मानौं, शैलेस २०६४।६५ सम्म नेपालको बासिन्दा व्यक्ति रहेछन्। निजको काठमाडौंमा घर जग्गा रहेछ। निजको नाममा रु. ३ लाखमा खरीद गरेको कुनै सूचीकृत कम्पनीको शेयर रहेछ। निज २०६५।६६ मा नेपाल छोडी अष्ट्रेलियामा गएर स्थायीरूपले वसोवास गरिरहेको रहेछन् र उक्त आ.ब.मा निज नेपाल फर्केका रहेछन्। यस अवस्थामा निजको नाममा रहेको उक्त शेयर २०६५ आषाढ मसान्तमा नै निःसर्ग भएको मानिन्छ। तर निजको नाममा रहेको घर जग्गा भने निःसर्ग भएको मानिदैन।

४०(४) उपदफा (१) बमोजिम कुनै व्यक्तिले कुनै वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्ति पट्टामा दिएर सो सम्पत्तिको निःसर्ग गरेमा निजले जुन व्यक्तिलाई सो सम्पत्ति पट्टामा दिएको हो त्यस्तो व्यक्तिले निःसर्गको समयमा सो सम्पत्तिको स्वामित्व प्राप्त गरेको मानिनेछ।

वित्तीय पट्टा (Finance Lease) मा दिएमा वास्तविक स्वामित्व हस्तान्तरण नभएपनि पट्टामा लिने व्यक्तिलाई उक्त पट्टाको सम्पत्ति निःसर्ग गरेको मानिन्छ र उक्त सम्पत्ति प्राप्त गर्ने व्यक्तिले सो सम्पत्तिको स्वामित्व समेत प्राप्त गरेको मानिनेछ। वित्तीय पट्टा अन्तर्गत सम्पत्तिको कानूनी रूपमा स्वामित्व (Legal title) हस्तान्तरण नहुने भए तापनि Economic Ownership हस्तान्तरण हुने र उक्त सम्पत्तिको जोखिम (Substantial Risk) समेत सम्पत्ति प्राप्त गर्ने व्यक्तिको हुने हुँदा

यस अवस्थामा उक्त सम्पत्तिको Legal Title हस्तान्तरण नभए तापनि सम्पत्तिको निःसर्ग भएको मानिन्छ । ऐनको दफा ३२ अनुसार यसरी गरिने निःसर्गमा सम्पत्तिको पूँजीको भाग तथा व्याजको भाग खुलाई किस्ता निर्धारण गरिनु पर्ने व्यवस्था समेत गरेको छ । यस सम्बन्धमा उदाहरणसहित विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद ७ मा गरिएको छ ।

४०(५) सम्पत्ति तथा दायित्वहरूको निःसर्गबाट कुनै व्यक्तिले प्राप्त गरेको लाभ गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछ :-

- (क) यो ऐन प्रारम्भ हुँदाका बखत सो व्यक्तिको स्वाभित्वमा रहेका कुनै सम्पत्तिबापतका खूद खर्चहरूको रकम सो बखत उक्त सम्पत्तिको प्रचलित बजार मूल्य बराबर मानिनेछ,
- (ख) यो ऐन प्रारम्भ हुँदाका बखत कुनै व्यक्तिको दायित्व बापतका खूद आम्दानीहरू त्यस बखत उक्त दायित्वको प्रचलित बजार मूल्य अनुसारको रकम बराबर मानिनेछ ।

२२.८ सम्पत्ति वा दायित्वको थमौती (रिटिनेसन) सहितको निःसर्ग

ऐनको दफा ४१ मा सम्पत्ति तथा दायित्वको निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

४१ कुनै व्यक्तिले दफा ४० को उपदफा (३) को खण्ड (ग), (घ), (ङ) र (च) मा उल्लिखित कुनै पनि तरिकाले कुनै सम्पत्ति वा दायित्व निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ :-

(क) सम्पत्तिको सम्बन्धमा,-

- (१) सो व्यक्तिलाई निःसर्ग बापत निःसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त भएको मानिनेछ, र
- (२) त्यस्तो सम्पत्ति पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको बखतसम्म त्यस्तो सम्पत्तिबापत गरिएका खूद खर्चहरू (नेट आउटगोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ ।

(ख) दायित्वको सम्बन्धमा,-

- (१) सो व्यक्तिलाई निःसर्गको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निःसर्ग बापत खर्च गरेको मानिनेछ, र
- (२) त्यस्तो दायित्व पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका खूद आम्दानीहरू खर्च रकम बराबरको भए सरह मानिनेछ ।

सम्पत्ति वा दायित्वको थमौती (Retention) भई निःसर्ग मानिने अवस्थाका सम्बन्धमा तल प्रकाश पारिएको छ ।

सम्पत्तिका सम्बन्धमा:

सम्पत्तिको थमौती आफूसँग रहेको व्यक्तिलाई निःसर्ग बापत निःसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त (आम्दानी) भएको मानिन्छ। साथै, सो सम्पत्ति पुनः निःसर्ग हुँदा खर्च कायम गर्ने प्रयोजनको लागि पहिले थमौतीसहितको निःसर्ग मानिएको बजार मूल्य (सो समय आम्दानी मानिएको मूल्य) सो सम्पत्तिबापतका खर्च भएको मानिन्छ। उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ।

उदाहरण २२.८.१: मानौं, शैलेस २०६३।६४ सम्म नेपालको वासिन्दा व्यक्ति रहेछन्। निजको नाममा रु. ३ लाखमा खरीद गरेको सूचीकृत कम्पनी शेयर रहेछ। निज २०६४ पुष १० गते नेपाल छोडी अष्ट्रेलियामा गएर स्थायीरूपले वसोवास गरिरहेको रहेछन् र उक्त आ.ब.मा निज नेपालको वासिन्दा समेत रहेनछन्। सो मितिमा उक्त कम्पनीको शेयरको बजार मूल्य रु. ५ लाख रहेछ। निजले सो शेयर २०६६।४।२० मा रु. ६ लाखमा बिक्री गरेका रहेछन् र सो बापत रु. १,२०० Broker commission तिरेका रहेछन्। यस अवस्थामा निजको नाममा रहेको उक्त शेयर २०६४ पुष १० गते नै निःसर्ग भएको मानिन्छ र सो मितिको बजार मूल्य रु. ५ लाख सो निःसर्गको आम्दानी (प्राप्ति) मानिन्छ।

यस अवस्थामा उक्त सम्पत्ति निःसर्ग मानिएको अवस्थामा एवं बास्तबिक निःसर्ग हुँदाका बखतमा लाभको गणना निम्नानुसार गरिन्छ :

२०६४ आषाढ मसान्तमा निःसर्ग मानिएको समयमा गरिने लाभको गणना:

निःसर्ग मानिएको समयमा शेयरको बजार मूल्य (आम्दानी मानिने) रु. ५,००,०००

शेयरको लागत मूल्य (खर्च) रु. ३,००,०००

निःसर्ग मानिएको समयमा भएको लाभ रु. २,००,०००

२०६६।४।२० मा पुनः निःसर्ग (बास्तबिक निःसर्ग) मा गरिने लाभको गणना:

निःसर्गको समयमा शेयरको बजार मूल्य (आम्दानी) रु. ६,००,०००

शेयर बापत खर्च: रु. ५,०१,२००

निःसर्ग मानिएको समयमा रहेको बजार मूल्य रु. ५,००,०००

Broker commission तिरेका रकम रु. १,२००

शेयरबापतको खूद खर्च रु. ५,०१,२००

शेयरको निःसर्गको समयमा भएको लाभ रु. ९८,८००

यसरी बास्तबिक निःसर्गबाट भएको आम्दानी (Incomings), अर्थात् रु. ६ लाख बाट खूद खर्च, अर्थात् रु. ५,०१,२०० कट्टा गरी बाँकी हुन आउने रकम रु. ९८,८०० निःसर्गको मितिमा लाभ हुने हुन्छ भने निःसर्ग मानिएको समय (२०६४ पुष १० गते) मा रु. २ लाख लाभ भएको मानिन्छ।

दायित्वको सम्बन्धमा:

सो व्यक्तिलाई निःसर्ग मानिएको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निःसर्गवापत खर्च (Outgoings) गरेको मानिन्छ एवं सो समयसम्म दायित्वबाट गरिएको प्राप्त (Receipts) लाई सोको आम्दानी (incomings) मानिन्छ। सम्पत्तिको निःसर्ग सरह दायित्वको निःसर्गमा पनि बजार मूल्यबाट गणना गरिन्छ। तर सम्पत्तिको निःसर्गमा बजार मूल्यका आधारमा आम्दानी (Incomings) मानिन्छ भने दायित्वको निःसर्गमा बजार मूल्य सरह खर्च (Outgoing) मानिन्छ। यसरी बजार मूल्यमा गरिएको मूल्याङ्कनबाट हुने खर्च रकम बराबर सोही व्यक्तिले थमौती रहेको सो दायित्व पुनः निःसर्ग हुँदाका बखतका लागि आम्दानी गरेको मानिने व्यवस्था गरिएको छ। उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ।

उदाहरण २२.८.२: मानौं, कमान लिमिटेडले १५ प्रतिशत डिवेन्चर जारी गरी रु. २ करोड ऋण उठाएको रहेछ। २०६५।८।११ कम्पनीमा नयां शेयरधनी परिवर्तन भएकाले दफा ५७ को अवस्था पर्न गएछ। सो डिवेन्चरमा भएको व्याजदरको आकर्षणले डिवेन्चरको बजारमूल्य रु. २ करोड १० लाख रहेछ। २०६८ आषाढ मसान्तमा अवधि पुगेका कारण डिवेन्चरको मूल धन फिर्ता गरेको रहेछ।

यस अवस्थामा २०६५।८।११ मा कम्पनीले आफ्ना सबै सम्पत्ति र दायित्व बजार मूल्यमा निःसर्ग गरेको मानिन्छ। नयां मानिने कम्पनीले सो दायित्व बजार मूल्यमा खरीद गरेको मानिन्छ। यस अवस्थामा उक्त दायित्व निःसर्ग मानिएको अवस्थामा एवं पुनः निःसर्ग (बास्तबिक निःसर्ग) हुँदाका बखतमा लाभको गणना निम्नानुसार गरिन्छ :

पूरानो मानिएको कम्पनीमा २०६५।८।११ मा निःसर्ग मानिएको अवस्थामा गरिने लाभको गणना:

दायित्व वापत मूल्य (आम्दानी मानिने) रु. २००,००,०००

निःसर्ग मानिएको समयमा दायित्वको बजार मूल्य (खर्च) रु. २१०,००,०००

दायित्व निःसर्ग मानिएको समयमा भएको नोक्सानी रु. १०,००,०००

नया मानिएको कम्पनीले २०६८।३।३२ मा दायित्व फरफारक (पुनः निःसर्ग) गर्दा गरिने लाभको गणना:

२०६५।८।११ मा दायित्वको वापत बजार मूल्य (आम्दानी) रु. २१०,००,०००

निःसर्गको समयमा तिरिएको दायित्वको रकम (खर्च) रु. २००,००,०००

दायित्व निःसर्गको समयमा भएको लाभ रु. १०,००,०००

यसरी बास्तबिक निःसर्गको समयमा नया कम्पनीलाई रु. १० लाख लाभ भएको मानिन्छ भने दफा ५७ बमोजिम निःसर्ग मानिएको समय (२०६५।८।११) मा पूरानो कम्पनीलाई रु. १० लाख नोक्सान भएको मानिन्छ।

२२.५ किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निःसर्ग

ऐनको दफा ४२ मा किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

४२. कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दी बिक्रीको माध्यमबाट वा वित्तीय पट्टा अन्तर्गत पट्टामा दिई निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ :-
- (क) सम्पत्ति निःसर्ग गर्ने व्यक्तिलाई निःसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निःसर्गबाट प्राप्त भएको मानिनेछ, र
- (ख) निःसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको उपखण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ ।

तर दफा ४५ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दीमा बिक्रीको (Installment Sale) माध्यम वा वित्तीय पट्टा (Financial lease) अन्तर्गत पट्टामा दिई निःसर्ग गरेमा, सम्पत्ति निःसर्ग गर्ने व्यक्तिलाई निःसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निःसर्गबाट प्राप्त भएको (Realised) मानिन्छ । त्यसै गरी निःसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको हकमा सोही रकम बराबर लागत परेको मानिन्छ । तर सम्बद्ध व्यक्तिबीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरण मानिने अन्य अवस्थामा सो अवस्था लागू हुँदैन । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.९.१: मानौं, एयर गुराँस लि. ले रु. १० करोड लागत रहेको हेलिकप्टर एभी नेपाल प्रा. लि.लाई २०६६।१०।१५ मा बित्तीय पट्टा (Financial Lease) को प्रबन्धमा उपलब्ध गराएछ। उक्त समयमा सो हेलिकप्टरको बजार मूल्य रु. ९ करोड रहेछ। बित्तीय पट्टा (Financial Lease) को प्रबन्ध अनुसार एभी नेपाल प्रा. लि.ले एयर गुराँस लि. लाई वार्षिक रु. २ करोडका दरले ५ वर्षमा भुक्तानी गर्नु पर्ने र सो भुक्तानी पूर्ण रुपमा प्राप्त भएपश्चात मात्र उक्त हेलिकप्टरको स्वामित्व हस्तान्तरण हुने व्यवस्था रहेछ। कम्पनीले हेलिकप्टरको रु.८ करोड ७५ लाखमा खरीद गरेको रहेछ।

यस अवस्थामा २०६६।१०।१५ मानै एयर गुराँस लि. ले सो हेलिकप्टर निःसर्ग गरेको मानिन्छ र सो निःसर्ग बापत लाभ वा नोक्सानी निम्नानुसार गणना गर्नु पर्दछः

आम्दानी (Incoming)	रु. ९ करोड
सो सम्पत्तिको खर्च (Outgoing)	रु. ८ करोड ७५ लाख
लाभ	रु. २५ लाख

एभी नेपाल प्रा. लि. बित्तीय पट्टाबाट हस्तान्तरण गरी लिएको सो हेलिकप्टरका लागि परेको लागत अर्थात खर्च रु. ९ करोड हुन्छ। तर साँवा र व्याजको अंश समेत प्रत्येक वर्ष रु. २ करोडको किस्ता पाउने गरी ५ वर्षमा स्वामित्व हस्तान्तरण हुने गरी भुक्तानीलाई ऐनको दफा ३२ बमोजिम साँवाँ फिर्ता र व्याज आम्दानीको रुपमा एयर गुराँस लि. ले गणना गर्नु पर्दछ। सम्पत्तिको निःसर्गमा लाभ वा नोक्सानीको गणनाको प्रयोजनका लागि सम्पत्तिको निःसर्गका बखतको बजार मूल्य हेर्नु पर्दछ। बित्तीय पट्टाको साँवाँ वा व्याज (चालू आय) को योग रहेको किस्ताको भुक्तानीको तालिका होईन।

२२.१० पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण

ऐनको दफा ४३ मा पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरणमा निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः

४३. सम्बन्ध बिच्छेद भएको वा अंश लिई भिन्न बसेको कुनै प्राकृतिक व्यक्तिले निजको पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरी सम्पत्तिको निःसर्ग गरेमा र सो पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीले यो दफा लागू गरिपाउन लिखितरूपमा छनौट गरेमा देहाय बमोजिम हुनेछ :-

- (क) सो व्यक्तिले निःसर्गको तत्काल अघि सो सम्पत्तिबापत भएका खूद खर्चहरू बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
- (ख) खण्ड (क) बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ।

कुनै प्राकृतिक व्यक्तिले निजको पति, पत्नी वा सम्बन्ध बिच्छेद भएको वा अंश लिई भिन्न बसेको पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरी सम्पत्तिको निःसर्ग गरेमा र सो पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीले यो व्यवस्था छनौट गरेमा सो व्यक्तिले निःसर्गको तत्काल अघि सो सम्पत्तिबापत भएका खूद खर्च बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिन्छ । साथै, सोही बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत (Cost Base) परेको मानिन्छ । सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिको सो सम्पत्तिबापतको खर्च र आम्दानी बराबर भएकोले कर भार (Tax burden) परेन । सम्पत्ति प्राप्त गर्ने व्यक्तिले यस्तो सम्पत्ति पछि निःसर्ग गरेमा आफूलाई सरेको पूर्व लागतलाई खर्च मानिन्छ । यसरी सम्पत्ति प्राप्त गर्ने यो दफा अनुसार प्राकृतिक व्यक्ति पति पत्नी वा पूर्व पति, पूर्व पत्नीले प्राप्त गरेको सम्पत्तिको लागत (खूद खर्च) लाई आफ्नो खर्च (लागत) मान्न सम्बन्धित कार्यालयमा लिखतरूपमा छनौट गरेको जानकारी गराउनु पर्दछ । व्यक्तिगत सम्पत्तिमा करको भार नभएकाले हस्तान्तरण भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति र एकलौटी फर्मको सम्पत्ति तथा दायित्वमा मात्र यो दफा बमोजिम कर आधार गणना गर्न मिल्दछ । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.१०.१: मानौं, रसेन्द्रले २०६३।१०।१ मा रु.१ करोडमा एउटा जग्गा खरीद गरेका रहेछन् । २०६६।५।६ मा निजकी श्रीमती सरलसँग पारपाचुके भएछ । निजले सो जग्गा पूर्व पत्नी सरलालाई २०६६।५।१० मा कुनै मूल्य नलिई हस्तान्तरण गरेका रहेछन् । उक्त जग्गाको हस्तान्तरणको समयमा उक्त जग्गाको बजार मूल्य रु.१ करोड ४० लाख रहेछ । यसरी हस्तान्तरण गर्दा लिखत तथा रजिष्ट्रेशन बापत सरलाले रु. १० हजार खर्च गरेकी रहिछिन् । रसेन्द्रले उक्त जग्गा बिना कुनै मूल्य आफ्नो पूर्व पत्नीलाई हस्तान्तरण गरेको र यो ऐनको दफा ४३ लागू हुन लिखतरूपमा छनौट गरेको ब्यहोरा सम्बन्धित राजस्व कार्यालयलाई जानकारी गराएका रहेछन् । २०६६।१०।५ मा निजले सो जग्गा रु. १ करोड ५० लाखमा बिक्री गरेकी रहिछिन् । यस अवस्थामा रसेन्द्र र सरलाको लागि सो सम्पत्तिको निःसर्गको लाभ निम्नानुसार गणना गर्नु पर्दछ :

रसेन्द्रको लागि :

आम्दानी (Incoming)	रु. १ करोड
सो सम्पत्तिबापतको खर्च (Outgoing)	रु. १ करोड
लाभ	नभएको

सरलाको लागि :

निःसर्गबाट प्राप्त रकम (आम्दानी)	रु. १,५०,००,०००
सम्पत्तिबापतको खर्च:	रु. १,००,१०,०००
हस्तान्तरणबाट प्राप्त सम्पत्तिको लागत मानिने रकम	रु. १,००,००,०००
लिखत तथा रजिष्ट्रेशन बापतका खर्च	रु. १०,०००
निःसर्गको समयमा भएको लाभ	रु. ४९,९०,०००

यस प्रकार रसेन्द्रलाई सो जग्गाको निःसर्गमा कुनै लाभ हुंदैन भने सरलालाई रु. ४९ लाख ९० हजार लाभ हुन्छ ।

अर्थात्, पति, पत्नी वा सम्बन्ध बिच्छेद भएको वा अंश लिई भिन्न बसेको पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरेमा खर्चको आधार (Cost Base) समेत हस्तान्तरण हुने हुन्छ ।

यदि निज रसेन्द्रले लिखितरूपमा ऐनको यो दफा लागू हुन छनौट गरेको जानकारी सम्बन्धित राजस्व कार्यालयलाई नदिएमा ऐनको दफा ४५ बमोजिम आम्दानी र खर्चको गणना गर्नु पर्दछ ।

२२.११ मृत्युपश्चात सम्पत्तिको हस्तान्तरण

ऐनको दफा ४४ मा मृत्युपश्चात सम्पत्तिको हस्तान्तरणमा निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

४४ कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई कुनै सम्पत्तिको स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरणबाट निःसर्ग गरिएकोमा देहाय बमोजिम हुनेछ :-

(क) सो व्यक्तिले सो निःसर्गका समयमा सो सम्पत्तिको प्रचलित बजार मूल्य बराबरको रकम निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र

(ख) हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको खण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ ।

कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई निजको कुनै सम्पत्तिको स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरण भई निःसर्ग भएमा सो व्यक्तिले सो निःसर्गका समयमा सो सम्पत्तिको प्रचलित बजार मूल्य बराबरको रकम प्राप्त गरेको र सो सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागि लागत परेको मानिन्छ । कुनै व्यक्तिको मृत्यु हुँदाको बखत सम्पत्ति निःसर्ग गरेको मानि बजार मूल्य अनुसार सो सम्पत्तिको मूल्य अभिवृद्धि (Wealth creation) गणना गर्न र सोही बराबर लागत आधार (Cost Base) सम्पत्ति पाउने व्यक्तिलाई सार्न यो व्यवस्था गरिएको हो । व्यक्तिगत सम्पत्तिका करको भार नभएकाले हस्तान्तरण भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति र एकलौटी फर्मको सम्पत्ति तथा दायित्वमा मात्र यो दफा बमोजिम कर आधार गणना गर्न मिल्दछ । गैर व्यवसायिक करयोग्य सम्पत्तिको परिभाषा बमोजिम तीन पुस्ताभित्र यसरी सम्पत्ति हस्तान्तरण हुने सम्पत्ति ऐनको दफा २ को खण्ड (द) बमोजिम गैर व्यवसायिक करयोग्य सम्पत्ति नमानिने हुँदा त्यस्तो अवस्थामा यो दफा आकृष्ट हुंदैन । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.११.१: मानौं, रसेन्द्रले २०६५।५।१ मा रु. १ करोडमा एउटा जग्गा खरीद गरेका रहेछन्। उक्त जग्गा खरीद गर्न उपेन्द्रसँग रु. ८० लाख कर्जा लिएका रहेछन् र सो कर्जाको सुरक्षणको निमित्त सोही जग्गा धितो बन्धक पास गरिदिएका रहेछन्। २०६६।१।६ मा निजको मृत्यु भएछ। कर्जाको शर्त बमोजिम उक्त जग्गामा उपेन्द्रको स्वामित्व कायम हुन गएको रहेछ। सो समयमा उक्त जग्गाको बजार मूल्य रु.१ करोड १० लाख रहेछ।

यस अवस्थामा रसेन्द्रले निःसर्ग गरेको मानिने जग्गामा लाभको निम्नानुसार गणना गर्नु पर्दछः

आम्दानी (Incoming) रु. १,१०,००,०००

(निजको मृत्युको बखतको सो घरजग्गाको बजार मूल्य)

सो सम्पत्तिबापतको खर्च (Outgoing) रु. १,००,००,०००

लाभ रु.१०,००,०००

यस प्रकार सो जग्गाको निःसर्गमा रु. १० लाख लाभ हुन्छ र सो लाभमा कर तिर्ने दायित्व सो सम्पत्तिको प्रापक अर्थात् उपेन्द्रको हुनेछ।

उदाहरण २२.११.२: मानौं, रसेन्द्रले २०६५।५।१ मा रु.१ करोडमा एउटा जग्गा खरीद गरेका रहेछन्। २०६६।१।६ मा निजको मृत्यु भएछ र मृत्युपश्चात सो सम्पत्ति निजको छोरा रविन्द्रमा हस्तान्तरण भएको रहेछ। सो समयमा उक्त जग्गाको बजार मूल्य रु.१ करोड १० लाख रहेछ। यस अवस्थामा रसेन्द्रले निःसर्ग गरेको मानिने उक्त जग्गा तीन पुस्ताभित्र विक्रीवाहेक अन्य किसिमले हस्तान्तरण भएकोले गैर व्यवसायिक करयोग्य सम्पत्ति नमानिने हुँदा त्यस्तो अवस्थामा यो दफा आकृष्ट हुँदैन र लाभको गणना पनि हुँदैन। तर, सोही सम्पत्ति छोरा रविन्द्रले निःसर्ग गरेमा र निःसर्गको समयमा सो सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्तिको परिभाषामा पर्ने भएमा रविन्द्रले लागत (खर्च) दावी गर्दा निजको बुवा रसेन्द्रले मिति २०६६।१०।६ मा दावी गर्न पाउने हदसम्म मात्र दावी गर्न पाउँछन्।

२२.१२ सम्बद्ध व्यक्तिहरूबीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरणहरू

आयकर ऐन २०५८ ले एक अर्काको मनसाय अनुसार काम गर्ने एक वा एकभन्दा बढी व्यक्ति वा त्यस्ता व्यक्तिको समूह सम्बद्ध व्यक्ति भनी परिभाषित गरेको छ। सम्बद्ध व्यक्ति भन्नाले नातेदार, साभेदार, बिदेशी स्थायी संस्थापनमा स्वामित्व भएको व्यक्ति र कुनै निकायको आय पूँजी वा मताधिकार (Voting Rights) को ५० प्रतिशत वा सो भन्दा बढी हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाईदा प्राप्त गर्ने निकाय वा व्यक्तिलाई पनि जनाउछ। तर कर्मचारी वा आन्तरिक राजस्व विभागले सम्बद्ध व्यक्ति होईन भनी तोकेको व्यक्ति सम्बद्ध व्यक्ति हुँदैन। ऐनको दफा ४५ मा सम्बद्ध व्यक्तिबीचको हस्तान्तरण र अन्य गैर बजार हस्तान्तरणमा निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः

४५(१) कुनै व्यक्तिले कुनै सम्पत्ति सम्बद्ध व्यक्तिलाई वा कुनै अन्य व्यक्तिलाई कुनै प्रतिफल नलिई हस्तान्तरण गरी सो सम्पत्ति निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ :-

- (क) सो व्यक्तिले सो सम्पत्तिको निःसर्गबाट सो सम्पत्तिको निःसर्ग हुनु तत्काल अघि सो सम्पत्तिको बजार मूल्य वा सो सम्पत्तिबापत भएको खूद खर्चमध्ये जुन बढी हुन्छ सो रकम प्राप्त गरेको मानिनेछ,
- (ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ, र
- (ग) ऐनको दफा २ को खण्ड (द)को उपखण्ड (५) बमोजिम हस्तान्तरण भई आएको सम्पत्तिको हकमा हस्तान्तरण गर्ने व्यक्तिको लागत नै हस्तान्तरण भई सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुनेछैन ।

कुनै व्यक्तिले कुनै सम्पत्ति सम्बद्ध व्यक्तिलाई वा अन्य कुनै व्यक्तिलाई कुनै प्रतिफल नलिई हस्तान्तरण (गैर बजार हस्तान्तरण) गरी सो सम्पत्ति निःसर्ग गरेमा, सो व्यक्तिले सो सम्पत्तिको निःसर्गबाट सो सम्पत्तिको निःसर्ग हुनु तत्काल अघि सम्पत्तिको बजार मूल्य वा सो सम्पत्तिबापत भएको खूद खर्च मध्ये जुन बढी हुन्छ सो रकम प्राप्त (Derived) गरेको मानिन्छ । तर पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीबीच दफा ४३ लागू हुने अवस्थाको सम्पत्ति हस्तान्तरण एवं प्राकृतिक व्यक्तिको मृत्युपश्चात हुने निजको सम्पत्ति हस्तान्तरणको अवस्थामा यो अवस्था लागू हुँदैन । उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.१२.१: मानौं, रसेन्द्रले २०६९।५।१ मा रु. १ करोडमा एउटा जग्गा खरीद गरेका रहेछन्। उक्त जग्गामा सोही वर्ष रु. ५ लाख खर्च गरी पर्खाल समेत लगाएका रहेछन्। निजले उक्त जग्गा दिनेश भन्ने व्यक्तिलाई २०७०।६।५ मा बकस पत्र गरिदिएका रहेछन्। सो समयमा उक्त जग्गाको बजार मूल्य रु.१ करोड १० लाख रहेछ।

यस अवस्थामा रसेन्द्रले निःसर्ग गरेको मानिने जग्गामा लाभको निम्नानुसार गणना गर्नु पर्दछः

आम्दानी (Incoming) रु. १,१०,००,०००

(निजले बकसपत्र गरिदिएको सो घरजग्गाको बजार मूल्य)

सो सम्पत्तिबापतको खर्च (Outgoing) रु. १,०५,००,०००

लाभ रु.५,००,०००

यस प्रकार सो जग्गाको निःसर्गमा रु. ५ लाख लाभ हुन्छ र सो लाभमा कर तिर्ने दायित्व सो सम्पत्ति निःसर्ग गर्ने व्यक्ति अर्थात रसेन्द्रको हुनेछ। सम्पत्ति प्राप्त गर्ने व्यक्ति अर्थात दिनेशको लागि सो सम्पत्तिको लागत रु.१ करोड १० लाख मानिनेछ।

यदि हस्तान्तरणको समयमा उक्त सम्पत्तिको बजार मूल्य रु. १ करोड २ लाख भएको भए रसेन्द्रले निःसर्ग गरेको मानिने जग्गामा लाभको निम्नानुसार गणना गर्नु पर्दछः

आम्दानी (Incoming) रु. १,०५,००,००० (निजले बकसपत्र गरिदिएको सो घरजग्गाको बजार मूल्य)

सो सम्पत्तिबापतको खर्च (Outgoing) रु. १,०५,००,०००

लाभ ०

यस प्रकार सो जग्गाको निःसर्गमा लाभ हुँदैन। त्यस्तै, सम्पत्ति प्राप्त गर्ने व्यक्ति अर्थात दिनेशको लागि सो सम्पत्तिको लागत रु.१ करोड ५ लाख मानिनेछ।

४५(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले व्यवसायिक सम्पत्ति, गैर व्यवसायिक करयोग्य सम्पत्ति वा व्यापारिक मौज्जातका रुपमा रहेको सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा र उपदफा (६) बमोजिमका कुराहरू पूरा भएमा देहाय बमोजिम हुनेछ :-

(क) सो निःसर्गको तत्काल अघि सो सम्पत्तिबापत भएको खूद खर्च बराबरको रकम सो निःसर्ग बापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ।

कुनै व्यक्तिले व्यवसायिक सम्पत्ति, गैर व्यवसायिक करयोग्य सम्पत्ति वा व्यापारिक मौज्जातका रुपमा रहेको सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा र देहायका कुरा पूरा भएमा सो निःसर्गको तत्काल अघि सो सम्पत्तिबापत भएको खूद खर्च बराबरको रकम सो

निःसर्ग बापत सो व्यक्तिले प्राप्त गरेको मानिन्छ र साथै सोही रकम बराबर हस्तान्तरण बाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिन्छ :

- (क) **व्यवसायबाट व्यवसायमा लगेको** : निःसर्ग गरिएको व्यवसायिक सम्पत्ति वा व्यापार मौज्जातको रूपमा रहेको सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको सम्बद्ध व्यक्तिको व्यवसायिक सम्पत्ति वा व्यापार मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति भएको ।
- (ख) **लगानीबाट लगानी वा व्यवसायमा लगेको** : निःसर्ग गरिएको गैर व्यवसायिक करयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको सम्बद्ध व्यक्तिको व्यवसायिक सम्पत्ति, गैर व्यवसायिक करयोग्य सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्जात भएको ।
- (ग) **प्रापक करको सामान्य दायरामा रहेको** : हस्तान्तरणको बखत सो सम्पत्ति हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति वासिन्दा भएको हुनुपर्ने र सम्बद्ध व्यक्ति करछुट पाउने व्यक्ति हुन नहुने,
- (घ) **नियन्त्रणात्मक निहित स्वामित्व रहेको** : सो सम्पत्तिमा निहित स्वामित्व कम्तिमा ५० प्रतिशत रहनुपर्ने, र
- (ङ) **छनौट** : सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुबैले यो अवस्था लागू गर्न छनौट गरेको हुनुपर्ने ।

४५(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (६) बमोजिमका कुराहरू पूरा गरी कुनै व्यक्तिले ह्रासयोग्य सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरणबाट निःसर्ग गरेमा वा त्यस्तो सम्पत्ति सो ह्रास योग्य सम्पत्तिको कुनै समूहमा पर्ने भएमा देहाय बमोजिम हुनेछ :-

- (क) सो व्यक्तिले सो निःसर्ग हुँदाका वखत अनुसूची-२ को दफा ४ बमोजिम सो समूहको घट्टो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
- (ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

निम्न अवस्था पूरा गरी कुनै व्यक्तिले ह्रासयोग्य सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा वा त्यस्तो सम्पत्ति सो ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा पर्ने भएमा, सो व्यक्तिले सो निःसर्ग हुँदाका वखत सो समूहको घट्टो प्रणालीको बाँकी मूल्य (Written Down value) बराबरको रकम सो निःसर्गबापत प्राप्त गरेको मानिन्छ, र सोही रकम बराबर हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत मानिन्छ ।

- (क) **व्यवसायबाट व्यवसायमा लगेको** : व्यवसायको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको सम्बद्ध व्यक्तिको व्यवसायिक सम्पत्ति, व्यवसायिक ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्जात रहेको ।

- (ख) लगानीबाट लगानी वा व्यवसायमा लगेको : हस्तान्तरणको वखतमा सो सम्पत्ति हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति वासिन्दा भएको हुनुपर्ने तथा सम्बद्ध व्यक्ति करछुट पाउने व्यक्ति हुन नहुने ।
- (ग) प्रापक करको सामान्य दायरामा रहेको : हस्तान्तरणको वखत सो सम्पत्ति हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति वासिन्दा भएको हुनुपर्ने र सम्बद्ध व्यक्ति करछुट पाउने व्यक्ति हुन नहुने ।
- (घ) नियन्त्रणात्मक निहित स्वामित्व रहेको : सो सम्पत्तिमा निहित स्वामित्व कम्तिमा ५० प्रतिशत रहनुपर्ने, र
- (ङ) छनौट : सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुबैले यो अवस्था लागू गर्न छनौट गरेको हुनुपर्ने ।
उक्त अवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.१२.२: मानौं, रस नेपाल प्रा.लि. २०७०।५।१ मा रु. १ करोड ५० लाखमा एउटा फ्ल्याट (भवन) खरीद गरेको रहेछ । उक्त भवन आफ्नो सहायक कम्पनी राम्रो नेपाल प्रा.लि. लाई २०७१।६।५ मा हस्तान्तरण गरिएको रहेछ । हस्तान्तरण (निःसर्ग) हुँदाका वखत उक्त भवनको अनुसूची-२ को दफा ४ बमोजिम सो समूहको घट्टो प्रणालीको बाँकी मूल्य रु. १,४२,५०,००० रहेछ र सो वखत उक्त भवनको बजार मूल्य रु.१ करोड ६० लाख रहेछ ।

यस अवस्थामा, सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरिएको उक्त भवन बापतको आम्दानी (Incoming) रु. १,४२,५०,००० रस नेपाल प्रा.लि.ले प्राप्त गरेको मानिनेछ र सहायक कम्पनी राम्रो नेपाल प्रा.लि.को लागि उक्त रकम सो सम्पत्तिबापतको लागत (Outgoing) मानिनेछ ।

- ४५(४) कुनै व्यक्तिले यस दफा बमोजिम कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी वा अन्य कुनै व्यक्तिलाई कुनै मूल्य नदिई हस्तान्तरण गरी सो दायित्वको निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ :-
- (क) सो व्यक्तिको सो निःसर्ग बापत बजार मूल्य वा सो निःसर्ग हुनुभन्दा तत्काल अधिको सो दायित्वबापत भएको खूद आम्दानीमध्ये जुन घटी हुन्छ सो रकम बराबर लागत परेको मानिनेछ, र
- (ख) जुन व्यक्तिलाई सो दायित्व हस्तान्तरण गरिएको हो सो व्यक्तिले उक्त दायित्व बराबरको रकम सो दायित्व लाँदाको सम्बन्धमा प्राप्त गरेको मानिनेछ ।

तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

कुनै व्यक्तिले कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी वा अन्य कुनै व्यक्तिलाई बिना मूल्य हस्तान्तरण गरी (गैर बजार हस्तान्तरण) सो दायित्वको निःसर्ग गरेमा, सो व्यक्तिको सो निःसर्ग बापत बजार मूल्य वा सो निःसर्ग हुनु भन्दा तत्काल अधिको सो दायित्व बापत भएको खूद आम्दानीमध्ये जुन घटी हुन्छ सो रकम बराबरको लागत परेको मानिन्छ र सोही रकम बराबरको दायित्व हस्तान्तरण गरी लिने व्यक्तिले सो दायित्व लिए बापत प्राप्त गरेको मानिन्छ । तर पति, पत्नी

वा पूर्व पति, पूर्व पत्नीबीचको हस्तान्तरण एवं प्राकृतिक व्यक्तिको मृत्युपश्चात हुने हस्तान्तरणको व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुँदैन ।

४५(५) कुनै व्यक्तिले उपदफा (६) मा उल्लिखित कुराहरू पूरा गरी आफ्नो कुनै व्यवसायबाट आय आर्जन गर्दा लिएको कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा देहाय बमोजिम हुनेछ :-

- (क) सो व्यक्तिले उक्त निःसर्गको तत्काल अघि सो दायित्वबापत गरेको खूद आम्दानी बराबरको रकम सो निःसर्गको लागि सो व्यक्तिको लागत परेको मानिनेछ, र
- (ख) सो सम्बद्ध व्यक्तिले सो दायित्व लिने सम्बन्धमा उक्त रकम बराबरको प्राप्ति गरेको मानिनेछ ।

कुनै व्यक्तिले देहायका अवस्था पूरा गरेमा आफ्नो कुनै व्यवसायबाट आय आर्जन गर्दा लिएको कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा सो व्यक्तिले उक्त निःसर्गको तत्काल अघि सो दायित्व बापत गरेको खूद आम्दानी बराबरको रकम सो निःसर्ग गर्दा परेको लागत मानिन्छ र सोही रकम बराबर सो सम्बद्ध व्यक्तिले सो दायित्व लिँदा प्राप्त गरेको मानिन्छ ।

- (क) सम्बद्ध व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट आय आर्जनका लागि सो सम्बद्ध व्यक्तिलाई सो दायित्व हस्तान्तरण भएको ।
- (ख) हस्तान्तरणको बखत सो हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति वासिन्दा भएको हुनुपर्ने एवं सम्बद्ध व्यक्ति करछुट पाउने व्यक्ति हुन नहुने ।
- (ग) सो दायित्वमा निहित स्वामित्व कमीतमा ५० प्रतिशत रहिरहनुपर्ने, र
- (घ) सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुवैले यो अवस्था लागू गर्न छनौट गरेको हुनुपर्ने ।

४५(६) उपदफा (२), (३) र (५) को प्रयोजनको लागि देहाय बमोजिमका कुराहरू पूरा गरेको हुनु पर्नेछ :-

- (क) निःसर्ग गरिएको व्यवसायिक सम्पत्ति, व्यापार मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्काल पछिको सम्बद्ध व्यक्तिको व्यवसायिक सम्पत्ति, व्यापार मौज्जात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति हुनेछ ।
- (ख) निःसर्ग गरिएको गैर व्यवसायिक करयोग्य सम्पत्ति वा कुनै लगानीको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्काल पछिको सम्बद्ध व्यक्तिको व्यवसायिक सम्पत्ति, गैर व्यवसायिक करयोग्य सम्पत्ति ह्रास योग्य सम्पत्ति वा व्यापार मौज्जात हुनेछ ।
- (ग) कुनै दायित्वको हकमा सम्बद्ध व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट आय आर्जनका लागि सो सम्बद्ध व्यक्तिलाई सो दायित्व हस्तान्तरण गर्नु पर्नेछ ।
- (घ) हस्तान्तरणको बखतमा सो हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति वासिन्दा भएको हुनु पर्छ तथा सम्बद्ध व्यक्ति कर छुट पाउने व्यक्ति भएको हुनु हुँदैन ।

- (ड) सो सम्पत्तिमा निहित स्वामित्व वा सो दायित्वमा निहित भार अवस्था अनुसार कमीतमा पचास प्रतिशत रहिरहनु पर्नेछ, र
- (च) अवस्था अनुसार उपदफा (२), (३) वा (५) अनुसारको छनौट लागू गर्न सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुवैबाट लिखितरूपमा अनुरोध गर्नु पर्नेछ ।

२२.१३ सम्पत्ति वा दायित्वको प्रतिस्थापनसहितको अस्वेच्छिक निःसर्ग

कुनै व्यक्तिले सम्पत्ति वा दायित्व आफ्नो स्वेच्छाले नभई, सरकारी आदेश, कानूनी निर्णय वा यस्तै अन्य बाध्यात्मक परिस्थितिबश निःसर्ग गरेको भए यस्तो निःसर्गलाई अस्वेच्छिक निःसर्ग मानिन्छ । दफा ४६ मा सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः

४६(१) कुनै व्यक्तिले दफा ४० को उपदफा (१) मा उल्लिखित तरिकाहरू मध्ये कुनै पनि तरिकाले कुनै सम्पत्ति अस्वेच्छिक रूपमा निःसर्ग गरेको एक वर्षभित्र सो सम्पत्तिको बदलामा सोही किसिमको अर्को सम्पत्तिको स्वामित्व प्राप्त गरी यो दफा लागू हुन लिखितरूपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछ :-

(क) सो व्यक्तिले देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ :-

(१) निःसर्ग हुनु भन्दा तत्काल अघि सो सम्पत्तिबापतका खूद खर्च, र

(२) सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा गरिएको खर्च भन्दा सो निःसर्गबाट प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भएजति रकम, र

(ख) सो व्यक्तिले प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम खर्च गरेको मानिनेछ ।

(१) निःसर्ग हुनु भन्दा तत्काल अघि निःसर्ग गरिएको सम्पत्तिबापतका खूद खर्चहरू, र

(२) सो निःसर्गबाट प्राप्त गरिएको रकमभन्दा सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा भएको खर्च बढी भए यस्तो बढी भएजति खर्च ।

कुनै व्यक्तिले कुनै सम्पत्ति आफ्नो स्वेच्छाले नभई सरकारी आदेश कानूनी निर्णय वा यस्तै अन्य बाध्यात्मक परिस्थितिबश निःसर्ग गरेको र यसरी अस्वेच्छिक (Involuntary) निःसर्ग गरेको एक वर्षभित्र सो सम्पत्तिको बदलामा सोही किसिमको अन्य सम्पत्तिको स्वामित्व प्राप्त गरी यो दफा लागू हुन लिखितरूपमा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा अनुरोध गरेमा सो व्यक्तिले निःसर्ग बापत सो सम्पत्तिको लागि भएको खूद खर्च र सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा गरिएको खर्च भन्दा सो निःसर्गबाट प्राप्त रकम बढी भए यस्तो बढी भएजतिको रकमको जम्मा रकम प्राप्त गरेको मानिन्छ । पहिलो निःसर्गको एक वर्षभित्र (आय वर्षभित्र होइन) प्रतिस्थापित सम्पत्ति खरीद गर्न पाउने हुनाले वास्तविक निःसर्ग भएको वर्ष सो सम्पत्ति आफ्नै स्वामित्वमा रहे सरह मानिन्छ र यसका लागि करदाताले आय विवरण पेश गर्दा सो निःसर्गमा दफा ४६ को सुविधा माग गरेको हुनु

पर्दछ । अर्को आय वर्षमा जब प्रतिस्थापन गरिएको सम्पत्ति प्राप्त हुन्छ सो बखत दफा ४६ छनौट गरी गणना गरेको हुनु पर्दछ । पहिलो वर्षको आय विवरण पेश गर्दा दफा ४६ को सुविधा छनौट गरेको तर दोश्रो वर्षमा पहिलो निःसर्गको एक वर्षभित्रै प्रतिस्थापित सम्पत्ति प्राप्त गर्न नसकेको अवस्थामा पहिलो वर्षको आय विवरण दफा १०१ बमोजिम संशोधन हुन्छ । प्रतिस्थापन सहितको सम्पत्तिको अस्वेच्छक निःसर्ग बापत प्राप्त गरेको मानिने रकम (Incomings) निम्नानुसार स्पष्ट पारिएको छ :

प्रतिस्थापनसहितको अस्वेच्छक निःसर्ग बापत प्राप्त गरेको रकम (Incomings):

निःसर्ग हुनु तत्काल अघि सो सम्पत्तिबापत खूद खर्च

+

निःसर्गबाट प्राप्त रकम – प्रतिस्थापित सम्पत्तिबापतको खर्च (प्रतिस्थापित सम्पत्ति खरीद गर्दा गरिएको खर्चभन्दा निःसर्गबाट प्राप्त रकम बढी भएमात्र)

प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दाको खर्च (Outgoings):

निःसर्ग हुनु तत्काल अघि सो सम्पत्तिबापत खूद खर्च

+

प्रतिस्थापित सम्पत्तिबापतको खर्च – निःसर्गबाट प्राप्त रकम (निःसर्गबाट प्राप्त रकम भन्दा सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा गरिएको खर्च बढी भएमात्र)

उदाहरण २२.१३.१: मानौं, खगेन्द्र गोपमाले २०६२।५।१ मा रु. ५० लाखमा एक रोपनी जग्गा भक्तपुरमा खरीद गरेका रहेछन् । भक्तपुरमा सडक बिस्तारको क्रममा नेपाल सरकारले उक्त जग्गा २०६६।५।७ मा अधिग्रहण गरेको रहेछ । यसरी अधिग्रहण गर्दा नेपाल सरकारले उक्त जग्गाको मुआब्जा बापत रु. ८० लाख निजलाई उपलब्ध गराएको रहेछ । निजले २०६७।४।५ (१ वर्षभित्र) मा सो स्थानबाट करीब दुई किलोमिटर पर एक रोपनी जग्गा खरीद गरेको रहेछ । यसरी जग्गा प्रतिस्थापन गर्ने सन्दर्भमा निजले ऐनको यो दफा लागू हुन लिखित अनुरोध सम्बन्धित राजस्व कार्यालयलाई गरेको रहेछन् । खरीद गरेको जग्गाको मूल्य निम्नानुसार रहेछ:

क. रु. ६० लाख

ख. रु. ८० लाख

ग. रु. ८५ लाख

यस अवस्थामा खगेन्द्र गोपमाले अस्वेच्छिक निःसर्ग गरेको जग्गामा लाभको निम्नानुसार गणना गर्नु पर्दछः

रु. लाखमा

विवरण	अवस्था क	अवस्था ख	अवस्था ग
नयाँ जग्गाको मूल्य	६०	८०	८५
निःसर्गवापत आम्दानी	७०	५०	५५
निःसर्ग भएको सम्पत्तिको खूद खर्च	५०	५०	५०
अस्वेच्छिक निःसर्गमा प्राप्त भन्दा कम खर्च	२०	०	५
सम्पत्तिको खर्च	५०	५०	५०
लाभ	२०	०	५
प्रतिस्थापित नया सम्पत्तिमा परेको मूल्य	५०	५०	५५
पूरानो सम्पत्तिको खूद खर्च	५०	५०	५०
अस्वेच्छिक निःसर्गमा प्राप्त भन्दा बढी खर्च	०	०	५

उदाहरण २२.१३.२: मानौं, गोपर्मा लिमिटेडको ह्रासयोग्य सम्पत्तिको भवन जलेर नष्ट भएछ । भवनको वर्षको शुरुको ह्रास आधार रु.५० लाख रहेछ । कम्पनीले भवनको बजार मूल्य रु.८० लाखको बीमा गराएकाले बीमा कम्पनीसंग रु.८० लाख बीमा दावी गरेछ । बीमा कम्पनीले रु.८० लाख क्षतिपूर्ति दिएको र कम्पनीले सोही स्थानमा अर्को नयां भवन निर्माण गरेको रहेछ । भवन नया बनाउनु परेकाले कम्पनीले दफा ४६ को सुविधा छनौट गरेर निवेदन दिएको रहेछ । नया निर्माण एक वर्षभित्र नै सम्पन्न भएछ । नयां भवनको लागत निम्नानुसार रहेछः

क. रु. ६० लाख

ख. रु. ८० लाख

ग. रु. ८५ लाख

यस अवस्थामा गोपर्मा कम्पनीले अस्वेच्छिक निःसर्ग गरेको भवनमा निम्नानुसार कर व्यवहार हुन्छः

रु. लाखमा

विवरण	अवस्था क	अवस्था ख	अवस्था ग
नया भवनको मूल्य (ह्रास समूह क)	६०	८०	८५
पहिलो वर्ष			
वर्षको शुरूको ह्रास आधार	५०	५०	५०
यो वर्ष थप	०	०	०
निःसर्गबाट प्राप्त रकम (दफा ४६ छनौट)	०	०	०
ह्रास आधार	५०	५०	५०
ह्रास खर्च	०	०	०
दोश्रो वर्ष			
वर्षको शुरूको ह्रास आधार	५०	५०	५०
यो वर्ष थप (थप भएको मिति अनुसार)	५०	५०	५५
निःसर्गवापत प्राप्त	७०	५०	५५
निःसर्ग भएको सम्पत्तिको खूद खर्च	५०	५०	५०
स्वेच्छिक निःसर्गमा प्राप्त भन्दा कम खर्च	२०	०	५
ह्रास आधार	३०	५०	४५

कम्पनीले दफा ४६ को सुविधा छनौट नगरेको अवस्थामा भने क्षति भएको वर्षमा ऐनको अनुसूची २ बमोजिम ह्रास गणना गरी बीमाको क्षतिपूर्ति प्राप्त भएका वर्ष दफा ३१ र दफा ६२ बमोजिम सो क्षतिपूर्ति रकम आयमा समावेश गर्नु पर्दछ ।

- ४६(२) कुनै व्यक्तिले दफा ४० को उपदफा (२) मा उल्लिखित तरिकाहरू मध्ये कुनै पनि तरिकाबाट कुनै दायित्व अस्वेच्छिक रूपमा निःसर्ग गरेको एक वर्षभित्र सो दायित्वको सट्टामा सोही किसिमको अर्को दायित्व वहन गरी यो दफा लागू हुन लिखितरूपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछ :-
- (क) सो व्यक्तिले उपखण्ड (१) मा उल्लिखित रकमबाट उपखण्ड (२) मा उल्लिखित रकम घटाई हुन आउने रकम सो निःसर्ग बापत खर्च गरेको मानिनेछ ।

- (१) निःसर्गको तत्काल अघि सो दायित्व बापतको खूद आम्दानीहरू बापतको रकम,
 - (२) सो प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकमभन्दा सो निःसर्ग गर्दा भएको खर्च बढी भए यस्तो बढी भएजतिको खर्च रकम,
- (ख) सो व्यक्तिले प्रतिस्थापित दायित्व लिँदा देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम प्राप्त गरेको मानिनेछ :-
- (१) निःसर्ग हुनु भन्दा तत्काल अघि निःसर्ग गरिएको दायित्व बापतका खूद आम्दानीहरू,
 - र
 - (२) निःसर्ग गर्दा भएको खर्च भन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भएजतिको रकम ।

कुनै व्यक्तिले आफ्नो स्वेच्छाले नभई सरकारी आदेश, कानूनी निर्णय वा यस्तै अन्य बाध्यात्मक परिस्थितिबश आफ्नो दायित्वको भार (Obligation) बाट हटी यसरी अस्वेच्छक (involuntary) निःसर्ग गरेको एक वर्षभित्र सो दायित्वको बदलामा सोही किसिमको अर्को दायित्व बहन गरी यो दफा लागू हुन लिखितरूपमा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा अनुरोध गरेमा, सो व्यक्तिले दायित्व बापतका खूद आम्दानी (Net incomings) बाट सो प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरेको रकम भन्दा सो निःसर्ग गर्दा भएको खर्च बढी भए त्यस्तो बढी भएजतिको खर्च रकम घटाई हुन आउने रकम सो निःसर्ग बापत खर्च गरेको मानिन्छ । प्रतिस्थापन सहितको दायित्वको अस्वेच्छक निःसर्ग बापतको खर्च गरेको मानिने रकम (Outgoings) निम्नानुसार स्पष्ट पारिएको छ :

प्रतिस्थापनसहितको दायित्व अस्वेच्छक निःसर्ग बापतको खर्च (Outgoings):

- प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम दायित्व भन्दा निःसर्ग गर्दा भएको खर्च बढी भए :
निःसर्ग गरिएको दायित्व बापत खूद आम्दानी
-
निःसर्ग गर्दा भएको खर्च – प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम
- प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम, दायित्व निःसर्ग गर्दा भएको खर्च भन्दा बढी नभए :
निःसर्ग गरिएको दायित्व बापत खूद आम्दानी

त्यस्तै, सो व्यक्तिले प्रतिस्थापित दायित्व लिँदा निःसर्ग हुनु तत्काल अघि निःसर्ग गरिएको दायित्व बापतको खूद आम्दानी र निःसर्ग गर्दा भएको खर्च भन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएका रकम बढी भए यस्तो बढी भएजतिको रकम दायित्व लिँदाको आम्दानी (Incomings) मानिन्छ । अस्वेच्छक निःसर्गबाट प्रतिस्थापित दायित्व बापतको प्राप्त गरेको मानिने रकम (Incomings) निम्नानुसार स्पष्ट पारिएको छ :

प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरेको मानिने रकम (Incomings):

- निःसर्ग गर्दा भएको खर्च भन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम बढी भए :

निःसर्ग गरिएको दायित्व बापत खूद आम्दानी

+

प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम – निःसर्ग गर्दा भएको खर्च

- निःसर्ग गर्दा भएको खर्च भन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त रकम बढी नभए :

निःसर्ग गरिएको दायित्व बापत खूद आम्दानी

४६(२)ख(३) कुनै निकायमा रहेको हितको परिवर्तन वा निकायको पुनर्निर्माणको फलस्वरूप सो निकायको एउटा हितको अर्को हित (सेक्युरिटी) बाट प्रतिस्थापना भई अस्वेच्छिक निःसर्ग सिर्जना हुने अवस्थाहरू तोकिए बमोजिम हुनेछ ।

कुनै निकायमा रहेको हितको परिवर्तन वा निकायको पुनर्निर्माणको फलस्वरूप सो निकायको एउटा हितको अर्को हित (सेक्युरिटी) बाट प्रतिस्थापना भई अस्वेच्छिक निःसर्ग सिर्जना हुने सन्दर्भमा नियम १६ मा निम्नानुसारको व्यवस्था गरेको छ :

नियम १६. प्रतिस्थापनसहितको अस्वेच्छिक निःसर्ग श्रृजना हुने अवस्था :

- (१) कुनै निकायको एकीकरण वा पुनर्संरचना भई कुनै व्यक्तिको सो निकायमा रहेको हित सोही निकायको अर्को हितबाट वा कुनै अर्को निकायको हितबाट प्रतिस्थापन भएमा अस्वेच्छिक निःसर्ग श्रृजना भएको मानिनेछ ।
- (२) उपनियम (१) बमोजिम अस्वेच्छिक निःसर्ग श्रृजना भएमा सो निकाय वा सो व्यक्तिले विभागसमक्ष स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिम दिएको निवेदनमा विभागले स्वीकृति दिन सक्नेछ ।

यस सम्बन्धी व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.१३.३: मानौं, एन्. डि. एल्. फाईनान्स लि. लाई नेपाल राष्ट्र बैंकले नेपाल धन लक्ष्मि बैंक लि.मा गाभिन निर्देशन दिएको रहेछ । सोही निर्देशन बमोजिम उक्त फाईनान्स कम्पनी सो बैंकमा बीलय भएको रहेछ । यसरी बीलय हुने सन्दर्भमा सो फाईनान्स कम्पनीका शेयरहोल्डरले नेपाल धन लक्ष्मि बैंक लि.को शेयर प्राप्त गरेका रहेछन् । यस्तो प्रकारबाट सो फाईनान्स कम्पनीका शेयरहोल्डरले गरेको शेयरको निःसर्ग एवं शेयर प्रतिस्थापन भएमा अस्वेच्छिक निःसर्ग श्रृजना भएको मानिनेछ । यसरी अस्वेच्छिक निःसर्ग श्रृजना भएको मानिनको लागि विभागबाट स्वीकृति लिनु पर्ने हुन्छ ।

२२.१४ सम्पत्ति र दायित्व गाभिई हुने निःसर्ग

ऐनको दफा ४७ मा सम्पत्ति र दायित्व गाभिई हुने निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

४७(१) कुनै व्यक्तिले कुनै सम्पत्ति प्राप्त गरेको वा दायित्व वहन गरेको परिणामस्वरूप सो व्यक्तिको स्वामित्वमा भएको अर्को कुनै सम्पत्ति वा वहन गरेको अर्को कुनै दायित्व समाप्त भई वा गाभिई निःसर्ग भएमा देहाय बमोजिम हुनेछ :-

(क) निःसर्ग हुनु भन्दा तत्काल अघि गाभिने सम्पत्ति वा दायित्व बापतका खूद खर्चहरू भएकोमा सो व्यक्तिले,

(१) गाभिने सम्पत्ति वा दायित्वको निःसर्गका सम्बन्धमा सो खूद खर्च बराबरको रकम प्राप्त गरेको मानिनेछ ।

तर यस्तो रकम उक्त गाभिएको दायित्व बापत निजले प्राप्त गरेको रकमभन्दा बढी हुने छैन ।

(२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार वहन गर्दा उक्त रकम बराबरको रकम खर्च गरेको मानिनेछ ।

(ख) गाभिने दायित्वको सम्बन्धमा सो दायित्वको निःसर्गको तत्काल अघि गाभिने दायित्वबापत खूद आम्दानीहरू भएकोमा सो व्यक्तिले :-

(१) गाभिने दायित्वको निःसर्गबापत सो खूद आम्दानी बराबरको रकम खर्च गरेको मानिनेछ ।

तर गाभिएको सम्पत्तिको हकमा सो सम्पत्ति प्राप्त गर्दा निजले खर्च गरेको रकम भन्दा बढी हुनु हुँदैन ।

(२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार ग्रहण गर्दा उक्त रकम बराबरको रकम प्राप्त गरेको मानिनेछ ।

४७(२) उपदफा (१) मा उल्लिखित कुराहरूको प्रतिकूल नहुने गरी सो उपदफा देहायका अवस्थाहरूमा समेत लागू हुनेछ :-

(क) सो व्यक्तिले कुनै सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने कार्य गरेमा,

(ख) सो व्यक्तिबाट पढामा दिइएको सम्पत्तिको प्राप्ति गरेमा, र

(ग) हस्तान्तरण गरिलिने व्यक्तिबाट जमानत दिइएको दायित्वको हस्तान्तरण भएमा ।

कुनै व्यक्तिले कुनै सम्पत्ति प्राप्त गरेको वा दायित्व वहन गरेको परिणामस्वरूप सो व्यक्तिको स्वामित्व रहेको अर्को कुनै सम्पत्ति वा वहन गरेको अर्को कुनै दायित्व समाप्त भई वा गाभिई निःसर्ग भएमा, निःसर्ग हुनु भन्दा तत्काल अघि गाभिने सम्पत्ति वा दायित्व बापतका खूद खर्च बराबरको रकम गाभिने सम्पत्ति वा दायित्व निःसर्गको सम्बन्धमा प्राप्त गरेको मानिन्छ । गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार वहन गर्दा उक्त रकम बराबरको रकम खर्च गरेको मानिन्छ ।

गाभिने दायित्वको सम्बन्धमा सो दायित्वको निःसर्गको तत्काल अघि गाभिने दायित्व बापतको रकम खर्च गरेको मानिन्छ । तर, गाभिएको सम्पत्तिको स्वामित्वको हकमा सो सम्पत्ति प्राप्त गर्दा निजले

खर्च गरेको रकम भन्दा बढी हुन सक्दैन । गाभिएको सम्पत्तिको स्वामित्व वा बहन गरेको दायित्व भार ग्रहण गर्दा उक्त रकम बराबरको रकम प्राप्त गरेको मानिन्छ । यस सम्बन्धी व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.१४.१: मानौं, खोप लि.ले नेप प्रा.लि.का नाममा रु.७० लाखको विनिमयपत्र जारी गरेको रहेछ । नेप प्रा. लि. ले धन लि. को नाममा रु. ६० लाख को विनिमय पत्र जारी गरेछ । धन लि. ले उक्त विनिमय पत्र खोप लि. मा बुझाएको रहेछ । यसरी खोप लि. ले रु. ७० लाख तिर्न पर्ने र रु.६० लाख लिन पर्ने विनिमय पत्र बाँकी रहेछन् । यस्तोमा खोप लि. ले तिर्न बाँकी दायित्व र लिन बाँकी सम्पत्ति एक आपसमा गाभी नयां विनिमय पत्र जारी गर्न मिल्दछ । तर नया विनिमय पत्रमा गाभिने सम्पत्तिभन्दा बढी दायित्व गाभिएको मानिदैन ।

विनिमय पत्रको मूल्य एवं निःसर्गका अवस्था निम्नानुसार रहेछन् ।

तिर्नु पर्ने विनिमय पत्र	रु.७० लाख
लिनुपर्ने विनिमय पत्र	रु.६० लाख
गाभिई भएको सम्पत्ति	रु.१० लाख

२२.१५ व्यवसाय गाभिएको कारणले हुने निःसर्ग सम्बन्धी विशेष व्यवस्था

ऐनको दफा ४७क ले बैंकिंग तथा वित्तीय व्यवसाय वा बीमा व्यवसाय गर्ने एकै प्रकृतिका निकाय आपसमा गाभिएर (मर्जर वा एक्युजिशन) भएमा विशेष व्यवस्था गरेको छ ।

४७क (१) बैंकिंग तथा वित्तीय व्यवसाय वा बीमा व्यवसाय गर्ने एकै प्रकृतिको निकायहरू आपसमा गाभिएर (मर्जर वा एक्युजिशन) भएमा दफा ५७ को उपदफा (२) को खण्ड (क), (ख), (घ), (ङ), (च) र (छ) तथा सोही दफाको उपदफा (३) को व्यवस्था लागू हुने छैन ।

बैंकिंग वा बीमा सम्बन्धी एकै प्रकृतिको व्यवसाय गर्ने निकाय गाभिएका बखतमा यो दफामा गरिएका व्यवस्था लागू हुन्छन् । कुनै बैंकिंग व्यवसाय गर्ने निकाय वा बीमा व्यवसाय गर्ने निकाय आपसमा गाभिएका अवस्थामा दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको निकायको स्वामित्व परिवर्तन अघि कायम रहेका जिम्मेवारी सार्न पाउने नोक्सानी लगायतका विभिन्न रकम (Tax Attributes) लाई स्वामित्वमा परिवर्तन पछि समायोजन गर्न नपाउने गरी (No deferrals) दफा ५७ को उपदफा (२) द्वारा लगाइएको निम्न बन्देज लागू हुने छैन :

५७(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुनै निकायको स्वामित्व परिवर्तन भएमा त्यस्तो परिवर्तन पछि सो निकायलाई देहायका कार्य गर्न अनुमति दिइने छैन :-

(क) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायबाट खर्च गरिएका दफा १४ को उपदफा (३) बमोजिम अगाडि सारिएको व्याज कट्टा गर्न,

- (ख) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायलाई हुन गएको नोक्सानी दफा २० बमोजिम कट्टा गर्न,
- (घ) स्वामित्व परिवर्तन हुनुअघि दफा २४ को उपदफा (४) को खण्ड (क) बमोजिम कुनै रकम वा खर्च बापत हिसाब गरेको र स्वामित्वको परिवर्तन पछि सो रकम वा खर्चको दफा २४ को उपदफा (४) बमोजिम सच्चाएकोमा दफा २४ को उपदफा (४) बमोजिम समायोजन गर्न,
- (ङ) स्वामित्वको परिवर्तन हुनुअघि दफा २५ को उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै रकमको हिसाब गरेको र स्वामित्वको परिवर्तनपछि सो रकम प्राप्त गर्ने अधिकार त्याग गरेको वा सो रकम कुनै व्यक्तिको ऋण दाबी भएकोमा त्यस्तो व्यक्तिले उक्त ऋणलाई डुबेको ऋण मानि अपलेखन गरेमा दफा २५ को उपदफा (१) बमोजिम समायोजन गर्न,
- (च) स्वामित्वको परिवर्तन हुनुअघि सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा हुन गएको घाटा स्वामित्वको परिवर्तनपछि सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त आम्दानीमा दफा ३६ बमोजिम घटाउन,
- (छ) स्वामित्व परिवर्तन हुनुअघि दफा ६० को उपदफा (२) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम प्रिमियमको हिसाब गरेकोमा र स्वामित्वको परिवर्तन पछि त्यस्तो प्रिमियम बीमितलाई फिर्ता दिएमा सो बमोजिम खर्च दाबी गर्न, वा

कुनै निकायको दफा ५७(३) बमोजिम स्वामित्व परिवर्तन भएमा त्यसरी स्वामित्व परिवर्तन हुनु अगाडि र पछाडिका भागलाई बेग्लावेग्लै आय वर्षमानिने व्यवस्था पनि दफा ४७क को अवस्थामा लागू हुँदैन ।

विगतका नोक्सानी कट्टी सम्बन्धमा निम्न प्रतिबन्धात्मक व्यवस्था लागू रहन्छः

तर, गाभिएर अस्तित्वमा नरहेको निकायको कुनै कट्टी हुन नसकेको नोक्सानी भए त्यस्तो नोक्सानी दामासाहीले आगामी सात वर्षमा कट्टी गर्नु पर्नेछ । यसरी समान किस्तामा नोक्सानी कट्टी गर्ने निकाय सो पूरै नोक्सानी कट्टी नगर्दै पुनः विभाजन भएमा कट्टी भएको नोक्सानी बापत कट्टी भएको रकममा गाभिएको (मर्जर वा एक्जुजिशन) आर्थिक वर्षमा कायम रहेको करको दरले कर तिर्नु पर्नेछ ।

सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छ :-

उदाहरण २२.१५.१: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सबै शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर ९० शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । कास्की बैंक लि. मा रु.२ करोड १० लाख कट्टी हुन बाँकी नोक्सान रहेछ । गाभिएको वर्ष गाभिने कारोवार पछि काभ्रे बैंकको नोक्सानी कट्टी अगाडिको करयोग्य आय रु.३ करोड रहेछ । गाभिएर अस्तित्वमा नरहेको कास्की बैंक लि. को यस्तो कट्टी हुन बाँकी नोक्सानी गाभिएपछिको काभ्रे बैंकले दामासाहीले ७ वर्षमा कट्टी गर्न पाउँदछ । यो वर्ष रु.३० लाखमात्र नोक्सानी कट्टी गर्न पाउँदछ । गाभिएर अस्तित्वमा नरहेको कम्पनीको गाभिनु अगाडि ७ वर्ष ननाघेको नोक्सानीमात्र यस व्यवस्था बमोजिम दामासाहीमा कट्टी गर्न पाइन्छ ।

उदाहरण २२.१५.२: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सबै शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर ९० शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । काभ्रे बैंक लि. मा रु.२ करोड १० लाख कट्टी हुन बाँकी नोक्सान रहेछ । गाभिएको वर्ष गाभिने कारोवार पछि कास्की बैंकको कारोवार पनि समाहित भएकाले काभ्रे बैंकको नोक्सानी कट्टी अगाडिको करयोग्य आय रु.३ करोड रहेछ । गाभिएपछि पनि अस्तित्वमा रहेको काभ्रे बैंक लि. को यस्तो कट्टी हुन बाँकी नोक्सानी गाभिएपछिको दफा २० को व्यवस्था बमोजिम नोक्सानी सिर्जना भएको वर्ष बाट ७ वर्षसम्म कट्टी गर्न पाउँदछ, दामासाही गरिरहनु पर्दैन ।

उदाहरण २२.१५.३: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सबै शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर ९० शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । कास्की बैंक लि. मा रु.२ करोड १० लाख कट्टी हुन बाँकी नोक्सान रहेछ । गाभिएको ४ वर्ष पछि काभ्रे बैंकबाट पूराना कास्की बैंकका शेयरधनी विभाजन भै जाने निर्णय गरेछन् । यस्तो अवस्थामा कास्की बैंक लि. अस्तित्वमा हुदाको ७ वर्षसम्म पूरानो नोक्सान रु.२ करोड १० लाखको ७ भागको ४ भाग कट्टी भै सकेको हुन्छ । विभाजनबाट नयां कम्पनी बनेको वर्ष सो कट्टी भैसकेको नोक्सानी रु.१ करोड २० लाखमा गाभिएको वर्षको आयकरको दर अनुसार हुने रकम कर तिर्नु पर्दछ । बाँकी रहेको कट्टी नभएको नोक्सानी रु.९० लाख पनि कट्टी गर्न पाउँदैन ।

निकाय आपसमा गाभिने क्रममा एउटा निकायमा भएका सबै सम्पत्ति तथा दायित्व अर्को निकायमा हस्तान्तरण हुन जान्छन् । यस्तो हस्तान्तरणका सम्बन्धमा निम्न तरिकाले मूल्यांकन हुने व्यवस्था उपदफा (२) मा गरिएको छ :

४७क(२) उपदफा (१) बमोजिम निकाय गाभिई सम्पत्ति र दायित्वको निःसर्ग भएमा देहाय बमोजिम हुनेछः-

(क) व्यापारिक मौज्जात तथा व्यवसायिक सम्पत्तिको निःसर्गको हकमा-

- (१) निःसर्गको तत्काल अघि सो सम्पत्तिवापत भएको खूद खर्च बराबरको रकम सो निःसर्गवापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र
- (२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

(ख) ह्रासयोग्य सम्पत्तिको निःसर्गको हकमा-

(१) निःसर्ग हुँदाका बखत अनुसूची-२ को दफा ४ बमोजिम समूहको घट्टो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निःसर्गवापत प्राप्त गरेको मानिनेछ, र

(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

(ग) दायित्वको निःसर्गको हकमा-

(१) निःसर्गको तत्काल अधि सो दायित्वको बजार मूल्य र खूद आम्दानीमध्ये जुन घटी हुन्छ सो बराबरको रकम निःसर्गवापत सो व्यक्तिको लागत परेको मानिनेछ, र

(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम दायित्व वहन गर्ने व्यक्तिले सो दायित्व वहन गरेवापत प्राप्त गरेको मानिनेछ ।

(घ) व्यवसाय गाभने निकाय वा गाभिएर कायम भएको निकायले गाभिएको सम्पत्ति र दायित्वको लागत गणना गर्दा गाभिने निकायबाट सो गाभिएको व्यवसाय संचालन गरेका बखत (मर्जर वा एक्यूजीसन अगाडि) कायम रहेका सम्पत्ति र दायित्व वापतका लागत मात्र खण्ड (क), (ख) र (ग) बमोजिम गणना गर्नु पर्नेछ ।

सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छ :

उदाहरण २२.१५.४ : मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सवै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । कास्की बैंक लि. का निम्न सम्पत्ति तथा दायित्व निम्नानुसार मूल्यमा निःसर्ग भएको र काभ्रे बैंकको लागत परेको मानिन्छ:

व्यवसायिक सम्पत्ति : गाभिनुको तत्काल अधिको खूद खर्च (नेट आउटगोइंग)

ह्रासयोग्य सम्पत्ति : गाभिनुको तत्काल अधिको अनुसूची २ को दफा ४ बमोजिमको घट्टो प्रणालीको बाँकी मूल्य

व्यवसायिक दायित्व : गाभिनुको तत्काल अधिको खूद आम्दानी (नेट इन्कमींग) र बजारमूल्यमध्ये जुन घटी हुन्छ सो रकम

उदाहरण २२.१५.५: मानौ, मिति २०७१ माघ ३ गते काभ्रे बैंक लि. मा कास्की बैंक लि. गाभिएको रहेछ । सो मितिमा कास्की बैंक लि.को समूह “ख” को ह्रासयोग्य सम्पत्तिको ह्रास आधार रु. १०,००,००० रहेछ । उक्त सम्पत्तिको आ.ब. २०७१।७२ को कूल ह्रासकट्टी खर्च २५ प्रतिशतका दरले हुन आउने रु. २,५०,००० को ह्रासकट्टी खर्च दाबी गर्दा गरी दामासाहीले कास्की बैंक लि. १८६ दिनको हुन आउने ह्रास खर्च रु. १,२७,३९७ र बाँकी १७९ दिनको ह्रासकट्टी खर्च रु. १,२२,६०३ काभ्रे बैंक लि.ले कट्टी दाबी गर्नु पर्दछ ।

निकाय गाभिने क्रममा गाभिने कम्पनी र गाभने कम्पनीका कर्मचारीको सामूहिक अवकाशको अवस्था भएमा निम्नानुसार हुन्छ :

४७क(३) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायमा वा गाभिएपश्चातको निकायमा कार्यरत कर्मचारीहरूलाई सामूहिक रूपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा (अवकाश कोष मार्फत गरिने भुक्तानी वा कर्मचारी सेवा शर्तमा उल्लेख भए अनुसार गर्नुपर्ने भुक्तानीबाहेकका) अवकाश भुक्तानीमा कर कट्टी गर्नुपर्ने दरमा पचास प्रतिशत छुट दिई भुक्तानीमा कर कट्टी गर्नुपर्नेछ ।

सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छ :-

उदाहरण २२.१५.६: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सबै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ शेयर दिई कास्की बैंक लि. गाभिएको रहेछ । गाभिने शर्तमध्ये एउटा दुवै बैंकका ६० प्रतिशत कर्मचारीलाई सामूहिक अवकाश दिने र सो वापत सम्बन्धित कर्मचारी नियमावलीमा भएको व्यवस्था अनुसारको सुविधाका अतिरिक्त रु.१००,००० दिइने रहेछ । यस्तो अवस्थामा दुवै निकायका अवकाश पाउने कर्मचारीको सो भुक्तानीमा लाग्ने करमा ५० प्रतिशतले छुट दिई अग्रिम कर कट्टी गर्नु पर्दछ ।

अवकाश पाउने कर्मचारीको थप सुविधा (दुवै कम्पनीमा) :

भुक्तानी भएको अवकाश रकम	रु.१००,०००
कर छुट पाउने रकम (५० प्रतिशत)	रु.५०,०००
बाँकी रकम	रु.५०,०००
भुक्तानीमा कर कट्टी (१५ प्रतिशतले)	रु.७,५००

दफा ९२ मा भएको व्यवस्था अनुसार यो रकम अन्तिम विधिको कर लाग्ने आय हो ।

निकाय गाभिने क्रममा गाभिने कम्पनीका शेयरधनीले अर्को कम्पनी (गाभ्ने कम्पनी) को शेयर प्राप्त गरेका हुन्छन् । यस्तो शेयर बिक्री सम्बन्धमा निम्नानुसार हुन्छ :

४७क(४) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायमा कायम रहेका शेयरधनीहरूले आफ्नो शेयर गाभिएको दुई वर्षभित्र आफ्नो शेयर बिक्रीको माध्यमबाट निःसर्ग गरेमा त्यसरी निःसर्ग भएको शेयरमा भएको लाभमा पूँजीगत लाभकर लाग्ने छैन ।

सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छ :

उदाहरण २२.१५.७: मानौ, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सबै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ शेयर दिई कास्की बैंक लि. २०६८।२।२९ मा गाभिएको रहेछ । रमेशजी शाहको कास्की लि. मा १००० कित्ता शेयर (चुक्ता मूल्य रु. १०० लागत रु.२००) रहेछ । गाभिएको कारण रमेशजीले ९०० कित्ता शेयर प्राप्त गरेका रहेछन् । रमेशजीले काभ्रे लि. को ४०० कित्ता शेयर २०६९।३।२० मा प्रतिशेयर रु.३१० मा बिक्री गरेछन् । यो अवस्थामा शेयर बिक्रीमा भएको लाभ रु.४४,००० (११०x४००) मा गाभिएको २ वर्षभित्रै बिक्री गरी लाभ भएकाले पूँजीगत लाभकर लाग्दैन ।

गाभिने प्रक्रिया पूरा भइसके पछिको कम्पनीका शेयरधनीले सो कम्पनी (गाभने कम्पनी) को लाभांश प्राप्त भएमा निम्नानुसार हुन्छ :

४७क(५) उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको शेयरधनीलाई बितरण गरेको लाभांशमा कर लाग्ने छैन ।

सो सम्बन्धी व्यवस्थालाई निम्न उदाहरणमा स्पष्ट गरिएको छ :

उदाहरण २२.१५.८: मानौं, काभ्रे बैंक लि. ले कास्की बैंक लि. का सबै शेयरधनीलाई प्रत्येक १० कित्ता शेयर बराबर ९ शेयर दिई कास्की बैंक लि. २०६७।२।२९ मा गाभिएको रहेछ । गाभिएपछि काभ्रे बैंक लि. ले २०६९।२।२० प्रति शेयर रु.४० लाभांश वितरण गरेको रहेछ । यो अवस्थामा काभ्रे बैंक लि. का कुनै पनि शेयरधनीलाई लाभांश कर लाग्दैन । तर उक्त लाभांश २०६९।२।२९ वा सो पछाडि वितरण गरेको भए यो सुविधा प्राप्त हुन सक्तैन र लाभांश कर ५ प्रतिशत लाग्दथ्यो ।

बैंक तथा वित्तीय संस्था र बीमा व्यवसाय गर्ने कम्पनी गाभिने सम्बन्धी अन्य व्यवस्था निम्नानुसार छन् :

- ४७क(६) उपदफा (१) अनुसार गाभिई निःसर्ग हुन चाहने निकायले सम्वत् २०७५ साल असार मसान्तभित्र गाभिने आशय पत्र आन्तरिक राजस्व विभागमा दिनु पर्नेछ ।
- ४७क(७) उपदफा(१) बमोजिम गाभिनको लागि उपदफा (६) बमोजिम आशय पत्र दिने निकायहरूले गाभिने प्रक्रिया सम्वत् २०७६ साल असार मसान्तभित्र पूरा गर्नुपर्नेछ ।
- ४७क (८) यो दफा प्रारम्भ भएपछि एक आपसमा गाभिई यस दफा बमोजिमको सुविधा उपयोग नगरेका निकायले समेत यसै बमोजिमको सुविधा उपयोग गर्न पाउनेछन् ।
- ४७क(९) उपदफा (६) मा तोकिएको अवधिभित्र आशय पत्र नदिने निकाय तथा उपदफा (७) मा उल्लेख भएको मितिसम्म गाभिने प्रक्रिया पूरा नगरेको निकायको हकमा यो दफाको व्यवस्था लागू भएको मानिनेछैन ।

बैंक तथा वित्तीय संस्था र बीमा व्यवसाय गर्ने कम्पनी गाभिन चाहने कम्पनीले सम्वत् २०७५ असार मसान्तभित्र गाभिने आशयपत्र आन्तरिक राजस्व विभागमा दिई सो सम्बन्धी प्रक्रिया सम्वत् २०७६ असार मसान्तभित्र पूरा गरिसकेको हुनु पर्दछ ।

२२.१६ विभाजनबाट हुने सम्पत्ति र दायित्वको निःसर्ग

ऐनको दफा ४८ मा विभाजनबाट हुने सम्पत्ति र दायित्वको निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

४८. कुनै व्यक्तिबाट स्वामित्व प्राप्त गरिएको कुनै सम्पत्तिसंग सम्बन्धित अधिकार वा वहन गरिएको दायित्वसंग सम्बन्धित भारहरू कुनै सम्पत्ति वा सोको कुनै भागको पट्टाको माध्यमबाट समेत अन्य कुनै व्यक्तिमा सिर्जना भएमा देहाय बमोजिम हुनेछ :-

- (क) अधिकार वा भारहरू स्थायी भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेको तर कुनै नयाँ सम्पत्ति वा दायित्व प्राप्त नगरेको मानिनेछ, र
- (ख) अधिकार वा भारहरू अस्थायी वा सांयोगिक भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेको मानिनेछैन ।

तर अवस्था अनुसार नयाँ सम्पत्ति प्राप्त गरेको वा नयाँ दायित्व लिएको मानिनेछ ।

कुनै व्यक्तिबाट स्वामित्व प्राप्त गरिएको कुनै सम्पत्तिसंग सम्बन्धित अधिकार वा वहन गरिएको दायित्वसंग सम्बन्धित भार स्थायीरूपमा सम्पत्तिमाथिको अधिकार वा दायित्वमाथिको भार अर्को व्यक्तिलाई हस्तान्तरण भएमा यसरी हुने हस्तान्तरणलाई सम्पत्ति वा दायित्वको निःसर्ग मानिनेछ । उदाहरणको लागि एक टुक्रा जग्गाको केहि भाग विभाजन गरी अर्को व्यक्तिलाई हस्तान्तरण भएको अवस्थामा सो हस्तान्तरणबाट जग्गाको अधिकार स्थायीरूपले अर्को व्यक्तिलाई हस्तान्तरण हुने भएकाले सो जग्गा विभाजनबाट निःसर्ग भएको मानिन्छ ।

त्यस्तै, कुनै व्यक्तिबाट स्वामित्व प्राप्त गरिएको कुनै सम्पत्तिसंग सम्बन्धित अधिकार वा वहन गरिएको दायित्वसंग सम्बन्धित भार स्थायीरूपमा सम्पत्तिमाथिको अधिकार वा दायित्वमाथिको भार अर्को व्यक्तिलाई हस्तान्तरण नभई अस्थायी रूपमात्र हस्तान्तरण भएमा यसरी हुने हस्तान्तरणलाई सम्पत्ति वा दायित्वको निःसर्ग मानिदैन, जस्तै बहालमा दिईएको सम्पत्ति (Operating lease) अन्तर्गत हुने सम्पत्तिको हस्तान्तरण ।

२२.१७ खर्च तथा आम्दानीको बाँडफाँडबाट हुने निःसर्ग

ऐनको दफा ४९ मा खर्च तथा आम्दानीको बाँडफाँडबाट हुने निःसर्गको अवस्थाका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छः

४९(१) कुनै व्यक्तिले देहाय बमोजिमको अवस्थामा कुनै सम्पत्ति वा दायित्व प्राप्त गर्दा, वहन गर्दा वा निःसर्ग गर्दा गरिएको खर्च वा आम्दानीहरू अवस्थानुसार प्राप्ति, वहन वा निःसर्गको समयमा बजार मूल्यको आधारमा सम्पत्ति र दायित्वहरूबीच बाँडफाँड गर्नु पर्नेछ :-

- (क) एकै समयमा एक वा बढी सम्पत्ति प्राप्त गरेमा वा एक वा बढी दायित्व ग्रहण गरेमा, वा
- (ख) एकै समयमा एक वा बढी सम्पत्ति वा दायित्व निःसर्ग गरेमा ।

कुनै व्यक्तिले एकै समयमा एक वा बढी सम्पत्ति प्राप्त गरेमा वा एक वा बढी दायित्व ग्रहण गरेमा वा निःसर्ग गरेमा, वहन गर्दा वा निःसर्ग गर्दा गरिएको खर्च वा आम्दानी अवस्थानुसार प्राप्ति, वहन वा निःसर्गको समयमा बजार मूल्यको आधारमा सम्पत्ति र दायित्वबीच बाँडफाँड गर्नु पर्नेछ । यस सम्बन्धी व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.१७.१: मानौं, लक्ष्मी बित्तीय संस्थाले लि. पोखराले रु. १ करोड तथा रु. ५० लाख पर्ने दुई जग्गा खरीद गरेको रहेछ । उक्त जग्गा खरीद गर्ने क्रममा उक्त जग्गाको नाप जाँच तथा अन्य कानूनी अवस्था हेर्नलाई बि.बि. एसोसियटसलाई रु. ३ लाख भुक्तान गरेको रहेछ । यसरी भुक्तान गरिएको खर्चलाई सो जग्गाको बजार मूल्य अनुसार बाँडफाँड गर्नु पर्दछ । सो अनुरूप बाँडफाँड गर्दा क्रमशः रु. २ लाख तथा रु. १ लाखले बाँडफाँड गर्नु पर्दछ ।

४९(२) कुनै सम्पत्तिको स्वामित्व धारण गर्ने वा दायित्व वहन गर्ने व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेमा सो निःसर्गको तत्काल अधिको सो सम्पत्ति वा दायित्वको खूद खर्च वा खूद आमदानीहरूलाई निःसर्ग गरिएको सम्पत्ति वा दायित्वको भाग र बाँकी रहेको भागमा अवस्था अनुसार निःसर्गको तत्कालपछिको सोको बजार मूल्यको आधारमा बाँडफाँड गर्नु पर्नेछ ।

कुनै व्यक्तिले सम्पत्तिको स्वामित्व वा दायित्वको कुनै भाग निःसर्ग गरेमा सो निःसर्गको तत्काल अधिको सो सम्पत्ति वा दायित्वको खूद खर्च वा खूद आमदानीहरूलाई निःसर्ग गरिएको सम्पत्ति वा दायित्वको भाग र बाँकी रहेको भागमा अवस्था अनुसार निःसर्गको तत्काल पछिको सोको बजार मूल्यको आधारमा बाँडफाँड गर्नुपर्नेछ । यस सम्बन्धी व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २२.१७.२: मानौं, लक्ष्मी बित्तीय संस्थाले लि. पोखरामा रु. १ करोडमा दुई रोपनी जग्गा गरिद गरेको रहेछ । उक्त जग्गाको नाप जाँच, बजार मूल्य अध्ययन एवं अन्य कानूनी अवस्था हेर्नलाई बि.बि. एसोसियटसलाई रु. ५ लाख भुक्तान गरेको रहेछ । उक्त जग्गाको हालको बजार मूल्य रु. २ करोड रहेछ । सो संस्थाले उक्त दुई रोपनी जग्गामध्ये एक रोपनी जग्गा रु.१ करोड २० लाखमा बिक्री गरेछ र बाँकी रहेको अर्को १ रोपनीको मूल्य ८० लाख पर्ने रहेछ । यस अवस्थामा उक्त जग्गाको खूद खर्च निम्नानुसार बाँडफाँड गरिन्छ :

१. जग्गाको लागत	रु.१,००,००,०००
२. कन्सल्टेन्सी खर्च	रु. ५,००,०००
३. जग्गाको कूल लागत आउटगोइंग (१+२)	रु. १,०५,००,०००
४. विभाजनबाट बिक्री भएको सम्पत्तिको लागत	रु.६३,००,०००
जम्मा बजार मूल्य	रु.२,००,००,०००
४.१ बाँकी सम्पत्तिको बजार मूल्य	रु.८०,००,००० (४० प्रतिशत)
४.२ बिक्री गरिएको सम्पत्तिको मूल्य	रु.१,२०,००,००० (६० प्रतिशत)
५. बाँकी जग्गाको लागत	रु. ४२,००,०००

नोट : जग्गा तथा घरजग्गाको निःसर्ग वा बिक्री वा हस्तान्तरणमा भएको लाभमा लाग्ने करका सम्बन्धमा यस विभागबाट जारी भएको "जग्गा तथा घरजग्गा निःसर्गमा पूँजीगत लाभ कर सम्बन्धी निर्देशिका, २०७२" मा बिस्तृत व्याख्या गरिएको छ । सो निर्देशिका विभागको वेबसाइटमा समेत उपलब्ध छ ।

करको गणना (Tax Computation)

२३.१ आयकर ऐन, २०५८ को अनुसूची १ मा नेपालमा कर तिर्नु पर्ने दर एवं प्रकृया उल्लेख गरिएको छ । करको दरको सन्दर्भमा उक्त अनुसूचीमा प्राकृतिक व्यक्ति (Natural Person) तथा निकायलाई छुट्टाछुट्टै रूपमा व्यवस्था गरिएको छ । उक्त अनुसूचीको दफा १ मा प्राकृतिक व्यक्तिको लागि लाग्ने करको दरका बारेमा व्यवस्था गरिएको छ भने दफा २ मा निकायको लागि लाग्ने करको दरका बारेमा व्यवस्था गरिएको छ । प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर सम्बन्धमा व्यवस्था गर्दा सो अनुसूचीको दफा १ मा प्राकृतिक व्यक्तिको करयोग्य आय गणना गर्दा दुर्गम क्षेत्र सुविधा, नेपालका विदेशस्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्तामा सुविधा, निवृत्तिभरण आयमा सुविधा, अपाङ्ग व्यक्तिलाई सुविधा, लगानी बीमा सुविधा बापत केहि रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था समेत गरिएको छ । निकायको करयोग्य आयमा लाग्ने करको दर उल्लेख गर्ने सन्दर्भमा निकायको व्यवसायको प्रकृतिका आधारमा कर लाग्ने दर ऐनको अनुसूची १ को दफा २ मा उल्लेख गरिएको छ । प्राकृतिक व्यक्तिका सन्दर्भमा विशेष व्यवस्था यसै निर्देशिकाको परिच्छेदमा ११ एवं निकायको सन्दर्भमा विशेष व्यवस्था यसै निर्देशिकाको परिच्छेद १० मा गरिएको ब्याख्या समेतलाई ध्यानमा राखी करको दर समावेश गरी कर तालिकाको सन्दर्भमा ब्याख्या गर्नु यस परिच्छेदको उद्देश्य रहेको छ ।

२३.२. करको दर

२३.२.१ करको दर सम्बन्धी व्यवस्था

ऐनको अनुसूची १ को दफा १ को उपदफा (१), (२), (३) तथा (४) मा करको दर सम्बन्धमा निम्नानुसारको व्यवस्था गरिएको छ :-

अ.१.१(१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा उपदफा (२) र (४) को अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ :-

- (क) तीन लाख पचास हजार रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
- (ख) तीन लाख पचास हजार रुपैयाँभन्दा बढी तर चार लाख पचास हजार रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (क) बमोजिम तीन लाख पचास हजार रुपैयाँसम्म तीन हजार पाँच सय रुपैयाँ र तीन लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
- (ग) चार लाख पचास हजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम चार लाख पचास हजार रुपैयाँसम्म अठार हजार पाँच सय रुपैयाँ र चार लाख पचास हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत, र

(घ) पच्चीस लाख रुपैयाँभन्दा बढी कर योग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (ग) बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत अतिरिक्त कर ।

तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा र निवृत्तभरण बापतको आयमा खण्ड (क) बमोजिमको कर लाग्ने छैन ।

अ.१.१ (२) कुनै आय वर्षमा ऐनको दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतिको करयोग्य आयमा उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछ :-

- (क) चार लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
- (ख) चार लाख रुपैयाँभन्दा बढी तर पाँच लाख रुपैयाँसम्मको करयोग्य आय भएमा खण्ड (क) बमोजिम चार लाख रुपैयाँसम्म चार हजार रुपैयाँ र चार लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत,
- (ग) पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ख) बमोजिम पाँच लाख रुपैयाँसम्म उन्नाइस हजार रुपैयाँ र पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा पच्चीस प्रतिशत, र
- (घ) पच्चीस लाख रुपैयाँभन्दा बढी कर योग्य आय भएमा बढी भएजति करयोग्य आयको खण्ड (ग) बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत अतिरिक्त कर ।

तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा र निवृत्तभरण बापतको आयमा उपरोक्त खण्ड (क) बमोजिमको कर लाग्ने छैन ।

अ.१.१ (३) उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुनेछ :-

- (क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा तीन लाख पचास हजार रुपैयाँभन्दा बढी आय भएको वा ऐनको दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतिको सम्बन्धमा कुनै आय वर्षमा चार लाख रुपैयाँभन्दा बढी आय भएको,
- (ख) गैर-व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खूद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतिको आय र तदनुरूप करयोग्य आयको गणनामा समावेश भएको ।

अ.१.१ (४) उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछ :

- (क) देहायका रकममध्ये जुन बढी छ त्यस्तो रकममा त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतिको त्यस्तो रकम मात्र करयोग्य आय भए सरह मानि यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछ :-
 - (१) त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतिको जम्मा करयोग्य आयबाट त्यस्तो लाभको रकम घटाई बाँकी हुन आउने रकम,
 - (२) प्राकृतिक व्यक्तिको सम्बन्धमा तीन लाख पचास हजार रुपैयाँ वा दम्पतिको सम्बन्धमा चार लाख रुपैयाँ ।

(ख) त्यस्तो करयोग्य आयको बाँकी रकमबाट दश प्रतिशतका दरले कर लाग्नेछ ।

तर,

- (१) निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष वा पाँच वर्षभन्दा बढी भएको छ भने दुई दशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
- (२) निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्षभन्दा कम रहेको छ भने पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
- (३) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशतको दरले कर लाग्नेछ ।

२३.२.२ प्राकृतिक व्यक्तिको करयोग्य आयमा घटाउन पाउने व्यवस्था

प्राकृतिक व्यक्तिले करको गणना गर्नु अगाडि ऐनको अनुसूची १ को दफा १ को उपदफा (५), (६), (९), (१०) तथा (१२) बमोजिम निम्नानुसारका रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था रहेको छ :

दुर्गम भत्ता सुविधा

दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको करयोग्य आयबाट घटाउन पाउने रकमका सन्दर्भमा अनुसूची १ को दफा १ को उपदफा (५) मा निम्नानुसार व्यवस्था गरेको छ ।

- १(५) नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता वापत तोकिए बमोजिम बढीमा पचास हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिने छ ।

नियम ३८ बमोजिम ऐनको अनुसूची -१ को दफा १ को उपदफा (५) को प्रयोजनको लागि व्यक्तिको कर नलाग्ने सीमामा थप हुने दुर्गम भत्ता वापतको रकम देहाय बमोजिम हुनेछ :

१. “क” वर्गका क्षेत्रमा रु. ५०,००० (पचास हजार)
२. “ख” वर्गका क्षेत्रमा रु. ४०,००० (चालीस हजार)
३. “ग” वर्गका क्षेत्रमा रु. ३०,००० (तीस हजार)
४. “घ” वर्गका क्षेत्रमा रु. २०,००० (बीस हजार)
५. “ङ” वर्गका क्षेत्रमा रु. १०,००० (दश हजार)

ऐनले दुर्गम क्षेत्रको आधारमा प्राकृतिक व्यक्तिलाई मात्र यो सुविधा प्रदान गरेकोले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायी तथा लगानीकर्ताले समेत यो सुविधा पाउँछन् । तर,

दुर्गम क्षेत्रमा स्थायी बसोबास भएको तर अन्य क्षेत्रमा कार्यरत व्यक्तिले स्थायी ठेगाना दुर्गम क्षेत्र भएको कारणले मात्र यो सुविधा पाउँदैनन् ।

बैदेशिक भत्तामा छुट सुविधा

नेपाल सरकारबाट तलब प्राप्त गर्ने गरी विदेशी आयोगमा कार्यरत कर्मचारीलाई प्राप्त हुने बैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउने सन्दर्भमा अनुसूची १ को दफा १ को उपदफा (६) मा निम्नानुसार व्यवस्था गरेको छ ।

१(६) नेपालका विदेशस्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिने छ ।

निवृत्तिभरण आयमा छुट सुविधा

निवृत्तिभरण आय हुने व्यक्तिले करयोग्य आयबाट घटाउन पाउने सन्दर्भमा अनुसूची १ को दफा १ को उपदफा (९) मा निम्नानुसार व्यवस्था गरेको छ ।

१(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तिभरण आय रहेछ भने प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पतिको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकम को पच्चीस प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ । तर यसरी घटाइने रकमको सीमा तोकिए बमोजिम भन्दा बढी हुने छैन ।

नियम ३९ बमोजिम यसरी घटाउन पाउने निवृत्तिभरण आयको सीमा ऐनको अनुसूची- १ को दफा १ को उपदफा (९) बमोजिम कट्टी गरिने रकम निवृत्तिभरण आय भन्दा बढी हुने छैन ।

अपाङ्गको आयमा छुट सुविधा

आय आर्जन गर्ने बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट घटाउन पाउने सन्दर्भमा अनुसूची १ को दफा १ को उपदफा (१०) मा निम्नानुसार व्यवस्था गरेको छ ।

१(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) दम्पतिको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पचास प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग भए मात्र यस दफा अनुसारको छुट प्राप्त हुनेछ ।

लगानी बीमामा छुट सुविधा

बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको अवस्थामा प्राप्त हुने सुविधाको सन्दर्भमा अनुसूची १ को दफा १ को उपदफा (१२) मा निम्नानुसार व्यवस्था गरेको छ ।

१(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने सो वापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार

रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

स्वास्थ्य बीमामा छुट सुविधा

१(१६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसंग स्वास्थ्य बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

यस अनुसार करयोग्य आयमा स्वास्थ्य बीमा प्रिमियम घटाएकोमा औषधी उपचार मिलान गर्न पाउने कर रकम सात सय पचास मिलान गर्न पाइने छैन ।

२३.२.३ प्राकृतिक व्यक्तिको लागि लागू हुने कर तालिका

प्राकृतिक व्यक्तिलाई लागू हुने करको दरका सम्बन्धमा ऐनका व्यवस्थालाई तलको तालिकामा प्रष्ट पारिएको छ :

एकल व्यक्ति	दम्पति	करको दर
रोजगारीको आयमात्र हुनेले		
रु. ३५०,००० सम्म करयोग्य आय हुनेले	रु. ४००,००० सम्म करयोग्य आय हुनेले	करयोग्य आयको १% का दरले (निवृत्तिभरण आयमा वाहेक)
रु. ३५०,००० भन्दा बढी तर रु. ४,५०,००० मा ननाघ्ने करयोग्य आय हुनेले	रु. ४००,००० भन्दा बढी तर रु. ५,००,००० मा ननाघ्ने करयोग्य आय हुनेले	<u>एकल व्यक्तिले:</u> रु. ३,५०० र रु. ३५०००० देखि रु.४५०,००० सम्मको रकममा १५% का दरले <u>दम्पतिले:</u> रु. ४,००० र रु.४००००० देखि रु. ५,००,००० सम्मको रकममा १५% का दरले
रु. ४,५०,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	रु. ५,००,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	<u>एकल व्यक्तिले:</u> रु. १८,५०० र रु. ४५०,००० भन्दा बढी रकममा २५% का दरले <u>दम्पतिले:</u> रु. १९,००० र रु. ५,००,००० भन्दा बढी रकममा २५% का दरले

एकल व्यक्ति	दम्पति	करको दर
रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	<p><u>एकल व्यक्तिले:</u></p> <p>रु. ५,३९,००० र रु. २५,००,००० भन्दा बढी रकममा सरचार्ज सहित ३५% का दरले ।</p> <p><u>दम्पतिले:</u></p> <p>रु. ५,९९,००० र रु. २५,००,००० भन्दा बढी रकममा सरचार्ज सहित ३५% का दरले ।</p>
एकलौटी फर्मको रूपमा व्यवसायमात्र हुने		
रु. ३५०,००० सम्म करयोग्य आय हुनेले	रु. ४००,००० सम्म करयोग्य आय हुनेले	कर नलाग्ने
रु. ३५०,००० भन्दा बढी तर रु. ४५०,००० मा ननाघ्ने करयोग्य आय हुनेले	रु. ४००,००० भन्दा बढी तर रु. ५,००,००० मा ननाघ्ने करयोग्य आय हुनेले	<p><u>एकल व्यक्तिले:</u></p> <p>रु. ३५०,००० भन्दा बढी तर रु. ४५०,००० सम्मको रकममा १५% का दरले</p> <p><u>दम्पतिले:</u></p> <p>रु. ४००,००० भन्दा बढी तर रु. ५,००,००० सम्मको रकममा १५% का दरले</p>
रु. ४,५०,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	रु. ५,००,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	<p><u>एकल व्यक्तिले:</u></p> <p>रु. १५,००० र रु. ४,५०,००० भन्दा बढी रकममा २५% का दरले</p> <p><u>दम्पतिले:</u></p> <p>रु. १५,००० र रु. ५,००,००० भन्दा बढी रकममा २५% का दरले</p>

एकल व्यक्ति	दम्पति	करको दर
रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	रु. २५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	एकल व्यक्तिले: रु. ५,३९,००० र रु. २५,००,००० भन्दा बढी रकममा ३५% का दरले दम्पतिले: रु. ५,९६,००० र रु. २५,००,००० भन्दा बढी रकममा ३५% का दरले
गैर-व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खूद लाभ मात्र आय हुनेले		
रु. ३,५०,००० सम्म खूद लाभ हुनेले	रु. ४,००,००० सम्म खूद लाभमा हुनेले	कर नलाग्ने
रु. ३,५०,००० भन्दा बढी खूद लाभ हुनेले	रु. ४,००,००० भन्दा बढी खूद लाभ हुनेले	एकल व्यक्तिले: रु. ३,५०,००० भन्दा बढी रकममा १०% का दरले दम्पतिले: रु. ४,००,००० भन्दा बढी रकममा १०% का दरले तर, निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्षभित्रको भएमा ५ प्रतिशत र ५ वर्ष वा सो भन्दा बढी भएको छ भने २.५ प्रतिशतका दरले कर लाग्नेछ। साथै, नेपाल धितोपत्रवोर्डमा सूचीकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशको दरले कर लाग्नेछ।

नोटः

- करयोग्य आयबाट घटाउन पाउने लगानी बीमा प्रिमियम, स्वास्थ्य बीमा प्रिमियम, दुर्गम भत्ता बापतको सुविधा, बैदेशिक भत्ता, निवृत्तिभरण आयमा छुट, अपाङ्ग भए प्राप्त हुने थप सुविधा लगायतका छुट तथा सुविधा घटाई बाँकी करयोग्य आयबाट कर गणना गरिनु पर्छ।

२. रोजगारी, व्यवसाय वा लगानीबाट मिश्रित आय हुने प्राकृतिक व्यक्तिका हकमा रोजगारीबाट भएको आय (निवृत्तिभरण आयवाहेक) को सीमासम्म १ प्रतिशत कर लाग्ने र रोजगारी आय नभएको अवस्थामा उक्त १ प्रतिशत कर लाग्दैन।
३. ऐनको दफा ११ बमोजिम छुट हुने आयमा लाग्ने अधिकतम करको दर यसै परिच्छेदको अन्त्यमा दिईएको छ।
४. दम्पति भन्नाले एउटै प्राकृतिक व्यक्तिकोरूपमा मानिने गरी दम्पतिको रूपमा छनौट गरेको प्राकृतिक व्यक्तिलाई बुझाउँछ।

२३.२.४ एकमुष्ट कर लाग्ने व्यवस्था

ऐनको अनुसूची १ को दफा १ उपदफा (७) मा एकमुष्ट (Presumptive) कर लाग्ने सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :-

अ.१.१(७) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिम हुनेछ :-

- (क) महानगरपालिका वा उप-महानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा पाँच हजार रुपैयाँ,
- (ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार पाँच सय रुपैयाँ,
- (ग) अन्य कुनै स्थानमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार पाँच सय रुपैयाँ।

ऐनको दफा ४ को उपदफा (४) बमोजिम कुनै आय वर्षमा करयोग्य आय भएको बासिन्दा प्राकृतिक व्यक्तिले अनुसूची-१ को दफा १ को उपदफा (७) मा उल्लिखित कर दाखिला गर्न देहायका सबै अवस्था पूरा गरेको हुनु पर्नेछ।

- (क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,
- (क१) औषधी उपचार खर्च वापत दफा ५१ बमोजिम तथा अग्रिम कर कट्टी वापत दफा ९३ बमोजिम कर मिलान गर्न दावी नगरेको,
- (ख) व्यवसायबाट प्राप्त आय दुई लाख र व्यवसायको कारोवार बीस लाख रुपैयाँभन्दा बढी नभएको, र,
- (ग) सो व्यक्तिले सो आय वर्षमा यो व्यवस्था लागू हुने गरी छनौट गरेको।

ऐनले कुनै आय वर्षमा कुनै बासिन्दा प्राकृतिक व्यक्तिको कुनै व्यवसायको आयमात्र भएको र सो आय वर्षमा त्यस्तो व्यवसायको कारोवार बीस लाख रुपैयाँसम्म र आय दुई लाख रुपैयाँसम्म रहेको भए सो व्यक्तिले सो व्यवसायको आय वापत सो वर्षमा सो व्यक्तिले व्यवसाय गरेको ठाउँको आधारमा एक हजार पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म कर तिरे पुग्ने व्यवस्था गरेको

छ । यस्तो व्यक्तिको कारोवार स्थल महानगरपालिका वा उप-महानगरपालिका क्षेत्रमा भए पाँच हजार रुपैया, नगरपालिका क्षेत्रमा भए दुई हजार पाँच सय रुपैयाँ र गाउँ बिकास समिति क्षेत्रमा भए एक हजार पाँच सय रुपैयाँ वार्षिक कर तिरेमा निजको कर दायित्व पूरा हुन्छ । यस व्यवस्था अनुसार कर तिर्ने व्यक्तिलाई तोकिएको एकमुष्ट कर तिर्ने व्यक्ति भनिन्छ । कुनै व्यक्तिका नाममा दर्ता भएको एकलौटी फर्मका हकमा समेत उपर्युक्त व्यवस्था लागू हुन सक्छ । तर उपर्युक्त अनुसारको कारोवार र आय भएको कुनै व्यक्तिले आफूलाई यस्तो कर तिर्ने व्यक्तिकोरूपमा छनौट नगरेमा निजका हकमा यो व्यवस्था लागू हुँदैन र निजको कर गणना करयोग्य आय भएका अन्य व्यक्तिसरह गर्नु पर्दछ । त्यस्तै यस्तो कर तिर्ने व्यक्तिले औषधी उपचारमा गरेको खर्च वापत ऐनको दफा ५१ बमोजिम औषधोपचार कर मिलान गर्न पाउंदैन ।

ऐनको अनुसूची १ को दफा १ उपदफा (१७) मा कारोवारको आधारमा एकमुष्ट कर लाग्ने सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :-

अ.१.१(१७) दफा ४ को उपदफा (४क) बमोजिम कारोवार रकममा निम्न बमोजिमको दरले कर लाग्नेछ :-

- (क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई कारोवार रकमको शुन्य दशमलब पच्चीस प्रतिशत
- (ख) खण्ड (क) मा उल्लिखित व्यवसाय वाहेकको व्यवसाय गर्ने व्यक्तिको कारोवार रकमको शुन्य दशमलब पचहत्तर प्रतिशत
- (ग) सेवा व्यवसाय गर्ने व्यक्तिको कारोवार रकमको दुई प्रतिशत ।

तर खण्ड (क), (ख) र (ग) मा उल्लेख गरिए बमोजिम कर गणना गर्दा पाँच हजार रुपैयाँभन्दा कम भएमा पाँच हजार रुपैयाँ ।

ऐनको दफा ४ को उपदफा (४क) मा कारोवारको आधारमा दाखिला गर्नुपर्ने कर सम्बन्धमा निम्नानुसार व्यवस्था गरिएको छ ।

(४क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्था पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको वासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा कारोवारको आधारमा दाखिला गर्नु पर्ने कर अनुसूची -१ को दफा १ को उपदफा (१७) मा तोकिएको दर अनुसार गणना गरिएको रकम बराबर हुनेछ :-

- (क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा श्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,
- (ख) दफा ५१ बमोजिम औषधी उपचार खर्च वापत कर मिलान गर्न दावी नगरेको,
- (ग) दफा ९३ बमोजिम अग्रिम कर कट्टी दावी नगरेको,

- (घ) व्यवसायको कारोवार वार्षिक बीस लाख रुपैयाँभन्दा बढी र पचास लाख रुपैयाँभन्दा घटी भएको,
- (ङ) मूल्य अभिवृद्धि करमा दर्ता नभएको, र
- (च) चिकित्सक, इन्जिनियर, लेखापरीक्षक, कानून व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवाबापतको आय नभएको ।

ऐनले कुनै आय वर्षमा कुनै बासिन्दा प्राकृतिक व्यक्तिको कुनै व्यवसायको आयमात्र भएको, सो आय वर्षमा त्यस्तो व्यवसायको कारोवार बीस लाखदेखि पचास लाख रुपैयाँसम्म भएको, मूल्य अभिवृद्धि करमा दर्ता नभएको तथा चिकित्सक, इन्जिनियर, लेखापरीक्षक, कानून व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवाबापतको आय नभएको अवस्था भएमा निजले ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवारमा कारोवार रकमको शुन्य दशमलब पाँच प्रतिशत, सो वाहेकको कारोवारमा कारोवार रकमको एक दशमलब पाँच प्रतिशत र सेवा व्यवसायमा कारोवार रकमको दुई प्रतिशतले हुने रकम तिर्नु पर्ने व्यवस्था छ । यस्तो कर तिर्ने व्यक्तिले औषधी उपचारमा गरेको खर्च वापत ऐनको दफा ५१ बमोजिम औषधोपचार कर मिलान गर्न र अग्रिम कर कट्टी वापत दफा ९३ बमोजिम कर मिलान दावी गर्न पाउँदैन ।

यसरी कारोवारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नुपर्ने व्यवस्था ऐनको दफा ९४ को उपदफा १क. मा रहेको छ ।

(१क) कारोवारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्नेछ :-

दाखिला गर्नु पर्ने मिति	दाखिला गर्नु पर्ने रकम
पुस महिनाको अन्त्यसम्म	पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर
आषाढ महिनाको अन्त्यसम्म	असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

२३.२.५ भाडाका सवारी साधन धनीले दाखिला गर्नुपर्ने कर:

कुनै व्यक्तिका नाममा नेपाल भित्रको कुनै यातायात व्यवस्था कार्यालयमा कुनै भाडाको सवारी साधन दर्ता रहेको भए त्यस्तो व्यक्तिले आफ्नो नाउँमा दर्ता भएको भाडाको सवारी साधन वापत दाखिला गर्नुपर्ने करको रकमका सम्बन्धमा ऐनको अनुसूची १ को दफा १ को उपदफा (१३) ले देहायको व्यवस्था गरेको छ :-

अ.१.१(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीहरूबाट देहाय बमोजिमको वार्षिक कर असुल गरिने छ । सवारी साधन धनी प्राकृतिक व्यक्ति भएमा यसरी तिरेको कर नै अन्तिम हुनेछ ।

<u>सवारीको किसिम</u>	<u>प्रतिसवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर</u>
(क) मिनिबस, मिनि ट्रक, ट्रक र बस	रु. ३,०००।-
(ख) कार, जिप, भ्यान, माइक्रो बस	रु. २,४००।-
(ग) थ्रि ह्वलर, अटो रिक्सा, टेम्पा	रु. १,५५०।-
(घ) ट्रेक्टर र पावर टिलर	रु. १,०००।-

उपर्युक्त व्यवस्था अनुसार सवारी साधनको स्वामित्व रहेको कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको सवारी साधन यातायात व्यवस्था कार्यालयमा भाडाको सवारी साधनको रूपमा दर्ता गराएको भए सो सवारी साधन भाडामा लगाई निजले आर्जन गरेको आय वापत बर्षेनी माथि उल्लिखित निश्चित रकम कर वापत तिर्नु पर्दछ । उपर्युक्त बमोजिमको यस्तो भाडाका सवारी साधनमा कुनै प्राकृतिक व्यक्तिको भए निजले सो आय वर्षका लागि तिरेको उपरोक्तानुसारको कर निजले सो सवारी साधनबाट गरेको आय आर्जनका लागि अन्तिम कर हुने व्यवस्था छ । अन्य व्यक्तिको हकमा भने यस्तो कर अग्रिम करको रूपमा गणना गरिन्छ । ऐनको अनुसूची १ ले प्राकृतिक व्यक्तिले आफ्नो करयोग्य आयबाट घटाउन पाउने भनी तोकेको कुनै रकम यस्तो व्यक्तिले ती सवारी साधन बापतको आयबाट घटाउन र ऐनको दफा ५१ बमोजिम औषधोपचार र दफा ७१ बमोजिम बैदेशिक कर वापतको कुनै रकम उपर्युक्त अनुसार तिर्नु पर्ने करमा मिलाउन पाउँदैन । यसको साथै यस्ता प्राकृतिक व्यक्तिले बुझाउनु पर्ने कर रकम अन्तिम भएको हुँदा निजलाई गरिने भाडा भुक्तानीमा भुक्तानी दिने व्यक्तिले श्रोतमा करसमेत कट्टा गर्नु पर्दैन । कुनै व्यक्तिले निजलाई भुक्तान गर्दा कर कट्टा गरी दाखिला गरेको भए निजले सो कर रकम विभागसमक्ष फिर्ता दावी गर्न सक्दछ ।

२३.२.६ गैर बासिन्दा प्राकृतिक व्यक्तिलाई लाग्ने कर

ऐनको अनुसूची १ को दफा १ को उपदफा (८) मा गैर बासिन्दा प्राकृतिक व्यक्तिलाई लाग्ने करका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :-

अ.१.१(८) गैर बासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ ।

कुनै गैर बासिन्दा प्राकृतिक व्यक्तिले नेपालमा श्रोत रहेको आयमा नेपालमा कर दाखिला गर्दा जुनसुकै श्रोतबाट भएको करयोग्य आयमा २५ प्रतिशतका दरले कर दाखिला गर्नु पर्दछ । कुनै गैर बासिन्दा प्राकृतिक व्यक्तिले नेपालमा श्रोत रहेको आयमा दाखिला गर्नु पर्ने करको गणना गर्दा अनुसूची १ ले प्राकृतिक व्यक्तिको करयोग्य आयमा घटाउन पाउने भनी तोकिएका रकम घटाउन पाउँदैन । सो व्यक्तिले औषधोपचार कर वापतको रकम तिर्नु पर्ने करमा मिलान गर्न

पाउंदैन । त्यस्ता व्यक्तिको करयोग्य आय रु. २५ लाख भन्दा बढी भएको अवस्थामा समेत सरचार्ज लाग्दैन ।

२३.२.७ रोजगारीको आयमात्र हुने महिलालाई लाग्ने करमा छुट

ऐनको अनुसूची १ को दफा १ को उपदफा (११) मा पारिश्रमिक आयमात्र हुने महिलालाई करमा हुने छुटका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :-

अ.१.१(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आयमात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नु पर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ ।

उक्त व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २३.२.१: मानौं, नेपाल बैंक लिमिटेड मनाङ शाखामा श्रीमती शशीकला राई भन्ने कर्मचारी कार्यरत रहेछन् । आ.व. २०७१७२ मा निजको तलब र भत्ता गरी मासिक रु. २५,००० हुदोरहेछ । निजले सो वर्ष दशैं खर्च बापत रु. २०,००० प्राप्त गरेका रहेछन् । सो वर्ष निजले रु. ४०,००० बोनस प्राप्त गरेका रहेछन् । बैंकले सो वर्ष निजको आयमा कूल रु. २४,००० थप गरी निजको पारिश्रमिकबाट समेत त्यतिकै रकम कटाई संचयकोष (स्वीकृत अवकाश कोष) मा जम्मा गर्ने व्यवस्था गरेको रहेछ । सो वर्ष निजको करयोग्य आय एवं कर रकम निम्नानुसार हुन आउंछ ।			
तलब भत्ता			४००,०००.००
दशैं भत्ता			२०,०००.००
बोनस			४०,०००.००
संचय कोषमा थप			२४,०००.००
जम्मा निर्धारण योग्य आय			४८४,०००.००
न्यून:			
स्वीकृत अवकाश कोषमा लगानी			४८,०००.००
करयोग्य आय			४३६,०००.००
घटाउने			
"क" वर्गमा पाउने दुर्गम क्षेत्र सुविधा			३०,०००.००
बाँकी करयोग्य आय			४०६,०००.००
कर रकमको गणना (आय वर्ष २०७१।७२)			
पहिलो	२५०,०००.००	१% ले	२,५००
दोश्रो	१००,०००.००	१५% ले	१५,०००.००
बाँकी	५६,०००.००	२५% ले	१४०००.००
जम्मा			३१५००.००
न्यून: १० प्रतिशतले छुट			३१५०.००
जम्मा वार्षिक कर रकम			२८३५०.००

२३.२.८ रोजगारीको आयमात्र हुने व्यक्तिले दाखिला गर्नु पर्ने करसम्बन्धी व्यवस्था

कुनै प्राकृतिक व्यक्तिको रोजगारी आयमात्र भएमा सो व्यक्तिले दाखिला गर्नुपर्ने कर सम्बन्धमा ऐनको दफा ४ को उपदफा (३) मा देहायको व्यवस्था छ :-

४(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरू पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले दाखिला गर्नु पर्ने कर त्यस्ता बासिन्दा प्राकृतिक व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तानीबाट दफा ८७ बमोजिम कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछ :-

- (क) सो आय वर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आयमात्र समावेश भएको,
- (ख) सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटामात्र रोजगारदाता भएको, र
- (ग) रोजगारदाताले भुक्तानी गरेको औषधी उपचार खर्च वापतको कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दावी गरेको तथा दफा १२ बमोजिम चन्दा वापत खर्च घटाउन दावी नगरेको ।

कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्तिमध्ये कुनै व्यक्तिको कुनै आय वर्षमा रोजगारीको आयमात्र रहेको, सो वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति रहेको, एकै समयमा एक भन्दा बढी रोजगारदाता नरहेको, रोजगारदाताले भुक्तानी गरिदिएको अवकाश योगदान बाहेक अन्य अवकाश योगदान घटाउन दावी नगरेको, रोजगारदाताले भुक्तानी गरेको औषधी उपचार खर्च वापतको मिलान गर्न पाउने करबाहेक अन्य कर मिलान गर्न दावी नगरेको तथा चन्दा खर्च घटाउन दावी नगरेको बासिन्दा प्राकृतिक व्यक्तिले दाखिला गर्नु पर्ने कर सो व्यक्तिको रोजगारीको आयमा सो आय वर्षमा रोजगारदाताबाट ऐनको दफा ८७ बमोजिम कट्टी भएको कर रकम बराबर हुन्छ । आय वर्षको बीचमा रोजगारदाता परिवर्तन भएका करदाताले यस्तो सुविधा प्राप्त गर्न पहिलो रोजगारदाताबाट प्राप्त गरेको भुक्तानी, सो भुक्तानीमा कट्टी भएको करसमेत खुलेको कर कट्टीको प्रमाणपत्र दोश्रो रोजगारदाता समक्ष पेश गरेको हुनु पर्दछ । दोश्रो रोजगारदाताले पनि पहिलो रोजगारदाताले गरेको भुक्तानी र सो भुक्तानीमा गरेको कर कट्टी समायोजन गरी आफूले गरेको भुक्तानीमा कर गणना गरी दफा ८७ बमोजिम भुक्तानीमा कर कट्टी गरेको हुनु पर्दछ । यस्तो व्यक्तिको रोजगारी आयमा रोजगारदाताले कट्टी गरेको रकम बाहेक निजले अन्य कुनै रकम तिर्नु पनि पर्दैन । तर यस्तो व्यक्तिलाई गर्ने भुक्तानीमा रोजगारदाताले करकट्टी गर्दा नियमावलीको नियम ३१ बमोजिम गरेको हुनु पर्दछ र कट्टी गरेको रकम दाखिला भएको हुनु पर्दछ । यदि निजलाई भुक्तान गर्दा कर कट्टा गरी दाखिला गरेको रकम निजको कर दायित्व भन्दा बढी भएमा निजले सो कर रकम विभागसमक्ष फिर्ता दावी गर्न सक्दछ । रोजगारी आयमा कर कट्टी एवं भुक्तानी सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १६ मा उल्लेख गरिएको छ ।

२३.२.५ विशेष उद्योगबाट हुने आयमा कर छुट

ऐनको अनुसूची १ को दफा १ को उपदफा (१४) मा प्राकृतिक व्यक्ति (प्रोप्राईटरसीप फर्म समेत) ले वर्ष भरी संचालन गरेको विशेष उद्योगबाट भएको आयमा कर छुटका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :-

अ.१.१(१४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले कुनै वर्ष भरी पूर्ण रूपले यस ऐनको दफा ११ मा उल्लिखित विशेष उद्योग सञ्चालनमा संलग्न रहेमा, यस दफा बमोजिम करको गणना गर्दा पच्चीस प्रतिशत कर लाग्ने करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ।

कुनै प्राकृतिक व्यक्ति वा दम्पतीले कुनै आय वर्षमा वर्ष भरी नै विशेष उद्योग सञ्चालनमा संलग्न रही आय आर्जन गरेको भए सो आय मध्ये कर गणना गर्ने प्रयोजनका लागि कायम हुन आउने सो व्यक्तिको करयोग्य आयमा अन्य आयमा लाग्ने करको दर भन्दा घटी दरले कर लाग्ने व्यवस्था ऐनले गरेको छ । जस अनुसार त्यस्तो आयमा दाखिला गर्नु पर्ने करको गणना गर्दा एकल प्राकृतिक व्यक्तिको हकमा आर्थिक वर्ष २०७१।७२ मा रु. २,५०,००० भन्दा बढी र एउटै प्राकृतिक व्यक्तिकोरूपमा मानिने गरी छनौट गरेको दम्पतीको हकमा रु. ३,००,००० भन्दा बढीको करयोग्य आयमा पच्चीस प्रतिशतको सट्टा बीस प्रतिशतका दरले कर गणना गर्नु पर्दछ । उक्त व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २३.२.२: मानौं, शशीकला राईले अछाममा फलफुल प्रसोधन उद्योग संचालन गर्ने गरेकी रहिछिन् । आ.ब. २०७१।७२ मा सो उद्योगको कारोवार रु. २५,००,००० रहेछ र कट्टी दाबी योग्य रकम रु.२०,००,००० रहेछ । सो वर्ष निजको करयोग्य आय एवं कर रकम निम्नानुसार हुन आउंछ ।				
कारोवार				२५,००,०००.००
न्यून: कट्टी हुने रकम				२०,००,०००.००
जम्मा निर्धारण योग्य आय				५००,०००.००
न्यून:				-
करयोग्य आय				५००,०००.००
घटाउने				
"ग" वर्गमा पाउने दुर्गम क्षेत्र सुविधा				३०,०००.००
बाँकी करयोग्य आय				४७०,०००.००
कर रकमको गणना				आय वर्ष २०७१।७२
पहिलो	२,५०,०००.००	सम्म		नलाग्ने
दोश्रो	१००,०००.००	१५%	ले	१५,०००.००
बाँकी	१,२०,०००.००	२०%	ले	२४,०००.००

जम्मा वार्षिक कर रकम	३९,०००.००
उक्त लाग्ने करमा अनुसूची १ को दफा १(११) अनुसार १० प्रतिशत छुट	३,९००.००
जम्मा लाग्ने कर	३५,१००.००

२३.२.१० निर्यातबाट हुने आयमा कर छुट

ऐनको अनुसूची १ को दफा १ को उपदफा (१५) मा प्राकृतिक व्यक्ति (प्रोप्राईटरसीप फर्म समेत) को निर्यात बाट भएको आयमा कर छुटका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :-

अ.१.१(१५) कुनै प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा निकासीबाट भएको करयोग्य आयमा करको गणना गर्दा पच्चीस प्रतिशत कर लाग्ने करयोग्य आयमा पन्ध्र प्रतिशतका दरले कर लाग्ने छ ।

कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा कुनै बस्तु वा सेवा निकासी गरी सो निकासीबाट आय आर्जन गरेको भए सो आय मध्ये कर गणना गर्ने प्रयोजनका लागि कायम हुन आउने सो व्यक्तिको करयोग्य आयमा अन्य आयमा लाग्ने करको दर भन्दा घटी दरले कर लाग्ने व्यवस्था ऐनले गरेको छ । जस अनुसार त्यस्तो आयमा दाखिला गर्नु पर्ने करको गणना गर्दा एकल प्राकृतिक व्यक्तिको हकमा रु. ३,५०,००० भन्दा बढी र एउटै प्राकृतिक व्यक्तिकोरुपमा मानिने गरी छनौट गरेको दम्पतीको हकमा रु. ४००,००० भन्दा बढीको करयोग्य आयमा पच्चीस प्रतिशतको सट्टा पन्ध्र प्रतिशतका दरले कर गणना गर्नु पर्दछ । यसका अतिरिक्त दफा ११(३ड) बमोजिम आफ्नै उत्पादनको निकासी गरेका उद्योगले सो करयोग्य आयमा लाग्ने करको दरको २५ प्रतिशतले थप छुट पाउँदछन् । उक्त व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २३.२.३: मानौं, रोहण शर्मा बिबाहित व्यक्ति रहेछन् र चिया उत्पादन गरी बिक्री गर्दा रहेछन् । उनले आ.ब. २०७१।७२ मा रु. एक करोडको चिया निकासी गरेछन् । निजले सो आय वर्षमा सो कारोवारबाट रु. ७,००,००० करयोग्य आय आर्जन गरे । उनी स्वयं अपांग रहेछन् र उनी र उनकी पत्नीले एउटै प्राकृतिक व्यक्तिकोरुपमा मानिने गरी दम्पती हुन छनौट गरेका रहेछन् । निजको कर दायित्व निम्नानुसार हुने हुन्छ :

बिबरण	निकासीको कर गणना
निकासीको करयोग्य आय	७००,०००
अपांग भएको कारणले घटाउन पाउने रकम	१,५०,०००
करको गणना प्रयोजनका लागि करयोग्य आय	५,५०,०००
रु. ३,००,००० सम्म कर नलाग्ने	००
बाँकी रकम	२,५०,०००
निकासीको आयमा लाग्ने कर १५ प्रतिशतमा दफा ११(३ड) मा उल्लिखित छुटका कारण ११.२५ प्रतिशतले हुन आउने कर रकम	२८,१२५
तिर्नु पर्ने जम्मा कर रकम	२८,१२५

२३.३ निकायः

ऐनको दफा २(भ) मा निकायलाई निम्नानुसार परिभाषित गरिएको छ :-

२(भ) “निकाय (इन्टिटी)” भन्नाले देहायका संस्था वा संगठन सम्भन्धनु पर्छ :-

- (१) साभेदारी, ट्रष्ट वा कम्पनी,
- (२) गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति,
- (३) नेपाल सरकार,
- (४) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धीद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय संगठन, वा
- (५) आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको उपखण्ड (१), (२), (३) र (४) मा उल्लेख भएको संस्था वा संगठनको स्थायी संस्थापन ।

सामान्यतया: निकाय (Entity) भन्नाले प्राकृतिक व्यक्तिबाहेक अन्य व्यक्ति अर्थात कृत्रिम (Artificial) वा कानूनी व्यक्ति (Legal Person) लाई बुझाउँछ । साभेदारी फर्म, ट्रष्ट वा कम्पनी, गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति, नेपाल सरकार, कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धीद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय संगठन, वा आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको संस्था वा संगठनको स्थायी संस्थापन लाई निकायको रूपमा परिभाषित गरिएको छ ।

२३.४ निकायको लागि करको दर सम्बन्धी व्यवस्था:

प्राकृतिक व्यक्तिले कर गणना गर्ने प्रयोजनको लागि करयोग्य आयबाट सो व्यक्तिको अवस्था र आयको प्रकृति अनुसार अवकाश योगदान, जीवन बीमा प्रिमियम, बैदेशिक भत्ता, दुर्गम भत्ता, अपांग व्यक्तिलाई छुट सुविधा, पेन्सन आय हुनेलाई छुट सुविधाका लागि निश्चित रकम आफ्नो करयोग्य आयबाट घटाउन पाउछन् । यसको अलावा प्राकृतिक व्यक्तिले गर्ने केहि व्यवसायिक आयमा तोकिएको एकमुष्ठ कर तिर्न सक्ने तथा करका बिभिन्न दर लाग्ने व्यवस्था समेत रहेको छ । तर निकायको करयोग्य आय र कर गणना गर्ने प्रयोजनका लागि करयोग्य आय समान हुन्छ । अर्थात, अनुसूची १ मा निकायको कर गणना गर्दा आफ्नो करयोग्य आयबाट कुनै प्रकारको रकम थप घटाउन पाउने व्यवस्था गरेको छैन । त्यस्तै निकायको करयोग्य आय जतिसुकै भएपनि निश्चित एकल दरमा कर तिर्नु पर्दछ । तर निकायको प्रकृति र आयको प्रकार अनुसार निकायको आयमा लाग्ने करको दर फरक फरक गरिएको छ । निकायको आयमा लाग्ने करको दरको विवरण तथा दफा ११ बमोजिम छुट हुने आयमा लाग्ने करको दर यसै परिच्छेदको अन्त्यको दिईएको छ ।

२३.४.१. सामान्य अवस्थामा निकायलाई लाग्ने कर

सामान्य अवस्थामा कुनै निकायले दाखिला गर्नुपर्ने करको गणना गर्ने सम्बन्धमा ऐनको अनुसूची १ को दफा २ ले देहाय बमोजिमको व्यवस्था गरेको छ :-

अ.१.२.(१) यस दफा को उपदफा (२), (३), (४), (५) र (७) को अधीनमा रही कुनै आय वर्षमा कुनै निकायको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ।

उपर्युक्त व्यवस्था अनुसार कुनै आय वर्षमा नेपालमा श्रोत रहेको व्यवसाय वा लगानीको आय रहेको निकायलाई सामान्यतया: सो व्यवसाय वा लगानीको करयोग्य आयको २५ प्रतिशतले हुने रकम कर लाग्दछ। सूर्तिजन्य वा मदिराजन्य उद्योग, वियर उद्योग, बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय, पेट्रोलियम कार्य संचालन गर्ने निकाय, कुनै सडक, पुल, टनेल, रोप-वे वा आकाशे पुल निर्माण गरी सञ्चालन गर्ने वा कुनै ट्रली बस वा ट्राम सञ्चालन गर्ने निकाय, सहकारी संस्था, निकासी आय रहेको निकाय, विशेष उद्योग, सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा संचालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजना र जल यात्रा, हवाई यातायात वा दूर संचार सेवा संचालन गर्ने गैर-वासिन्दा निकाय बाहेक अन्य सबै निकायको व्यवसाय र लगानीको करयोग्य आयमा २५ प्रतिशतका दरले कर लाग्दछ। यस सम्बन्धी उदाहरण तल प्रस्तुत गरिएको छ।

उदाहरण २३.४.१: मानौं, आ.ब. २०६६/६७ मा तल उल्लिखित व्यक्तिको करयोग्य आयको अवस्था निम्नानुसार रहेछ :

१. एभरेष्ट सेल्स प्रा.लि. साबुनको बितरक रहेछ र सो व्यवसायबाट आ.ब. २०६६/६७ मा रु. १,५०,००० करयोग्य आय आर्जन गरेको रहेछ।
२. एभरेष्ट कुरियर दुई जना साभेदार रहेको एउटा साभेदारी फर्म रहेछ। यसले आ.ब. २०६६/६७ मा सो व्यवसायबाट रु. २,७०,००० करयोग्य आय आर्जन गरेको रहेछ। यसका साभेदार प्रत्येकले सो वर्ष रु. ६०,००० नागरिक लगानी कोषमा अवकाश योगदान गरेका छन्। एउटा साभेदारले यस वर्ष आफ्नो जीवन बीमा प्रिमियम वापत रु. १०,००० तिरेका रहेछन्। दुबै साभेदार स्वयं अपांग रहेछन्।
३. रोहिम खान एकल शेयरहोल्डर रहेको नेपाल गलैचा प्रा.लि. ले गलैचाको खरीद बिक्रीबाट आ.ब.२०६६/६७ मा रु. ५,००,००० करयोग्य आय आर्जन गरेको रहेछ। यस वर्ष उनले आफ्नो औषधोपचारमा रु. २०,००० खर्च गरेका रहेछन्।

उपरोक्तानुसारका करयोग्य आय आर्जन गर्ने सबै व्यक्ति आयकर प्रयोजनका लागि निकाय हुन्। निकायले आफ्नो करयोग्य आयमा कर तिर्नु पर्दछ। कुनैपनि निकायले आफ्नो संचालक वा साभेदारको अवकाश योगदान, जीवन बीमा प्रिमियम, औषधोपचार खर्च लगायतका व्यक्तिगत खर्च वापतको कुनैपनि रकम करयोग्य आयबाट घटाउन वा त्यस्तो खर्च रकम वापत कुनै रकम करमा मिलान गर्न पाउँदैन। त्यस्तै कुनै निकायले आफ्नो संचालक वा साभेदार अपांग भएको वा महिला भएको लगायतका अन्य कुनैपनि कारणले तिर्नु पर्ने करमा कुनै किसिमको सहूलियत समेत पाउँदैन। यसैगरी कुनै प्राकृतिक व्यक्तिलाई जस्तो Progressive दरमा कर तिर्न पाउने सुविधा समेत निकायलाई उपलब्ध छैन।

यस अवस्थामा माथि उल्लिखित निकायले तिर्नु पर्ने कर निम्न अनुसार हुन्छ :-

बिबरण	एभरेष्ट सेल्स	एभरेष्ट कुरीयर	नेपाल गलैचा
व्यवसायको करयोग्य आय	१,५०,०००	२,७०,०००	५,००,०००
घटाउन पाउने रकम	-	-	-
करको गणना प्रयोजनका लागि करयोग्य आय	१,५०,०००	२,७०,०००	५,००,०००
करको गणना			
निकायको करयोग्य आयमा २५ प्रतिशतले कर लाग्ने	३७,५००	६७,५००	१,२५,०००

२३.४.२ सूतिजन्य र मदिराजन्य उद्योग, बैंक, वित्तीय संस्था, बीमा व्यवसाय र पेट्रोलियम कार्य गर्ने निकायलाई लाग्ने कर:

सूतिजन्य र मदिराजन्य उद्योग संचालन गर्ने निकाय, बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय संचालन गर्ने निकाय र पेट्रोलियम कार्य गर्ने निकायको कर गणना सम्बन्धमा ऐनको अनुसूची १ को दफा २ को उपदफा (२) मा निम्न व्यवस्था छ :-

अ.१.२(२) कुनै आय वर्षमा कुनै चुरोट, विडी, सिगार, खानेसूति, खैनी, मदिरा, वियर, गुट्खा, पान मसला, बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको करयोग्य आयमा तीस प्रतिशतका दरले कर लाग्नेछ ।

स्पष्टीकरण : पेट्रोलियम कार्यको हकमा “करयोग्य आय” भन्नाले पेट्रोलियम सम्भोगितामा उल्लिखित कार्यविधि तथा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमबमोजिम निर्धारण भएको करयोग्य आय सम्भन्नु पर्छ ।

कुनै निकायले कुनै आय वर्षमा सूतिजन्य पदार्थ वा बस्तु अर्थात् चुरोट, सिगार, विडी लगायतका धुम्रपान प्रयोजनका कुनै बस्तु वा खानेसूति, तयारी वा अर्ध तयारी खैनी, गुट्खा तथा पानमसला उत्पादन वा बिक्रीवितरण गर्ने, मदिरा अर्थात् स्प्रिटमा आधारित वा स्प्रिटबाट बन्ने पेय पदार्थको उत्पादन वा वितरण गर्ने, बैंक, वित्तीय संस्था र सामान्य बीमा व्यवसाय संचालन गर्ने र पेट्रोलियम कार्य अर्थात् पेट्रोलियम पदार्थको विक्री वितरण, उत्खनन् वा उत्पादन गर्ने कार्य गरी प्राप्त गरेको करयोग्य आयमा तीस प्रतिशतका दरले कर लाग्दछ ।

२३.४.३ विशेष उद्योग संचालन गर्ने, सडक, पुल, टनेल, रोप-वे वा आकाशे पुल निर्माण गरी सञ्चालन गर्ने, ट्रली बस वा ट्राम सञ्चालन गर्ने र सहकारी संस्था संचालन गर्ने निकायलाई लाग्ने कर :

उपर्युक्त प्रकारको कार्य गर्ने निकायको कर गणना सम्बन्धमा ऐनको अनुसूची १ को दफा २ को उपदफा (३) मा निम्न व्यवस्था रहेकोछ ।

अ.१.२(३) कुनै निकायको नेपालको स्रोतबाट देहाय बमोजिम कुनै आय वर्षमा भएको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ।

(क) सो निकाय कुनै वर्ष भरी पूर्णरूपले यस ऐनको दफा ११ मा उल्लिखित विशेष उद्योग संचालनमा संलग्न रहेमा,

(ख) सो निकायले,-

(१) कुनै सडक, पुल, टनेल, रोप-वे वा आकाशे पुल निर्माण गरी सञ्चालन गरेमा, स्पष्टीकरण : रोप-वे भन्नाले सामान ढुवानी गर्ने प्रयोजनका लागि निर्माण गरिएको वा मानिस ओसार पसार गर्ने प्रयोजनका लागि निर्माण गरिएको केवलकार समेतलाई जनाउँछ ।

(२) कुनै ट्रली बस वा ट्राम सञ्चालन गरेमा, वा

(३) सहकारी ऐन, २०४८ बमोजिम दर्ता भई कर छुट कारोवार गर्ने वाहेकको कारोवार गर्ने सहकारी संस्था ।

ऐनको दफा ११ को स्पष्टीकरणको खण्ड (ग) मा विशेष उद्योग निम्नानुसार स्पष्ट पारिएकोछ :-

“विशेष उद्योग” भन्नाले चुरोट, बिंडी, सिगार, खानेसूर्ति, खैनी, मुख्य कच्चा पदार्थ सूर्ति भएको सोही प्रकृतिका अन्य उत्पादनहरू, मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योगबाहेक औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा वर्गीकरण गरिएका उत्पादनमूलक उद्योग सम्भन्नु पर्छ ।

औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा उल्लिखित उत्पादनमूलक उद्योग लगायत अन्य वर्गका उद्योगको सूची यसै निर्देशिकाको अनुसूची २३.५ मा समावेश गएको छ ।

कुनै निकायले कुनै आय वर्षमा विशेष उद्योग संचालन गरेमा, सडक, पुल, टनेल, रोप-वे वा आकाशे पुल निर्माण गरी सञ्चालन गरेमा, ट्रली बस वा ट्राम सञ्चालन गरेमा, सहकारी संस्था संचालन गरेमा सो निकायको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्दछ ।

२३.४.४ निकासीको आयमा लाग्ने कर:

नेपालको स्रोतबाट निकासी गरी आय आर्जन गर्ने निकायको कर गणना सम्बन्धमा ऐनको अनुसूची १ को दफा २ को उपदफा (३क) मा निम्न व्यवस्था रहेकोछ ।

अ.१.२(३क)कुनै निकायको नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ।

२३.४.५ सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा संचालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजना र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई लाग्ने कर:

सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा संचालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजना र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई लाग्ने

कर गणनाको सम्बन्धमा ऐनको अनुसूची १ को दफा २ को उपदफा (४) मा निम्न व्यवस्था रहेकोछ :-

अ.१.२(४) कुनै आय वर्षमा कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा संचालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजनाहरू र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई सो निकायको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ।

२३.४.६ मृत बासिन्दा व्यक्तिको सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा अशक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रष्टको करयोग्य आयमा लाग्ने कर:

मृत बासिन्दा व्यक्तिको सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा अशक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रष्टको करयोग्य आयमा लाग्ने कर गणनाको सम्बन्धमा ऐनको अनुसूची १ को दफा २ को उपदफा (५) मा निम्न व्यवस्था रहेकोछ :-

अ.१.२(५) कुनै आय वर्षमा कुनै मृत बासिन्दा व्यक्तिको सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा अशक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रष्टको करयोग्य आयमा सो सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा सो ट्रष्टलाई बासिन्दा प्राकृतिक व्यक्तिसरह मानि यस अनुसूचीको दफा १ को उपदफा (१) र उपदफा (४) बमोजिम कर लाग्ने छ ।

ट्रष्ट एक निकाय भए तापनि उपदफा (५) मा उल्लेख भएको ट्रष्टको उद्देश्य प्राकृतिक व्यक्ति (मृत वा अशक्त बासिन्दा प्राकृतिक व्यक्ति) को सम्पत्ति रेखदेख गर्ने भएकोले त्यस्तो ट्रष्टको आयमा प्राकृतिक व्यक्तिलाई लाग्ने करको दर लाग्ने व्यवस्था रहेको छ । यस्तो ट्रष्टलाई एकल व्यक्ति मानि दफा १ को उपदफा (१) र उपदफा (४) बमोजिम कर लाग्दछ । आ.ब. २०७२।७३ मा त्यस्तो व्यक्तिलाई निम्नानुसार कर लाग्नेछ :-

करयोग्य आय	करको दर
व्यवसाय तथा लगानीको करयोग्य आयमा (दफा १ को उपदफा (१))	
रु. २,५०,००० सम्म करयोग्य आय हुनेले	कर नलाग्ने (प्राकृतिक व्यक्ति)
रु. २,५०,००० भन्दा बढी तर रु. ३,५०,००० मा ननाघ्ने करयोग्य आय हुनेले	रु. २,५०,००० भन्दा बढी रकममा १५% का दरले
रु. ३५०,००० भन्दा बढी रु.२५,००,००० सम्म करयोग्य आय हुनेले	रु. १५,००० र रु. ३,५०,००० भन्दा बढी रकममा २५% का दरले
रु.२५,००,००० भन्दा बढी करयोग्य आय हुनेले	रु. ५,५२,५०० र रु. २५००,००० भन्दा बढी रकममा ३५% का दरले

गैर-व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खूद लाभमा -दफा १ को उपदफा (४)	
रु. २,५०,००० सम्म (खूद लाभ) करयोग्य आय हुनेले	कर नलाग्ने (प्राकृतिक व्यक्ति)
रु. २,५०,००० भन्दा बढी (खूद लाभ) करयोग्य आय हुनेले	रु. २,५०,००० भन्दा बढी रकममा १०% का दरले तर निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्षभित्रको भएमा ५ प्रतिशत र ५ वर्षभन्दा बढी भएको छ भने २.५ प्रतिशतका दरले कर लाग्नेछ। नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशतको दरले कर लाग्नेछ।

२३.४.७ विदेशी स्थायी संस्थापनले बुझाउनु पर्ने करको गणना :

कुनै आय वर्षमा गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापनको हैसियतले कुनै आय विदेश पठाउने व्यक्ति अर्थात ऐनको दफा ३ को खण्ड (ख) बमोजिमको व्यक्तिले बुझाउनुपर्ने कर गणना विधिका सम्बन्धमा दफा ४ को उपदफा (५) र अनुसूची १ को दफा २ को उपदफा (६) मा देहायको व्यवस्था छ :-

अ.१.२(६) कुनै आय वर्षमा कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा पाँच प्रतिशतका दरले कर लाग्नेछ।

२३.४.८ जल यातायात, हवाई यातायात वा दूरसंचार सेवा उपलब्ध गराउने गैर वासिन्दा व्यक्तिको करयोग्य आयमा लाग्ने कर :

नेपालमा स्रोत भएको जल यातायात, हवाई यातायात वा दूरसंचार सेवा उपलब्ध गराउने गैर वासिन्दा व्यक्तिको करयोग्य आयमा लाग्ने करका सम्बन्धमा ऐनको अनुसूची १ को दफा २ को उपदफा (७) मा निम्न व्यवस्था रहेकोछ :-

अ.१.२(७) कुनै आय वर्षमा दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैर-वासिन्दा व्यक्तिको करयोग्य आयमा पाँच प्रतिशतका दरले कर लाग्नेछ।

तर नेपाल बाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसंचार सेवा उपलब्ध गराउने गैर वासिन्दा व्यक्तिको हकमा दुई प्रतिशतका दरले कर लाग्नेछ।

ऐनको दफा ७० मा नेपालमा जल यात्रा, हवाई यातायात वा दूर संचार सेवा उपलब्ध गराउने गैर वासिन्दालाई लाग्ने करका सम्बन्धमा निम्नानुसारको अवस्था उल्लेख भएको छ :

- ७०(१) जल यात्रा संचालन, चार्टर सेवा संचालन वा हवाई यातायात संचालन गर्ने गैर बासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा सो वर्षमा अन्तर चलान (ट्रान्ससीपमेन्ट) बाट प्राप्त रकम बाहेक देहायका कार्यहरूबाट प्राप्त रकमहरू समावेश गर्नु पर्नेछ :-
- (क) नेपालबाट प्रस्थान हुने यात्रुहरूको ओसार पसार, वा
 - (ख) नेपालबाट चलान गरिएको डाँक, पशुपंक्षी वा मालसामानको ओसार पसार ।
- ७०(२) तार, रेडियो, अप्टिकल फाइबर वा भू-उपग्रह संचारको व्यवसाय संचालन गर्ने गैर बासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा नेपालमा स्थापित संयन्त्रबाट गरिएको नेपालमा उत्पत्ति भएको वा नभएको खबर वा सूचनाको संप्रेषणबाट प्राप्त रकमहरू समावेश गर्नु पर्नेछ ।
- ७०(३) उपदफा (१) वा (२) बमोजिम कुनै गैर बासिन्दा व्यक्तिको करयोग्य आयमा समावेश गरिने रकमहरूमा अनुसूची-१ को दफा २ को उपदफा (७) मा तोकिएको दरले कर लाग्नेछ । तर,
- (क) सो व्यक्तिको कुनै बाँकी करयोग्य आयका सम्बन्धमा दाखिला गर्नु पर्ने कर गणना गर्दा ती रकमहरूलाई गणना गर्नु पर्नेछैन,
 - (ख) ती रकमहरूको गणनासँग सम्बन्धित खर्चहरू सो बाँकी करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने छैन, र
 - (ग) ती रकमहरूका सम्बन्धमा यस दफा बमोजिम सो व्यक्तिबाट दाखिला गर्नु पर्ने कर रकमबाट सो व्यक्तिले कुनै पनि कर मिलान गर्ने सुविधा पाउने छैन ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “गैर बासिन्दा व्यक्ति” भन्नाले नेपालवाहिर मुख्य कार्यालय रहेको सम्बद्ध निकायहरूको समूहभित्र रहेको बासिन्दा निकाय सम्भन्धु पर्छ ।

उक्त व्यवस्था खुलाउने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २३.४.२: मानौं, ग्लोब एयरलाईन्स डेनमार्कमा दर्ता भएको वायुसेवा संचालन गर्ने कम्पनी रहेछ। उक्त कम्पनीले नेपालमा सम्पर्क कार्यालय खोली नेपालमा समेत वायुसेवा सञ्चालन गर्ने गरेको रहेछ। आ.ब. २०६६।६७ सो कम्पनीले नेपालमा निम्नानुसारको टिकट बिक्री गरेको रहेछ:

१. नेपाल बाट प्रस्थान हुने यात्रुलाई बिक्री गरेको टिकट बापत रु. ५० करोड।

२. अन्य देशबाट प्रस्थान हुने तर नेपालमा बिक्री भएको टिकट बापत रु. १० करोड।

ऐनको दफा ७० को स्पष्टीकरणमा उल्लेख भए बमोजिम नेपालमा सम्पर्क कार्यालय भए तापनि माथि उदाहरणमा उल्लिखित आयको लागि ग्लोब एयरलाईन्सलाई गैर बासिन्दा मानिन्छ। यस अवस्थामा उक्त कम्पनीको कूल आयलाई नै करयोग्य आय मानिन्छ। यसरी नेपालबाट प्रस्थान हुने यात्रुलाई टिकट बिक्री गरी प्राप्त आय रु. ५० करोड तथा अन्य देशबाट प्रस्थान हुने तर नेपालमा बिक्री भएको टिकट बापत प्राप्त आय रु. १० करोड नै सो कम्पनीको लागि यस दफाको प्रयोजनको लागि करयोग्य आय मानिन्छ र क्रमशः ५ प्रतिशत तथा २ प्रतिशतका दरले सो आयमा कर भुक्तान गर्नु पर्ने हुन्छ।

यस सिलसिलामा उक्त कम्पनीको त्यस्तो आय र सोसंग सम्बन्धी खर्च आयकर प्रयोजनको निमित्त खर्च मानिदैन।

उदाहरण २३.४.३: मानौं, ग्लोब टेलिकम्यूनिकेसन लि. सिंगापुरको बासिन्दा कम्पनी रहेछ। उक्त कम्पनीले दूर संचार एवं सूचना आदान प्रदान गर्ने र Data Store गर्ने उद्देश्यले नेपालमा Communication Hub स्थापना गरेको रहेछ तर आफ्नो कुनै कार्यालय स्थापना गरेको रहेनछ। उक्त प्रणाली मार्फत अमेरिका तथा यूरोपका कम्पनीले आफ्नो Data Store गर्ने र सूचना आदान प्रदान गर्ने कार्य गर्ने गरेका रहेछन्। सिंगापुरको उक्त कम्पनीलाई सो बापत दश लाख अमेरिकी डलर प्राप्त भएको रहेछ। ऐनको दफा ७० को उपदफा (२) बमोजिम नेपालमा स्थापित संयन्त्रबाट प्राप्त गरिएको उक्त रकमको श्रोत नेपाल भएको र उक्त आय नै करयोग्य आय मानिन्छ। सोही बमोजिम ऐनको अनुसूची १ को दफा २ को उपदफा (७) बमोजिम ५ प्रतिशतका दरले सो आयमा कर भुक्तान गर्नु पर्ने हुन्छ।

यस सिलसिलामा उक्त कम्पनीको त्यस्तो आय र सोसंग सम्बन्धी खर्च आयकर प्रयोजनको निमित्त खर्च मानिदैन।

२३.४.५ निकायको लागि लागू हुने कर तालिका :

आयकर ऐन २०५८ को दफा ११ बमोजिम व्यवसायको आयमा छुट (Concession) समेतका कारण आ.ब. २०७२।७३ मा निकायको लागि लागू हुने करको दरका सम्बन्धमा ऐनका व्यवस्थालाई तलको तालिकामा प्रष्ट पारिएको छ :

सि.नं.	दफा	व्यवसाय/निकायको विवरण/आयको अवस्था	करको दर
१	अ.१.२(१)	सामान्य व्यवसाय गर्ने निकाय	२५%
२	अ.१.२(२)	चुरोट, विडी, सिगार, खानेसूर्ति, खैनी, मदिरा, वियर, गुट्खा, पान मसला, बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकाय	३०%
३	अ.१.२(३)	वर्ष भरी विशेष उद्योग संचालन गर्ने निकाय, सडक, पुल, टनेल, रोप-वे वा आकाशे पुल निर्माण गरी सञ्चालन गर्ने निकाय, ट्रली बस वा ट्राम सञ्चालन गर्ने निकाय र सहकारी संस्था संचालन गर्ने निकाय	२०%
४	अ.१.२ (३क)	नेपालको स्रोतबाट निकासी गरी आय प्राप्त गर्ने निकाय	२०%
५	अ.१.२(४)	सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा संचालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजना र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकाय	२०%
६	११(१)	कुनै फर्म, कम्पनी, साभेदारी तथा संगठित संस्थाको रूपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा र भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भए बमोजिमको जग्गामा कृषि व्यवसायबाट प्राप्त भएको बाहेक अन्य कृषि आम्दानीमा	कर नलाग्ने
	११(२)	सहकारी ऐन, २०४८ बमोजिम दर्ता भई संचालन भएको कृषि वा वन पैदावारमा आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती, उत्पादन तथा फलफूल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरापालन, मत्स्यपालन, चिया खेती तथा प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिवुटी खेती तथा प्रशोधन, तरकारीका वीउ विजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, कवुलियति वन, एग्रोफरेष्ट्री आदि व्यवसायिक वन सम्बन्धी व्यवसाय जस्ता कृषि तथा वनजन्य उद्योग, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, कृषिसम्बन्धी वीउ विजन, "पशु आहारा, दाना," कीटनाशक औषधी, मल तथा कृषि औजार (यान्त्रिक शक्तिबाट चल्नेबाहेक) को कारोवार गर्ने सहकारी संस्था तथा ग्रामिण समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था वा संघको आयमा तथा यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत	कर नलाग्ने

सि.नं.	दफा	ब्यवसाय/निकायको विवरण/आयको अवस्था	करको दर
	११(२) (क)	ग्रामिण समुदायमा आधारित लघु वित्त संस्था, ग्रामिण विकास बैङ्क, हुलाक बचत बैङ्क र उपदफा (२) बमोजिमका सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक पच्चीस हजार रुपैयाँसम्मको व्याज भुक्तानी	कर नलाग्ने
८	११(३) (क)	वर्ष भरी ३०० वा सो भन्दा बढी प्रत्यक्ष रोजगारी दिने बिशेष उद्योग सूचना प्रविधि उद्योग	१८% २२.५%
		वर्ष भरी १२०० वा सो भन्दा बढी प्रत्यक्ष रोजगारी दिने बिशेष उद्योग	१६%
		वर्ष भरी १०० वा सो भन्दा बढी प्रत्यक्ष रोजगारी दिई सोमध्ये कम्तिमा ३३% महिला, दलित वा अपाङ्गलाई रोजगारी दिने बिशेष उद्योग	१६%
	११(३) (क१)	वर्ष भरी नेपाली नागरिकलाई मात्र प्रत्यक्ष रोजगारी दिएको बिशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई सो वर्षको आयमा लाग्ने करको सत्तरी प्रतिशत, तर यो सुविधा प्राप्त गर्ने उद्योगले कमीतमा एक सय जनालाई रोजगारी प्रदान गरेको हुनु पर्नेछ ।	१४%
९	११(३) (ख)	क. अति अविकशित क्षेत्रमा संचालन हुने विशेष उद्योग संचालन भएको आय वर्ष समेत १० वर्ष	२%
		ख. अविकशित क्षेत्रमा संचालन हुने विशेष उद्योग संचालन भएको आय वर्ष समेत १० वर्ष	४%
		क. अल्प विकशित क्षेत्रमा संचालन हुने विशेष उद्योग संचालन भएको आय वर्ष समेत १० वर्ष	६%

सि.नं.	दफा	व्यवसाय/निकायको विवरण/आयको अवस्था	करको दर
१०	११(३) (ग)	एक अर्ब रुपैयाँभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्ष भरी नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योग कारोवार शुरु गरेको मितिले ५ वर्षसम्म त्यस पछिको ३ वर्षसम्म तर हाल सञ्चालनमा रहेका विशेष उद्योगले कम्तिमा पच्चीस प्रतिशत जडित क्षमता बृद्धि गरी एक अर्ब पूँजी पुऱ्याई पाँच सयभन्दा बढीलाई वर्ष भरी नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा, क्षमता बृद्धिबाट प्राप्त भएको आयमा पहिलो ५ वर्षसम्म त्यस पछिको ३ वर्षसम्म	नलाग्ने १० % नलाग्ने १० %
११	११(३क) (क)	हिमाली जिल्ला र नेपाल सरकारले तोकेको पहाडी जिल्लाका विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग (औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा उल्लिखित उद्योग) कारोवार शुरु गरेको पहिलो १० वर्षसम्म त्यस पछि	कर नलाग्ने १०%
१२	११(३क) (ख)	अन्य क्षेत्रका विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग (औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा उल्लिखित उद्योग) कारोवार शुरु गरेको पहिलो ५ वर्षसम्म त्यस पछि	कर नलाग्ने १०%
	११(३क) (ग)	विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांशमा कारोवार शुरु गरेको पहिलो ५ वर्षसम्म त्यस पछि ३ वर्षसम्म	कर नलाग्ने २.५%
	११(३क) (घ)	आर्थिक क्षेत्रमा स्थापित उद्योगका विदेशी लगानीकर्ताले विदेशी प्रविधि वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन गरेको आयमा	७.५%

सि.नं.	दफा	ब्यवसाय/निकायको विवरण/आयको अवस्था	करको दर
	११(३क) (ड)	विशेष विशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन क्षेत्रसंग सम्बन्धीत उद्योगले आफ्नो संचित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पूंजीकरण गरेको अवस्थामा त्यस्तो पूंजीकरणमा लाभांश वितरण स्वरूप लाग्ने लाभांशमा	कर नलाग्ने
१३	११(३ख)	पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण तथा उत्खनन गर्ने व्यक्तिले २०७५ चैतसम्म व्यापारिक कारोवार संचालन गरेमा कारोवार सञ्चालन गरेको मितिले पहिलो ७ वर्षसम्म त्यसपछिको ३ वर्षसम्म	कर नलाग्ने १०%
१४	११(३ग)	नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको टेक्नोलोजी पार्क, बायोटेक पार्क र सूचना प्रविधि पार्क भित्र सफ्टवेयर विकास, तथ्यांक प्रशोधन, साइबर क्याफे, डिजिटल म्यापिंग सम्बन्धी उद्योगको आयमा	१२.५ %
१५	११(३घ)	सम्बत २०८० साल चैत महिनासम्म जल विद्युतको व्यापारिक रुपमा उत्पादन, प्रसारण वा वितरण शुरू गर्ने अनुमति प्राप्त व्यक्ति वा निकायले (यस्तो सुविधा सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युतले समेत पाउनेछ)।	पहिलो १० वर्षकर नलाग्ने र त्यसपछिको ५ वर्ष १० प्रतिशत कर लाग्ने
		विद्युतको उत्पादन, प्रसारण, वितरण गर्ने अनुमति प्राप्त व्यक्तिले सम्बत् २०७५ चैत महिनासम्म व्यापारिक रुपमा जलविद्युतको उत्पादन, उत्पादन र प्रसारण, उत्पादन र वितरण वा उत्पादन, प्रसारण र वितरण शुरू गरेमा (सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युत समेत)	पहिलो ७ वर्षकर नलाग्ने र त्यसपछिको ३ वर्ष १० प्रतिशत कर लाग्ने

सि.नं.	दफा	ब्यवसाय/निकायको बिबरण/आयको अवस्था	करको दर
		सम्बत् २०७१ साल भाद्र ७ गते भित्र निर्माण प्रारम्भ गर्ने जलविद्युत आयोजनाले सम्बत् २०८० साल चैत महिनासम्म व्यापारिक रुपमा जलविद्युतको उत्पादन शुरु गरेमा	पहिलो १० वर्षकर नलाग्ने र त्यसपछिको ५ वर्षसम्म १० प्रतिशत कर लाग्ने
		यो उपदफा प्रारम्भ भएका बखत व्यापारिक उत्पादन प्रारम्भ गरिसकेका अनुमतिपत्र प्राप्त व्यक्तिको हकमा अनुमतिपत्र प्राप्त गरिएका बखतको व्यवस्था कायम रहनेछ। (२०५८/१२/१९ अघि अनुमतिपत्र प्राप्त भएको तथा २०६६ आषाढ मसान्तभित्र उत्पादन कार्य शुरु भएको)	विद्युत ऐन २०४९ ले दिएको सुविधा (COD को पहिलो १५ वर्षसम्म आयकर नलाग्ने)
		अनुमतिपत्र जहिले पाए पनि, २०६६ आषाढ मसान्त पछि तर २०७५ चैत मसान्त अघि उत्पादन कार्य शुरु भएको	COD को पहिलो ७ वर्ष १००% छुट र त्यस पछिको ३ वर्ष ५०% छुट
		२०५८/१२/१९ पछि अनुमतिपत्र प्राप्त भएको, २०६६ आषाढ मसान्त पछि तर २०७५ चैत मसान्त अघि उत्पादन कार्य शुरु भएको	COD शुरु भएको पहिलो ७ वर्षसम्म १००% छुट र त्यस पछिको ३ वर्ष ५०% छुट
		२०५८/१२/१९ पछि अनुमतिपत्र प्राप्त भएको, २०६६ आषाढ मसान्तभित्र उत्पादन कार्य शुरु भएको	छुट प्राप्त नहुने
१६	११(३ड)	उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरेमा प्राप्त आयमा लाग्ने करको दरमा	१५ %

सि.नं.	दफा	ब्यवसाय/निकायको विवरण/आयको अवस्था	करको दर
१७	११(३च)	सडक, पुल, बिमानस्थल, शुरुंग मार्ग निर्माण र संचालन गरेमा वा ट्राम, ट्रलीवसमा लगानी गरी संचालन गरेमा सोबाट प्राप्त आयमा लाग्ने करको दरमा	१२ %
१८	११(३छ)	धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमूलक, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने निकायलाई पर्यटन सेवा र दफा ११ को (३ग) मा उल्लेख भएका निकायलाई	१७ % २१.२५ %
१९	११(३ज)	अति अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवम् वाइन उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु मितिले १० वर्षसम्म लाग्ने करको दरमा	१२ %
२०	११(३झ)	कुनै व्यक्तिले बौद्धिक सम्पत्ति निर्यात वापत प्राप्त रोयल्टी आयमा लाग्ने कर (प्राकृतिक व्यक्तिमा समेत लागू हुने)	लाग्ने करमा २५% छुट
२१	११(३ञ)	कुनै व्यक्तिले बौद्धिक सम्पत्तिको हस्तान्तरणद्वारा बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने कर (प्राकृतिक व्यक्तिमा समेत लागू हुने)	लाग्ने करमा ५०% छुट
२२	११(३ट)	दुई अर्बभन्दा बढीको पूंजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसंग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई कारोवार शुरु गरेको मितिले ५ वर्षसम्म त्यसपछिको ३ वर्षसम्म तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योग वा हवाई कम्पनीले हालको जडित क्षमताको कम्तिमा पच्चीस प्रतिशत क्षमता बृद्धि गरी दुई अर्ब पूंजी पुऱ्याएमा, क्षमता बृद्धिबाट प्राप्त भएको आयमा ५ वर्षसम्म त्यसपछिको ३ वर्षसम्म	कर नलाग्ने १२.५०% कर नलाग्ने १२.५०%

** आर्थिक ऐन २०७१ ले ऐनको दफा ८८(४) को खण्ड (च) हटाउनु अगाडि ग्रामिण समुदायमा आधारित लघु वित्त संस्था, ग्रामिण विकास बैंक, हुलाक बचत बैंक र ऐनको दफा ११ को उपदफा (२क) बमोजिम सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक पच्चीस हजार रुपैयांसम्मको व्याज भुक्तानीमा श्रोतमा कर कट्टी गर्नु नपरे पनि आय भने कर मुक्त नरहेको ।

किस्ताबन्दी र अग्रिम कर (Installment and Advance Tax)

२४.१ आयकर ऐन, २०५८ ले जहिले आय प्राप्त हुन्छ सोही वखत र जति आय प्राप्त हुन्छ त्यति आयको कर तिर्नु पर्ने सिद्धान्त (Pay As You Earn) लाई आत्मसात गरेको छ । यस व्यवस्थाले गर्दा कर तिर्नु पर्ने व्यक्तिले आय प्राप्त गर्दा कै वखत सो वापत कर भुक्तानी हुँदा पछि कर वापतको दायित्व रहँदैन भने सरकारलाई पनि जुन वर्षको आय हो सोही वर्ष राजस्व प्राप्त हुने हुँदा यस्तो सिद्धान्त निकै प्रचलनमा रहेको छ । यसै सिद्धान्तको आधारमा आयकर ऐन, २०५८ ले अनुमानित करको व्यवस्था गरेको छ । व्यवसाय वा लगानी गर्ने कुनै व्यक्तिले कुनै आय वर्षमा तिनुपर्ने जम्मा करको अनुमान गरी सो अनुमानित कर सोही वर्षभित्र तीन किस्तामा दाखिला गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । ऐनको यस व्यवस्थाको पालना गर्ने सन्दर्भमा कुनै आय वर्षमा व्यवसाय वा लगानी गरी विभिन्न शीर्षकबाट निर्धारणयोग्य आय भएका कर तिर्नु पर्ने कुनै व्यक्ति, कुनै गैर वासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन र कुनै गैर वासिन्दा व्यक्तिको नेपालमा अवस्थित कुनै आय वर्षको आय विदेश पठाउने विदेशी स्थायी संस्थापनले त्यस्तो किस्तामा तिनु पर्ने कर र किस्ताबन्दी विवरण बुझाउनु पर्दछ । आयकर निर्देशिकाको यस परिच्छेदमा अनुमानित करको विवरण, अनुमानित करको गणना र अनुमानित करको किस्ता बुझाउने सम्बन्धमा ऐनको परिच्छेद १८ ले गरेका व्यवस्था उल्लेख गरिएको छ ।

२४.२ किस्ताबन्दीमा कर तिर्नु पर्ने व्यक्ति र अनुमानित करको बिबरण :

ऐन बमोजिम कुनै आय वर्षमा अनुमानित कर अर्थात् किस्ताबन्दीमा कर बुझाउनुपर्ने व्यक्तिले आफूले बुझाउनुपर्ने अनुमानित करको विवरण पनि बुझाउनु पर्दछ । ऐनको दफा ९५ को उपदफा (१) ले अनुमानित करको विवरणका सम्बन्धमा देहायको व्यवस्था गरेको छ:-

९५(१) कुनै आय वर्षमा किस्ता दाखिला गर्नु पर्ने प्रत्येक व्यक्तिले दफा ९४ बमोजिम सो वर्षमा पहिलो कर किस्ता रकम बुझाउनु पर्ने मितिभित्र सो वर्षका लागि सो व्यक्तिको देहायका रकमको अनुमान उल्लेख गरी सोको विवरण विभागबाट तोकिएको ढाँचा र तरिकामा विभागमा पेश गर्नु पर्नेछ :-

- (क) रोजगारी, व्यवसाय र लगानीको प्रत्येक स्रोतबाट उक्त व्यक्तिले सो वर्षमा प्राप्त गर्न सक्ने निर्धारणयोग्य आय तथा त्यस्तो आयको स्रोत,
- (ख) सो वर्षमा प्राप्त हुनसक्ने सो व्यक्तिको करयोग्य आय र औषधीउपचार खर्च वापत कर मिलानको रकम नघटाई दफा ४ बमोजिम गणना गरी दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकम,

(ग) गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनको सम्बन्धमा त्यस्तो विदेशी संस्थापनले सो वर्षमा विदेश पठाएको आय रकम र सो आयमा दफा ४ को उपदफा (५) बमोजिम गणना गरिएको दफा ३ को खण्ड (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकम, र

(घ) विभागले तोकेको अन्य कुनै विवरण ।

अनुमानित करको विवरण दाखिला गर्ने सम्बन्धमा नियम ३४ मा निम्नानुसारको व्यवस्था रहेको छ :

कुनै आय वर्षमा किस्ता दाखिला गर्नु पर्ने व्यक्तिले अनुसूची-२ बमोजिमको ढाँचामा ऐनको दफा ९५ बमोजिम अनुमानित करको विवरण विभागमा पेश गर्नु पर्नेछ ।

किस्ता दाखिला गर्नुपर्ने हरेक व्यक्तिले किस्ता दाखिला गर्नुपर्ने आय वर्षको पौष मसान्त अर्थात् करको पहिलो किस्ता बुझाउनुपर्ने म्यादाभित्र अनुमानित करको विवरण सम्बन्धित कार्यालयमा पेश गर्नुपर्दछ । त्यस्तो विवरण नियमावलीको अनुसूची २ बमोजिमको ढाँचामा पेश गर्नुपर्दछ । करदाताको सुविधालाई ध्यान दिई यस्तो अनुमानित करको विवरण आन्तरिक राजस्व विभागको वेबसाइट मार्फत पनि बुझाउन मिल्ने व्यवस्था गरिएको छ । अनुमानित करको विवरण पेश गर्नुपर्ने व्यक्तिले पेश गर्ने विवरणमा निजको सो वर्षको करयोग्य आयको हरेक श्रोतबाट प्राप्त हुनसक्ने अनुमानित निर्धारणयोग्य आय, सो वर्षमा प्राप्त हुनसक्ने अनुमानित करयोग्य आय, सो आयमा लाग्ने अनुमानित कर र गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनको सम्बन्धमा त्यस्तो विदेशी संस्थापनले सो वर्षमा विदेश पठाउन सक्ने अनुमानित आय र सो आयमा दाखिला गर्नु पर्ने अनुमानित करको रकम उल्लेख गर्नुपर्दछ ।

अनुमानित कर विवरण दाखिला गर्नुपर्ने म्याद आय वर्षको पौष महिनाभित्र तोकिएता पनि सो भन्दा पछाडि चैतसम्म दर्ता भएका व्यवसायका हकमा यस्तो विवरण चैतभित्र र सो पछाडि कारोवार शुरु भएका व्यवसायको हकमा असारभित्र पेश गर्नु पर्दछ ।

२४.३ किस्तावन्दी कर दाखिला गर्नु नपर्ने व्यक्ति

ऐनले कर तिनुपर्ने व्यक्तिकोरूपमा परिभाषित गरेका व्यक्ति मध्ये देहायका व्यक्तिले करको किस्ता दाखिला गर्नुपर्दैन ।

(क) समग्र किस्ता वापत पाँच हजार रुपैयाँभन्दा कम बुझाउनुपर्ने व्यक्ति

यस सम्बन्धमा ऐनको दफा ९४ को उपदफा (२) मा निम्नानुसार व्यवस्था गरेको छ :

९४(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उप-दफा बमोजिम बुझाउनु पर्ने समग्र किस्ताको जम्मा रकम पाँच हजार रुपैयाँभन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनु पर्नेछैन ।

कुनै व्यक्तिले तिनवटै किस्ता वापत बुझाउनुपर्ने करको जम्मा रकम पाँच हजार रुपैयाँभन्दा कम भएमा त्यस्तो व्यक्तिले करको किस्ता बुझाइ रहनु पर्दैन । यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २४.३.१: मानौ, रामहरि अग्रवालको काठमाडौंमा पान पसल रहेछ। निजको आ.ब. २०६६।६७ मा भएको २०६६ पुष २५ गते सम्मको कारोवारबाट दाखिला गर्नु पर्ने वार्षिक अनुमानित कर रकम रु. ४,००० मात्र हुने रहेछ भने त्यस्तो व्यक्तिले २०६६ पुष मसान्त, २०६६ चैत मसान्त तथा २०६७ आषाढ मसान्तसम्ममा बुभाउनु पर्ने किस्ता रकम बुभाउनु पर्दैन।

(ख) पूर्वानुमानित कर तिर्ने व्यक्ति

कुनै आय वर्षमा ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित अवस्था पूरा गरेको वासिन्दा प्राकृतिक व्यक्ति अर्थात पूर्वानुमानित कर तिर्ने व्यक्तिले करको किस्ता र सोको विवरण बुभाइरहनु पर्दैन। ऐनको दफा ४ को उपदफा (४) बमोजिम देहायका सबै अवस्था पूरा गरेका वासिन्दा प्राकृतिक व्यक्तिले करको किस्ता र सोको विवरण बुभाइरहनु पर्दैन।

- (क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,
- (क१) औषधी उपचार खर्च वापत दफा ५१ बमोजिम तथा अग्रिम कर कट्टी वापत दफा ९३ बमोजिम कर मिलान गर्न दावी नगरेको,
- (ख) व्यवसायबाट प्राप्त आय दुई लाख रुपैयाँ र व्यवसायको कारोवार बीस लाख रुपैयाँभन्दा बढी नभएको, र
- (ग) सो व्यक्तिले सो आय वर्षमा यो व्यवस्था लागू हुने गरी छनौट गरेको।

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ:

उदाहरण २४.३.२: मानौ, रमेश श्रेष्ठले ललितपुर उप महानगरपालिकामा किराना पसल संचालन गरिआएका रहेछन्। आ.ब. २०६६।६७ मा निजको कारोवार रु. बीस लाख रहेछ। सो वर्ष निजलाई सो व्यवसायबाट रु. दुई लाख आय (मुनाफा) भएको रहेछ। उपर्युक्त व्यवसायको सिलसिलामा निजले एउटा कम्पनीमा रु. ६०,००० बराबरको सामान आपूर्ति गरेका रहेछन् र सो कम्पनीले निजलाई भुक्तानी गर्दा सो रकमको १.५ प्रतिशतले हुने रु. ९०० अग्रिम करसमेत कट्टी गरी सोको प्रमाण पत्र समेत उपलब्ध गराएको रहेछ। सो वर्ष निजले स्वीकृत औषधोपचारमा रु. २,००० खर्च गरेका रहेछन्। निजले अनुसूची १ को दफा १ को उपदफा (७) को खण्ड (क) मा उल्लेख भएको पूर्वानुमानित कर तिर्ने छनौट गरेको अवस्थामा निजले करको किस्ता र सोको विवरण बुभाइरहनु पर्दैन। तर निजले Medical Tax Credit बापत हुन आउने रु. ३०० (रु. २,००० को १५ प्रतिशत) मिलान दावी गर्न पाउने छैनन् र अग्रिम कर कट्टी गरेको रकमसमेत मिलान गर्न पाउने छैनन्।

(ग) कारोवारको आधारमा कर तिर्ने व्यक्ति

ऐनको दफा ४ को उपदफा ४क. बमोजिम कारोवारको आधारमा कर दाखिला गर्नुपर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नुपर्ने व्यवस्था ऐनको दफा ९४ को उपदफा १क. मा रहेको छ।

दाखिला गर्नु पर्ने मिति

पुस महिनाको अन्त्यसम्म

आषाढ महिनाको अन्त्यसम्म

दाखिला गर्नु पर्ने रकम

पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर

असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

(घ) अन्तिमरूपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति:

दफा ९५ को उपदफा (१) ले अन्तिमरूपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने कुनै व्यक्तिले अनुमानित करको विवरण पेश गर्नुपर्ने व्यवस्था नगरेको हुँदा कुनै आय वर्षमा अन्तिमरूपमा कर कट्टी भई प्राप्त हुने भुक्तानी मात्र अर्थात् अग्रिम कर कट्टी गरी वासिन्दा कम्पनीबाट प्राप्त लाभांश, प्राकृतिक व्यक्तिको बहाल आय, जीवन बीमावापत प्राप्त रकम, अवकाश भुक्तानी वापत प्राप्त रकम, बैंक वा वित्तीय संस्थाबाट प्राप्त व्याज, गैर वासिन्दा व्यक्तिले प्राप्त गरेको भुक्तानी र बैठक भत्ता वापतको रकममात्र आयको रूपमा प्राप्त गर्ने व्यक्तिले करको किस्ता र सोको विवरण बुझाउनु पर्दैन ।

ऐनको दफा ९२ ले निम्न आयलाई अन्तिम विधिले कर लाग्ने आय मानेको छ:

९२(१) देहायका भुक्तानीलाई अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी मानिनेछ :-

(क) वासिन्दा कम्पनी वा सहकारी फर्मले भुक्तानी गरेको लाभांश,

(ख) व्यवसाय संचालन गरिरहेकोबाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सोसँग गासिएका जडानहरू र उपकरणहरू बापत भुक्तानी गरेको भाडा,

(ग) वासिन्दा व्यक्तिले लगानी बीमा बापत भुक्तानी गरेको लाभ,

(घ) वासिन्दा व्यक्तिले तिरेको स्वीकृति नलिएको अवकाश कोषको हित बापत भुक्तानी गरेको लाभ,

(ङ) दफा ८८ को उपदफा (३) मा उल्लिखित बैंक, वित्तीय संस्था वा ऋण पत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनी वा सहकारीले भुक्तानी दिएको देहाय बमोजिमको व्याज :-

(१) नेपालमा स्रोत भएको र व्यवसाय संचालनसँग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको,

(२) दफा २ को खण्ड (घ) बमोजिमको कर छुट पाउने संस्थालाई भुक्तानी गरेको ।

(च) दफा ८७, ८८, ८८क वा ८९ बमोजिम गैर वासिन्दा व्यक्तिलाई दिइएको कर कट्टी हुनुपर्ने भुक्तानी,

- (छ) नेपाल सरकार वा स्वीकृत अवकाश कोष वा स्वीकृति नलिएको अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानीहरू समेत सबै प्रकारका अवकाश भुक्तानीहरू (नियमित रूपमा भुक्तानी हुने निवृत्तिभरण बाहेक),
- (ज) बैठक भत्ता, पटके रूपमा अध्यापन गराए वापतको भुक्तानी,
- (झ) आकस्मिक लाभको भुक्तानी,
- (ञ) सामूहिक लगानी कोष (म्युच्युअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम ।

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २४.३.३: मानौ, गोपाल खड्गीले काठमाडौंको पुतलीसडकस्थित आफ्नो घर बि.बि. एण्ड ईम्पोर्टस् प्रा.लि.लाई प्रति महिना रु. ५०,००० का दरमा भाडामा दिई आएका रहेछन् । निजलाई उक्त प्रा.लि.ले भाडा भुक्तान गर्दा ऐन बमोजिम १० प्रतिशतले हुने रु. ५,००० श्रोतमा करकट्टी गरी भुक्तान गर्ने गरेका रहेछन् र सोको प्रमाण पत्र समेत उपलब्ध गराएको रहेछ । निजको उक्त भाडा आम्दानी ब्यबसायसंग सम्बन्धित नभएको अवस्थामा त्यस्तो बहाल रकम अन्तिम कर कट्टी हुने भुक्तानी भएकोले निजले करको किस्ता र सोको विवरण बुझाइरहनु पर्दैन ।

उदाहरण २४.३.४: गोल्डन म्युच्युअल फण्डले आर्थिक वर्ष २०७१ पौष ६ गते आफ्ना हिताधिकारीलाई १० प्रतिशतले लाभांश (प्रतिफल) वितरण गरेको रहेछ । यसरी वितरण गरिएको प्रतिफलमध्ये प्राकृतिक व्यक्तिलाई वितरण गरेको प्रतिफलमा पाँच प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने हुन्छ । अन्यको हकमा भने यस्तो प्रतिफलको भुक्तानीमा १५ प्रतिशतका दरले कर कट्टा गर्नु पर्ने हुन्छ । प्राकृतिक व्यक्तिले यसरी प्रतिफलमा पाँच प्रतिशतका दरले कर कट्टी प्राप्त भएको रकम आयमा समावेश गर्नु पर्दैन ।

अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी सम्बन्धी थप व्याख्या एवं उदाहरण यसै निर्देशिकको परिच्छेद १७ मा गरिएको छ ।

(ड) रोजगारीको आयमात्र भएको व्यक्ति :

ऐनको दफा ९४ को उपदफा (१) मा व्यवसाय र लगानीको आय हुने व्यक्तिले मात्र किस्ताबन्दीमा कर तिर्नु पर्ने व्यवस्था गरिएको छ । रोजगारीको मात्र आय भएका व्यक्तिले किस्ताबन्दीमा कर तिर्नु पर्दैन, तर बासिन्दा रोजगारदाताका रोजगारकर्ताले प्राप्त गर्ने रोजगारीको आयमा लाग्ने वार्षिक कर समानुपातिक रूपले मासिकरूपमा कट्टी हुन्छ ।

कुनै आय वर्षमा ऐनको दफा ४ को उपदफा (३) मा उल्लिखित अवस्था पूरा गरेको वासिन्दा प्राकृतिक व्यक्तिको जम्मा कर रकम निजको रोजगारदाताले ऐनको दफा ८७ बमोजिम कट्टी गरेको कर रकम बराबर हुन्छ । सो व्यक्तिले प्राप्त गरेको त्यस्तो आयलाई अन्तिमरूपमा करकट्टी भई प्राप्त भएको भुक्तानी सरह मानिने हुँदा त्यस्तो व्यक्तिले करको किस्ता र सोको विवरण बुझाइरहनु पर्दैन । ऐनको दफा ४ को उपदफामा (३) मा उल्लिखित अवस्था तल खुलाईएको छ :-

- (क) सो आय वर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आयमात्र समावेश भएको,
- (ख) सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटामात्र रोजगारदाता भएको, र
- (ग) रोजगारदाताले भुक्तानी गरेको औषधी उपचार खर्च वापतको कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दावी गरेको तथा दफा १२ बमोजिम चन्दा वापत खर्च घटाउन दावी नगरेको ।

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २४.३.५: मानौ, कमल प्रसाद सिंह (एकल व्यक्ति), नेपाल कमर्सियल्स प्रा. लि. मा कार्यरत एक कर्मचारी रहेछन्। आ.ब. २०६५/६६ मा निजले उक्त प्रा. लि. बाट रु. ३,५०,००० पारिश्रमिक प्राप्त गरेका रहेछन्। सो वर्ष निजले कर छुट हुने संस्थालाई रु. १०,००० चन्दा दिएका रहेछन्। सो वर्ष सो प्रा.लि.ले निजको पारिश्रमिकबाट कट्टी गरी रु. ७०,००० स्वीकृत अवकाश कोषमा जम्मा गरिदिएको रहेछ। सो बाहेक निजले अन्य स्वीकृत अवकाश कोषमा योगदान गरेका रहेछन्। उक्त प्रा.लि.ले सो वर्ष निजको आयमा समावेश गरी रु. १,००० Medical Insurance वापत भुक्तानी गरेको रहेछन्। यसको अलावा सो वर्ष निजले छुट्टै रु. २,००० औषधोपचारमा खर्च गरेका रहेछन्। उक्त प्रा.लि.ले आफूले भुक्तान गरेको पारिश्रमिकमा लाग्ने कर रकम ऐनको दफा ८७ बमोजिम कर कट्टी गरी दाखिला गरेको रहेछ। यस अवस्थामा निजले खर्च गरेको चन्दा वापत छुट दावी गर्न र औषधोपचारमा खर्च भएको रु. २,००० को Medical Tax Credit वापत हुन आउने रु. ३०० (रु. २,००० को १५ प्रतिशत) मिलान दावी गर्नको लागि आय विवरण पेश गर्नु पर्दछ। यदि निजले खर्च गरेको चन्दा वापत छुट दावी नगरेको र थप रु.३०० Medical Tax Credit मिलान दावी नगरेको अवस्थामा निजले करको किस्ता र सोको विवरण बुझाइरहनु पर्दैन।

(च) आकस्मिक लाभ वापतको आयमात्र भएको व्यक्ति :

ऐनको दफा ९२ को उपदफा (१) बमोजिम आकस्मिक लाभ वापतको भुक्तानी अन्तिमरूपमा करकट्टी भई प्राप्त हुने भुक्तानी भएको हुँदा र दफा ९५ को उपदफा (१) ले आकस्मिक लाभ वापतको आय भएको व्यक्तिले अनुमानित करको विवरण पेश गर्नुपर्ने व्यवस्था नगरेको हुँदा आकस्मिक लाभ वापतको आयमात्र भएको व्यक्तिले करको किस्ता र सोको विवरण बुझाउनु पर्दैन। यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ:

उदाहरण २४.३.६: मानौ, नेपाल लोटेरी कम्पनीले रु. २० लाख मूल्य पर्ने कार पुरस्कार राखी चिठ्ठा संचालन गरेको रहेछ। उक्त चिठ्ठा गरिब दास भन्ने व्यक्तिलाई परेको रहेछ। उक्त पुरस्कार बापतको कारको बजार मूल्य रु. २० लाखमा उक्त कम्पनीले २५ प्रतिशतले हुने रकम रु. ५ लाख निज गरिब दासबाट असुल गरी पुरस्कार दिएको रहेछ। यसरी आकस्मिक लाभ बापत प्राप्त गरेको आय ऐनको दफा ९२ को उपदफा (१) अनुसार अन्तिम कर कट्टी भई प्राप्त हुने भुक्तानी मानिने हुँदा निजले करको किस्ता तथा विवरण बुभाई रहनु पर्दैन।

उदाहरण २४.३.७: मानौ, भारतीय नागरिक जोहन सिंहले क्यासिनो विन लि.मा प्रवेश गरी रु. २० लाखको क्यासिनो सिक्का खरीद गरेछन्। निजले सो क्यासिनो सिक्का विभिन्न खेलका खालमा खेली निस्कने बेलामा रु.३० लाखको सिक्का साट्न ल्याएका रहेछन्। क्यासिनो संचालकले सो सिक्का साट्दा विभिन्न खेलमा कमाएको आकस्मिक लाभ रु.१० लाखमा २५ प्रतिशत ले हुने रु.२ लाख ५० हजार कट्टा गरी बाँकी रु.२७ लाख ५० हजार (अन्य कुनै रकम कटाउनु पर्ने भए सो समेत कटाई) निज जोहन सिंहलाई भुक्तानी दिनु पर्दछ। यस अवस्थामा निज जोहनको आकस्मिक लाभमा लागेको कर नै अन्तिम हुन्छ।

उदाहरण २४.३.८: मानौ, नेपालका वासिन्दा बबन सिंह मल्लले मकाउ यात्राका क्रममा त्यहाको क्यासिनो भेनिसमा विभिन्न खेल खेली ती खेलमा कमाएको आकस्मिक लाभ रु. १० लाखमा मकाउको कानून बमोजिम रु. १५०,००० कर तिरी बाँकी रु. ८५०,००० नेपाल ल्याएछन्। बासिन्दा व्यक्तिले विदेशी श्रोतमा आय आर्जन गरेकाले आर्जित आय रु. १० लाख निजको मकाउ श्रोतको आय मानिन्छ। निजले सो आम्दानीलाई आफ्नो अनुमानित आय विवरण तथा वार्षिक आय विवरणमा समावेश गर्नु पर्दछ। तर त्यहा तिरेको कर भने दफा ७१ बमोजिम वैदेशिक कर मिलान दावी गर्न पाइन्छ।

२४.४ निर्धारणयोग्य आय र करयोग्य आयको गणना

अनुमानित आय विवरणमा त्यस्तो विवरण पेश गर्ने व्यक्तिको कुनै आय वर्षको व्यवसाय र लगानीको अनुमानित निर्धारणयोग्य आय र अनुमानित करयोग्य आय उल्लेख गर्नुपर्ने हुँदा सो व्यक्तिले सर्वप्रथम आफ्नो सो वर्ष भरीको निर्धारणयोग्य आय र करयोग्य आयको अनुमान गर्नुपर्दछ। ऐनको दफा ६ मा निम्नानुसारको आयलाई निर्धारणयोग्य मानिएको छ :

यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको देहायका आयहरूलाई निर्धारणयोग्य आय मानिनेछ :-

- (क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि सो वर्षमा सो व्यक्तिको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय, र
- (ख) गैर-बासिन्दा व्यक्तिको सो वर्षमा आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय।

तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४ वा दुबै दफा बमोजिम कर छुट दिइएको कुनै पनि आय समावेश हुने छैन।

निर्धारणयोग्य आय भन्नाले कुनै आय वर्षमा कुनै व्यक्तिको ऐनको दफा ७ बमोजिम गणना गरिएको व्यवसायको आय, ऐनको दफा ८ बमोजिम गणना गरिएको रोजगारीको आय तथा दफा ९ बमोजिम गणना गरिएको लगानीको आयबाट तत् तत् शीर्षकका आय गणना गर्ने प्रयोजनका लागि घटाउन पाउने करछुट हुने आय, कट्टी लिन पाउने चन्दा खर्च र स्वीकृत अवकाश कोषमा गरेको योगदान बाहेक अन्य रकम घटाउदा वा कट्टी गर्दा हुन आउने रकमलाई जनाउछ । त्यस्तै करयोग्य आय भन्नाले व्यवसाय, रोजगारी र लगानीको निर्धारणयोग्य आयबाट कुनै व्यक्तिले करछुट प्राप्त संस्थालाई चन्दा दिएको खर्चमध्ये तोकिएको रकम र प्राकृतिक व्यक्तिको हकमा सो व्यक्तिले स्वीकृत अवकाश कोषमा योगदान गरेको भए तोकिएको हदसम्मको रकम घटाउदा हुन आउने रकमलाई जनाउछ । निर्धारणयोग्य आय एवं करयोग्य आयको गणनाका सम्बन्धमा निर्देशिकाको परिच्छेद ५ मा बिस्तृत रूपमा ब्याख्या गरिएको छ ।

२४.५ अनुमानित करको गणना

माथि बुंदा २४.४ मा उल्लिखित आयका हरेक शीर्षकको वर्ष भरीको अनुमानित करयोग्य आयको गणना गरेपश्चात हरेक आय शीर्षकको त्यस्तो अनुमानित करयोग्य आयमा लाग्ने कर अर्थात अनुमानित करको गणना गर्नुपर्दछ । अनुमानित करको गणना गर्दा ऐनको दफा ४ बमोजिम गर्नुपर्दछ । अर्थात कुनै आयमा लाग्ने करको गणना गर्ने तरिका र किस्ताको रूपमा बुझाउनुपर्ने करको गणना गर्ने तरिका समान रहेको छ । अनुमानित कर भन्नाले अनुमानित करयोग्य आयलाई ऐनको अनुसूची १ ले सो आयमा लाग्ने भनी तोकेको करको दरले गुणन गर्दा आउने रकम हो । कर गणनाका सम्बन्धमा निर्देशिकाको परिच्छेद २३ मा बिस्तृत रूपमा उल्लेख गरिएको छ ।

२४.६ बिदेश पठाएको आय र सो आयमा लाग्ने करको गणना

कुनै गैर वासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापनका हैसियतले कुनै आय विदेश पठाउने व्यक्तिले पनि अनुमानित कर र सोको विवरण पेश गर्नुपर्दछ । बिदेश पठाएको आय भनेको गैर वासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापनका हैसियतले काम गर्ने कुनै व्यक्तिले नेपालको श्रोत मानिने कुनै आय आर्जन गरेको भए सो आयमा ऐन बमोजिम लाग्ने कर तिरी सकेपछि बाँकी भएको आय उक्त गैर वासिन्दा व्यक्तिलाई पठाउने रकम हो । त्यस्तो व्यक्तिले बिदेश पठाएको आयमा पाँच प्रतिशतका दरले कर लाग्ने हुँदा त्यस्तो व्यक्तिको कुनै आय वर्षको अनुमानित कर सो व्यक्तिले सो वर्ष बिदेश पठाउने अनुमानित रकमको पाँच प्रतिशतले हुन आउने रकम बराबर हुन्छ । यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ :-

उदाहरण २४.६.१: मानौं, American Life Insurance Company (ALICO) को शाखा कार्यालयले नेपालको सम्बन्धित निकायबाट ईजाजत लिई नेपालमा व्यवसाय संचालन गरिरहेको गैर बासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापन हो। उक्त निकायले नेपालमा लगानी बीमा गरी आर्जेको मुनाफा सो कम्पनी आफैले बितरण गर्न नमिलेको कारण त्यस्तो रकम आफ्नो Parent Company लाई पठाएको खण्डमा त्यस्तो रकम विदेशमा पठाएको आय मानिनेछ। त्यस्तो व्यक्तिले विदेश पठाएको आयमा पाँच प्रतिशतका दरले कर लाग्ने हुँदा त्यस्तो व्यक्तिको कुनै आय वर्षको अनुमानित कर सो व्यक्तिले सो वर्ष विदेश पठाउने अनुमानित रकमको पाँच प्रतिशतले हुन आउने रकम बराबर हुन्छ।

२४.७ दाखिला गर्नुपर्ने अनुमानित करको गणना

किस्ता दाखिला गर्नुपर्ने कुनै व्यक्तिको कुनै वर्षको आयका हरेक शीर्षकको अनुमानित करयोग्य आय र करको गणना गरेपश्चात सो व्यक्तिको सो वर्षको जम्मा अनुमानित करको गणना गर्नुपर्दछ। ऐनको दफा ९५ को उपदफा (२) ले अनुमानित करको जम्मा रकमका सम्बन्धमा देहायको व्यवस्था गरेको छ।

९५(२) उपदफा (१) मा उल्लिखित व्यक्तिको उपदफा (१) को खण्ड (ख) र (ग) मा उल्लिखित कर रकमको योग सो आय वर्षमा दाखिला गर्नु पर्ने अनुमानित कर हुनेछ।

ऐनको उपर्युक्त व्यवस्था अनुसार कुनै आय वर्षमा करको किस्ता दाखिला गर्नुपर्ने व्यक्तिले किस्ता दाखिला गर्नुपर्ने आय वर्षमा दाखिला गर्नुपर्ने अनुमानित कर भनेको सो व्यक्तिले सो वर्षमा कुनै व्यवसाय वा लगानीको अनुमानित करयोग्य आयमा दाखिला गर्नुपर्ने अनुमानित कर र सो व्यक्तिले कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापनका हैसियतले कुनै आय विदेश पठाएको वा पठाउने भए विदेश पठाउने अनुमानित रकममा दाखिला गर्नुपर्ने अनुमानित कर जोड्दा हुन आउने रकम हो। यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २४.७.१: मानौं, सगरमाथा प्रा.लि. ले जुस उत्पादन गरी बिक्री गर्दो रहेछ। आ.ब. ०६५।६६ मा सो कम्पनीले आफ्नो सो व्यवसायबाट रु. एक करोड करयोग्य आय आर्जन हुने अनुमान गरेको रहेछ। यस कम्पनीले नेपालको कुनै कम्पनीको ऋणपत्रमा रु. पाँच करोड लगानी गरेको छ र सो बापत हरेक वर्ष रु. पचास लाख व्याज प्राप्त गर्ने गरेको रहेछ। आ.ब.०६५।६६ मा यस कम्पनीले दाखिला गर्नुपर्ने जम्मा अनुमानित कर निम्नानुसार हुन आउंछ।

आयको शीर्षक	अनुमानित करयोग्य आय रु.	करको दर	अनुमानित कर रु.
व्यवसाय	१,००,००,०००	२० प्रतिशत	२०,००,०००
लगानी	५०,००,०००	२५ प्रतिशत	१२,५०,०००
जम्मा अनुमानित कर			३२,५०,०००

२४.८ बैदेशिक कर मिलान

कुनै व्यक्तिले कुनै आय वर्षमा दाखिला गर्नुपर्ने अनुमानित करको गणना गर्दा बैदेशिक श्रोतको आयमा समेत कर गणना गर्नुपर्दछ । तर त्यस्तो बैदेशिक आयमा बिदेशमा कुनै कर तिरेको वा तिर्नु पर्ने भए सो रकम अनुमानित करको रकम गणना गर्दा घटाउन पाउछ । यस सम्बन्धमा ऐनको दफा ९५ को उपदफा (३) मा देहायको व्यवस्था छ ।

९५(३) उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै आय वर्षमा दाखिला गर्नु पर्ने करको अनुमान गर्न दफा ७१ बमोजिम दाबी गरिने बैदेशिक कर मिलान रकमको गणना गर्दा कुनै व्यक्तिले सो वर्षमा दाखिला गरेको कुनै बैदेशिक कर वा सो वर्षमा दाखिला गर्नु पर्ने भनी निजले अनुमान गरेको विदेशी आयकर मात्र गणना गर्नु पर्नेछ ।

कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा करयोग्य आय भएको र करको किस्ता दाखिला गर्नुपर्ने व्यक्तिको सो आय वर्षमा बैदेशिक श्रोतको कुनै कर लाग्ने आय प्राप्त भएको वा प्राप्त हुने अवस्था रहेको भए सो वर्षको अनुमानित कर गणना गर्ने प्रयोजनका लागि त्यस्तो आयको समेत अनुमान गर्नुपर्दछ । बैदेशिक श्रोतबाट प्राप्त भएको वा प्राप्त हुने अनुमान गरिएको रकममा ऐनको अनुसूची १ ले तोकेको दर अनुसार लाग्ने करको गणना गरी जम्मा अनुमानित करको हिसाव गर्नुपर्दछ । तर कर गणना गर्दा समावेश गरिएको बैदेशिक श्रोतको आयमा बिदेशमा कुनै कर तिरेको भए वा तिर्नुपर्ने भए अनुमानित करको हिसाव गर्दा सो तिरेको वा तिर्नु पर्ने अनुमान गरिएको कर रकम घटाउन वा तिर्नु पर्ने अनुमानित करमा मिलान गर्न पाइन्छ । यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २४.८.१: उदाहरण २४.७.१. मा उल्लिखित सगरमाथा प्रा.लि.को आ.ब.०६५।६६ मा सो उदाहरणमा उल्लिखित आयबाहेक भारतको कुनै कम्पनीको ऋणपत्रमा रु.एक करोड लगानी गरेवापत रु. दश लाख आय हुने र सो आयमा भारतमा रु.एक लाख कर तिर्नु पर्ने भए आ.ब.०६५।६६ मा यस कम्पनीले दाखिला गर्नुपर्ने जम्मा अनुमानित कर निम्नानुसार हुन्छ :

आयको शीर्षक	अनुमानित कर योग्य आय रु.	करको दर	अनुमानित कर रु.
व्यवसाय	१,००,००,०००	२० प्रतिशत	२०,००,०००
लगानी	५०,००,०००	२५ प्रतिशत	१२,५०,०००
बैदेशिक श्रोतको लगानी आय	१०,००,०००	२५ प्रतिशत	२,५०,०००
जम्मा अनुमानित कर घटाउने	३५,००,०००		
बैदेशिक श्रोतको आयमा बिदेशमा तिर्नु पर्ने कर		१,००,०००	
दाखिला गर्नुपर्ने जम्मा अनुमानित कर			३४,००,०००

२४.८ अनुमानित करको विवरणमा संशोधन

अनुमानित करको विवरण पेश गरेको व्यक्तिले सो विवरणमा देखाएको करयोग्य आय र कर अनुमानमा आधारित हुन्छ। निजले आय र करको अनुमान गर्दा लिएका आधारमा परिवर्तन भएमा अनुमान गरेको आय घटबढ हुनसक्छ र सोही अनुरूप कर दायित्वमा पनि घटबढ हुनजान्छ। यस्तो अवस्थामा कुनै व्यक्तिले आफूले पेश गरेको अनुमानित करको विवरणमा संशोधन गर्न सक्छ। यस सम्बन्धमा ऐनको दफा ९५ को उपदफा (४) र (५) मा देहायको व्यवस्था छ।

९५(४) करको किस्ता दाखिला गर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिमको ढाँचामा आवश्यक जानकारी उल्लेख गरी संशोधनका कारणहरू खुलाई संशोधित अनुमान विभागमा पेश नगरेसम्म निजले सो उपदफा बमोजिम गरेको अनुमान सो आय वर्ष भरको लागि कायम रहनेछ।

९५(५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले उपदफा (४) बमोजिम पेश गरेको संशोधित अनुमान विभागसमक्ष पेश गरेको मितिपछि सो आय वर्षमा दफा ९४ बमोजिम बुभाउनु पर्ने करको किस्ताको हिसाब गर्दा मात्र लागू हुनेछ।

कुनै व्यक्तिले पेश गरेको अनुमानित करको विवरणमा उल्लिखित करयोग्य आय र तिर्नु पर्ने करको अनुमानित रकममा कुनै कारणले घटीबढी भएमा वा घटीबढी हुनसक्ने अवस्था भएमा सो व्यक्तिले आफ्नो अनुमानित करको विवरणमा संशोधन गर्न चाहेमा अर्को अनुमानित करको विवरण भरी पेश गर्नुपर्दछ। त्यसरी कुनै व्यक्तिले अर्को अनुमानित करको विवरण पेश गरेमा सो व्यक्तिले पेश गरेको अधिल्लो अनुमानित करको विवरण संशोधन भएको मानिन्छ र पछिल्लो विवरण सो व्यक्तिको अनुमानित करको विवरणको रूपमा रहन्छ। त्यसरी पेश गर्ने विवरणमा साबिकको विवरणमा संशोधन गर्नुपर्नाका कारण स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ। तर कुनै व्यक्तिले पेश गरेको अनुमानित करको संशोधित विवरण निजले सो संशोधन पेश गरेपश्चात बुभाउनुपर्ने अनुमानित करको किस्ताको गणना गर्नमात्र लागू हुन्छ। ऐनको यस व्यवस्था बमोजिम संशोधित अनुमान पेश नगर्ने व्यक्तिले पेश गरेको अनुमानित करको विवरणको आधारमा नै सो व्यक्तिले सो वर्ष दाखिला गर्नुपर्ने किस्ताको गणना गर्नुपर्दछ।

२४.१० विभागद्वारा अनुमानित करको अनुमान र अनुमानित करको विवरणमा संशोधन

अनुमानित करको विवरण पेश गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण पेश नगरेमा वा कुनै व्यक्तिले पेश गरेको विवरण सन्तोषजनक नभएमा विभागलाई प्राप्त हुने अधिकारका सम्बन्धमा ऐनको दफा ९५ को उपदफा (७) र उपदफा (८) मा निम्न व्यवस्था छ।

९५(७) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नु पर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिम कुनै आय वर्षमा अनुमान पेश नगरेमा वा पेश गरिएको अनुमान वा संशोधित अनुमानमा विभाग सन्तुष्ट नभएमा विभागले देहाय बमोजिम गर्न सक्नेछ :-

(क) सो व्यक्तिको सो वर्षमा दाखिला गर्नु पर्ने अनुमानित करको अनुमान दफा ३ को खण्ड (क) वा (ख) मा उल्लिखित व्यक्तिले गत आय वर्षमा दाखिला गर्नु पर्ने करको आधारमा गर्न सक्नेछ, र

(ख) विभागले खण्ड (क) बमोजिम तयार गरेको अनुमान सो अनुमान तयार गर्न प्रयोग गरेको तरिका र व्यक्तिले पेश गरेको अनुमानमा विभाग सन्तुष्ट हुन नसकेको भए सोको कारण समेत उल्लेख गरिएको लिखित सूचना विभागले किस्ता दाखिला गर्नु पर्ने व्यक्तिलाई दिनेछ ।

९५(द) विभागले किस्ता दाखिला गर्नु पर्ने व्यक्तिलाई उपदफा (७) बमोजिम सूचना दिएमा सो वर्षमा सो व्यक्तिले दाखिला गर्नु पर्ने अनुमानित कर रकम विभागले अनुमान गरेको रकम हुनेछ ।

अनुमानित करको विवरण र किस्ताबन्दीमा कर दाखिला गर्नुपर्ने कर्तव्य भएको कुनै व्यक्तिले कुनै आय वर्षको पौष मसान्तभित्र सो वर्षको अनुमानित करयोग्य आय र अनुमानित कर उल्लेख गरी अनुमानित करको विवरण सम्बन्धित कार्यालयमा पेश नगरेमा सम्बन्धित कार्यालय वा कर अधिकृतले सो व्यक्तिले यस आय वर्षमा दाखिला गर्नुपर्ने करको अनुमान गर्न सक्तछ । कार्यालयले त्यस्तो अनुमान तयार गर्दा सो व्यक्तिले अघिल्लो आय वर्षमा दाखिला गरेको वा गर्नुपर्ने करलाई समेत आधारको रूपमा लिन सक्तछ । कार्यालय वा कर अधिकृतले तयार गरेको त्यस्तो अनुमानको जानकारी सम्बन्धित व्यक्तिलाई लिखितरूपमा दिनुपर्दछ । सो जानकारीमा कार्यालयले त्यस्तो अनुमान तयार गर्दा लिएको आधार स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ । यसरी कुनै व्यक्तिले कुनै वर्षमा दाखिला गर्नुपर्ने करको अनुमान गरी सोको लिखित जानकारी सो व्यक्तिलाई दिइएको अवस्थामा कार्यालयले अनुमान गरेको कर रकम नै सो व्यक्तिले सो वर्षमा दाखिला गर्नुपर्ने अनुमानित करको रकम हुन्छ ।

कुनै व्यक्तिले पेश गरेको अनुमानित करको विवरण वा अनुमानित करको संशोधित विवरणमा कार्यालय सन्तुष्ट हुन नसकेमा कार्यालयले सो व्यक्तिले पेश गरेको अनुमानित करको विवरण वा अनुमानित करको संशोधित विवरणमा उल्लिखित करयोग्य आय र अनुमानित करको रकममा संशोधन गर्नसक्तछ । कुनै व्यक्तिले पेश गरेको अनुमानित करको विवरण वा अनुमानित करको संशोधित विवरणमा कार्यालयले संशोधन गर्नुपरेमा सो व्यक्तिले अघिल्लो आय वर्षमा दाखिला गरेको वा गर्नुपर्ने करलाई समेत आधार मानि निजले यस वर्ष दाखिला गर्नुपर्ने करको अनुमान गर्न सक्नेछ । कार्यालय वा कर अधिकृतले तयार गरेको त्यस्तो अनुमानको जानकारी सम्बन्धित व्यक्तिलाई लिखितरूपमा दिनुपर्दछ । सो जानकारीमा कार्यालयले त्यस्तो अनुमान तयार गर्दा लिएको आधार स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ । यसरी कुनै व्यक्तिले पेश गरेको अनुमानित करको विवरण वा अनुमानित करको संशोधित विवरणमा कार्यालयले संशोधन गरी सो व्यक्तिले सो वर्ष दाखिला गर्नुपर्ने करको संशोधित अनुमान तयार गरेमा र सो अनुमानको लिखित जानकारी सो व्यक्तिलाई दिइएको अवस्थामा कार्यालयले अनुमान गरेको कर रकमनै सो व्यक्तिले सो वर्षमा दाखिला गर्नुपर्ने अनुमानित करको रकम हुन्छ ।

२४.११ किस्ताबन्दीमा दाखिला गर्नुपर्ने कर

ऐन बमोजिम तिर्नु पर्ने कर किस्ताबन्दीको रूपमा तिर्ने सम्बन्धमा ऐनको दफा ९४ को उपदफा (१) मा निम्न व्यवस्था छ ।

९४(१) कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम तीन किस्तामा कर दाखिला गर्नु पर्नेछ :-

दाखिला गर्नु पर्ने मिति	दाखिला गर्नु पर्ने रकम
पौष महिनाको अन्त्यसम्म	अनुमानित करको चालीस प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम
चैत महिनाको अन्त्यसम्म	अनुमानित करको सत्तरी प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम
आसार महिनाको अन्त्यसम्म	अनुमानित करको शत प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम

स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि,-

- (क) “अनुमानित कर” भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नु पर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नु पर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्भन्धनु पर्छ ।
- (ख) “तिर्न बाँकी कर रकम” भन्नाले अनुमानित करको यस उपदफामा किस्तामा दाखिला गर्न तोकिएको प्रतिशतले हुने रकमबाट देहायको कूल जम्मा रकम घटाउँदा नपुग हुने रकम सम्भन्धनु पर्छ :-
- (१) सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्वारा सो आय वर्षमा दाखिला गरेको कर रकम,

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २४.११.१: मानौं, ABC Enterprises ले पुष मसान्तमा आ.ब. २०६९/०७० को लागि पूर्व अनुमानित गरिएको कर रकम रु. १ लाखको ४० प्रतिशतले हुने रकम रु. ४० हजार तोकिएको समयभित्र विवरण सहित सम्बन्धित राजस्व कार्यालयमा बुझाएका रहेछन्। २०६९ चैत मसान्तमा निजले अर्को किस्ता कूल ७० प्रतिशतले हुने रु. ७० हजार बुझाउनु पर्नेमा पुष मसान्तमा बुझाएको रु. ४० हजार कटाई बाँकी हुन आउने रु. ३० हजार बुझाउनु पर्दछ। तसर्थ यस उदाहरणमा तिर्न बाँकी कर रकम भन्नाले रु. ३० हजारलाई जनाउँदछ।

- (२) सो आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद १७ बमोजिम सो वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीहरूबाट कट्टी भएको कर रकम,

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २४.११.२: मानौं, विशाल ईन्टरप्राइजेजले आफ्नो भवनको पहिलो तला ऋण तथा बचत सहकारी संस्थालाई मासिक रु. ५० हजारमा भाडामा दिएको रहेछ। उक्त संस्थाले सो ईन्टरप्राइजेजलाई भुक्तानी दिंदा अग्रिम कर बापत १० प्रतिशतका दरले हुने रु. ५ हजार कट्टा गरी बाँकी हुन आउने रकम रु. ४५ हजार भुक्तानी दिने गरेको रहेछ। यस्तो भाडा आय उक्त ईन्टरप्राइजेजको आयमा समावेश हुने रकम भएको हुँदा तिर्नु पर्ने कर रकम गणना गर्दा श्रोतमा कट्टी भएको कर रकम कटाई बाँकी कर रकम मात्र दाखिला गर्नु पर्दछ।

- (३) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो वर्षमा कर कट्टी गर्ने एजेण्ट वा कर कट्टी हुने व्यक्तिले उपखण्ड (२) मा उल्लिखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम कर कट्टी भएको मानिने रकम विभागमा दाखिला गरेको भए त्यस्तो कर रकम, र

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २४.११.३: मानौं, रामेश्वर पन्थी एण्ड कम्पनी मु.अ.कर प्रयोजनको लागि दर्ता नभएको एक कानूनी परामर्श दिने कम्पनी रहेछ। उक्त कम्पनीबाट ने.बै.लि. लाई कानूनी सल्लाह प्रदान गरे बापत रु. ५० हजार भुक्तानीमा अग्रिम कर कट्टा नगरी २०६५।६।२७ मा प्राप्त गरेका रहेछ। यस अवस्थामा भुक्तान गरिएको मिति २०६५।६।२७ मा अग्रिम कर कट्टा नगरेको भए पनि अग्रिम कर कट्टा गरेको मानिन्छ। उक्त कम्पनीले भुक्तानी प्राप्त गरेको महिना समाप्त भएको २५ दिनभित्रै अग्रिम कर रकम बापत १५ प्रतिशतका दरले हुन आउने रकम रु.७,५०० सम्बन्धित राजस्व कार्यालयमा बुझाएको रहेछ भने उक्त कम्पनीले पुष मसान्तमा तिर्नु पर्ने अनुमानित करको रकमबाट रु.७,५०० कट्टा गरी बाँकी रकम अर्थात् तिर्नु पर्ने रकम दाखिला गर्नुपर्दछ।

- (४) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधी उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दाबी गर्न सक्ने औषधी उपचार खर्चको कर मिलान रकम।

यस्तो अवस्थाको उदाहरण तल प्रस्तुत गरिएको छ :

उदाहरण २४.११.४: मानौं, अधिकारी एण्ड कं. एक लेखा परीक्षक फर्म रहेछ। उक्त फर्मका प्रोप्राईटर श्री कमलेसले २०६५।८।२९ गते सम्म रु. १५ हजार औषधी उपचार बापत खर्च गरेका रहेछन्। आ.ब. २०६५।६६ को अनुमानित विवरण अनुसार पुष मसान्तमा निजले तिर्नु पर्ने किस्ता रु. ४० हजार रहेछ। उक्त किस्ता रकमबाट निजले ऐनको दफा ५१ बमोजिम औषधोपचार खर्च बापतको कर मिलान रकम रु. ७५० घटाई बाँकी हुन आउने रकम रु. ३९,२५० बुझाएमा पुष मसान्तको किस्ता कर रकम बुझाउनु पर्ने दायित्व निर्वाह गरेको मानिन्छ।

किस्ता रकम घटाउन प्रमाण पेश गर्नु पर्ने र यस्तो प्रमाणका सम्बन्धमा नियम ३२ मा निम्नानुसारको व्यवस्था रहेको छ :

देहायका प्रमाणहरू विभागमा पेश गरेको अवस्थामा सो प्रमाणबाट प्रमाणित हुने रकमसम्म ऐनको दफा ९४ को उपदफा (१) बमोजिम गणना गरिएको किस्ता रकमबाट घटाई दाखिला गर्न सकिनेछ :-

- (क) ऐनको परिच्छेद- १७ बमोजिम अग्रिम कर कट्टी गरिएकोमा दफा ९१ को उपदफा (१) बमोजिम जारी गरिएको कर कट्टी प्रमाणपत्र,
- (ख) औषधी उपचार बापत कर मिलान दावी गरेकोमा औषधी उपचार बापत भएको स्वीकृत औषधी उपचार खर्चको वील, भर्पाई ।

कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट करयोग्य आय भएको वा हुने सम्भावना भएको व्यक्तिले आफूले त्यस्तो आय बापत तिर्नु पर्ने कर सोही आय वर्षमा किस्ताबन्दीमा दाखिला गर्नुपर्दछ । किस्तामा बुझाउनुपर्ने यस्तो कर बढीमा तीन किस्तामा बुझाइसक्नु पर्दछ । करको पहिलो किस्ता चालु आ.ब.को पौष मसान्तभित्र, दोश्रो किस्ता चालु आ.ब.को चैत मसान्तभित्र र तेश्रो किस्ता चालु आ.ब.को आषाढ मसान्तभित्र बुझाउनु पर्दछ । करको किस्ता भन्नाले कुनै व्यक्तिको कुनै वर्षको जम्मा अनुमानित करमध्ये पहिलो, दोश्रो र तेश्रो किस्ता स्वरूप बुझाउनुपर्ने करको रकमलाई बुझाउँछ । कुनै व्यक्तिले कुनै वर्षको किस्ता बापतको कर भुक्तानी गर्दा पहिलो किस्तामा जम्मा अनुमानित करको चालीस प्रतिशतले हुन आउने रकममध्ये तिर्न बाँकी रकम, दोश्रो किस्तामा जम्मा अनुमानित करको सत्तरी प्रतिशतले हुन आउने रकममध्ये तिर्न बाँकी रकम र तेश्रो किस्तामा जम्मा अनुमानित करको सम्पूर्ण रकममध्ये तिर्न बाँकी रकम बुझाउनु पर्दछ । किस्ता दाखिला गर्ने व्यक्तिले उपर्युक्त अनुसार कुनै आय वर्षमा किस्ताबन्दीका माध्यमबाट दाखिला गरेको कर रकम सो वर्षमा लाग्ने करमा कट्टी गर्न वा मिलान गर्न पाउँछ । करको किस्ता बुझाउने प्रयोजनका लागि अनुमानित कर भन्नाले ऐनको दफा ९५ बमोजिम गणना गरिएको कुनै व्यक्तिको कुनै आय वर्षको अनुमानित करयोग्य आयमा दाखिला गर्नुपर्ने अनुमानित कर रकम हो । अनुमानित करको गणनाका सम्बन्धमा निर्देशिकाको यसै परिच्छेदको २४.५ देखि २४.७ मा उल्लेख गरिएको छ ।

कुनै व्यक्तिले कुनै किस्ता बापत दाखिला गर्नुपर्ने रकमको गणना गर्दा सो आय वर्षको लागि आफूले बुझाउनु पर्ने किस्ता कर रकममा बुझाएको कर रकम घटाई गणना गर्नुपर्दछ ।

उदाहरण २४.११.५: उदाहरण २४.७.१ मा उल्लिखित कम्पनीले आ.ब. २०६५।६६ मा बुभाउनुपर्ने जम्मा अनुमानित कर रु. ३२,५०,००० मध्ये सो आ.ब.को दोश्रो किस्ता सम्ममा रु. २५,००,००० बुभाइसकेको छ। अब सो कम्पनीले तेश्रो किस्ता बुभाउन बाँकी छ। सो कम्पनीले आफूले बुभाउन बाँकी तेश्रो किस्ता वापत बुभाउनुपर्ने कर रकमको गणना गर्दा वा किस्ता दाखिला गर्दा बुभाउनुपर्ने जम्मा अनुमानित कर रु. ३२,५०,००० मा दोश्रो किस्तासम्ममा बुभाइसकेको कर रकम रु. २५,००,००० घटाइ रु. ७,५०,००० मात्र बुभाउनु पर्दछ। तेश्रो किस्ता वापत अनुमानित करको तीस प्रतिशत रकम अर्थात् रु. ९,७५,००० बुभाउनुपर्ने भए तापनि निजले दोश्रो किस्तासम्ममा बुभाउनुपर्ने रकमभन्दा बढीनै रकम बुभाएको र किस्ता वापत अनुमानित करको जम्मा रकम भन्दा बढी कर बुभाउनु पर्ने हुँदा सो कम्पनीले तेश्रो किस्ताको कर वापत रु. ७,५०,००० भन्दा बढी रकम बुभाउनु पर्दैन।

२४.१२ वार्षिक लाग्ने करमा किस्ताबन्दी कर कट्टी मिलान गर्न पाउने

ऐनको दफा ९४ को उपदफा (३) बमोजिम अग्रिम करकट्टी भएको रकम किस्ता रकममा समायोजन गर्ने सन्दर्भमा निम्नानुसारको व्यवस्था गरेको छ :

९४(३) किस्ता दाखिला गर्ने व्यक्तिले यस दफा बमोजिम कुनै आय वर्षमा किस्ताबन्दीका माध्यमबाट दाखिला गरेको कर रकम सो वर्षमा लाग्ने कर वापत कट्टी गर्न पाउनेछ।

कुनै व्यक्तिले कुनै आय वर्षको किस्ता बुभाउनु पर्ने मितिभन्दा अघि सोही आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश हुने रकम प्राप्त गर्दा ति रकममा भुक्तानी दिने व्यक्तिले करकट्टी गरेको भए भुक्तानीकर्ताले कट्टी गरेको करको रकम आफूले बुभाउनुपर्ने किस्ताको रकममा घटाउन पाउछ। त्यस्तै किस्ता बुभाउनु पर्ने मितिभन्दा अगाडि सो वर्षमा कर कट्टी गर्ने वा कर कट्टी हुने व्यक्तिले भुक्तानीमा करकट्टी गर्नुपर्ने तर करकट्टी नगरेको कर रकम स्वयं वा विभागको आदेशबमोजिम दाखिला गरेको भए दाखिला रकममध्ये शुल्क वा व्याजको रकम बाहेकको कर रकम करकट्टी हुने व्यक्तिले आफूले बुभाउनुपर्ने किस्ताको रकममा घटाउन पाउछ।

उदाहरण २४.१२.१: माथि उदाहरण २४.११.५ मा उल्लिखित कम्पनीले आ.ब. २०६५।६६ मा बुभाउनु पर्ने जम्मा अनुमानित कर रु.३२,५०,००० मध्ये सो आ.ब.को दोश्रो किस्ता सम्ममा रु.२५,००,००० बुभाइ सकेको छ। अब सो कम्पनीले तेश्रो किस्ता बुभाउन बाँकी छ। सो कम्पनीले यस आ.ब.मा प्राप्त गर्नुपर्ने व्याज २०६६ आषाढ २० गते प्राप्त गरिसकेको छ र सो व्याज भुक्तानी दिदा भुक्तानीकर्ताले रु. १,५०,००० कर कट्टी गरेको छ। सो कम्पनीले आफूले बुभाउन बाँकी तेश्रो किस्ता वापत बुभाउनु पर्ने कर रकमको गणना गर्दा वा किस्ता दाखिला गर्दा बुभाउनु पर्ने जम्मा अनुमानित कर रु. ३२,५०,००० मा दोश्रो किस्ता सम्ममा बुभाइ सकेको कर रकम रु.२५,००,००० र व्याज भुक्तानी गर्दा भुक्तानी कर्ताले कर कट्टी गरेको रकम रु. १,५०,००० समेत जम्मा रु. २६,५०,००० घटाई रु. ६,००,००० मात्र बुभाए पुग्छ।

२४.१३ किस्ताबन्दीमा कर दाखिला गर्नु नपर्ने

विभागले तोकेको व्यक्तिले किस्ताबन्दी एवं अनुमान पेश गर्नु पर्दैन । यस सम्बन्धमा ऐनको दफा ९५ को उपदफा (६) मा निम्नानुसारको व्यवस्था गरेको छ :

९५ (६) उपदफा (१) र (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नु पर्ने कुनै व्यक्ति वा करको किस्ता दाखिला गर्नु पर्ने कुनै वर्गले उपदफा (१) बमोजिम अनुमान पेश गर्नु नपर्ने गरी विभागले तोक्न सक्नेछ ।

विभागले अनुमानित करको विवरण आवश्यक नपर्ने करदाता तोक्ने प्रकृयाको सम्बन्धमा नियम ३३ मा निम्नानुसारको व्यवस्था गरेको छ :

ऐनको दफा ९५ को उपदफा (६) को प्रयोजनको लागि विभागले देहायका व्यक्तिहरूलाई ऐनको दफा ९५ को उपदफा (१) बमोजिमको अनुमानित करको विवरण पेश गर्नु नपर्ने गरी तोक्न सक्नेछ :-

- (क) ऐनको दफा ९६ बमोजिम विवरण दाखिला गर्नु नपर्ने व्यक्ति,
- (ख) रोजगारीबाट मात्र नेपालमा श्रोत भएको निर्धारण योग्य आय हुने व्यक्ति, र
- (ग) ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित व्यक्ति ।

उपर्युक्त बमोजिम देहायका व्यक्तिले आफूले तिनुपर्ने कुनै कर रकम किस्ताबन्दीको रूपमा दाखिला गर्नुपर्दैन ।

१. पूर्वानुमानित कर तिर्ने व्यक्ति समेत कुनै आय वर्षमा बुझाउनुपर्ने जम्मा कर पांच हजार रुपैयाँभन्दा कम भएको व्यक्ति,
२. कुनै आय वर्षमा प्राप्त आय अन्तिमरूपमा करकट्टी भई हुने भुक्तानीमात्र भएको व्यक्ति,
३. रोजगारीको आयमात्र भएको व्यक्ति, र
४. आकस्मिक लाभ वापतको आयमात्र भएको व्यक्ति ।

२४.१४ किस्ताबन्दीमा कर दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा लाग्ने व्याज

किस्ताबन्दीमा कर दाखिला सो आय वर्षमा हुने अनुमानित आय र सोमा लाग्ने करको आधारमा गर्नुपर्दछ । किस्ताबन्दी कर दाखिला गर्ने प्रयोजनको लागि सो वर्ष तिर्नु पर्ने अनुमानित कर गणना गर्न अनुमानित विवरण दाखिला गर्नुपर्दछ । व्यक्तिले पेश गरेको अनुमानित करको विवरणको आधारमा नै सो वर्ष किस्ताबन्दीमा तिर्नु पर्ने करको यकीन हुन्छ । किस्ताबन्दीमा कर दाखिला गर्दा अनुमानित विवरण सत्य र यथार्थपरक होस र कुनै पनि व्यक्तिले हचुवामा अनुमानित विवरण पेश नगरोस भन्ने उद्देश्यले वास्तविक कर दायित्व भन्दा घटी किस्ता वापत रकम भुक्तानी गर्ने व्यक्तिलाई व्याज लाग्ने निम्न व्यवस्था ऐनको दफा ११८ ले गरेको छ ।

दफा ११८(१) कुनै व्यक्तिले कुनै आय वर्षमा दफा ९४ बमोजिम दाखिला गर्नु पर्ने किस्ता रकम सम्बन्धमा खण्ड (क) मा उल्लिखित रकमभन्दा खण्ड (ख) मा उल्लिखित रकम बढी भएमा यसरी बढी भएको रकममा उपदफा (२) बमोजिम व्याज लाग्ने छ :-

- (क) त्यस्तो व्यक्तिले कुनै आय वर्षमा तिरेको प्रत्येक किस्ताको रकम,
- (ख) त्यस्तो आय वर्षमा प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रुपमा बुझाउनु पर्ने कूल रकमको अनुमान वा संशोधित अनुमान सही भएको भए सो रकम र सो रकम सही नभएको भए दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकमको प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रुपमा बुझाउनु पर्ने रकमको नब्बे प्रतिशत रकम ।

दफा ११८(२) उपदफा (१) बमोजिमको व्यक्तिलाई सो वर्षको सो किस्ता बुझाउनु पर्ने मितिदेखि देहायको अवधिसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य व्याजदरले व्याज लाग्ने छ :-

- (क) दफा ९९ को उपदफा (१) बमोजिमको कर निर्धारण गर्ने व्यक्तिको हकमा आय विवरण बुझाउनु पर्ने मितिसम्म,
- (ख) दफा ९९ को उपदफा (१) बमोजिमको कर निर्धारण नगरेको कारणले विभागले दफा १०१ बमोजिम पहिलो पटक संशोधित कर निर्धारण गरेको व्यक्तिको हकमा दफा १०२ बमोजिम सो संशोधित कर निर्धारणको सूचना बुझाएको मितिसम्म ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “किस्ताबन्दीको रुपमा बुझाउनु पर्ने रकम” भन्नाले एक पटक अनुमान पेश गरी सकेपछि संशोधित अनुमान पेश नगर्नेको तथा अनुमान पेश नगरेको कारणले दफा ९५ को उपदफा (७) बमोजिम विभागले अनुमान गरेको हकमा दफा ९४ को उपदफा (१) बमोजिम र संशोधित अनुमान पेश गर्नेको हकमा तथा पेश गरिएको अनुमान वा संशोधित अनुमानमा संतुष्ट नभई दफा ९५ को उपदफा (७) बमोजिम विभागले अनुमान गरेको दफा ९५ को उपदफा (५) को व्यवस्था अनुसार गणना गरिएको किस्ताको रकमलाई सम्भन्धनुपर्छ ।

ऐनको दफा ३ खण्ड क र ख अनुसार कर तिर्नु पर्ने दायित्व भएको व्यक्तिले अनुमानित करको विवरण पेश गरी सोही आधारमा किस्ताबन्दीको रुपमा कर तिर्नुपर्दछ । अनुमानित विवरण पौष मसान्तभित्र दाखिला गर्नुपर्ने व्यवस्था भएकोले सो समयमा व्यक्तिले अनुमान गरेको कारोवार एवं आय पूर्ण रुपले यथार्थ हुन नसक्ने अवस्थालाई बिचार गरी कम किस्ता दाखिला गरे वापत व्याज गणना गर्दा किस्ताबन्दी वापत दाखिला गरेको कर रकम वास्तविक कर दायित्वको ९० प्रतिशतसम्म दाखिला भएको छ भने व्याज नलाग्ने व्यवस्था समेत ऐनमा रहेको छ । कुनै व्यक्तिले अनुमानित कर कम देखाई किस्ताबन्दी कर दाखिला गरेको अवस्था र ऐनको दफा ११८ अनुसार लाग्ने व्याजको गणना सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट पारिएको छ ।

उदाहरण २४.१४.१: नेपाल विकास कम्पनी भन्ने कम्पनीले आ.व. २०६५।६६ को लागि २०६५ पौष मसान्तमा अनुमानित कर रु. ५०,००,००० हुने गरी विवरण दाखिला गरेको रहेछ। सो अनुमानित विवरणको आधारमा कम्पनीले पौष मसान्तमा रु. २०,००,०००, चैत मसान्तमा रु. १५,००,००० तथा आषाढ मसान्तमा रु. १५,००,००० किस्ताबन्दीको रूपमा कर दाखिला गरेको रहेछ। उक्त कम्पनीले आय वर्षको अन्त्यको आफ्नो आय अनुसार दाखिला गर्नुपर्ने कर दायित्व रु. ६०,००,००० भएछ। यस अवस्थामा अनुमानित कर तथा वास्तविक भुक्तानी गर्नुपर्ने कर दायित्वमा रु. १०,००,००० ले फरक पर्न भएको छ। आयकर ऐन २०५८ को दफा ११८(२) ले वास्तविक कर दायित्वको ९० प्रतिशत भुक्तान गरेको अवस्थामा व्याज नलाग्ने व्यवस्था गरेको तथा नेपाल विकास कम्पनीले भुक्तानी गरेको किस्ताबन्दी ९० प्रतिशतभन्दा बढी भएकोले उक्त कम्पनीले ऐनको दफा ११८ को व्याज भुक्तानी गर्नु पर्दैन।

उदाहरण २४.१४.२: उदाहरण २४.१४.१ मा उल्लिखित नेपाल विकास कम्पनीको आय वर्षको अन्त्यमा तिर्नु पर्ने कर दायित्व रु. ८०,००,००० भएछ। उक्त कम्पनीले अनुमानित कर विवरणको आधारमा विस्ताबन्दी वापत तिरेको कर रु. ५०,००,००० वास्तविक कर दायित्व रु. ८०,००,००० को ९० प्रतिशतभन्दा कम भएकोले यस अवस्थामा नेपाल विकास कम्पनीले ऐनको दफा ११८ अनुसार निम्नानुसार गणना गरिएको व्याज रु. २,३६,२५०।०० दाखिला गर्नु पर्दछ।

बिबरण	पहिलो किस्ता ४० प्रतिशतले	दोश्रो किस्ता ७० प्रतिशतले	तेश्रो किस्ता १०० प्रतिशतले
किस्ता रकम	३,२००,०००।००	५,६००,०००।००	८,०००,०००।००
११८(१)(क) अनुसार तिरेको रकम	२,०००,०००।००	३,५००,०००।००	५,०००,०००।००
११८(१)(क) अनुसार न्यूनतम तिर्नुपर्ने रकम	३,२००,०००।००	५,६००,०००।००	८,०००,०००।००
व्याज लाग्ने रकम	१,२००,०००।००	२,१००,०००।००	३,०००,०००।००
व्याज रकम	४५,०००।००	७८,७५०।००	११२,५००।००
कूल व्याज रकम			२३६,२५०।००

२४.१५ अग्रिम कर असुल गर्नुपर्ने

२४.१५.१ कमोडिटी फ्यूचर मार्केट

ऐनको दफा ९५क ले कमोडिटी फ्यूचर मार्केटमा भएको मुनाफा र लाभ, शेयर विक्रीमा भएको लाभ तथा प्राकृतिक व्यक्तिको घर जग्गा विक्रीमा भएको लाभमा सो लाभ प्राप्त भएको विन्दुमा नै अग्रिम कर असुल गर्ने गराउने व्यवस्था गरेको छ।

१५क. (१) कमोडिटी फ्यूचर मार्केट अन्तर्गत व्यापार गर्ने व्यक्तिबाट सो व्यक्तिले सो व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा दश प्रतिशतका दरले हुने रकम कमोडिटी फ्यूचर मार्केट सेवा सञ्चालन गर्ने निकायले अग्रिम कर असुल गर्नु पर्नेछ ।

कमोडिटी फ्यूचर मार्केट भविष्यमा हुने मूल्य वृद्धि वा मूल्यमा आउने गिरावटबाट हुन सक्ने फाईदा र घाटालाई विश्लेषण गरी Future Contact गरी निश्चित शर्तका आधारमा गरिने व्यापारलाई कमोडिटी फ्यूचर मार्केट वा कमोडिटी एक्सेञ्ज पनि भनिन्छ । यस व्यापारका चार पक्ष हुन्छन, कमोडिटी फ्यूचर मार्केट सेवा सञ्चालन गर्ने कम्पनी, त्यस कम्पनीमा व्यापार वा सेवा प्रवर्द्धन गर्ने ब्रोकर कम्पनी, जोखिम वहन गर्ने Clearing Agent वा Clearing Member Company र व्यापार गर्ने व्यक्ति । यो व्यापारको नियन्त्रण व्यवस्थापन बजार सेवा उपलब्ध गराउने कम्पनीले गर्दछ । व्यापार गर्ने व्यक्ति वा Client ले ब्रोकर (दलाल) मार्फत व्यापार गर्ने सम्भौता गर्दछ र निश्चित वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्यको आधारमा निश्चित अवधि पश्चात बिक्री गर्ने शर्तमा खरीद सम्भौता गरिन्छ । सम्भौता गर्दा निश्चित प्रतिशत धरौटी राख्नु पर्दछ । बिक्री गर्ने मितिमा त्यो वस्तुको बजार मूल्य बृद्धी भएमा फाईदा र घटेमा घाटा हुन्छ । दलालले खरीद कर्ता र विक्रेता बीच सम्भौता गराउने कार्य गर्दछ । उनी बीचमा सम्भौता नभएमा Clearing Agent ले खरीद गर्दछन । समान्यतया: यसमा वस्तुको हस्तान्तरण गरिदैन तर वस्तु नै लिन चाहेमा आवश्यक प्रकृया पूरा गरी वस्तु डेलिभरी गर्ने गरिन्छ । यस्तो फ्यूचर मार्केट सेवा उपलब्ध गराए मार्फत Client अर्थात व्यापार गर्ने व्यक्तिबाट सेवा शुल्क सेवा सञ्चालन गर्ने कम्पनी र दलालले लिने गर्दछन भने व्यापार गर्नेलाई वस्तुको मूल्य घटवढको आधारमा मुनाफा वा घाटा हुन्छ । सेवा प्रदायक (कमोडिटी फ्यूचर मार्केट सेवा सञ्चालन गर्ने कम्पनी, त्यस कम्पनीमा व्यापार सेवा प्रवर्द्धन गर्ने ब्रोकर कम्पनी) लाई भुक्तान गरेको सेवा शुल्कमा सो सेवा प्रदायक मू.अ.कर प्रयोजनको लागि दर्ता भएमा ऐनको दफा ८८(१)(४) बमोजिम १.५% का दरले एवं मू.अ.करमा दर्ता नभए ऐनको ८८(१) अनुसार १५% का दरले अग्रिम कर कट्टी गर्नु पर्छ । जोखिम वहन गर्ने Clearing Agent वा Clearing Member Company ले ऐनको दफा ३७(१) बमोजिम गणना गरेको मुनाफा र लाभमा दफा ८८(१)(६) अनुसार १०% ले अग्रिम कर असुल गर्नु पर्दछ । बजारको नियन्त्रण तथा व्यवस्थापन बजार सेवा उपलब्ध गराउने कम्पनी (Commodity Exchange) को हुने हुँदा जोखिम वहन गर्ने Clearing Agent वा Clearing Member Company ले प्राप्त गर्ने मुनाफा र लाभमा अग्रिम कर असुल गरी दाखिला गर्ने दायित्व पनि सोही कम्पनीको रहन्छ । सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ:

उदाहरण २४.१५.१: मानौं, Nepal Commodity Exchange Limited (NCEL) कमोडिटी फ्यूचर मार्केट सेवा सञ्चालन गर्ने कम्पनी हो। यस कम्पनीमा २० भन्दा वढी ब्रोकर आवद्ध रहेछन। जसमा Himal Broker Company P. Ltd. पनि एउटा रहेछ। यस ब्रोकर कम्पनीमा कृष्ण प्रसाद भन्ने व्यक्तिले २०६६/४/१५ मा १ किलो सुन खरीद गर्ने सम्झौता गरेका रहेछन्। सो दिन १ किलो सुनको अन्तर्राष्ट्रिय बजार मूल्य रु २५ लाख रहेछ। सम्झौता अनुसार २ महिना पश्चात अर्थात २०६६/६/१५ कृष्ण प्रसादले बिक्री गर्ने प्रावधान रहेछ। कृष्ण प्रसादले सम्झौता मितिमा उक्त सुनको बजार मूल्यको १० प्रतिशतले हुने रकम रु. २५०,००० ब्रोकर मार्फत NCEL मा जम्मा गरेका रहेछन्। खरीद सम्झौता गर्दा सेवा शुल्क रु. १०,००० भुक्तानी गरेका रहेछन्। उक्त सेवा शुल्कमा मू.अ.कर प्रयोजनको लागि दर्ता भएमा ऐनको दफा ८८(१)(४) बमोजिम १.५% का दरले र मू.अ.करमा दर्ता नभएको भए ऐनको दफा ८८(१) अनुसार १५% का दरले अग्रिम कर कट्टी गर्नु पर्छ। सम्झौताको अन्त्य (मिति २०६६/६/१५) मा मानौं, १ किलो सुनको बजार मूल्य २७ लाख रहेछ। यस कारोवारमा कृष्ण प्रसादलाई भएको लाभ रु. १ लाख ९० हजार (रु. २७ लाख - रु.२५ लाख - रु. १० हजार) मा १० प्रतिशतले हुने रु. १९ हजार अग्रिम कर असुल गरी NCEL ले सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नु पर्दछ।

२४.१५.२ धितोपत्र बिक्रीको लाभ

९५क. (२) प्रचलित कानून बमोजिम दर्ता भई धितोपत्रको खरीद बिक्रीको कारोवार गर्ने बासिन्दा निकाय बाहेक अन्य कुनै व्यक्तिलाई कुनै बासिन्दा निकायमा रहेको हितको निःसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ :-

- (क) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको पाँच प्रतिशत र अन्यको हकमा लाभ रकमको दश प्रतिशतका दरले,

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण २४.१५.२: मानौं, अनिलसँग Nepal Stock Exchange Ltd. मा सूचीकृत Standard Chartered Bank Nepal Ltd. को रु. १००१- दर अंकित ५०० थान साधारण शेयर रहेछ । उक्त शेयर बिक्री गर्न स्टक ब्रोकर (शेयर दलाल) लाई अनुरोध गरेका रहेछन् । उक्त शेयर निज अनिलले प्रति शेयर १,०००१- मा खरीद गरेका रहेछन् । शेयर खरीद गर्दा रु. ४,०००१- ब्रोकर कमिशन समेत अनिलले तिरेका रहेछन् । शेयर दलालले उक्त शेयर प्रति शेयर रु. ७,०००१- मा बिक्री गरिदिएको रहेछ । शेयर बिक्री गर्दा ब्रोकरलाई कमिशन वापत रु. १७,५००१- तिरेका रहेछन् । यस अवस्थामा निजको लाभ निम्नानुसार गणना गरी अग्रिम कर असुल गरी बाँकी रकम भुक्तानी दिनु पर्दछ ।

उक्त शेयर बिक्रीमा लाभको गणना निम्नानुसार हुनेछ :

बिक्री मूल्य : ५०० x रु ७,००० = ३५,००,०००/-

लागत (outgoings) :

शेयर मूल्य ५०० x रु. १,००० = ५,००,०००/-

जोड : शेयर दलाल कमिशन

खरीदमा ४,०००/-

बिक्रीमा १७,५००/-

कूल लागत (outgoings) : ५,२१,५००/-

शेयर बिक्री वापत लाभ : रु. २९,७८,५००/-

शेयर बिक्री वापत Nepal Stock Exchange Ltd. ले सम्बन्धित दलाल मार्फत ५ प्रतिशतका दरले हुने रु. १,४८,९२५/- अग्रिम कर असुल गरी बाँकी रकम रु. ३३,३३,५७५/- निज अनिललाई निम्नानुसार भुक्तानी दिनु पर्दछ ।

बिक्री: मूल्य ३५,००,०००/-

न्यून:

बिक्रीमा शेयर दलाल कमिशन १७,५००/-

श्रोतमा कर कट्टी हुने रकम १,४८,९२५/-

जम्मा भुक्तानी ३३,३३,५७५/-

(ख) नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको नि:सर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित नि:सर्ग भएको हो सोही निकायले वासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत र अन्यको हकमा लाभ रकमको पन्ध्र प्रतिशतका दरले ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण २४.१५.३: मानौं, नेपाल बैंक लि.ले नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको पूर्वाञ्चल ग्रामिण विकास बैंकमा रहेको शेयर शिनास कम्पनीलाई रु. ११४।- का दरले २,००,००० कित्ता विक्री गरेको रहेछ। उक्त शेयरको लागत मूल्य रु. १०० रहेछ। यस अवस्थामा नेपाल बैंक लिमिटेडबाट शेयर नामसारी गर्ने निकायले अग्रिम कर निम्नानुसार असुल गर्नु पर्दछ।

विक्री मूल्य : ११४ x २,००,००० = २,२८,००,०००/-

न्यून लागत मूल्य १०० x २,००,००० = २,००,००,०००/-

लाभ : २८,००,०००/-

यसरी दफा ३७ अनुसार गणना गरिएको लाभ रकम २८,००,०००।- मा १५ प्रतिशतका दरले अग्रिम कर असुल गरिनु पर्दछ। यसरी लाभमा कर कट्टा गर्नु पर्ने दायित्व पूर्वाञ्चल ग्रामिण विकास बैंकको हुनेछ।

९५क. (३) उपदफा (२) को खण्ड (ख) बमोजिमको हित निःसर्ग भई कम्पनी रजिष्ट्रार कार्यालयले शेयर अभिलेखीकरण गर्दा लाभ रकममा अग्रिम कर दाखिला भएको प्रमाण पेश भएपछि मात्र अभिलेखीकरण गर्नु पर्नेछ।

२४.१५.३ प्राकृतिक व्यक्तिको घर जग्गा निःसर्गमा पूँजीगत लाभ

ऐनको दफा ९५क को उपदफा (३) मा पूँजीगत लाभमा अग्रिम कर असुलीको प्रावधान उल्लेख गरिएको छ। यस दफामा जग्गा तथा घरजग्गा (गैर व्यवसायिक करयोग्य सम्पत्ति) को निःसर्गमा कर लाग्ने व्यवस्थालाई थप प्रष्ट पारिएको छ। ऐनको दफा २ को खण्ड (द) मा गैर व्यवसायिक करयोग्य सम्पत्तिलाई निम्नानुसार परिभाषित गरिएको छ :

“गैर व्यवसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्तिबाहेकका जग्गा, भवन तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्भन्धु पर्छ :-

- (१) व्यवसायिक सम्पत्ति, ह्रास योग्य सम्पत्ति वा व्यापारिक मौज्जात,
- (२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन -
 - (क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र
 - (ख) त्यस्तो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको,

स्पष्टीकरण: यस खण्डको प्रयोजनका लागि “निजी भवन” भन्नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ त्यसलाई बुझाउँछ।
- (३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,
- (४) कुनै प्राकृतिक व्यक्तिको तीस लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन, वा

(५) तीन पुस्ताभिन्न भएको खरीद, बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति ।

गैर व्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गको लाभ अर्थात् पूँजीगत लाभ (जग्गा तथा घरजग्गा) मा कर कट्टीको प्रावधानका सम्बन्धमा ऐनको दफा ९५क(५) मा निम्नानुसार व्यवस्था गरेको छ ।

९५क. (४) उपदफा (२) मा माथि जुनसुकै कुरा लेखिएको भए तापनि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) द्वारा लगानी गरिएको हितको निःसर्गको हकमा अग्रिम कर असुल गरिने छैन ।

९५क.(५) कुनै प्राकृतिक व्यक्तिको घर तथा घरजग्गा निःसर्गवापत भएको पूँजीगत लाभमा मालपोत कार्यालयले रजिस्ट्रेशनका वखत देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ ।

(क) निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्ष वा सो भन्दा बढी भएको छ भने दुई दशमलब पाँच प्रतिशतका दरले ।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण २४.१५.४: मानौं, रमेश वगाले २०६१।७।४ मा रु. ३० लाख पर्ने घर जग्गा खरीद गरेका रहेछन्। निजले उक्त घरजग्गा २०६७।८।१५ मा रु. ५२ लाखमा बिक्री गरेका रहेछन्। निजले बिक्री गरेको उक्त घरजग्गाको पूँजीगत लाभ निम्नानुसार हुन्छ:

इन्कमींग (बिक्री मूल्य)	५२,००,०००/-
आउट गोइंग (खर्च)	३०,००,०००/-
लाभ :	<u>२२,००,०००/-</u>

यसरी गणना गरिएको लाभ रकम २२,००,०००।- मा २.५ प्रतिशतका दरले हुने कर रु. ५५,००० निज रमेश वगालेलाई खरीद कर्ताले भुक्तानी गर्दा मालपोत कार्यालयले रजिस्ट्रेशनका वखत अग्रिम कर असुल गराउनु पर्दछ। यसरी कट्टा भएको अग्रिम कर निज रमेश वगालेले आय विवरण पेस गरी आफ्नो कूल कर दायित्वसँग समायोजन गर्न सक्दछ।

उदाहरण २४.१५.५: मानौं, माथि उदाहरण २४.१५.४ मा उल्लेख भएको घर जग्गा रमेश वगालेले २०५६।४।१५ मा (अर्थात् बिक्री मितिको १० वर्ष अगाडि) खरीद गरेका रहेछन् र अविच्छिन्न रूपमा बसोबास समेत गरिआएका रहेछन् भने त्यस्तो घर जग्गालाई ऐनको दफा २ को खण्ड (द) उपखण्ड (२) बमोजिम गैर व्यवसायिक करयोग्य सम्पत्ति नमानिने हुँदा त्यस्तो घर जग्गा बिक्रीमा पूँजीगत लाभ कर लाग्दैन।

उदाहरण २४.१५.६: मानौं, माथि उदाहरण २४.१५.४ मा उल्लेख भएको घर जग्गा रमेश वगालेले २०६४।४।१५ मा खरीद गरेका रहेछन् र सो घर जग्गा रु. २५ लाखमा बिक्री गरेका रहेछन् भने त्यस्तो घर जग्गालाई ऐनको दफा २ को खण्ड (द) उपखण्ड (३) बमोजिम गैर व्यवसायिक करयोग्य सम्पत्ति नमानिने हुँदा त्यस्तो घर जग्गा बिक्रीमा पूँजीगत लाभ कर लाग्दैन।

(ख) निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्षभन्दा कम भएको छ भने पाँच प्रतिशतका दरले।

सो व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट गरिएकोछ :

उदाहरण २४.१५.७: मानौं, कुनै घर जग्गा रमेश वगालेले २०६४।४।१५ (अर्थात् बिक्री मितिको ५ वर्षभन्दा कम) मा रु. ४० लाखमा खरीद गरेका रहेछन्। निजले उक्त घरजग्गा २०६७।१०।१५ मा रु. ५२ लाखमा बिक्री गरेका रहेछन् भने निजले बिक्री गरेको उक्त घरजग्गाको पूँजीगत लाभ निम्नानुसार हुन्छ :

बिक्री मूल्य	५२,००,०००/-
खर्च	४०,००,०००/-
लाभ :	<u>१२,००,०००/-</u>

यसरी गणना गरिएको लाभ रकम १२,००,०००/- मा ५ प्रतिशतका दरले हुने कर रु. ६०,००० निज रमेश वगालेलाई खरीदकर्ताले भुक्तानी गर्दा मालपोत कार्यालयले रजिस्ट्रेशनका वखत अग्रिम कर असुल गर्नु पर्दछ। यसरी असुल भएको अग्रिम कर निज रमेश वगालेले आय विवरण पेस गरी आफ्नो कूल कर दायित्व सँग समायोजन गर्न सक्दछ।

१५क.(६) उपदफा (५) मा लेखिएदेखि बाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवन निःसर्गवापत भएको लाभमा मालपोत कार्यालयले रजिस्ट्रेशनका वखत दश प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

नोट : जग्गा तथा घरजग्गाको निःसर्ग वा बिक्री वा हस्तान्तरणमा भएको लाभमा लाग्ने करका सम्बन्धमा यस विभागबाट जारी भएको "जग्गा तथा घरजग्गा निःसर्गमा पूँजीगत लाभ कर सम्बन्धी निर्देशिका, २०७२" मा बिस्तृत व्याख्या गरिएको छ। सो निर्देशिका विभागको वेबसाइटमा समेत उपलब्ध छ।

२४.१५.४ अग्रिम कर असुली र व्यवस्थापन

अग्रिम कर असुली गर्ने व्यक्ति वा अग्रिम कर तिर्ने व्यक्तिले पालना गर्नु पर्ने अन्य व्यवस्था निम्नानुसार रहेका छन् :

१५क(७) उपदफा (१), (२), (५) र (६) बमोजिम अग्रिम कर असुल गर्नु पर्ने व्यक्ति वा निकायले अग्रिम कर असुल नगरेको भए पनि असुल हुनु पर्ने समयमा सो कर असुल गरेको मानिनेछ।

- १५क.(८) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चीस दिनभित्र विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ ।
- १५क.(९) उपदफा (८) मा उल्लिखित विवरणसँग अग्रिम कर असुल गरिएको रकम वा उपदफा (७) बमोजिम असुल गरेको मानिएको रकम सोही उपदफा बमोजिमको म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।
- १५क.(१०) देहाय बमोजिमको अवस्थामा अग्रिम कर दाखिला गर्नु पर्ने र असुल गर्नु पर्ने व्यक्ति दुवै जना संयुक्तरूपमा र छुट्टाछुट्टै रूपमा त्यस्तो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन् :-
- (क) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले अग्रिम कर असुल नगरेमा, र
- (ख) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले उपदफा (७) बमोजिम असुल गरेको मानिने रकम उपदफा (९) बमोजिम विभागमा दाखिला नगरेमा ।
- १५क.(११) उपदफा (१०) बमोजिम अग्रिम कर दाखिला गर्नु पर्ने व्यक्तिले उपदफा (८) मा उल्लिखित म्याद समाप्त भएको पच्चीस दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ ।
- १५क.(१२) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले असुल नगरेको अग्रिम कर उपदफा (९) बमोजिम विभागमा दाखिला गरेको भए त्यस्तो दाखिला भएको कर रकम वरावरको रकम त्यसरी कर दाखिला गर्नु पर्ने व्यक्तिबाट असुल उपर गर्न पाउनेछ ।
- १५क.(१३) यस दफा बमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नु पर्ने व्यक्तिले तिर्नु पर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ ।

आय विवरण (Income Tax Return)

२५.१ आयकर ऐन, २०५८ बमोजिम कर तिर्नु पर्ने व्यक्ति अर्थात करदाताले कर तिर्ने प्रयोजनका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय वा ठूला करदाता कार्यालयमा पेश गर्नुपर्ने सूचना वा जानकारी वा विवरणमध्ये आय विवरण पनि एक हो । आयकर स्वयं कर निर्धारण प्रणालीमा आधारित कर भएको हुंदा ऐन बमोजिम कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्तिले आफूले तिर्नु पर्ने करको निर्धारण वा गणना स्वयं गर्नुपर्दछ । कुनै व्यक्तिले आफूले तिर्नु पर्ने कर निर्धारण गरी सम्बन्धित कार्यालयलाई आफ्नो कर दायित्वका बारेमा जानकारी गराउने माध्यम भनेको आय विवरण नै हो । आयकर निर्देशिकाको यस परिच्छेदले आय विवरण पेश गर्नुपर्ने व्यक्ति, आय विवरण पेश गर्नु नपर्ने व्यक्ति, आय विवरण पेश गर्नुपर्ने समय, आय विवरणका ढांचा, आय विवरणसाथ संलग्न गर्नुपर्ने कागजात वा सूचना, आय विवरण भने तरिका आदिका सम्बन्धमा ऐनको परिच्छेद १९ ले गरेका व्यवस्थालाई थप स्पष्ट पार्ने उद्देश्य राखेको छ ।

२५.२ आय बिबरण

२५.२.१ आय बिबरण पेश गर्नु पर्ने व्यक्ति

ऐन बमोजिम कुनै आय वर्षमा रोजगारी, व्यवसाय र लगानीबाट कुनै आय भएको व्यक्तिले आय विवरण बुझाउनुपर्दछ । ऐनको दफा ९६ को उपदफा (१) ले आय विवरणका सम्बन्धमा देहायको व्यवस्था गरेको छ :-

९६(१) प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधीनमा रही सो वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नु पर्नेछ ।

ऐनको दफा २ को खण्ड (भ) मा आय वर्ष लाई निम्नानुसार परिभाषित गरेको छ :

“आय वर्ष ” भन्नाले कुनै सालको श्रावण एक गतेदेखि अर्को सालको आषाढ मसान्तसम्मको अवधि सम्भन्नु पर्छ ।

ऐनको उपर्युक्त व्यवस्थाको विश्लेषण गर्दा ऐनको दफा ९७ मा आय विवरण बुझाउनु नपर्ने भनी तोकिएका बाहेक अन्य सबै व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा सो आय वर्षको आय विवरण बुझाउनु पर्ने हुन्छ । नेपाल भित्र आय आर्जन हुने कुनै आर्थिक कृयाकलापमा संलग्न जुनसुकै व्यक्ति र संसारभर जहांसुकै आय आर्जन हुने कुनै आर्थिक कृयाकलापमा संलग्न वासिन्दा व्यक्तिले आय विवरण पेश गर्नु पर्दछ । सामान्यतया: नेपालमा कुनै रोजगारी, व्यवसाय, लगानी संचालन गर्ने र गैर ब्यवसायिक करयोग्य सम्पत्तिको नि:सर्गबाट लाभ प्राप्त गर्ने वासिन्दा वा गैर वासिन्दा वा गैर वासिन्दा व्यक्तिको स्थायी संस्थापनले नेपालमा श्रोत भएको आयको आय विवरण

पेश गर्नुपर्दछ । करयोग्य आय आर्जन हुने कुनै आर्थिक गतिविधिमा संलग्न भएको व्यक्तिको कुनै आय वर्षमा करयोग्य आय नभएको अर्थात् त्यस्तो गतिविधिबाट नोक्सान भएको वा कर तिर्नु नपर्ने हदसम्मको रकममात्र आय भएको व्यक्तिले कर तिर्नु नपर्ने भएपनि त्यस्ता व्यक्ति कर तिर्नु नपर्ने व्यक्तिको परिभाषा भित्र पर्न सक्तैनन् र त्यस्तो व्यक्तिले कुनै वर्षकरयोग्य आय नभए पनि आय विवरण भने पेश गर्नुपर्दछ । त्यस्तै स्थायी लेखा नम्बर नलिएको कारणले मात्र कुनै व्यक्ति आफ्नो कर दायित्वबाट मुक्त नहुने हुँदा करयोग्य आय आर्जन हुने कुनै आर्थिक गतिविधिमा संलग्न भएको तर स्थायी लेखा नम्बर नलिएको व्यक्तिले पनि आय विवरण पेश गर्नु पर्दछ ।

तसर्थ आय विवरण बुझाउनु पर्ने दायित्व भएको व्यक्तिले सामान्यतया: कुनै आय वर्षको आय विवरण सो आर्थिक वर्ष समाप्त भएको लगत्तैको ३ महिनाभित्र दाखिला गर्नु पर्दछ । जस्तै: आ.ब. २०६५।६६ को आय विवरण २०६६ असोज मसान्तभित्र दाखिला गर्नु पर्दछ । सो दिन सार्वजनिक बिदा परेको खण्डमा कार्यालय खुलेको पहिलो दिन यस्तो विवरण दाखिला गर्ने अन्तिम म्याद मानिनेछ । ऐनको दफा ९८ मा उल्लेख भए बमोजिम आय विवरण दाखिला गर्नु पर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभागसमक्ष थप म्यादको लागि मनासिव माफिकको कारणसहित लिखित निवेदन दिएमा विभागले आय विवरण दाखिला गर्नु पर्ने म्याद एकै पटक वा पटक पटक गरी बढीमा तीन महिनासम्म थप गर्न सक्नेछ ।

२५.२.२ आय विवरण दाखिला गर्नुपर्ने व्यक्तिको दायित्व

ऐन बमोजिम आय विवरण पेश गर्ने कुनै व्यक्तिको दायित्व वा सो व्यक्तिले आय विवरण तयार गर्दा वा पेश गर्दा ध्यान दिनु पर्ने कुरा वा पूरा गर्नु पर्ने रितिका सम्बन्धमा ऐनको दफा ९६ को उपदफा (२) को खण्ड (क) तथा (ख) मा देहायको व्यवस्था रहेको छ :-

९६(२) उपदफा (१) बमोजिमको आय विवरण देहाय बमोजिम हुनु पर्नेछ :-

९६(२)(क) देहायका कुरा खुलाई विभागबाट तोकिएको तरिका र ढाँचामा तयार गर्नु पर्नेछ :

- (१) प्रत्येक रोजगारी, व्यवसाय वा लगानीबाट सो व्यक्तिको सो वर्षमा भएको निर्धारणयोग्य आय र त्यस्तो आयको स्रोत,
- (२) सो वर्षमा सो व्यक्तिको करयोग्य आय र सो आयमा दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिलाई लाग्ने कर,
- (३) गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापनले सो आय वर्षमा विदेश पठाएको आय र सो आयमा लाग्ने कर,
- (४)
- (५)
- (६) विभागले तोकेको अन्य कुनै सूचना तथा जानकारी ।

९६(२)(ख) आय विवरण ठिक साँचो र पूर्ण भएको भन्ने घोषणा गरी सो व्यक्ति वा व्यवस्थापकबाट सहिछाप गरिएको हुनुपर्नेछ ।

उपर्युक्त व्यवस्था बमोजिम आय विवरण पेश गर्ने व्यक्तिले आय विवरण तयार वा पेश गर्दा निम्न अनुसार गर्नुपर्दछ ।

१. आय विवरण पेश गर्ने व्यक्तिले आफूलाई उपयुक्त हुने ढाँचाको आय विवरण भरी कार्यालयमा पेश गर्नुपर्दछ ।
२. आय विवरण विभागले तोकेको तरिका अनुसार तयार गर्नुपर्दछ ।
३. आय विवरणमा आय विवरण पेश गर्ने व्यक्तिको कुनै आय वर्षको रोजगारी, व्यवसाय र लगानीबाट भएको निर्धारणयोग्य आय स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ ।
४. आय विवरणमा आय विवरण पेश गर्ने व्यक्तिको कुनै आय वर्षको रोजगारी, व्यवसाय र लगानीबाट भएको करयोग्य आय भए सो करयोग्य आय र सो आयमा ऐनको अनुसूची १ बमोजिम लाग्ने कर रकम स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ ।
५. उपर्युक्त बुँदा नं. ४ बमोजिम लाग्ने वा तिर्नु पर्ने करमध्ये आफूले तिरिसकेको कर र तिर्न बाँकी कर उल्लेख गर्नुपर्दछ ।
६. आय विवरण पेश गर्ने व्यक्ति गैर वासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापन भए र सो आय वर्षमा सो हैसियतले कुनै आय बिदेश पठाएको भए त्यसरी बिदेश पठाएको आय, सो रकममा ऐनको अनुसूची १ बमोजिम लाग्ने कर रकम, सो करमध्ये तिरिसकेको कर रकम र तिर्न बाँकी कर रकम स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ ।
७. आय विवरण पेश गर्ने कर्तव्य भएको व्यक्ति वा निजको व्यवस्थापक वा आय विवरण पेश गर्न अख्तियार प्राप्त गरेको व्यक्तिले पेश गरेको आय विवरण ठिक साँचो र पूर्ण भएको प्रमाणित गरी सहिष्ठाप गर्नुपर्दछ । करदाताले सहिष्ठाप गरी प्रमाणीकरण नगरेको आय विवरण यस ऐनको प्रयोजनका लागि मान्य हुँदैन ।
८. पूर्वानुमानित कर तिर्ने व्यक्ति वा रोजगारी र व्यवसायबाट रु. २० लाखभन्दा कम कारोवार भएको पेशाकर्मी प्राकृतिक व्यक्ति वा व्यवसाय र रोजगारीबाट रु. १ करोडभन्दा कम वार्षिक कारोवार भएको व्यक्तिबाहेक अन्य व्यक्तिले पेश गर्ने आय विवरण नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट लेखापरीक्षण गर्ने अनुमति प्राप्त लेखापरीक्षकबाट प्रमाणित भएको हुनुपर्दछ ।

उदाहरण २५.२.१: मानौ भैरव सिं गुप्ताको एकलौटी फर्मको वार्षिक कारोवार रु.१९ लाख र वार्षिक मुनाफा रु.१७८,००० रहेछ । निजले पूर्वानुमानित कर तिर्ने व्यक्तिकोरूपमा आय विवरण दाखिला गरेका रहेछन् । निजको आय विवरण लेखापरीक्षकबाट प्रमाणीकरण गराइ रहनु पर्दैन ।

उदाहरण २५.२.२: मानौ डा. भैरवलाल जोशी निजामती अस्पतालमा एक चिकित्सक रहेछन् र सो रोजगारीबाट यो वर्ष रु. ६ लाख प्राप्त गरेका रहेछन्। निजको एउटा प्राइभेट क्लिनिक पनि रहेछ। सो क्लिनिकबाट यो वर्षको कारोवार रु. ५४ लाख रहेछ। त्यसकारण रोजगारी र व्यवसायको गरी निजको कारोवार रु. ६० लाख भयो। पेशाकर्मी प्राकृतिक व्यक्तिको वार्षिक रोजगारी र व्यवसायको आय रु. ६० लाख भएपनि निजले पेश गर्ने आय विवरण लेखापरीक्षकबाट प्रमाणीकरण गराइ रहनु पर्दैन।

जम्मा कारोवार रकम रु. १ करोडभन्दा बढी भएको भए सो कारोवारको आय विवरण र संलग्न कागजात लेखापरीक्षकबाट प्रमाणीकरण गराउनु पर्दथ्यो।

उदाहरण २५.२.३: मानौ मान बहादुर लिम्बु भन्ने व्यक्तिले जग्गा खरीद विक्री कारोवार गर्दा रहेछन्। यो वर्ष उनको कारोवार रु. ९३,५०,००० रहेछ। कारोवार रु. १ करोड ननाघेकाले उनले पेश गर्ने आय विवरण लेखापरीक्षकबाट प्रमाणीकरण गराइ रहनु पर्दैन। जम्मा कारोवार रकम रु. १ करोडभन्दा बढी भएको भए सो कारोवारको आय विवरण र संलग्न कागजात लेखापरीक्षकबाट प्रमाणीकरण गराउनु पर्दथ्यो।

तर कम्पनीमा दर्ता भएको भए वित्तीय विवरण भने कम्पनी ऐन, २०६३ बमोजिम लेखापरीक्षण भएको हुनु पर्दछ।

२५.२.३ आय विवरण साथ पेश गर्नु पर्ने कागजात

ऐनको दफा ९६ को उपदफा (२) को खण्ड (ग) बमोजिम आय विवरण साथ पेश गर्नुपर्ने विवरण, सूचना वा जानकारीका सम्बन्धमा देहायको व्यवस्था रहेको छ :-

९६(२)(ग) आय विवरणसाथ देहायका कुरा संलग्न हुनु पर्नेछ :-

(१)

(२) उपदफा (४) बमोजिम सो व्यक्तिलाई उपलब्ध गराइएको कुनै विवरण,

(३) दफा ४ को उपदफा (४) बमोजिम कुनै छनौट गरिएको भए सोको प्रमाण, र

(४) विभागले तोकेको अन्य कुनै सूचना तथा जानकारी।

कुनै व्यक्तिले पेश गरेको आय विवरणमा उल्लिखित आय, खर्च, करयोग्य आय वा नोक्सान, तिर्नु पर्ने कर र तिरेको करलाई प्रमाणित गर्ने दायित्व सोही व्यक्तिको हो। तसर्थ आय विवरण पेश गर्ने व्यक्तिले आफ्नो आय विवरणलाई पुष्टि गर्ने यथेष्ट कागजात र विवरण आय विवरणसाथ पेश गर्नु कर प्रशासनको प्रयोजनका लागि भन्दा पनि करदाता स्वयंका लागि आवश्यक छ। ऐनको उपर्युक्त प्रावधान अनुसार कुनै व्यक्तिले आय विवरण पेश गर्दा विवरणको साथमा अनिवार्य रूपमा पेश गर्नुपर्ने विवरण, कागजात, सूचना वा जानकारी निम्नानुसार रहेका छन् :-

क) आय विवरण पेश गर्ने व्यक्तिको कर लेखापरीक्षकले आय विवरण प्रमाणित नगरेको भएमा सो लेखापरीक्षकले विवरण प्रमाणित नगर्नुका कारण उल्लेख गरी सो करदातालाई गराएको जानकारीको विवरण,

ख) आय विवरण पेश गर्ने व्यक्ति (प्राकृतिक व्यक्ति) ले पूर्वानुमानित कर तिर्ने भए सो अनुसार गर्न छनौट गरेको प्रमाण । त्यस्ता व्यक्तिले भर्नुपर्ने आय विवरण अर्थात डे १ विवरणको करदाताको घोषणा खण्डमा सो व्यक्तिले सहिछाप गरेमा सो व्यक्तिले पूर्वानुमानित कर तिर्ने व्यक्तिकोरूपमा आफूलाई छनौट गरेको मानिन्छ ।

ग) अन्य सूचना, विवरण वा जानकारी

उपर्युक्त बाहेक देहायका व्यक्तिले आय विवरणसाथ देहाय बमोजिमका विवरण, कागजात, सूचना वा जानकारी पेश गर्नुपर्दछ ।

१. पूर्वानुमानित कर तिर्ने व्यक्ति

व्यवसायबाट प्राप्त आय दुई लाख रुपैयाँ र व्यवसायको कारोवार बीस लाख रुपैयाँभन्दा बढी नभएका अर्थात पूर्वानुमानित कर तिर्ने व्यक्तिले आय विवरणसाथ कुनै थप विवरण वा कागजात पेश गर्नुपर्दैन । तर आफूले पेश गरेको आय विवरणमा उल्लिखित कारोवार र खर्चलाई पुष्टि गर्ने प्रमाण तथा कागजात आफूसँग सुरक्षित राख्नुपर्दछ ।

२. व्यवसाय र रोजगारीबाट आय भएको व्यक्ति

व्यवसाय र रोजगारीको वार्षिक कारोवार (कूल आय) बीस लाख रुपैयाँभन्दा कम भएको इन्जिनियरिंग, मेडिकल, कानूनी, लेखापरीक्षण वा अन्य परामर्श सेवा दिने मुख्य व्यवसाय संचालन गरेको व्यक्ति वा निकाय तथा वार्षिक कारोवार (कूल आय) पचास लाख रुपैयाँभन्दा कम भएको उल्लिखितबाहेक व्यवसाय र रोजगारीको आय रहेको अन्य व्यक्ति वा निकायले पेश गर्नुपर्ने आय विवरणको साथमा देहायका विवरण र सूचना पेश गर्नुपर्दछ ।

१. वित्तीय लेखापरीक्षण गरिएका वासलात, नाफानोक्सान हिसाब र सोसँग सम्बन्धित अनुसूची,
२. रोजगारीको आय र व्यवसायको आय गणना फारम,
३. कर गणना फारम,
४. कर मिलान दावी फारम,
५. कर कट्टी गरेको र दाखिला गरेको विवरण

३. बीस लाख रुपैयाँभन्दा बढी आय भएको पेशाकर्मी तथा पचास लाख रुपैयाँभन्दा बढी कारोवार भएको पेशाकर्मी बाहेकको अन्य सबै व्यक्ति

वार्षिक कारोवार (कूल आय) बीस लाख रुपैयाँभन्दा बढी भएको इन्जिनियरिंग, मेडिकल, कानूनी, लेखापरीक्षण वा अन्य परामर्श सेवा दिने मुख्य व्यवसाय संचालन गरेको व्यक्ति तथा वार्षिक कारोवार (कूल आय) पचास लाख रुपैयाँभन्दा बढी आय भएको पेशाकर्मी बाहेक अन्य सबै व्यक्ति वा निकायले आय विवरणसाथ संलग्न गर्नुपर्ने कागजात तथा विवरण :

१. नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाबाट पेशागत प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले वित्तीय लेखापरीक्षण गरी प्रमाणीकरण गरेका वासलात, नाफानोक्सान हिसाब, मुनाफाको बितरणको हिसाव, नगद प्रवाह विवरण र वासलात तथा नाफानोक्सान हिसाबसंग सम्बन्धित अनुसूची ।
२. कर्मचारी वा कामदारको लागि अवकाश कोषमा आफ्नो तर्फबाट योगदान गरेको रकमसमेत रोजगारी वापतको भुक्तानीको विवरण ।
३. खरीद, पूँजीकरण वा निःसर्ग गरिएको ह्रासयोग्य सम्पत्तिको समूह, मूल्य तथा मिति खुल्ने विवरण,
४. सम्पत्ति समूह अनुसारको सो वर्षको ह्रास आधार, ह्रास खर्च र मर्मत तथा सुधार खर्चको रकमको विवरण,
५. व्याज, अनुसन्धान तथा बिकास र प्रदुषण नियन्त्रण वापत भएको खर्च र सोमध्ये खर्च कट्टी पाउने र पूँजीकरण वा जिम्मेवारी सार्नुपर्ने रकमको अलग अलग विवरण,
६. अग्रिम कर कट्टी गर्नु पर्ने भुक्तानीमा कर कट्टी गरेको र सो रकम दाखिला गरेको विवरण,
७. ब्यापार मौज्जात हुनेको हकमा शुरु तथा अन्तिम मौज्जातको परिमाण र मूल्य खुल्ने विवरण तथा मूल्यांकन विधि,
८. बिक्री लागतको गणना गरिएको विवरण,
९. बीमा खर्च तथा प्राप्त भएको र प्राप्त हुन बाँकी बीमा दावीको विवरण,
१०. तिर्नुपर्ने वा प्राप्त नहुने ठहरी अपलेखन गरिएको रकम, संभाव्य दायित्व (Contingent Liability), हिताधिकारी वा सेयर पूँजिको संरचनामा भएको परिवर्तनको विवरण,
११. नाफा नोक्सान हिसावमा खर्च दावी गरिएका वा आम्दानी जनाइएका रकममध्ये कर प्रयोजनको लागि खर्च कट्टी नलिएका वा आयमा समावेश नगरिएका रकम भए सोको कारणसहितको विवरण,
१२. करछुट हुने कुनै आय रहेको भए सो आय र त्यस्तो आय आर्जन गर्न भएको खर्चको विवरण,
१३. अवस्थानुसार रोजगारी, व्यवसाय र लगानीको आय, बिदेश पठाएको आय र प्राकृतिक व्यक्तिको हकमा गैर ब्यबसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त लाभको गणना फारम,

१४. सो आय वर्षमा अवस्थानुसार रोजगारी, व्यवसाय र लगानीको आय, बिदेश पठाएको आय र प्राकृतिक व्यक्तिको हकमा गैर ब्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त लाभमा तिर्नु पर्ने कर हिसाव गरिएको कर गणना फारम,
१५. आय विवरण पेश गरेको वर्षको लागि दाखिला गरेको किस्ताको कर रकम र सो वर्षमा प्राप्त भएको र आयमा समावेश भएको कुनै भुक्तानीमा अन्य कुनै व्यक्तिले कर कट्टी गरेको भए सोको विवरण उल्लेख भएको कर मिलान दावी फारम,
१६. बैदेशिक कर मिलान वापतको कुनै रकम भए बैदेशिक कर मिलान फारम,
१७. प्राकृतिक व्यक्तिको हकमा औषधी उपचार खर्च वापत कुनै कर मिलान हुने भए औषधी उपचार खर्च वापतको कर मिलान दावी फारम ,

४. पाँच करोड रुपैयाँभन्दा बढी वार्षिक कारोवार (कूल आय) हुने सबै व्यक्ति :

वार्षिक कारोवार (कूल आय) पाँच करोड रुपैयाँभन्दा बढी भएको सबै व्यक्ति वा निकाय आय विवरणसाथ उपर्युक्त (३) मा उल्लिखित कागजात तथा विवरणबाहेक देहायका कागजात तथा विवरण संलग्न गर्नुपर्दछ :

१. एउटै व्यक्तिलाई पचास हजार रुपैयाँभन्दा बढी व्याज भुक्तानी गरेको भए भुक्तानी पाउनेको नाम, ठेगाना र रकम खुल्ने विवरण,
२. सो आय वर्षमा कुनै एक व्यक्ति, फर्म वा कम्पनीलाई खरीद वा अन्य कारणले पाँच लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको वा सो आय वर्षमा कुनै एक व्यक्ति, फर्म वा कम्पनीबाट बिक्री वा अन्य कारणले ५ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाएको भए त्यस्तो भुक्तानी पाउने वा भुक्तानी दिने व्यक्ति, फर्म वा कम्पनीको नाम, ठेगाना, स्थायी लेखा नम्बर, भुक्तानीको कारण र रकमसमेत खुल्ने विवरण,
३. विदेशी मुद्राको विनिमयदरमा भएको परिवर्तनबाट भएको नाफा वा नोक्सानी र सोको गणनाको तरिका सहितको विवरण,
४. कुनै आय वर्षमा आयात वा निर्यात प्रयोजनको लागि खोलिएको प्रतितपत्र खोल्ने बैंक, प्रतितपत्रको रकम, प्रतितपत्रबाट भएको वा प्राप्त भुक्तानी र बाँकी रकम खुल्ने विवरण,
५. सो आय वर्षमा प्रतितपत्र वा भुक्तानीका अन्य कुनै माध्यमबाट पैठारी भएका हरेक बस्तुको नाम, परिमाण, मूल्य, पैठारी महसुल तथा अन्य सरकारी दस्तुर, ढुवानी भाडा तथा अन्य खर्चको विवरण ।

५. उत्पादनमूलक उद्योग संचालन गर्ने व्यक्ति :

उत्पादनमूलक उद्योग संचालन गर्ने व्यक्तिले आय विवरणसाथ उपर्युक्त (३) र (४) मा उल्लिखित कागजात तथा विवरणबाहेक देहायका कागजात तथा विवरण संलग्न गर्नुपर्दछ :

१. मुख्य उत्पादन र सोको उपज (By-Product) को उत्पादन विवरण,
२. मुख्य उत्पादन र सोको उपज (By-Product), कच्चा पदार्थ, सहायक कच्चा पदार्थ तथा प्याकिङ सामग्रीको शुरु मौज्दात, पैठारी वा खरीद वा उत्पादन, बिक्री वा उपभोग, टुटफुट वा हानी नोक्सानी तथा अन्तिम मौज्दातको परिमाण तथा मूल्य खुल्ने विवरण,
३. उत्पादित वस्तुको सार्वजनिक रूपमा बिक्री मूल्य प्रकाशित गरिएको भए सो को प्रमाण,

६. ठेक्का व्यवसाय गर्ने व्यक्ति :

१. ठेक्का, करार, सहायक करार, पट्टा (Lease) को सम्झौतापत्र,
२. प्रत्येक ठेक्का कार्यको लागतको विवरण,
३. प्रत्येक ठेक्का र कूल ठेक्काको आम्दानी तथा खर्च देखिने विवरण,
४. ठेक्का भुक्तानी दिने व्यक्तिबाट जारी भुक्तानी प्रमाण,
५. मूल्य परिवर्तन (Price Variation) भएको अवस्थामा मूल्य परिवर्तनको विवरण,
६. सहायक ठेकेदार (सब-कन्ट्र्याक्टर) नियुक्त गरेको भए निजलाई दिएको भुक्तानी र कर कट्टीको विवरण ।

७. कमिशनको आधारमा कारोवार गर्ने व्यक्ति :

१. कमिशन दर र गर्नु पर्ने कार्य खुल्ने सम्झौता वा शर्तनामाको प्रतिलिपि,
२. कमिशन रकम बैंक खातामा दाखिला भएको वा अन्य तवरले प्राप्त भएको विवरण वा प्रमाण,
३. प्रत्येक आपूर्तिबाट प्राप्त भएको कमिशन रकम वेग्लवेग्लै देखिने विवरण,
४. एजेन्सी आम्दानी बाहेक अन्य आम्दानी भए त्यस्तो आम्दानीको विवरण ।

८. होटेल व्यवसाय गर्ने व्यक्ति :

१. कोठा, रेष्टुरेण्ट, लण्ड्री समेत हरेक प्रकारको छुट्टा छुट्टै आम्दानी र खर्चको विवरण,
२. कमिशन खर्चको विवरण,

९. ट्राभल, ट्रेकिङ तथा ज्याफ्टीङ व्यवसाय गर्ने व्यक्ति :

१. यात्रु टिकट, कार्गो, होटेल आरक्षण, दृश्यावलोकन, जलक्रिडा, पदयात्रा तथा अन्य पर्यटकीय सेवा प्रदान गरे वापत प्राप्त रकमको छुट्टा छुट्टै र एकमुष्ट आय तथा खर्च खुल्ने विवरण,

२. कुनै हवाई कम्पनीको आधिकारिक बिक्रेता (GSA) भए सोको सम्झौता र सो कार्यबाट प्राप्त आयको विवरण,
४. विदेशी कम्पनीलाई पठाएको वा विदेशी कम्पनीबाट प्राप्त गरेको भुक्तानी र कर कट्टी गरेको वा भएको विवरण,
५. विदेशी मुद्रा आम्दानीको विवरण,

१०. बैंक तथा वित्तीय संस्था :

१. खराव ऋणको अपलेखन वा सो वापतको व्यवस्था (Provision) अन्तर्गत खर्चकट्टी लिएको रकम गणनाको विवरण,
२. विदेशमा गरेको लगानी वा रहेको निक्षेपबाट प्राप्त व्याज आयको विवरण,
३. व्याजमुक्त निक्षेपको विवरण,
४. विदेशी साभेदारीमा संचालन भएका बैंकको हकमा दुवै देशका बैंक बीच भएको सम्झौता,
५. व्याज आय र खर्चको कर्जा र निक्षेप वर्गिकरण अनुसारको विवरण,
६. व्याज बाहेक अन्य आयको विवरण,
७. वासलातबाहिर गरेको कारोवारको विवरण ।

११. सामान्य बीमा व्यवसायी :

१. सामान्य अर्थात् निर्जीवन बीमा व्यवसायको क्षेत्रगत आम्दानी तथा खर्चको विवरण,
२. पूनर्बीमा वापत विदेश पठाएको तथा विदेशबाट प्राप्त गरेको रकमको विवरण,
३. बीमाको पूनर्बीमा वापत गैर वासिन्दालाई प्रिमियम तिरेको विवरण ।

१२. दीर्घकालीन करारमा संलग्न भएको व्यक्ति :

१. दीर्घकालीन करार सम्पन्न प्रतिशतको गणना फारम
२. क्रमबद्ध बृद्धिको योग अनुसार आयमा समावेश हुने रकमको गणना
३. क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने रकमको विवरण
४. करारको अन्त्यसम्ममा कट्टी हुने अनुमानित प्रत्यक्ष खर्च र कूल खर्चको गणना

२५.२.४ आय विवरणको ढाँचा

ऐनको दफा ९६ को उपदफा (२) ले आय विवरण तोकिएको ढाँचामा तयार गर्नुपर्ने व्यवस्था गरेको छ । करदाताले विभाग वा कार्यालयमा पेश गर्नुपर्ने कागजात वा विवरणको ढाँचा तोकने अधिकार ऐनको दफा ७७ बमोजिम विभागको महानिर्देशकलाई प्राप्त छ । आय विवरण पेस गर्ने सम्बन्धमा विभागले तोकिएको ढाँचाको विवरण निम्नानुसार रहेको छ :

सि.नं.	फारम नं.	कागजात वा बिबरणको नाम
१		आय बिबरण
१.१	डे १	पूर्वानुमानित कर तिर्ने प्राकृतिक व्यक्तिले भर्नु पर्ने आय विवरण
१.२	डे २	कारोवारको आधारमा कर दाखिला गर्नुपर्ने व्यक्तिले भर्नुपर्ने आय विवरण
१.३	डे ३	व्यवसाय, रोजगारी तथा लगानीबाट आय हुने व्यक्तिले भर्नुपर्ने आय विवरण
१.४	डे ४	दफा ९७ (२) बमोजिम ४० लाख भन्दा बढी आय हुने प्राकृतिक व्यक्तिले भर्नुपर्ने आय विवरण
१.५	डे ५	गैर ब्यबसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट लाभ भएको र अन्य करलाग्ने आय नरहेको व्यक्तिले भर्नुपर्ने आय विवरण
२		आय बिबरणसाथ संलग्न हुनुपर्ने बिबरण वा फारम
२.१	डे १०	करको गणना फारम (प्राकृतिक व्यक्तिको लागि) अनुसूची १
२.२	डे ११	करको गणना फारम (निकायको लागि) अनुसूची २
२.३	डे १५	व्यवसायबाट भएको आयको गणना फारम अनुसूची ५
२.४	डे १६	रोजगारीबाट भएको आयको गणना फारम अनुसूची ६
२.५	डे १७	लगानीबाट भएको आयको गणना फारम अनुसूची ७
२.६	डे १८	प्राकृतिक व्यक्तिको गैर ब्यबसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट भएको लाभ वा नोक्सानीको गणना फारम अनुसूची ८
२.७	डे १९	गैर वासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयका सम्बन्धमा भर्नुपर्ने विवरण अनुसूची ९
२.८		व्यवसायसंग सम्बन्ध नभएको घरबहाल आय हुने प्राकृतिक व्यक्तिले भर्नुपर्ने आय विवरण
३		आय बिबरणसाथ संलग्न हुनुपर्ने कर मिलान दाबी फारम
३.१	क्रे ०१	कर मिलान दाबी फारम अनुसूची १०
३.२	क्रे ०२	औषधोपचार कर मिलान दाबी फारम अनुसूची ११
३.३	क्रे ०६	विदेशमा तिरेको कर मिलान दाबी फारम अनुसूची १२

कागजातको ढाँचाका सम्बन्धमा बिस्तृत ब्याख्या यसै निर्देशकको परिच्छद ३१ मा गरिएको छ ।

२५.२.५ आय विवरण प्रमाणित गर्ने व्यक्तिको दायित्व

आय विवरण प्रमाणित गर्ने व्यक्ति (सामान्यतया: कर लेखा परीक्षक) को दायित्वका सम्बन्धमा ऐनको दफा ९६ को उपदफा (३) र उपदफा (४) मा देहायको व्यवस्था रहेको छ :

९६(३) कुनै व्यक्तिले कर्मचारीको हैसियतले बाहेक कुनै भुक्तानी लिएर कुनै अर्को व्यक्तिको आय विवरण वा आय विवरणसाथ संलग्न हुनु पर्ने कागजात वा विवरण तयार पारेमा वा तयार पार्न सहयोग गरेमा त्यस्तो व्यक्तिले देहायको कुरा प्रमाणित गर्नु पर्नेछ :-

(क) अर्को व्यक्तिले दफा ८१ बमोजिम राखेको कागजातहरू जाँच गरेको, र

(ख) विवरण वा जानकारीले सम्बन्धित परिस्थितिलाई वास्तविक रूपमा प्रतिबिम्बित गरेको ।

९६(४) उपदफा (३) बमोजिम विवरण प्रमाणित गर्नु पर्ने व्यक्तिले विवरण प्रमाणित गर्न ईन्कार गरेमा त्यसरी ईन्कार गर्नुका कारणहरू लिखितरूपमा उल्लेख गरी जसको आय विवरण प्रमाणित गरिदिनु पर्ने हो सो व्यक्तिलाई जानकारी गराउनु पर्नेछ ।

आय विवरण पेश गर्नुपर्ने व्यक्तिको कर्मचारीबाहेक अन्य कुनै व्यक्तिले कुनै प्रतिफल वा सेवा शुल्क लिई आय विवरण पेश गर्नुपर्ने व्यक्तिको आय विवरण वा सोसाथ संलग्न हुनुपर्ने कुनै विवरण वा कागजात तयार पार्ने वा तयार पार्न सहयोग गर्ने तथा त्यस्तो आय विवरणमा उल्लिखित सूचनालाई प्रमाणित गर्ने व्यक्तिलाई कर लेखापरीक्षक भनिन्छ । यस सन्दर्भमा ऐनको प्रयोजनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट लेखापरीक्षण गर्ने अनुमति प्राप्त लेखा व्यवसायीलाई कर लेखापरीक्षक मानिएको छ । कुनै व्यक्तिले पेश गर्ने आय विवरण कर लेखापरीक्षकबाट प्रमाणित भएको हुनुपर्दछ । तर पूर्वानुमानित कर तिर्ने व्यक्ति, रु. बीस लाखसम्मको रोजगारी तथा व्यवसायको आय (मुनाफा र लाभ) भएको डाक्टर, वकिल, इन्जिनियर, लेखा व्यवसायी जस्ता पेशाकर्मी तथा व्यवसाय वा रोजगारीबाट वार्षिक कारोवार (जम्मा आय) रु. एक करोडसम्म भएको व्यक्तिले भने आफ्नो आय विवरण कर लेखापरीक्षकबाट प्रमाणित गराउनु पर्दैन । कर लेखापरीक्षकको रूपमा कसैलाई आय विवरण तयार पार्न सहयोग गर्ने र आय विवरण प्रमाणीकरण गर्ने लेखापरीक्षकले निम्नानुसारको दायित्व पूरा गर्नुपर्दछ ।

१. आय विवरण तोकिएको ढाँचामा तयार गरी आय विवरणसाथ संलग्न हुनुपर्ने विवरण तथा कागजात संलग्न राख्नु पर्दछ । विवरणले करदाताको सम्पत्ति, दायित्व, आय, खर्च र करयोग्य आयलाई यकीन गरेको हुनुपर्दछ ।
२. करदाताले ऐनको प्रयोजनका लागि राखेका खाता बही तथा कागजातको परीक्षण गर्नुपर्दछ ।
३. आफ्नो कर लेखापरीक्षण प्रतिवेदनमा करदाताका कागजात परीक्षण गरेको र आय विवरणले करदाताको आय, खर्च र नाफा वा नोक्सानलाई प्रतिबिम्बित गरेको प्रमाणित गर्नुपर्दछ ।

४. आफूले तयार गरेको वा तयार गर्न सहयोग गरेको आय विवरणमा सहिछाप गरी प्रमाणित गर्नुपर्दछ ।
५. कुनै कर लेखापरीक्षकले उपर्युक्त ३ वा ४ बमोजिम प्रमाणित गर्न नसक्ने भएमा सो लेखापरीक्षकले विवरण प्रमाणित नगर्नुका कारण उल्लेख गरी सम्बन्धित करदातालाई लिखितरूपमा जानकारी गराउनु पर्दछ ।

२५.३ आय विवरण दाखिला गर्नु नपर्ने व्यक्ति

आय विवरण बुझाउनु पर्ने कर्तव्य भएका व्यक्ति अर्थात नेपाल भित्र करयोग्य आय आर्जन हुने कुनै आर्थिक क्रियाकलापमा संलग्न जुनसुकै व्यक्ति र संसार भर जहांसुकै करयोग्य आय आर्जन हुने कुनै आर्थिक क्रियाकलापमा संलग्न वासिन्दा व्यक्तिमध्ये नेपालको श्रोतको रोजगारी आयमात्र भएको र एक पटकमा एउटामात्र रोजगारदाता भएको व्यक्ति, अन्तिमरूपमा कर कट्टी हुने भुक्तानीमात्र प्राप्त गर्ने व्यक्ति र भाडाका सवारी साधनको धनी प्राकृतिक व्यक्तिले आय विवरण बुझाउनुपर्दैन । आय विवरण दाखिला गर्नु नपर्ने सम्बन्धमा ऐनको दफा ९७ मा निम्नानुसारको व्यवस्था गरेको छ :

९७. विभागले लिखितरूपमा आदेश दिएमा वा सार्वजनिक रूपमा सूचना प्रकाशित गरी आदेश दिएमा बाहेक देहायका कुनै पनि व्यक्तिले दफा ९६ बमोजिम कुनै आय वर्षको आय विवरण पेश गर्नु पर्नेछैन :-

९७ (१) (क) सो आय वर्षमा दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्ति मध्ये कर तिर्नु नपर्ने कुनै व्यक्ति,

सामान्यतया: कर तिर्नु नपर्ने व्यक्ति भन्नाले कुनै आय वर्षमा करयोग्य आय नरहेको व्यक्तिलाई जनाउछ । अझ स्पष्ट रूपमा भन्ने हो भने कुनै आय वर्षमा करयोग्य आय आर्जन हुने कुनै आर्थिक गतिविधिमा संलग्न नभएको व्यक्तिलाई नै कर तिर्नु नपर्ने व्यक्ति मान्नु पर्दछ । तर करयोग्य आय आर्जन हुने कुनै आर्थिक गतिविधिमा संलग्न भएको व्यक्ति मध्ये त्यस्तो गतिविधिबाट नोक्सान भएको वा कर तिर्नु नपर्ने हदसम्मको रकम मात्र आय भएको व्यक्तिले पनि सो वर्षकर तिर्नु नपर्ने भएपनि त्यस्ता व्यक्ति कर तिर्नु नपर्ने व्यक्तिको परिभाषा भित्र पर्न सक्तैनन् । त्यसैले त्यस्तो व्यक्तिले भने आय विवरण पेश गर्नु पर्दछ ।

९७ (१) (ख) सो आय वर्षमा दफा ३ को खण्ड (ग) मा उल्लिखित व्यक्ति,

ऐनको दफा ५४, ८७, ८८, ८८क, र ८९ ले रोजगारीको आयमा रोजगारदाता, लगानीको प्रतिफल र सेवा शुल्क, ठेक्का वा करार वापतको भुक्तानी र गैर वासिन्दा व्यक्तिलाई भुक्तानी गरेको बीमा प्रिमियमा भुक्तानीकर्ताले कर कट्टी गर्नुपर्ने व्यवस्था गरेको छ । उपर्युक्त अनुसार कर कट्टी गरिएका रकममध्ये वासिन्दा कम्पनीबाट प्राप्त लाभांश, प्राकृतिक व्यक्तिको बहाल आय, जीवन बीमावापत प्राप्त रकम, अवकाश भुक्तानी वापत प्राप्त रकम, बैंक वा वित्तीय संस्थाबाट प्राकृतिक व्यक्तिले प्राप्त गरेको व्याज, गैर वासिन्दा व्यक्तिले प्राप्त गरेको भुक्तानी, बैठक भत्ता र पटके अध्यापन गरे वापत प्राप्त रकम र आकस्मिक लाभलाई अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी मानिएको छ । कुनै आय

वर्षमा कुनै व्यक्तिले आर्जन गरेको आय अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी मात्र रहेको भए त्यस्तो व्यक्तिले आय विवरण पेश गरिरहनु पर्दैन ।

९७ (१) (ग) सो आय वर्षमा दफा ४ को उपदफा (३) आकर्षित हुने कुनै बासिन्दा प्राकृतिक व्यक्ति, वा

कुनै आय वर्षमा ऐनको दफा ४ को उपदफा (३) मा उल्लिखित अवस्था पूरा गरेको बासिन्दा प्राकृतिक व्यक्ति अर्थात् सो वर्षमा नेपालमा श्रोत भएको रोजगारीको आयमात्र भएको, एक पटकमा एउटा मात्र रोजगारदाता भएको, सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र सो वर्षमा रोजगारदाताले भुक्तान गरिदिएको अवकाश योगदान बाहेक अन्य खर्च घटाउन वा रोजगारदाताले भुक्तान गरेको औषधी उपचार खर्च वापतको कर मिलान बाहेक अन्य कर मिलान गर्न दावी नगरेको व्यक्तिले आय विवरण बुझाइ रहनु पर्दैन । किनकि त्यस्तो व्यक्तिले बुझाउनु पर्ने जम्मा कर निजको रोजगारदाताले ऐनको दफा ८७ बमोजिम कट्टी गरेको कर रकम बराबर हुने हुँदा सो व्यक्तिले प्राप्त गरेको त्यस्तो आयलाई अन्तिमरूपमा कर कट्टी भई प्राप्त भएको भुक्तानी सरह मान्नु पर्दछ । यस प्रकारको रोजगारी आय हुने कुनै व्यक्तिको कुनै आय वर्षमा व्यवसाय वा लगानीको आय समेत भएमा भने आय विवरण पेश गर्नु पर्दछ ।

९७ (१) (घ) अनुसूची-१ को दफा १ को उपदफा (१३) बमोजिम कर दाखिला गर्ने सवारीसाधन धनी प्राकृतिक व्यक्ति भएमा त्यस्तो प्राकृतिक व्यक्ति ।

भाडाका सवारी साधनको धनी प्राकृतिक व्यक्तिले अनुसूची-१ को दफा १ को उपदफा (१३) बमोजिम निम्नानुसार कर दाखिला गर्नु पर्दछ ।

सवारीको किसिम	प्रतिसवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर
(क) मिनिबस, मिनि ट्रक, ट्रक र बस	रु. ३०००।-
(ख) कार, जिप, भ्यान, माइक्रो बस	रु. २४००।-
(ग) थ्रि ह्वलर, अटो रिक्सा, टेम्पो	रु. १५५०।-
(घ) ट्रेक्टर र पावर टिलर	रु. १०००।-

सवारी साधनको धनी प्राकृतिक व्यक्तिले आफ्नो नाममा रहेको भाडाको सवारी साधन वापत यातायात व्यवस्था कार्यालयमा तिरेको वार्षिक कर सो सवारी साधनबाट सो व्यक्तिले आर्जन गरेको आयको लागि अन्तिम कर हुने हुँदा त्यस्तो आयमात्र हुने प्राकृतिक व्यक्तिले आय विवरण पेश गरिरहनु पर्दैन ।

२५.३.१ आय बिबरण दाखिला गर्नु पर्ने:

दफा ९७(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा चालीस लाख रुपैयाँभन्दा बढी आय भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्ने व्यवस्था

रहेकोछ। नेपालको श्रोतको रोजगारी आय भएको, अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी प्राप्त गर्ने व्यक्ति र भाडाका सवारी साधनको धनी प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा चालीस लाख रुपैयाँभन्दा बढी आय आर्जन गरेमा ऐनको दफा ९६ बमोजिम विभागले तोके बमोजिमको ढाँचामा आय विवरण पेश गर्नु पर्दछ।

- ९७ (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा चालीस लाख रुपैयाँभन्दा बढी आय भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्नेछ।
- ९७ (३) उपदफा (२) बमोजिम विवरण पेश गर्नु पर्ने व्यक्तिले समावेश गर्नु पर्ने आयको अतिरिक्त ऐनको दफा ५ को खण्ड (घ), दफा ७ को उपदफा (३), दफा ८ को उपदफा (३) को खण्ड (क), दफा ९ को उपदफा ३ को खण्ड (क) र दफा ११ बमोजिमको व्यवसायिक छुट सुविधाबाट प्राप्त आय समेत समावेश गर्नु पर्नेछ।
तर बैठक भत्ता र व्याज आय समावेश गर्नु पर्नेछैन।
- ९७ (४) उपदफा (३) बमोजिम कायम भएको आयबाट ऐनको दफा ३ को खण्ड (ग) को आय र दफा ११ अनुसार कर छुट प्राप्त आय घटाउनु पर्नेछ।
तर बैठक भत्ता र व्याज आय घटाउनु पर्नेछैन।
- ९७ (५) उपदफा (२) बमोजिम पेश गर्नु पर्ने आय विवरणको ढाँचा आन्तरिक राजस्व विभागले तोके बमोजिम हुनेछ।

२५.४ आय विवरण दाखिला गर्नु पर्ने समय:

२५.४.१ आय विवरण दाखिला गर्नु पर्ने म्याद थप

ऐनको दफा ९६ को उपदफा (१) अनुसार आय विवरण पेश गर्नुपर्ने प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्र अर्थात् जुन आय वर्षको आय विवरण पेश गर्नुपर्ने हो सो आय वर्षभन्दा पछाडिको आय वर्षको ३ महिनाभित्र आय विवरण पेश गर्नुपर्दछ। उदाहरणका लागि आय वर्ष २०६५।६६ को आय विवरण २०६६ आश्विन मसान्तभित्र पेश गरिसक्नुपर्दछ। उपर्युक्त समयमा कुनै कारणले आय विवरण पेश गर्न नसक्ने भएमा सो व्यक्तिले सम्बन्धित कार्यालयसंग आय विवरण पेश गर्ने म्याद थप माग गर्न सक्ने सन्दर्भमा ऐनको दफा ९८ ले निम्नानुसारको व्यवस्था गरेको छ :-

- ९८(१) दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नु पर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभागसमक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले आय विवरण दाखिला गर्नु पर्ने म्याद थप गरीदिन सक्नेछ। यसरी म्याद थपका लागि दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णयको जानकारी निवेदकलाई लिखितरूपमा दिनु पर्नेछ।

१८(२) उपदफा (१) बमोजिम आय विवरण पेश गर्न विभागले एकै पटक वा पटक पटक गरी बढीमा तीन महीनासम्म म्याद थप गर्न सक्नेछ ।

आय विवरण दाखिला गर्नुपर्ने हरेक व्यक्तिले सामान्यतया: आय वर्ष समाप्त भएको तीन महिनाभित्र आय विवरण सम्बन्धित कार्यालयमा पेश गर्नुपर्दछ । तर कुनै कारणले आय विवरण पेश गर्नुपर्ने व्यक्तिले उक्त समयभित्र आय विवरण पेश गर्न नसकेमा र आय विवरण पेश गर्नुपर्ने उपर्युक्त समयभित्र आय विवरण पेश गर्ने म्याद थप गरीदिन कार्यालय समक्ष लिखित निवेदन दिएमा सम्बन्धित कार्यालयले एकै पटक वा पटक पटक गरी बढीमा तीन महीनासम्म अर्थात् जुन आय वर्षको आय विवरण पेश गर्नुपर्ने हो सो आय वर्षभन्दा पछाडिको आय वर्षको पौष मसान्तसम्ममा आय विवरण पेश गर्नसक्ने गरी आय विवरण पेश गर्ने म्याद थप गर्न सक्नेछ । यसरी कार्यालयले कुनै व्यक्तिको आय विवरण पेश गर्ने म्याद थप गरिदिएमा सोको लिखित जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्दछ ।

२५.४.२ विभागले सूचना दिई आय विवरण दाखिला गराउने

आय विवरण बुझाउनुपर्ने व्यक्तिमध्ये कर जोखिम रहेको अर्थात् बुझाउनुपर्ने कर नबुझाउने सम्भावना रहेको व्यक्तिसंग भने कार्यालयले उपयुक्त सम्भेको अवधिको आय विवरण निश्चित म्यादभित्र दाखिला गराउन सक्तछ । यस सम्बन्धमा ऐनको दफा ९६ को उपदफा (५) मा निम्न व्यवस्था छ :-

९६(५) देहायका अवस्थामा उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला गर्नु पर्ने म्यादभन्दा अगावै दफा १०० को अधीनमा रही विभागले कुनै व्यक्तिलाई दिएको लिखित सूचनामा उल्लिखित म्यादभित्र सो आय वर्ष वा आय वर्षको कुनै भागको आय विवरण दाखिला गराउन सक्नेछ :-

- (क) सो व्यक्ति टाट पल्टिएमा, ऋणमा डुबेमा वा बिघटन भएमा,
- (ख) सो व्यक्तिले अनिश्चित समयका लागि नेपाल छोड्ने भएमा,
- (ग) सो व्यक्तिले कुनै कारणले नेपालमा गरिरहेको कार्य छोड्न लागेमा, वा
- (घ) विभागले अन्यथा उपयुक्त सम्भेमा ।

हरेक व्यक्तिले सामान्यतया: आय वर्ष समाप्त भएको तीन महिनाभित्र आय विवरण पेश गर्नुपर्ने भए तापनि कुनै व्यक्ति टाट पल्टिएमा वा दामासाहीमा परेमा वा ऋणमा डुबेमा वा बिघटन भएमा, अनिश्चित समयका लागि वा स्थायीरूपमा नेपाल छाडि विदेश पलायन हुने भएमा र नेपालमा संचालन गरिरहेको कुनै व्यवसाय वा आर्थिक कारोवार गर्न छाड्ने भएमा त्यस्तो व्यक्तिलाई कार्यालयले कुनै आय वर्षको आय विवरण दाखिला गर्नुपर्ने मिति अगावै सो आय वर्ष वा सो आय वर्षको कुनै भाग वा अवधिको आय विवरण दाखिला गर्न लिखित आदेश वा सूचना दिन सक्तछ । यस्तो सूचना पाएको व्यक्तिले सो सूचनामा उल्लिखित आय वर्ष वा अवधिको आय विवरण सोही सूचनामा उल्लेख भएको समयभित्र दाखिला गर्नुपर्दछ । यस्तो आदेश पाएको व्यक्तिले कार्यालयको आदेशमा उल्लिखित आय वर्ष वा अवधिको आय विवरण सोही सूचनामा उल्लेख भएको समयभित्र

दाखिला नगरेमा कार्यालयले सो व्यक्तिको सूचनामा उल्लिखित अवधिको तिर्नु पर्ने कर यकीन गर्ने प्रयोजनका लागि ऐनको दफा १०० बमोजिम संशय कर निर्धारण गर्न सक्तछ ।

२५.४.३ निकायको स्वामित्व परिवर्तन भएको अवस्थामा बिबरण दाखिला गर्ने म्याद

ऐनको दफा ५७ बमोजिम कुनै निकायको स्वामित्व परिवर्तन भएमा स्वामित्व परिवर्तन भएको आय वर्षको अघि र पछिको भागलाई बेग्ला बेग्लै आय वर्षको रूपमा मान्नु पर्छ । बेग्ला बेग्लै आय वर्षमान्नु पर्ने अवस्थाले गर्दा जुन मितिमा स्वामित्व परिवर्तन हुन्छ सो मितिभन्दा अगाडिको अवधिको लागि र सो मितिपछिको अवधिको लागि बेग्ला बेग्लै स्वयं कर निर्धारण गरी बेग्ला बेग्लै आय विवरण दिनु पर्छ । स्वामित्व परिवर्तन भएको आय वर्षको स्वामित्व परिवर्तन हुनुअघि र पछिको भागलाई बेग्ला बेग्लै आय वर्षको रूपमा मान्नु पर्ने हुँदा आय विवरण दाखिला गर्ने म्याद पनि फरक पर्न जान्छ । जुन मितिमा स्वामित्व परिवर्तन हुन्छ, सो मितिले तीन महिनाभित्र आय विवरण दाखिला गरिसक्नु पर्दछ ।

उदाहरणको लागि, यदि कुनै निकायको २०७०।१।५ गते स्वामित्व परिवर्तन भएको छ भने दफा ५७ को प्रयोजनको लागि त्यस्तो निकायको स्वामित्व परिवर्तन अघिको भाग अर्थात् २०६९।४।१ देखि २०७०।१।५ सम्म एउटा आय वर्ष हुन्छ र सो आय वर्षको आय विवरण म्याद थप नलिएको अवस्थामा २०७०।४।४ भित्र बुझाउनु पर्दछ । एवं स्वामित्व परिवर्तन पछिको भाग अर्थात् २०७०।१।६ देखि २०७०।३।३२ सम्मको अवधि अर्को आय वर्ष हुन्छ र सो पछिल्लो आय वर्षको आय विवरण २०७० असोज मसान्तभित्र बुझाउनु पर्दछ ।

परिच्छेद २६
कर निर्धारण
(Tax Assessment)

२६.१ आयकर ऐन, २०५८ बमोजिम कर तिर्नु पर्ने व्यक्तिले कुनै आय वर्षमा तिर्नु पर्ने कर यकीन गर्ने कार्यालाई कर निर्धारण भनिन्छ । कर भन्नाले ऐन बमोजिम लाग्ने कर, शुल्क र व्याज लगायतका रकमलाई सम्भन्नुपर्दछ । कुनै व्यक्तिको कुनै आय वर्षको तिर्नु पर्ने कर निर्धारण गर्ने सम्बन्धमा बिभिन्न व्यवस्था गरिएका छन् । आयकरलाई स्वयं कर निर्धारण प्रणालीमा आधारित करको रूपमा स्वीकार गरेको हुँदा आयकर ऐन बमोजिम कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्तिले आफूले तिर्नु पर्ने करको निर्धारण वा गणना आफै गर्नुपर्दछ । आफूले तिर्नु पर्ने कर निर्धारण गरी सम्बन्धित कार्यालयलाई आफ्नो कर दायित्वका बारेमा आय विवरणको माध्यमबाट समयमै जानकारी गराउनु कर तिर्नु पर्ने कर्तव्य भएका सबै व्यक्ति अर्थात् करदाताको प्रमुख कर्तव्य हो । कुनै व्यक्तिले आफूले तिर्नु पर्ने कर निर्धारण गरी सम्बन्धित कार्यालयलाई आफ्नो कर दायित्वका बारेमा समयमै जानकारी नगराएमा त्यस्तो व्यक्तिको कर दायित्व निर्धारण गर्ने अधिकार विभागलाई प्राप्त हुन्छ । त्यस्तै कुनै व्यक्तिले भूलबस वा जानाजान आफ्नो वास्तविक कर दायित्व भन्दा घटी कर निर्धारण गरेमा विभागले सो व्यक्तिको कर दायित्वमा संशोधन गर्न सक्ने व्यवस्था समेत ऐनले गरेको छ । आयकर निर्देशिकाको यस परिच्छेदमा करदाताले गर्ने स्वयं कर निर्धारण र विभागले गर्ने संशोधित वा संशय कर निर्धारणका सम्बन्धमा ऐनको परिच्छेद १९ ले गरेका व्यवस्थालाई थप व्याख्या गर्ने गरिएको छ ।

२६.२ कर निर्धारण

२६.२.१ आय बिबरण

कुनै आय वर्षमा रोजगारी, व्यवसाय र लगानीबाट आय भएको कुनै व्यक्ति, कुनै आय वर्षको आय विदेश पठाउने गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापन, आकस्मिक लाभ भएको व्यक्ति, ऐनको दफा ८७, ८८, ८८क, ८९ र ९५क बमोजिम भुक्तानीमा कर कट्टी भएको वा अग्रिम कर असुल भएको व्यक्ति, ऐनको दफा ९२ बमोजिम अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी प्राप्त गर्ने व्यक्ति र भाडाका सवारी साधनको धनी प्राकृतिक व्यक्ति कर तिर्नु पर्ने कर्तव्य भएका व्यक्ति हुन् ।

उपर्युक्त व्यक्ति मध्ये कुनै आय वर्षको आय विवरण बुझाउनु पर्ने कर्तव्य भएका व्यक्तिले सो वर्षमा आफूले तिर्नु पर्ने करको रकम स्वयं निर्धारण गर्नुपर्दछ । आफूले तिर्नु पर्ने कर निर्धारण आफै गर्नुपर्दछ । करदाताले बुझाउने आय विवरणका सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद २५ मा बिस्तृत व्याख्या गरिएको छ ।

२६.२.२ आय विवरण बुझाउने व्यक्तिको कर निर्धारण

ऐनको दफा ९९ को उपदफा (१) ले आय विवरण बुझाउने व्यक्तिको कर निर्धारणका सम्बन्धमा देहायको व्यवस्था गरेको छ :-

९९(१) कुनै व्यक्तिले देहायका रकमहरू खुलाई आय विवरण दाखिला गर्नु पर्ने मितिमा कुनै आय वर्षको आय विवरण दाखिला गरेको रहेछ भने सो आय विवरणको कर निर्धारण गरेसरह मानिनेछ :-

(क) दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले सो आय वर्षमा तिर्नु पर्ने आय विवरणमा उल्लेख गरेको करको रकम, र

(ख) आय विवरणमा उल्लेख गरेको उक्त वर्षको तिर्न बाँकी कर रकम ।

कुनै आय वर्षको आय विवरण बुझाउनु पर्ने कुनै व्यक्तिले आय विवरण बुझाएको अवस्थामा सो व्यक्तिको कर निर्धारण भएको मानिने व्यवस्था ऐनले गरेको छ । तर, आय विवरण बुझाउने व्यक्तिले आय विवरण बुझाउनुपर्ने मिति अर्थात् जुन आय वर्षको आय विवरण बुझाउने हो सोभन्दा पछिल्लो आय वर्षको असोज महिनाभित्र र आय विवरण बुझाउने म्याद थप पाएको व्यक्तिले त्यसरी थप पाएको मितिभित्र आय विवरण बुझाएमा मात्र आय विवरणमा उल्लेख भए बमोजिम कर निर्धारण गरेको मानिन्छ । आय विवरण बुझाउने म्याद थप पाएको व्यक्तिले त्यसरी थप पाएको मितिभित्र आय विवरण नबुझाएमा निजले आय विवरण बुझाउनुपर्ने म्याद भन्नाले जुन आय वर्षको आय विवरण बुझाउने हो सो आय वर्ष समाप्त भएको तीन महिना वा असोज मसान्त कायम हुन्छ । आय विवरण बुझाउनुपर्ने म्याद वा म्याद थप भित्र आय विवरण नबुझाएको व्यक्तिको हकमा त्यस्तो व्यक्तिले आय विवरण नबुझाएसम्मका लागि ऐनको दफा ९९ को उपदफा (२) बमोजिम कर निर्धारण गरेको मान्नुपर्दछ ।

कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश गर्नुपर्ने मितिमा सो आय वर्षको लागि आफूले तिर्नु पर्ने करको जम्मा रकम र सोमध्ये तिर्न बाँकी रहेको करको रकम उल्लेख गरी आय विवरण पेश गरेमा सो व्यक्तिले सो वर्षको लागि आफ्नो कर निर्धारण गरेको मानिन्छ । यस प्रयोजनका लागि तिर्नु पर्ने जम्मा कर भन्नाले सो व्यक्तिको सो आय वर्षमा आयका विभिन्न शीर्षकबाट प्राप्त भएको करयोग्य आयमा ऐनको अनुसूची १ ले तोकेको करको दरले लाग्ने जम्मा कर र निजलाई कुनै व्याज वा शुल्क लाग्ने भए सो रकमसमेतको जम्मा रकमलाई जनाउछ । त्यस्तै तिर्न बाँकी कर भन्नाले सो आय वर्षमा लाग्ने जम्मा कर रकममा किस्ताबन्दीमा दाखिला गरेको कर, कर कट्टी भई प्राप्त हुनुपर्ने कुनै भुक्तानी करयोग्य आयमा समावेश भएकोमा कर कट्टी गर्ने व्यक्ति वा आफैले अग्रिम कर वापत दाखिला गरेको रकम, करयोग्य आयमा कुनै बैदेशिक श्रोतको आय समावेश भएको र त्यस्तो आयमा विदेशमा तिरेको करमध्ये मिलान गर्न पाउने रकम र प्राकृतिक व्यक्तिको स्वीकृत औषधी उपचार खर्च भए सो वापत मिलान गर्न पाउने करसमेतको जम्मा रकम घटाउदा बाँकी हुन आउने दाखिला गर्न बाँकी कर रकमलाई जनाउछ ।

उदाहरण २६.२.१: मानौं, राम प्रसादले चामलको थोक ब्यापार गर्दछन्। आ.ब.२०६५।६६ मा निजको कारोवार २ करोड रुपैयाँ रहेछ। यस वर्षको कारोवार रकममध्ये नेपाल खाद्य संस्थानलाई ५० लाख रुपैयाँको चामल बिक्री गरेको र सो रकममा सो संस्थानले २०६५ माघ महिनामा ७५ हजार रुपैयाँ अग्रिम कर कट्टी गरेको रहेछ। सो वर्ष उपचार खर्च वापत निजले बीर अस्पतालमा रु. १० हजार भुक्तानी गरेका रहेछन्। निजले गरेको गणना अनुसार सो वर्ष उनको करयोग्य आय आर्जन गर्न भएको कट्टी पाउने खर्च १ करोड ९० लाख रुपैयाँ रहेछ। उनले उक्त वर्षको करको किस्ता वापत २०६५ पौष महिनामा १ लाख रुपैयाँ तिरेका रहेछन्। उनले २०६६ भाद्र महिनामा आय विवरण बुझाएका रहेछन्। यस अवस्थामा उनले तिर्नुपर्ने जम्मा कर र तिर्न बाँकी कर देहाय बमोजिम हुन्छ। यस वर्ष निज र निजको पत्नीले दम्पती छनौट गरेका रहेछन्।

करयोग्य आय रु. १०,००,०००

घटाउने :-

दम्पतिको छुट रु. १,४०,०००

करयोग्य रु. ८,६०,०००

पहिलो रु.८५,००० मा १५ प्रतिशतले लाग्ने कर रु. १२,७५०

त्यसपछिको बाँकी आय रु. ७,७५,००० मा २५ प्रतिशतले लाग्ने कर रु.१,९३,७५०

जम्मा लाग्ने कर रु.२,०६,५००

घटाउने :- स्वीकृत औषधी उपचार खर्चको कर मिलान रु.७५०

किस्ताबन्दीमा दाखिला गरेको कर रु. १,००,००

अग्रिम कर कट्टी भएको कर रु. ७५,०००

जम्मा दाखिला रु. १,७५,७५०

तिर्न बाँकी कर रु.३०,७५०

राम प्रसादले आय विवरण बुझाउदा तिर्नुपर्ने कर रु. २,०६,५०० हुन्छ। उपर्युक्त अनुसार तिर्न बाँकी कर रु. ३०,७५० र सोमा लाग्ने कुनै व्याज वा शुल्क भए सो रकमसमेत जोडी हुन आउने रकम उल्लेख गर्नुपर्दछ।

बिबरण पेश गर्ने म्याद फरक पर्ने अवस्था

व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्र आय विवरण पेश गर्नुपर्ने भए तापनि ऐनको दफा ९६ को उपदफा (५) को अवस्था रहेको व्यक्ति अर्थात टाट पल्टिएको वा कंगाल भएको वा ऋणमा डुबेको वा विघटन भएको वा अनिश्चित समयका लागि वा स्थायीरूपमा नेपाल छाडि विदेश पलायन हुन लागेको वा नेपालमा संचालन गरिरहेको कुनै व्यवसाय वा आर्थिक कारोवार गर्न छाड्न लागेको व्यक्तिलाई विभागले कुनै आय वर्षको आय विवरण दाखिला गर्नुपर्ने मिति अगावै सो आय वर्ष वा सो आय वर्षको कुनै भाग वा अवधिको आय विवरण दाखिला गर्न लिखित आदेश वा

सूचना दिन सक्तछ । यस्तो सूचना पाएको व्यक्तिले सो सूचनामा उल्लिखित आय वर्ष वा अवधिको आय विवरण सोही सूचनामा उल्लेख भएको समयभित्र दाखिला गर्नुपर्दछ । यस्तो आदेश पाएको व्यक्तिले कार्यालयको आदेशमा उल्लिखित आय वर्ष वा अवधिको आय विवरण सोही सूचनामा उल्लेख भएको समयभित्र दाखिला गरेमा सो व्यक्तिले पनि आय विवरण पेश गर्नुपर्ने समयमा सूचनामा उल्लिखित अवधिको कर निर्धारण गरेको मानिन्छ । यस्तो कर निर्धारणलाई करदाताले गर्ने संशय कर निर्धारण भनिन्छ । यसरी आय विवरण पेश गरेको व्यक्तिले पूरा आय वर्षको आय विवरण पेश गरेको भए सो वर्षका लागि पुनः आय विवरण पेश गरिरहनु पर्दैन ।

२६.२.३ आय विवरण नबुझाउने व्यक्तिको कर निर्धारण

स्वयंकर निर्धारण पद्धतिलाई आयकर ऐनले अंगिकार गरेको छ । कुनै पनि व्यक्तिले आफूले गरेको कारोवारको यथार्थ चित्रण निज स्वयंलाई जति जानकारी हुन्छ त्यती जानकारी अन्य कुनै पनि व्यक्तिलाई हुँदैन भन्ने यथार्थतालाई यस ऐनले मनन गरी आफ्नो कारोवारबाट भएको मुनाफामा प्रचलित आयकरका दर अनुसार कर निर्धारण गर्ने प्रकृत्यालाई स्वयं कर निर्धारण पद्धति भनिन्छ ।

एक आय वर्ष भरी भएका कारोवारको लेखाङ्कन गरी तयार पारिएको वित्तीय विवरणलाई कर लेखापरीक्षकद्वारा परीक्षण तथा प्रमाणित गराई तोकिएको ढाँचामा आय विवरण र यकीन गरिएको कर सम्बन्धित राजस्व कार्यालयमा तोकिएको समयभित्र बुझाउनु पर्दछ । करदाताले पेस गरेको कर निर्धारणलाई नै अन्तिम कर निर्धारण मानिन्छ । करदाताले म्यादभित्र आय विवरण पेस नगरेपनि तोकिएको म्यादभित्रनै विवरण पेस गरेको मानिने हुँदा कर अधिकृतले संशोधित कर निर्धारण गरी सोही अनुसारको व्याज, शुल्क लगाउन सक्दछ । ऐनको दफा ९९ को उपदफा (२) मा यस सम्बन्धमा देहायको व्यवस्था छ :-

९९(२) कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश नगरेमा आय विवरण दाखिला नभएसम्मको लागि आय विवरण पेश गर्नु पर्ने मितिमा देहाय बमोजिम कर निर्धारण गरेसरह मानिनेछ :-

(क) परिच्छेद-१७ बमोजिम प्राप्त गरेको रकमबाट कट्टी भएको कुनै करको रकम तथा निजले परिच्छेद-१८ बमोजिम सो वर्षको लागि किस्ताबन्दीमा दाखिला गरेको कुनै रकमको योग बराबर निजको सो वर्षको करको रकम भएको मानिनेछ, र

(ख) कर निर्धारण बमोजिम कर तिर्न बाँकी नरहेको मानिनेछ ।

कुनै आय वर्षमा आय विवरण बुझाउनु पर्ने व्यक्तिले सो आय वर्षको आय विवरण बुझाउनुपर्ने म्यादभित्र नबुझाएमा सो व्यक्तिले आय विवरण बुझाउनुपर्ने मितिमा नै कर निर्धारण गरेको मानिन्छ । आय विवरण पेश नगर्ने व्यक्तिले आय विवरण नबुझाएको वर्षका लागि ऐनको दफा ९४ बमोजिम करको किस्ता दाखिला गरेको भए सो करको किस्ताको रकम र सो वर्षमा सो व्यक्तिले अन्तिम कर कट्टी भई प्राप्त हुने भुक्तानीबाहेक सो व्यक्तिको आय गणना गर्दा समावेश हुने अन्य कुनै भुक्तानी प्राप्त गर्दा भुक्तानीकर्ताले कर कट्टी गरेको कर भए सो रकमसमेत जोडी हुन आउने रकम नै सो

व्यक्तिले सो आय वर्षका लागि तिर्नु पर्ने कर हुन्छ । त्यसरी आय विवरण पेश नगर्ने व्यक्तिका हकमा निजका नाममा किस्ता वा अग्रिम करको कुनै रकम दाखिला भएको भए सोही रकम नै निजको सो वर्षको कर दायित्व मानिने हुँदा त्यस्तो व्यक्तिले सो कर निर्धारण बमोजिम सो वर्षका लागि कुनै कर दाखिला गर्न बाँकी रहेको मानिदैन । आय विवरण पेश गर्नुपर्ने तर पेश नगरेको व्यक्तिको कुनै वर्षमा किस्ता वा अग्रिम कर वापत कुनै कर दाखिला नभएको अवस्थामा पनि सो व्यक्तिले कर निर्धारण गरेको मानिन्छ । यस्तो अवस्थामा सो व्यक्तिको कर निर्धारणको रकम वा कर दायित्व शुन्य हुनुको साथै सो कर निर्धारण अनुसार निजले कुनै कर रकम बुझाउन बाँकी रहेको मानिदैन । कर अधिकृतले दफा १०१ बमोजिमको संशोधित कर निर्धारण र दफा १०० बमोजिमको संशय कर निर्धारण मात्र गर्न पाउने हुँदा यदि करदाताले कर निर्धारण गरी आय विवरण दाखिला नगरेमा त्यस्ता करदाताको संशोधित कर निर्धारण गर्न यो उपदफाले बाधा फुकाएको छ । आय विवरण नदिने करदातालाई कर अधिकृतले दफा ९९ को उपदफा (२) बमोजिमको मानिने यस्तो कर निर्धारणमा संशोधन गर्न सक्दछ । कुनै आय वर्षको आय विवरण बुझाउनुपर्ने समयभन्दा पछि अर्थात् कर निर्धारण भएको मानिने समय पछि सो वर्षको आय विवरण पेश गरेमा उपर्युक्त अनुसार भएको मानिएको कर निर्धारण स्वतः निष्कृत्य हुन्छ । तर आय विवरण बुझाउनुपर्ने समयभन्दा पछि अर्थात् कर निर्धारण भएको मानिने समय पछि आय विवरण पेश गर्ने व्यक्तिले आय विवरण पेश गर्नु अगावै विभाग वा कार्यालयले संशोधित कर निर्धारण गरेको भए त्यस्तो संशोधित कर निर्धारण नै करदाताको कर निर्धारण हुन्छ । करदाताले कार्यालयले संशोधित कर निर्धारण गरेपश्चात् पेश गरेको आय विवरण अनुसार संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपर्ने देखिएमा पेश भएको विवरणलाई सूचनाको रूपमा लिई संशोधित कर निर्धारणमा पुनः संशोधन गर्न भने सकिन्छ ।

उदाहरण २६.२.२: मानौं, हरि मिश्रले चाउचाउको एजेन्सीको रूपमा चाउचाउको थोक ब्यापार गर्दछन्। आ.ब.२०६४।६५ मा निजको कारोवार २ करोड रुपैयाँ रहेको छ। यस वर्षको कारोवार उल्लेख्य रूपमा गरे वापत उत्पादकले उनलाई रु. २ लाख बिक्री बोनस दिएको र सो रकममा ३० हजार रुपैयाँ अग्रिम कर कट्टी गरी दाखिला गरेको रहेछ। उनले उक्त वर्षको करको किस्ता वापत २०६४ पौष महिनामा १ लाख रुपैयाँ तिरेका रहेछन्। उनले २०६५ असोज महिनासम्ममा पनि सो वर्षको आय विवरण बुझाएका रहेनछन् र आय विवरण बुझाउने थप म्याद पनि लिएका रहेनछन्। यस अवस्थामा उनको २०६५ असोज मसान्तमा आफ्नो आ.ब.२०६४।६५ को कर निर्धारण भएको मानिन्छ र उनले तिर्नु पर्ने जम्मा कर र तिर्न बाँकी कर देहाय बमोजिम हुन्छ।

निजले दाखिला गरेको जम्मा कर

किस्ताबन्दीमा दाखिला गरेको कर	रु. १,००,०००
अग्रिम कर कट्टी भएको कर	रु. ३०,०००
जम्मा	रु.१,३०,०००
निजले तिर्नु पर्ने कर	रु.१,३०,०००
निजले तिर्न बाँकी कर	रु. ००

निज हरि मिश्रले आय विवरण नबुझाएको हुदा निजले आय विवरण बुझाउनुपर्ने मितिमा २०६४।६५ को लागि निजले वा निजका तर्फबाट अन्यले दाखिला गरिदिएको कर बराबरको रकम रु. १,३०,००० कर निर्धारण गरेको मानिन्छ र सो कर निर्धारण अनुसार उनले २०६४।६५ को लागि तिनुपर्ने कर बाँकी रहदैन।

उदाहरण २६.२.३: मानौं, हरि मिश्रको कारोवार र आय उदाहरण २६.२.२ मा उल्लेख भए अनुसारनै रहेछ। उनले आ.ब.०६४।६५ को आय विवरण पेश गर्न २०६५ मंसिर मसान्तसम्मको म्याद थप पाएका रहेछन्। तर उनले २०६५ मंसिर मसान्तसम्ममा पनि आय विवरण दाखिला गरेका रहेनछन्। यस्तो अवस्थामा पनि हरि मिश्रले निजले आय विवरण बुझाउनुपर्ने मिति अर्थात् २०६५ असोज मसान्तमा आ.ब. २०६४।६५ को लागि निजले वा निजका तर्फबाट अन्यले दाखिला गरिदिएको कर बराबरको रकम रु.१,३०,००० कर निर्धारण गरेको मानिन्छ र सो कर निर्धारण अनुसार उनले २०६४।६५ को लागि तिनुपर्ने कर बाँकी रहदैन।

त्यस्तै हरि मिश्रले आय विवरण बुझाउन म्याद थपेकै भए तापनि सो विवरण नबुझाएसम्म वा विभागले संशोधित कर निर्धारण नगरेसम्म २०६५ असोज मसान्तमा माथिकै रकम कर निर्धारण भएको मानिन्छ।

उदाहरण २६.२.४: मानौं, हरि मिश्रको कारोवार २०६४।६५ मा उदाहरण २६.२.३ मा उल्लेख भए अनुसारनै भएपनि बिक्री बोनस वापतको आय र अग्रिम कर कट्टी गरेको कर रकम रहेनछ। त्यस्तै उनले सो वर्ष किस्ता वापत कुनै रकम दाखिला गरेका पनि रहेनछन्। आ.ब. २०६४।६५ को आय विवरण उनले २०६५ असोज मसान्तसम्ममा दाखिला गरेका छैनन् र म्याद थप लिएका पनि छैनन्। यस्तो अवस्थामा पनि हरि मिश्रले आय विवरण बुझाउनुपर्ने मिति अर्थात् २०६५ असोज मसान्तमा २०६४।६५ को लागि कर निर्धारण गरेको मानिन्छ। यस आ.ब.मा निजले वा निजका तर्फबाट अन्य कसैले दाखिला गरिदिएको कर नरहेको हुंदा निजले यस आय वर्षको लागि तिर्नु पर्ने कर नरहेको भनी कर निर्धारण गरेको अर्थात् शुन्य रकम बराबरको कर निर्धारण गरेको मानिन्छ। त्यस्तै सो कर निर्धारण अनुसार उनले २०६४।६५ को लागि तिर्न बाँकी कर रहेको पनि मानिदैन

ऐनको दफा ९६ को उपदफा (५) को अवस्था रहेको व्यक्ति अर्थात् टाट पल्टिएको वा दामासाहीमा परेको वा ऋणमा डुबेको वा बिघटन भएको वा अनिश्चित समयका लागि वा स्थायीरूपमा नेपाल छाडि बिदेश पलायन हुन लागेको वा नेपालमा संचालन गरिरहेको कुनै व्यवसाय वा आर्थिक कारोवार गर्न छाड्न लागेको व्यक्तिलाई कार्यालयले कुनै आय वर्षको आय विवरण दाखिला गर्नुपर्ने मिति अगावै सो आय वर्ष वा सो आय वर्षको कुनै भाग वा अवधिको आय विवरण दाखिला गर्न लिखित आदेश वा सूचना दिएकोमा सो सूचनामा उल्लिखित समय वा म्यादभित्र त्यस्तो व्यक्तिले सो सूचनामा उल्लिखित आय वर्ष वा अवधिको आय विवरण दाखिला नगरेको अवस्थामा भने उपर्युक्त व्यवस्था लागू हुंदैन। अर्थात् त्यस्तो आदेश पाएको व्यक्तिले कार्यालयको आदेशमा उल्लिखित आय वर्ष वा अवधिको आय विवरण सोही सूचनामा उल्लेख भएको समयभित्र दाखिला नगरेमा सो व्यक्तिले सो सूचनामा उल्लिखित अवधिको कर निर्धारण गरेको मानिदैन। यस्तो अवस्थामा कार्यालयले सो व्यक्तिको सूचनामा उल्लिखित अवधिको तिर्नु पर्ने कर यकीन गर्ने प्रयोजनका लागि ऐनको दफा १०० बमोजिम संशय कर निर्धारण गर्नु पर्दछ।

२६.३ संशय कर निर्धारण

संशय कर निर्धारण (Jeopardy Assessment) का सम्बन्धमा ऐनको दफा १०० मा देहायको व्यवस्था गरिएको छ :-

१००(१) दफा ९६ को उपदफा (५) बमोजिम कुनै आय वर्ष वा कुनै आय वर्षको कुनै अंशको आय विवरण दाखिला गर्नु पर्ने भएमा दफा ९९ बमोजिम गर्नु पर्नेछ।

दफा ९६(५) को अवस्था परी पूरा आय वर्षको कर नतिरेका करदाताले आय वर्षको कुनै अंशको आय विवरण विभागले दिएको लिखित आदेशमा तोकिएको अवधिको लागि पेश गर्न सक्तछन्। करदाताले यसरी आय वर्षको अंशका लागि पेश गरेको आय विवरण पनि दफा ९९ बमोजिम कर निर्धारण भएको मानिन्छ।

१००(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९६ को उपदफा (५) मा उल्लिखित अवस्थामा विभागले कुनै आय वर्ष वा सो वर्षको अंशको लागि दफा ९६

को उपदफा (२) को खण्ड (क) को उपखण्ड (१), (२), र (३) मा उल्लिखित रकमको आधारमा न्यायोचित रूपले सो व्यक्तिको कर निर्धारण गर्न सक्नेछ ।

ऐनको दफा ९६ को उपदफा (५) को अवस्था रहेको कुनै व्यक्ति अर्थात् टाट पल्टिएको वा दामासाहीमा परेको वा ऋणमा डुबेको वा बिघटन भएको वा अनिश्चित समयका लागि वा स्थायीरूपमा नेपाल छोडी विदेश पलायन हुन लागेको वा नेपालमा संचालन गरिरहेको कुनै व्यवसाय वा आर्थिक कारोवार गर्न छाड्न लागेको व्यक्तिले त्यस्तो कर निर्धारण गरी नबुझाएको अवस्थामा विभागले कुनै आय वर्षको आय विवरण दाखिला गर्नुपर्ने समय वा मिति अगावै सो आय वर्ष वा सो आय वर्षको कुनै भाग वा अवधिको कर निर्धारण गर्न सक्तछ । उदाहरणका लागि कुनै व्यक्ति भाद्र मसान्तमा दामासाहीमा परेका अवस्थामा अघिल्लो आय वर्ष पूरैको तथा चालु आय वर्षको दुई महिनाको कर निर्धारण विभागले गर्न पाउँदछ । यसका लागि विभागले त्यस्तो व्यक्तिलाई कर निर्धारण गर्न आवश्यक पर्ने सूचना तथा विवरण दाखिला गर्न दफा ८३ बमोजिम लिखित आदेश वा सूचना दिन सक्तछ । कुनै व्यक्तिलाई विभागले त्यस्तो सूचना दिएकोमा सो सूचनामा उल्लिखित समय वा म्यादभित्र त्यस्तो व्यक्तिले सो सूचनामा उल्लिखित आय वर्ष वा अवधिको माग भए बमोजिमका विवरण दाखिला गर्नु पर्दछ । सो सूचना वा आफूसंग भएका अन्य सूचनाका आधारमा विभागले सो आय वर्ष वा आय वर्षको अंशको संशय कर निर्धारण गर्न सक्तछ । तर सम्बन्धित आय वर्षको स्वयं कर निर्धारण गर्नु पर्ने अवधि (सामान्यतः असोज मसान्त) समाप्त भए पछि संशय कर निर्धारण गर्न सक्तैन, तर संशोधित कर निर्धारण गर्न भने सक्तछ । यस सम्बन्धी व्यवस्था तल उल्लेख गरिएको छ :

उदाहरण २६.३.१: कमलेशजी शाहले रु. ३ करोड पर्ने जग्गा २०६८।२।१ म रु. १ करोडमा विक्री गरेको कागज खडा गरेको भन्ने व्यहोरा २०६८।३।१ मा विभागको जानकारीमा आयो । निजले सो रु. १ करोडमा पनि पूँजीगत लाभ कर तिरेका रहेनछन् । विभागले निजका बारेमा बुझ्दा निज नेपाल छोडी परदेश जादै रहेछन् भन्ने सूचना प्राप्त भयो । यस्तो अवस्थामा विभागले निम्नानुसार तीन तरिकाबाट कर निर्धारण गराउन सक्तछ:

- दफा १००(१) बमोजिम निजबाटै आय विवरण दाखिला गर्न लगाई दफा ९९ बमोजिम कर निर्धारण गर्ने र सो आय विवरणको दफा १०१ बमोजिम संशोधित कर निर्धारण गर्न सक्तछ ।
- दफा १००(२) अन्तर्गत संशय कर निर्धारण गर्ने, यस्तोमा सम्बन्धित व्यक्तिलाई सफाईको सवुत प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्दछ ।
- दफा ९५(७) बमोजिम अनुमानित आय विवरण पेश नगरेका व्यक्तिको अनुमानित आय निर्धारण गरी किस्ताको रकम माग गर्न सक्तछ ।

१००(३) उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गरिएकोमा देहाय बमोजिम हुनेछ:-

- (क) पूरा आय वर्षको कर निर्धारण गरिएको व्यक्तिले सो आय वर्षको लागि दफा ९६ को उपदफा (१) बमोजिमको आय विवरण दाखिला गर्नु पर्नेछैन, वा

(ख) कुनै आय वर्षको अंशको कर निर्धारण गरिएको व्यक्तिले दफा ९६ को उपदफा (१) बमोजिम सो आय वर्षको आय विवरण दाखिला गर्नु पर्नेछ ।

१००(४) कुनै आय वर्षको कुनै अंशको कर निर्धारण अनुसार दाखिला गरेको कर रकम पूरा वर्षको कर निर्धारण गर्दा लाग्ने करमा मिलान गर्न पाइनेछ ।

१००(५) यस दफा बमोजिम कर निर्धारण गर्दा विभागले सफाईको सबूत प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्नेछ ।

संशय कर निर्धारण भन्नाले टाट पल्टिएको वा कंगाल भएको वा ऋणमा डुबेको वा बिघटन भएको वा अनिश्चित समयका लागि वा स्थायीरूपमा नेपाल छाडि बिदेश पलायन हुन लागेको वा नेपालमा संचालन गरिरहेको कुनै व्यवसाय वा आर्थिक कारोवार गर्न छाड्न लागेको कारणले तिर्नु पर्ने कर नतिर्ने सम्भावना रहेको वा विभागले अन्यथा उपयुक्त सम्भेमा र विभागले दिएको सूचना बमोजिम आय विवरण पनि पेश नगरेको अर्थात स्वयं कर निर्धारण नगरेको व्यक्तिले तिर्नु पर्ने कर यकीन गर्ने प्रयोजनका लागि विभागबाट गरिने कर निर्धारण हो ।

पूरा आय वर्षको संशय कर निर्धारण गरिएको व्यक्तिले सो आय वर्षको आय विवरण दाखिला गर्नु पर्दैन । उदाहरणका लागि २०६७ भाद्र मसान्तमा आय वर्ष २०६६।६७ को संशय कर निर्धारण भएको रहेछ भने सो व्यक्तिले स्वयंकर विवरण २०६७ असोजमा दाखिला गर्नु पर्दैन । तर, आय वर्षको आंशिक अवधिको संशय कर निर्धारण भएका अवस्थामा भने पूरै आय वर्षको आय विवरण दाखिला गर्नु पर्दछ । त्यस्तो वार्षिक आय विवरण अनुसार लाग्ने करमा सो संशय कर निर्धारण बमोजिम तिरिएको कर मिलान गर्न पाउँदछ । माथिकै उदाहरणमा २०६७ भाद्र मसान्तसम्मको कर निर्धारण भएकाले सो व्यक्तिले आय वर्ष २०६७।६८ को आय विवरण दफा ९९ बमोजिम कर निर्धारण गरी २०६८ असोज मसान्तसम्म दाखिला गर्नु पर्दछ । २०६७ भाद्र मसान्तमा संशय कर निर्धारण हुदा तिरिएको कर आय वर्ष २०६७।६८ को आय विवरणमा मिलान गर्न पाउँदछ ।

संशय कर निर्धारण गर्दा विभागले गरेको निर्धारण उपर सम्बन्धित व्यक्तिलाई सफाई वा सबूत पेश गर्न सात दिनको म्याद दिनु पर्दछ ।

२६.४ संशोधित कर निर्धारण

कुनै व्यक्तिले ऐनको दफा ९६ को उपदफा (१) बमोजिम पेश गर्नुपर्ने आय विवरण पेश गरी वा नगरी ऐनको दफा ९९ को उपदफा (१) वा (२) बमोजिम गरेको कुनै आय वर्षको कर निर्धारण वा कुनै व्यक्तिले विभागले सोही दफाको उपदफा (५) बमोजिम दिएको आदेशबमोजिम आय विवरण पेश गरी गरेको कर निर्धारण वा विभागले उपर्युक्त बमोजिम दिएको आदेशबमोजिम आय विवरण पेश नगरेको व्यक्तिको हकमा विभागले गरेको कर निर्धारणलाई विभागले संशोधन गर्न सक्ने सम्बन्धमा ऐनको दफा १०१ को उपदफा (१) मा देहायको व्यवस्था रहेको छ :-

१०१(१) दफा ९९ वा १०० बमोजिम कर निर्धारण भएको व्यक्तिको करको दायित्व यस ऐनको उद्देश्य बमोजिम न्यायोचित आधारमा समायोजन गर्न विभागले संशोधित कर निर्धारण गर्न सक्नेछ ।

ऐनको दफा ९९ बमोजिम कर निर्धारण भएका वा कर निर्धारण भएको मानिएका र दफा १०० बमोजिम संशय कर निर्धारण गरिएका व्यक्तिको कर निर्धारण सन्तोषजनक नभएको लागेका वा घटीबढी कर निर्धारण भएको प्रमाणित भएका व्यक्तिको कर निर्धारणमा विभागले संशोधन गर्न सक्तछ ।

ऐनले कुनै व्यक्तिको करको दायित्व न्यायोचित आधारमा समायोजन गर्ने अर्थात् सो व्यक्तिको कर दायित्व सही रूपमा निर्धारण गर्ने प्रयोजनका लागि मात्र संशोधित कर निर्धारण गर्नुपर्ने र ऐनको मनसाय बिपरित कसैलाई कर दायित्व बोकाउन नहुने मान्यतालाई स्थापित गर्ने प्रयास गरेको छ । कुनै व्यक्तिले सन्तोषजनकरूपमा कर निर्धारण नगरेको वा घटी कर निर्धारण गरेको पुष्टी हुने प्रमाण वा आधार बेगर विभागको कुनै अधिकृतले कुनै व्यक्तिको संशोधित कर निर्धारण गर्न सक्तैन । अर्थात् संशोधित कर निर्धारण गर्दा कुनै व्यक्तिको कर दायित्वमा संशोधन गर्नुपर्ने प्रमाण वा आधार कर दायित्वमा संशोधन गर्ने कर अधिकृतले जुटाउनु पर्दछ ।

सामान्यतया: कुनै व्यक्तिले आयमा समावेश गर्नुपर्ने कुनै आय समावेश नगरेको वा कट्टी नपाउने वा कट्टी पाउनेभन्दा बढी खर्च कट्टी लिएको वा गलत रूपमा कर, शुल्क वा व्याजको गणना गरेको वा मिलान गर्न नपाउने कर मिलान गरेको अवस्थामा सो व्यक्तिले गरेको कर निर्धारण त्रुटीपूर्ण हुने र निजले घटी कर निर्धारण गरेको मानिन्छ । कर परीक्षणबाट वा अन्य कुनै तवरले कुनै व्यक्तिले उपर्युक्त मध्ये कुनै एक वा बढी कारणले घटी कर निर्धारण गरेको प्रमाण वा जानकारी वा सूचना प्राप्त भएमा त्यस्तो व्यक्तिको कर दायित्वमा संशोधन गर्नुपर्दछ । उपर्युक्त व्यवस्था आय विवरण पेश गरी कर निर्धारण गरेको वा आय विवरण पेश नगरेको वा संशय कर निर्धारण भएको सबै व्यक्तिको संशोधित कर निर्धारण गर्ने सन्दर्भमा लागू हुन्छ ।

२६.४.१ संशोधित कर निर्धारणमा पुनः संशोधन

विभाग वा कार्यालयले गरेको कुनै व्यक्तिको संशोधित कर निर्धारणमा पुनः संशोधन गर्ने सम्बन्धमा ऐनको दफा १०१ को उपदफा (२) र (५) मा देहायको व्यवस्था छ ।

१०१(२) उपदफा (१) बमोजिम गरिएको संशोधित कर निर्धारणमा पुनः संशोधन गर्न विभागले उपर्युक्त ठानेमा न्यायोचित आधारमा जतिपटक पनि संशोधन गर्न सक्नेछ ।

विभागले कुनै व्यक्तिको कुनै आय वर्षको संशोधित कर निर्धारण गर्न सक्तछ । आय विवरण पेश गरेको वा नगरेको कारणले कर निर्धारण भएको वा ऐनको दफा १०० को उपदफा (२) बमोजिम संशय कर निर्धारण भएको व्यक्तिको संशोधित कर निर्धारण हुनसक्तछ । संशोधित कर निर्धारण गर्ने समयमा सूचना वा प्रमाणको अभाव वा अपर्याप्तताको कारणले कुनै संशोधित कर निर्धारणमा त्रुटी भएमा करको दायित्व न्यायोचित आधारमा समायोजन गर्ने अर्थात् सो व्यक्तिको कर दायित्व सही रूपमा निर्धारण गर्ने प्रयोजनका लागि मात्र संशोधित कर निर्धारणमा संशोधन गर्नु पर्छ । कुनै व्यक्तिको संशोधित कर निर्धारण गर्दा त्रुटी भएको वा घटी कर निर्धारण भएको पुष्टी हुने प्रमाण वा आधार बेगर विभागले कुनै व्यक्तिको संशोधित कर निर्धारणमा संशोधन गर्नु हुँदैन । अर्थात् संशोधित कर निर्धारणमा संशोधन गर्दा कुनै व्यक्तिको संशोधित कर दायित्वमा संशोधन गर्नुपर्ने प्रमाण वा आधार संशोधित कर दायित्वमा संशोधन गर्ने कर अधिकृतले जुटाउनु पर्दछ ।

१०१(५) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजस्व न्यायाधिकरण वा अन्य अधिकारप्राप्त अदालतहरूबाट कर निर्धारण संशोधन गरिएको वा निर्धारित कर घटाइएको अवस्थामा सो हदसम्म विभागले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्नेछैन ।

तर पुनः छानवीन गर्ने आदेश दिएमा संशोधन गर्न बाधा पुगेको मानिनेछैन ।

राजस्व न्यायाधिकरण वा अधिकार प्राप्त अधिकारी वा अदालतले त्यस्तो संशोधित कर निर्धारणमा पुनः संशोधन गर्न आदेश दिएमा त्यस्तो संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नु आवश्यक हुन्छ । यस्तो आदेशमा किटानी साथ के के संशोधन गर्ने भन्ने आदेश भएको भए सो हदसम्म सोही बमोजिम गर्नु पर्छ । तर, पुनः छानवीन गर्ने भन्ने मात्र आदेश भएकोमा पुनः छानवीन गरी प्राप्त तथ्यका आधारमा पुनः संशोधन गर्नुपर्छ ।

२६.५ कर निर्धारणको सूचना

ऐनले कर निर्धारण गर्ने सन्दर्भमा कर निर्धारण गर्नु अघि र कर निर्धारण भएपछि कर निर्धारण हुने वा कर निर्धारण गरिएको व्यक्तिलाई सूचीत गर्नुपर्ने व्यवस्था गरेको छ ।

२६.५.१ कर निर्धारण गर्नु अघि दिनुपर्ने सूचना

ऐन बमोजिम कुनै व्यक्तिको संशय कर निर्धारण समेत सबै प्रकारका कर निर्धारणमा संशोधन गर्नुपर्दा त्यस्तो व्यक्तिलाई सूचीत गर्नुपर्ने सम्बन्धमा ऐनको दफा १०१ को उपदफा (६) मा देहायको व्यवस्था छ ।

१०१(६) यस दफा बमोजिम कर निर्धारणमा संशोधन गर्दा विभागले त्यसरी संशोधन गर्नु परेको आधार स्पष्ट खुलाई सो व्यक्तिलाई लिखित सूचना दिई त्यस्तो कर निर्धारण सम्बन्धमा सफाईको सबूत प्रमाण पेश गर्न पन्ध्र दिनको म्याद दिनु पर्ने ।

ऐनको दफा १०१ को उपदफा (१) बमोजिम कुनै व्यक्तिको संशय कर निर्धारण वा कर निर्धारण वा संशोधित कर निर्धारणमा अर्थात् सो व्यक्तिको हाल कायम रहेको कर दायित्वमा संशोधन गर्दा विभागले त्यसरी संशोधन गर्नुपर्नाको आधार तथा कारण उल्लेख गरी सो व्यक्तिलाई लिखित सूचना दिनुपर्दछ । त्यस्तै विभागको महानिर्देशक वा राजस्व न्यायाधिकरण वा अन्य कुनै अदालतको आदेश वा निर्णय बमोजिम कुनै व्यक्तिको संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपरेमा पनि उपर्युक्त अनुसारको सूचना दिनुपर्दछ । त्यसरी दिइने सूचनामा कुनै व्यक्तिको संशोधित कर निर्धारण वा संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपर्नाको कारण अर्थात् सो व्यक्तिको कर निर्धारण वा संशोधित कर निर्धारणबाट कायम भएको कर दायित्वमा परिवर्तन गर्नुपर्नाको स्पष्ट आधार र कारण, त्यस्तो संशोधनबाट कायम हुन आउने करयोग्य आय, सो करयोग्य आयमा तिर्नु पर्ने कर, शुल्क र व्याजको जम्मा रकम तथा सोमध्ये तिर्न बाँकी कर रकम स्पष्ट उल्लेख गर्नु पर्दछ । त्यस्तो सूचना दिइएको व्यक्तिलाई सूचनामा उल्लिखित करयोग्य आय कायम हुनु नपर्ने वा तिर्नु पर्ने करमध्ये कुनै रकम तिर्नु नपर्ने वा तिर्न बाँकी रकममध्ये कुनै रकम तिर्नु नपर्ने कुनै सबूत, प्रमाण वा भनाइ भए सो सबूत प्रमाण वा भनाइ पेश गर्न संशय कर निर्धारणका सम्बन्धमा

७ दिन र संशोधित कर निर्धारणका सम्बन्धमा १५ दिनको म्याद दिनु पर्दछ । त्यस्तो म्याद सो व्यक्तिले सूचना बुझिलेको मितिबाट गणना गर्नु पर्दछ ।

२६.५.२ कर निर्धारणको सूचना

विभागले कुनै व्यक्तिको संशय कर निर्धारण गर्ने निर्णय गरेमा सो व्यक्तिको कर निर्धारण भएको र निजको कर दायित्व कायम भएको मानिन्छ । त्यस्तै विभागले कुनै व्यक्तिको संशय कर निर्धारण वा कर निर्धारण वा संशोधित कर निर्धारणमा अर्थात् सो व्यक्तिको हालको कर दायित्वमा संशोधन गर्ने निर्णय गरेमा सो व्यक्तिको कर निर्धारणमा संशोधन वा संशोधित कर निर्धारणमा संशोधन भएको वा सो व्यक्तिको हालको कर दायित्वमा संशोधन भएको मानिन्छ । विभागले त्यसरी कुनै व्यक्तिको संशय कर निर्धारण गरेमा वा कर निर्धारणमा संशोधन वा संशोधित कर निर्धारणमा संशोधन गरेमा सो व्यक्तिलाई सो सम्बन्धमा जानकारी गराउनु पर्दछ । यस सम्बन्धमा ऐनको दफा १०२ मा देहायको व्यवस्था छ ।

१०२ विभागले देहायका कुराहरू खुलाई दफा १०० को उपदफा (२) अथवा १०१ बमोजिम गरेको कर निर्धारणको लिखित सूचना कर निर्धारण गरिएको व्यक्तिलाई दिनु पर्नेछ ।

- (क) कर निर्धारणसँग सम्बन्धित आय वर्ष वा अवधिको लागि दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने र दाखिला गर्न बाँकी निर्धारित कर,
- (ख) खण्ड (क) मा उल्लिखित कर निर्धारणमा कर गणना गरिएको तरिका,
- (ग) विभागले कर निर्धारण गर्नु परेको कारण,
- (घ) दाखिला गर्न बाँकी निर्धारित कर दाखिला गर्नु पर्ने समय, र
- (ङ) कर निर्धारण उपर चित्त नबुझेमा उजुरी गर्ने समय, स्थान र तरिका ।

संशय कर निर्धारण गरी कर दायित्व कायम गरिएको वा संशोधित कर निर्धारण वा संशोधित कर निर्धारणमा पुनः संशोधन गरी त्यसरी संशोधन गर्नु अधिको कर दायित्वमा परिवर्तन गरिएको व्यक्तिलाई विभागले त्यस्तो संशोधन वा परिवर्तनको बारेमा लिखित सूचना दिनुपर्दछ । विभागले सो व्यक्तिलाई दिने वा दिनुपर्ने संशय कर निर्धारण वा संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारणको सूचनामा उपर्युक्त बमोजिमको कुनै कर निर्धारण अनुसार सो व्यक्तिले दाखिला गर्नु पर्ने र दाखिला गर्न बाँकी कर, कर गणना गरिएको तरिका, कर निर्धारण गर्नु परेको कारण, दाखिला गर्न बाँकी कर दाखिला गर्नु पर्ने समय र उक्त कर निर्धारण उपर चित्त नबुझेमा उजुरी गर्ने समय, स्थान र तरिका स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्दछ । कर निर्धारण गरिएको व्यक्तिले कर निर्धारणको सूचना प्राप्त नगरेसम्म त्यस्तो कर निर्धारणले कानूनी मान्यता नपाउनुको साथै त्यस्तो कर निर्धारणबाट श्रृजना भएको कर दायित्व तिर्न बुझाउन कर निर्धारण भएको व्यक्ति बाध्य हुँदैन ।

२६.६ कर निर्धारणमा संशोधन गर्ने वा संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपर्ने समय वा म्याद

विभाग वा कार्यालयले कुनै व्यक्तिको संशोधित कर निर्धारण गर्ने वा पुनः संशोधित कर निर्धारण गर्ने समयसीमाका सम्बन्धमा ऐनको दफा १०१ को उपदफा (३) र (४) ले देहायको व्यवस्था गरेको छ ।

१०१(३) विभागले उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गर्दा देहायको मितिले चार वर्षभित्र गरिसक्नु पर्नेछ :-

- (क) दफा ९९ बमोजिम कर निर्धारण भएकोमा आय विवरण पेश गर्नु पर्ने मिति,
- (ख) दफा १०० को उपदफा (२) बमोजिम कर निर्धारण गरिएकोमा कर निर्धारण गरिएको व्यक्तिलाई दफा १०२ बमोजिम कर निर्धारणको सूचना दिएको मिति,
- (ग) उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गरिएकोमा उपदफा (१) बमोजिम संशोधन गरिएको साबिकको कर निर्धारणसँग सम्बन्धित खण्ड (क) वा (ख) मा उल्लिखित मिति ।

१०१(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जालसाजीले गर्दा कुनै व्यक्तिको कर निर्धारण गलत ढंगबाट भएको रहेछ भने जुनसुकै वखत विभागले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्नेछ । यसरी संशोधन गर्दा जालसाजी गरी विवरण राखेको वा कर निर्धारण गरेको जानकारी प्राप्त भएको एक वर्षभित्र संशोधन गरिसक्नु पर्नेछ ।

ऐनले कुनै व्यक्तिको आवश्यकता अनुसार संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण गर्ने सन्दर्भमा विभाग वा कार्यालयलाई यथेष्ट अधिकार प्रदान गरेको छ । तर विभाग वा कार्यालयले कुनै व्यक्तिको कुनै आय वर्षको असीमित समयसम्म वा मन लागेको जुनसुकै समयमा संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण गर्न ऐनले बन्देज लगाएको छ । ऐनको उपर्युक्त प्रावधान अनुसार सामान्य अवस्थामा कुनै व्यक्तिको कुनै आय वर्षको कर निर्धारण वा संशय कर निर्धारणमा संशोधन वा संशोधित कर निर्धारणमा पुनः संशोधन गर्दा संशय कर निर्धारण भएको वा सो व्यक्तिले सो आय वर्षको आय विवरण पेश गर्नुपर्ने मितिले चार वर्षभित्र गरिसक्नु पर्दछ । सो अवधिभित्र विभाग वा कार्यालयले कुनै व्यक्तिको कुनै आय वर्षको संशोधित कर निर्धारणमा आवश्यकतानुसार जतिपटक पनि पुनः संशोधन गर्न सक्छ । जालसाजी गरी गलत कर निर्धारण गर्ने व्यक्तिका हकमा उक्त बन्देजलाई निकै खुकुलो पारिएको छ ।

२६.६.१ आय विवरण पेश गरेको वा नगरेको व्यक्तिको संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण

ऐनको दफा ९६ बमोजिम कुनै आय वर्षको आय विवरण पेश गर्नुपर्ने मितिमा आय विवरण पेश गरी दफा ९९ को उपदफा (१) बमोजिम सो वर्षको कर निर्धारण गर्ने वा कुनै आय वर्षको आय विवरण पेश गर्नुपर्ने मितिमा आय विवरण पेश नगरेको भएपनि दफा ९९ को उपदफा (२) बमोजिम

सो वर्षको कर निर्धारण भएको मानिने कुनै व्यक्तिको त्यस्तो कर निर्धारणमा विभागले संशोधन गर्नुपर्दा कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश गर्नुपर्ने मिति (अर्थात् जुन आय वर्षको आय विवरण पेश गर्नुपर्ने हो सो आय वर्षभन्दा पछाडिको आय वर्षको असोज मसान्त) ले चार वर्षभित्र गरिसक्नु पर्दछ। यस प्रयोजनको लागि विवरण पेश गर्न म्याद थप लिएको व्यक्तिको हकमा पनि चार वर्षको म्याद गणना गर्दा म्याद थप लिएको अवधिलाई गणना गर्न मिल्दैन।

उदाहरण २६.६.१: मानौं, तल उल्लिखित व्यक्तिले आ.ब. २०६४।६५ को आय विवरण निम्नानुसार बुझाएका रहेछन्।

- हरि प्रसादले आ.ब. २०६४।६५ को आय विवरण २०६५ असोज मसान्तमा बुझाएका रहेछन्।
- दिनेश मिश्रले २०६४।६५ को आय विवरण बुझाउन २०६५ मंसिर ३० सम्मको म्याद थप पाएका रहेछन् र सोही मितिमा आय विवरण बुझाएका रहेछन्।
- गोविन्द पण्डितले आ.ब. २०६४।६५ को आय विवरण २०६५ पौष २० गते बुझाएका रहेछन् तर विवरण बुझाउने म्याद थप लिएका रहेछन्।
- हेमन्त गोर्खालीले आ.ब.२०६४।६५ को विवरण २०६६ कार्तिक २ गते बुझाएका रहेछन्। उनले सो विवरण बुझाउन २०६५ पौष मसान्तसम्मको म्याद थप पाएका रहेछन्।
- मनोज शर्माले आ.ब. २०६४।६५ को आय विवरण बुझाएका रहेछन्।

उपर्युक्त व्यक्तिले आफ्नो आ.ब. २०६४।६५ को आय विवरण समयमै बुझाएपनि, थप म्यादभित्र बुझाएपनि, समयमै नबुझाएपनि वा थप म्यादभित्र नबुझाएपनि वा बुझाउदै नबुझाएपनि ती सबै व्यक्तिले आ.ब.२०६४।६५ को आय विवरण बुझाउनुपर्ने वा पेश गर्नुपर्ने मिति भनेको २०६५ असोज मसान्त नै हो। विभाग वा कार्यालयले संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण गर्दा २०६९ असोज मसान्तभित्र गरिसक्नु पर्दछ।

उदाहरण २६.६.२: मानौं, नेप्चून ईन्टरनेशनल प्रा.लि. को ५० प्रतिशत स्वामित्व २०६४।११।१० मा परिवर्तन भएको रहेछ। सो निकायले ऐनको दफा ५७ बमोजिम स्वामित्व परिवर्तन अधिको विवरण पेश गरेको रहेनछ र आ.ब. २०६४।६५ को एकमुष्ट आय विवरण २०६५ भाद्र ५ गते बुझाएको रहेछ।

उक्त निकायको २०६४।११।१० गते स्वामित्व परिवर्तन भएकोले ऐनको दफा ५७ को प्रयोजनको लागि त्यस्तो निकायको स्वामित्व परिवर्तन अधिको भाग अर्थात् २०६४।४।१ देखि २०६४।११।१० सम्मको अवधि एउटा आय वर्ष हुन्छ र सो आय वर्षको आय विवरण म्याद थप नलिएको अवस्थामा २०६४।२।१० भित्र बुझाउनु पर्दछ। एवं स्वामित्व परिवर्तन पछिको भाग अर्थात् २०६४।११।११ देखि २०६४ आषाढ मसान्तसम्म अर्को आय वर्ष हुन्छ र सो पछिल्लो आय वर्षको आय विवरण २०६५ असोज मसान्तभित्र बुझाउनु पर्दछ। यस अवस्थामा विभागले संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण गर्दा स्वामित्व परिवर्तन अधिको आय वर्षको २०६८।२।१० भित्र तथा स्वामित्व परिवर्तन पछिको आय वर्षको २०६९ असोज मसान्तभित्र गरिसक्नु पर्दछ।

२६.६.२ संशय कर निर्धारण भएको व्यक्तिको संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण:

विभागले कुनै व्यक्तिको ऐनको दफा १०० को उपदफा (२) बमोजिम गरेको संशय कर निर्धारणमा पनि संशोधन वा पुनः संशोधन गर्न सक्तछ। संशय कर निर्धारण भएको व्यक्तिको संशय कर निर्धारणमा संशोधन वा पुनः संशोधन गर्दा सो व्यक्तिलाई दफा १०२ बमोजिम संशय कर निर्धारणको सूचना दिएको मितिले चार वर्षभित्र गरिसक्नु पर्दछ।

उदाहरण २६.६.३: मानौं, मिग ज्याक्सन बेलायती नागरिक हुन् र उनि बिगत दश वर्ष देखि नेपालमा व्यवसाय संचालन गरिरहेका रहेछन्। घरायसी कारणले उनी बेलायत फर्कनुपर्ने भएकोले उनले २०६६ पौष महिनामा नेपालको आफ्नो व्यवसाय बन्द गरे। कुनै सुत्रबाट विभागले सो कुराको जानकारी पायो र उनलाई २०६६ श्रावण महिनादेखि २०६६ पौष महिनासम्मको आय विवरण २०६६ माघ मसान्तभित्र पेश गर्न २०६६ माघ २ गते निजलाई सूचना जारी गरियो। तर उनले सो सूचनाको बेवास्ता गर्दै आय विवरण दाखिला गरेनन्। कार्यालयबाट तत्काल उपलब्ध प्रमाण र सूचनाको आधारमा २०६६ फाल्गुण १५ गते निजको आ.ब. २०६६।६७ को श्रावण देखि पौष सम्मका लागि रु दुई लाख कर दायित्व कायम गर्दै संशय कर निर्धारण गरियो र २०६६ फाल्गुण २० गते निजलाई ऐनको दफा १०२ बमोजिम संशय कर निर्धारणको सूचना बुझाइयो। यस अवस्थामा मिग ज्याक्सनको कार्यालयले गरेको उक्त संशय कर निर्धारणमा संशोधन वा पुनः संशोधन गर्नुपरेमा २०६६ फाल्गुण २० गतेको मितिले चार वर्षभित्र अर्थात् २०७० फाल्गुण २० भित्र गरिसक्नु पर्दछ।

२६.६.३ जालसाजीबाट कर निर्धारण भएको व्यक्तिको संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण

कुनै व्यक्तिले जालसाजी गरी कर निर्धारण गरेमा कर अधिकृतले संशोधित कर निर्धारण गर्न

चार वर्षको समयसीमा लागू नहुने र जालसाजीको सूचना जहिले प्राप्त गरेको भए तापनि सो सूचना पाएको मितिले एक वर्षभित्र कर निर्धारण गर्नु पर्दछ । सामान्यतया: कुनै व्यक्तिले ऐनको प्रयोजनका लागि तयार गरेको वा अभिलेख राखेको वा विभाग वा कार्यालयमा पेश गरेको कुनै विवरण वा कागजात वा सूचना वा बकपत्र वा निवेदनमा जानाजानी वा गलत मनसायले कुनै गलत तथ्य उल्लेख गरेमा वा जानाजानी उल्लेख गर्नुपर्ने कुनै तथ्य उल्लेख नगरेमा वा जानाजानी किरिँ कागजात खडा गरेमा वा पेश गरेमा सो व्यक्तिले जालसाजी गरेको मानिन्छ । कुनै व्यक्तिले जानाजानी उल्लिखितमध्ये कुनै एक वा बढी तरिका वा जालसाजी मानिने अन्य कुनै तरिकाबाट कुनै आय वर्षको कर दायित्वमा कमी हुने गरी कर निर्धारण गरेको प्रमाणित हुने कुनै जानकारी वा सूचना वा कागजात वा प्रमाण फेला परेमा विभागले त्यस्तो जानकारी प्राप्त गरेको एक वर्षभित्र सो व्यक्तिको सो वर्षको कर निर्धारणमा संशोधन वा संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपर्दछ ।

२६.७ महानिर्देशक वा राजस्व न्यायाधिकरण वा अन्य कुनै अदालतको आदेशबमोजिम कर निर्धारणमा पुनः संशोधन

ऐन बमोजिम संशय कर निर्धारण वा संशोधित कर निर्धारण वा संशोधित कर निर्धारणमा पुनः संशोधन गरिएको कुनै व्यक्तिलाई विभागले गरेको निर्णय वा कर निर्धारण उपर चित्त नबुझेमा सो व्यक्तिले ऐन बमोजिम विभागको महानिर्देशकसमक्ष सो निर्णयका विरुद्ध प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन पाउछ । कुनै व्यक्तिले प्रशासकीय पुनरावलोकनको निवेदन बमोजिम भएको निर्णयमा चित्त नबुझेमा वा विभागले त्यस्तो निवेदनमा ६० दिनभित्र निर्णय नदिएमा सो विरुद्ध राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन पाउछ । त्यस्तै कुनै व्यक्तिले गरेको पुनरावेदनमा राजस्व न्यायाधिकरणले गरेको फैसला चित्त नबुझेमा सर्वोच्च अदालतको अनुमति लिइ सो फैसला विरुद्ध पुनरावेदन गर्नसमेत पाउछ । यसरी कुनै व्यक्तिले दिएको निवेदन राजस्व न्यायाधिकरण वा अदालतले गरेको कुनै निर्णय अन्तिम भई बसेको अर्थात् त्यस्तो निर्णय कुनै अदालतको बिचाराधिन नरहेको र बिचाराधिन हुनसक्ने अवस्था पनि नभएको भएमा र सो निर्णय अनुसार कुनै व्यक्तिको कुनै वर्षको संशय कर निर्धारणमा संशोधन वा संशोधित कर निर्धारणमा पुनः संशोधन गर्नुपर्ने भएमा विभागले जुनसुकै समयमा त्यस्तो संशोधन गर्न सक्तछ । तर त्यस्तो निर्णय अनुसार गर्नुपर्ने संशोधन सो निर्णयको प्रतिलिपि प्राप्त भएको मितिले एक वर्षभित्र गरिसक्नु पर्दछ ।

करको भुक्तानी (Payment of Tax)

२७.१ करदाताले तिनुपर्ने कर समयमा तिर्ने वातावरणको श्रृजना गर्न कर तिर्ने प्रकृत्यालाई सरल र स्पष्ट गर्नु आवश्यक हुन्छ। यहि आवश्यकतालाई दृष्टिगत गरी ऐनको परिच्छेद १६ र नियमावलीको परिच्छेद ७ ले ऐन बमोजिम कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्तिले तिर्नु पर्ने कर, तिर्ने स्थान, त्यस्तो कर तिर्ने तरिका र समयको सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गरेको छ। आयकर निर्देशिकाको यस परिच्छेदले तिनै व्यवस्थालाई थप स्पष्ट पार्ने उद्देश्य राखेकोछ।

२७.२ कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति

ऐनले जुन व्यक्तिलाई कर लगाउने व्यवस्था गरेको छ त्यस्ता व्यक्तिलाई नै कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति भनिन्छ। ऐनको दफा ३ मा कर लगाउने व्यक्तिका सम्बन्धमा निम्नानुसार व्यवस्था गरिएको छ।

३ देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असुल उपर गरिनेछ :-

(क) कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति,

(ख) दफा ६८ को उपदफा (३) र (४) बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैर-वासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र

(ग) कुनै आय वर्षमा अन्तिमरूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति।

२७.२.१ ऐन बमोजिम कर लाग्ने आय भएको व्यक्ति:

कुनै आय वर्षमा ऐनको दफा १० बमोजिम करछुट (Exemption) भएको वा दफा ११ बमोजिम कर सुविधा (Concession) भएको आयबाहेक कुनै व्यवसाय, रोजगारी र लगानीबाट भएको आयमा कर लाग्ने हुँदा ती आयलाई कर लाग्ने आय भनिन्छ भने त्यस्तो आय भएको व्यक्तिलाई कर लाग्ने आय भएको व्यक्ति भनिन्छ। कुनै व्यक्तिले कुनै व्यवसाय, रोजगारी र लगानीबाट निजलाई भएको आयमध्ये कर छुट हुने आयबाहेक अन्य आयमा कर तिर्नु पर्ने हुँदा त्यस्तो व्यक्तिलाई कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति भनिन्छ।

२७.२.२ कुनै आय वर्षको आय विदेश पठाउने गैर वासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन:

नेपालस्थित विदेशी स्थायी संस्थापन भन्नाले कुनै गैर वासिन्दा व्यक्ति (साभेदारी वा कम्पनी वा ट्रस्ट) को नेपालमा रहेको एजेन्टले व्यवसाय गर्ने स्थान, त्यस्तो व्यक्तिको मुख्य उपकरण वा मेशिनरी नेपालमा जडान गरिएको स्थान, त्यस्तो व्यक्तिले नेपालभित्र बाह्र महिनामा एकैपटक वा पटक पटक गरी नब्बे दिनभन्दा बढी सेवा प्रदान गरेको स्थान, त्यस्तो व्यक्तिले नेपालभित्र

नब्बे दिनभन्दा बढी समय निर्माण, जडान वा स्थापनाको कार्य गरेको वा सो सम्बन्धी सेवा प्रदान गरेको स्थान लगायत त्यस्तो व्यक्तिले पूर्ण वा आंशिकरूपमा कुनै व्यवसाय संचालन गर्ने स्थानलाई जनाउंछ। सरल रूपमा भन्ने हो भने कुनै गैर वासिन्दा व्यक्तिले आफ्नो व्यवसायको अभिन्न अंगको रूपमा आफ्नै लगानीमा आफैं वा अन्य कुनै व्यक्तिमार्फत नेपालभित्र कुनै बस्तु वा सेवाको व्यवसायिक कारोवार गर्ने वा बिक्री पछिको सेवा प्रदान गर्ने उद्देश्यले स्थापना वा संचालन गरेको उत्पादनस्थल, कार्यालय, शाखा, बिक्री वा सेवा केन्द्र, एजेन्सी, आयोजना आदि नेपालस्थित विदेशी स्थायी संस्थापन हुन्। यस्ता संस्थापनले नेपालमा कुनै व्यवसाय संचालन गरी कुनै आय आर्जन गरेमा र सो आयको कुनै अंश विदेश पठाएमा त्यसरी विदेश पठाएको रकममा ऐनको अनुसूची १ को दफा २ को उपदफा (६) अनुसार ५ प्रतिशतले कर लाग्ने हुँदा कुनै आय वर्षको आय विदेश पठाउने गैर वासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनलाई कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति भनिन्छ।

२७.२.४ कुनै आय वर्षमा अन्तिमरूपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति:

ऐनको दफा ८७, ८८, ८८क र ८९ बमोजिम पारिश्रमिकको भुक्तानी गर्दा करकट्टी गर्ने रोजगारदाता, लगानी प्रतिफल, सेवा शुल्क, बिक्री बोनसको भुक्तानी दिदा करकट्टी गर्ने भुक्तानीकर्ता, अवकाश भुक्तानीमा करकट्टी गर्ने अवकाश कोष वा रोजगारदाता, ठेक्का वा करार वापतको भुक्तानी र बीमा प्रिमियम वापत गैर वासिन्दालाई भुक्तानी दिदा करकट्टी गर्ने भुक्तानीकर्तालाई भुक्तानीमा करकट्टी गर्ने व्यक्ति भनिन्छ। त्यस्तै, कम्पिडिटी बजारको संचालक, धितोपत्रको निःसर्गबाट भएको लाभमा अग्रिम कर प्राप्त गर्ने निकाय र घरजग्गा वा घर वा जग्गाको निःसर्गबाट भएको लाभमा अग्रिम कर प्राप्त गर्ने सम्बन्धित मालपोत कार्यालयलाई करको भुक्तानी लिने व्यक्ति भए पनि यस प्रयोजनको लागि अग्रिम कर असुल गर्नु पर्ने व्यक्ति भनिन्छ। भुक्तानीमा करकट्टी गर्ने व्यक्तिलाई आफूले प्राप्त गर्नुपर्ने रकमबाट अग्रिम करको रकम कटाई बाँकी रकम वा लाभको रकम प्राप्त गर्ने व्यक्तिलाई करकट्टी हुने व्यक्ति भनिन्छ। भुक्तानीमा करकट्टी गरी भुक्तान गरिएको वा प्राप्त गरिएको रकममध्ये वासिन्दा कम्पनीबाट प्राप्त लाभांश, प्राकृतिक व्यक्तिको बहाल आय, जीवन बीमावापत प्राप्त रकम, अवकाश भुक्तानी वापत प्राप्त रकम, बैंक वा बित्तीय संस्थाबाट प्राप्त व्याज, गैर वासिन्दा व्यक्तिले प्राप्त गरेको भुक्तानी, बैठक भत्ता र पटके अध्यापन गरे वापत प्राप्त रकमलाई अन्तिमरूपमा करकट्टी हुने भुक्तानी मानिएको छ। कुनै व्यक्तिले करकट्टी गरी प्राप्त गरेको उपर्युक्त आय वा रकममा कट्टी भएको कर सम्बन्धित कार्यालयमा दाखिला भएको अवस्थामा सो व्यक्तिले आयमा लाग्ने कर चुक्ता गरेको मानिने भई सो आय वापत थप कर तिर्नु नपर्ने र कट्टी गरिएको कर फिर्ता वा अन्य तिर्नु पर्ने करमा मिलान गर्न नपाइने हुँदा ती आय वा रकम वा भुक्तानीलाई अन्तिमरूपमा करकट्टी हुने भुक्तानी भनिएको हो। यसरी अन्तिमरूपमा करकट्टी हुने आय प्राप्त गर्ने व्यक्तिलाई नै अन्तिमरूपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति भनिन्छ। यस्तो व्यक्तिले प्राप्त गर्ने आयमा सो आय वापतको रकम भुक्तानी गर्ने व्यक्तिले भुक्तानी गर्दाकै अवस्थामा करकट्टी गर्ने र त्यसरी कट्टी गरिएको कर करकट्टी हुने व्यक्तिले सो आय वापत तिर्नु पर्ने कर अन्तिम हुने हुँदा त्यस्ता व्यक्तिलाई कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति मानिएको हो।

२७.२.५ अग्रिम कर असुल गर्नु पर्ने व्यक्ति

ऐनको दफा ९५क बमोजिम कमोडिटी बजारको संचालन गर्ने व्यक्तिले सो व्यवसाय गर्ने व्यक्तिको मुनाफा र लाभ, धितोपत्रको निःसर्गबाट भएको लाभमा करकट्टी प्राप्त गर्ने निकाय र घरजग्गा वा घर वा जग्गाको निःसर्गबाट भएको लाभमा करकट्टी प्राप्त गर्ने सम्बन्धित मालपोत कार्यालयलाई अग्रिम कर असुल गर्नु पर्ने व्यक्ति भनिन्छ । अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले सो दफामा व्यवस्था भए बमोजिम कारोवारमा लाभ प्राप्त गर्ने व्यक्तिबाट अग्रिम करको रकम असुल गरी दाखिला गर्नु पर्दछ ।

२७.२.६ कर बुझाउनु पर्ने दायित्व भएका अन्य व्यक्ति

ऐनको परिच्छेद २० ले गरेको कर संकलन सम्बन्धी व्यवस्था बमोजिमको कुनै व्यक्तिले आफूले तिर्नु बुझाउनुपर्ने कर रकम नबुझाएमा त्यस्तो व्यक्तिले बुझाउन बाँकी कर बराबरको रकम देहायका व्यक्तिबाट असुल उपर गरिने प्रबन्ध गरिएको हुँदा ती व्यक्तिलाई समेत ऐनको प्रयोजनका लागि कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।

क) निकायका अधिकृत कर्मचारी

ऐनको दफा १०७ को उपदफा (२) ले कर बुझाउनुपर्ने समयमा कर नबुझाउने निकायका बहालवाला वा छ महिना अधिसम्म सो निकायमा बहाल रहेको अधिकृत अर्थात् सो निकायको व्यवस्थापक वा सो सरहको हैसियतले कार्य गरिरहेको एक वा सोभन्दा बढी व्यक्ति निकायले नबुझाएको कर बराबरको रकम बुझाउन जिम्मेवार हुने व्यवस्था गरेको छ । साथै ती व्यक्तिले बुझाउनुपर्ने रकमलाई करको रूपमा परिभाषित गरिएको हुँदा कर नबुझाउने निकायका बहालवाला वा छ महिना अधिसम्म सो निकायमा बहाल रहेको अधिकृतलाई पनि यस ऐनको प्रयोजनका लागि कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।

ख) प्रापक

ऐनको दफा १०८ ले कुनै व्यक्तिले बुझाउन बाँकी रहेको कर सो व्यक्तिको सम्पत्तिको प्रापक अर्थात् सो व्यक्तिको लिक्विडेटर, सो व्यक्तिको कुनै सम्पत्तिको व्यवस्थापन गर्न प्रापकको रूपमा अदालत बाहिरबाट वा अदालतबाट नियुक्त व्यक्ति, सो व्यक्तिको कुनै सम्पत्ति बन्धकी लिई कब्जामा राख्ने व्यक्ति, मृतक प्राकृतिक व्यक्तिको हकमा निजको सम्पत्तिको प्रत्यक्ष हकवाला, प्रशासक वा दामकाम गर्ने व्यक्ति वा असक्षम प्राकृतिक व्यक्तिको हकमा निजको काम कारवाही गरिदिने कुनै व्यक्तिलाई विभागले दिएको सूचनामा उल्लिखित रकममध्ये सो व्यक्तिले कर बक्यौता रहेको व्यक्तिको सम्पत्ति बिक्री गरी प्राप्त रकमले खामेको हदसम्मको रकम सोही सूचनामा उल्लिखित मितिसम्ममा दाखिला गर्नुपर्दछ । प्रापकले आफूलाई प्राप्त सूचना बमोजिम कर दाखिला नगरेमा त्यस्तो रकम प्रापकबाटै असुल उपर गर्ने व्यवस्था छ । यहि व्यवस्थाको कारणले प्रापकलाई कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।

ग) कर बुझाउन बाँकी रहेको व्यक्तिलाई रकम बुझाउनु पर्ने व्यक्ति

ऐनको दफा १०९ ले कर बुझाउन बाँकी रहेको व्यक्तिले बुझाउन बाँकी करको हदसम्मको रकम

सो व्यक्तिलाई रकम बुझाउनु पर्ने व्यक्ति, सो व्यक्तिको लागि वा निजको तर्फबाट द्रब्य राख्ने व्यक्ति, सो व्यक्तिलाई बुझाउने गरी कुनै तेस्रो व्यक्तिको तर्फबाट द्रब्य राख्ने व्यक्ति वा तेस्रो पक्षबाट सो द्रब्य कर वक्यौता राख्ने व्यक्तिलाई बुझाउने अख्तियारी पाएको व्यक्तिलाई त्यस्तो रकम बुझाउन विभाग वा कार्यालयले आदेश दिनसक्ने व्यवस्था गरेको हुंदा कर बुझाउन बाँकी रहेको व्यक्तिको बुझाउन बाँकी कर रकम बुझाउन आदेश पाएको व्यक्तिलाई पनि कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।

घ) गैर वासिन्दा व्यक्तिको एजेन्ट

ऐनको दफा ११० ले कर बुझाउन बाँकी रहेको गैर वासिन्दा व्यक्तिले बुझाउन बाँकी रहेको करको हदसम्मको रकम बुझाउन सो व्यक्तिको कुनै सम्पत्ति आफ्नो कब्जामा राख्ने व्यक्ति वा एजेन्टलाई विभागले आदेश दिन सक्ने व्यवस्था गरेको छ । त्यस्तो आदेश पाएको गैर वासिन्दा व्यक्तिको कुनै सम्पत्ति आफ्नो कब्जामा राख्ने व्यक्ति वा एजेन्टलाई पनि कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।

ङ) भुक्तानीमा करकट्टी गर्ने व्यक्ति (Withholding Agent)

पारिश्रमिकको भुक्तानीमा रोजगारदाताले, लगानी प्रतिफल, सेवा शुल्क, बिक्री बोनसको भुक्तानीमा त्यस्तो रकमको भुक्तानीकर्ताले, अवकाश भुक्तानीमा अवकाश कोष वा रोजगारदाताले, ठेक्का वा करार वापतको भुक्तानी र बीमा प्रिमियम वापत गैर वासिन्दालाई दिइने भुक्तानीमा त्यस्तो रकमको भुक्तानीकर्तालाई करकट्टी गर्ने व्यक्ति भनिन्छ । अग्रिम करकट्टी गरी करकट्टी गरिएको रकम र सोको विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय वा ठूला करदाता कार्यालयमा बुझाउनुपर्ने व्यवस्था ऐनको दफा ८७, ८८, ८८क, ८९ र ९० ले गरेको छ । ऐनले अग्रिम करकट्टी गरिएको वा गरिनुपर्ने रकमलाई पनि करको रूपमा परिभाषित गरेको हुंदा अग्रिम करकट्टी गर्ने दायित्व भएका उल्लिखित व्यक्ति वा निकायलाई पनि कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।

च) अग्रिम कर असुल गर्ने व्यक्ति

कमोडिटी बजारको संचालन गर्ने व्यक्तिले सो बजारमा कारोवार गरेका व्यक्तिको मुनाफा र लाभमा तथा धितोपत्रको निःसर्गबाट भएको लाभमा करकट्टी प्राप्त गर्ने धितोपत्र बिनिमय बजार वा जुन निकायको धितोपत्र निःसर्ग भएको हो सो निकाय र घरजग्गा वा घर वा जग्गाको निःसर्गबाट भएको लाभमा करकट्टी प्राप्त गर्ने सम्बन्धित मालपोत कार्यालयलाई अग्रिम कर असुल गर्ने व्यक्ति भनिन्छ । अग्रिम कर असुल गरी सो रकम र सोको विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने व्यवस्था ऐनको दफा ९५क ले गरेको छ । ऐनले अग्रिम कर असुल गरिएको वा गरिनुपर्ने रकमलाई पनि करको रूपमा परिभाषित गरेको हुंदा अग्रिम कर असुल गर्ने दायित्व भएका उल्लिखित व्यक्ति वा निकायलाई पनि कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।

छ) अग्रिम करकट्टी हुने व्यक्ति (Withholdee)

पारिश्रमिक, लगानी प्रतिफल, सेवा शुल्क, बिक्री बोनस, अवकाश भुक्तानी, ठेक्का वा करार वापतको

रकम, बीमा प्रिमियम वापत रकम प्राप्त गर्ने गैर वासिन्दा, धितोपत्रको निःसर्गबाट भएको लाभ र घरजग्गा वा जग्गाको निःसर्गबाट भएको लाभ जस्ता रकम भुक्तानी गर्दा भुक्तानीकर्ताले अग्रिम करकट्टी गर्नुपर्दछ । त्यसैले यस्ता रकम प्राप्त गर्ने व्यक्तिलाई अग्रिम करकट्टी हुने व्यक्ति भनिन्छ । अग्रिम करकट्टी गर्नुपर्ने व्यक्तिले त्यस्तो रकमको भुक्तानी गर्दा करकट्टी नगरेमा वा करकट्टी गरेपनि करकट्टी गरेको रकम कार्यालयमा दाखिला नगरेमा करकट्टी नगरेको अवस्थामा करकट्टी गरेको मानिने रकम र करकट्टी गरेको रकम कार्यालयमा दाखिला नगरेको अवस्थामा त्यसरी दाखिला नगरेको कर रकम कार्यालयमा बुझाउनुपर्ने दायित्व करकट्टी हुने व्यक्तिमा समेत रहने व्यवस्था ऐनको दफा ९० ले गरेको छ । ऐनले अग्रिम करकट्टी गरिएको वा गरिनुपर्ने रकमलाई पनि करको रूपमा परिभाषित गरेको र अग्रिम करकट्टी गर्नुपर्ने व्यक्तिले अग्रिम करकट्टी गर्नुपर्ने रकमको भुक्तानी गर्दा करकट्टी नगरेमा करकट्टी गरेको मानिने रकम र करकट्टी गरेपनि करकट्टी गरेको रकम कार्यालयमा दाखिला नगरेमा दाखिला नगरेको रकम कार्यालयमा बुझाउनु पर्ने दायित्व करकट्टी हुने व्यक्तिमा समेत रहने हुँदा अग्रिम कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्तिलाई पनि कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्दछ ।

२७.३ तिर्नु पर्ने कर:

सामान्यतया: तिर्नुपर्ने कर भनेको कर लाग्ने आय भएको व्यक्ति, कुनै आय वर्षको आय विदेश पठाउने गैर वासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापन र कुनै आय वर्षमा अन्तिमरूपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्तिले ऐन बमोजिम तिर्नु बुझाउनुपर्ने कर नै हो । ऐनको दफा २ को खण्ड (ढ) मा कर लाई निम्नानुसार परिभाषित गरेकोछ ।

२(ढ) “कर” भन्नाले यस ऐन बमोजिम लाग्ने कर सम्भन्धनु पर्छ र सो शब्दले देहाय बमोजिमका भुक्तानीलाई समेत जनाउँछ :-

- (१) कर वक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत विभागले गरेका दफा १०४ को उपदफा (ढ) को खण्ड (क) मा उल्लिखित खर्चहरू,
- (२) अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० बमोजिम बुझाउनु पर्ने रकम वा किस्ताबन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ बमोजिम बुझाउनु पर्ने रकम वा अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले दफा ९५क बमोजिम बुझाउनु पर्ने रकम वा दफा ९९, १०० र १०१ बमोजिम कर निर्धारण भए अनुसार बुझाउनु पर्ने रकम,
- (३) दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३)वा (४), दफा १०९ को उपदफा (१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनु पर्ने रकम,
- (४) शुल्क तथा व्याज बापत बुझाउनु पर्ने परिच्छेद-२२ बमोजिमको रकम, र

(५) विभागले आदेश दिए बमोजिम दाखिला गर्नु दफा १२९ बमोजिमको जरिवाना रकम ।

आयकर ऐनको उपर्युक्त व्यवस्था बमोजिम तिर्नु पर्ने कर भन्नाले देहायको रकमलाई जनाउछ ।

१. ऐनको दफा ९६ बमोजिम आय विवरण बुझाएको व्यक्तिले दफा ९९ बमोजिम कर निर्धारण गरे अनुसार तिर्नु पर्ने रकम:

यो ऐन स्वयं कर निर्धारणको सिद्धान्तमा आधारित छ । ऐन बमोजिम कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्तिले आफ्नो कर दायित्वको निर्धारण सर्वप्रथम आफैं गर्दछ । यहि सिद्धान्तको आधारमा ऐनको दफा ९६ बमोजिम आय विवरण बुझाउनुपर्ने करदाता अर्थात कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्तिसँग कुनै आय वर्षमा कर तिर्नु नपर्ने व्यक्ति वा कुनै आय वर्षमा अन्तिमरूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति वा कुनै आय वर्षमा एउटा समयमा एउटै बासिन्दा रोजगारदाताबाट पारिश्रमिक प्राप्त गर्ने प्राकृतिक व्यक्ति वा सवारीसाधनको धनी प्राकृतिक व्यक्तिबाहेक अन्य कुनै करदाताले कुनै आय वर्षमा निजले तिर्नु पर्ने करको जम्मा रकम र उक्त वर्षको निजले तिर्न बाँकी करको रकम उल्लेख गरी आय विवरण पेश गरेमा सो करदाताले आफ्नो सो वर्षको कर निर्धारण गरेको मान्नुपर्दछ । आय विवरण पेश गरेको व्यक्तिले सो आय वर्षको निजले तिर्न बाँकी करको रकम भन्नाले आय विवरण बमोजिम निजले तिर्नु पर्ने जम्मा रकममा निजले सो वर्षको लागि किस्ताबन्दीमा दाखिला गरेको कुनै कर भए सो रकम र निजले कुनै अन्य व्यक्तिबाट भुक्तानी प्राप्त गर्दा करकट्टी भएको भए सो करको रकम घटाउंदा बाँकी हुन आउने रकमलाई जनाउंछ र त्यसरी तिर्न बाँकी रकमलाई तिर्नु पर्ने कर भनिन्छ । तर कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश नगरेमा निजले ऐनको दफा ९९ बमोजिम कर निर्धारण गरेको र सो कर निर्धारण बमोजिम बुझाउनु पर्ने कर बुझाएको मान्नु पर्दछ तथा सो आय वर्षको लागि निजले गरेको कर निर्धारण अनुसार निजले कुनै कर रकम तिर्न बाँकी भएको मानिदैन ।

२. ऐन बमोजिम किस्ताबन्दीमा कर बुझाउनुपर्ने व्यक्तिले किस्ताबन्दीमा बुझाउनु पर्ने कर रकम:

ऐनको दफा ९४ बमोजिम कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट आय आर्जन गर्ने व्यक्तिले सो आय वर्षमा बुझाउनु पर्ने अनुमानित कर तीन किस्तामा बुझाउनु पर्दछ । बुझाउनु पर्ने जम्मा अनुमानित करमध्ये पहिलो किस्तामा चालीस प्रतिशत रकम, दोश्रो किस्तासम्ममा सत्तरी प्रतिशत रकम र तेश्रो किस्तासम्ममा सय प्रतिशत रकम बुझाइसक्नु पर्दछ । यसरी बुझाइने कर रकमलाई किस्ताबन्दी कर भनिन्छ । किस्ताबन्दीमा बुझाउनुपर्ने कर भन्नाले किस्ता बुझाउनुपर्ने अवधिको अनुमानित करमा सो किस्ता दाखिला गर्नु भन्दा अगाडिको अन्य कुनै किस्ताबाट सो आय वर्षमा दाखिला गरेको कर रकम र सो किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि सो करदाताको सो वर्षको आय गणना गर्दा समावेश हुने भुक्तानीमा कट्टी भएको कर रकम कटाउंदा बाँकी हुन आउने रकमलाई बुझाउंछ र त्यसरी बुझाउनुपर्ने रकमलाई तिर्नु पर्ने कर भनिन्छ । तर तिनवटै किस्ताको जम्मा रकम पाँच हजार रुपैयाँभन्दा कम हुने करदाताले किस्ता वापतको रकम बुझाउनु पर्दैन र त्यस्तो करदाताको किस्ताबन्दी वापत कर तिर्नु पर्दैन ।

कुनै करदाताले कुनै आय वर्षको अनुमानित कर विवरण पेश नगरेमा वा पेश गरेको विवरणमा कार्यालय सन्तुष्ट हुन नसकेमा सो करदाताले अधिल्लो आय वर्षमा दाखिला गरेको वा गर्नुपर्ने करको आधारमा सो करदाताको सो आय वर्षको अनुमानित कर अनुमान गरी सो व्यक्तिलाई सूचना दिएमा सो सूचनामा उल्लिखित रकम नै सो व्यक्तिले अनुमानित करको रूपमा दाखिला गर्नुपर्दछ ।

३. विभाग वा कार्यालयले गरेको संशोधित कर निर्धारण वा संशय कर निर्धारण बमोजिम तिर्नु पर्ने रकम

ऐनको दफा ९९ बमोजिम कर निर्धारण गरेको वा कर निर्धारण गरेको मानिने व्यक्तिले गरेको कर निर्धारणमा विभागले विवरण पेश गर्नुपर्ने मितिले चार वर्षभित्र संशोधन गर्न सक्तछ । त्यस्तै ऐनको दफा ९६ को उपदफा (५) बमोजिमको अवस्था रहेको करदाता अर्थात् टाट पल्टिएको, ऋणमा डुबेको वा बिघटन भएको, अनिश्चित समयका लागि नेपाल छोड्ने भएको, नेपालमा गरिरहेको कार्य छोड्न लागेको वा विभागले उपयुक्त सम्भेको करदातालाई कुनै आय वर्षको आय विवरण दाखिला गर्नु पर्ने म्यादभन्दा अगावै विभागले सो आय वर्षको कुनै भागको आय विवरण दाखिला गर्न दिएको आदेशबमोजिम दाखिला हुन आएको आय विवरण बमोजिम भएको कर निर्धारणमा कार्यालयले विवरण पेश गर्नुपर्ने मितिले चार वर्षभित्र संशोधन गर्न सक्तछ । तर उपर्युक्त अनुसार आय विवरण पेश गर्ने करदाताले जालसाजी गरी घटी कर निर्धारण भएको रहेछ भने विभागले जालसाजी गरी विवरण राखेको वा कर निर्धारण गरेको जानकारी प्राप्त भएको एक वर्षभित्र त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्तछ र यस्तो अवस्थामा चार वर्षको हदम्याद लागू हुंदैन ।

त्यस्तै टाट पल्टिएको, ऋणमा डुबेको वा बिघटन भएको, अनिश्चित समयका लागि नेपाल छोड्ने भएको, नेपालमा गरिरहेको कार्य छोड्न लागेको वा विभागले उपयुक्त सम्भेको करदातालाई कुनै आय वर्षको आय विवरण दाखिला गर्नु पर्ने म्यादभन्दा अगावै विभागले सो आय वर्षको कुनै भागको आय विवरण दाखिला गर्न आदेश दिएकोमा आदेशबमोजिम आय विवरण दाखिला नगर्ने करदाताको कार्यालयले संशय कर निर्धारण गर्न सक्तछ ।

उपर्युक्त अनुसार संशोधित वा संशय कर निर्धारण गरिएको करदातालाई ऐनको दफा १०२ बमोजिम दिइएको सूचनामा कुनै रकम बुझाउन आदेश दिइएको भए सो आदेशबमोजिम बुझाउनु पर्ने रकमलाई यस ऐन बमोजिम तिर्नु पर्ने कर भनिन्छ ।

४. भुक्तानीमा करकट्टी गरेको वा करकट्टी गरेको मानिने रकम,

ऐनको दफा ८७ ले पारिश्रमिकको भुक्तानीमा रोजगारदाताले, ८८ ले लगानी प्रतिफल (भाडा, व्याज, रोयल्टी प्राकृतिक श्रोत वापतको रकम), सेवा शुल्क (कमिशन, बैठक भत्ता, व्यवस्थापन वा प्राविधिक सेवा शुल्क समेत सेवा उपलब्ध गराएवापत भुक्तानी दिनुपर्ने रकम) र बिक्री बोनसको भुक्तानीमा भुक्तानी दिने व्यक्तिले तथा अवकाश भुक्तानीमा अवस्थानुसार अवकाश कोष वा रोजगारदाताले, ८९ ले ठेक्का वा करार वापतको भुक्तानीमा र बीमा प्रिमियम वापत गैर वासिन्दालाई गरेको भुक्तानीमा भुक्तानी दिने व्यक्तिले तत् तत् दफामा उल्लिखित विधि र दर अनुसार करकट्टी गर्नुपर्ने व्यवस्था

गरेको छ । यस सम्बन्धमा यस निर्देशिकाको परिच्छेद १६ मा विस्तृत रूपमा व्याख्या गरिएको छ । भुक्तानीमा करकट्टी गर्नुपर्ने व्यक्ति वा निकायले भुक्तानीमा कर कट्टी गरेको रकम दफा ९० बमोजिम सम्बन्धित कार्यालयमा बुझाउनु पर्दछ । त्यस्ता रकम भुक्तानी गर्दा भुक्तानीकर्ताले वा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यक्ति वा निकायले भुक्तानीमा कर कट्टी नगरेमा पनि कर कट्टी गर्नुपर्ने समयमा कर कट्टी गरेको मानिन्छ । भुक्तानीमा कर कट्टी नगरेको कर रकम बुझाउने दायित्व कर कट्टी गर्ने र कर कट्टी हुने दुबै व्यक्तिको हुने व्यवस्था छ । त्यसरी भुक्तानीमा कर कट्टी गर्ने वा भुक्तानीमा कर कट्टी हुने व्यक्तिले बुझाउनुपर्ने भुक्तानीमा कर कट्टी गरेको वा भुक्तानीमा कर कट्टी गरेको मानिने रकमलाई यस ऐन बमोजिम तिर्नु पर्ने कर भनिन्छ ।

५. अग्रिम कर असुली गरेको वा अग्रिम कर असुली गरेको मानिने रकम,

ऐनको दफा ९५क अनुसार निम्न अवस्थामा अग्रिम कर असुल गर्नु पर्दछ :

- कमोडिटी बजारमा कारोवार गरी मुनाफा र लाभ आर्जन गरेका व्यक्तिबाट कमोडिटी बजारका संचालकले,
- कुनै वासिन्दा निकायमा रहेको हित अर्थात् कुनै वासिन्दा निकायले जारी गरेको धितोपत्रको निःसर्गबाट कुनै व्यक्तिलाई लाभ भएमा त्यस्तो लाभमा सो धितोपत्र सूचीकृत कम्पनीको भए सूचीकृत गर्ने निकायले र अन्य निकायको हकमा जुन निकायको धितोपत्र निःसर्ग गरिएको हो सोही निकायले,
- कुनै प्राकृतिक व्यक्तिलाई कुनै घरजग्गा वा घर वा जग्गाको निःसर्गबाट कुनै लाभ भएको भए त्यस्तो लाभमा सम्बन्धित मालपोत कार्यालयले ।

अग्रिम करकट्टी गरी असुल गर्नु पर्ने व्यक्ति वा निकायले अग्रिम कर कट्टी गरेको रकम दफा ९५क(७) बमोजिम सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा बुझाउनु पर्दछ । त्यस्ता रकम भुक्तानी गर्दा भुक्तानीकर्ताले वा अग्रिम कर असुल गर्नुपर्ने व्यक्ति वा निकायले अग्रिम कर असुल नगरेमा पनि कर असुल गर्नुपर्ने समयमा कर असुल गरेको मानिन्छ । अग्रिम कर असुल गरेर पनि नबुझाएको रकम बुझाउने जिम्मेवारी सो कर असुल गर्ने व्यक्तिको हुन्छ । अग्रिम कर असुल नगरेको कर रकम बुझाउने दायित्व कर असुल गर्ने र कर भुक्तानी हुने दुबै व्यक्तिको हुने व्यवस्था छ । त्यसरी अग्रिम कर असुल गर्ने वा हुने व्यक्तिले बुझाउनुपर्ने अग्रिम कर असुल गरेको वा असुल गरेको मानिने रकमलाई ऐन बमोजिम तिर्नु पर्ने कर भनिन्छ ।

६. ऐन बमोजिम लाग्ने शुल्क:

कुनै व्यक्तिले बुझाउनुपर्ने देहाय बमोजिमका विवरण नबुझाएमा वा ढिला बुझाएमा वा देहायका कसूर गरेमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्ने व्यवस्था छ ।

- (१) दफा ११७(१)(ग) बमोजिमको शुल्क: दफा ९६ बमोजिम दाखिला गर्नुपर्ने आय विवरण आय वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र वा विवरण दाखिला गर्ने म्याद थप पाएको भए थप म्यादभित्र नबुझाएमा पूर्वानुमानित कर तिर्ने व्यक्तिको हकमा एक सय रुपैयाँ प्रति

महिनाका दरले हुने रकम र अन्य व्यक्तिको हकमा सो आय वर्षको आयको गणना गर्दा समावेश गर्नु पर्ने सबै आय रकमको शुन्य दशमलव एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम ।

- (२) दफा ११७(१)(क) बमोजिमको शुल्क: दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षको अनुमानित करको विवरण सो आय वर्षको पौष मसान्तभित्र दाखिला नगरेमा प्रति विवरण दुई हजार रुपैयाँ ।
 - (३) दफा ११७(१)(ख) बमोजिमको शुल्क: दफा ९५क को उपदफा (५) बमोजिम दाखिला गर्नुपर्ने अग्रिम कर असुलीको विवरण अग्रिम कर असुल भएको वा हुनुपर्ने महिना समाप्त भएको पच्चीस दिनभित्र नबुझाएमा कर कट्टी भएको वा हुनुपर्ने रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम ।
 - (४) दफा ११७(१)(घ) बमोजिमको शुल्क: कर छुट प्राप्त संस्थाले नियम ५ बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण दाखिला नगरेमा आयमा देखाएको रकमको प्रति वर्ष शुन्य दशमलव एक प्रतिशतका दरले हुने रकम ।
 - (५) दफा ११७(३) बमोजिमको शुल्क: दफा ९० बमोजिम दाखिला गर्नुपर्ने अग्रिम कर कट्टीको विवरण कर कट्टी भएको वा हुनुपर्ने महिना समाप्त भएको पच्चीस दिनभित्र नबुझाएमा कर कट्टी भएको वा हुनुपर्ने रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम ।
 - (६) दफा ११७(२) बमोजिमको शुल्क: दफा ८१ बमोजिम राख्नुपर्ने कागजात नराखेमा कागजात नराखेको आय वर्षको सबै आय रकमको शुन्य दशमलव एक प्रतिशतका दरले हुने रकम वा एक हजार रुपैयाँ का दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम ।
 - (७) दफा ११९क बमोजिमको शुल्क: यस ऐन र ऐन अन्तर्गत वनेका नियमका कुनै व्यवस्थालाई पालना नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म शुल्क लाग्ने ।
 - (८) दफा १२० बमोजिमको शुल्क: कुनै करदाताले विभाग वा कार्यालयमा दिएको विवरण वा जानकारी भूलवस भुटा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट घटी हुन गएको कर रकमको पचास प्रतिशत र जानाजानी वा लापरवाही गरेको कारणले त्यस्तो विवरण वा जानकारी भुट्टा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट घटी हुन गएको कर रकमको शतप्रतिशत ।
 - (८) दफा १२१ बमोजिमको शुल्क: ऐन अनुसार कसूर मानिने कुनै कार्य गर्न कुनै व्यक्तिले कसैलाई प्रोत्साहन गरेमा निजले प्रोत्साहन गरेको कारणले कुनै करदाताले कम तिरेको कर बराबरको रकम ।
- उपर्युक्त बमोजिम बुझाउनुपर्ने शुल्कको रकमलाई यस ऐन बमोजिम तिर्नु पर्ने कर भनिन्छ ।

७. ऐन बमोजिम लाग्ने व्याज:

कुनै व्यक्तिले बुझाउनुपर्ने कर तोकिएको समयमा नबुझाएमा त्यस्तो व्यक्तिलाई दाखिला गर्न बाँकी

रकममा कर दाखिला गर्नुपर्ने समय र कर दाखिला गरेको समय बीचको अवधिभरका लागि वार्षिक पन्ध्र प्रतिशतका दरले व्याज लाग्ने व्यवस्था ऐनको दफा ११९ ले गरेको छ । यस अनुसार कुनै करदाताले दाखिला गर्नुपर्ने किस्ता बापतको कर वा आय विवरण बमोजिम दाखिला गर्नुपर्ने कर समयमा दाखिला नगरेमा वा कुनै कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले कर कट्टी गरेको वा कर कट्टी गरेको मानिने कर रकम समयमा दाखिला नगरेमा उपर्युक्त अनुसारको दरले व्याज लाग्दछ र त्यस्तो व्याजलाई यस ऐन बमोजिम तिर्नु पर्ने कर भनिन्छ । ऐन बमोजिम लागेको वा लाग्ने जरिवाना वा व्याज वा शुल्कलाई कर मानिए पनि त्यस्ता रकममा भने व्याज लाग्दैन ।

८. दावी वा लिलाम खर्च:

कर बक्यौता राख्ने व्यक्ति वा करदाताले तिर्न बाँकी कर असुल गर्ने प्रयोजनका लागि विभाग वा कार्यालयले सो व्यक्तिको कुनै सम्पत्ति दावी गर्दा वा लिलाम बिक्री गर्दा कुनै खर्च भएको भए कार्यालय वा विभागले सो खर्च बराबरको रकम सो कर बक्यौता राख्ने व्यक्तिलाई असुल उपर गरी लिन पाउँछ र त्यस्तो रकमलाई यस ऐन बमोजिम तिर्नु पर्ने कर भनिन्छ ।

९. दफा १२९ बमोजिम बुझाउनुपर्ने जरिवानाको रकम:

ऐनको परिच्छेद २३ मा उल्लिखित कसूरमध्ये कर दाखिला नगरेको वा भुटा वा भ्रमपूर्ण विवरण दिएको वा कर प्रशासनमा बाधा विरोध गरेको वा ऐनको पालना नगरेको वा ती कसूरमा मतियार रहेको कुनै व्यक्ति वा करदाताले विभाग वा कार्यालयले अदालती कारबाहीको प्रकृया शुरु गर्नु अगावै उपर्युक्त मध्ये आफूले गरेको कुनै कसूर लिखितरूपमा स्वीकार गरेमा निजले स्वीकारेका सबै कसूर गरे बापत लाग्ने जरिवाना रकममा नबढ्ने गरी जरिवाना दाखिला गर्न विभागको महानिर्देशकले सो व्यक्तिलाई आदेश दिन सक्छ र त्यसरी जरिवानाको रकम दाखिला गर्न आदेश पाएको व्यक्तिले सो आदेशबमोजिम तिर्नु पर्ने जरिवाना रकमलाई यस ऐन बमोजिम तिर्नु पर्ने कर भनिन्छ ।

१०. विभागले दिएको आदेशबमोजिम कुनै दोश्रो वा तेश्रो पक्षले बुझाउनुपर्ने रकम:

कर बक्यौता राख्ने निकायको कुनै व्यवस्थापक सो निकायले बुझाउन बाँकी कर बुझाउन जिम्मेवार हुन्छ । त्यस्तै कर बक्यौता राख्ने व्यक्तिको प्रापकलाई सो व्यक्तिको कर बक्यौता बराबरको रकम बुझाउन विभागले सूचीत गरेमा सूचना बमोजिमको रकम बुझाउन सो प्रापक जिम्मेवार हुन्छ । कर बक्यौता राख्ने व्यक्तिलाई कुनै रकम बुझाउनुपर्ने व्यक्ति वा गैर बासिन्दा व्यक्तिको कर बक्यौता रहेकोमा सो व्यक्तिको एजेन्टलाई कर बक्यौता राख्ने व्यक्तिले बुझाउन बाँकी रहेको करको हदसम्मको रकम बुझाउन विभागले आदेश दिन सक्छ र आदेशमा उल्लिखित रकम बुझाउनु त्यसरी आदेश पाएको व्यक्तिको कर्तव्य हुन्छ । यसरी उपर्युक्त उल्लिखित कुनै व्यक्तिले ऐन वा विभागीय आदेशबमोजिम बुझाउनुपर्ने रकमलाई यस ऐन बमोजिम तिर्नु पर्ने कर भनिन्छ ।

२७.४ कर तिर्नु पर्ने स्थान र तरिका

ऐनको दफा ८५ को उपदफा (१) मा कर तिर्नु पर्ने व्यक्तिले कर तिर्ने स्थान र कर तिर्ने तरिकाको सम्बन्धमा देहायको व्यवस्था गरेकोछ ।

८५(१): यस ऐन बमोजिम तिर्नु पर्ने कर तोकिएको स्थान र तरिका बमोजिम बुझाउनु पर्नेछ र त्यसरी तिर्नु पर्ने कर विद्युतीय माध्यमबाट समेत तिर्नु पर्ने गरी विभागले तोक्न सक्नेछ ।

ऐनको उक्त व्यवस्थाको अधीनमा रही नियमावलीको नियम २९ ले कर तिर्नु पर्ने व्यक्तिले कर तिर्ने स्थान र कर तिर्ने तरिकाको सम्बन्धमा देहायको व्यवस्था गरेको छ ।

नियम २९(१): कुनै व्यक्तिले ऐन बमोजिम तिर्नु पर्ने कर देहायको स्थानमा देहाय बमोजिम तिर्नु पर्नेछ :-

(क) विभागले कुनै व्यक्तिलाई कर तिर्ने स्थान सूचित गरेको भए सोही स्थानमा,

(ख) खण्ड (क) बाहेकका अन्य अवस्थामा सरकारी कारोवार गर्न मान्यता प्राप्त बैंक वा विभागमा ।

नियम २९(२): कुनै व्यक्तिले उपनियम (१) बमोजिम सरकारी कारोवार गर्न मान्यता प्राप्त बैंकमा कर बुझाएको भए सोको जानकारी विभागमा दिनु पर्नेछ ।

नियम २९(३): उपनियम (१) बमोजिम कर बुझाउँदा देहाय बमोजिम बुझाउन सकिनेछ :-

(क) विभागमा भुक्तानी गर्दा विभागले तोकेको सीमासम्म नगद र सो सीमाभन्दा बढी भएमा चेक ड्राफ्टबाट, वा

(ख) सरकारी कारोवार गर्न मान्यता प्राप्त बैंकमा भुक्तानी गर्दा नगद, चेक वा ड्राफ्टबाट ।

नियम २९(४): उपनियम (३) बमोजिम चेकबाट कर बुझाएकोमा कुनै कारणले सो चेकको भुक्तानी नभएमा सो चेकबाट भुक्तानी प्राप्त गर्न विभागले भुक्तानी मितिसम्म गरेको सम्पूर्ण खर्च बापत विभागले तोकेको रकम सो चेक बुझाउने व्यक्तिले विभागमा बुझाउनु पर्नेछ । यसरी विभागले खर्चको रकम तोक्दा भुक्तानी मितिसम्म कर बापत लाग्ने व्याज, शुल्क तथा जरिवानाको रकम समेत समावेश गर्नु पर्नेछ ।

२७.५ कर भुक्तानी गर्ने समय

ऐनको दफा ८५ को उपदफा (२) ले ऐन बमोजिम तिर्नु बुझाउनुपर्ने कर रकम तिर्नु बुझाउनुपर्ने समयका बारेमा देहायको व्यवस्था गरेको छ ।

८५(२): यस ऐन बमोजिम तिर्नु पर्ने कर उपदफा (१) का अधीनमा रही देहायको समयमा बुझाउनु पर्नेछ :-

८५(२)(क) अग्रिम कर कट्टी गरी दाखिला गर्नु पर्नेले दफा ९० को उपदफा (४) मा उल्लिखित समयमा,

अग्रिम कर कट्टी गरी दाखिला गर्नु पर्ने व्यक्तिले जुन महिनामा अग्रिम कर कट्टी गर्नुपर्ने हो सो महिना समाप्त भएको पच्चीस दिनभित्र कर रकम जम्मा गर्नु पर्दछ ।

८५(२)(ख) किस्ताबन्दीमा कर बुझाउनु पर्नेले दफा ९४ को उपदफा (१) मा उल्लिखित समयमा, किस्ताबन्दीमा बुझाउनु पर्ने व्यक्तिले अनुमानित कर रकमको प्रथम किस्ता पौष मसान्तभित्र, दोश्रो किस्ता चैत मसान्तभित्र एवं तेश्रो तथा अन्तिम किस्ता सो आ.ब.को असार मसान्तभित्र बुझाउनु पर्दछ ।

८५(२)(ग) निर्धारण गरिएका कर बुझाउनु पर्नेले, -

(१) दफा ९९ बमोजिमको कर निर्धारण सम्बन्धमा आय विवरण बुझाउनु पर्ने मितिमा,

स्वयं कर निर्धारण गर्ने व्यक्तिले आय विवरण अनुसार कूल कर रकमबाट किस्ता दाखिला सहित अग्रिम दाखिला गरेको रकम घटाई बाँकी नपुग कर रकम आय विवरण साथ अर्थात आय वर्ष समाप्त भएको तीन महिनाभित्र दाखिला गर्नु पर्दछ ।

(२) दफा १०० को उपदफा (२) बमोजिम गरिएको कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम बुझाएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र,

विभागले संशय कर निर्धारण गरेको खण्डमा संशय कर निर्धारण भएको व्यक्तिलाई सो सम्बन्धमा ऐनको दफा १०२ बमोजिम बुझाइएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र सो व्यक्तिले बाँकी कर बुझाउनु पर्दछ ।

(३) दफा १०१ बमोजिम भएको संशोधित कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम बुझाएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र ।

विभागले संशोधित कर निर्धारण गरेको खण्डमा संशोधित कर निर्धारण भएको व्यक्तिलाई सो सम्बन्धमा ऐनको दफा १०२ बमोजिम बुझाइएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र सो व्यक्तिले बाँकी कर बुझाउनु पर्दछ ।

८५(२)(घ) दफा १०४ को उपदफा (८), दफा १०९ को उपदफा (१) वा दफा ११० को उपदफा (१) बमोजिम जारी भएको सूचना बमोजिम विभागलाई बुझाउनु पर्ने रकमहरूको सम्बन्धमा सो सूचनामा उल्लिखित मितिमा,

कुनै व्यक्तिको बक्यौता कर असुल गर्ने प्रयोजनका लागि विभागले सो व्यक्तिको कुनै सम्पत्ति दावी गर्दा वा लिलाम बिक्री गर्दा भएका खर्चका सम्बन्धमा कर बक्यौता रहेको व्यक्तिलाई ऐनको दफा १०४ को उपदफा (८) बमोजिम दिइएको सूचनामा उल्लिखित मितिमा सो व्यक्तिले माग गरिएको रकम (कर) बुझाउनु पर्दछ ।

दफा १०९ को उपदफा (१) बमोजिम कर बक्यौता रहेको व्यक्तिलाई रकम बुझाउनु पर्ने व्यक्ति र दफा ११० को उपदफा (१) बमोजिम कर बक्यौता रहेको गैर वासिन्दा व्यक्तिको एजेन्टलाई विभागले जारी गरेको सूचना बमोजिम ती व्यक्तिले बुझाउनु पर्ने कर बुझाउन जारी गरेको सूचनामा उल्लिखित मितिसम्ममा बुझाउनु पर्दछ ।

८५(२)(ङ) दफा १०७ को उपदफा (२) बमोजिम कुनै निकायले कर नबुभाई कायम हुन आएको दायित्वको सम्बन्धमा सो निकायबाट जुन समयमा कर बुभाउनु पर्ने हो सोही समयमा,

कुनै निकायले कर नबुभाई कायम हुन आएको कर दायित्व बुभाउन ऐनको दफा १०७ को उपदफा (२) बमोजिम सो निकायबाट नबुभाईएको कर जुन समयमा बुभाउनु पर्ने हो सोही समयमा बुभाउन सो निकायको जिम्मेवार एक वा सो भन्दा बढी अधिकृत वा व्यवस्थापक जिम्मेवार हुनेछन्।

८५(२)(च) दफा १०८ को उपदफा (३) वा (४) बमोजिम माग गरिएको रकमको सम्बन्धमा क्रमशः लिलाम बिक्री गरी रकम मिलान गरिएको वा मिलान गर्न नसकिएको मितिले सात दिनभित्र, र

कर बक्यौता रहेको व्यक्तिको बुभाउन बाँकी करको हदसम्मको रकम बुभाउन विभागले ऐनको दफा १०८ को उपदफा (२) को सूचना दिए बमोजिम ऐनको दफा १०८ को उपदफा (३) अनुसार प्राप्तकाले त्यस्तो व्यक्तिको कुनै सम्पत्ति बिक्रीबाट प्राप्त रकममध्ये कर तिर्न छुट्याएको रकम सो प्राप्तकाले त्यस्तो सम्पत्तिको बिक्रीबाट प्राप्त रकममध्ये बक्यौता कर रकम छुट्याएको मितिले सात दिनभित्र बुभाउनु पर्दछ। यदि सो व्यक्तिले सम्पत्तिको बिक्रीबाट प्राप्त रकममध्ये कर तिर्न नछुट्याए पनि यसरी सम्पत्ति बिक्रीबाट छुट्याउनु पर्ने मितिले सात दिनभित्र त्यस्तो रकम बुभाउनु पर्दछ।

८५(२)(छ) दफा १२२ बमोजिम निर्धारण गरिएका शुल्क तथा व्याजको सम्बन्धमा निर्धारणको सूचनामा उल्लिखित मितिमा

दफा १२२ बमोजिम विभाग वा कार्यालयले निर्धारण गरे अनुसार तिनु पर्ने शुल्क तथा व्याज, त्यस्तो शुल्क तथा व्याज निर्धारण भएको व्यक्तिलाई बुभाइएको ऐनको दफा १०२ बमोजिमको कर निर्धारणको सूचना वा अन्य सूचनामा तोकिएको म्यादभित्र त्यस्तो रकम बुभाउनु पर्दछ।

ऐन बमोजिम बुभाउनु पर्ने कर र समय तलको तालिकामा दिईएको छ :

ऐन बमोजिम तिनु पर्ने कर र बुभाउनुपर्ने समय

सि.नं.	कर वा रकमको विवरण	बुभाउनुपर्ने समय
१	भुक्तानीमा कर कट्टी गर्ने व्यक्तिले तिनुपर्ने भुक्तानीमा कर कट्टी गरेको कर रकम वा भुक्तानीमा कर कट्टी गर्ने वा भुक्तानीमा कर कट्टी हुने व्यक्तिले तिनु पर्ने भुक्तानीमा कर कट्टी गर्ने व्यक्तिले तिर्न बाँकी अग्रिम कर वा असुल गरेको कर रकम वा अग्रिम कर असुल नगरे पनि कर कट्टी वा असुल गरेको मानिने रकम	जुन महिनामा भुक्तानीमा कर कट्टी गर्नुपर्ने हो सो महिना समाप्त भएको पच्चीस दिनभित्र जुन महिनामा अग्रिम कर असुल गर्नुपर्ने हो सो महिना समाप्त भएको पच्चीस दिनभित्र

सि.नं.	कर वा रकमको विवरण	बुभाउनुपर्ने समय
२	(क) किस्ताबन्दीमा बुभाउनु पर्ने अनुमानित कर (करदाताले गणना गरेको वा विभागले अनुमान गरेको रकम) प्रथम किस्ता दोश्रो किस्ता तेश्रो किस्ता	किस्ता तिर्नु पर्ने आ.ब.को पौष मसान्तभित्र किस्ता तिर्नु पर्ने आ.ब.को चैत मसान्तभित्र किस्ता तिर्नु पर्ने आ.ब.को असार मसान्तभित्र
	(ख) कारोवारको आधारमा कर दाखिला गर्नुपर्ने करदाताका लागि (करदाताले गणना गरेको वा विभागले अनुमान गरेको रकम): प्रथम किस्ता दोश्रो किस्ता	किस्ता तिर्नु पर्ने आ.ब.को पौष मसान्तभित्र किस्ता तिर्नु पर्ने आ.ब.को असार मसान्तभित्र
३	ऐनको दफा ९६ बमोजिम आय विवरण बुभाएको र दफा ९९ बमोजिम कर निर्धारण गरेको व्यक्तिले आय विवरण अनुसार तिर्न बाँकी कर रकम	आय विवरण बुभाउनु पर्ने मिति अर्थात आय वर्ष समाप्त भएको तीन महिनाभित्र
४	दफा १०० को उपदफा (२) बमोजिम गरिएको संशय कर निर्धारण अनुसार तिर्नु पर्ने कर	संशय कर निर्धारण भएको व्यक्तिलाई ऐनको दफा १०२ बमोजिम बुभाइएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र
५	दफा १०१ बमोजिम गरिएको संशोधित कर निर्धारण अनुसार तिर्नु पर्ने कर	संशोधित कर निर्धारण भएको व्यक्तिलाई ऐनको दफा १०२ बमोजिम बुभाइएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र
६	कुनै व्यक्तिको बक्यौता कर असुल गर्ने प्रयोजनका लागि विभागले सो व्यक्तिको कुनै सम्पत्ति दावी गर्दा वा लिलाम बिक्री गर्दा भएका खर्च	त्यस्ता खर्चका सम्बन्धमा कर बक्यौता रहेको व्यक्तिलाई ऐनको दफा १०४ को उपदफा (८) बमोजिम दिइएको सूचनामा उल्लिखित मितिमा

सि.नं.	कर वा रकमको विवरण	बुभाउनुपर्ने समय
७	दफा १०९ को उपदफा (१) बमोजिम कर बक्यौता रहेको व्यक्तिलाई रकम बुभाउनु पर्ने व्यक्ति र दफा ११० को उपदफा (१) बमोजिम कर बक्यौता रहेको गैर वासिन्दा व्यक्तिको एजेन्टलाई विभागले जारी गरेको सूचना बमोजिम ती व्यक्तिले बुभाउनु पर्ने रकम	विभागले ती व्यक्तिलाई रकम बुभाउन जारी गरेको सूचनामा उल्लिखित मितिमा
८	कुनै निकायले कर नबुभाई कायम हुन आएको कर दायित्व बुभाउन ऐनको दफा १०७ को उपदफा (२) बमोजिम जिम्मेवार सो निकायका एक वा सो भन्दा बढी अधिकृत वा व्यवस्थापकले बुभाउनु पर्ने सो निकायको बक्यौता रहेको कर रकम	सो निकायबाट नबुभाईएको कर जुन समयमा बुभाउनु पर्ने हो सोही समयमा
९	कर बक्यौता रहेको व्यक्तिको बुभाउन बाँकी करको हदसम्मको रकम बुभाउन विभागले ऐनको दफा १०८ को उपदफा (२) को सूचना दिए बमोजिम ऐनको दफा १०८ को उपदफा (३) अनुसार प्रापकले त्यस्तो व्यक्तिको कुनै सम्पत्तिको बिक्रीबाट प्राप्त रकममध्ये सो व्यक्तिको कर तिर्न छुट्याएको रकम	सम्पत्तिको बिक्रीबाट प्राप्त रकममध्ये रकम छुट्याएको मितिले सात दिनभित्र
१०	कर बक्यौता रहेको व्यक्तिको बुभाउन बाँकी करको हदसम्मको रकम बुभाउन विभागले ऐनको दफा १०८ को उपदफा (२) बमोजिम दिएको सूचना बमोजिम सो व्यक्तिको प्रापकले त्यस्तो व्यक्तिको कुनै सम्पत्तिको बिक्रीबाट प्राप्त रकममध्ये सो व्यक्तिको कर तिर्न कुनै रकम नछुट्याएमा र ऐनको दफा १०८ को उपदफा (४) बमोजिम प्रापकले व्यक्तिगत रूपमा सो रकम तिर्नु पर्ने भएमा	सम्पत्तिको बिक्रीबाट प्राप्त रकममध्ये कर वापत कुनै रकम छुट्याउनु पर्ने मितिले सात दिनभित्र
११	दफा १२२ अनुसार विभागले निर्धारण गरे अनुसार तिनु पर्ने शुल्क तथा व्याज	शुल्क तथा व्याज निर्धारण भएको व्यक्तिलाई बुभाइएको ऐनको दफा १०२ बमोजिमको कर निर्धारणको सूचना वा अन्य सूचनामा तोकिएको म्यादभित्र
१२	दफा ११९क बमोजिम विभागले दिएको आदेशबमोजिम बुभाउनुपर्ने जरिवानाको रकम	सोही आदेशमा उल्लिखित मितिमा

ऐन बमोजिम असुल उपर गर्नु पर्ने कर बुभाउनु पर्ने मिति प्रभावित नहुने सम्बन्धमा ऐनको दफा ८५ को उपदफा (३) मा देहायको व्यवस्था गरेको छ ।

८५(३) देहायका अवस्थामा कर बुझाउनु पर्ने मिति प्रभावित हुने छैन :-

- (क) कर असुल उपर गर्न परिच्छेद-२० बमोजिम विभागले गरेको कारवाही, वा
- (ख) यस ऐन बमोजिम अन्य कारवाही गर्न प्रारम्भ गरिएकोमा ।

ऐन बमोजिम बुझाउनु पर्ने करको परिभाषा भित्र पर्ने हरेक प्रकारका रकम जुन मिति वा समयमा बुझाउनु पर्ने गरी ऐनले व्यवस्था गरेकोछ सोही मिति र समय सम्ममा बुझाउनु पर्दछ । कुनै करदाताले कर वापतको रकम बुझाउनु पर्ने समयभन्दा पछाडि बुझाएमा त्यस्तो ढिला बुझाइएको शुल्क, व्याज तथा जरिवाना बाहेक अन्य कर रकममा करदाताले सामान्य व्याज दरले (वार्षिक पन्ध्र प्रतिशतका दरले) व्याज भुक्तान गर्नुपर्दछ । कर वापत बुझाउनुपर्ने कुनै रकम कुनै करदाताले समयमा नबुझाएमा त्यस्तो बुझाउन बाँकी कर र त्यसमा लाग्ने व्याज असुल उपर गर्न विभागले सो करदाताको कुनै सम्पत्ति रोक्का वा लिलाम बिक्री गर्न वा निजले अन्य कुनै व्यक्तिबाट प्राप्त गर्नुपर्ने रकममध्येबाट असुल उपर गर्न सक्तछ ।

२७.६. बुझाउनु पर्ने करको प्रमाण

ऐन बमोजिम तिर्नु बुझाउनुपर्ने कुनै कर समयमा नतिर्ने वा बक्यौता राख्ने करदाता वा व्यक्तिबाट त्यस्तो बक्यौता कर असुल उपर गर्न विभागले ऐनको परिच्छेद २० वा २३ बमोजिमको कारवाही गर्नुपर्दछ । यस्तो कारवाही प्रारम्भ गरिएको कर बक्यौता रहेको व्यक्तिले आफूले कुनै कर तिर्न बाँकी नरहेको वा विभागले दावी गरे अनुसारको रकमभन्दा बक्यौता कर रकम कम रहेको दावी गर्न सक्तछ । यस सम्बन्धमा ऐनको दफा ८६ ले देहायको व्यवस्था गरेको छ ।

८६ कुनै व्यक्तिको नाम, ठेगाना र सो व्यक्तिले बुझाउनु पर्ने करको रकम उल्लेख गरी विभागको अधिकृतले हस्ताक्षर गरेको प्रमाणपत्र नै देहायका काम कारवाहीमा सो व्यक्तिबाट बुझाउनु पर्ने कर रकमको निमित्त पर्याप्त प्रमाण हुनेछ :-

- (क) कर असुल उपर गर्न परिच्छेद-२० बमोजिम विभागले गरेको कारवाही, वा
- (ख) परिच्छेद-२३ बमोजिम कुनै कसूर सम्बन्धी कारवाही ।

विभागको कुनै अधिकृतले कर बुझाउन बाँकी रहेको कुनै करदाता वा व्यक्तिको विभागमा रहेको अभिलेख बमोजिमको नाम, ठेगाना र निजले बुझाउन बाँकी करको रकम उल्लेख गरी सो करदाता वा व्यक्तिलाई जारी गरेको कुनै प्रमाणपत्र (सो करदाता वा व्यक्तिलाई जारी गरिएको सूचना वा पत्र) मा उल्लिखित रकम सो करदाता वा व्यक्तिले बुझाउनु पर्दछ । कुनै करदाता वा व्यक्तिलाई निजले बुझाउनुपर्ने करको रकम उल्लेख गरी ऐनको दफा ९० को उपदफा (८) बमोजिम जारी गरिएको आदेश वा दफा ९५ को उपदफा (७) र दफा १०२ बमोजिम जारी गरिएको सूचनालाई बुझाउन बाँकी करको प्रमाणको रूपमा लिन सकिन्छ । त्यसरी सूचना वा पत्र जारी गरिएको करदाता वा व्यक्तिले सो सूचना वा पत्रमा उल्लिखित रकम नबुझाएमा विभाग वा कार्यालयले उक्त रकम असुल उपर गर्न ऐनको परिच्छेद २० वा २३ बमोजिम असुलीको कारवाही प्रारम्भ गर्न सक्तछ । त्यस्तो कारवाही प्रारम्भ गर्न विभागको कुनै अधिकृतले कर बक्यौता रहेको करदाता वा व्यक्तिलाई जारी गरेको सूचना वा पत्रनै त्यस्तो व्यक्ति वा करदाताले कर बुझाउन बाँकी रहेको प्रमाणित गर्न पर्याप्त मानिन्छ ।

कर संकलन, मिन्हा र फिर्ता (Tax Collection, Remission and Refund)

२८.१. कर तिर्नु पर्ने दायित्व भएको व्यक्तिले आफूले तिर्नु पर्ने कर ऐनमा तोकिएको दाखिला गर्नु पर्ने समयभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नुपर्दछ। कुनै व्यक्तिले तिर्नु पर्ने कर भन्नाले निजले कुनै व्यक्तिलाई दिएको भुक्तानीमा अग्रिम कर कट्टी गरेको रकम, विदेशमा पठाएको आयको कर कट्टी गरेको रकम र रोजगारी, व्यवसाय र लगानीको करयोग्य आयमा तिर्नु पर्ने करलाई बुझाउँछ। दाखिला गर्नुपर्ने कर तोकिएको समयमा दाखिला नगरेको अवस्थामा कर बक्यौता रहन्छ। कर बक्यौता रहेको व्यक्तिलाई विभागले कर असुली गर्ने सम्बन्धमा ऐनको परिच्छेद २० मा विभिन्न व्यवस्था छ। विभागले ऐनको परिच्छेद २० को व्यवस्था अन्तर्गत रही कर बक्यौता रहेको व्यक्तिलाई कर संकलन गर्ने प्रक्रिया अवलम्बन गरी कर संकलन गर्न सक्दछ।

व्यक्तिले किस्ताबन्दीमा अनुमानित कर तिर्नु पर्ने र भुक्तानीमा कर कट्टी हुने व्यवस्थाले गर्दा कहिलेकाँही तिर्नु पर्ने कर भन्दा बढी कर दाखिला भएको हुन सक्दछ। तिर्नु पर्ने करभन्दा दाखिला गरेको कर बढी भएमा त्यसरी बढी भएको कर रकम र कर तिर्नुपर्ने व्यक्तिको कर दाखिला भएको भएमा त्यसरी दाखिला भएको कर रकम फिर्ता गर्नु पर्दछ।

ऐनको परिच्छेद २० ले कर बक्यौता राख्ने व्यक्तिलाई कर असुल गर्ने प्रक्रिया एवं अधिकार, बक्यौता मिन्हा गर्ने र बढी दाखिला भएको कर फिर्ता गर्ने सम्बन्धमा विभिन्न व्यवस्था गरेको छ। ऐनका यिनै व्यवस्थाको व्याख्या यस परिच्छेदमा गरिएको छ।

२८.२. अग्रिम कर कट्टी गर्ने व्यक्तिलाई कर असुली

ऐनको परिच्छेद १७ ले पारिश्रमिक तथा अन्य अवकाश भुक्तानीमा रोजगारदाताले, अवकाश कोषबाट भएको अवकाश भुक्तानीमा अवकाश कोषले, लगानी प्रतिफल, सेवा शुल्क, बिक्री बोनस, ठेक्का वा करार वापतको भुक्तानी र बीमा प्रिमियम वापत गैर वासिन्दालाई दिइने भुक्तानीमा भुक्तानीकर्ताले र दफा ९५क बमोजिम कमोडिटी बजारको संचालकले सो कारोवारमा भएको मुनाफा र लाभ, धितोपत्रको निःसर्गबाट भएको लाभमा धितोपत्र विनिमय बजार वा जुन निकायको धितोपत्र निःसर्ग भएको हो सो निकायले र घरजग्गा वा घर वा जग्गाको निःसर्गबाट भएको लाभमा सम्बन्धित मालपोत कार्यालयले अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था गरेको छ। ऐनको दफा ९० र दफा ९५क ले त्यसरी कर कट्टी गरिएको रकम र विवरण सम्बन्धित राजस्व कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरेको छ। कर कट्टी गर्नुपर्ने दायित्व भएका उपर्युक्त व्यक्तिलाई कर कट्टी गर्नुपर्ने एजेन्ट भनिन्छ। ऐनले अग्रिम कर कट्टी गरिएको वा गरिनुपर्ने रकमलाई पनि करको रूपमा परिभाषित गरेको हुँदा अग्रिम कर कट्टी गर्ने दायित्व भएका उल्लिखित व्यक्ति वा निकायलाई पनि कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति मान्नुपर्ने हुन्छ र अग्रिम कर कट्टी भएको कर रकम कर कट्टी गर्ने व्यक्तिलाई असुल गर्नुपर्ने हुन्छ। अग्रिम कर कट्टी गर्ने दायित्व भएका उपर्युक्त व्यक्ति वा

निकायले कर कट्टी गरेको वा कर कट्टी गरेको मानिने करको रकम असुल हुने प्रत्याभूति प्रदान गर्न ऐनको दफा १०३ ले कट्टी गरी बुभाउनु पर्ने कर बापतको सुरक्षणका सम्बन्धमा देहाय बमोजिमको विशेष व्यवस्था गरेको छ ।

१०३(१) कर कट्टी गर्नु पर्ने एजेन्टले परिच्छेद-१७ बमोजिम कट्टी गर्नु पर्ने करलाई अदालतको आदेश वा अन्य कुनै कानून बमोजिम वा अन्य कुनै किसिमले गर्नुपर्ने भुक्तानीलाई भन्दा अग्राधिकार दिनु पर्नेछ ।

१०३(२) कर कट्टी गर्नु पर्ने एजेन्टले परिच्छेद-१७ बमोजिम कट्टा गरेको कर सम्बन्धमा देहाय बमोजिम हुनेछ :-

- (क) त्यस्तो एजेन्टले कट्टी गरेको कर र त्यस्तो कर बापत कुनै सम्पत्ति प्राप्त गरेको भए सो समेत नेपाल सरकारको निमित्त रोक्का राखेको मानिने,
- (ख) सो कट्टी गरिएको कर रकम त्यस्तो एजेन्टको ऋण वा दायित्वसँग आवद्ध गर्न नसकिने, र
- (ग) त्यस्तो कर कट्टी गर्ने एजेन्ट टाट पल्टिएको वा विघटन भएको अवस्थामा सो कर कट्टी रकम त्यसरी विघटन भएको वा टाट पल्टेको जेथाको भाग नमानिने र त्यसरी विघटन भई वा टाट पल्टिई भाग लगाउनु पर्दा कट्टी गरिएको कर वा सो सम्पत्तिउपर विभागको पहिलो दाबी रहने ।

कर कट्टी गर्नुपर्ने एजेन्टले कर कट्टी गरेको वा कर कट्टी गरेको मानिने रकम सो व्यक्तिको आय र खर्च हुँदैन । एजेन्टले अन्य कुनै व्यक्तिलाई भुक्तानी दिनुपर्ने रकममध्येबाट नै कर कट्टा गरिराखेको कर रकम नै निर्धारित समयमा सम्बन्धित कार्यालयमा बुभाउनु पर्दछ । कर कट्टी गर्नुपर्ने व्यक्तिले सरकारको प्रतिनिधि वा मध्यस्थकर्ताको रूपमा करयोग्य आय भएको व्यक्तिबाट सरकारको तर्फबाट कर संकलन गरी सो रकम राजस्व दाखिला गर्नु पर्ने हुँदा त्यस्ता एजेन्टलाई कर कट्टी गर्ने एजेन्ट भनिएको हो । तसर्थ कर कट्टी भएको रकम असुल गर्ने सम्बन्धमा ऐनले विशेष प्रकारको व्यवस्था गरेको छ । ऐनको उपर्युक्त व्यवस्था अनुसार अग्रिम कर कट्टी वा असुल भएको वा अग्रिम कर कट्टी वा असुल भएको मानिने रकमको संकलनलाई निश्चितता प्रदान गर्न त्यस्ता रकम सरकारलाई प्राप्त हुने गरी देहायको सुरक्षण र विशेषाधिकारको व्यवस्था ऐनले गरेको छ ।

क) करको भुक्तानीलाई अग्राधिकार दिनुपर्ने:

कर कट्टी गर्नुपर्ने एजेन्टका अनेकौं दायित्व तथा कर्तव्य हुनसक्छन् । कर कट्टी गरेको वा कर कट्टी गरेको मानिने रकम दाखिला गर्न बाँकी रहेको भए सो एजेन्टले दाखिला गर्न बाँकी करको भुक्तानीलाई अग्राधिकार दिनुपर्दछ । विभिन्न प्रकारका दायित्व भएका व्यक्तिले कर कट्टी गरेको वा कर कट्टी गरेको मानिने रकम दाखिला गर्न बाँकी रहेको भए दाखिला गर्न बाँकी कर रकम दाखिला गरिसकेपछि मात्र अन्य दायित्वको भुक्तानी गर्नुपर्ने हुन्छ । तिर्नु पर्ने अन्य दायित्व नतिरेको कारणले जस्तोसुकै परिणाम भोग्नुपरे पनि कट्टी गरेको वा कट्टी गरेको मानिने कर तिर्न बाँकी राखेर अन्य दायित्व भुक्तानी गर्न पाइदैन ।

उदाहरण २८.२.१: मानौं, अन्नपूर्ण कम्पनीले २०६५ मंसिर महिनाको १५ गतेका दिनमा खरीद वापत रु. १ लाख, बैंकको व्याज रु. ५० हजार र २०६५ कार्तिक महिनामा कर कट्टी गरेको रकम रु. १० हजार भुक्तानी गर्नुपर्ने रहेछ। तर कम्पनी संग सो दिनमा भुक्तानीको लागि रु. १ लाख मात्र उपलब्ध छ। यस अवस्थामा कम्पनीले कर कट्टी गरिएको रकम नेपाल सरकारको निमित्त रोक्का मानिने हुनाले सबैभन्दा पहिले २०६५ कार्तिक महिनामा कर कट्टी गरेको रकम रु. १० हजार भुक्तानी गर्नुपर्दछ। कम्पनीले उक्त कर रकम भुक्तान गर्न बाँकी राखेर अन्य दायित्व भुक्तान गर्न पाउँदैन।

उदाहरण २८.२.२: मानौं, अन्नपूर्ण कम्पनीले २०६५ पौष महिनाको १५ गतेका दिनमा खरीद वापत रु. ३ लाख, बैंकको साँवां व्याज रु. ५ लाख, सर्वोच्च अदालतको आदेशबमोजिम कुनै व्यक्तिलाई क्षतिपूर्ति रु. १ लाख र २०६५ मंसिर महिनामा कर कट्टी गरेको रकम रु. २ लाख भुक्तानी गर्नुपर्ने रहेछ। तर कम्पनीसंग सो दिनमा भुक्तानीको लागि रु. ७ लाख मात्र उपलब्ध छ। उक्त दिन कम्पनीले बैंकको साँवां व्याज भुक्तान नगरे जरीवाना स्वरूप दैनिक रु. ५ हजार तिर्नु पर्ने हुन्छ भने अदालतको आदेशबमोजिमको रकम भुक्तान नगरे अदालतको मानहानीको मुद्दा खेप्नुपर्ने हुनसक्छ। यस अवस्थामा कम्पनीले सो मितिमा उपलब्ध रकमबाट बैंकको साँवां व्याज र अदालतको आदेशबमोजिमको रकम भुक्तान गरी पेनाल व्याज र अदालतको मानहानीको मुद्दा खेप्नुपर्ने अवस्थाबाट मुक्त हुनसक्छ। तर कम्पनीले कर कट्टी गरिएको रकम नेपाल सरकारको निमित्त रोक्का मानिने हुनाले सबैभन्दा पहिले २०६५ मंसिर महिनामा कर कट्टी गरेको रकम रु. २ लाख भुक्तानी गर्नुपर्ने र उक्त कर रकम भुक्तान गर्न बाँकी राखेर अन्य दायित्व भुक्तान गर्न नपाउने हुंदा सबभन्दा पहिले दाखिला गर्न बाँकी कर नै भुक्तान गर्नुपर्दछ। बैंकको साँवां व्याज र अदालतको आदेशबमोजिमको रकम भुक्तान नगरेमा पेनाल व्याज र अदालतको मानहानीको मुद्दा खेप्नुपर्ने अवस्था देखाइ दाखिला गर्न बाँकी कर दाखिला नगरी अन्य दायित्व भुक्तान गरेको वा गर्न पाउनुपर्ने दावी कम्पनीले लिन सक्तैन।

ख) कट्टी गरेको कर नेपाल सरकारको निमित्त रोक्का रहने:

कुनै व्यक्तिले ऐनको परिच्छेद १७ बमोजिम कुनै भुक्तानीमा कर कट्टी गरेको भए सो व्यक्तिले कर कट्टी गरेको रकम नेपाल सरकारको निमित्त स्वतः रोक्का रहेको मानिन्छ। त्यस्तै कुनै व्यक्तिले कुनै भुक्तानीमा कट्टी गर्नुपर्ने कर वापत कुनै सम्पत्ति प्राप्त गरेको भए सो सम्पत्ति समेत नेपाल सरकारको निमित्त स्वतः रोक्का रहेको मानिन्छ। अर्को शब्दमा भन्ने हो भने कर कट्टी गर्ने व्यक्तिले कर स्वरूप कट्टा गरिराखेको रकम वा त्यस्तो रकम वापत प्राप्त गरेको कुनै सम्पत्ति कुनै पनि कारण वा अवस्था वा बहाना देखाइ भोगचलन गर्न वा प्रयोग गर्न वा सरकारलाई नबुभाउन वा सरकारलाई नबुभाउनुपर्ने दावी गर्न पाउँदैन। कर कट्टी गर्ने व्यक्तिले सरकारको प्रतिनिधीको रूपमा कर कट्टी गर्ने र कर कट्टी गरेको रकम सरकारलाई बुभाउनुपर्ने हुंदा भुक्तानीमा कर कट्टी गर्ने बित्तिकै सो कर रकममा सरकारको अधिकार र दावी कायम हुने व्यवस्था गरिएको छ। कर कट्टी गर्नु नपर्ने व्यक्तिको कर कट्टी भएमा वा कर कट्टी गर्नु पर्ने रकम भन्दा बढी रकम कर कट्टी भएमा कर कट्टी हुने व्यक्तिले बढी कट्टी (दाखिला) भएको कर रकम फिर्ता दावी गर्न सक्दछ। कर

कट्टी गर्नु नपर्ने भुक्तानीमा कर कट्टी गरेको वा कर कट्टी हुनुपर्ने रकमभन्दा बढी रकम कर कट्टी गरेको कारण आफैले प्रयोग गर्न पाउँदैन । यस सम्बन्धी उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २८.२.३: मानौं, अन्नपूर्ण कम्पनीले २०६६ मंसिर महिनामा चन्दन एण्ड कम्पनीलाई कर लेखापरीक्षण गरे वापत भुक्तान गर्नुपर्ने शुल्क रु. १ लाखमा रु. १५ हजार कर कटाई बाँकी रु. ८५ हजार भुक्तानी दिएको रहेछ । तर, चन्दन एण्ड कम्पनीले आफू मूल्य अभिवृद्धि करमा दर्ता भएकोले उक्त भुक्तानीमा रु. १ हजार ५ सय मात्र कर कट्टी हुनुपर्ने हुंदा बढी कर कट्टी भएको रकम रु. १३ हजार ५ सय फिर्ता पाउनु पर्ने माग राख्यो । कर कट्टी हुनुपर्ने रकमभन्दा बढी रकम कर कट्टी गरेको र सो रकम फिर्ता पाउन कर कट्टी हुने व्यक्तिले माग गरेमा तथा त्यस्तो रकम कर दाखिला नभई सकेको भए बढी कट्टी भएको रकम फिर्ता गर्नु पर्छ । बढी कट्टी भएको रकम राजस्व दाखिला भई सकेको भए त्यसरी बढी कर कट्टी भएजति रकम चन्दन एण्ड कम्पनीले आफूले सो वर्षको लागि तिर्नु पर्ने करमा मिलान गर्न पाउँछ वा विभागसंग फिर्ता माग गर्न पाउँछ ।

उदाहरण २८.२.४: मानौं, अन्नपूर्ण कम्पनीले २०६६ मंसिर महिनामा एन. कम्पनीलाई सेवा शुल्क वापत भुक्तान गर्नुपर्ने रकम रु. १ लाख रहेछ । तर एन. कम्पनीले पहिले नै १ लाख रुपैयाँ भुक्तानी लिइसकेको रहेछ । उक्त भुक्तानीमा रु. १५ हजार कर कटाई बाँकी रु. ८५ हजार भुक्तानी दिनुपर्नेमा अन्नपूर्ण कम्पनीले सम्पूर्ण रकम भुक्तानी दिएको हुंदा सो भुक्तानीमा कर कट्टी भएको छैन । अन्नपूर्ण कम्पनीले आफूले गरेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने रु. १५ हजार फिर्ता दिन एन. कम्पनीलाई अनुरोध गरेकोमा एन. कम्पनीले आफूले नगद रकम दिन नसक्ने बरु सोको सट्टा आफ्नो नाममा रहेको कुनै कम्पनीको रु. १५ हजारको ऋणपत्र अन्नपूर्ण कम्पनीको नाममा नामसारी गरिदिने प्रस्ताव राख्यो र अन्नपूर्ण कम्पनीले पनि सो प्रस्तावमा सहमति जनयो । यस अवस्थामा अन्नपूर्ण कम्पनीले एन. कम्पनीबाट कट्टी गरी दाखिला गर्नुपर्ने कर रकम दाखिला नगरुन्जेल अन्नपूर्ण कम्पनीको नाममा आएको उक्त ऋणपत्र नेपाल सरकारको निमित्त स्वतः रोकका रहेको मानिने हुंदा सो ऋणपत्र अन्नपूर्ण कम्पनीले कुनै तवरले कसैलाई पनि हक हस्तान्तरण गर्न पाउँदैन ।

ग) कट्टी गरिएको कर रकम कट्टी गर्ने व्यक्तिले आफ्नो ऋण वा दायित्वसंग आवद्ध गर्न नपाउने :

कर कट्टी गर्नुपर्ने कर्तव्य भएको व्यक्तिले जुनसुकै अवस्थामा पनि कर कट्टी गर्नुपर्ने भुक्तानीमा कर कट्टी गर्नुपर्दछ । कट्टी गरेको कर रकम निर्धारित समयमा दाखिला गर्नु पर्दछ । त्यसैले कर कट्टी गर्नुपर्ने कर्तव्य भएको कुनैपनि व्यक्तिले आफूले कर कट्टी गरेको कर रकम वा कर कट्टी गर्नुपर्ने करको रकम आफूले तिर्नु पर्ने ऋण वा दायित्वसंग आवद्ध गर्न अर्थात् आफूले तिर्नु पर्ने ऋण वा दायित्वसंग मिलान गर्न पाइदैन । कुनै व्यक्तिले कुनै ऋण वा सापटी वा अन्य कुनै रकम तिर्न बाँकी रहेको व्यक्तिलाई कर कट्टी गर्नुपर्ने रकम भुक्तानी गर्दा सो व्यक्तिलाई रकम तिर्न बाँकी रहेको कारणले भुक्तानीमा कर कट्टी नगर्न मिल्दैन । त्यस्तै कर कट्टी गरेको वा गर्नुपर्ने रकम तिर्नु पर्ने दायित्वको रुपमा देखाइ त्यस्तो रकमको भुक्तानीलाई स्थगन गर्न वा पर सार्न समेत मिल्दैन ।

घ) कर कट्टी रकम विघटन भएको वा टाट पल्टेको व्यक्तिको जेथाको भाग नमानिने:

कर कट्टी गरेको वा गर्नुपर्ने कुनै व्यक्ति टाट पल्टेमा वा त्यस्तो कुनै निकाय विघटन भएमा वा टाट पल्टेमा सो व्यक्ति वा निकाय विघटन भएको वा टाट पल्टेको कारणले निजले कर कट्टी गरेको रकम दाखिला गर्नुपर्ने निजको कर्तव्यमा र त्यस्तो कर असुल गरिलिने सरकारको अधिकारमा कुनै असर पर्दैन ।

ङ) कर कट्टी रकम र विघटन भएको वा टाट पल्टेको व्यक्तिको जेथामा विभागको पहिलो दावी लाग्ने:

कर कट्टी गरेको वा गर्नुपर्ने कुनै व्यक्ति टाट पल्टेमा वा त्यस्तो कुनै निकाय विघटन भएमा वा टाट पल्टेमा र सो व्यक्तिको सम्पत्ति भाग लगाउनु वा बाँडफाँड गर्नुपरेमा कट्टी गरिएको करको हदसम्मको रकममा विभागको पहिलो दावी वा अधिकार रहन्छ । उक्त सम्पत्तिबाट सबैभन्दा पहिले कट्टी गरिएको करको रकम भुक्तान गर्नुपर्दछ । कर कट्टी भएको रकम दाखिला नगरुन्जेल वा सो रकम विभागले असुल नगरुन्जेल त्यस्तो व्यक्ति वा निकायको सम्पत्तिमा विभागको पहिलो दावी वा अधिकार रहन्छ । तर त्यस्तो सम्पत्तिमा विभागको दावी कायम हुन विभागले त्यस्तो सम्पत्तिमा दावी दर्ता गराउनु पर्दछ वा त्यस्तो सम्पत्ति कब्जामा लिनुपर्दछ ।

२८.३. कर बक्यौता राख्ने व्यक्तिबाट बक्यौता करको असुली

कर तिर्नु पर्ने कर्तव्य भएका व्यक्तिले आफूले तिर्नु पर्ने कर तोकिएको समयमा दाखिला गर्नुपर्दछ । कर तिर्ने कर्तव्य भएका व्यक्ति भन्नाले कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय वा लगानीबाट आय भएको व्यक्ति, कुनै आय वर्षमा कुनै आय विदेश पठाउने गैर वासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापन र अन्तिमरूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति सम्भन्नु पर्दछ । तर अन्तिमरूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति र रोजगारी आयमात्र भएको व्यक्तिको सामान्यतया: कर बक्यौता नरहने हुँदा यसको विस्तृत व्याख्या गरिएको छैन । अग्रिम कर कट्टी गरिएको कर रकम माथि उल्लिखित दावी सृजना गरी कर संकलन गर्ने कार्यमा विभागले ध्यान पुऱ्याउनु पर्दछ । निर्देशिकाको यस खण्डमा कर तिर्ने कर्तव्य भएका व्यक्ति भन्नाले कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय वा लगानीबाट आय भएको व्यक्ति र कुनै आय वर्षमा कुनै आय विदेश पठाउने गैर वासिन्दा व्यक्तिलाई सम्भन्नु पर्दछ । कर तिर्नु पर्ने व्यक्तिमध्ये निर्धारित समयमा तिर्नु पर्ने कर नतिर्ने र अग्रिम कर कट्टी भएको कर रकम दाखिला नगरेको कर कट्टी गर्ने व्यक्तिलाई कर बक्यौता राख्ने व्यक्ति भनिन्छ । कर तिर्ने दायित्व भएका उल्लिखित व्यक्तिले तिर्नु पर्ने कर तोकिएको समयभित्र दाखिला नगरेमा त्यस्तो व्यक्ति अर्थात् कर बक्यौता राख्ने व्यक्तिबाट असुल हुन बाँकी कर असुल गर्नु कर प्रशासनको कर्तव्य हुन्छ । उपर्युक्त व्यक्ति वा निकायले कर बक्यौता राखेको अवस्थामा त्यस्तो बक्यौता रकम असुल हुने प्रत्याभूति प्रदान गर्न ऐनले देहाय बमोजिमका व्यवस्था गरेकोछ ।

२८.३.१. कर बक्यौता राख्ने व्यक्तिको सम्पत्तिमा नेपाल सरकारको दावी सिर्जना हुने

कर तिर्नु पर्ने कर्तव्य भएको कुनै व्यक्तिले आफूले ऐन बमोजिम दाखिला गर्नु पर्ने कर निर्धारित

समयसम्ममा दाखिला नगरेमा सो व्यक्ति कर बक्यौता राख्ने व्यक्तिको श्रेणीमा पर्दछ । त्यस्तो व्यक्तिबाट सरकारले असुल गर्न बाँकी कर असुल हुनसक्ने अवस्थाको प्रत्याभूति गर्न ऐनले त्यस्तो व्यक्तिको सम्पत्तिमा नेपाल सरकारको दाबी अर्थात अधिकार श्रृजना हुने व्यवस्था गरेको छ । यस सम्बन्धमा ऐनको दफा १०४ को उपदफा (१) मा देहायको व्यवस्था छ ।

१०४(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कर दाखिला गर्नु पर्ने मितिसम्ममा सो कर दाखिला नगरेमा सो कर बक्यौता राख्ने व्यक्तिको सम्पत्तिमा नेपाल सरकारको दाबी सिर्जना भएको मानिनेछ ।

ऐनको प्रावधान अनुसार कर बक्यौता राख्ने व्यक्तिको सम्पत्तिउपर विभागको दाबी श्रृजना भएको मानिन्छ । कर बक्यौता राख्ने व्यक्तिको सम्पत्ति भन्नाले अचल सम्पत्तिको हकमा सो व्यक्तिको स्वामित्व भएको सम्पत्ति र अन्य सम्पत्तिको हकमा सो व्यक्ति वा निजको सम्बद्ध व्यक्ति वा अन्य कुनै व्यक्तिको कब्जामा रहेको र निजको हकाधिकार रहेको सम्पत्तिलाई जनाउछ । यस्तो सम्पत्ति व्यक्तिको ब्यापार मौज्जात, ब्यवसायिक सम्पत्ति, ह्यासयोग्य सम्पत्ति वा गैर ब्यवसायिक करयोग्य सम्पत्ति जेसुकै पनि हुनसक्छ । कर बक्यौता असुली गर्ने प्रयोजनको लागि उक्त सम्पत्तिका अलावा जस्तै: पैतृक सम्पत्ति, टि.भि., फ्रिज जस्ता घरेलु सम्पत्ति वा गरगहना जस्ता निजी सम्पत्तिमा समेत सरकारको दाबी सृजना हुन सक्दछ ।

नेपाल सरकारको दाबी सिर्जना भएको कर बक्यौता राख्ने व्यक्तिको कुनै सम्पत्ति सरकारको सम्पत्ति सरह हुने र त्यस्तो सम्पत्ति कर बक्यौता राख्ने व्यक्तिले कुनै पनि किसिमले अन्य कुनै व्यक्तिका नाउँमा हस्तान्तरण गर्न नसक्ने हुँदा त्यस्तो सम्पत्तिमा अरु कुनै व्यक्तिको कुनै किसिमको अधिकार वा दाबी रहने अवस्था रहदैन । कर बक्यौता राख्ने व्यक्तिको पैतृक एवं निजी सम्पत्तिमा समेत विभागको दाबी सो व्यक्तिले बक्यौता कर चुक्ता नगरुन्जेलसम्म वा कर बक्यौता असुल गर्ने प्रयोजनका लागि दाबी गरिएको सम्पत्ति बेचबिखन वा लिलाम बिक्री नहुन्जेलसम्म कायम रहन्छ । तर, कर बक्यौता राख्ने व्यक्तिको सम्पत्तिउपर विभागको दाबी स्वतः श्रृजना हुँदैन । त्यस्तो दाबी श्रृजना गर्न वा हुन विभागले वा अन्य सम्बन्धित व्यक्ति वा निकायले निश्चित जिम्मेवारी र प्रकृया पूरा गर्नुपर्दछ । ती जिम्मेवारी र प्रकृयाका सम्बन्धमा तलका खण्डमा प्रस्तुत गरिएको छ ।

२८.३.२. कर बक्यौता राख्ने व्यक्तिलाई दाबीको सूचना दिनुपर्ने

कर बक्यौता राख्ने कुनै व्यक्तिको बक्यौता कर असुल गर्ने प्रयोजनका लागि सो व्यक्तिको कुनै सम्पत्तिउपर विभागले दाबी गर्नुपर्ने भएमा सो व्यक्तिलाई त्यस्तो दाबीको सूचना दिनुपर्दछ । यस सम्बन्धमा दफा १०४ को उपदफा (२) मा देहायको व्यवस्था छ ।

१०४(२) उपदफा (१) बमोजिम दाबी सिर्जना हुने सम्पत्तिमाथि दाबी गर्दा विभागले देहायका कुराहरू खुलाएको लिखित सूचना सो व्यक्तिलाई दिनु पर्नेछ :-

- (क) दाबी गरिएको सम्पत्तिको विवरण,
- (ख) उपदफा (३) मा उल्लेख गरिए बमोजिमको दाबीको सीमा,
- (ग) सो दाबीसँग सम्बन्धित कर, र

(घ) अन्य कुनै कुरा भए सो कुरा ।

कर बक्यौता राख्ने कुनै व्यक्तिको कुनै सम्पत्तिमाथि दाबी गर्दा विभागले सो व्यक्तिलाई दाबी गरिएको सम्पत्तिको विवरण, दाबीको सीमा, सो दाबीसंग सम्बन्धित कर र अन्य कुनै कुरा भए सो कुरा खुलाएको लिखित सूचना दिनु पर्दछ । दाबी गरिएको सम्पत्तिको विवरण भन्नाले सो सम्पत्ति कुनै जग्गा, जमिन वा भवन रहेको भए सो सम्पत्ति रहेको स्थान, सो सम्पत्तिको क्षेत्रफल, जग्गाको कित्ता नम्बर, सो सम्पत्तिउपर स्वामित्व रहेको व्यक्तिको नाम ठेगाना आदिलाई जनाउछ । दाबी गरेको सम्पत्ति कुनै जग्गा, जमिन वा भवनबाहेक अन्य कुनै प्रत्यक्ष सम्पत्ति जस्तै मेशिनरी वा उपकरण, ब्यापार मौज्जात, अन्य बस्तुको मौज्जात, नगद वा बहुमूल्य धातु आदि रहेको भए सो सम्पत्ति रहेको स्थान, सो सम्पत्तिको प्रकार, परिमाण आदिलाई जनाउछ । दाबीको सीमा भन्नाले जुन व्यक्तिको सम्पत्ति दाबी गरिने वा गरिएको हो सो व्यक्तिले बुझाउनु पर्ने कर, त्यस्तो कर ढीला बुझाए वापत ऐनको दफा ११९ बमोजिम बुझाउनु पर्ने व्याज, दाबी र लिलाम बिक्री गर्दा लागेका वा लाग्ने खर्चको जम्मा रकमलाई जनाउछ । दाबी गरिएको सम्पत्तिबाट सो रकम भन्दा बढी रकम प्राप्त भएमा सबै रकममा विभागको हक लाग्दैन र बढी भएको रकम सो व्यक्तिलाई नै फिर्ता दिनु पर्दछ । दाबीसंग सम्बन्धित कर भन्नाले जुन करको जरियाबाट सो दाबी गरिएको वा गर्न लागिएको हो सो करलाई जनाउछ । बक्यौता राख्ने व्यक्तिलाई दिइने सूचनामा सो कर कुन वर्षको तिर्न बाँकी कर हो र सो कर दायित्व कसरी श्रृजना भएको हो भन्ने सम्बन्धमा स्पष्टसंग उल्लेख गरिनुपर्दछ । खुलाउनुपर्ने अन्य कुनै कुरा भन्नाले विभागले यस्तो सूचनामा खुलाउन उपयुक्त सम्भेका वा ठानेका कुरालाई जनाउछ । कर बक्यौता राख्ने कुनै व्यक्तिलाई उपर्युक्त बमोजिमको लिखित सूचना दिएपछि मात्र सो व्यक्तिको सो सूचनामा उल्लिखित सम्पत्तिमाथि विभागले गरेको दाबी लागू हुने अर्थात् सो सम्पत्तिमाथि विभागको अधिकार श्रृजना हुने हुँदा सम्बन्धित व्यक्तिलाई उपर्युक्त अनुसारको लिखित सूचना दिनु अनिवार्य हुन्छ । यस सम्बन्धमा ऐनको दफा १०४ को उपदफा (४) मा निम्न व्यवस्था छ ।

१०४(४) उपदफा (२) बमोजिम गरिएको दाबी देहायका कार्य नभएसम्म लागू हुने छैन :-

- (क) भवन तथा जग्गा जमिनको सम्बन्धमा उपदफा (६) बमोजिम दाबी दर्ता गराउन विभागले जानकारी नदिएसम्म,
- (ख) अन्य प्रत्यक्ष सम्पत्तिका सम्बन्धमा विभागले दफा १०५ को उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जा नगरेसम्म, र
- (ग) अन्य जुनसुकै अवस्थामा कर बक्यौता रहेको व्यक्तिलाई उपदफा (२) बमोजिमको सूचना नदिएसम्म ।

उपर्युक्त व्यवस्था अनुसार कर बक्यौता राख्ने कुनै व्यक्तिलाई दिइएको सूचनामा उल्लिखित सो व्यक्तिको सम्पत्ति भवन तथा जग्गा जमिन र अन्य प्रत्यक्ष वा मूर्त सम्पत्ति रहेको भए सो सम्पत्तिमाथि विभागले गरेको दाबी लागू हुन वा सो सम्पत्तिमा विभागको अधिकार स्थापित हुन विभागले निम्न अनुसारका दुइवटा पूर्वशर्त वा अवस्था पूरा गर्नुपर्दछ ।

क) दावी दर्ता गराउनु पर्ने

विभागले कर बक्यौता रहेको व्यक्तिको कुनै जग्गा जमिन वा भवन उपर दावी गरेमा वा गर्नुपरेमा सम्बन्धित मालपोत कार्यालयलाई जानकारी दिइ त्यस्तो सम्पत्ति रोक्का राख्न लगाउनु पर्दछ । यस सम्बन्धमा दफा १०४ को उपदफा (६) मा देहायको व्यवस्था छ ।

१०४(६) उपदफा (२) बमोजिम विभागले कुनै जग्गा, जमिन वा भवन उपर दावी गरेमा सम्बन्धित मालपोत कार्यालयलाई जानकारी दिनु पर्नेछ र उक्त कार्यालयले त्यस्तो जग्गा जमिन वा भवन कसैलाई बेचबिखन वा स्वामित्व हस्तान्तरण नहुने गरी रोक्का राख्नु पर्नेछ ।

कर बक्यौता रहेको कुनै व्यक्तिको बक्यौता निजको जायजेथाबाट असुल गर्नुपर्ने भई विभागले सो व्यक्तिको स्वामित्वमा रहेको कुनै जग्गा जमिन वा घरजग्गामा आफ्नो दावी वा हक कायम गर्नुपर्ने भएमा विभागको दावी कायम गर्नुपर्ने जग्गा जमिन वा घरजग्गा रहेको ठेगाना, क्षेत्रफल र सो सम्पत्तिमा स्वामित्व रहेको व्यक्तिको नाम ठेगाना समेतका विवरण खुलाई सम्बन्धित मालपोत कार्यालयलाई सो सम्पत्ति रोक्का राखिदिन लिखितरूपमा जानकारी गराउनु पर्दछ । यस कार्यलाई दावी दर्ता गराउने कार्य भनिन्छ । विभागले कर बक्यौता रहेको व्यक्तिको त्यस्तो कुनै सम्पत्ति रोक्का राखिदिन लिखितरूपमा अनुरोध गरेमा वा सो सम्पत्तिउपर आफ्नो दावी दर्ता गराएमा सम्बन्धित मालपोत कार्यालयले रोक्का राखिदिन अनुरोध भई आएका सम्पत्ति सो सम्पत्तिमा स्वामित्व रहेको व्यक्तिले अन्य कुनै व्यक्तिलाई बेचबिखन वा अन्य कुनै तरिकाबाट सो सम्पत्तिमाथिको स्वामित्व हस्तान्तरण गर्न नपाउने गरी रोक्का राखिदिनु पर्दछ । विभागले कर बक्यौता रहेको व्यक्तिको कुनै जग्गा जमिन वा घरजग्गामा सम्पत्ति रोक्का राखिदिन लिखितरूपमा अनुरोध नगरुन्जेल वा सो सम्पत्तिउपर आफ्नो दावी दर्ता नगराउन्जेल सो सम्पत्तिमा विभागको दावी वा हक लागेको मानिदैन ।

ख) सम्पत्ति कब्जा गर्नुपर्ने

कर बक्यौता साथै व्यक्तिको निजको जायजेथाबाट असुल गर्नुपर्ने भई विभागले सो व्यक्तिको स्वामित्वमा रहेको कुनै जग्गा जमिन वा घरजग्गा समेत अन्य कुनै प्रत्यक्ष वा मूर्त सम्पत्तिमा आफ्नो दावी वा हक कायम गर्नुपर्ने भएमा त्यस्तो सम्पत्ति विभागले कब्जा गर्नुपर्दछ । त्यस्तो सम्पत्तिमा कब्जा गर्ने सम्बन्धमा ऐनको दफा १०५ को उपदफा (३) ले देहायको व्यवस्था गरेको छ ।

१०५(३) विभागले उपदफा (१) वा (२) बमोजिमको सूचना कर बक्यौता रहेको व्यक्तिलाई दिएपछि देहाय बमोजिम गर्न सक्नेछ :-

- (क) कुनै पनि समयमा सो सूचनामा उल्लिखित मूर्त सम्पत्ति कब्जामा लिने,
- (ख) मूर्त सम्पत्ति कब्जामा लिने प्रयोजनको लागि उपदफा (१) को सूचनामा उल्लिखित कुनै परिसरमा कुनै पनि समयमा प्रवेश गर्न, र

(ग) जग्गा जमिन वा भवनबाहेकका मूर्त सम्पत्तिका सम्बन्धमा त्यस्ता सम्पत्तिहरू कर बक्यौता रहेका व्यक्तिको खर्चमा विभागले उपयुक्त सम्भेको कुनै पनि स्थानमा राख्न ।

उपर्युक्त व्यवस्था अनुसार कर बक्यौता राख्ने कुनै व्यक्तिको जग्गा जमिन वा भवन र अन्य मूर्त सम्पत्तिमाथि विभागले गरेको दावीले कानूनी मान्यता पाउन उक्त सम्पत्ति कब्जा गर्नु पर्दछ । त्यस्तो सम्पत्ति विभागले आफ्नो जिम्मामा लिनुपर्दछ । तर विभागले कुनै व्यक्तिको त्यस्तो सम्पत्ति कब्जामा लिनुअघि दफा १०५ को उपदफा (१) बमोजिम दाबी गरेको सम्पत्ति, सो सम्पत्ति लिलाम वा बिक्री गरिने तरिका र समय र मूर्त सम्पत्तिको सम्बन्धमा विभागले सो सम्पत्ति कब्जामा लिने तरिका र स्थान खुलाई सो व्यक्तिलाई लिखित सूचना दिनुपर्दछ । त्यस्तो सूचना दिएपछि विभागलाई सूचनामा उल्लिखित सम्पत्ति कब्जामा लिने, सो सम्पत्ति रहेको कुनै स्थानमा कुनै समयमा प्रवेश गर्ने र त्यस्ता सम्पत्ति मूर्त चल सम्पत्ति भए विभागले उपयुक्त सम्भेको अन्य कुनै स्थानमा राख्न लगाउन सक्ने अधिकार प्राप्त हुन्छ ।

२८.३.३. दावीको सीमा निर्धारण गर्नुपर्ने

कर बक्यौता राख्ने कुनै व्यक्तिको कुनै सम्पत्तिमाथि दाबी गर्दा विभागले सो दावीको सीमा निर्धारण गर्नुपर्ने सम्बन्धमा दफा १०४ को उपदफा (३) मा देहायको व्यवस्था रहेको छ ।

१०४(३) उपदफा (२) बमोजिम सम्पत्तिमाथि दाबी गर्दा त्यस्तो व्यक्तिले बुझाउनु पर्ने कर, त्यस्तो करका सम्बन्धमा दफा ११९ बमोजिम बुझाउनु पर्ने व्याज, दाबी र लिलाम बिक्री गर्दा लागेका खर्चहरूको हदसम्म मात्र दाबी सिर्जना हुनेछ ।

कर बक्यौता राख्ने कुनै व्यक्तिको कुनै सम्पत्तिमाथि दाबी गर्दा विभागले सो व्यक्तिलाई दाबी गरिएको सम्पत्तिको दाबीको सीमा खुलाई लिखित सूचना दिनु पर्दछ । दावीको सीमा भन्नाले जुन व्यक्तिको सम्पत्ति दाबी गरिने वा गरिएको हो सो व्यक्तिले बुझाउनु पर्ने कर समयमा नबुझाए वापत बुझाउनुपर्ने जम्मा रकम वा सो व्यक्तिले कर बक्यौता राखेको कारणले सो व्यक्तिबाट विभागले असुल गरी लिन पाउने अन्य रकमलाई समेत जनाउछ । त्यस्तो रकम भनेको सो व्यक्तिले दाखिला गर्न बाँकी कर, निजले कर ढीला बुझाए वापत ऐनको दफा ११८ र दफा ११९ बमोजिम बुझाउनु पर्ने व्याज र सो व्यक्तिको सम्पत्तिउपर दावी गर्दा वा दाबी गरिएको सम्पत्ति लिलाम बिक्री गर्दा लागेका वा लाग्ने खर्चको जम्मा रकमलाई जनाउछ । कर बक्यौता राख्ने कुनै व्यक्तिको दावी गरिएको कुनै सम्पत्तिको बेचबिखन वा लिलाम बिक्रीबाट प्राप्त रकममध्ये उपर्युक्त अनुसार गणना गरिएको हदसम्मको रकममा मात्र विभागको हक लाग्ने र सो बाहेकको कुनै रकम बाँकी भए सम्बन्धित व्यक्तिले फिर्ता पाउने हुँदा नै कर बक्यौता राखेको कारणले कुनै व्यक्तिबाट विभागले असुल गरी लिन पाउने हदसम्मको रकमलाई दावीको सीमा मानिएको हो । कर बक्यौता राख्ने व्यक्तिको सम्पत्तिउपर दावी गर्दा वा दाबी गरिएको सम्पत्ति लिलाम बिक्री गर्दा लागेका वा लाग्ने खर्चको सम्बन्धमा दफा १०४ को उपदफा (८) मा निम्न व्यवस्था रहेको छ ।

१०४(८) उपदफा (३) बमोजिम लाग्ने खर्चका सम्बन्धमा विभागले यथाशीघ्र कर बक्यौता रहेका व्यक्तिलाई देहायका कुराहरू खुलाई सूचना दिनु पर्नेछ :-

(क) त्यस्तो सूचना दिनु अगाडि कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत विभागले गरेका खर्चहरू, र

(ख) त्यस्ता खर्चहरू कर बक्यौता रहेको व्यक्तिले विभागलाई बुझाउनु पर्ने मिति ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च” भन्नाले देहाय बमोजिम विभागले गरेको वा गर्नु पर्ने खर्च सम्भन्नु पर्छ :-

(क) सो सम्पत्ति उपरको दाबी सिर्जना वा फुकुवा गर्ने सम्बन्धमा यस दफा बमोजिम विभागले गरेको वा गर्नु पर्ने खर्च, वा

(ख) दाबी गरिएको सम्पत्ति कब्जामा लिने, आफूसँग राख्ने र लिलाम बिक्री गर्ने सम्बन्धमा दफा १०५ बमोजिम विभागले गरेको वा गर्नु पर्ने खर्च ।

ऐनको उपर्युक्त व्यवस्था अनुसार दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च भन्नाले कर बक्यौता रहेको कुनै व्यक्तिको कुनै सम्पत्तिउपर दाबी सिर्जना गर्दा वा सो दाबी फिर्ता लिदा वा सो सम्पत्ति फुकुवा गर्दा वा सो सम्पत्ति कब्जामा लिदा वा आफूसँग राख्दा वा लिलाम बिक्री गर्दा विभागले गरेका वा गर्नु पर्ने खर्चलाई जनाउछ । विभागले कर बक्यौता रहेको कुनै व्यक्तिसँग उपर्युक्त अनुसारका रकमसमेत असुल उपर गर्नुपर्ने हुंदा त्यस्ता खर्चका सम्बन्धमा सम्बन्धित व्यक्तिलाई सकेसम्म चांडो सूचना दिनुपर्दछ । त्यस्ता खर्चका सम्बन्धमा सम्बन्धित व्यक्तिलाई दिइने सूचनामा त्यस्ता खर्चको गणनाको विवरण सहितको जम्मा रकम र ती खर्च बापतको रकम सो व्यक्तिले दाखिला गर्नुपर्ने मिति प्रष्ट रूपमा उल्लेख भएको हुनुपर्दछ ।

२८.३.४ नेपाल सरकारको दाबी सिर्जना भएको सम्पत्तिको फुकुवा

नेपाल सरकारको दाबी सिर्जना भएको कर बक्यौता राख्ने व्यक्तिको कुनै सम्पत्ति फुकुवा हुने वा गर्नुपर्ने अवस्थाका सम्बन्धमा दफा १०४ को उपदफा (५) र (७) मा देहायको व्यवस्था रहेको छ ।

१०४(५) कर बक्यौता रहेको व्यक्तिले बुझाउनु पर्ने उपदफा (२) बमोजिम गरिएको दाबीबाट खाभिएको उपदफा (३) बमोजिमको सम्पूर्ण रकम विभागलाई बुझाएमा दाबी गरिएको सम्पत्ति फुकुवा हुनेछ ।

१०४(७) उपदफा (५) बमोजिम जग्गा, जमिन र भवन उपरको दाबी फुकुवा गर्नु पर्ने भएमा विभागले सोको जानकारी मालपोत कार्यालयमा दिनु पर्नेछ । त्यस्तो जानकारी प्राप्त भएपछि मालपोत कार्यालयले त्यस्तो रोक्का भएको जग्गा जमिन र भवनको फुकुवा गरी दिनु पर्नेछ ।

विभागले कुनै व्यक्तिले तिर्नु पर्ने कुनै कर समयमा नतिरेमा मात्र सो व्यक्तिको सम्पत्तिमा दाबी श्रृजना गर्न पाउछ । त्यस्तो दाबी श्रृजना गर्नुको एउटै उद्देश्य बक्यौता रहेको कर असुल उपर

गर्नु नै हो । त्यसैले ऐनले कर बक्यौता रहेको व्यक्तिले आफ्नो बक्यौता रकम दाखिला गरेमा सो व्यक्तिको रोक्का रहेको वा सरकारले दावी श्रृजना गरेको सम्पत्ति सोही व्यक्तिलाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

ऐनको व्यवस्था अनुसार कर बक्यौता रहेको कुनै व्यक्तिले विभागले निजलाई निजको कुनै सम्पत्ति दावी गर्ने सन्दर्भमा दिएको सूचनामा उल्लेख गरेको रकम दाखिला गर्न सक्तछ । तर सो व्यक्तिले उक्त रकम निजको रोक्का रहेको सम्पत्ति बेचबिखन वा लिलाम बिक्री हुनुभन्दा अगाडि नै दाखिला गर्नुपर्दछ । त्यस्तो कुनै व्यक्तिले सूचना बमोजिम बुझाउनुपर्ने रकम बुझाएमा विभागले दावी गरेको वा कब्जामा लिएको वा रोक्का राखेको सम्पत्ति फुकुवा गरी सोही व्यक्तिको जिम्मा लगाउनु पर्दछ । कर बक्यौता रहेको कुनै व्यक्तिले सूचनामा उल्लेख गरेको रकम दाखिला गरेमा सो व्यक्तिको दावी गरेको वा रोक्का राखेको सम्पत्ति जग्गा, जमिन वा भवन रहेको भए सो सम्पत्ति फुकुवा गरीदिन सम्बन्धित मालपोत कार्यालयलाई लेखी पठाउनु पर्दछ । सो व्यक्तिको दावी गरेको वा रोक्का राखेको सम्पत्ति जग्गा, जमिन वा भवनबाहेक अन्य कुनै सम्पत्ति रहेको भए सो सम्पत्ति विभाग स्वयंले फुकुवा गरीदिनु वा निजलाई जिम्मा दिनुपर्दछ ।

२८.३.५ नेपाल सरकारको दाबी सिर्जना भएको सम्पत्तिको लिलाम बिक्री गरी बक्यौता कर असुल गर्ने

विभागले कर बक्यौता राख्ने कुनै व्यक्तिको सम्पत्तिमा दावी गरेपश्चात पनि सो व्यक्तिले आफ्नो बक्यौता कर दाखिला नगरेमा सो व्यक्तिको कर बक्यौता असुल उपर गर्ने प्रयोजनका लागि विभागले उक्त सम्पत्ति लिलाम बिक्री गर्नुपर्ने हुन्छ ।

२८.४ दाबी गरेको सम्पत्तिको लिलाम बिक्री:

२८.४.१ लिलाम बिक्रीको सूचना दिनुपर्ने

कर बक्यौता राख्ने कुनै व्यक्तिको विभागले दावी गरेको सम्पत्ति लिलाम बिक्री गर्नुपर्दा विभागले सो व्यक्तिलाई लिखित सूचना दिनुपर्दछ । दफा १०५ को स्पष्टीकरणको खण्ड (ग) अनुसार यस प्रयोजनका लागि “कर बक्यौता रहेको व्यक्ति” भन्नाले कर कट्टी गर्ने व्यक्ति वा एजेन्ट समेतलाई सम्झनु पर्छ । दावी गरेको सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धमा ऐनको दफा १०५ को उपदफा (१) र (२) मा देहायको व्यवस्था छ ।

१०५(१) कर बक्यौता रहेको व्यक्तिसँग रहेको दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्ने सूचना विभागले कर बक्यौता रहेको व्यक्तिलाई दिनु पर्नेछ ।

१०५(२) उपदफा (१) बमोजिम दिइएको सूचनालाई दफा १०४ को उपदफा (२) बमोजिम दिइएको सूचनामा समावेश गर्न वा त्यस्तो सूचनासँग संलग्न गरिदिन सकिनेछ । यस्तो सूचनामा देहायका कुराहरू स्पष्ट रूपमा खुलाई कर बक्यौता रहेको व्यक्तिलाई दिनु पर्नेछ :-

(क) दाबी गरेको सम्पत्ति, सो सम्पत्ति लिलाम वा बिक्री गरिने तरिका र समय, र

(ख) मूर्त सम्पत्तिको सम्बन्धमा विभागले सो सम्पत्ति कब्जामा लिने तरिका र स्थान ।

उपर्युक्त व्यवस्था अनुसार विभागले दाबी गरेको कर बक्यौता रहेको व्यक्तिको सम्पत्ति लिलाम बिक्री गर्नुअघि लिलाम गरिने सम्पत्ति, सो सम्पत्ति लिलाम वा बिक्री गरिने तरिका र समय र लिलाम गरिने सम्पत्ति मूर्त सम्पत्ति भए सो सम्पत्ति विभागले कब्जामा लिने तरिका र स्थान खुलाई कर बक्यौता रहेको व्यक्तिलाई लिखित सूचना दिनु पर्दछ । त्यस्तो सूचना सो सम्पत्तिमाथि दावी श्रृजना गर्ने सन्दर्भमा सो व्यक्तिलाई दिइने सूचनाको भागको रूपमा सो सूचनासँगै वा अलग सूचनाको रूपमा पनि दिन सकिन्छ ।

२८.४.२ लिलाम बिक्री गरिने सम्पत्ति कब्जामा लिनुपर्ने

लिलाम बिक्री गरिने सम्पत्ति कब्जामा नलिइ सो सम्पत्ति लिलाम बिक्री गर्न सकिदैन । त्यसैले विभागले कर बक्यौता राख्ने कुनै व्यक्तिको सम्पत्तिउपर दावी गरेको भए र सो सम्पत्ति लिलाम बिक्री गर्ने मनसाय राखेको भए सो सम्पत्ति लिलाम बिक्री गर्ने प्रकृया शुरु गर्नु अघि सो सम्पत्ति कब्जामा लिनुपर्दछ । यस सम्बन्धमा दफा १०५ को उपदफा (३) ले देहायको व्यवस्था गरेको छ ।

१०५(३) विभागले उपदफा (१) वा (२) बमोजिमको सूचना कर बक्यौता रहेको व्यक्तिलाई दिएपछि देहाय बमोजिम गर्न सक्नेछ :-

- (क) कुनै पनि समयमा सो सूचनामा उल्लिखित मूर्त सम्पत्ति कब्जामा लिने,
- (ख) मूर्त सम्पत्ति कब्जामा लिने प्रयोजनको लागि उपदफा (१) को सूचनामा उल्लिखित कुनै परिसरमा कुनै पनि समयमा प्रवेश गर्न, र
- (ग) जग्गा जमिन वा भवनबाहेकका मूर्त सम्पत्तिका सम्बन्धमा त्यस्ता सम्पत्तिहरू कर बक्यौता रहेका व्यक्तिको खर्चमा विभागले उपयुक्त सम्भेको कुनै पनि स्थानमा राख्न ।

कर बक्यौता राख्ने कुनै व्यक्तिको जग्गा जमिन वा भवन र अन्य मूर्त सम्पत्तिमाथि विभागले गरेको दावीले कानूनी मान्यता पाउन सो व्यक्तिलाई त्यस्तो सम्पत्तिमाथि विभागको दावी रहेको ब्यहोराको लिखित सूचना दिनु पर्दछ । तर विभागले कुनै व्यक्तिको त्यस्तो सम्पत्ति कब्जामा लिनुअघि दफा १०५ को उपदफा (१) बमोजिम सूचना दिनुपर्दछ । सो सूचनामा दाबी गरेको सम्पत्ति, सो सम्पत्ति लिलाम वा बिक्री गरिने तरिका र समय र मूर्त सम्पत्तिको सम्बन्धमा विभागले सो सम्पत्ति कब्जामा लिने तरिका र स्थान खुलाउनु पर्दछ । त्यस्तो सूचना दिएपछि विभागलाई सूचनामा उल्लिखित सम्पत्ति कब्जामा लिने सिलसिलामा सो सम्पत्ति कब्जा गर्ने, सो सम्पत्ति रहेको कुनै स्थानमा कुनै समयमा प्रवेश गर्ने र त्यस्ता सम्पत्ति मूर्त चल सम्पत्ति भए सोही व्यक्तिको खर्चमा विभागले उपयुक्त सम्भेको अन्य कुनै स्थानमा राख्न लगाउन सक्ने अधिकार प्राप्त हुन्छ ।

२८.४.३ दावी गरिएको सम्पत्ति लिलाम बिक्री गर्ने

कर बक्यौता रहेको व्यक्तिको दावी गरिएको सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धमा ऐनको दफा १०५ को उपदफा (४) मा देहाय बमोजिमको व्यवस्था रहेको छ ।

१०५(४): विभागले उपदफा (१) बमोजिमको सूचना कर वक्यौता रहेको व्यक्तिलाई दिएकोमा देहायको समयमा त्यस्ता दाबी गरेको सम्पत्ति सार्वजनिक रुपमा लिलाम बिक्री गर्न वा उपयुक्त सम्भेको तरिकाबाट त्यस्तो सम्पत्तिको वेचविखन वा चलन गर्न सक्नेछ :-

- (क) दाबी गरेको सम्पत्ति जग्गा जमिन वा भवन भएमा उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जामा लिएको मितिले तीस दिनपछि,
- (ख) दाबी गरेको सम्पत्ति नाश हुने मूर्त सम्पत्ति भएमा उपदफा (३) बमोजिम कब्जामा लिएको एक दिनपछि ,
- (ग) दाबी गरेको सम्पत्ति खण्ड (क) वा (ख) मा उल्लिखित सम्पत्तिबाहेकका मूर्त सम्पत्ति भएमा उपदफा (३) बमोजिम कब्जामा लिएको दश दिनपछि, र
- (घ) अन्य कुनै किसिमको सम्पत्ति भएमा उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जामा लिएको दश दिनपछि ।

त्यस्तै दाबी गरिएको सम्पत्ति लिलाम बिक्री गर्ने सन्दर्भमा अपनाउनुपर्ने कार्यवीधिका सम्बन्धमा नियमावलीको नियम ३५ मा देहाय बमोजिमको व्यवस्था रहेको छ ।

३५(१) विभागले ऐनको दफा १०५ को उपदफा (३) बमोजिम कब्जामा लिएको सम्पत्ति सो सम्पत्तिको प्रकृति अनुसार बिक्री गर्न उपयुक्त स्थान समेतलाई बीचार गरी लिलाम बिक्री गर्ने स्थान निश्चित गर्नेछ ।

३५(२) विभागले कब्जामा लिएको सम्पत्ति ऐनको दफा १०५ को उपदफा (४) को अधीनमा रही देहाय बमोजिम लिलाम बिक्री गर्नु पर्नेछ :-

- (क) संभव भएसम्म उपनियम (१) मा उल्लेख भएको स्थानको कमीतमा एउटा स्थानीय पत्रिकामा लिलाम बिक्रीको बारेमा पन्ध्र दिनको सूचना प्रकाशित गर्ने, तर सडी गली नासिई जाने सम्पत्तिको हकमा यो व्यवस्था लागू हुने छैन ।
 - (ख) उपनियम (१) मा उल्लेख भएको स्थानको सबैभन्दा निजकको स्थानीय प्रशासनको प्रतिनिधी र निजकको अन्य कुनै सरकारी कार्यालयको प्रतिनिधीको रोहबरमा लिलाम हुने सम्पत्तिको बजार मोल निश्चित गर्ने ।
- ३५(३) लिलाम बढाबढ गर्दा उपनियम (१) मा उल्लेख भएको स्थानको सबैभन्दा निजकको स्थानीय प्रशासनको प्रतिनिधीको रोहबरमा बढाबढ गर्नु पर्नेछ र लिलाममा भाग लिने व्यक्तिले उपनियम (२) को खण्ड (ख) बमोजिम निश्चित गरिएको बजार मोल मा किन्न प्रस्ताव नगरेसम्म बिक्री गरीने छैन ।
- ३५(४) उपनियम (३) बमोजिम लिलाम गर्दा उपनियम (२) को खण्ड (ख) बमोजिम निश्चित गरिएको बजार मोलभन्दा घटी मोल आएको सम्पत्तिको उपनियम (२) को खण्ड (क) बमोजिम सात दिनको सूचना प्रकाशित गरी दोश्रो पटक लिलाम बढाबढ गर्नु पर्नेछ ।

३५(५) उपनियम (४) बमोजिम लिलाम बढाबढ गर्दा पनि उपनियम (२) को खण्ड (ख) बमोजिम निश्चित गरिएको बजार मोलभन्दा घटी मोल भएमा उपनियम (२) को खण्ड (क) बमोजिम तीन दिनको सूचना प्रकाशित गरी तेस्रो पटक लिलाम बढाबढ गरी जतिसुकै मोल आए पनि लिलाम बिक्री गर्न सकिनेछ ।

३५(६) लिलाम बिक्रीमा सम्पत्ति सकार गर्ने व्यक्तिलाई विभागले चलन पूँजी दिनु पर्नेछ ।

कर बक्यौता रहेको व्यक्तिले आफ्नो कुनै सम्पत्ति विभागले दावी वा रोक्का वा कब्जा गरेपछि पनि आफ्नो बक्यौता कर रकम दाखिला नगरेमा त्यसरी दावी वा रोक्का वा कब्जा गरेको सम्पत्ति विभागले बेचबिखन गर्न वा चलन गर्न सक्तछ । ऐन र नियमावलीको उपर्युक्त प्रावधान अनुसार दावी गरिएको सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धमा विभागले अवलम्बन गर्नुपर्ने प्रकृया देहाय बमोजिम रहेको छ ।

क. लिलाम बिक्री गर्ने स्थान निर्धारण गर्ने

विभागले आफूले दावी गरेको वा कब्जामा लिएको सम्पत्ति लिलाम बिक्री गर्नुपर्दा सर्वप्रथम लिलाम बिक्री गरिने स्थान निश्चित गर्नुपर्दछ । त्यसरी लिलाम बिक्री गरिने स्थान निर्धारण गर्दा लिलाम बिक्री गरिने सम्पत्तिको प्रकृति अनुसार सो सम्पत्ति बिक्री गर्न उपयुक्त स्थान तोक्नुपर्दछ । उदाहरणको लागि कुनै व्यक्तिको जग्गा लिलाम गर्नुपर्ने भएमा सोही जग्गा रहेको स्थानमा लिलाम बिक्री गर्नु उपयुक्त हुन्छ भने कुनै व्यक्तिको कुनै सवारी साधन लिलाम गर्नुपर्ने भएमा सो सवारी साधन राखिएको ग्यारेजमा लिलाम बिक्री गर्नु उपयुक्त हुन्छ ।

ख. लिलाम बिक्री गर्ने सम्पत्तिको मूल्य निर्धारण गर्ने

विभागले आफूले दावी गरेको वा कब्जामा लिएको सम्पत्ति लिलाम बिक्री गर्नु अगाडि बिक्री गरिने सम्पत्तिको न्यूनतम मूल्य निर्धारण गर्नुपर्दछ । त्यसरी लिलाम बिक्री गरिने सम्पत्तिको मूल्य निर्धारण गर्दा लिलाम बिक्री गरिने स्थानको स्थानीय निकाय अर्थात् नगरपालिका वा गाउँ विकास समितिको प्रतिनिधी र निजकको अन्य कुनै सरकारी कार्यालयको प्रतिनिधीको रोहबरमा निर्धारण गर्नुपर्दछ ।

ग. लिलाम बिक्री गर्ने समय निर्धारण गर्ने

विभागले आफूले दावी गरेको वा कब्जामा लिएको सम्पत्ति लिलाम बिक्री गर्दा वा बेचबिखन गर्दा लिलाम बिक्री वा बेचबिखन गर्नुपर्ने सम्पत्तिको प्रकृति अनुसार त्यस्तो सम्पत्ति लिलाम बिक्री वा बेचबिखन गर्नुपर्ने समय निर्धारण गर्नुपर्दछ । जग्गा वा घरजग्गा लिलाम बिक्री वा बेचबिखन गर्नुपर्ने भए सो जग्गा वा घरजग्गा कार्यालय वा विभागले कब्जामा लिएको तीस दिन बितेपछि लिलाम बिक्री वा बेचबिखन गर्नुपर्दछ भने अन्य मूर्त सम्पत्ति लिलाम बिक्री वा बेचबिखन गर्नुपर्ने भए कार्यालय वा विभागले सो सम्पत्ति कब्जामा लिएको दस दिन बितेपछि मात्र गर्नुपर्दछ । तर बेचबिखन गर्नुपर्ने सम्पत्ति नास हुनसक्ने मूर्त सम्पत्ति भए कार्यालय वा विभागले कब्जामा लिएको एक दिन बितेपछि त्यस्तो सम्पत्ति लिलाम वा बेचबिखन गर्न सक्तछ ।

घ. लिलाम बिक्री गर्ने सूचना प्रकाशन गर्ने

विभागले आफूले दावी गरेको वा कब्जामा लिएको कुनै सम्पत्ति लिलाम बिक्री गर्नु अगाडि लिलाम बिक्री गरिने सम्पत्तिको प्रकार, लिलाम बिक्री गरिने स्थान र मिति स्पष्ट रूपमा उल्लेख भएको सूचना सकेसम्म कुनै एक वा सो भन्दा बढी राष्ट्रिय वा स्थानीय पत्रिकामा प्रकाशित गर्नुपर्दछ। त्यस्तो सूचना लिलाम बिक्री गर्न निर्धारित उपर्युक्त ग बमोजिम निर्धारण गरिएको मितिभन्दा घटीमा पन्ध्र दिन अगाडि प्रकाशन गर्नुपर्दछ। तर लिलाम बिक्री गरिने सम्पत्ति सडी, गली वा नासिई जाने सम्पत्ति भएमा त्यस्तो सम्पत्ति लिलाम बिक्री गर्दा यस्तो सूचना प्रकाशन गरिरहनु पर्दैन।

ङ. दावी सम्पत्ति बेचबिखन

विभागले दावी गरेको सम्पत्ति बेचबिखन गर्दा लिलाम बिक्री वा अन्य उपयुक्त तरिकाबाट गर्न सक्ने व्यवस्था छ। यसरी लिलाम बढाबढ गर्दा लिलाम बढाबढ गरिने स्थानको सबैभन्दा निजकको स्थानीय प्रशासनको प्रतिनिधीको रोहवरमा गर्नु पर्दछ।

लिलाममा भाग लिने कुनै व्यक्तिले लिलाम गरिएको सम्पत्ति कमीतमा विभागले कायम गरेको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्यमा खरीद गर्न मन्जुर गरेमा उक्त सम्पत्ति सो व्यक्तिलाई बिक्री गर्नुपर्दछ। तर कुनै सम्पत्ति लिलाम गर्दा विभागले कायम गरेको न्यूनतम मूल्यमा खरीद गर्न कोही मन्जुर नभएमा सो सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धमा पुनः सात दिनको सूचना प्रकाशित गरी दोश्रो पटक लिलाम बढाबढ गर्नु पर्दछ। उपर्युक्त अनुसार दोश्रो पटक लिलाम बढाबढ गर्दा पनि लिलाम बढाबढ गरिएको सम्पत्तिको विभागले कायम गरेको मोलभन्दा घटी मोल प्राप्त भएमा पुनः तीन दिनको सूचना प्रकाशित गरी तेस्रो पटक लिलाम बढाबढ गर्नुपर्दछ। तेस्रो पटक लिलाम बढाबढ गर्दा जतिसुकै मोल प्राप्त हुन आए पनि सो सम्पत्ति लिलाम बिक्री गर्नु पर्दछ।

च. चलन पूँजी दिनु पर्ने

विभागले उपर्युक्त अनुसार लिलाम बिक्री गरेको सम्पत्ति लिलाम बिक्रीमा सकार गर्ने व्यक्तिलाई विभागले चलन पूँजी दिनु पर्दछ। चलन पूँजी भन्नाले लिलाम बिक्रीमा कुनै सम्पत्ति सकार गर्ने व्यक्तिले सो सम्पत्ति भोग चलन गर्न वा अन्य कसैलाई बेचबिखन वा हक हस्तान्तरण गर्न पाउने अधिकार हो। लिलाम भएको सम्पत्ति जग्गा वा भवन रहेको भए सो जग्गा वा भवनको स्वामित्व लिलाम सकार गर्ने व्यक्तिका नाउमा कायम गरीदिन र सो जग्गा वा भवनको रोक्का फुकुवा गरीदिन विभागले सम्बन्धित मालपोत कार्यालयलाई सूचना दिनुपर्दछ र मालपोत कार्यालयले पनि प्राप्त सूचना बमोजिम नामसारी वा दाखिला खारिज र फुकुवा गरीदिनु पर्दछ।

३८.४.४ लिलाम बिक्रीबाट प्राप्त रकमबाट बक्यौता कर मिलान गर्ने

लिलाम बिक्रीबाट प्राप्त रकमबाट बक्यौता कर मिलान गर्ने सम्बन्धमा ऐनको दफा १०५ को उपदफा (५) मा देहाय बमोजिमको व्यवस्था रहेको छ।

१०५(५) उपदफा (४) बमोजिम लिलाम बिक्रीबाट प्राप्त रकमबाट सर्वप्रथम लिलाम बिक्री गरिएको सम्पत्तिको दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च कटाईनेछ। यसरी खर्च कट्टी गरी सकेपछि बुझाउनु पर्ने कर र दफा ११९ बमोजिम सो करका सम्बन्धमा

बुझाउनु पर्ने व्याज कटाइनेछ र त्यसपछि कुनै रकम बाँकी रहन आएमा त्यस्तो रकम कर बक्यौता रहेका व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।

उपर्युक्त व्यवस्था अनुसार कर बक्यौता राख्ने व्यक्तिको दावी गरिएको कुनै सम्पत्ति लिलाम वा बेचबिखन गर्दा विभागले प्राप्त गरेको रकमबाट सो व्यक्तिको बक्यौता कर असुल उपर गर्नुपर्दछ । यसरी बक्यौता असुल उपर गर्दा सर्वप्रथम सो सम्पत्तिउपर दावी गर्दा वा लिलाम बिक्री गर्दा लागेको सम्पूर्ण खर्च असुल गर्नुपर्दछ । तत्पश्चात बाँकी रहेको रकमबाट सो व्यक्तिको तिर्न बाँकी कर र सो कर समयमा नबुझाए वापत ऐनको दफा ११९ बमोजिम कर मिलान गरिएको दिनसम्मको लाग्ने व्याज असुल उपर गर्नुपर्दछ । यस कार्यलाई बक्यौता कर मिलान गर्ने कार्य भनिन्छ । सो व्यक्तिले तिर्न बाँकी कर, सो वापतको व्याज र सम्पत्तिउपर दावी गर्दा वा लिलाम बिक्री गर्दा लागेको सम्पूर्ण खर्च असुल भएपश्चात लिलाम बिक्रीबाट प्राप्त कुनै रकम बाँकी रहन गएमा सो बाँकी सम्पूर्ण रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुपर्दछ ।

२८.४.५ कर मिलान गरिएको सूचना दिनुपर्ने

लिलाम बिक्रीबाट प्राप्त रकमबाट बक्यौता कर मिलान वा असुल उपर गरिएको सूचना सम्बन्धित व्यक्तिलाई दिनुपर्ने सम्बन्धमा ऐनको दफा १०५ को उपदफा (६) मा देहायको व्यवस्था छ ।

१०५(६) लिलाम बिक्रीबाट प्राप्त रकम उपदफा (५) बमोजिम मिलान गरिसकेपछि विभागले सो मिलानको प्रक्रिया खुलाईएको लिखित सूचना कर बक्यौता रहेका व्यक्तिलाई दिनु पर्नेछ ।

कर बक्यौता राख्ने व्यक्तिको दावी गरिएको कुनै सम्पत्ति लिलाम वा बेचबिखन गर्दा विभागले प्राप्त गरेको रकमबाट सो व्यक्तिको बक्यौता कर, व्याज र लिलाम गरिएको सम्पत्ति दावी गर्दा वा लिलाम बिक्री गर्दा लागेको खर्च असुल गरेपछि वा लिलाम बिक्रीबाट प्राप्त रकम सो व्यक्तिले तिर्नु पर्ने उपर्युक्त रकममा मिलान गरेपछि त्यसरी मिलान गरिएको लिखित सूचना सम्बन्धित व्यक्तिलाई दिनुपर्दछ । त्यस्तो सूचनामा लिलाम बिक्रीबाट प्राप्त रकम सो व्यक्तिले तिर्नु पर्ने उपर्युक्त रकममा मिलान गर्दा अपनाइएको प्रकृत्या स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्दछ ।

२८.४.६. लिलाम बिक्रीबाट प्राप्त रकम बक्यौता असुल गर्न अपुग भएमा थप कारवाही गर्ने

लिलाम बिक्रीबाट प्राप्त रकमबाट बक्यौता कर रहेको व्यक्तिको सम्पूर्ण बक्यौता कर मिलान हुन वा चुक्ता हुन नसकेमा थप कारवाही गर्ने सम्बन्धमा ऐनको दफा १०५ को उपदफा (७) मा देहायको व्यवस्था छ ।

१०५(७) लिलाम बिक्रीबाट प्राप्त रकमलाई उपदफा (५) बमोजिमको प्रक्रिया अपनाई मिलान गर्दा सो उपदफामा उल्लिखित खर्च, कर र व्याज बापतको रकम पूर्णरूपमा भुक्तानी गर्न अपर्याप्त भएमा विभागले नपुग रकम असुल उपर गर्न दफा १०४, १११ वा यस दफा बमोजिम पुनः कारवाही प्रारम्भ गर्नु पर्नेछ ।

उपर्युक्त व्यवस्था अनुसार कर बक्यौता रहेको कुनै व्यक्तिको विभागले दावी गरेको कुनै सम्पत्तिको लिलाम बिक्रीबाट प्राप्त रकम सो सम्पत्तिउपर दावी गर्दा वा सो सम्पत्ति लिलाम बिक्री गर्दा लागेको

खर्च, सो व्यक्तिको बक्यौता रहेको कर र व्याज बापतको सम्पूर्ण रकम चुक्ता वा मिलान गर्न पर्याप्त नभएमा नपुग रकम असुल उपर गर्न विभागले निम्नानुसार गर्नु पर्दछ ।

१. सो व्यक्तिको लिलाम बिक्री गरिएको बाहेक अन्य कुनै जायजेथा वा सम्पत्ति रहेको भए ऐनको दफा १०४ र १०५ बमोजिम सो सम्पत्तिउपर दाबी श्रृजना गर्ने र त्यस्तो सम्पत्ति लिलाम बिक्री गर्ने कार्यवाही पुनः शुरु गर्नु पर्दछ ।
२. सो व्यक्तिको लिलाम बिक्री गरिएको बाहेक अन्य कुनै जायजेथा वा सम्पत्ति नरहेको भए सो व्यक्तिबाट कर असुलीका लागि विभागले ऐनको दफा १११ बमोजिम सम्बन्धित जिल्ला अदालतमा मुद्दा चलाउनु पर्दछ ।

ऐनको दफा १०५ को प्रयोजनको लागि दाबी गरेको सम्पत्ति, दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च तथा कर बक्यौता रहेको व्यक्तिका सम्बन्धमा निम्नानुसारको स्पष्टीकरण दिईएको छ :-

- (क) “दाबी गरेको सम्पत्ति” भन्नाले कर कट्टी गर्ने एजेन्टले दफा १०३ को उपदफा (२) वा दफा १०४ को उपदफा (२) मा उल्लिखित कर बक्यौता रहेको व्यक्तिको सम्पत्ति सम्भन्नुपर्छ ।
- (ख) “दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च” भन्नाले दफा १०४ बमोजिम दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च सम्भन्नु पर्छ ।
- (ग) “कर बक्यौता रहेको व्यक्ति” भन्नाले दफा १०३ र १०४ मा उल्लिखित कर कट्टी गर्ने व्यक्ति वा एजेन्ट समेतलाई सम्भन्नु पर्छ ।

२८.५ निकायका अधिकृत कर्मचारीबाट बक्यौता करको असुली

कर बक्यौता राख्ने व्यक्ति कुनै निकाय रहेको अवस्थामा त्यस्ता व्यक्तिको बक्यौता कर दाखिला गर्ने जिम्मेवारी सो निकायमा कार्यरत कर्मचारीमा पनि रहने व्यवस्था छ । निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने सम्बन्धमा ऐनको दफा १०७ को उपदफा (१) र (२) ले देहायको प्रबन्ध गरेको छ ।

- १०७(१) कुनै निकायले यस ऐन बमोजिम पालन गर्नु पर्ने कुनै कुरा पालन नगरेमा सो समयमा सो निकायको अधिकृतको रुपमा कार्य गर्ने प्रत्येक व्यक्ति सोको निमित्त जिम्मेवार हुनेछन् ।
- १०७(२) कुनै निकायले कर बुझाई सक्नुपर्ने मितिसम्म कर नबुझाई कसूर गरेमा सो निकायका तत्काल वहाल रहेका वा ६ महिना अधिसम्म वहाल रहेका प्रत्येक अधिकृतहरू संयुक्त वा छुट्टाछुट्टै रुपमा सो कर बुझाउन जिम्मेवार हुनेछन् ।

कर तिर्नु पर्ने कर्तव्य भएको कुनै निकायले आफूले तिर्नु पर्ने कर वा कट्टी गरेको कर निर्धारित समयभित्र दाखिला नगरेमा त्यस्तो कर दाखिला गर्ने दायित्व सो निकायको अधिकृतमा रहन्छ । निकाय भन्नाले साभेदारी, ट्रष्ट वा कम्पनी, गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति, नेपाल सरकार, कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धीद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय संगठन वा विदेशी स्थायी संस्थापनलाई

जनाउछ भने दफा १०७ को प्रतिबन्धात्मक बाक्यांश अनुसार कुनै निकायको अधिकृत भन्नाले ती निकायको व्यवस्थापक वा व्यवस्थापकको हैसियतमा कार्य गर्ने अन्य कुनै व्यक्तिलाई बुझाउछ ।

सामान्यतया: कुनै निकायले तिर्न बाँकी राखेको कुनै कर सो निकायमा कार्यरत वा छ महिना अघिसम्म कार्यरत व्यवस्थापक वा सो सरहको हैसियतको कर्मचारीले दाखिला गर्नुपर्दछ । ती कर्मचारी त्यस्तो कर संयुक्तरूपमा वा अलग अलग रूपमा बुझाउन बाध्य हुन्छन् । तर कुनै विशेष परिस्थितिमा आफू कार्यरत रहेको निकायले तिर्न बुझाउन बाँकी कर बुझाउन सो निकायका सबै वा कुनै अधिकृत बाध्य हुंदैनन् । यस सम्बन्धमा दफा १०७ को उपदफा (३) मा देहायको व्यवस्था छ ।

१०७(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा देहायका अवस्थामा लागू हुने छैनन् :-

- (क) सो व्यक्तिको जानकारी वा मन्जुरी विना सो निकायले त्यस्तो कसूर गरेको अवस्थामा, र
- (ख) त्यस्तो कसूर हुन नदिन सो व्यक्तिले त्यस्तै समान परिस्थितिहरूमा सामान्य मानवीय विवेक प्रयोग गर्ने व्यक्तिले अपनाउनेसम्मको होसियारी, परिश्रम र सीप अपनाएको वा प्रयोग गरेको भएमा ।

कुनै निकायले आफ्नो कुनै अधिकृत कर्मचारीको सहमति नलिइ वा निजलाई जानकारी नदिइ तोकिएको समयमा कर नतिर्ने कसूर गरेको अवस्थामा सो कसूरमा सहमति नजनाएको वा सो कसूरका सम्बन्धमा कुनै जानकारी नपाएको अधिकृत सो निकायको बक्यौता कर दाखिला गर्न जिम्मेवार र बाध्य हुंदैन । त्यस्तै कर बक्यौता राख्ने कुनै निकायको कुनै अधिकृत कर्मचारीले सो निकायलाई त्यस्तो कसूर गर्नबाट रोक्न वा त्यस्तो कसूर हुन नदिन सक्दो र उपयुक्त प्रयास गरेको अवस्थामा वा सहमति नलिइ वा निजलाई जानकारी नदिइ तोकिएको समयमा कर नतिर्ने कसूर गरेको अवस्थामा त्यस्तो प्रयास गर्ने अधिकृत सो निकायको बक्यौता कर दाखिला गर्न जिम्मेवार र बाध्य हुंदैन । उपर्युक्त बाहेक अन्य अवस्थामा कुनै निकायमा व्यवस्थापक वा सो सरहको हैसियतमा कार्यरत वा छ महिना अघिसम्म कार्यरत व्यक्ति सो निकायले तिर्न बाँकी राखेको कुनै कर संयुक्तरूपमा वा अलग अलग रूपमा बुझाउन जिम्मेवार र बाध्य हुन्छन् ।

कुनै निकायको कुनै अधिकृतले सो निकायले बक्यौता राखेको कर दाखिला गरेमा सो व्यक्तिलाई केहि विशेषाधिकार प्राप्त हुने प्रत्याभूति ऐनले गरेको छ । यस सम्बन्धमा दफा १०७ को उपदफा (४) र (५) मा निम्न व्यवस्था छ ।

१०७(४) कुनै व्यक्तिले उपदफा (२) बमोजिम बुझाउनु पर्ने कर दाखिला गरेमा सो व्यक्तिले देहाय बमोजिम गर्न सक्नेछ :-

- (क) निजले त्यसरी दाखिला गरेको रकम सो निकायबाट असुल उपर गर्न,
- (ख) खण्ड (क) को प्रयोजनको लागि त्यसरी दाखिला गरेको रकमभन्दा बढी

नहुने गरी निजको कब्जामा रहेको वा रहन आउने सो निकायको द्रव्य समेतका सम्पत्ति आफ्नो अधीनमा राख्न ।

१०७(५) उपदफा (४) को खण्ड (ख) बमोजिम कुनै व्यक्तिले कुनै सम्पत्ति अधीनमा लिएमा त्यस्तो व्यक्ति उपर सो निकाय वा अन्य कुनै व्यक्तिले कुनै दाबी गर्न पाउने छैन ।

कर बक्यौता राख्ने कुनै निकायको कुनै अधिकृतले सो निकायले बक्यौता राखेको कर दाखिला गरिदिएमा सो व्यक्ति वा अधिकृतले कर वापत दाखिला गरिदिएको रकम सो निकायबाट असुल उपर गरिलिन पाउँछ । सो व्यक्तिले स्वाभाविक रुपमा आफूले दाखिला गरिदिएको कर बराबरको रकम निकायबाट प्राप्त गर्न नसकेमा निजले निजको कब्जामा रहेको वा रहन आउने सम्भावना रहेको सो निकायको नगद वा अन्य सम्पत्ति आफ्नो कब्जा वा अधीनमा लिन पाउँछ । त्यसरी कुनै अधिकृतले कब्जामा लिएको वा आफ्नो अधीनमा लिएको कुनै निकायको नगद वा अन्य सम्पत्तिमा सो निकाय समेत अन्य कुनै व्यक्तिले दावी गर्न सक्तैन । साथै सो अधिकृतले कब्जामा लिएको वा आफ्नो अधीनमा लिएको कुनै निकायको नगद वा अन्य सम्पत्तिमध्येबाट सो निकायको लागि दाखिला गरिदिएको कर बराबरको रकम असुल उपर गरिलिन पाउँछ ।

ऐनको दफा १०७ को प्रयोजनको लागि कुनै निकायका अधिकृतका सम्बन्धमा निम्नानुसारको स्पष्टीकरण दिईएको छ :-

यस दफाको प्रयोजनको लागि “कुनै निकायका अधिकृत” भन्नाले सो निकायको व्यवस्थापक वा सो हैसियतमा कार्य गर्ने कुनै व्यक्ति सम्भन्नु पर्छ ।

२८.६ प्रापकबाट करको असुली

ऐनले कुनै कर बक्यौता राख्ने व्यक्तिले बक्यौता राखेको कर सो व्यक्तिको प्रापकबाट असुल उपर गर्न पाइने व्यवस्था गरेको छ ।

ऐनको दफा १०८ को स्पष्टीकरण को खण्ड (क) मा सो दफामा बक्यौता कर संकलनको प्रयोजनका लागि प्रापकलाई देहाय बमोजिम परिभाषित गरिएको छ ।

“प्रापक” भन्नाले देहायका कुनै व्यक्ति सम्भन्नु पर्छ :-

- (१) लिक्विडेटर,
- (२) कुनै सम्पत्ति वा निकायका सम्बन्धमा प्रापकको रुपमा अदालत बाहिरबाट वा अदालतबाट नियुक्त व्यक्ति,
- (३) वन्धकी लिई सम्पत्ति कब्जामा राख्ने व्यक्ति,
- (४) मृतक प्राकृतिक व्यक्तिको सम्पत्तिको प्रत्यक्ष हकवाला, प्रशासक वा दामकाम गर्ने व्यक्ति, वा
- (५) असक्षम प्राकृतिक व्यक्तिको काम कारवाही गरिदिने कुनै व्यक्ति ।

उपर्युक्त परिभाषा अनुसार प्रापक भन्नाले निम्नानुसारका व्यक्तिलाई जनाउछ ।

- क) बिघटन भएको वा टाट पल्टेको कुनै कम्पनीको सम्पत्ति र दायित्व फरफारक गर्न नियुक्त भएको लिक्विडेटर,
- ख) कुनै व्यक्तिको कुनै सम्पत्ति कुनै कारणले दृष्टि बन्धकी वा भोग बन्धकमीा लिइ आफ्नो कब्जा वा अधीनमा राख्ने व्यक्ति,
- ग) मृतक प्राकृतिक व्यक्तिको सम्बन्धमा मृतक व्यक्तिको सम्पत्ति प्राप्त गर्ने अधिकार रहेको हकवाला व्यक्ति, मृतक व्यक्तिको सम्पत्तिको व्यवस्थापन गर्ने अधिकार प्राप्त गरेको व्यक्ति, मृतक व्यक्तिको प्रतिनिधीको हैसियतले सो मृतक व्यक्तिले गर्नुपर्ने काम गर्न अख्तियार प्राप्त गरेको व्यक्ति,
- घ) असक्षम प्राकृतिक व्यक्तिको काम कारवाही गरिदिने वा असक्षम प्राकृतिक व्यक्तिको सम्पत्तिको रेखदेख वा व्यवस्थापन गरीदिन अधिकार प्राप्त कुनै व्यक्ति,
- ङ) कुनै सम्पत्तिको बेचबिखन वा व्यवस्थापन गर्न वा कुनै निकायको सम्पत्ति वा दायित्वको बेचबिखन वा फरफारक गर्न सम्बन्धित व्यक्ति वा सम्बन्धित सरकारी निकाय वा अदालतबाट नियुक्त व्यक्ति ।

उपर्युक्त अनुसारका व्यक्ति कर बक्यौता रहेको व्यक्तिको प्रापकको रूपमा रहेको अवस्थामा ती व्यक्तिबाट कर असुल उपर गर्ने, सो व्यक्तिले कर बक्यौता रहेको व्यक्तिको बक्यौता कर दाखिला गर्ने र सो व्यक्तिले प्रापकको हैसियतले कर बक्यौता रहेको व्यक्तिको कर बक्यौता आफ्नो तर्फबाट दाखिला गरेको भएमा सो रकम प्रापकबाट असुल उपर गर्ने सम्बन्धमा ऐनको दफा १०८ मा देहायको व्यवस्था रहेको छ ।

- १०८(१) प्रत्येक प्रापकले प्रापकको पदमा नियुक्त भएको मिति वा नेपालस्थित कुनै सम्पत्ति कब्जामा लिएको मितिमध्ये जुन अधिल्लो हुन्छ सो मितिले पन्ध्र दिनभित्र विभागलाई लिखितरूपमा सो कु राको सूचना दिनु पर्नेछ ।
- १०८(२) कर बक्यौता राख्ने व्यक्तिले दाखिला गर्नुपर्ने रकमको सम्बन्धमा विभागले लिखित सूचना प्रापकलाई दिनु पर्नेछ ।
- १०८(३) उपदफा (२) बमोजिमको सूचना प्राप्त गरे पछि प्रापकले देहाय बमोजिम गर्नु पर्नेछ :-

(क) प्रापकको कब्जामा आएको सम्पत्तिको आवश्यक हिस्सा बिक्री गरी आएको रकमबाट दफा १०३ को उपदफा (२) को खण्ड (ग) को अधीनमा रहि उपदफा (२) बमोजिम दाखिला गर्नु पर्ने करभन्दा अग्राधिकार रहेको कुनै ऋण भए त्यस्तो ऋण बापत भुक्तानी गरी सो उपदफा अन्तर्गत विभागले सूचीत गरेको रकम छुट्याई राख्नुपर्ने, र

(ख) कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट निजको कर दायित्व बापत त्यसरी

छुट्याइएको रकम विभागमा दाखिला गर्नु पर्ने ।

१०८(४) प्रापकले उपदफा (३) बमोजिम कुनै रकम छुट्याई नराखेको हदसम्म त्यस्तो कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट दाखिला गर्नु पर्ने कर दायित्व बराबरको रकम विभागमा दाखिला गर्ने व्यक्तिगत दायित्व प्रापकको हुनेछ ।

तर, दाखिला गरेको रकम कर बक्यौता रहेको व्यक्तिबाट प्रापकले असुल उपर गरिलिन सक्नेछ ।
ऐनको उपर्युक्त व्यवस्था अनुसार कुनै कर बक्यौता राख्ने व्यक्तिको प्रापकबाट त्यस्तो बक्यौता कर असुल उपर गर्ने सन्दर्भमा विभाग र प्रापकको दायित्व देहाय बमोजिम हुन्छ ।

२८.६.१. विभागको दायित्व

विभागले कुनै कर बक्यौता राख्ने व्यक्तिको प्रापक रहेको वा कुनै कर बक्यौता राख्ने व्यक्तिको प्रापक नियुक्त भएको जानकारी वा सूचना प्राप्त हुनासाथ सो प्रापकलाई कर बक्यौता राख्ने व्यक्तिको बक्यौता कर तिर्न वा दाखिला गर्न लिखित सूचना दिनुपर्दछ । यस उपखण्डको प्रयोजनका लागि “कर बक्यौता राख्ने व्यक्ति” भन्नाले जसको सम्पत्ति प्रापकको कब्जामा आएको हो सो व्यक्ति सम्झनु पर्छ । विभागले प्रापकलाई कर बक्यौता राख्ने व्यक्तिको दाखिला गर्न बाँकी करका सम्बन्धमा सूचना नदिएसम्म प्रापक कर बक्यौता राख्ने व्यक्तिको बक्यौता कर दाखिला गर्न बाध्य हुँदैन ।

२८.६.२. प्रापकको दायित्व

कर बक्यौता राख्ने व्यक्तिको बक्यौता कर रकम २ प्रकारको हुन्छ । पहिलो बक्यौता राख्ने व्यक्तिले भुक्तानी गर्दा अग्रिम कर कट्टी गरिएको रकम तथा अर्को व्यक्तिको कुनै आय वर्षको आयकर वापतको कर दायित्व । अग्रिम कर कट्टी वापत कट्टा गरिएको तर विभागमा दाखिला नगरेको रकमको सम्बन्धमा विभागलाई जानकारी नहुन सक्दछ तर त्यसरी कट्टा गरिएको रकमको जानकारी प्रापकलाई नै हुन्छ । अग्रिम कर कट्टी वापतको कर रकममा भुक्तानीलाई अग्राधिकार प्राप्त भएको र ऐनको दफा १०३(ग) ले कट्टी गरिएको रकम विघटन एवं टाट पल्टिएको व्यक्तिको जेथाको भाग नमानिने र सो सम्पत्तिउपर विभागको पहिलो दावी रहने हुँदा अग्रिम कर कट्टी वापतका करमाथि विभागको पहिलो अधिकार रहेकोले प्रापकले उक्त रकम दाखिला गर्नु पर्दछ । यदि अग्रिम कर कट्टी वाहेकको अन्य कर दायित्वको भुक्तानी गर्नुपर्ने भएमा ऐनको दफा १०८ (३)क अनुसार कुनै सुरक्षित ऋण भएमा सो भुक्तान गरी विभागले उपदफा (२) अनुसार सूचनामा दिइएको रकम छुट्याएर राख्नु पर्दछ ।

कर बक्यौता राख्ने कुनै व्यक्तिको प्रापक रहेको वा त्यस्तो व्यक्तिको प्रापकको रूपमा नियुक्त भएको कुनै व्यक्तिले देहाय बमोजिमको कर्तव्य पालना गर्नु पर्दछ ।

- क) प्रत्येक प्रापकले प्रापकको रूपमा रहेको वा सो पदमा नियुक्त भएको जानकारी विभागलाई लिखितरूपमा दिनुपर्दछ ।
- ख) त्यस्तो जानकारी प्रापकले आफू प्रापकको रूपमा रहेको वा सो पदमा नियुक्त भएको मिति वा

निजले नेपालस्थित कुनै सम्पत्ति कब्जामा लिएको मितिमध्ये जुन अधिल्लो हुन्छ सो मितिले पन्ध्र दिनभित्र दिनु पर्दछ ।

- ग) विभागले कुनै कर बक्यौता राख्ने व्यक्तिको प्रापकलाई कर बक्यौता राख्ने व्यक्तिको बक्यौता कर तिर्न वा दाखिला गर्न लिखित सूचना दिएमा सो प्रापकले उसको कब्जामा आएको सम्पत्तिको आवश्यक हिस्सा बिक्री गरिआएको रकमबाट विभागले सूचीत गरेको रकम छुट्याई राख्नुपर्दछ ।
- घ) कर बक्यौता राख्ने व्यक्तिको बक्यौता कर तिर्न छुट्याएको रकम प्रापकले विभागमा दाखिला गर्नु पर्दछ ।
- ङ) कुनै प्रापकले कर बक्यौता रहेको व्यक्तिको बक्यौता कर दाखिला गर्ने प्रयोजनका लागि कुनै रकम नछुट्याएमा त्यस्तो बक्यौता कर दाखिला गर्नु प्रापकको व्यक्तिगत दायित्व हुन्छ । तर यस कानूनी प्रावधान अनुसार कुनै प्रापकले कर बक्यौता रहेको कुनै व्यक्तिको बक्यौता कर दाखिला गरिदिएमा सो कर बराबरको रकम कर बक्यौता रहेको व्यक्तिबाट प्रापकले असुल उपर गरिलिन पाउछ ।

२८.७ कर बक्यौता राख्ने व्यक्तिलाई रकम तिर्नु पर्ने व्यक्तिबाट कर असुल गर्ने

कुनै व्यक्तिले बुभाउनु पर्ने कर समयमा नबुभाएमा सो व्यक्तिको आसामी अर्थात कर बक्यौता राख्ने व्यक्तिलाई कुनै रकम बुभाउन बाँकी रहेको व्यक्तिबाट कर असुल उपर गर्न पाउने व्यवस्था ऐनले गरेको छ । रकम बुभाउनु पर्ने व्यक्तिबाट कर असुल उपर गर्ने सम्बन्धमा ऐनको दफा १०९ मा देहायको व्यवस्था छ ।

१०९(१) कुनै कर बक्यौता राख्ने व्यक्तिले कर बुभाईसक्नु पर्ने मितिसम्म कर नबुभाई बाँकी राखेमा देहाय बमोजिमको कुनै पनि भुक्तानीकर्तालाई विभागले लिखित सूचना दिएर कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट बुभाउनु पर्ने करको हदसम्मको रकम सो सूचनामा उल्लिखित मितिभित्र विभागमा दाखिला गर्न आदेश दिन सक्नेछ :-

- (क) कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुभाउनु पर्ने व्यक्ति,
- (ख) कर बक्यौता राख्ने व्यक्तिको लागि वा निजको तर्फबाट द्रब्य राख्ने व्यक्ति,
- (ग) कर बक्यौता राख्ने व्यक्तिलाई बुभाउने गरी कुनै तेस्रो व्यक्तिको तर्फबाट द्रब्य राख्ने व्यक्ति, वा
- (घ) तेस्रो पक्षबाट सो द्रब्य कर बक्यौता राख्ने व्यक्तिलाई बुभाउने अख्तियारी पाएको व्यक्ति ।

१०९(२) विभागले उपदफा (१) बमोजिम भुक्तानीकर्तालाई दिएको सूचनाको प्रतिलिपि कर बक्यौता राख्ने व्यक्तिलाई दिनु पर्नेछ ।

१०९(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिमको

सूचनामा उल्लिखित मिति खण्ड (क) र (ख) मा उल्लिखित मितिभन्दा अधिल्लो हुन सक्ने छैन :-

(क) सो रकम कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनु पर्ने मिति वा निजको तर्फबाट त्यस्तो रकम राखेको मिति, र

(ख) उपदफा (२) बमोजिम सूचना दिएको मिति ।

१०९(४) उपदफा (१) बमोजिम भुक्तानीकर्ताले सो उपदफा बमोजिम दाखिला गरेको रकम कर बक्यौता राख्ने व्यक्तिलाई भुक्तानी गरेसरह मानिनेछ । यस्तो रकम कर बक्यौता राख्ने व्यक्ति वा अन्य कुनै व्यक्तिले भुक्तानीकर्ता सँग दाबी गर्न पाउने छैन ।

ऐनको उपर्युक्त व्यवस्था अनुसार कुनै कर बक्यौता राख्ने व्यक्तिलाई कुनै रकम तिर्नु पर्ने व्यक्तिबाट त्यस्तो बक्यौता कर असुल उपर गर्ने सन्दर्भमा विभाग र कर बक्यौता राख्ने व्यक्तिलाई कुनै रकम तिर्नु पर्ने व्यक्तिको अधिकार र दायित्व देहाय बमोजिम हुन्छ ।

२८.७.१ विभागको दायित्व

क) रकम बुझाउनु पर्ने व्यक्तिलाई कर बक्यौता बराबरको रकम बुझाउन आदेश दिनुपर्ने

कर बक्यौता राख्ने व्यक्तिलाई कुनै रकम भुक्तानी दिन बाँकी रहेको कुनै व्यक्तिबाट त्यस्तो बक्यौता कर असुल गर्नुपर्ने भएमा विभागले लिखित सूचना दिएर कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट बुझाउनु पर्ने करको हदसम्मको रकम दाखिला गर्न आदेश दिन सक्नेछ । विभागले कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुझाउनु पर्ने व्यक्तिलाई कर बक्यौता राख्ने व्यक्तिको दाखिला गर्न बाँकी कर बराबरको रकम बुझाउन आदेश नदिएसम्म सो व्यक्ति कर बक्यौता राख्ने व्यक्तिको बक्यौता कर दाखिला गर्न बाध्य हुँदैन । यस उपखण्डको प्रयोजनका लागि “कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुझाउनु पर्ने व्यक्ति” भन्नाले देहायको व्यक्तिलाई बुझाउछ ।

- १) कर बक्यौता रहेको व्यक्तिलाई कुनै पनि कारण वा प्रयोजनका लागि कुनै रकम बुझाउनु पर्ने व्यक्ति,
- २) कर बक्यौता राख्ने व्यक्तिको लागि नगद वा नगद सरहको कुनै सम्पत्ति राख्ने व्यक्ति,
- ३) कुनै अर्को व्यक्तिको तर्फबाट कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउने गरी नगद राख्ने व्यक्ति, वा
- ४) कुनै अर्को व्यक्तिको तर्फबाट कर बक्यौता राख्ने व्यक्तिलाई नगद बुझाउने अख्तियारी पाएको व्यक्ति ।

कर बक्यौता राख्ने व्यक्तिको बक्यौता कर दाखिला गर्न कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुझाउनु पर्ने व्यक्तिलाई लिखित सूचना दिई आदेश दिदा सो सूचना वा आदेशमा त्यस्तो कर रकम विभागमा बुझाउनुपर्ने मिति समेत किटान गर्नु पर्दछ । तर त्यस्तो व्यक्तिले कर रकम बुझाउनुपर्ने मिति सो व्यक्तिले कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनु बाँकी रकम बुझाउनु पर्ने भनी तोकिएको मितिभन्दा पछाडि हुनुपर्दछ किनकि सो मितिअघि सो रकम बुझाउन सो व्यक्ति बाध्य हुँदैन । त्यसैले

कर बक्यौता राख्ने व्यक्तिलाई बुभाउनु बाँकी रकम बुभाउनु पर्ने भनी तोकिएको मितिभन्दा अगाडि सो रकम विभागमा दाखिला गर्न सो व्यक्तिलाई बाध्य गर्न पनि सकिदैन ।

ख) कर बक्यौता राख्ने व्यक्तिलाई जानकारी दिनुपर्ने

विभागले उपर्युक्त बमोजिम कर बक्यौता राख्ने व्यक्तिलाई कुनै रकम भुक्तानी दिन बाँकी रहेको कुनै व्यक्तिबाट त्यस्तो बक्यौता कर असुल गर्नुपर्ने भएमा र विभागले लिखित सूचना दिएर सो व्यक्तिलाई कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट बुभाउनु पर्ने करको हदसम्मको रकम दाखिला गर्न आदेश दिएमा त्यस्तो आदेश दिएको जानकारी कर बक्यौता राख्ने व्यक्तिलाई दिनु पर्दछ । कर बक्यौता राख्ने व्यक्तिलाई कुनै रकम भुक्तानी दिन बाँकी रहेको कुनै व्यक्तिलाई त्यस्तो बक्यौता कर दाखिला गर्न दिएको सूचनाको प्रतिलिपि कर बक्यौता राख्ने व्यक्तिलाई दिइएमा निजले त्यस्तो आदेशको बारेमा जानकारी प्राप्त गरेको मानिन्छ । त्यसै गरी कर बक्यौता राख्ने व्यक्तिले सूचनाको प्रतिलिपि नपाईकन उसलाई रकम बुभाउने व्यक्तिबाट कर दाखिला गराउन सकिदैन ।

२८.७.२ कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुभाउनुपर्ने व्यक्तिको दायित्व

कर बक्यौता राख्ने कुनै व्यक्तिलाई कुनै रकम बुभाउनुपर्ने दायित्व रहेको व्यक्तिले विभागले लिखित सूचना माफत आदेश दिएको अवस्थामा कर बक्यौता राख्ने व्यक्तिलाई बुभाउनुपर्ने रकममध्ये सो आदेशमा उल्लेख भएको हदसम्मको रकम निजलाई नबुभाइ विभागमा दाखिला गर्नुपर्दछ ।

२८.७.३ कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुभाउनुपर्ने व्यक्तिको अधिकार

कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुभाउनुपर्ने व्यक्ति विभागको आदेशबमोजिम सो आदेशमा उल्लिखित हदसम्मको रकम विभागमा दाखिला गर्न बाध्य भएपनि त्यस्तो रकम निजले दाखिला गरेमा निजलाई देहायका अधिकार प्राप्त हुन्छन् ।

- क) विभागको आदेशबमोजिमको रकम विभागमा दाखिला गरेमा सो बराबरको रकम निजले रकम बुभाउनुपर्ने कर बक्यौता राख्ने व्यक्तिलाई भुक्तानी गरे सरह मानिने, र
- ख) यस्तो रकम कर बक्यौता राख्ने व्यक्ति वा अन्य कुनै व्यक्तिले निजसँग फिर्ता माग गर्न नपाउने ।

२८.८ गैर बासिन्दा व्यक्तिको एजेन्टबाट कर असुली

कर बक्यौता राख्ने कुनै व्यक्ति गैर बासिन्दा व्यक्ति रहेको अवस्थामा निजको बक्यौता कर निजको एजेन्टबाट असुल उपर गर्न सकिन्छ । गैर बासिन्दा व्यक्तिको एजेन्टबाट कर असुल उपर गर्ने सम्बन्धमा ऐनको दफा ११० को व्यवस्था देहाय बमोजिम रहेको छ ।

११०(१) कुनै कर बक्यौता राख्ने गैर बासिन्दा व्यक्तिले कर बुभाई सक्नु पर्ने मितिसम्म कर नबुभाई बाँकी राखेमा विभागले त्यसरी कर बक्यौता राख्ने व्यक्तिको स्वामित्वमा रहेको कुनैपनि सम्पत्ति आफ्नो कब्जामा राख्ने कुनै व्यक्तिलाई लिखित सूचना दिएर सो सम्पत्तिको बजार मूल्य बराबरको रकमबाट त्यस्तो कर बक्यौता राख्ने व्यक्तिले बुभाउनु पर्ने करको रकमभन्दा बढी नहुने गरी सो तेस्रो पक्षको कर दायित्व सम्बन्धमा

कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट सो सूचनामा उल्लिखित मितिभित्र कर बुझाउन आदेश दिन सक्नेछ ।

११०(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको आदेश अनुसार कर रकम बुझाएमा निजले देहाय बमोजिम गर्न सक्नेछ :-

(क) सो व्यक्तिले कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट त्यस्तो भुक्तानी रकम असुल उपर गर्न,

(ख) खण्ड (क) को प्रयोजनको लागि सो व्यक्तिको आफ्नो कब्जामा रहेको वा कब्जामा रहन आउने कर बक्यौता राख्ने व्यक्तिको रकम समेतको कुनै पनि सम्पत्ति त्यसरी भुक्तानी गरिएको रकमभन्दा बढी नहुने गरी आफ्नो अधीनमा लिन ।

११०(३) उपदफा (२) को खण्ड (ख) बमोजिम कुनै व्यक्तिले कुनै सम्पत्ति अधीनमा लिएमा त्यस्तो व्यक्ति उपर कर बक्यौता राख्ने व्यक्ति वा अन्य कुनै व्यक्तिले कुनै पनि दाबी गर्न पाउने छैन ।

कुनै गैर वासिन्दा व्यक्तिले तिर्नु पर्ने कर समयमा नतिरी बक्यौता राखेमा र सो गैर वासिन्दा व्यक्तिको नेपाल राज्यभित्र रहेको कुनै एजेन्टलाई विभागले सो बक्यौता बराबरको रकम दाखिला गर्न आदेश दिदै कुनै लिखित सूचना दिएमा गैर वासिन्दा व्यक्तिको बक्यौता कर बराबरको रकम सो एजेन्टले उक्त सूचनामा उल्लिखित मितिभित्र दाखिला गर्नुपर्दछ । यस प्रयोजनका लागि गैर वासिन्दा व्यक्तिको नेपालस्थित एजेन्ट भन्नाले सो गैर वासिन्दा व्यक्तिको स्वामित्वमा रहेको कुनैपनि सम्पत्ति आफ्नो कब्जामा राख्ने जुनसुकै व्यक्तिलाई जनाउछ । ऐनको उपर्युक्त प्रावधान अनुसार कर बक्यौता राख्ने गैर वासिन्दा व्यक्तिको कर दाखिला गराउने सम्बन्धमा विभागको अधिकार र कर बक्यौता राख्ने गैर वासिन्दा व्यक्तिको कर दाखिला गर्ने र त्यसरी दाखिला गरेको रकम फिर्ता प्राप्त गर्ने सन्दर्भमा सो गैर वासिन्दा व्यक्तिको नेपालस्थित एजेन्टको कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ ।

२८.८.१ एजेन्टलाई कर बक्यौता बराबरको रकम बुझाउन आदेश दिनुपर्ने

कर बक्यौता राख्ने कुनै गैर वासिन्दा व्यक्तिको नेपालस्थित एजेन्टबाट कर बक्यौता रहेको गैर वासिन्दा व्यक्तिको कुनै बक्यौता कर असुल गर्नुपर्ने भएमा विभागले त्यस्तो एजेन्टलाई लिखित सूचना दिएर कर बक्यौता राख्ने गैर वासिन्दा व्यक्तिको तर्फबाट बुझाउनु पर्ने करको हदसम्मको रकम दाखिला गर्न आदेश दिनु पर्दछ । विभागले कर बक्यौता राख्ने गैर वासिन्दा व्यक्तिको एजेन्टलाई सो गैर वासिन्दा व्यक्तिको बक्यौता कर रकम दाखिला गर्न आदेश नदिएसम्म सो एजेन्ट कर बक्यौता राख्ने गैर वासिन्दा व्यक्तिको बक्यौता कर दाखिला गर्न बाध्य हुँदैन ।

२८.८.२ एजेन्टको कर्तव्य

कर बक्यौता राख्ने कुनै गैर वासिन्दा व्यक्तिको नेपालस्थित एजेन्टले विभागको कर बक्यौता राख्ने गैर वासिन्दा व्यक्तिको तर्फबाट बुझाउनु पर्ने करको कुनै रकम दाखिला गर्ने आदेश सहितको कुनै लिखित सूचना प्राप्त गरेमा सो सूचनामा उल्लिखित रकम बुझाउनु सो एजेन्टको कर्तव्य हुन्छ ।

२८.८.३ एजेन्टको अधिकार

कुनै गैर वासिन्दा व्यक्तिको नेपालस्थित एजेन्टले विभागको आदेश अनुसार गैर वासिन्दा व्यक्तिको बक्यौता कर रकम बुझाएमा निजलाई देहाय बमोजिमको विशेषाधिकार प्राप्त हुन्छ ।

- क) सो व्यक्तिले जुन गैर वासिन्दा व्यक्तिको बक्यौता कर दाखिला गरिदिएको हो सो गैर वासिन्दा व्यक्तिको तर्फबाट सो कर बराबरको रकम असुल उपर गर्न पाउने,
- ख) सो व्यक्तिले जुन गैर वासिन्दा व्यक्तिको बक्यौता कर दाखिला गरिदिएको हो सो गैर वासिन्दा व्यक्तिको कुनै सम्पत्तिमध्ये आफ्नो कब्जामा रहेको वा कब्जामा आउने सम्भावना रहेको सम्पत्ति आफ्नो अधीनमा लिन पाउने, र
- ग) उपर्युक्त बमोजिम कुनै व्यक्तिले कुनै गैर वासिन्दा व्यक्तिको कुनै सम्पत्ति अधीनमा लिएमा त्यस्तो सम्पत्तिउपर कर बक्यौता राख्ने गैर वासिन्दा व्यक्ति वा अन्य कुनै व्यक्तिले कुनै पनि दावी गर्न नपाउने ।

२८.९ कर बक्यौता रहेको व्यक्तिले बक्यौता कर दाखिला नगरेमा मुद्दा दायर गर्ने

कर तिर्नु पर्ने कर्तव्य भएको कुनै व्यक्तिले तिर्नु पर्ने सम्पूर्ण कर निर्धारित मितिमा नतिरेमा विभागले त्यस्तो बक्यौता कर असुल उपर गर्न कर बक्यौता राख्ने व्यक्ति उपर मुद्दा दायर गर्न सक्छ । कर नतिरेमा मुद्दा चलाउने सम्बन्धमा ऐनको दफा १११ ले निम्नानुसारको व्यवस्था गरेको छ ।

१११ कर दाखिला गर्नु पर्ने म्यादभित्र कर दाखिला नगर्ने व्यक्तिको तर्फबाट कर असुलीका लागि विभागले सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्नेछ ।

कर तिर्नु पर्ने कर्तव्य भएको कुनै व्यक्तिले आफूले तिर्नु पर्ने सम्पूर्ण कर तोकिएको समयमा नतिरेमा विभागले त्यस्तो बक्यौता कर असुल उपर गर्न मुद्दा चलाउन पाउछ । विभागले त्यस्तो व्यक्ति उपर सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्दछ । तर सामान्यतया: कर बक्यौता राख्ने व्यक्तिको सम्पत्तिमध्ये अन्य कुनै व्यक्तिको दावी नरहेको वा दावी नलाग्ने कुनै सम्पत्ति बाँकी रहेसम्म सो सम्पत्तिको तर्फबाट सो व्यक्तिको बक्यौता कर असुल उपर गर्नुपर्दछ । सामान्यतया: कुनै व्यक्तिको सम्पत्तिको तर्फबाट बक्यौता कर असुल हुन नसकेमा र सो व्यक्ति निकाय रहेको भएमा सो निकायको अधिकृत कर्मचारीबाट, सो व्यक्तिको प्रापकबाट, निजलाई कुनै रकम तिर्नु पर्ने व्यक्तिको तर्फबाट र कर बक्यौता रहेको व्यक्ति गैर वासिन्दा व्यक्ति रहेको अवस्थामा सो व्यक्तिको एजेन्टबाट कर बक्यौता रहेको कुनै व्यक्तिको कर बक्यौता असुल उपर हुन नसकेमा पनि यस खण्ड बमोजिम कर बक्यौता रहेको व्यक्ति उपर मुद्दा दायर गरी बक्यौता कर असुल उपर गर्ने कारवाही गर्नुपर्दछ ।

२८.१० किस्तावन्दीमा बक्यौता कर असुली

कर बक्यौता रहेको कुनै व्यक्तिले विभागले मुद्दा चलाई आफ्नो बक्यौता कर असुल उपर गर्ने कार्यवाही शुरु गर्नु अगावै आफ्नो बक्यौता कर किस्ताबन्दीमा बुझाउन पाउने गरी स्वीकृति दिन विभागसंग अनुरोध गरेमा सम्बन्धित कर अधिकृतले सो व्यक्तिको बक्यौता कर किस्ताबन्दीमा बुझाउन पाउने गरी स्वीकृति दिनु पर्दछ । किस्ताबन्दीमा बक्यौता कर असुली सम्बन्धमा ऐनको दफा ११०क मा देहायको व्यवस्था रहेको छ ।

११०क.दफा १११ बमोजिम मुद्दा चलाउनु अगावै कुनै व्यक्तिले तिर्ने बक्यौता रकम किस्ताबन्दीमा तिर्न लिखित अनुरोध गरेमा कर अधिकृतले मनासिव माफिकको म्याद दिई किस्ताबन्दीमा तिर्न स्वीकृति दिन सक्नेछ ।

कर बक्यौता रहेको कुनै व्यक्तिले आफ्नो बक्यौता कर असुल उपर गर्न विभागले निजका विरुद्ध मुद्दा चलाउनु अगाडि आफ्नो बक्यौता कर किस्ताबन्दीमा बुझाउन पाउं भनी विभागसमक्ष लिखित निवेदन दिन सक्तछ । त्यसरी कुनै व्यक्तिको निवेदन प्राप्त भएमा विभागले असुल गर्न बाँकी कर रकम र सो व्यक्तिको वित्तीय अवस्था समेत विचार गरी मनासिव माफिकको म्यादभित्र त्यस्तो बक्यौता कर दाखिला गर्न सो व्यक्तिलाई अनुमति दिन सक्तछ । विभागले कुनै व्यक्तिलाई त्यस्तो अनुमति दिएको अवस्थामा बक्यौता कर बुझाउन दिएको म्याद समाप्त नभएसम्म सो व्यक्ति उपर विभागले निजको बक्यौता कर असुल उपर गर्न मुद्दा चलाउन सक्तैन । तर उक्त म्यादभित्र कर बक्यौता राख्ने व्यक्तिले बक्यौता कर नबुझाएमा सो व्यक्ति उपर परिच्छेद २० को व्यवस्था अनुसार कारवाही गर्न विभाग स्वतन्त्र हुन्छ ।

२८.११ कर बक्यौता रहेको व्यक्तिलाई विदेश जान प्रतिबन्ध लगाउन सकिने

कर बक्यौता रहेको व्यक्तिलाई विदेश जान प्रतिबन्ध लगाउन सकिने सम्बन्धमा ऐनको दफा १०६ मा निम्न व्यवस्था छ ।

१०६(१) कुनै व्यक्तिले कर दाखिला गर्नु पर्ने मितिभित्र कर दाखिला नगरेमा ..विभाग ले त्यस्तो व्यक्तिलाई कर दाखिला गर्न सूचना दिएको समय भुक्तानी भएको मितिदेखि ७२ घण्टासम्मका लागि नेपाल सरकारको सम्बन्धित कार्यालयलाई लिखित सूचना दिई सो व्यक्तिलाई देशबाट बाहिर जानबाट रोक्ने आदेश दिन सक्नेछ ।

१०६(२) उपदफा (१) मा उल्लिखित समयावधिमा थप गर्नु पर्ने भएमा विभागले सम्बन्धित पुनरावेदन अदालतको पूर्व स्वीकृति लिनु पर्नेछ ।

१०६(३) उपदफा (१) बमोजिमको व्यक्तिले कर दाखिला गरेमा वा कर दाखिला गर्ने सम्बन्धमा सन्तोषजनक व्यवस्था गरेको विभागलाई लागेमा उपदफा (१) बमोजिम सम्बन्धित कार्यालयलाई सूचना दिई त्यस्तो आदेश फिर्ता लिन सक्नेछ ।

ऐनको उक्त व्यवस्था अनुसार कर बक्यौता रहेको कुनै व्यक्तिले बाँकी कर तिर्न अटेर गरेमा वा विभागले आवश्यक सम्भेको अवस्थामा विभागले त्यस्तो व्यक्तिलाई विदेश जान प्रतिबन्ध लगाउन सक्तछ । त्यस्तो प्रतिबन्ध बहत्तर घण्टासम्मको लागि विभाग स्वयंले लगाउन सक्तछ भने सो भन्दा बढी अवधिको लागि कुनै व्यक्तिलाई विदेश जानमा प्रतिबन्ध लगाउनुपर्ने भएमा सम्बन्धित

पुनरावेदन अदालतको पूर्व स्वीकृति लिनुपर्दछ । कर बक्यौता रहेको कुनै व्यक्तिलाई बाँकी कर तिर्न बाध्य गर्न सो व्यक्तिलाई विदेश जान प्रतिवन्ध लगाउन सकिन्छ । सामान्यतया: कर बक्यौता रहेको कुनै व्यक्तिले बक्यौता कर तिर्न आलटाल गरेमा वा अटेर गरेमा वा कुनै कर बक्यौता रहेको व्यक्ति विदेश पलायन हुने सम्भावना रहेको विभागलाई लागेमा विभागले सो व्यक्तिलाई उपर्युक्त बमोजिम विदेश जानमा प्रतिवन्ध लगाउन सक्तछ । कुनै व्यक्तिलाई त्यस्तो प्रतिवन्ध लगाइएमा विभागले सो व्यक्तिलाई विदेश जान नदिने प्रवन्ध गरीदिन नेपाल सरकारको गृह मन्त्रालय, अध्यागमन विभाग र सीमावर्ती सुरक्षा निकायलाई लिखित जानकारी गराउनु पर्दछ । विभागबाट त्यस्तो अनुरोध प्राप्त भएमा गृह मन्त्रालयले सो व्यक्तिको राहदानी जफत गरीदिनु पर्दछ भने अध्यागमन विभाग र सीमावर्ती सुरक्षा निकायले त्यस्तो व्यक्तिलाई विदेश जानबाट रोक्नुपर्दछ ।

२८.१२ बक्यौता कर मिन्हा

सबै कर बक्यौता असुल नहुन सक्छन् । कर बक्यौता रहेका कतिपय व्यक्तिले चाहदा चाहदै पनि कर तिर्ने क्षमताको अभावमा कर नतिर्न सक्छन । त्यस्तै कतिपय बक्यौता असुल हुने सम्भावना रहदैन । असुल हुने अवस्था नरहेका यस्ता कर बक्यौता बर्षेनी जिम्मेवारी सारी बक्यौता लगत र बक्यौता रकम ठूलो बनाउनुले सरकारको राजस्व प्राप्तिमा प्रतिकूलता आउँछ । तसर्थ कुनै पनि तरिकाबाट असुल हुन नसक्ने ठहरेका कर बक्यौता सरकारले मिन्हा गर्नु उपयुक्त हुन्छ । सोही कारणले ऐनले कुनै बक्यौता कर असुल हुन नसक्ने अवस्था भएमा सरकारले त्यस्तो कर मिन्हा गर्नसक्ने व्यवस्था गरेको छ । मिन्हाका सम्बन्धमा ऐनको दफा ११२ मा देहायको व्यवस्था रहेको छ ।

११२(१) कुनै व्यक्तिले बुझाउनु पर्ने कर असुल उपर गर्न नसकिने भएमा नेपाल सरकारले त्यस्तो कर आंशिक वा पूर्णरूपमा मिन्हा दिन सक्नेछ ।

११२(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले परिच्छेद-२२ बमोजिम लगाईएको शुल्क तथा व्याज पूरै वा आंशिकरूपमा मिन्हा दिन सक्नेछ ।

ऐनको उपर्युक्त व्यवस्था अनुसार कर बक्यौता रहेको कुनै व्यक्तिको बक्यौता कर असुल उपर हुन नसक्ने भएमा सो व्यक्तिको तिर्न बाँकी कर वा कुनै व्यक्तिलाई ऐन बमोजिम लगाइएको शुल्क वा व्याज आंशिक वा पूर्ण रूपमा मिन्हा दिने अधिकार नेपाल सरकारलाई छ । यहि प्रयोजनका लागि सरकारले समय समयमा कर बक्यौताको छानवीन गरी मिन्हा गर्नुपर्ने बक्यौता पहिचान गर्न र त्यस्ता बक्यौता मिन्हा गर्ने सीफारिश गर्न उच्चस्तरीय बक्यौता फछर्यौट आयोग वा समिति गठन गरी त्यस्ता समितिको सीफारिशमा बक्यौता मिन्हा गर्दै आएको छ । नेपाल सरकार वा त्यस्ता समितिले कर बक्यौता राख्ने व्यक्ति, बक्यौता रकम र सो बक्यौता असुल हुन सक्ने वा नसक्ने अवस्थाका बारेमा कुनै विवरण वा जानकारी माग गरेमा त्यस्तो विवरण वा जानकारी उपलब्ध गराउनु विभाग र सम्बन्धित कार्यालयको दायित्व हुन्छ ।

२८.१३ बढी दाखिला गरेको कर मिलान वा फिर्ता

कुनै व्यक्तिको विभिन्न स्वरूपमा कर दाखिला भएको हुनसक्छ । कुनै व्यक्तिले कुनै भुक्तानी प्राप्त गर्दा कर कट्टी भएको र सो रकम दाखिला भएको भए उक्त रकम निजले दाखिला गरेको कर मानिन्छ । कुनै व्यक्तिले किस्ताबन्दीमा कर दाखिला गरेको हुनसक्छ । त्यस्तै आय विवरणसाथ कसैले कर दाखिला गरेको हुनसक्छ । कुनै व्यक्तिले विभागले गरेको संशय कर निर्धारण वा संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण अनुसार कर दाखिला गरेको हुन सक्तछ । देहायका अवस्थामध्ये कुनै एक वा सोभन्दा बढी अवस्थामा कुनै व्यक्तिले कुनै आय वर्षको लागि दाखिला गरेको कर सो व्यक्तिले सो आय वर्षको लागि दाखिला गर्नुपर्ने कर भन्दा बढी हुनसक्तछ ।

क) कर कट्टी हुनु नपर्ने भुक्तानीमा कर कट्टी भएमा वा बढी दरमा कर कट्टी भएमा

कुनै व्यक्तिले कुनै आय वर्षमा प्राप्त गरेको करकट्टी हुनु नपर्ने कुनै भुक्तानीमा कर कट्टी भई दाखिला भएमा वा कुनै भुक्तानीमा तोकिएको दर भन्दा बढी दरमा कर कट्टी भएमा सो व्यक्तिले दाखिला गरेको कर निजले दाखिला गर्नुपर्ने करभन्दा बढी हुन सक्तछ ।

उदाहरण २८.१३.१: मानौं, उत्तम प्रसाद मू.अ.करसमेतमा दर्ता रहेका लेखा व्यवसायी हुन् । उनले आ.ब.२०६६।६७ मा सो व्यवसायबाट रु. ५,००,०००/- आय आर्जन गरेका छन् र ती सबै भुक्तानी प्राप्त गर्दा सबै भुक्तानीकर्ताले १.५ प्रतिशतको सट्टा १५ प्रतिशतका दरले कर कट्टी गरिदिएका रहेछन् । यस्तो अवस्थामा उनले आफ्नो कर निर्धारण अनुसार तिर्नु पर्ने कर भन्दा निजको कर कट्टी भई दाखिला भएको कर बढी हुन सक्तछ र यसरी बढी कट्टी भएको रकम निजले फिर्ता पाउन सक्दछन् ।

ख) कर छुट पाएको व्यक्तिको कर कट्टी भएमा

कर छुट पाएको कुनै व्यक्तिले कुनै आय वर्षमा आफ्नो उद्देश्य अनुसार गरेको कुनै कार्य वापत प्राप्त गरेको कुनै भुक्तानीमा कर कट्टी भई दाखिला भएमा र सो व्यक्तिको कर लाग्ने कुनै आय नरहेमा सो व्यक्तिले दाखिला गरेको कर निजले दाखिला गर्नुपर्ने करभन्दा बढी हुन्छ किनकि यस्तो अवस्थामा त्यस्तो व्यक्तिले कुनै कर दाखिला गर्नुपर्ने हुंदैन ।

उदाहरण २८.१३.२: मानौं, सीप बिकास केन्द्र सीपमूलक तालिम दिने कर छुट प्राप्त गैर सरकारी संस्था हो । आ.ब.२०६६।६७ मा यस संस्थाले अर्थ मन्त्रालयको आग्रह बमोजिम एवं उक्त संस्थाको उद्देश्य बमोजिम एक सीपमूलक तालिम संचालन गरेको थियो । यस वापत अर्थ मन्त्रालयले सम्भौताबमोजिम भुक्तानी गर्नुपर्ने रु. २,००,०००/- भुक्तानी गर्दा रु. ३०,०००/- कर कट्टी गरी दाखिला गरिदियो । यस संस्थाले यस आ.ब.मा आफ्नो उद्देश्य विपरितको कुनै कार्य नगरेको र कर तिर्नु पर्ने आय आर्जन नगरेको अवस्थामा यस संस्थाले रु. ३०,०००/- बढी कर दाखिला गरेको ठहर्छ र त्यस्तो रकम फिर्ता दाबी गर्न सक्दछ ।

ग) कुनै व्यक्तिले किस्तामा तिरेको अनुमानित करभन्दा कर निर्धारण बमोजिम तिर्नु पर्ने कर

घटी भएमा

कुनै व्यक्तिले किस्तामा तिरेको अनुमानित करभन्दा कर निर्धारण बमोजिम तिर्नु पर्ने कर घटी भएमा निजले दाखिला गरेको कर तिर्नु पर्ने करभन्दा बढी हुन्छ ।

उदाहरण २८.१३.३: मानौं, एन्. एन्. कम्पनीले आ.ब. २०६६।६७ मा आफ्नो आय रु. तीन करोड हुने अनुमान गरी अनुमानित कर रु. ७५,००,०००/- किस्ताबन्दीमा दाखिला गरेको रहेछ । तर सो कम्पनीले आफ्नो कर निर्धारण गर्दा तिर्नु पर्ने कर रु.५०,००,०००/- मात्र हुन आयो । यस अवस्थामा सो कम्पनीले दाखिला गरेको कर सो कम्पनीले तिर्नु पर्ने करभन्दा बढी भएकोले त्यस्तो बढी दाखिला रकम फिर्ता दाबी गर्न सक्दछ ।

घ) विभागले गरेको संशय, संशोधित वा पुनः संशोधित कर निर्धारण अनुसार कुनै व्यक्तिले तिरेको कर तिर्नु नपर्ने भएमा

विभागले कुनै व्यक्तिको संशय, संशोधित वा पुनः संशोधित कर निर्धारण गरी कुनै कर, शुल्क वा व्याज तिर्नु पर्ने ठहराइ त्यस्तो कर रकम तिर्न आदेश दिएको र सो व्यक्तिले त्यस्तो आदेश अनुसारको पूरै वा आंशिक कर दाखिला गरेकोमा विभाग वा कुनै अदालतले सो व्यक्तिले सो आदेशबमोजिमको पूरै वा आंशिक कर तिर्नुनपर्ने ठहराएमा सो व्यक्तिले दाखिला गरेको करमध्ये विभाग वा कुनै अदालतले सो व्यक्तिले तिर्नुनपर्ने ठहराएको कर बराबरको रकम र सो करमा कुनै व्याज तिरेको भए सो व्याजको रकम निजले बढी दाखिला गरेको कर हुनसक्तछ ।

उदाहरण २८.१३.४: मानौं, एन्. एन्. कम्पनीले आ.ब.२०६६।६७ मा आफ्नो कर निर्धारण गर्दा तिर्नु पर्ने कर रु.५०,००,०००/- निर्धारण गरी सो रकम दाखिला गरेको रहेछ । कार्यालयले सो कम्पनीको संशोधित कर निर्धारण गरी सो आय वर्षको लागि कर, शुल्क र व्याज गरी थप रु.१२,००,०००/- कर तिर्न आदेश दियो । सो निर्णय कम्पनीलाई चित्त नबुझेको हुँदा कम्पनीले उक्त रकमको एक तिहाइ रकम रु.४,००,०००/- कर दाखिला गरी विभागमा प्रशासकीय पुनरावलोकनका लागि निवेदन दियो । विभागले सो कम्पनीले कार्यालयले तिर्न आदेश दिएको थप करमध्ये रु.२,००,०००/- मात्र तिर्नु पर्ने ठहरायो । यस अवस्थामा उक्त कम्पनीले तिरेको रु.४,००,०००/- मा विभागले तिर्नु पर्ने ठहराएको रु.२,००,०००/- कटाइ बाँकी हुने रकम सो कम्पनीले बढी दाखिला गरेको कर हुन्छ र त्यस्तो बढी दाखिला रकम फिर्ता दाबी गर्न सक्दछ ।

ङ) कुनै व्यक्तिले भूलले कर दाखिला गरेमा

कर तिर्नु पर्ने कर्तव्य भएको वा नभएको कुनै व्यक्तिले भूलबस दाखिला गर्नु नपर्ने रकम कर वापत दाखिला गरेमा निजले बढी कर दाखिला गरेको मानिन्छ ।

कुनै व्यक्तिले कुनै आय वर्षको लागि दाखिला गरेको कर सो व्यक्तिले सो आय वर्षको लागि दाखिला गर्नुपर्ने कर भन्दा घटी भएमा त्यसरी घटी भएको रकम निजबाट असुल उपर गर्नुपर्दछ भने कुनै व्यक्तिले कुनै आय वर्षको लागि दाखिला गरेको कर सो व्यक्तिले सो आय वर्षको लागि दाखिला

गर्नुपर्ने कर भन्दा बढी भएमा त्यसरी बढी भएको रकम सो व्यक्तिले तिर्न बाँकी करमा मिलान गर्नु वा निजको तिर्न बाँकी कर नभएमा सो रकम निजलाई फिर्ता गर्नुपर्दछ । बढी दाखिला भएको कर फिर्ता गर्ने र हिसाब मिलान गर्ने सम्बन्धमा ऐनको दफा ११३ ले निम्न व्यवस्था गरेको छ ।

११३(१) कुनै व्यक्तिले आफूले दाखिला गर्नु पर्ने कर दायित्वभन्दा बढी हुने गरी कर बुझाएकोमा बढी दाखिला गरेको कर रकम निजले यस ऐन बमोजिम दाखिला गर्नु पर्ने कर र कमबाट घटाउन विभागले निर्देशन दिन सक्नेछ । यसरी घटाउँदा बढी हुन गएको जति रकम विभागले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।

११३(२) कुनै व्यक्तिले दफा ११९ बमोजिम दाखिला गरेको व्याजसँग सम्बन्धित कर दाखिला गर्न नपर्ने भएमा विभागले यस्तो व्याज सो व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।

कुनै व्यक्तिले दाखिला गरेको कर निजले दाखिला गर्नुपर्ने करभन्दा बढी भएमा सो कर रकम मिलान गर्ने वा फिर्ता लिने दिने ऐनको उपर्युक्त व्यवस्था अनुसार त्यस्तो रकम मिलान गर्ने वा फिर्ता लिने दिने सन्दर्भमा विभाग वा सम्बन्धित व्यक्तिले गर्नुपर्ने कार्य र अपनाउनुपर्ने प्रकृया देहाय बमोजिम रहेका छन् ।

२८.१३.१ दाखिला गरेको र दाखिला गर्नुपर्ने करको हिसाव

कुनै व्यक्तिले दाखिला गरेको कर भन्नाले कुनै भुक्तानी प्राप्त गर्दा कर कट्टी भई दाखिला भएको कर रकम, निजले किस्ताबन्दीमा दाखिला गरेको कर रकम, निजले आय विवरण पेश गर्दा वा अन्य कुनै समयमा दाखिला गरेको कर, शुल्क र व्याजको रकम र निजले विभागले गरेको संशय कर निर्धारण वा संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण अनुसार दाखिला गरेको कर, शुल्क र व्याजको जम्मा रकमलाई जनाउछ ।

उदाहरण २८.१३.५: मानौं, राम नारायण आफ्नै घरमा औषधी ब्यापार गर्दछन्। उनले आ.ब. २०६६।६७ मा ५ करोड रुपैयाको कारोवार गरे र सो कारोवारबाट आफूलाई प्राप्त भएको आयमा ५ लाख रुपैयां कर निर्धारण गरी आय विवरण पेश गरे। सो आ.ब. मा उनले किस्ताबन्दी करको रुपमा ५ लाख रुपैयां दाखिला गरे। उनले आफ्नो घरको एउटा तल्ला एउटा फाइनान्स कम्पनीलाई मासिक रु.१०,०००/- मा भाडामा दिएका छन् र सो कम्पनीले सो वर्षमा रु.१२,०००/- कर कट्टी गरी दाखिला गरिदिएको रहेछ। उनले श्रीमतीका नाउंमा फाइनान्स कम्पनीमा मुद्दती खातामा १० लाख रुपैयां राखेका रहेछन् र हरेक वर्ष १० प्रतिशतका दरले व्याज प्राप्त गर्दछन्। सो फाइनान्स कम्पनीले सो वर्षमा रु.१,००,०००/- व्याज मध्ये रु.५,०००/- कर कट्टी गरी दाखिला गरिदिएको र बाँकी रकम निजलाई भुक्तानी गरेको रहेछ। उनले सो वर्ष बीर अस्पताललाई १ करोड रुपैयाको औषधी आपूर्ति गरेका रहेछन् र सो रकमको भुक्तानी गर्दा बीर अस्पतालले रु. १,५०,०००/- कर कट्टी गरी दाखिला गरिदिएको रहेछ। यस वर्षमा राम नारायणले दम्पति छनौट गरेका रहेछन्। यस अवस्थामा राम नारायणले दाखिला गरेको कर देहाय बमोजिम हुन्छ।

किस्ताबन्दीमा दाखिला गरेको कर	रु. ५,००,०००/-
घर बहालमा कट्टी गरी दाखिला गरेको कर	रु. १२,०००/-
बीर अस्पतालले कर कट्टी गरी दाखिला गरिदिएको कर	रु. १,५०,०००/-
बैंक व्याजमा कट्टी गरी दाखिला गरेको कर	रु. ५,०००/-
दाखिला भएको जम्मा कर	रु. ६,६७,०००/-

त्यस्तै पूर्वानुमानित कर तिर्ने वा तिर्नु पर्ने व्यक्तिबाहेक अन्य कुनै व्यक्तिले तिर्नु पर्ने कर भन्नाले निजले कुनै आय वर्षको आय विवरण पेश गरी कर निर्धारण गरे अनुसार बुझाउनु पर्ने कर, शुल्क र व्याजको रकम, सो व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश नगरेको अवस्थामा कर निर्धारण गरेको मानिने कर रकम, निजको हकमा कार्यालयले गरेको कुनै आय वर्षको संशय कर निर्धारण वा संशोधित कर निर्धारण वा पुनः संशोधित कर निर्धारण अनुसार थप भएको कर, शुल्क र व्याजको रकम र निजले कुनै आय वर्षमा कुनै व्यक्तिलाई कुनै भुक्तानी दिदा कर कट्टी गरेको वा गर्नुपर्ने कर समयमा दाखिला नगरेमा सो कर रकम र सो वापत लाग्ने शुल्क र व्याजको रकमलाई जनाउछ।

उदाहरण २८.१३.६: मानौं, उदाहरण २८.१३.५ मा उल्लिखित राम नारायणको कार्यालयले संशोधित कर निर्धारण गरी निजले आ.ब.२०६६।६७ को लागि तिर्नु पर्ने जम्मा कर, शुल्क र व्याज रु.६,००,०००/- कायम गरिदिएको छ। यस अवस्थामा राम नारायणले दाखिला गर्नुपर्ने कर रु.६,००,०००/- हुन्छ।

कुनै व्यक्तिले बढी कर दाखिला गरे नगरेको यकीन गर्न सो व्यक्तिले कर दाखिला गरेका प्रमाणको परीक्षण गरी सो व्यक्तिले दाखिला गरेको कर यकीन गर्नुपर्दछ। सो व्यक्तिले जुन आय वर्षको कर

दाखिला गरेको हो सो वर्षको निजको दाखिला गर्नुपर्ने जम्मा कर यकीन गर्ने र निजले दाखिला गर्नुपर्ने भन्दा बढी कर दाखिला गरे नगरेको यकीन गर्ने कार्य गर्नुपर्दछ । उपर्युक्त अनुसार हिसाव गर्दा सो व्यक्तिले बढी कर दाखिला गरेको देखिएमा बढी भएको हदसम्मको रकम निजले तिर्न बाँकी करमा मिलान गर्न निर्देशन दिने वा फिर्ता गर्ने प्रकृया प्रारम्भ गर्नुपर्दछ ।

२८.१३.२ कर मिलान

कुनै व्यक्तिले दाखिला गर्नुपर्ने कर भन्दा बढी कर दाखिला गरेको र सो व्यक्तिले ऐन बमोजिम कुनै कर तिर्न बाँकी रहेको अवस्थामा सो व्यक्तिले बढी दाखिला गरेको कर निजले ऐन बमोजिम तिर्नु पर्ने वा तिर्न बाँकी अन्य कुनै करमा मिलान गर्न विभागले सो व्यक्तिलाई निर्देशन दिन सक्तछ । यस्तो निर्देशन विभागले त्यस्तो व्यक्तिको आग्रहको आधारमा वा स्वयम् दिन सक्तछ ।

उदाहरण २८.१३.७: मानौं, एन्. एन्. कम्पनीले आ.ब. २०६६।६७ मा आफ्नो कर निर्धारण गर्दा तिर्नु पर्ने कर रु. ५०,००,०००/- निर्धारण गरी सो रकम दाखिला गरेको रहेछ । कार्यालयले सो कम्पनीको संशोधित कर निर्धारण गरी सो आय वर्षको लागि कर, शुल्क र व्याज गरी थप रु. १२,००,०००/- कर तिर्न आदेश दिएको रहेछ । सो निर्णय कम्पनीलाई चित्त नबुझेको हुँदा कम्पनीले उक्त रकमको एक तिहाइ रकम रु.४,००,००० /- कर दाखिला गरी विभागमा प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिएको रहेछ । विभागले सो कम्पनीले कार्यालयले तिर्न आदेश दिएको थप करमध्ये रु.२,००,०००/- मात्र तिर्नु पर्ने ठहराएको रहेछ । उक्त कम्पनीले तिरेको रु. ४,००,००० /- मा विभागले तिर्नु पर्ने ठहराएको रु. २,००,०००/- कटाइ बाँकी हुने रकम सो कम्पनीले बढी दाखिला गरेको कर हो । उपर्युक्त निर्णयको आधारमा कम्पनीले उक्त रु.२,००,०००/- रुपैयाँ फिर्ता पाउन निवेदन दिएको रहेछ । तर सो कम्पनीको आ.ब. २०६५।६६ को संशोधित कर निर्धारण अनुसार तिर्नु पर्ने कर रकम रु.१,००,०००/- रुपैयाँ सो कम्पनीले तिर्न बाँकी रहेको छ । यस अवस्थामा विभागले सो कम्पनीले आ.ब. २०६६।६७ मा बढी दाखिला गरेको करमध्ये रु.१,००,०००/- आ.ब.२०६५।६६ को तिर्न बाँकी करमा मिलान गर्न निर्देशन दिन सक्तछ ।

२८.१३.३ कर फिर्ता लिन निवेदन दिनुपर्ने

कुनै व्यक्तिले कुनै आय वर्षमा तिरेको कर तिर्नु पर्ने करभन्दा बढी भएमा र त्यसरी बढी भएको रकम सो व्यक्तिले तिर्न बाँकी कर रहेको भए सो करमा मिलान गरेपछि पनि कुनै रकम बाँकी रहन गएमा त्यस्तो बाँकी रकम फिर्ता पाउन सो व्यक्तिले विभागसमक्ष (सम्बन्धित कार्यालयमा) निवेदन दिनुपर्दछ । त्यस्तो व्यक्तिले कर फिर्ता पाउन निवेदन दिनुपर्ने समयका सम्बन्धमा ऐनको दफा ११३ को उपदफा (४) ले देहायको व्यवस्था गरेकोछ ।

११३(४) उपदफा (३) बमोजिम निवेदन दिने व्यक्तिले त्यस्तो निवेदन देहायको मिति मध्ये पछिल्लो मितिबाट दुई वर्षभित्र दिनु पर्नेछ । सो म्यादभित्र निवेदन नदिएमा उपदफा (१) बमोजिमको रकम फिर्ता हुने छैन :-

- (क) बढी रकम दाखिला गरेको कारण उत्पत्ति भएको आय वर्षको समाप्ति भएको मिति,
- (ख) बढी रकम दाखिला गरिएको मिति, वा
- (ग) मुद्दा फैसला भएको मिति ।

त्यस्तै कर रकम फिर्ता माग गर्ने कार्यविधिका सम्बन्धमा नियमावलीको नियम ३६ ले निम्न अनुसारको व्यवस्था गरेको छ ।

३६. ऐनको दफा ११३ को उपदफा (३) बमोजिम रकम फिर्ता पाउन माग गर्दा विभागले तोकेको ढांचामा फिर्ता माग गरिएको रकम बढी भएको पुष्ट्याई गर्ने कागजात र विभागले तोकेका अन्य कागजातहरू समेत संलग्न गरी विभागमा निवेदन दिनु पर्नेछ ।

ऐन र नियमावलीको उपर्युक्त व्यवस्था अनुसार कुनै आय वर्षमा बढी कर दाखिला गरेको व्यक्तिले त्यस्तो रकम फिर्ता लिन विभागले तोकेको ढांचामा सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्दछ । निवेदनसाथ बढी कर दाखिला गरेको र आयकर वापतको बिबादित वा अबिबादित कुनै पनि प्रकारको कर रकम तिर्न बाँकी नरहेको प्रमाण संलग्न राख्नुपर्दछ । ऐनको उपर्युक्त व्यवस्था अनुसार कुनै आय वर्षमा कुनै व्यक्तिले बढी कर दाखिला गरेको भए त्यसरी बढी दाखिला गरेको कर निम्नानुसारको मितिमध्ये जुन पछिल्लो हुन्छ सो मितिसम्ममा फिर्ता पाउन निवेदन दिइसक्नु पर्दछ ।

क) कुनै व्यक्तिले कुनै वर्षमा बढी कर दाखिला गरेको भए त्यस्तो कर दाखिला गरेको मितिले दुई वर्षभित्रमा सो रकम फिर्ता पाउन निवेदन दिनुपर्दछ ।

उदाहरण २८.१३.८: मानौं, एन्. एन्. कम्पनीले आ.ब. २०६६।६७ मा आफ्नो आय रु. ३ करोड हुने अनुमान गरी अनुमानित कर रु. ७५,००,००० किस्ताबन्दीमा दाखिला गरेको रहेछ । सो कम्पनीले पहिलो किस्ता वापत २०६६ पौष मसान्तमा रु. ३० लाख, दोश्रो किस्ता वापत २०६६ चैत मसान्तमा रु. २५ लाख र तेश्रो किस्ता वापत २०६७ आषाढ २० गते रु. २० लाख दाखिला गरेको छ । तर सो कम्पनीले आफ्नो कर निर्धारण गर्दा तिर्नु पर्ने कर रु.५०,००,००० मात्र हुन आयो । कार्यालयले सो कम्पनीको संशोधित कर निर्धारण गर्दा थप रु.५ लाख कर दायित्व कायम हुन आयो र कम्पनीले सो कर निर्धारण उपर विभागमा कुनै निवेदन दिएन र कम्पनीले कर वापत बुझाउन बाँकी कुनै रकम रहेको अवस्थामा सो कम्पनीले दाखिला गरेको करमध्ये रु.२० लाख सो कम्पनीले दाखिला गरेको बढी कर हुन्छ र कम्पनीले सो रकम फिर्ता पाउन निवेदन दिन सक्तछ । यस कम्पनीले दोश्रो किस्तासम्ममा बुझाएको कर सो कम्पनीको तिर्नु पर्ने कर बराबर भएको हुँदा सो कम्पनीले २०६६ असार २० गते बुझाएको रु.२० लाख निजले बढी दाखिला गरेको कर मानिन्छ र सो रकम फिर्ता पाउन कम्पनीले २०६८ असार १९ गतेभित्र निवेदन दिइसक्नु पर्दछ ।

ख) कुनै व्यक्तिले कुनै अदालतको आदेश वा फैसला बमोजिम निजले दाखिला गरेको कुनै कर रकम फिर्ता पाउने भएमा अदालतबाट त्यस्तो फैसला भएको मितिले दुई वर्षभित्रमा सो रकम फिर्ता पाउन निवेदन दिनुपर्दछ ।

उदाहरण २८.१३.९: मानौं, एन्. एन्. कम्पनीले आ.ब.२०६४।६५ मा आफ्नो कर निर्धारण गर्दा तिर्नु पर्ने कर रु.५०,००,००० निर्धारण गरी सो रकम दाखिला गरेको रहेछ । कार्यालयले सो कम्पनीको मिति २०६६।४।१० मा संशोधित कर निर्धारण गरी सो आय वर्षको लागि कर, शुल्क र व्याज गरी थप रु.१२,००,००० कर तिर्न आदेश दियो । सो निर्णय कम्पनीलाई चित्त नबुझेको हुँदा कम्पनीले उक्त रकमको एक तिहाइ रकम रु.४,००,००० कर दाखिला गरी विभागमा प्रशासकीय पुनरावलोकनका लागि निवेदन दियो । विभागले मिति मिति २०६६।७।५ मा सो कम्पनीले कार्यालयले तिर्न आदेश दिएको थप करमध्ये रु.२,००,००० मात्र तिर्नु पर्ने ठहरायो । उक्त कम्पनीले तिरेको रु.४,००,००० मा विभागले तिर्नु पर्ने ठहराएको रु.२,००,००० कटाइ बाँकी हुने रकम सो कम्पनीले बढी दाखिला गरेको कर हो । सो कम्पनीले कुनै कर तिर्न बाँकी रहेको छैन । यस अवस्थामा उपर्युक्त निर्णयको आधारमा कम्पनीले उक्त रु.२,००,००० रुपैयाँ फिर्ता पाउन २०६८।७।४ भित्रमा निवेदन दिइसक्नुपर्दछ ।

ग) उपरोक्त बाहेक अन्य कारणले कुनै व्यक्तिले दाखिला गरेको कर बढी हुन गएमा त्यस्तो बढी हुनाको कारण श्रृजना भएको मितिले दुई वर्षभित्रमा सो रकम फिर्ता पाउन निवेदन दिनुपर्दछ ।

उदाहरण २८.१३.१०: मानौं, सीप बिकास केन्द्र सीपमूलक तालिम दिने कर छुट प्राप्त गैर सरकारी संस्था हो । आ.ब.२०६६।६७ मा यस संस्थाले अर्थ मन्त्रालयको आग्रह बमोजिम र आफ्नो उद्देश्य बमोजिम एक तालिम संचालन गरेको थियो । यस वापत अर्थ मन्त्रालयले सम्भौताबमोजिम भुक्तानी गर्नुपर्ने रु. २,००,००० मिति २०६६।८।१० मा भुक्तानी गर्दा रु. ३०,००० कर कट्टी गरी दाखिला गरिदियो । यस संस्थाले यस आ.ब.मा आफ्नो उद्देश्य विपरितको कुनै कार्य नगरेको र कर तिर्नु पर्ने आय आर्जन नगरेको अवस्थामा यस संस्थाको २०६६।८।१० मा बढी कर दाखिला भएको कारण श्रृजना भएको मानिन्छ र सो रकम फिर्ता पाउन सो संस्थाले २०६८।८।९ गतेभित्रमा निवेदन दिइसक्नु पर्दछ ।

बढी कर दाखिला गरेको कुनै व्यक्तिले उपर्युक्त समय वा मितिभित्र त्यस्तो बढी भएको कर रकम फिर्ता पाउन लिखित निवेदन नदिएमा सो व्यक्तिको त्यस्तो बढी भएको कर रकम फिर्ता हुन सक्तैन ।

२८.१३.४ कर फिर्ता

कुनै व्यक्तिले कुनै आय वर्षमा तिरेको कर तिर्नु पर्ने करभन्दा बढी भएमा र त्यसरी बढी भएको रकम सो व्यक्तिले तिर्न बाँकी करमा मिलान गरेपछि पनि बाँकी रहन गएमा त्यस्तो बाँकी रकम फिर्ता पाउन सो व्यक्तिले उपर्युक्त उल्लिखित समयभित्र निवेदन दिएमा त्यस्तो बढी भएको कर

रकम सो व्यक्तिलाई फिर्ता गर्नुपर्दछ । यस सम्बन्धमा ऐनको दफा ११३ को उपदफा (३) र (५) ले देहायको व्यवस्था गरेको छ ।

११३(३) कुनै व्यक्तिले उपदफा (१) बमोजिम रकम फिर्ता पाउन तोकिए बमोजिम विभागमा निवेदन दिएमा विभागले निवेदन परेको मितिले साठी दिनभित्र त्यस्तो रकम फिर्ता गर्नु पर्नेछ ।

११३(५) उपदफा (३) बमोजिम परेको निवेदनका सम्बन्धमा विभागले गरेको निर्णयको लिखित सूचना विभागले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।

कुनै व्यक्तिले यस्तो निवेदन दिएमा र निजले बढी कर दाखिला गरेको प्रमाणित भएमा त्यस्तो व्यक्तिले निवेदन दिएको साठी दिनभित्र निजले बढी दाखिला गरेको कर बराबरको रकम कार्यालयले फिर्ता दिनु पर्दछ । कुनै व्यक्तिले बढी दाखिला गरेको कर फिर्ता गर्ने वा त्यस्तो कर फिर्ता गर्न नमिल्ने जेजस्तो निर्णय भएपनि कार्यालयले उक्त व्यक्तिलाई आफ्नो निर्णयको जानकारी लिखितरूपमा दिनुपर्दछ ।

२८.१३.५ व्याज दिनुपर्ने

कुनै व्यक्तिले बढी दाखिला गरेको कर सो व्यक्तिलाई फिर्ता हुने भएमा त्यस्तो रकममा व्याज समेत दिनुपर्दछ । यस सम्बन्धमा ऐनको दफा ११३ को उपदफा (६) ले देहायको व्यवस्था गरेको छ ।

११३(६) अदालतको आदेशले वा अन्य कारणबाट विभागले करको कुनै रकम कुनै व्यक्तिलाई फिर्ता दिंदा विभागले देहाय बमोजिमको अवधिको सामान्य दर बमोजिमको व्याज समेत त्यस्तो व्यक्तिलाई दिनु पर्नेछ :-

(क) त्यस्तो कर फिर्ता दफा ९३, ९४ वा १०० बमोजिम कुनै व्यक्तिलाई कुनै आय वर्षमा उपलब्ध भएको अधिक कर मिलानसँग सम्बन्धित भएमा दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्ने मितिदेखि कर फिर्ता दिएको मितिसम्मको अवधि, र

(ख) अन्य कुनै अवस्थामा त्यस्तो व्यक्तिले फिर्ता हुने कर बुझाएको मितिदेखि फिर्ता दिएको मितिसम्मको अवधि ।

ऐनको उपर्युक्त व्यवस्था बमोजिम कुनै व्यक्तिलाई निजले दाखिला गरेको बढी कर फिर्ता गर्दा सो रकममा सामान्य व्याजदर अर्थात वार्षिक १५ प्रतिशतका दरले हुन आउने व्याजको रकमसमेत भुक्तानी दिनुपर्दछ । कुनै व्यक्तिलाई जुनसुकै कारणले निजले दाखिला गरेको बढी कर फिर्ता गर्दा सो रकमको व्याज समेत भुक्तानी दिनु पर्दछ । यसरी व्याज भुक्तान गर्दा देहाय बमोजिमको रकमको लागि देहाय बमोजिमको अवधिको व्याज भुक्तान गर्नुपर्दछ ।

क) कुनै व्यक्तिको फिर्ता दिनुपर्ने कर रकम जुन आय वर्षको आय वापत कर कट्टी भएको हो सो आय वर्षको आय विवरण पेश गर्नुपर्ने मितिदेखि त्यस्तो कर फिर्ता दिएको मितिसम्मको अवधिको लागि हुने व्याज दिनुपर्दछ ।

उदाहरण २८.१३.११: मानौं, राम नारायण आफ्नै घरमा औषधी ब्यापार गर्दा रहेछन् । उनले आ.ब.२०६४।६५ मा ५ करोड रुपैयाको कारोवार गरेका रहेछन् । सो कारोवारबाट आफूलाई प्राप्त भएको आयमा ५ लाख रुपैयां कर तिर्नु पर्ने देखाइ आय विवरण पेश गरेका रहेछन् । उनले २०६४ पौष महिनामा रु. ५ लाख करको किस्ता दाखिला गरेका रहेछन् । उनले सो वर्ष बीर अस्पताललाई १ करोड रुपैयाको औषधी आपूर्ति गरेका छन् र सो रकमको भुक्तानी गर्दा बीर अस्पतालले २०६४।१०।५ मा रु. १,५०,००० कर कट्टी गरी दाखिला गरिदिएको रहेछ । सो वर्षको आय विवरणमा राम नारायणको संशोधित कर निर्धारण भएको रहेनछ । यस अवस्थामा राम नारायणले दाखिला गरेको करमध्ये रु. १,५०,००० निजले बढी दाखिला गरेको देखिन्छ । राम नारायणले उक्त कर फिर्ता पाउन २०६६।५।४ मा निवेदन दिएका रहेछन् । सो रकम फिर्ता गर्ने निर्णय भएमा निजलाई २०६५।७।१ देखि कर फिर्ता दिएको अवधिसम्मको लागि वार्षिक १० प्रतिशतका दरले व्याज समेत भुक्तान गर्नुपर्दछ ।

- ख) कुनै व्यक्तिको फिर्ता दिनुपर्ने कर रकम निजले दाखिला गरेको ऐनको दफा ९४ बमोजिमको करको किस्तामध्येको कर रकम रहेको भए जुन आय वर्षको लागि किस्ता दाखिला भएको हो सो आय वर्षको आय विवरण पेश गर्नुपर्ने मितिदेखि त्यस्तो कर फिर्ता दिएको मितिसम्मको अवधिकोको लागि हुने व्याज दिनुपर्दछ ।

उदाहरण २८.१३.१२: मानौं, एन्. एन्. कम्पनीले आ.ब.२०६४।६५ मा आफ्नो आय रु. ३ करोड हुने अनुमान गरी अनुमानित कर रु. ७५,००,००० किस्ताबन्दीमा दाखिला गरेको रहेछ । सो कम्पनीले पहिलो किस्ता वापत २०६४ पौष मसान्तमा रु. ३० लाख, दोश्रो किस्ता वापत २०६४ चैत मसान्तमा रु. २५ लाख र तेश्रो किस्ता वापत २०६५ आषाढ २० गते रु. २० लाख दाखिला गरेको रहेछ । तर सो कम्पनीले आफ्नो कर निर्धारण गर्दा तिर्नु पर्ने कर रु. ५०,००,००० मात्र हुन आयो । कार्यालयले सो कम्पनीको संशोधित कर निर्धारण गर्दा थप रु. ५ लाख कर दायित्व कायम हुन आएछ । कम्पनीले सो कर निर्धारण उपर विभागमा कुनै निवेदन दिएको रहेनछ र कम्पनीले कर वापत बुझाउन बाँकी कुनै रकम रहेनछ । यस अवस्थामा सो कम्पनीले दाखिला गरेको करमध्ये रु. २० लाख सो कम्पनीले दाखिला गरेको बढी कर हुन्छ र कम्पनीले सो रकम फिर्ता पाउन निवेदन दिन सक्दछ । यस कम्पनीले दोश्रो किस्तासम्ममा बुझाएको कर सो कम्पनीको तिर्नु पर्ने कर बराबर भएको हुँदा सो कम्पनीले २०६५ असार २० गते बुझाएको रु. २० लाख निजले बढी दाखिला गरेको कर मानिन्छ । सो रकम फिर्ता पाउन कम्पनीले २०६६ बैशाख १९ गतेका दिन निवेदन दिएको रहेछ । उक्त रकम फिर्ता पाउने ठहरेमा सो कम्पनीले बढी बुझाएको रु. २० लाख कर रकम वापत २०६५ कार्तिक १ गतेदेखि देखि कर फिर्ता दिएको अवधिसम्म को लागि वार्षिक १० प्रतिशतका दरले व्याज समेत भुक्तान गर्नुपर्दछ ।

- ग) कुनै व्यक्तिको फिर्ता दिनुपर्ने कर रकम ऐनको दफा १०० बमोजिम विभागले गरेको संशय कर निर्धारण अनुसार निजले दाखिला गरेको करमध्येको कर रकम रहेको भए जुन आय वर्षको लागि सो कर रकम दाखिला भएको हो सो आय वर्षको आय विवरण पेश गर्नुपर्ने मितिदेखि त्यस्तो कर फिर्ता दिएको मितिसम्मको अवधिको लागि हुने व्याज दिनु पर्दछ ।

उदाहरण २८.१३.१३: मानौं, राम नारायण कुनै बिदेशी कम्पनीका एजेन्ट हुन्। उनले आय वर्ष २०६४।६५ को मंसिर महिनासम्ममा ५ करोड रुपैयाको कारोवार गरे। उनले २०६४ पौष महिनाको ५ गते आफ्नो कारोवार छाडिदिए। तर निजले न सो कुराको जानकारी कार्यालयलाई दिए न पौष महिनामा कुनै कर दाखिला गरे। कुनै सुत्रबाट कार्यालयलाई निजले कर तिर्ने मनसाय नराखेको सूचना प्राप्त भयो। कार्यालयले निजसँग २०६४ पौष महिनासम्मको आय विवरण माग गरेपनि निजले आय विवरण पेश गरेनन्। कार्यालयले उनको रु.५ लाख कर संशय कर निर्धारण गर्ने गरी मिति २०६४ चैत २ गते निर्णय लियो। उनले सो निर्णय अनुसारको रकम दाखिला त गरे तर सो बिरुद्ध विभागमा निवेदन दिए। विभागले उक्त कर निर्धारणमध्ये रु.२ लाख मात्र तिर्नु पर्ने गरी मिति २०६५।६।६ मा निर्णय दियो। यस अवस्थामा राम नारायणले दाखिला गरेको करमध्ये रु. ३,००,००० निजले बढी दाखिला गरेको कर हुन्छ। राम नारायणले उक्त कर फिर्ता पाउन २०६६।१०।४ मा निवेदन दिएमा र सो रकम फिर्ता गर्ने निर्णय भएमा निजलाई २०६५।७।१ देखि कर फिर्ता दिएको अवधिसम्मको लागि वार्षिक १० प्रतिशतका दरले व्याज समेत भुक्तान गर्नु पर्दछ।

२८.१३.६ मिलान वा फिर्ता हुन नसक्ने कर

कुनै व्यक्तिले दाखिला गरेको वा मिलान गर्न पाउने करमध्ये केहि कर तिर्नु पर्ने अन्य करमा मिलान गर्न वा फिर्ता दावी गर्न नपाइने व्यवस्था ऐनले गरेको छ। मिलान गर्न वा फिर्ता दावी गर्न नपाइने करमध्ये स्वीकृत औषधी उपचार खर्च वापत मिलान गर्न पाइने कर र बढी दाखिला गरेको बैदेशिक कर मिलान वा फिर्ता नहुने सम्बन्धमा ऐनको दफा ११३ को उपदफा (७) मा देहायको व्यवस्था रहेको छ।

११३(७): कुनै आय वर्षमा दफा ५१ वा ७१ बमोजिम दावी गर्न सकिने कर कट्टी मिलान र त्यस्ता कर कट्टीलाई यस उपदफा बमोजिम हिसाब मिलान गर्न वा फिर्ता दिन सकिनेछैन।

तर, सो वर्षमा कर कट्टी मिलानलाई दफा ४ को उपदफा (२), दफा ५१ को उपदफा (४) र दफा ७१ को उपदफा (३) मा गरिएको व्यवस्था बमोजिम गर्न सकिनेछ।

कुनै व्यक्तिले बढी दाखिला गरेको कर गणना गर्दा कुनै प्राकृतिक व्यक्तिले स्वीकृत औषधी उपचार खर्च वापत मिलान गर्न पाउने कर र कुनै व्यक्तिको बैदेशिक कर समावेश हुंदैन। त्यसैले कुनै व्यक्तिको स्वीकृत औषधी उपचार खर्च वापत मिलान गर्न पाउने कर रु. ७५०/- कुनै आय वर्षको तिर्नु पर्ने करमा मिलान हुन नसकेमा वा कुनै व्यक्तिको कुनै वर्ष बैदेशिक कर बढी दाखिला भएमा त्यस्तो रकम सो व्यक्तिले तिर्नु पर्ने आयकरको अन्य रकममा मिलान गर्न वा त्यस्तो रकम फिर्ता माग गर्न पाउँदैन।

शुल्क, व्याज तथा जरिवाना (Interest, Charges and Penalty)

२९.१ करयोग्य आय हुने व्यक्तिले आयकर ऐन, २०५८ बमोजिम बुभाउनु पर्ने कर रकम समयमा नै दाखिला गर्नु त्यस्तो व्यक्तिको दायित्व हुन्छ। कर दाखिला गर्नु पर्ने व्यक्तिले समयमा नै कर दाखिला नगरी अतिरिक्त आर्थिक लाभ लिन नसकोस भनी बजारमा प्रचलनमा रहेको व्याज दर भन्दा बढी व्याज र कसूरको मात्रा हेरी शुल्क तथा जरिवाना लाग्ने करसँग थप गरी दाखिला गर्ने व्यवस्था छ। यसले गर्दा कर नबुभाएको कारण करदातालाई हुन सक्ने आर्थिक लाभ (Financial Benefit) को अन्त्य वा न्यूनिकरण गरी समयमा नै कर दाखिला हुने अवस्था सृजना गराउनु व्याज सम्बन्धी प्रावधानको उद्देश्य रहेको छ। करदाताले करको अतिरिक्त आय विवरण समेत समयमा नै दाखिला गरेको अवस्थामा मात्र कर दायित्व यकीन हुने हुँदा समयमा नै विवरण दाखिला गराउने उद्देश्यले समयमा विवरण दाखिला नगरेको कारण थप शुल्क तिर्नु पर्ने व्यवस्था ऐनले गरेको छ। आय विवरण समयमा दाखिला नगरेको कारण लाग्ने शुल्क सो व्यक्तिको कारोवारको मात्रासँग घटबढ हुने व्यवस्था गरेको छ। यसको अतिरिक्त व्याज, जरिवाना तथा सजाय करको दायित्वमा पर्ने फरकका आधारमा निश्चित हुने व्यवस्था ऐनमा रहेको छ। शुल्क तथा व्याजको गणना गरी दायित्व निर्धारण कर अधिकृतले गर्न सक्नेछ भने जरिवानाको लागि अदालतमा मुद्दा चलाएर मात्र लगाउन पाउने व्यवस्था छ। शुल्क, व्याज, कसूर तथा सजाय सम्बन्धी व्यवस्था ऐनको परिच्छेद २२ तथा २३ मा उल्लेख भएको छ र ती व्यवस्था बारे व्याख्या यस परिच्छेदमा गरिएको छ।

२५.२ शुल्क सम्बन्धी व्यवस्था

यस परिच्छेदका विभिन्न दफामा प्रयोग भएको शुल्क शब्दको अर्थ उक्त ऐनद्वारा निर्धारण गरेको करदाताले राख्नु पर्ने कागजात नराखेको वा दाखिला गर्नु पर्ने कागजात दाखिला नगरेको वा ढिलो दाखिला गरेको वा कागजातसँग सम्बन्धित तथा कानूनी कर्तव्य पूरा नगरे वापत दफा ११९क बमोजिम निर्धारित कानूनी व्यवस्था उल्लंघन भए वापत तिर्नु पर्ने रकमलाई शुल्क भन्ने नामाकरण गरिएको देखिन्छ। यसरी यस परिच्छेदको प्रयोजनको निमित्त 'शुल्क' भन्नाले 'बीलम्ब शुल्क', 'घटी कर दाखिला गरे वापतको शुल्क' वा 'समयमा विवरण दाखिला नगरे वापत बुभाउनु पर्ने शुल्क' आदिलाई लिनु पर्दछ।

ऐनको दफा ११७ अनुसार कागजात राख्ने वा विवरण वा आय विवरण प्रस्तुत गर्नुपर्ने कानूनको पालना नगरेमा वा उल्लंघन गरेमा देहाय बमोजिम शुल्क लाग्दछ :

२५.२.१ विवरण दाखिला नगरेमा लाग्ने शुल्क:

सामान्यतया: विवरण भन्नाले ऐन बमोजिम दाखिला गर्नु पर्ने किस्ताबन्दीको लागि दाखिला गर्नुपर्ने अनुमानित विवरण वा आय विवरणलाई बुभाउँछ। ऐनको दफा ११७ को उपदफा (१) मा विवरण दाखिला नगरेमा देहाय बमोजिमको शुल्क लाग्ने व्यवस्था रहेको छ :

११७(१): कुनै व्यक्तिले देहाय बमोजिम विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछ :-

११७(१)(क): दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा प्रति विवरण दुई हजार रुपैया, ...

ऐनको दफा ९५ को उपदफा (१) मा कुनै आय वर्षमा किस्ताको रकम बुझाउनुपर्ने व्यक्तिलाई किस्ताको रकम बुझाउनु पर्ने मितिसम्म सो वर्षका लागि बुझाउनुपर्ने रकमको अनुमान उल्लेख गरी तोकिएको ढाँचा र तरिकामा अनुमानित आय विवरण दाखिला गर्नु पर्छ । सो बमोजिम विवरण दाखिला नगर्नेलाई प्रति विवरण दुई हजार शुल्क लाग्दछ ।

उदाहरण २९.२.१: मानौं, आ.ब. २०६६।६७ मा कुनै व्यक्तिको अनुमानित आयका आधारमा निजको कर दायित्व रु. १,००,००० हुन आउने रहेछ । सो व्यक्तिले ऐनको दफा ९५ मा उल्लिखित प्रावधानका आधारमा सो सम्बन्धी विवरण २०६६ पौष मसान्तसम्म सम्बन्धित राजस्व कार्यालयमा दाखिला गर्नु पर्दछ । निजले सो मितिसम्म यस्तो विवरण दाखिला नगरेमा निजले रु. २,०००/- शुल्क बुझाउनु पर्दछ । यस्तो शुल्क विवरण दाखिला नगर्ने तर कर रकम दाखिला गर्ने व्यक्तिले समेत बुझाउनु पर्दछ ।

११७(१)(ग): दफा ९६ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित व्यक्तिको हकमा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकम र अन्य व्यक्तिको हकमा सो आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए त्यस्तो नकटाई र कुनै रकम समावेश गर्नु पर्ने भए त्यस्तो रकम समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलब एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ त्यस्तो रकम ।

हरेक करयोग्य आय प्राप्त गर्ने व्यक्तिले आय वर्ष समाप्त भएको ३ महिनाभित्र वा म्याद थप प्राप्त भएमा सो म्यादभित्र आयको विवरण दफा ९६ को उपदफा (१) बमोजिम सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गर्नु पर्दछ । त्यस्तो विवरण दाखिला नगर्नेलाई ऐनको दफा ११७ को उपदफा (१) को खण्ड (ग) बमोजिम शुल्क लाग्दछ । त्यस्तो शुल्क दफा ४ को उपदफा (४) को व्यवस्था अनुरूपको व्यक्ति (पूर्वानुमानित कर तिर्नु पर्ने व्यक्ति) लाई समयमा विवरण नबुझाए वापत प्रति महिना एक सय रुपैयाँको दरले शुल्क लाग्दछ । दफा ४ को उपदफा (४) मा निम्नानुसारको व्यक्तिले पूर्वानुमानित एकमुष्ठ कर (Presumptive Tax) तिर्नु पर्ने व्यवस्था गरेको छ :

- (क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,
- (क१) औषधी उपचार खर्च वापत दफा ५१ बमोजिम तथा अग्रिम कर कट्टी वापत दफा ९३ बमोजिम कर मिलान गर्न दावी नगरेको,

- (ख) व्यवसायबाट प्राप्त आय दुई लाख रुपैयाँ र व्यवसायको कारोवार बीस लाख रुपैयाँभन्दा बढी नभएको,
- (ग) सो व्यक्तिले सो आय वर्षमा यो व्यवस्था लागू हुने गरी छनौट गरेको, र
- (घ) मूल्य अभिवृद्धि करमा दर्ता नभएको ।

अन्य व्यक्तिको हकमा निजको सो आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो नकटाई र कुनै रकम समावेश गर्नुपर्ने भए सो समावेश गरी हुने निर्धारण योग्य आयको ०.१% प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम बराबर शुल्क लाग्दछ । उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण २९.२.२: मानौं, गौरव एण्ड सन्स् प्रा.लि. ले आ.ब. २०६४।६५ को आय विवरण दाखिला गर्न ऐनको दफा ९८ बमोजिम २०६५ पौष मसान्तसम्मको म्याद थप भएको रहेछ । सो थप भएको म्यादभित्र समेत उक्त प्रा.लि.ले विवरण दाखिला नगरी २०६५ माघ ९ मा मात्र आय विवरण आन्तरिक राजस्व कार्यालयमा दाखिला गरेको रहेछ । उक्त वर्ष सो प्रा.लि.को ऐनको दफा ७ बमोजिम आयमा समावेश गर्नु पर्ने रकम रु. ५० लाख रहेछ र कट्टी दाबी योग्य रु. ४० लाख रहेछ । उक्त प्रा.लि.ले दाखिला गर्नु पर्ने ऐनको दफा ११७ को उपदफा (१) को खण्ड (ग) बमोजिमको शुल्क निम्नानुसार गणना गर्नु पर्दछ ।

आयमा समावेश गर्नु पर्ने रकम	रु. ५०,००,०००।००
कट्टी दाबी गर्ने रकम	नपाउने
दफा ११७(१)(ग) को प्रयोजनको लागि निर्धारण योग्य आय	रु. ५०,००,०००।००
शुल्क लाग्ने अवधि (कार्तिक २०६५ देखि माघ २०६५ सम्म)	४ महिना
दफा ११७(१)(ग) बमोजिमको शुल्क रु. ५०,००,०००।०० X ०.१%/१२ X ४	रु. १,६६७।००

उक्त प्रा.लि.ले आय विवरण दाखिला गर्ने म्याद २०६५ पौष मसान्तसम्म थप पाएको र सो म्यादभित्र विवरण दाखिला गरेको खण्डमा ऐनको दफा ११७ को उपदफा (१) को खण्ड (ग) बमोजिमको शुल्क नलाग्ने हुन्छ । तर सो थप भएको म्यादभित्र विवरण दाखिला नगरेकोले ऐनको दफा ९६ को उपदफा (१) बमोजिम विवरण बुझाउनु पर्ने म्याद अर्थात आय वर्ष समाप्त भएको तीन महिनाको म्याद भुक्तान भएको मिति देखि (कार्तिक महिनादेखि) नै ऐनको दफा ११७ को उपदफा (१) को खण्ड (ग) बमोजिमको शुल्क लाग्दछ ।

२५.२.२ कागजात नराखेमा लाग्ने शुल्क:

करदाताले ऐन बमोजिम राख्नु पर्ने कागजात नराखेमा दफा ११७ को उपदफा (२) बमोजिम निम्नानुसारको शुल्क लाग्दछ :

११७(२): कुनै व्यक्तिले कुनै आय वर्षको दफा ८१ बमोजिम राख्नु पर्ने कागजात नराखेमा त्यस्तो व्यक्तिलाई त्यस्तो कागजात नराखेको वर्षको लागि कुनै आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए त्यस्तो रकम नकटाई र रकमहरू समावेश गर्नु पर्ने भए त्यस्तो समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शुन्य दशमलव एक प्रतिशतले हुने रकम वा एक हजार रुपैयाँमध्ये जुन बढी हुन्छ त्यस्तो रकम शुल्क लाग्नेछ ।

ऐनको दफा ८१ अनुसार कर बुझाउनुपर्ने दायित्व भएका प्रत्येक व्यक्तिले विभागबाट तोकिएको प्रकार, ढाँचा, लेखापरीक्षकबाट प्रमाणित प्रतिवेदन, आय विवरण, कर निर्धारण एवं खर्च कट्टी गर्ने कुरामा सहयोग पुऱ्याउने कागजात सम्बन्धित आय वर्षको मितिले ५ वर्षसम्म सुरक्षित नराख्नेलाई त्यस्तो कागजात नराखेको वर्षको लागि सो आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो रकम नकटाई र रकम समावेश गर्नुपर्ने भए सो रकम समावेश गरी हुने निर्धारण योग्य आयको ०.१% प्रतिशत वा रु. १ हजार मध्ये जुन बढी हुन्छ सो रकम बराबर शुल्क लाग्दछ । उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण २९.२.३: मानौं, Old Company Private Ltd. ले आ.ब. २०६४।६५ मा रु. ४० लाख बराबरको सामान बिक्री गरेको रहेछ । उक्त आ.ब.को कूल खर्च रु. ३० लाख रहेछ । उक्त कम्पनीले खर्चलाई पुष्ट्याई गर्ने कागजात राखेको रहेनछ । यस अवस्थामा उक्त कम्पनीले दफा ८१ को उपदफा (१) को खण्ड (ग) अनुसार कागजात नराखेको हुँदा दफा ११७ को उपदफा (२) बमोजिमको शुल्क गणना निम्नानुसार गर्नु पर्दछ :

१. यस प्रयोजनको लागि निर्धारणयोग्य आय	रु. ४० लाख
२. निर्धारणयोग्य आयको ०.१ प्रतिशतले हुने रकम	रु. ४ हजार
३. न्यूनतम शुल्क	रु. १ हजार
यस अवस्थामा उक्त कम्पनीले रु. ४ हजार शुल्क तिर्नु पर्दछ ।	

२५.२.३ कर छुट प्राप्त संस्थाले तोकिएको म्यादभित्र वित्तीय विवरण दाखिला नगरेमा लाग्ने शुल्क:

कर छुट प्राप्त संस्थाले तोकिएको म्यादभित्र वित्तीय विवरण दाखिला नगरेमा लाग्ने शुल्कका सम्बन्धमा ऐनको दफा ११७ को उपदफा (१) को खण्ड (घ) मा निम्नानुसारको व्यवस्था गरेको छ :

घ): कर छुट प्राप्त संस्थाले तोकिएको म्यादभित्र वित्तीय विवरण दाखिला नगरेमा आयमा देखाएको रकमको प्रति वर्ष शुन्य दशमलव एक प्रतिशतका दरले हुने रकम ।

आर्थिक ऐन २०७१ ले ऐनमा दफा ११७(१)(घ) थप गरेको कारण आ.ब. २०७१।७२ र सो पछिको वित्तीय विवरण तोकिएको मितिभित्र दाखिला नगरेमा शुल्क लाग्ने व्यवस्था छ । कर छुट प्राप्त संस्थाले नियम ५ बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण दाखिला गर्नु पर्ने व्यवस्था रहेको छ । त्यस्ता संस्थाले वित्तीय विवरण सो मितिसम्म दाखिला नगरेमा

आयमा देखाएको रकमको प्रति वर्ष शुन्य दशमलब एक प्रतिशतका दरले हुने रकम शुल्क लाग्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था तलको उदाहरणमा खुलाईएको छ ।

उदाहरण २९.२.४: मानौं, स्वस्थ नेपाल नामको गैर सरकारी संस्था विभागमा कर छुट प्राप्त संस्थाको रूपमा दर्ता भएको रहेछ । उक्त संस्थाले आ.ब. २०७१।७२ मा उक्त संस्थाको आय व्यय हिसाबमा (Income and Expenditure Account) विभिन्न दात्री निकायबाट रु. ४ करोड आय देखाएको रहेछ । उक्त संस्थाले आ.ब. २०७१।७२ को बित्तीय विवरण २०७२ मंसिर ३ गते बुझाएको रहेछ । यसरी सो संस्थाले बित्तीय विवरण ३३ दिन ढिलो बुझाएकोले शुल्क बापत रु. ४ करोडको वर्षको ०.१ प्रतिशतले ३३ दिनको लागि हुने रकम रु. ३,६१६।४४ विवरण साथ दाखिला गर्नु पर्दछ ।

२५.२.४ अग्रिम कर कट्टी बिबरण दाखिला नगरेमा लाग्ने शुल्क :

भुक्तानीमा कर कट्टी गर्ने अर्थात् भुक्तानी गर्दा कर कट्टी गर्ने व्यक्ति (Withholding Agent) ले कर कट्टी विवरण दाखिला नगरेमा ऐनको दफा ११७ को उपदफा (३) बमोजिम निम्नानुसारको शुल्क लाग्दछ :

११७(३): अग्रिम कर कट्टी गर्ने कुनै एजेण्टले दफा ९० को उपदफा (१) बमोजिमको विवरण पेश नगरेमा त्यस्तो एजेण्टलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर कट्टी गर्नु पर्ने रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम शुल्क लाग्नेछ ।

ऐनको दफा ९० को उपदफा (१) अनुसार अग्रिम कर कट्टी गर्नुपर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको २५ दिनभित्र विभागले तोकेको तरिका र ढाँचामा अग्रिम कर कट्टीको विवरण पेश गर्नुपर्ने कानूनी दायित्व पूरा गर्नुपर्ने हुन्छ । त्यस्तो विवरण पेश गर्ने दायित्व पूरा नगरेकालाई शुल्क लाग्दछ । निजलाई विवरण पेश गर्नु पर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्मको लागि अग्रिम कर कट्टी गर्नुपर्ने रकमको वार्षिक डेढ प्रतिशत (१.५%) का दरले शुल्क लाग्दछ । यस्तो शुल्क महिना वा महिनाको भागको समेत लाग्दछ ।

उदाहरण २९.२.५: मानौ, जीवन धारा लि.ले २०६५ श्रावण महिनामा भुक्तानीमा रु. २०,०००।०० कर कट्टी गरेको रहेछ। सो निकायले उक्त कर २०६५ भाद्र २५ गते भित्रै दाखिला गरेको रहेछ तर सोको विवरण भने २०६५ आश्विन ३ गते मात्र दाखिला गरेको रहेछ। यस अवस्थामा ऐनको दफा ११७ को उपदफा (३) बमोजिम निम्नानुसारको शुल्क दाखिला गर्नु पर्दछ :

२०६५ श्रावण महिनाको कर कट्टी भएको रकम	रु. २०,०००।००
कर कट्टी विवरण दाखिला गर्नु पर्ने मिति	२०६५ भाद्र २५
कर कट्टी विवरण दाखिला भएको मिति	२०६५ आश्विन ३
दफा ११७(३) बमोजिमको शुल्क लाग्ने अवधि	२ महिना
दफा ११७(३)(ख) बमोजिमको शुल्क रु. २०,०००।०० X १.५%/१२ X २	रु. ५०।००

ऐनको दफा ९५क बमोजिम अग्रिम कर असुल गर्ने व्यक्तिले असुल गरेको कर विवरण दाखिला नगरेमा ऐनको दफा ११७ को उपदफा (१) को खण्ड (ख) बमोजिम निम्नानुसारको शुल्क लाग्दछ :

११७(१)(ख): अग्रिम कर असुल गर्नुपर्ने कुनै व्यक्तिले दफा ९५क को उपदफा (५) बमोजिमको विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण दाखिला गर्नु पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर असुल गर्नु पर्ने रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम,

ऐनको दफा ९५क को उपदफा (५) अनुसार अग्रिम कर असुल गर्नुपर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको २५ दिनभित्र विभागले तोकेको तरिका र ढाँचामा अग्रिम कर असुलीको विवरण पेश गर्नुपर्ने कानूनी दायित्व पूरा गर्नुपर्ने हुन्छ। त्यस्तो विवरण पेश गर्ने दायित्व पूरा नगरेकालाई शुल्क लाग्दछ। निजलाई विवरण पेश गर्नु पर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्मको लागि अग्रिम कर असुल गर्नुपर्ने रकमको वार्षिक डेढ प्रतिशत (१.५%) का दरले शुल्क लाग्दछ। यस्तो शुल्क महिना वा महिनाको भागको समेत लाग्दछ।

२९.२.५ भुट्टा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई लाग्ने शुल्क:

ऐनको दफा १२० मा भुट्टा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई लाग्ने शुल्कका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :

१२०: कुनै व्यक्तिले कुनै कुराका सम्बन्धमा विभागमा भुट्टा वा भ्रमपूर्ण विवरण दिएमा वा दाखिला गर्नु पर्ने कुनै कुरा वा वस्तुको जानकारी नदिई वा सो विवरणबाट हटाई विवरणमा उल्लिखित जानकारी भ्रमपूर्ण हुन गएमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछ :-

(क) जानाजानी वा लापरबाहीपूर्वक गरेको नभई भूलवस भुट्टा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट हुने घटी कर रकमको पचास प्रतिशत।

(ख) जानाजानी वा लापरवाही गरेको कारणले भुट्टा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट हुने घटी कर रकमको एक सय प्रतिशत ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “विभागमा दाखिला गरिएको विवरण” भन्नाले विभागमा वा यस ऐन बमोजिम कर्तव्यको पालना गर्ने सिलसिलामा विभागबाट अख्तियार प्राप्त अधिकृतसमक्ष लिखितरूपमा दाखिला गरिएको विवरण र देहाय बमोजिम दाखिला गरिएको विवरण समेतलाई जनाउँनेछ :-

- (क) निवेदन, सूचना, विवरण, उजुरी, बयान, वा यस ऐन बमोजिम दाखिला गरिएको, तयार पारिएको, दिइएको वा पेश गरिएको अन्य कागजात,
- (ख) यस ऐन बमोजिम बाहेक विभाग वा विभागका कुनै अधिकृतसमक्ष पेश गरिएको कागजात,
- (ग) विभाग वा कुनै अधिकृतले कुनै व्यक्तिलाई सोधेको प्रश्नको उत्तर, वा
- (घ) विवरण दिइने कुराको मनासिव जानकारी भएको कुनै व्यक्तिले कुनै अर्को व्यक्ति मार्फत विभाग वा कुनै अधिकृतलाई दिएको जानकारी ।

कुनै व्यक्तिले विभागमा भुट्टा वा भ्रमपूर्ण विवरण दाखिला गर्न हुँदैन । कसैले भुट्टा वा भ्रमपूर्ण विवरण दिएमा वा दाखिला गर्नुपर्ने कुनै कुरा वा वस्तुको जानकारी नदिई वा सो विवरणबाट हटाई भ्रमपूर्ण विवरण दिएमा विभागले सो कुराको यथार्थ छानवीन वा निर्णय वा आदेश इत्यादि गर्न सक्तैन । त्यसैले दफा १२० ले त्यस्ता व्यक्तिलाई भुट्टा वा भ्रमपूर्ण विवरण दिएमा वा दिनुपर्ने जानकारी नदिई वा विवरणबाट हटाई विवरणमा लेखिएको जानकारी भ्रमपूर्ण हुन गएमा सो गरे वापत शुल्क लाग्ने व्यवस्था गरेको छ । त्यस्तो विवरणको तात्पर्य विभागमा वा आयकर ऐन २०५८ बमोजिमको कर्तव्य पालना गर्ने सिलसिलामा विभागबाट अख्तियार प्राप्त अधिकृतसमक्ष लिखितरूपमा दाखिला गरिएको विवरण समेत बुझ्नुपर्दछ । त्यस अतिरिक्त देहायका कागजात एवं कुरा समेत विवरणको अर्थ गर्दा समावेश गरिएको बुझ्नुपर्दछ :

- (१) निवेदन, सूचना, विवरण, उजुरी, बयान वा आयकर ऐन २०५८ बमोजिम दाखिला गरिएको, तयार पारिएको, दिइएको वा पेश गरिएको अन्य कागजात,
- (२) आयकर ऐन २०५८ बमोजिम बाहेक विभाग वा विभागका कुनै अधिकृतसमक्ष पेश गरिएको कागजात,
- (३) विभाग वा कुनै अधिकृतले कुनै व्यक्तिलाई सोधेको प्रश्नको उत्तर, वा
- (४) विवरण दिइने कुराको मनासिव जानकारी भएको कुनै व्यक्तिले कुनै अर्को व्यक्तिमार्फत विभाग वा कुनै अधिकृतलाई दिएको जानकारी ।

त्यस्तो भुट्टा वा भ्रमपूर्ण विवरण दिने वा दाखिला गराउने व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्दछ :

- (१) जानाजानी वा लापरवाहीपूर्वक गरेको नभई भूलवस भुट्टा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट हुने घटी कर रकमको पचास प्रतिशत ।

(२) जानाजानी वा लापरवाही गरेको कारणले भुट्टा वा भ्रमपूर्ण विवरण हुन गएकोमा त्यसबाट घटी कर रकमको एक सय अर्थात् शतप्रतिशत ।

यस व्यवस्था प्रष्ट पार्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २९.२.६: मानौं, Unbelievable कम्पनीले आ.व. २०६४।६५ को आय विवरण आन्तरिक राजस्व कार्यालयमा बुझाएका रहेछन् । उक्त कम्पनीले पेस गरेको आय विवरणमा Insurance Claim बापत प्राप्त गरेको रु. १० लाख रकम आयमा समावेश नगरी आय विवरण पेस गरेको आधार मानि Complaint Tondon ले सो कम्पनीले आय लुकाएको लिखित जानकारी विभागका महानिर्देशकलाई गराएका रहेछन् । सोही अनुसार कार्यालयबाट छानबिन गर्दा प्रमाणका आधारमा संशोधित कर निर्धारण गरी जानाजानी लुकाएको उक्त आयमा २५ प्रतिशतका दरले हुन आउने कर रकम रु. २ लाख ५० हजार कर कायम गरिएको रहेछ । यसरी उक्त कम्पनीले जानाजानी आय लुकाएको हुँदा ऐनको दफा १२० को खण्ड (ख) बमोजिम रु. २ लाख ५० हजार शुल्क लगाउनु पर्दछ ।

उदाहरण २९.२.७: मानौं, एकानी कम्पनीले परामर्शदातालाई भुक्तानी गरेको सेवा शुल्क रु. १००,००० मा रु. १५,००० कर कट्टी गरेका रहेनछ । भुक्तानीमा कर कट्टीको सम्बन्धमा कार्यालयबाट छानबिन गर्दा भुक्तानीमा कर कट्टी नगरेको देखियो । यस्तो अवस्थामा भुक्तानीमा कर कट्टी नगरेको रु. १५ हजार दफा ९०(३) बमोजिम निजबाट कट्टी भएको मानि ऐनको दफा १२० को खण्ड (क) बमोजिम रु. ७,५०० शुल्क समेत लगाउनु पर्दछ ।

भुट्टा एवं भ्रमपूर्ण विवरण भरी कर घटाउने गम्भिर प्रकृतिको कागजात तयार गरेको वा सम्पूर्ण रुपमा आय नदेखाएको अवस्थामा आयकर ऐन, २०५८ को दफा १२०(ख) को शुल्क लाग्दछ । कागजात भुट्टा र भ्रमपूर्ण नभई करको गणना गर्दा खर्च कट्टी गरिएका प्रमाणले खर्च कट्टी मात्र नदिएको अवस्थामा दफा १२०(क) को शुल्क लगाउने व्यवस्था छ ।

२५.२.६ मतिथारलाई लाग्ने शुल्क:

ऐनको दफा १२१ मा मतिथारलाई लाग्ने शुल्कका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :

१२१: यस ऐनमा उल्लिखित कुनै कसूर गर्ने व्यक्तिलाई जानजान वा लापरवाही गरी मद्दत गर्ने वा सहायता दिने वा दुरुत्साहन गर्ने वा सल्लाह दिने मतिथारलाई त्यस्ता व्यक्तिले कम तिरेको करको शतप्रतिशत रकम शुल्क लाग्नेछ ।

ऐनको परिच्छेद-२३ मा कर दाखिला नगर्ने, भुट्टा वा भ्रमपूर्ण विवरण दिने, कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्ने, अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गर्ने, मतिथारी गर्ने तथा ऐनको पालना नगर्ने जस्ता कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी करदातालाई मद्दत गर्ने, सहायता दिने, दुरुत्साहन गर्ने वा सल्लाह दिने मतिथारलाई त्यस्तो मतिथारीको कारणबाट घट्ने गएको करको शतप्रतिशत शुल्क लाग्ने व्यवस्था ऐनको दफा १२१ मा रहेको छ । यस व्यवस्था प्रष्ट पार्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण २९.२.८: माथि उदाहरण २९.२.६ उल्लेख गरिएको कम्पनीको वित्तीय विवरण तयार पार्दा Insurance Claim बापत प्राप्त गरेको रकम रु. १० लाख आयमा समावेश नगरी संचालकको व्यक्तिगत खातामा आम्दानी (Credit) जनाउनको लागि त्यस कम्पनीका परामर्शदाता अविश्वासी कपूरले लिखित परामर्श दिएका र सोही अनुसार संचालकको व्यक्तिगत खातामा आम्दानी (Credit) जनाएको पुष्टी भएको हुँदा परामर्शदाता अविश्वासी कपूरलाई यस दफा अनुसार मतियार मानिने हुँदा निजलाई रु. २ लाख ५० हजार शुल्क लगाउनु पर्दछ ।

२५.२.७ ऐन नियमका व्यवस्था उल्लंघन गर्नेलाई लाग्ने शुल्क:

ऐन नियमका व्यवस्था उल्लंघन गर्नेलाई लाग्ने शुल्कका सम्बन्धमा ऐनको दफा ११९क मा निम्नानुसारको व्यवस्था रहेको छ:

११९क. यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमका कुनै व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म शुल्क लाग्नेछ ।

आयकर ऐनले माथि उल्लेख गरेको र अन्य कुनै व्यवस्था गरेकोमा बाहेक यस ऐन र यस ऐन अन्तर्गत बनेको नियमावलीमा उल्लेख गरेका व्यवस्थाको पालना नगर्ने अर्थात् उल्लंघन गर्ने व्यक्तिलाई ऐनको दफा ११९क बमोजिम पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म शुल्क लाग्नेछ । प्रस्तुत दफा ११९क ऐनमा रहेको शुल्क सम्बन्धी प्रावधानको अवशिष्ट (Residuary) व्यवस्था हो ।

२५.३ व्याज सम्बन्धी व्यवस्था

सामान्यतः पुँजी लगानी भएपछि त्यसको प्रतिफल बापत प्राप्त हुने रकमलाई व्याज भनिन्छ । त्यस्तै निश्चित समयमा भुक्तानी प्राप्त गर्न तोकिएको समय पश्चात भुक्तानी प्राप्त गरेको अवस्थामा भुक्तानी पाउनु पर्ने रकम भन्दा बढी प्राप्त भएको रकमलाई समेत व्याज भनिन्छ । अर्थात् भुक्तानी प्राप्त गर्नु पर्ने समय पश्चात भुक्तानी वा लगानी बापत नगद वा जिन्सीको रूपमा प्राप्त हुने वित्तीय क्षतिपूर्ति (Financial Compensation) लाई सामान्यतया: व्याज भनिन्छ । ऐनमा निम्न दुई स्थितिमा व्याज लाग्ने व्यवस्था रहेको छ :

(क) किस्ताबन्दीमा दाखिला गर्नेले कम अनुमानित कर बुझाएमा, र

(ख) कम कर बुझाएमा वा कर नबुझाएमा ।

तसर्थ तोकिएको समयावधिभित्र कर रकम दाखिला नगर्ने करदाताबाट सामान्य व्याजदरका हिसाबले बुझाएका दिनसम्म असुल गरिएको व्याज रकम नै सरकारले पाउनु पर्ने क्षतिपूर्ति रकम हो ।

२५.३.१ किस्ताबन्दीमा दाखिला गर्नेले कम अनुमानित कर हुने गरी बुझाएमा लाग्ने व्याज :

ऐनको दफा ९४ मा किस्ताबन्दीमा कर दाखिला गर्नु पर्ने व्यवस्था रहेको र त्यस्तो कर दाखिला नगरेमा वा कम कर दाखिला गरेमा लाग्ने व्याजको सम्बन्धमा ऐनको दफा ११८ मा निम्नानुसारको व्यवस्था गरेको छ :

११८(१) कुनै व्यक्तिले कुनै आय वर्षमा दफा ९४ बमोजिम दाखिला गर्नु पर्ने किस्ता रकम सम्बन्धमा खण्ड (क) मा उल्लिखित रकमभन्दा खण्ड (ख) मा उल्लिखित रकम बढी भएमा यसरी बढी भएको रकममा उपदफा (२) बमोजिम व्याज लाग्ने छ :-

(क) सो व्यक्तिले कुनै आय वर्षमा तिरेको प्रत्येक किस्ताको रकम,

(ख) सो आय वर्षमा प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रूपमा बुझाउनु पर्ने कूल रकमको अनुमान वा संशोधित अनुमान सही भएको भए त्यस्तो रकम र त्यस्तो रकम सही नभएको भए दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकमको प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रूपमा बुझाउनु पर्ने रकमको नब्बे प्रतिशत रकम ।

११८(२) उपदफा (१) बमोजिमको व्यक्तिलाई सो वर्षको सो किस्ता बुझाउनु पर्ने मितिदेखि देहायको अवधिसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य व्याजदरले व्याज लाग्ने छ :-

(क) दफा ९९ को उपदफा (१) बमोजिमको कर निर्धारण गर्ने व्यक्तिको हकमा आय विवरण बुझाउनु पर्ने मितिसम्म,

(ख) दफा ९९ को उपदफा (१) बमोजिमको कर निर्धारण नगरेको कारणले विभागले दफा १०१ बमोजिम पहिलो पटक संशोधित कर निर्धारण गरेको व्यक्तिको हकमा दफा १०२ बमोजिम सो संशोधित कर निर्धारणको सूचना बुझाएको मितिसम्म ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “किस्ताबन्दीको रूपमा बुझाउनु पर्ने रकम” भन्नाले एक पटक अनुमान पेश गरी सकेपछि संशोधित अनुमान पेश नगर्नेको तथा अनुमान पेश नगरेको कारणले दफा ९५ को उपदफा (७) बमोजिम विभागले अनुमान गरेको हकमा दफा ९४ को उपदफा (१) बमोजिम र संशोधित अनुमान पेश गर्नेको हकमा तथा पेश गरिएको अनुमान वा संशोधित अनुमानमा सन्तुष्ट नभई दफा ९५ को उपदफा (७) बमोजिम विभागले अनुमान गरेको दफा ९५ को उपदफा (५) को व्यवस्था अनुसार गणना गरिएको किस्ताको रकमलाई सम्झनुपर्छ ।

किस्ताबन्दीमा कर बुझाउन पर्ने व्यवस्था ऐनको दफा ९४ ले गरेको छ । साथै सो दफाले त्यस्तो किस्ताबन्दीको कर रकम कहिले र कति बुझाउन पर्ने हो भन्ने कुरा पनि स्पष्ट पारेको छ । त्यस्तो किस्ताबन्दीको कर रकम घटी बुझाएमा ऐनको दफा ११८ ले त्यस्तो घटी रकममा व्याज लाग्ने व्यवस्था गरेको छ । कुनै व्यक्तिले कुनै आय वर्षमा दाखिला गर्नुपर्ने किस्ता रकम को ९० प्रतिशतभन्दा कम रकम दाखिला गरेको भए यसरी कम दाखिला गरेको रकममा सामान्य दरले अर्थात् १५% ले व्याज लाग्दछ ।

“किस्ताबन्दीको रूपमा बुझाउनुपर्ने रकम” भन्ने वाक्यांशलाई आयकर ऐन २०५८ को दफा ११८ मा स्पष्टीकरण राखेर स्पष्ट गरिएको छ । सो अनुसार किस्ताबन्दीको रूपमा बुझाउनुपर्ने रकम भन्ने वाक्यांशले (क) एक पटक अनुमान पेश गरिसकेपछि संशोधित अनुमान नगर्नेको हकमा

अनुमान पेश नगरेको कारणले दफा ९५ को उपदफा (७) बमोजिम विभागले अनुमान गरेको भए दफा ९४ को उपदफा (१) बमोजिम गणना गरिएको किस्ताको रकम, र (ख) एक पटक अनुमान पेश गरेको अंकमा संशोधित अनुमान पेश गर्नेको हकमा तथा पेश भएको अनुमान वा संशोधित अनुमानमा दफा ९५ को उपदफा अनुसार सन्तुष्ट नभई विभागले दफा ९५ को उपदफा (५) को व्यवस्था अनुसार गणना गरिएको किस्ताको रकमलाई बुझाउँदछ वा बुझ्नुपर्दछ ।

व्याज दर र व्याज लाग्ने अवधि:

- (क) किस्ताबन्दीको किस्ता रकम नबुझाउने व्यक्तिलाई किस्ता बुझाउनुपर्ने मिति देखि दफा ९९ को उपदफा (१) बमोजिम स्वयंकर निर्धारण गरी आय विवरण दाखिला गर्नुपर्ने मिति अर्थात् आय वर्ष समाप्त भएको तीन महिनासम्म दाखिला गर्न बाँकी कर रकममा सामान्य व्याजदर अर्थात् पन्ध्र प्रतिशतले व्याज लाग्दछ ।
- (ख) किस्ताको रकम बुझाउनुपर्ने व्यक्तिलाई किस्ताको रकम बुझाउनु पर्ने मिति देखि दफा ९९ को उपदफा (१) बमोजिम स्वयंकर निर्धारण गरी आय विवरण दाखिला नगरेको कारणले विभागले दफा १०१ बमोजिम पहिलो पटक संशोधित कर निर्धारण भए गरेकोमा सो संशोधित करको सूचना बुझाएको मितिसम्मको सामान्य व्याज अर्थात् १५% का दरले व्याज लाग्दछ ।

व्याज लगाउने प्रयोजनका लागि अवधि गणना गर्नु पर्दा पूरा महिना भएमा महिनाको र महिनाभन्दा कम भएमा महिनाको भागलाई समेत महिनासरह गणना गरी व्याज रकम गणना गर्नु पर्दछ ।

उदाहरण २९.३.१: मानौं, गौरव एण्ड सन्स प्रा.लि. ले आ.ब. २०६९/७० को आय विवरण २०७० माघ ९ मा सम्बन्धित राजस्व कार्यालयमा दाखिला गरेको रहेछ । उक्त वर्ष सो प्रा.लि.को करयोग्य आय रु. १० लाख रहेछ र स्वयं कर निर्धारण बमोजिम उक्त आ.ब.को कर दायित्व रु. २ लाख ५० हजार रहेछ । उक्त प्रा.लि.ले २०६९ पौष महिनाभित्र रु. ५० हजार, चैत महिनामा थप रु. ५० हजार र आषाढ मसान्त २०७० सम्म थप रु. ९० हजार दाखिला गरी सो आ.ब. को अन्त सम्ममा रु. १ लाख ९० हजार कर दाखिला गरेको रहेछ । यसको अलावा उक्त प्रा.लि. ले मिति २०७० श्रावण १३ गते थप रु. ६० हजार कर दाखिला गरेको रहेछ । उक्त प्रा.लि.को ऐनको दफा ११८ को उपदफा (१) र (२) बमोजिमको व्याज निम्न अनुसार गणना गर्नु पर्दछ ।

२५.३.२ कर नबुझाएमा लाग्ने व्याज:

ऐनको दफा ९९ बमोजिम करयोग्य आय भएको व्यक्तिले स्वयं कर निर्धारण (Self Assessment) गर्नु पर्ने व्यवस्था गरेको छ । दफा ९६ बमोजिम यसरी निर्धारण गरेको कर विवरण (Self Assessed Return) सामान्यतया: आय वर्ष समाप्त भएको ३ महिनाभित्र दाखिला गर्नु पर्ने व्यवस्था गरेको छ । यसरी आय विवरण दाखिला गर्दा निर्धारण गरिएको कर रकमसमेत दाखिला गर्नु पर्ने हुन्छ । यस्तो कर रकम सो म्यादाभित्र दाखिला नगरेमा लाग्ने व्याजको सम्बन्धमा ऐनको दफा ११९ मा निम्नानुसारको व्यवस्था गरेको छ :

११९(१): कर तिर्नु पर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा दाखिला गर्न बाँकी रहेको रकममा यसरी कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि सो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागमा सामान्य व्याजदरले व्याज लाग्नेछ ।

दफा ११९ को उपदफा (१) बमोजिम कर तिर्नु पर्ने कर्तव्य भएको कुनै व्यक्तिले कानून बमोजिम कर बुझाउनका लागि निर्धारण भएको मिति (समयावधि) सम्म कर दाखिला नगरेमा (नबुझाएमा) त्यसबाट दाखिला गर्न बाँकी रहेको रकममा दाखिला गर्न बाँकी महिनाको भागमा सामान्य दरले व्याज लाग्दछ । यस्तो कर रकम कानून अनुसार कर रकम अंक एकिकन भए पछिको कर हो । कर रकमको यकीन दुई किसिमबाट हुने गर्दछ (क) कर निर्धारणबाट र (ख) कानूनले किटान गरिदिएबाट कर निर्धारण हुँदा तिरिएका अग्रिम कर लगायत मिलान गर्न मिल्ने रकम समायोजन गरी सकेपछि बाँकी रहेको रकम तिर्नु पर्ने कर रकम हुन्छ । कतिपय अवस्थामा कानूनले अन्तिमरूपमा कर लाग्ने आय किटान गरिदिएको हुन्छ जस्तो, दफा ९२ ले अन्तिमरूपमा कर कट्टी हुने भुक्तानी उल्लेख गरेको छ । व्याज लगाउने प्रयोजनका लागि अवधि गणना गर्नु पर्दा पूरा महिना भएमा महिनाको र महिनाभन्दा कम भएमा सो समेतलाई महिनासरह गणना गरी व्याज रकम गणना गर्नु पर्दछ ।

उदाहरण २९.३.२: मानौं, गौरव एण्ड सन्स प्रा.लि. ले आ.ब. २०६९।७० को आय विवरण २०७० माघ ९ मा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरेको रहेछ । उक्त वर्ष सो प्रा.लि.को करयोग्य आय रु. १० लाख रहेछ र स्वयं कर निर्धारण बमोजिम उक्त आ.ब.को कर दायित्व रु. २ लाख ५० हजार रहेछ । उक्त प्रा.लि.ले २०६९ पौष महिनाभित्र रु. ५० हजार, चैत महिनामा थप रु. ५० हजार र आषाढ मसान्त २०७० सम्म थप रु. ९० हजार दाखिला गरी सो आ.ब. को अन्त सम्ममा रु. १ लाख ९० हजार कर दाखिला गरेको रहेछ । उक्त प्रा.लि. ले आय विवरणको साथ बाँकी रु. ६० हजार कर दाखिला गरेको रहेछ । उक्त प्रा.लि.को ऐनको दफा ११८ एवं दफा ११९ बमोजिमको व्याज निम्नानुसार गणना गर्नु पर्दछ ।

विवरण	पहिलो किस्ता ४० प्रतिशतले	दोश्रो किस्ता ७० प्रतिशतले	तेश्रो किस्ता १०० प्रतिशतले
किस्ता रकम	१००,०००।००	१७५,०००।००	२५०,०००।००
तिरेको रकम ११८(१)(क)	५०,०००।००	१००,०००।००	१९०,०००।००
न्यूनतम तिनुपर्ने रकम ११८(१)(ख)	९०,०००।००	१५७,५००।००	२२५,०००।००
व्याज लाग्ने रकम	४०,०००।००	५७,५००।००	३५,०००।००
व्याज लाग्ने महिना	३	३	१
व्याज रकम	१,५००।००	२,१५६।२५	४३७।५०
दफा ११८ बमोजिमको कूल व्याज रकम			४,०९३।७५

बिबरण	पहिलो किस्ता ४० प्रतिशतले	दोश्रो किस्ता ७० प्रतिशतले	तेश्रो किस्ता १०० प्रतिशतले
असोज मसान्त २०७० सम्म दाखिल गर्नु पर्ने रकम			२५०,०००।००
असोज मसान्त २०७० सम्म दाखिल भएको रकम			१९०,०००।००
दाखिल गर्न बाँकी रकम			६०,०००।००
दाखिला भएको मिति			२०७० माघ ९
व्याज लाग्ने महिना			४
दफा ११९ बमोजिमको कुल व्याज रकम			३,०००।००

११९(२): उपदफा (१) बमोजिम तिर्नु पर्ने व्याज गणना गर्ने प्रयोजनको लागि दफा ९८ बमोजिम दिइएको थप म्यादमा व्याज छुट पाइने छैन ।

दफा ११९ अनुसार कर तिर्नु पर्ने कानूनी दायित्व अनुरूप कर बुझाउन पर्ने म्याद शुरु भएपछि सो म्यादभित्र कर रकम दाखिला गर्नुपर्छ । अर्थात् कर नबुझाउने व्यक्तिलाई आय वर्ष समाप्त भएको तीन महिनाको भोलिपल्ट देखि कर दाखिला गरेको मितिसम्मको अवधिको व्याज लाग्दछ । सो अवधिको लागि सामान्य व्याज दर (अर्थात् १५%) ले व्याज लाग्दछ । ऐनको दफा ११९ को उपदफा (२) मा भएको व्यवस्था बमोजिम कुनै व्यक्तिले दफा ९८ बमोजिम आय विवरण दाखिला गर्ने थप म्याद प्राप्त गरेको रहेछ भने पनि त्यस्तो थप म्यादको समेत व्याज दाखिला गर्नु पर्ने हुन्छ ।

११९(३): अग्रिम कर असुल गर्ने व्यक्तिले दफा ९५क को उपदफा (८) वा अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ९० को उपदफा (४) पालना नगरेको कारणले निजले बुझाउनु पर्ने व्याज निजले अग्रिम कर दाखिला गर्नुपर्ने वा अग्रिम कर कट्टी हुने व्यक्तिबाट असुल उपर गरिलिन पाउने छैन ।

ऐनको परिच्छेद-१७ बमोजिम अग्रिम कर कट्टी गर्ने दायित्व भएको व्यक्ति अर्थात् Withholding Agent ले यस्तो अग्रिम कर कट्टी गरिएको रकम बुझाउने म्याद दफा ९० को उपदफा (४) बमोजिम प्रत्येक महिना समाप्त भएको मितिले २५ दिन रहेको छ । कर कट्टी गर्नेले सो म्यादभित्र कर कट्टी रकमसहित विवरण बुझाउन पर्ने हुन्छ । सो व्यक्तिले म्यादभित्र रकम नबुझाएमा ढिला बुझाउन ल्याएको अवधिको लागि १५% ले व्याज लाग्दछ । व्याज लगाउने प्रयोजनका लागि अवधि गणना गर्नु पर्दा पूरा महिना भएमा महिनाको र महिनाभन्दा कम भएमा सोलाई समेत महिनासरह गणना गरी व्याज रकम गणना गर्नु पर्दछ । कर कट्टी गर्ने एजेन्टले त्यस्तो अवधिको लागि लागेको व्याज कर कट्टी हुने व्यक्तिबाट असुल गर्न पाउने छैन ।

११९(४): दफा ११०क. बमोजिम दिइएको म्यादभित्र कर नतिरेमा तिर्न बाँकी करमा वार्षिक पाँच प्रतिशतका दरले थप व्याज लगाई सो व्यक्तिबाट असुल उपर गरिनेछ ।

कर वक्यौता राखने कुनै व्यक्तिले त्यस्तो वक्यौता रकम तिर्न दफा ११०क. बमोजिम समयसीमा निर्धारण गरी किस्तावन्दीमा तिर्न सम्भौता गरेको अवस्थामा सो व्यक्तिले सो सम्भौतामा उल्लिखित समयसीमा भित्र त्यस्तो वक्यौता रकम चुक्ता नगरेमा दफा ११९ बमोजिम लाग्ने व्याजको अतिरिक्त थप पाँच प्रतिशत व्याज समेत तिर्नु बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

२५.४ जरीवाना सम्बन्धी व्यवस्था

जरिवाना भन्नाले सामान्यतयाः ऐन बमोजिम कार्य नगर्ने वा ऐनको बर्खिलाप कार्य गर्ने व्यक्तिलाई कानून बमोजिम दिईने सजाय हो । ऐनको परिच्छेद-२३ ले आयकर सम्बन्धमा गरेको कसूरको परिभाषा गरी त्यस्तो कसूर गर्नेलाई सजाय हुने व्यवस्था गरेको छ । सो अनुसार परिभाषित कसूर र त्यसमा हुने सजाय निम्न बमोजिम छन् :

२५.४.१ कर दाखिला नगर्नेलाई सजाय :

कर दाखिला नगर्नेलाई सजायका सम्बन्धमा ऐनको दफा १२३ मा निम्नानुसारको व्यवस्था रहेको छ :

१२३: मनासिब माफिकको कारणबिना कर दाखिला गर्नु पर्ने निर्धारित समयसम्म कर दाखिला नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

कानूनले निर्धारण गरेको समयसम्म मनासिब माफिकको कारण बिना कर दाखिला नगर्नु दफा १२३ बमोजिम कसूर ठहर्दछ । मनासिब माफिकको कारण वेगर कानूनले निर्धारण गरेको समयसीमा सम्म कर दाखिला नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुन्छ ।

२५.४.२ भुट्टा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय

भुट्टा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजायका सम्बन्धमा ऐनको दफा १२४ मा निम्नानुसारको व्यवस्था रहेको छ :

१२४: कुनै व्यक्तिले विभागमा दिएको कुनै जानकारी वा विवरण जानाजानी वा लापरवाही साथ पेश गरेको कारणले भुट्टा वा भ्रमपूर्ण भएमा वा त्यस्तो व्यक्तिले त्यस्तो विषयका सम्बन्धमा कुनै खास कुरा वा विषयको जानकारी विवरणमा उल्लेख नगरी वा हटाई सो विवरण भ्रमपूर्ण हुन गएकोमा त्यस्तो व्यक्तिलाई चालीस हजार रुपैयाँदेखि एक लाख साठी हजार रुपैयाँसम्म जरिवाना वा छ महिनादेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “विभागमा दिएको कुनै जानकारी वा विवरण” भन्नाले विभागमा वा यस ऐन बमोजिम कर्तव्य पालना गर्ने सिलसिलामा विभागबाट अख्तियार प्राप्त अधिकृतसमक्ष लिखितरूपमा दाखिला गरिएको विवरण र देहाय बमोजिम दाखिला गरिएको विवरण समेतलाई जनाउदछ :

- (क) निवेदन, सूचना, विवरण, उजुरी, बयान वा यस ऐन बमोजिम दाखिला गरिएको, तयार पारिएको, दिइएको वा पेश गरिएको अन्य कागजात,
- (ख) विभाग वा विभागका कुनै अधिकृतसमक्ष पेश गरिएको कागजात,
- (ग) विभाग वा कुनै अधिकृतले कुनै व्यक्तिलाई सोधेको प्रश्नको उत्तर, वा
- (घ) विवरण दिइने कुराको मनासिब जानकारी भएको कुनै व्यक्तिले कुनै अर्को व्यक्तिमार्फत विभाग वा कुनै अधिकृतलाई दिएको जानकारी ।

कुनै व्यक्तिले विभागमा दिएको कुनै जानकारी वा विवरण जानजान वा लापरवाही गरी पेश गरेको कारणले भ्रुद्धा वा भ्रमपूर्ण भएमा वा त्यस्तो व्यक्तिले त्यस्तो विषयका कुनै खास कुरा वा विषयको जानकारी सो विवरणमा उल्लेख गरेन वा हटायो र त्यसबाट विवरण भ्रम पूर्ण हुन गएमा त्यस्तो कार्य दफा १२४ बमोजिमको कसूर ठहर्छ । त्यस्तो कसूर गर्ने व्यक्तिलाई चालीस हजार रुपैयाँदेखि एक लाख साठी हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।

माथि उल्लेख भएको “विभागमा दिएको कुनै जानकारी वा विवरण” भन्ने वाक्यांशको अर्थ दफा १२० को स्पष्टीकरणमा दिइएअनुसार देहाय बमोजिम हुन्छ :

- (१) विभागमा वा आयकर ऐन, २०५८ बमोजिमको कर्तव्यको पालना गर्ने सिलसिलामा विभागबाट अख्तियार प्राप्त अधिकृतसमक्ष लिखितरूपमा दाखिला गरिएको विवरण, र
- (२) निवेदन, सूचना, विवरण, उजुरी, बयान वा यस आयकर ऐन, २०५८ बमोजिम दाखिला गरिएको, तयार पारिएको, दिइएको वा पेश गरिएको अन्य कागजात,
- (३) आयकर ऐन बमोजिम बाहेक विभाग वा विभागका कुनै अधिकृतसमक्ष पेश गरिएको कागजात,
- (४) विभाग वा कुनै अधिकृतले कुनै व्यक्तिलाई सोधेको प्रश्नको उत्तर, वा
- (५) विवरण दिइने कुराको मनासिब जानकारी भएको कुनै व्यक्तिले कुनै अर्को व्यक्तिमार्फत विभाग वा कुनै अधिकृतलाई दिएको जानकारी ।

२५.४.३ कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई सजाय

कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजायका सम्बन्धमा ऐनको दफा १२५ मा निम्नानुसारको व्यवस्था रहेको छ :

१२५(१): देहायका कार्य गर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ :-

- (क) यस ऐन बमोजिम आफ्नो कर्तव्य पालना गर्ने सिलसिलामा विभागको अधिकृतलाई बाधाविरोध गरेमा,
- (ख) दफा ८३ बमोजिमको सूचना बमोजिम कार्य नगरेमा, वा

(ग) अन्य कुनै रुपमा यस ऐनको कार्यान्वयनमा बाधा विरोध गरेमा ।

१२५(२): उपदफा (१) बमोजिमको कार्य गर्ने उद्योग गरेमा सो उपदफामा लेखिएको सजायको आधा सजाय हुनेछ ।

२५.४.४ अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसुर गरेमा हुने सजाय

अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसुर गरेमा त्यस्तो व्यक्तिलाई हुने सजायका सम्बन्धमा ऐनको दफा १२६ मा निम्नानुसारको व्यवस्था रहेको छ:

१२६(१): दफा ८४ को उल्लंघन गर्ने कुनै पनि अख्तियार प्राप्त व्यक्तिलाई असी हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

ऐनको दफा ८४ मा तल उल्लिखित कार्य उल्लंघन गर्न नहुने व्यवस्था गरेको छ :

८४(१) विभागको कुनै पनि अधिकृत तथा अन्य कर्मचारीले यस ऐन बमोजिम आफ्नो कर्तव्य पालनको सिलसिलामा आफ्नो कब्जामा वा जानकारीमा आउने सबै कागजात तथा जानकारी गोप्य राख्नु पर्नेछ ।

८४(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको कुनै अधिकृतले उपदफा (१) बमोजिमको कागजात वा जानकारी देहायका व्यक्तिसमक्ष देहाय बमोजिम प्रकट गर्न सक्नेछ :-

- (क) यस ऐन बमोजिम सो अधिकृतको कर्तव्यपालन गर्न आवश्यक भएको हदसम्म,
- (ख) यस ऐन बमोजिम प्रशासनिक पुनरावलोकन वा कारवाहीका सम्बन्धमा कुनै अदालत वा न्यायाधिकरणबाट आदेश भएकोमा,
- (ग) अर्थ मन्त्री समक्ष,
- (घ) अन्य कुनै वित्तीय कानूनको प्रयोजनका लागि प्रकट गर्न आवश्यक भएकोमा,
- (ङ) नेपाल सरकारको सेवामा रहेको कुनै व्यक्तिलाई राजस्व वा तथ्यांक सम्बन्धी कार्यका लागि आवश्यक भएमा त्यस्तो व्यक्तिसमक्ष,
- (च) पदीय कर्तव्यको पालनको सिलसिलामा पेश गर्न आवश्यक भएकोमा महालेखापरिीक्षक वा महालेखापरीक्षकबाट अख्तियार प्राप्त कुनै व्यक्तिसमक्ष, वा
- (छ) नेपालले अन्तर्राष्ट्रिय सम्झौता गरेको कुनै देशको सरकारको अधिकार प्राप्त अधिकारी समक्ष त्यस्तो सम्झौतामा तत्सम्बन्धमा व्यवस्था गरिएको हदसम्म ।

८४(३) उपदफा (२) बमोजिम कागजात र जानकारी प्राप्त गर्ने कुनै व्यक्ति, अदालत, न्यायाधिकरण, निकाय वा अधिकारीले आवश्यक परेको न्यूनतम हदसम्मको अवस्थामा बाहेक त्यस्ता कागजात वा जानकारी गोप्य राख्नु पर्नेछ ।

१२६(२): यस ऐन बमोजिम अख्तियार नपाएको कुनै व्यक्तिले कर वा कर भनी अन्य कुनै रकम उठाएमा वा उठाउन प्रयत्न गरेमा असी हजार रुपैयाँदेखि दुई लाख चालीस हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष देखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

२५.४.५ मतियारलाई हुने सजाय

मतियारलाई हुने सजायका सम्बन्धमा ऐनको दफा १२७ मा निम्नानुसारको व्यवस्था रहेको छ :

१२७: मतियारलाई हुने सजाय : यस ऐन बमोजिम कुनै कसूर गर्न कुनै व्यक्तिलाई जानाजानी मद्दत गर्ने वा त्यस्तो कसूर गर्न सल्लाह दिने वा दुरुत्साहन गर्ने वा भुठा वित्तीय वा कर लेखा प्रमाणित गर्ने वा गलत परामर्श दिने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।

तर यस्तो मतियार सरकारी कर्मचारी भएमा कसूरदारलाई हुने सजाय बराबर सजाय हुनेछ ।

२५.४.६ ऐनको पालना नगर्नेलाई हुने सजाय

ऐनको पालना नगर्नेलाई हुने सजायका सम्बन्धमा ऐनको दफा १२८ मा निम्नानुसारको व्यवस्था रहेको छ :

१२८: यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमका कुनै व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

दफा १२८ ले सामान्य प्रकृतिको सजायको व्यवस्था गरेको छ । स्पष्टसंग सजाय किटान नगरिएका कुरामा प्रस्तुत दफा १२८ प्रयोग हुन्छ । आयकर ऐनमा कसूर भनी परिभाषित गरिएका आयकर ऐनको व्यवस्थाको उल्लंघनका लागि माथि उल्लेख भए बमोजिम खास सजाय तोकिएकोमा सोही सजाय हुन्छ । सो बाहेक आयकर ऐन वा सो आयकर ऐन अन्तर्गत बनेका नियमका कुनै व्यवस्थाको पालना नगर्ने, उल्लंघन गर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

२५.५ शुल्क, व्याज तथा जरिवाना गर्ने अधिकारी :

शुल्क तथा व्याजको निर्धारण गरी असुल गर्ने कार्य आयकर ऐन २०५८ को दफा १२२ अनुसार विभागबाट हुन्छ जवकि जरिवाना गर्ने अधिकार ऐनको दफा १३१ ले जिल्ला अदालतलाई प्राप्त छ । विभागले दफा १२९ को अवस्थामाबाहेक जरिवाना लगाउन सक्तैन ।

कुनै व्यक्तिलाई आयकर ऐनको व्यवस्था अनुरूप शुल्क, व्याज तथा जरिवाना सबै हुने रहेछ भने सो व्यक्तिलाई शुल्क व्याज तथा जरिवाना सबै हुन सक्तछ । शुल्क र व्याज विभागले लगाउन पाउँदछ वा लगाउँदछ तर जरिवाना जिल्ला अदालतबाट कसूर प्रमाणित भएमा लाग्दछ । शुल्क तथा व्याज बुझाउँदैमा फौजदारी दायित्व अनुरूप गरिएको कसूरका सम्बन्धमा लाग्ने जरिवानाबाट मुक्त हुन सक्दैन ।

२५.५.१ शुल्क तथा व्याजको निर्धारण :

ऐनको दफा १२२ ले शुल्क तथा व्याजको निर्धारण गर्ने तरिका निम्न बमोजिम निर्धारण गरेको छ :

- १२२(१): यस परिच्छेद बमोजिम कुनै व्यक्तिले बुझाउनु पर्ने शुल्क तथा व्याजको निर्धारण विभागले गर्नेछ ।
- १२२(२): कुनै खास काम पूरा नगरेकोले वा कुनै विवरणका सम्बन्धमा यस परिच्छेद बमोजिम शुल्क तथा व्याज बापतको दायित्वको गणना गर्दा यस परिच्छेदको प्रत्येक दफाका हकमा छुट्टाछुट्टै रूपमा गणना गर्नु पर्नेछ ।
- १२२(३): यस दफा बमोजिम लगाईने शुल्क तथा व्याज यस ऐन बमोजिम अन्य कुनै कर बुझाउनु पर्ने भए त्यस्तो करमा थप गरिनेछ र त्यस्तो शुल्क तथा व्याज बुझाउँदैमा परिच्छेद-२३ मा उल्लिखित फौजदारी कारवाही सम्बन्धी दायित्वबाट कुनै व्यक्ति मुक्त भएको मानिनेछैन ।
- १२२(४): यस दफा बमोजिम शुल्क तथा व्याजको निर्धारण गरिएकोमा विभागले देहायका कुरा खुलाईएको सो निर्धारणको लिखित सूचना सो व्यक्तिलाई दिनेछ । यस्तो सूचना दफा १०२ बमोजिम जारी गरिने सूचनामा संलग्न गरी पठाउन सक्नेछ ।
- (क) विभागले शुल्क तथा व्याज निर्धारण गर्नुपरेको कारण,
 - (ख) बुझाउनु पर्ने शुल्क तथा व्याज बापतको रकम,
 - (ग) सो रकम कसरी गणना गरिएको हो सोको तरिका, र
 - (घ) सो निर्धारण विरुद्ध उजुरी गर्ने समय, स्थान र तरिका ।
- १२२(५): यस दफा बमोजिम शुल्क तथा व्याज निर्धारण गर्दा देहाय बमोजिम हुनेछ :-
- (क) दफा १०१ को उपदफा (१), उपदफा (२), उपदफा (३) को खण्ड (ख), उपदफा (४) र (५) मा लेखिएका कुराहरू यस दफा बमोजिम शुल्क तथा व्याज निर्धारण गर्दा पनि लागू हुनेछ, र
 - (ख) दफा १०१ को उपदफा (३) को खण्ड (ख),(ग), उपदफा (४), (५) र दफा १०२ मा लेखिएका कुराहरू यस दफाको उपदफा (४) का हकमा पनि लागू हुनेछ ।

- (१) शुल्क तथा व्याजको निर्धारण गर्ने अधिकार विभागमा रहेको छ ।
- (२) शुल्क तथा व्याज लाग्ने कुरामा शुल्क तथा व्याज बापतको दायित्वको गणना गर्दा प्रत्येक दफाका हकमा छुट्टाछुट्टै रूपमा गणना गर्नु पर्दछ । अर्थात् जुन जुन दफा अनुसार व्याज वा शुल्क लाग्ने हो प्रत्येक दफाले लाग्ने व्याज वा शुल्क छुट्टा छुट्टै गणना गरी व्याज वा शुल्कको

रकम निकालनु पर्दछ । यसो गर्दा एक भन्दा बढी दफा अनुसार व्याज अनि शुल्क लाग्ने देखिएमा प्रत्येक दफा अनुरूप निर्धारण गर्नु पर्दछ ।

- (३) दफा १२२ अनुसार हिसाब गरी लगाइने शुल्क तथा व्याज रकम आयकर ऐनका विभिन्न दफाका व्यवस्था अनुरूप लाग्ने वा बुझाउन पर्ने अन्य कुनै कर बुझाउन पर्ने भए त्यस्तो करमा थप गर्नु पर्दछ ।
- (४) शुल्क तथा व्याजको निर्धारण गरिसकेपछि विभागले देहायका कुरा खुलाई निर्धारण गरिएको कुराको लिखित सूचना सो शुल्क तथा व्याज लगाइएको व्यक्तिलाई दिनुपर्दछ
 - (क) विभागले शुल्क तथा व्याज निर्धारण गर्नु परेको कारण,
 - (ख) बुझाउनुपर्ने शुल्क तथा व्याज वापतको रकम,
 - (ग) सो रकम कसरी गणना गरिएको हो सो को तरिका, र
 - (घ) सो निर्धारण विरुद्ध उजुरी गर्ने समय, स्थान र तरिका ।
- (५) शुल्क तथा व्याजको निर्धारण गरिएको सूचना स्वतन्त्र रूपमा पनि पठाउन मिल्छ र दफा १०२ बमोजिम जारी गरिने सूचनामा संलग्न गरी पठाउन सकिन्छ । सामान्यतः कर निर्धारणकै बखत व्याज तथा शुल्क हिसाब गरिने हुँदा दफा १०२ को सूचनासँग पठाउनु बढी सहज र व्यवहारिक हुने हुन्छ । तर सो कुरा पृथक अर्थात अलग रूपमा व्याज तथा शुल्क निर्धारण गरिएकोमा वा गर्नु पर्ने भएमा छुट्टै सूचना पठाउन सकिन्छ ।
- (६) शुल्क तथा व्याज निर्धारण गर्दा दफा १०१ को उपदफा (१) उपदफा (२) उपदफा (३) को खण्ड (ख) उपदफा (४) र (५) मा लेखिएका कुरा पनि लागू हुन्छन त्यसैगरी दफा १०१ को उपदफा (३) को खण्ड (ख), (ग) उपदफा (४) (५) र दफा १०२ मा लेखिएका कुरा शुल्क तथा व्याजको निर्धारण पश्चात पठाइने सूचनाको हकमा पनि लागू हुन्छ ।

२५.५.२ विभागले जरिवानाको रकम दाखिला गर्न आदेश दिन सक्ने:

विभागले जरिवानाको रकम दाखिला गर्न आदेश दिन सक्ने सम्बन्धमा ऐनको दफा १२९ मा निम्न बमोजिमको व्यवस्था रहेको छ :

१२९(१) : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२६ मा उल्लिखित कसूरमा बाहेक कुनै व्यक्तिले आफूले यस परिच्छेदमा उल्लेख भएको अन्य कुनै एक वा एकभन्दा बढी कसूर गरेको भनी अदालती कारबाहीको प्रकृया शुरु हुनु अगावै लिखितरूपमा स्वीकार गरेमा त्यस्तो एक वा एकभन्दा बढी कसूर गरे बापत लाग्ने जरिवाना रकममा नबढ्ने गरी जरिवाना रकम दाखिला गर्न विभागले त्यस्तो व्यक्तिलाई आदेश दिन सक्नेछ ।

१२९(२): विभागले उपदफा (१) बमोजिमको आदेश दिँदा सो आदेशमा त्यस्तो कसूर, बुझाउनु पर्ने जरिवाना रकम र जरिवाना रकम बुझाउनु पर्ने मिति खुलाउनु पर्नेछ ।

१२९(३): विभागले यस दफा बमोजिम दिएको आदेश अन्तिम हुनेछ र सो उपर पुनरावेदन लाग्ने छैन ।

जरिवाना रकम दाखिला गराउने सम्बन्धमा दफा १२९ ले विभागलाई विशेष अधिकार प्रदान गरेको छ । सामान्यतः जिल्ला अदालतबाट कसूर प्रमाणित भै जरिवाना निर्धारण नहुन्जेलसम्म जरिवाना रकम दाखिला गराउने, असुल गर्ने काम गर्न मिल्दैन । तर देहायको स्थिति र हदभित्र सीमित रही विभागले जरिवाना दाखिला (असुल) गराउन पाउँदछः

- (१) विभागले दफा १२६ अनुसार अख्तियार प्राप्त वा अख्तियार नभएको व्यक्तिले गरेको कसूर वापतको सजाय वाहेकका अन्य कसूरमा सम्बन्धित व्यक्तिले कसूर गरेको भनी अदालती कारबाहीको प्रकृया (अदालतमा मुद्दा दर्ता चलाउनु) हुनु भन्दा अगावै लिखितरूपमा स्वीकार गरेमा स्वीकार गरेको हदसम्मको जरिवाना रकम दाखिला गराउन सक्तछ ।
- (२) विभागले त्यसरी सम्बन्धित व्यक्तिले स्वीकार गरेको हदसम्म मात्र एक वा एक भन्दा बढी कसूर वापतको हुने सजाय दाखिला गराउन सक्तछ ।
- (३) दाखिला गराउने जरिवाना रकम सम्बन्धित कसूरमा हुन सक्ने उपल्लो हद रहेको छ किनकि कसूर गरे वापत लाग्ने जरिवाना रकममा नबढ्ने गरी जरिवाना दाखिला गर्न विभागले आदेश दिन सक्तछ ।
- (४) जरिवाना दाखिला गर्न दिइने आदेश लिखित हुनु पर्दछ र सो आदेशमा त्यस्तो कसूर, बुझाउन पर्ने जरिवाना रकम र जरिवाना रकम बुझाउन पर्ने मिति खुलाउनु पर्दछ ।
- (५) विभागले दिएको जरिवाना दाखिला गराउने आदेश अन्तिम हुन्छ र सो आदेश उपर पुनरावेदन लाग्दैन ।

२५.६ मुद्दा सम्बन्धी व्यवस्था

२५.६.१ मुद्दाको तहकिकात र दायरी:

ऐनको दफा १३१ मा मुद्दाको तहकिकात र दायरीका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

१३१(१): यस परिच्छेद बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकिकात तोकिएको अधिकृतले गर्नेछ र त्यस्तो तहकिकातको काम पूरा भएको पैतीस दिनभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गर्नु पर्नेछ ।

१३१(२): उपदफा (१) बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकृतले सरकारी वकीलको राय सल्लाह लिनु पर्नेछ ।

दफा १३० र १३१ अनुसार कसूरको तहकिकात एवं मुद्दा दायर गर्ने सम्बन्धमा निम्न प्रकृया पूरा गर्नुपर्ने हुन्छ ।

- (१) आयकर ऐनको परिच्छेद २३ अनुसारका कसूरका सम्बन्धमा सजायको लागि विभागले सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा चलाउनु पर्दछ । यसरी चलाउने मुद्दामा दफा १३० अनुसार नेपाल सरकार वादी हुन्छ ।
- (२) सजाय हुने कसूरको तहकिकात नियम ३७ अनुसार विभागले खटाएको अधिकृतले गर्दछ ।
- (३) तहकिकातको काम पूरा भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्दछ ।
- (४) तहकिकात गर्दा तहकिकात गर्ने अधिकृतले सरकारी वकीलको राय सल्लाह लिनु पर्दछ ।

२५.६.२ नेपाल सरकार वादी हुने

ऐनको दफा १३० मा विभागले दायर गर्ने मुद्दामा वादी हुने सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

१३०: यस परिच्छेद अन्तर्गतको मुद्दामा नेपाल सरकार वादी हुनेछ ।

पुनरावलोकन र पुनरावेदन (Administrative Review and Appeal)

३०.१ आयकर ऐन, २०५८ ले न्यायिक उपचारलाई श्रृंखलाको रूपमा (एकपछि अर्को प्राप्त हुने गरी) अंगाल्नु पर्ने व्यवस्था गरेको छ। यस अनुसार मर्का परेको ठान्ने करदाताले पहिले आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष प्रशासकीय पुनरावलोकनका लागि जानु पर्दछ। निश्चित समयमा विभागबाट उपचार नपाए वा त्यहाँबाट भएको निर्णयमा चित्त नबुझेमा करदाताले राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न सक्तछ। प्रशासकीय पुनरावलोकन सम्बन्धी प्रकृया यसै ऐन बमोजिम र राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्ने र त्यसमा सुनवाई गर्ने प्रकृया र शर्त हुँदै राजस्व न्यायाधिकरण ऐन, २०३१ र राजस्व न्यायाधिकरण नियमावली, २०३० द्वारा व्यवस्थित गरिएका छन्। ऐनको परिच्छेद २१ मा पुनरावलोकन र पुनरावेदन सम्बन्धमा कर अधिकृत वा आन्तरिक राजस्व कार्यालय वा आन्तरिक राजस्व विभागद्वारा भएका कर निर्धारण, पूर्वदिश लागूतका निर्णयबाट चित्त नबुझाउने करदातालाई उपचार खोज्ने, प्राप्त गर्ने प्रकृया र शर्त निर्धारण गरिएका छन्। आन्तरिक राजस्व विभागको महानिर्देशकसमक्ष पुनरावलोकन गर्ने र राजस्व न्यायाधिकरणसमक्ष पुनरावेदन जान सक्ने प्रावधानका सम्बन्धमा विस्तृत ब्याख्या यस परिच्छेदमा गरिएको छ।

३०.२ प्रशासकीय पुनरावलोकन :

कर अधिकृत वा विभागद्वारा भएका आदेश वा निर्णयलाई प्रशासनिक तवरबाट छानवीन गर्ने एवं कानून सम्मत भए नभएको हेरिने प्रकृयालाई प्रशासकीय पुनरावलोकन भनिन्छ। यसरी छानवीनका आधारमा त्यस्ता निर्णय कानून सम्मत भएको नदेखिएको हदसम्म त्यस्ता निर्णय वा आदेश बदर गरिन्छ। तल्लो अधिकारीले प्रकृया बारे ज्ञानको अभावमा, प्राविधिक/गणितीय त्रुटी गरेकोमा, लापरवाही वा दक्षताको अभावमा गरेको त्रुटी माथिल्लो अधिकारी (महानिर्देशकले) सच्याई समग्र आन्तरिक राजस्व विभाग एक एकिकृत निकायको तर्फबाट करदातालाई सकभर समुचित निर्णय प्रदान गर्ने हेतुले पनि सहजता र तत्काल पुनरावलोकनको सुविधा प्रदान गर्न यो व्यवस्था गरिएको छ। ऐनको दफा ११४ मा प्रशासकीय पुनरावलोकन हुनसक्ने निर्णय तथा कार्यविधिका सम्बन्धमा निम्नानुसार व्यवस्था छ :

११४(१): यस ऐनको प्रयोजनको लागि देहायका निर्णयहरू उपर प्रशासकीय पुनरावलोकन हुनसक्नेछ :-

(क) दफा ७६ बमोजिम विभागले जारी गरेको पूर्वदिश,

(क१) दफा १० को उपदफा (८) बमोजिम गरिएको निर्णय वा दिइएको आदेश ।

- (ख) दफा ९५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दाखिला गर्नु पर्ने अनुमानित करका बारेमा विभागले गरेको अनुमान वा अनुमान गर्नको लागि गरेको निर्णय,
- (ग) दफा ९६ को उपदफा (५) वा दफा ९७ बमोजिम आय विवरण पेश गर्न कुनै व्यक्तिलाई आदेश दिने गरी विभागले गरेको निर्णय,
- (घ) कुनै व्यक्तिले दफा ९८ बमोजिम पेश गर्नु पर्ने आय विवरणको म्याद थप गरिपाउन दिएको निवेदनमा विभागले गरेको निर्णय,
- (ङ) दफा १०० वा १०१ बमोजिम कुनै व्यक्तिले कुनै आय वर्षको लागि बुझाउनु पर्ने करको निर्धारण वा दफा १०५ को उपदफा (५) बमोजिमको लिलाम बिक्री खर्चको निर्धारण वा दफा १२२ बमोजिम कुनै व्यक्तिले बुझाउनु पर्ने शुल्क तथा व्याजको निर्धारण,
- (च) दफा १०८ को उपदफा (२) बमोजिम प्रापकको हैसियतमा कुनै व्यक्तिले पाउने रकम भनी छुट्याई राख्नु पर्ने गरी विभागले दिएको सूचना,
- (छ) दफा १०९ को उपदफा (१) बमोजिम कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनु पर्ने रकम राख्ने कुनै व्यक्तिलाई विभागमा दाखिला गर्न आदेश दिने गरी विभागले गरेको निर्णय,
- (ज) दफा ११० को उपदफा (१) बमोजिम गैर बासिन्दा व्यक्तिको तर्फबाट दाखिला गर्नु पर्ने कुनै व्यक्तिको कर दाखिला गर्न कुनै व्यक्तिलाई आदेश दिनेगरी विभागले गरेको निर्णय,
- (झ) दफा ११३ को उपदफा (५) बमोजिम कर फिर्ता पाउं भनी कुनै व्यक्तिले दिएको कुनै निवेदन उपर विभागले गरेको निर्णय, र
- (ञ) दफा ११५ को उपदफा (३) बमोजिम उजुरी दर्ता गर्ने म्याद थपको लागि कुनै व्यक्तिले दिएको कुनै निवेदन उपर विभागले गरेको निर्णय ।

ऐनको दफा ११४ को उपदफा (१) अनुसार देहायका निर्णय उपर प्रशासकीय पुनरावलोकन हुन सक्तछ :

- १) दफा ७६ बमोजिम कुनै व्यक्तिले कुनै द्विविधा निराकरणका लागि विभागसमक्ष लिखितरूपमा निवेदन दिएमा विभागले सो व्यक्तिलाई लिखितरूपमा द्विविधा निराकरण गर्न जारी गरेको त्यस्तो पूर्वदिश,
- २) दफा ९० को उपदफा (८) बमोजिम श्रोतमा करकट्टी गरी विवरण एवं कर दाखिला नगर्ने वा घटी दाखिला गर्नेलाई त्यस्तो दाखिला नगरेको वा घटी दाखिला गरेको रकम र सोमा लाग्ने व्याज समेत दाखिला गर्नु भनी गरिएको निर्णय वा आदेश,

- ३) दफा ९५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दाखिला गर्नुपर्ने अनुमानित करका बारेमा विभागले गरेको अनुमान वा अनुमान गर्नका लागि गरेको निर्णय,
- ४) दफा ९६ को उपदफा (५) वा दफा ९७ बमोजिम आय विवरण पेश गर्न कुनै व्यक्तिलाई आदेश दिने गरी विभागले गरेको निर्णय,
- ५) कुनै व्यक्तिले दफा ९८ बमोजिम पेश गर्नुपर्ने आय विवरणको म्याद थप गरिपाउन दिएको निवेदनमा विभागले गरेको निर्णय,
- ६) दफा १०० वा दफा १०१ बमोजिम कुनै व्यक्तिले कुनै आय वर्षको लागि बुझाउनु पर्ने करको विभागद्वारा (कर अधिकृतद्वारा) गरिएको संशय कर निर्धारण वा संशोधित कर निर्धारण,
- ७) दफा १०५ को उपदफा (५) बमोजिमको लिलाम बिक्री खर्चको निर्धारण,
- ८) दफा १२२ बमोजिम कुनै व्यक्तिले बुझाउनुपर्ने शुल्क तथा व्याजको निर्धारण,
- ९) दफा १०८ को उपदफा (२) बमोजिम बक्यौता कर संकलन गर्ने उद्देश्यले प्राप्तको हैसियतमा कुनै व्यक्तिले पाउने रकम भनी छुट्याई राख्नुपर्ने गरी विभागले दिएको सूचना,
- १०) दफा १०९ को उपदफा (१) बमोजिम कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनुपर्ने रकम राख्ने कुनै व्यक्तिलाई सो रकम विभागमा दाखिला गर्न आदेश दिने गरी विभागले गरेको निर्णय,
- ११) दफा ११० को उपदफा (१) बमोजिम गैर बासिन्दा व्यक्तिको तर्फबाट दाखिला गर्नुपर्ने कुनै व्यक्तिको कर दाखिला गर्न कुनै व्यक्तिलाई आदेश दिनेगरी विभागले गरेको निर्णय,
- १२) दफा ११३ को उपदफा (५) बमोजिम कर फिर्तापाउं भनी कुनै व्यक्तिले दिएको निवेदन उपर विभागले गरेको निर्णय,
- १३) दफा ११५ को उपदफा (३) बमोजिम प्रशासकीय पुनरावलोकनका लागि उजुरी दर्ता गर्ने म्याद गुज्रिन गएकोले सो गुज्रेको म्याद थामी पाउं भनी म्याद थपको लागि कुनै व्यक्तिले दिएको कुनै निवेदन उपर विभागले गरेको निर्णय ।

११४(२): उपदफा (१) को खण्ड (घ), (ङ) र (ञ) मा उल्लिखित विषयहरूका सम्बन्धमा विभागले कुनै निर्णय गरेको भए तापनि दफा ९८, दफा ११३ को उपदफा (३) वा दफा ११५ को उपदफा (३) बमोजिम निवेदन दिने व्यक्तिलाई निवेदन परेको तीस दिनभित्र विभागले निर्णयको सूचना नदिएमा सो निवेदन अस्वीकार गर्ने निर्णय गरेसर ह मानि उपदफा (१) बमोजिम सो उपर प्रशासकीय पुनरावलोकन हुन सक्नेछ ।

ऐनको दफा ११४ को उपदफा (२) अनुसार देहायमा लेखिएका निर्णय विरुद्ध पनि प्रशासकीय पुनरावलोकनको निवेदन लाग्न सक्तछ :

- १) दफा ९८ अनुसार आय विवरण पेश गर्ने म्याद गुज्रिएकोले सो म्याद थप गरी पाउं भनी दिएको निवेदनमा म्याद थप गरिदिएको सूचना निवेदन परेको ३० दिनभित्र विभागले नदिएमा निवेदकले सो निवेदन अस्वीकार गरेको अर्थात् म्याद थप नगरेको निर्णय सरह मानि सो म्याद नथप्ने निर्णय विरुद्ध,
- २) दफा ११३ बमोजिम कर फिर्ता पाउन दिएको निवेदनमा निवेदन गरेको ३० दिनभित्र विभागले सो विषयमा गरेको निर्णयको सूचना नदिएमा विभागले सो निवेदन अस्वीकार गर्ने निर्णय गरे सरह मानि निवेदकले त्यस्तो निर्णय विरुद्ध,
- ३) दफा ११५ का उपदफा (३) बमोजिम प्रशासकीय पुनरावलोकन गर्ने म्याद थपको लागि दिएको निवेदनको सम्बन्धमा विभागले निवेदन परेको मितिबाट ३० दिनभित्र म्याद थप गरे नगरेको सूचना नदिएमा निवेदकले सो निवेदन अस्वीकार गर्ने गरी निर्णय भएको मानि सो निर्णय विरुद्ध ।

११४(३): उपदफा (२) बमोजिमको म्यादभित्र निर्णयको सूचना निवेदन दिने व्यक्तिलाई प्राप्त नभएमा र सोको जानकारी विभागमा दर्ता गराएमा विभागले सो उपदफामा उल्लिखित निवेदन अस्वीकार गर्न गरेको निर्णय र सोको सूचना सो मितिमा सो व्यक्तिलाई दिएको मानिनेछ ।

प्रशासकीय पुनरावलोकनको निवेदन दर्ता गर्ने म्याद गणनाको लागि कठिनाइ उत्पन्न हुने अवस्था हुन्छ । किनकि उपर्युक्त ३ वटै स्थितिमा निवेदकले गरेको माग दावी विभागले अस्वीकार गरेको कुरा निवेदकलाई थाहा दिइएको हुंदैन नत निवेदकले थाहा पाउने कुनै आधार देखिन्छ । यस परिस्थितिमा निवेदन गर्ने म्याद कहाँबाट गणना गर्ने भन्ने प्रश्न उपस्थित हुन्छ । यस समस्याको समाधान दफा ११४ को उपदफा (३) द्वारा गरिएको छ । उक्त उपदफा (३) ले निम्न अवस्था पुगेको खण्डमा निवेदकले निर्णयको सूचना प्राप्त भएको मानिन्छ :

- १) विभागले म्याद (३० दिन) भित्र निर्णयको सूचना निवेदकलाई नदिएमा, र
- २) निवेदकले सो कुराको जानकारी विभागमा दर्ता गराएका मितिमा ।

३०.३ प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्ने:

३०.३.१ प्रशासकीय पुनरावलोकनका लागि दिइने निवेदन

प्रशासकीय पुनरावलोकनका लागि दिइने निवेदनका सम्बन्धमा ऐनको दफा ११५ को उपदफा (१), उपदफा (२), उपदफा (३) तथा उपदफा (६) मा निम्नानुसारको व्यवस्था रहेको छ :

११५(१): दफा ११४ बमोजिमका प्रशासकीय पुनरावलोकन गर्न सकिने निर्णयउपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णयको सूचना पाएको मितिले तीस दिनभित्र सो निर्णय विरुद्ध विभागसमक्ष निवेदन दिन सक्नेछ ।

११५(२): उपदफा (१) बमोजिम दिने निवेदनमा त्यस्तो पुनरावलोकन हुनुपर्ने कारण तथा आधारहरू स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ।

११५(३): उपदफा (१) बमोजिम निवेदन दिने म्याद गुज्रिन गई कुनै व्यक्तिले म्याद थपको लागि म्याद गुज्रेको मितिले सात दिनभित्र निवेदन दिएमा विभागले देहाय बमोजिम गर्न सक्नेछ :-

(क) मनासिव कारण देखिएमा उपदफा (१) बमोजिम निवेदन दिने म्याद गुज्रेको मितिबाट बढीमा तीस दिनको लागि म्याद थप्न, र

(ख) सो निवेदन उपर विभागले गरेको निर्णयको लिखित सूचना निवेदकलाई दिन ।

११५(६): उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अविवादित करको सम्पूर्ण रकम र विवादित करको एक तिहाई रकम नबुझाएसम्म सो उपदफाको व्यवस्था लागू हुने छैन ।

प्रशासकीय पुनरावलोकनका लागि विभागसमक्ष निवेदन दिनुपर्दछ । त्यस्तो निवेदन दायर गर्न निम्न कार्यविधि पूरा गर्नुपर्दछ :

- १) दफा ११४ अनुसार प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णयमा चित्त नबुझे सो विरुद्ध मात्र निवेदन दिनु पर्दछ ।
- २) निवेदन दिँदा त्यस्तो निर्णयको सूचना पाएको ३० दिनभित्र दिनु पर्दछ । कुनै कारणले निवेदन दिने उक्त म्याद गुज्रिन गएमा सो म्याद गुज्रेका मितिले सात दिनभित्रै म्याद थप माग्न निवेदन दिन सकिन्छ ।
- ३) म्याद थपको लागि परेको निवेदनमा विभागले छानवीन गर्नुपर्दछ । त्यसरी छानवीन गर्दा म्याद गुज्रेको मनासिव कारण देखिएमा म्याद गुज्रेको मितिबाट बढीमा तीस दिनसम्म विभागले म्याद थप गरिदिन सक्तछ । त्यसरी म्याद थप भएको सूचना लिखितरूपमा विभागले निवेदकलाई दिनुपर्दछ । म्याद थप माग भएको ७ दिनभित्रमा म्याद थपको निर्णय गर्नु पर्नेछ ।
- ४) म्याद थपको लागि परेको निवेदनमा म्याद थप गर्ने पछि भन्ने अनिवार्यता हुँदैन । कारण मनासिव नलागेमा म्याद थप नगर्न विभागले सक्तछ । तर त्यसरी म्याद थप नभएमा सोको लिखित जानकारी निवेदकलाई दिनुपर्छ । म्याद थप नगर्ने निर्णय उपर दफा ११४(२) बमोजिम प्रशासकीय पुनरावलोकनको निवेदन लाग्दछ ।
- ५) प्रशासकीय पुनरावलोकनका लागि दिइने निवेदनपत्रको ढाँचा र त्यसमा खुलाउनुपर्ने कुराबारे आयकर ऐन नियममा कुनै उल्लेख भएको पाइदैन । यसो हुँदा सामान्य चलन चल्तिको ढाँचामा निवेदन लेख्न सकिन्छ । निवेदनमा निवेदकलाई सो निर्णयले के कुन कानूनको के कसरी उल्लंघन भएर निवेदकलाई के कति र के कस्तो मर्का परेको हो भन्ने खुलाउनका साथै पुनरावलोकन हुन पर्ने आधार र कारण स्पष्टरूपमा उल्लेख गर्नुपर्छ । सामान्यतः यस्तो निवेदनमा के कति कर, व्याज, शुल्क लाग्नु पर्ने थियो र कति बढी लगाइयो भन्ने कुरा खोल्नु पर्दछ ।

- ६) आयकर ऐनमा कसले प्रशासकीय पुनरावलोकनको निवेदन दिने हो भन्ने कुरा खुलाईएको पाइदैन । यस्तोमा सामान्यतः निर्णयले जसलाई असर/मर्का पर्दछ त्यसैलाई मर्का पर्ने पक्ष मानिन्छ । आयकर ऐन अन्तर्गतका सबै कुरा कर लाग्ने आय आर्जनसंग सम्बन्धित छन् । तसर्थ आय आर्जनको क्रममा संलग्न हुने व्यक्ति खास गरी कर तिर्ने वा कर असुल गर्ने दायित्व भएको व्यक्ति विरुद्ध नै निर्णय, आदेश इत्यादि हुने कुरा स्वाभाविक हुन्छ । तसर्थ त्यस्तो निर्णय वा आदेशबाट मर्कामा परेको व्यक्तिले आफै वा अधिकृत प्रतिनिधी/बारेस मार्फत प्रशासकीय पुनरावलोकनको निवेदन दिने हक राख्दछ ।
- ७) प्रशासकीय पुनरावलोकन वारिस (प्रतिनिधी) बाट दिन सकिन्छ । यसका लागि विधिसम्मत ढंगबाट सो प्रयोजनका लागि बारेस/प्रतिनिधी मनोनित गरेको देखिने कागज संलग्न भएको हुन अनिवार्य हुन्छ ।
- ८) प्रशासकीय पुनरावलोकन गर्दा अविवादित कर निवेदकले चित्त बुझाएको पूरै र निवेदकले विवाद उठाएको कर रकमको एक तिहाई बुझाएको निस्सा निवेदन साथ संलग्न हुनु अनिवार्य हुन्छ । अन्यथा प्रशासकीय पुनरावलोकनको कारवाही हुन सक्तैन ।
- ९) निवेदन साथ आफ्नो दावी, जिकीर पुष्टि गर्ने प्रमाण संलग्न राख्नु पर्छ ।

३०.३.२ प्रशासकीय पुनरावलोकन गर्ने विभागको अधिकारक्षेत्र:

प्रशासकीय पुनरावलोकन गर्ने विभागको अधिकारक्षेत्रका सम्बन्धमा ऐनको दफा ११५ को उपदफा (७) मा निम्नानुसारको व्यवस्था रहेको छ :

११५(७): कुनै व्यक्तिले उपदफा (१) बमोजिम दिएको निवेदन उपर विभागले देहाय बमोजिम गर्न सक्नेछ :-

(क) सो निवेदनमा उल्लिखित कुराहरूलाई पूर्ण वा आंशिकरूपमा स्वीकार वा अस्वीकार गर्न, र

(ख) निवेदन उपरको निर्णयको लिखित सूचना सो व्यक्तिलाई दिन ।

आफूसमक्ष परेको पुनरावलोकन गरी पाउँ भन्ने निवेदन रीतपूर्वक, कानूनको प्रकृया र शर्त पुगेको रहेछ भने विभागले निवेदन दर्ता भएको मितिले साठी दिनभित्र कारवाही गरी टुङ्गो लगाई दिनु पर्दछ । यसरी कारवाही अघि बढाउँदा दफा ११५ को उपदफा (७) ले विभागलाई निम्न अधिकार दिएको छ ।

- १) सो निवेदनमा उल्लिखित कुरालाई पूर्ण वा आंशिकरूपमा स्वीकार वा अस्वीकार गर्न, र
- २) निवेदन उपरको निर्णयको लिखित सूचना सो व्यक्ति (निवेदक) लाई दिन ।

उपर्युक्त कानूनी व्यवस्थालाई विश्लेषण गर्दा निवेदकले दिएको निवेदन मनासिब देखिएमा निज विरुद्ध भएका निर्णयलाई पूर्ण वा आंशिकरूपमा बदर गर्न विभागले सक्तछ । त्यसै गरी जिकीर मनासिब नदेखिएमा निवेदकको माग नपुग्ने गरी निर्णय गर्न सकिन्छ । प्रशासकीय पुनरावलोकन

गर्दा जे जस्तो निर्णय (परिणाम) भए पनि विभागले त्यसको जानकारी लिखितरूपमा निवेदकलाई दिनु पर्दछ ।

३०.३.३ प्रशासकीय पुनरावलोकन गर्ने म्यादसम्म निर्णय तामेलीमा रहने :

प्रशासकीय पुनरावलोकन गर्ने म्याद सम्म निर्णय तामेलीमा रहने सम्बन्धमा ऐनको दफा ११५ को उपदफा (४) तथा उपदफा (५) मा निम्नानुसारको व्यवस्था रहेको छ :

११५(४): उपदफा (१) बमोजिम निवेदन दिएको कारणबाट दफा ११४ को उपदफा (१) मा उल्लिखित निर्णयको कार्यान्वयनमा असर परेको मानिनेछैन ।

११५(५): उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम कुनै व्यक्तिबाट दिइएको निवेदनको टुंगो नलागेसम्म दफा ११४ को उपदफा (१) बमोजिम भएको निर्णयलाई विभागले तामेलीमा राख्न वा अन्य कुनै किसिमले प्रभावित गर्न सक्नेछ ।

ऐनको दफा ११५ को उपदफा (४) र उपदफा (५) को व्यवस्था अनुसार बिचाराधिन निर्णयको स्थिति निम्न हुन्छ :

- १) सामान्यतः प्रशासकीय पुनरावलोकनको निवेदन परेकै कारणबाट विवादास्पद निर्णय कार्यान्वयन गर्न नसकिने हुँदैन ।
- २) प्रशासकीय निवेदनको टुङ्गो नलागेसम्म बिचाराधिन निर्णय तामेलीमा राख्नु वा अन्य कुनै किसिमले प्रभावित गर्न/पार्न विभागले सक्दछ /विभागले आफ्नो तल्लो निकायले गरेको निर्णयलाई स्थगन (Stay) राख्न सक्दछ ।

३०.३.४ प्रशासकीय पुनरावलोकनको निर्णय :

प्रशासकीय पुनरावलोकनको निवेदन माथिको निर्णयको समयावधी सम्बन्धमा ऐनको दफा ११५ को उपदफा (८) तथा उपदफा (९) मा निम्नानुसारको व्यवस्था रहेको छ :

११५(८): उपदफा (१) बमोजिम निवेदन दिएको मितिले साठी दिनभित्र विभागले सो निवेदन उपरको निर्णयको सूचना निवेदकलाई नदिएमा निवेदकले सोको जानकारी विभागमा दर्ता गराई विभागले निवेदन अस्वीकार गरेको मान्न सक्नेछ ।

११५(९): उपदफा (८) बमोजिम निवेदन अस्वीकार गरेको मानेको कुरा सम्बन्धित निवेदकले लिखितरूपमा विभागलाई जानकारी दिनु पर्नेछ । विभागले त्यस्तो जानकारी दर्ता भएको मितिमा त्यस्तो निवेदन अस्वीकार गर्ने निर्णय गरेको र सो व्यक्तिलाई सो निर्णयको सूचना दिएको मानिनेछ ।

दफा ११५ को व्यवस्था अनुसार विभागले प्रशासकीय पुनरावलोकनको निवेदनमाथि दर्ता भएको मितिले ६० दिनभित्र छानवीन गरी निर्णय गरिसक्नु पर्दछ र त्यसको सूचना निवेदकलाई दिई सक्नु पर्दछ । सो म्यादभित्र विभागले निर्णयको सूचना नदिएको स्थितिमा निवेदकले “विभागबाट मेरो निवेदनमा निर्णय भएको मैले ठहराएँ” भन्ने आशयको जानकारी विभागमा दर्ता गराई आफूले

दिएको निवेदन अस्वीकार भएको अर्थात् आफ्नो माग बमोजिमको उपचार विभागबाट भएन भन्ने ठहराउन सक्छ । त्यसो गर्दा विभागलाई आफूले त्यस्ता ठानेको कुराको लिखित जानकारी गराउन निवेदकका लागि अनिवार्य हुन्छ । प्रशासकीय पुनरावलोकनको निर्णय विरुद्ध राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने हुँदा सो प्रयोजनका लागि निवेदकबाट त्यस्तो जानकारी दर्ता गराएको मितिमा प्रशासकीय पुनरावलोकन उपर निर्णय भएको र त्यस्तो निर्णयको सूचना निवेदकलाई प्राप्त भएको वा दिएको मानिन्छ ।

३०.४ राजस्व न्यायाधिकरणमा लाग्ने पुनरावेदन र निर्णय सम्बन्धी व्यवस्था :

३०.४.१ राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने

ऐनको दफा ११६ मा राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ :

- (१) दफा ११५ बमोजिम विभागमा दिएको निवेदन उपर भएको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले राजस्व न्यायाधिकरण ऐन, २०३१ बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम पुनरावेदन दिने व्यक्तिले पुनरावेदन दिएको पन्ध्र दिनभित्र पुनरावेदनको सूचनाको एक प्रति विभागमा दर्ता गराउनु पर्नेछ ।
- (३) उपदफा (१) बमोजिम पुनरावेदन दिएको कारणबाट दफा ११४ को उपदफा (१) मा उल्लिखित निर्णयको कार्यान्वयनमा असर परेको मानिनेछैन ।
- (४) दफा ११४ को उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफामा प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णय महानिर्देशकले गरेको भए राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्नेछ ।

ऐनको दफा ११६ अनुसार देहायका निर्णय विरुद्ध राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्दछ :

- १) प्रशासकीय पुनरावलोकनका लागि दिएको निवेदनमा विभागले दफा ११५ बमोजिम गरेको निर्णय,
- २) दफा ११४ को उपदफा (१) बमोजिम प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णय स्वयं महानिर्देशकले गरेको रहेछ भने त्यस्तो महानिर्देशकले गरेको निर्णय ।

पुनरावेदन गर्ने कुरा कानूनद्वारा व्यवस्थित गरिएको हुन्छ । पुनरावेदनद्वारा तल्लो अधिकारी वा निकायद्वारा भए गरेको निर्णय न्याय एवं कानून सम्मत भएको छ छैन जाँचिन्छ र न्याय एवं कानून प्रतिकूल देखिएको स्थितिमा त्यस्तो निर्णय बदर हुन्छ ।

आयकरको सन्दर्भमा हेर्दा शुरुदेखिनै पुनरावेदन गर्न पाइने गरी कानून बनेको देखिन्छ । आयकर ऐन, २०३१ ले शुरु कर निर्धारण आदेश विरुद्ध महानिर्देशकसमक्ष निवेदन लिएर जाने वा राजस्व न्यायाधिकरणसमक्ष पुनरावेदन गर्न जाने भन्ने कुरामा पक्षलाई छान्न पाउने अधिकार दिएको थियो । आयकर ऐन, २०५८ ले दफा ११६ को उपदफा (४) को स्थितिमा बाहेक सबै निर्णय, आदेश

विरुद्ध पुनरावलोकन गर्न पहिलो आन्तरिक राजस्व विभागमा जानुपर्ने र तहाँबाट भएको निर्णयमा चित्त नबुझेको स्थितिमामात्र राजस्व न्यायाधिकरणमा जान सकिने गरी पुनरावेदनको अधिकारलाई व्यवस्थित गरेको छ ।

पुनरावेदन गर्ने प्रकृया तथा पुनरावेदनमा निर्णय दिने अधिकार सम्बन्धी कुरा राजस्व न्यायाधिकरण ऐन, २०३१ र राजस्व न्यायाधिकरण नियमावली, २०३० द्वारा व्यवस्थित गरिएका छन् ।

३०.४.२ पुनरावेदनको ढाँचा तथा पुनरावेदनमा खुलाउनु पर्ने कुरा :

पुनरावेदन गर्नका लागि राजस्व न्यायाधिकरण नियमावली, २०३० को अनुसूची २ मा ढाँचा तोकिएको छ । सो ढाँचामा पुनरावेदन तयार गर्नु पर्छ । पुनरावेदनमा सो नियमावलीको नियम ९ द्वारा उल्लेख गरिएका निम्न कुरा खोल्नु पर्छ ।

- (क) पुनरावेदक र विपक्षी प्रत्येकको पूरा नाउँ, थर, वतन,
- (ख) पुनरावेदन गरिने फैसला वा अन्तिम निर्णयका मिति, फैसला गर्ने हाकिम र अड्डा वा कार्यालयको नाउँ,
- (ग) शुरु फैसला हुँदा पुनरावेदक र विपक्षी वादी प्रतिवादी के थिए ?
- (घ) पुनरावेदन गरेको मुद्दाको खुल्न सकेसम्मको बिगो,
- (ङ) पुनरावेदन न्यायाधिकरणका अधिकारक्षेत्र भित्रको र हद म्यादभित्र परेको कुरा,
- (च) अध्यादेशको दफा ८ बमोजिम निर्धारित कर वा लागेको जरिबानाको रकम पूरै धरौट राखेको वा आधी धरौट राखी आधी बापत जमानि दिई सम्बन्धित अधिकृतको निस्सा लिएकोमा सो निस्सा र कर वा जरिबाना नलागेकोमा पुनरावेदनपत्र दस्तुर रु. १।- साथ राखेको,
- (छ) पुनरावेदन गरिने फैसला वा अन्तिम निर्णयले लागेको बिगो वा गरेको दण्ड सजाय र सो बुझाए नबुझाएको,
- (ज) पुनरावेदन गरिएका फैसला वा अन्तिम निर्णयमा चित्त नबुझेको विषयमा दफा दफा खोली तथ्य र कानूनको बुँदा खुलाउने,
- (झ) पुनरावेदन जिकीर र माग लेख्ने ।

३०.४.३ राजस्व न्यायाधिकरणको अधिकार क्षेत्र :

राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ६ अनुसार पुनरावेदन सुन्ने सम्बन्धमा राजस्व न्यायाधिकरणका अधिकार निम्न हुन्छन् :

- (क) मुद्दाको अन्तिम निर्णय गर्ने,
- (ख) मुद्दामा ठहराउनुपर्ने कुरा खुलाई मुनासिब समय तोकी मुद्दाको लगत कायमै राखी सो विषयमा कारवाई र किनारा गर्न शुरु किनारा गर्ने अड्डा वा अधिकारीछेउ फिर्ता पठाउने,
- (ग) शुरु किनारा गर्ने अड्डा वा अधिकारीले गरेको फैसला वा आदेशलाई सदर, उल्टी वा केहि उल्टी गर्ने र सो तल्लो अड्डा वा अधिकारीले गर्न पाउने कारवाई वा निर्णय गर्ने,

- (घ) आफैले बढी प्रमाण बुझ्ने र तल्लो अड्डा वा अधिकारीबाट पनि बुझ्न लगाउने, र
- (ङ) पक्ष र साक्षी भिकाउने, वयान लिने, प्रमाण बुझ्ने, कागज पत्र दाखिला गराउने र दण्ड सजाय गर्ने समेत प्रचलित नेपाल कानून बमोजिम अदालतलाई भए सरहको अधिकार प्रयोग गर्ने ।
- (च) न्यायाधिकरणले आफ्नो अवहेलनामा कारबाई चलाई दुई महिना कैद वा रु. ५००।- जरिवाना वा दुवै सजाय गर्न सक्तछ । तर न्यायाधिकरणलाई सन्तोष हुने गरी क्षमायाचना गर्नेलाई क्षमा गर्न वा सजाय माफ वा घटाउन सक्ने अधिकार समेत प्राप्त छ ।

३०.४.४ राजस्व न्यायाधिकरणले गरेको निर्णयको अवस्था :

सामान्यतः राजस्व न्यायाधिकरणले गरेका निर्णय अन्तिम हुन्छन् । तर राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ ले निम्न प्रश्नमा प्रत्यक्ष कानूनी त्रुटी भई न्यायाधिकरणको निर्णय पूर्ण वा आंशिकरूपमा उल्टिनेदेखि सर्वोच्च अदालतले आफूसमक्ष पुनरावेदन गर्न अनुमति दिएमा न्यायाधिकरणको निर्णय वा अन्तिम आदेश उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्दछ :

- (क) अधिकार क्षेत्रको प्रश्न,
- (ख) बुझ्नुपर्ने प्रमाण नबुझेको वा बुझ्न नहुने प्रमाण बुझेको प्रश्न, वा
- (ग) बाध्यात्मक रूपमा पालन गर्नुपर्ने कार्यविधि सम्बन्धी कानूनको उल्लंघन भएको प्रश्न,
- (घ) गम्भिर कानूनी त्रुटी सम्बन्धी प्रश्न ।

३०.४.५ पुनरावेदन गर्ने म्याद र म्याद थप :

न्यायाधिकरणमा पुनरावेदन लाग्ने निर्णय वा आदेश सुनी पाएकोमा सो मितिले र निर्णय वा आदेश भएको भन्ने कुराको म्याद सूचना तामेल भएकोमा सो मितिले ३५ दिनभित्र पुनरावेदन दिनु पर्दछ ।

पुनरावेदन दिने म्याद नाघेपछि पुनरावेदन दर्ता हुन वा दर्ता भएको रहेछ भने पनि कायम रहन सक्तैन, खारेज हुन्छ । तर आफ्नो काबुबाहिरको परिस्थिति परी पुनरावेदन गर्ने म्याद गुज्नेको भए त्यस्तोमा गुज्नेको म्याद थमाई पुनरावेदन गर्न सकिन्छ । त्यस्तो परिस्थितिमा मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको ५९ नं. अनुसारको अवस्था र कारण देखाई राजस्व न्यायाधिकरणसमक्ष पुनरावेदन गर्ने म्याद थामी पाउन निवेदन गर्नु पर्दछ । राजस्व न्यायाधिकरणले निवेदनमा उल्लेख भएको अवस्था र कारण मुनासिब देखेमा पुनरावेदनको म्याद गुज्नेको मितिले अरु ३० दिनको म्याद थप गरिदिन सक्तछ ।

३०.४.६ पुनरावेदन दस्तुर :

पुनरावेदन गर्दा रु. १००।- दस्तुर बुझाउनु पर्दछ ।

राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्दा कानून बमोजिम बुझाउनुपर्ने रकम धरौटी राख्नु पर्दछ । धरौटी नराखी पुनरावेदन गर्न सकिदैन । यस अनुसार धरौटी राख्नु पर्दा राजस्व न्यायाधिकरण

ऐन, २०३१ को दफा ९ अनुसार कर निर्धारण भएकोमा निर्धारित कर रकमको पचास प्रतिशत र जरिवाना भएकोमा जरिवाना भएको पूरै रकम धरौटी राख्नु पर्दछ।

३०.४.७ पुनरावेदन गरेको सूचना विभागमा दर्ता गराउनु पर्ने :

आयकर ऐन २०५८ को दफा ११६ को उपदफा (२) अनुसार पुनरावेदन दिने व्यक्तिले पुनरावेदन दिएको १५ दिनभित्र पुनरावेदनको सूचनाको एक प्रति विभागमा दर्ता गराउनु पर्छ।

३०.४.८ पुनरावेदन परी रहँदा पनि निर्णय कार्यान्वयन हुन सक्ने :

सामान्यतः न्यायको मान्य सिद्धान्त अनुसार पुनरावेदन परेकोमा तलको निर्णय कार्यान्वयन गर्न मिल्दैन। तर आयकर ऐन २०५८ को दफा ११६ को उपदफा (३) मा पुनरावेदन दिएको कारणबाट दफा ११४ को उपदफा (१) मा प्रशासकीय पुनरावलोकन हुने उल्लिखित निर्णय कार्यान्वयनमा असर परेको मानिनेछैन” भन्ने उल्लेख हुँदा पुनरावेदन परिरहेका निर्णय कार्यान्वयन हुन सक्दछ। तर राजस्व न्यायाधिकरण वा अदालतले तत्काल लागू हुने गरी स्थगन आदेश दिएको भए सो आदेश अनुसार विभागको निर्णय स्थगित (तामेलीमा रहने) हुन्छ।

३०.४.९ पुनरावेदन सम्बन्धी कारवाइ तथा निर्णय :

पुनरावेदन दर्तामै मुद्दा चलिसकेपछि सो सम्बन्धी निर्णय गर्ने प्रकृया सामान्य अदालतमा भए सरह हुन्छ। यस अर्थमा न्यायाधिकरणमा दुई पक्ष पुनरावेदक र प्रत्यर्थी विभाग दुवै पक्षबाट प्रस्तुत भएका कागज प्रमाण र पक्ष स्वयं वा उनीहरूका कानुन व्यवसायिको खुला इजलासमा छलफल गराई सवुद प्रमाणको न्यायिक मूल्याङ्कन गरी निर्णय हुन्छ। प्रशासकीय पुनरावलोकनको सन्दर्भमा भने यस्तो सुनवाई हुने गर्ने व्यवस्था र प्रचलन देखिँदैन। तथापि प्रशासकीय पुनरावलोकनको सन्दर्भमा पनि कानुन व्यवसायी वा विज्ञ/दक्षको सहयोग लिई मर्का पर्ने व्यक्ति (Aggrieved Party) ले विभागमा जिरह गर्न सक्दछ। विभागले यसका लागि समुचित प्रबन्ध मिलाउनु पर्दछ।

३०.४.१० पुनरावेदन निर्णयबाट ठहरेको कर कायम हुने :

राजस्व न्यायाधिकरणमा पुनरावेदन परी मुद्दा सुनवाई फैसला भई वा निर्णय भएकोमा सो निर्णय कायम हुन्छ। राजस्व न्यायाधिकरणले कर तथा जरिवाना फरक तोकेको रहेछ भने शुरु कर अधिकृतले गरेको वा प्रशासकीय पुनरावलोकन निर्णयबाट ठहरेको कर वा जरिवाना रकम फरक परेको हदसम्म वदर भएर राजस्व न्यायाधिकरणले निर्धारण गरेको अंक कायम हुन्छ। सो अनुसारको रकमको असुली प्रकृया शुरु गरिन्छ। राजस्व न्यायाधिकरणले पुनः छावनीन गरी कर निर्धारण गर्न आदेश दिएको छ भने सोही अनुसार पुनः छावनीन गरी ऐनको म्यादभित्र (वा न्यायाधिकरणले तोकेको म्यादभित्र) पुनः संशोधित कर निर्धारण गर्नु पर्दछ।

**आयकरको प्रशासन, आधिकारिक कागजात र
अभिलेख तथा सूचना संकलन
(Tax administration, Official documentation
and Access to Information)**

३१.१ कुनै पनि कर प्रणालीको सफलता र प्रभावकारिताको लागि सो कर प्रणालीको प्रशासन गर्ने निकाय, सो निकायको संगठनात्मक स्वरूप र प्रशासनिक अधिकार, सो कर प्रणालीमा आबद्ध भएको व्यक्तिको अधिकार कर्तव्य र सहभागिताको स्तर, आवश्यक कागजात र अभिलेख तथा ती कागजात र अभिलेखमा कर प्रशासनको पहुँच सम्बन्धमा कानूनी व्यवस्था गर्नु अपरिहार्य मानिन्छ। यहि मान्यतालाई आत्मसात गर्दै आयकर ऐन, २०५८ को परिच्छेद १४ ले आयकरको प्रशासन गर्ने निकाय, सो निकायको संगठनात्मक स्वरूप र प्रशासनिक अधिकार, आयकरमा आबद्ध व्यक्तिको पहिचान र अधिकार कर्तव्य तथा आयकर प्रयोजनको लागि राख्नुपर्ने कागजात र तिनको ढाँचाका सम्बन्धमा कानूनी व्यवस्था गरेको छ भने ऐनको परिच्छेद १५ ले आयकर प्रयोजनको लागि राख्नुपर्ने कागजातको अभिलेख, ती अभिलेखको गोप्यता तथा ती अभिलेखमाथि कर प्रशासनको पहुँचका सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गरेको छ। आयकर निर्देशिकाको यस परिच्छेदको उद्देश्य तिनै व्यवस्थालाई स्पष्ट पार्नु रहेको छ।

३१.२. आयकर प्रशासन

३१.२.१ विभाग

आयकर प्रशासन भन्नाले ऐन बमोजिम असुल उपर गरिने आयकर असुल उपर गर्न र यस प्रयोजनको लागि सम्पादन गर्नुपर्ने अन्य कार्य गर्न तोकिएको निकाय र सो निकायको सांगठनिक तथा प्रशासनिक स्वरूपलाई बुझाउँछ। उपर्युक्त सम्बन्धमा ऐनको दफा ७२ को उपदफा (१), (२) र (३) ले देहायको व्यवस्था गरेको छ।

- (१) यस ऐनको कार्यान्वयन तथा प्रशासन गर्ने कामको लागि विभाग जिम्मेवार हुनेछ।
- (२) उपदफा (१) मा उल्लिखित विभागको जिम्मेवारी पूरा गर्ने कार्यमा विभागलाई सघाउ पुऱ्याउन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विभाग मातहतमा ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय स्थापना गर्न र ती कार्यालयहरूको कार्यक्षेत्र तोक्न सक्नेछ। यसरी कार्यक्षेत्र तोकिएका कार्यालयहरू विभागकै अङ्गका रूपमा रहेको मानिनेछन्।
- (३) विभागमा देहाय बमोजिमका अधिकृत तथा अन्य कर्मचारीहरू रहन सक्नेछन् :-
 - (क) महा-निर्देशक,

- (ख) आवश्यक संख्यामा उप-महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य अधिकृत, र
- (ग) अन्य कर्मचारी ।

ऐनको दफा २ को खण्ड (क त) ले विभाग भन्नाले आन्तरिक राजस्व विभाग सम्भन्नुपर्छ भन्ने परिभाषा गरेको हुदा आयकरको समग्र प्रशासन गर्ने जिम्मेवारी नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागको हो । यस विभाग अन्तर्गत हाल ठूला करदाता कार्यालय एक, आन्तरिक राजस्व कार्यालय बाईस र करदाता सेवा कार्यालय २६ गरी जम्मा ४९ कार्यालयहरू विभागकै अभिन्न अङ्कका रूपमा स्थापना गरिएका छन् । आन्तरिक राजस्व कार्यालयलाई ती कार्यालयको आकार, करदाता संख्या र राजस्व असुलीको आधारमा क, ख, ग, घ र ङ गरी पाँच वर्गमा वर्गीकरण गरिएको छ । विभाग अन्तर्गत स्थापना भएका कार्यालयको ठेगाना, वर्ग र कार्यक्षेत्र यस निर्देशिकाको अनुसूची ८ मा दिइएको छ ।

विभाग अन्तर्गत स्थापना गरिएका ठूला करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय विभागको अभिन्न अंग र सहयोगी हुने व्यवस्था ऐनको दफा ७२ को उपदफा (२) ले गरेको हुदा ऐनमा आयकरको प्रशासनसँग सम्बन्धित सबै कार्य विभागले गर्ने उल्लेख भए तापनि त्यसको अर्थ आयकरको प्रशासनसँग सम्बन्धित सबै कार्य विभागले गर्ने नभई विभाग अन्तर्गतका कार्यालयले विभागको प्रतिनिधीको हैसियतले तोकिएका कार्य गर्ने र अन्तर्गत कार्यालयले गरेको कार्य पनि विभागले गरेको सम्भन्नुपर्छ ।

विभागमा महा-निर्देशक, उप-महानिर्देशक, निर्देशक, शाखा अधिकृत तथा अन्य अधिकृत, विशेषज्ञ समूह र अन्य कर्मचारी रहन्छन् । हालको कार्यालयको संगठनात्मक ढाँचामा ठूला करदाता कार्यालय तथा “क” वर्गका कार्यालयमा प्रमुख कर प्रशासक, प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य कर्मचारी रहन्छन् भने अन्य वर्गका कार्यालयमा प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य कर्मचारी रहन्छन् । विभागमा महा-निर्देशक, उप-महानिर्देशक, विशेषज्ञ समूह, प्राविधिक र कार्यालय सहयोगी बाहेक अन्य कर्मचारी र अन्तर्गत कार्यालयमा प्रमुख कर प्रशासक, विशेषज्ञ, प्राविधिक र कार्यालय सहयोगी बाहेक अन्य कर्मचारी नेपाल सरकारको निजामती सेवाको प्रशासन सेवा, राजस्व समूह अन्तर्गतका कर्मचारी रहने व्यवस्था छ । नियमावलीको नियम २८ ले विभाग वा अन्तर्गत कार्यालयमा कार्यरत अधिकृतको परिचयपत्रको ढाँचा समेत तोकेको छ ।

३१.२.२ विभाग र अन्तर्गत कार्यालयका विभिन्न पदाधिकारीका अधिकार

ऐनको दफा ७२ को उपदफा (४), (५) र (६) ले विभाग र अन्तर्गत कार्यालयमा कार्यरत विभिन्न पदाधिकारीका अधिकार र ती अधिकारको प्रत्यायोजनका सम्बन्धमा देहायका व्यवस्था गरेको छ ।

७२(४): नेपाल सरकारले दिएको निर्देशनको अधीनमा रही महानिर्देशकले देहाय बमोजिम गर्न सक्नेछ :-

- (क) यस ऐन बमोजिम विभागलाई प्राप्त कुनै पनि अधिकारको प्रयोग गर्न,
- (ख) उपदफा (५) र (६) को अधीनमा रही खण्ड (क) बमोजिमको अधिकार कुनै अर्को अधिकृतले प्रयोग गर्न पाउने गरी अधिकार प्रत्यायोजन गर्न,
- (ग) आन्तरिक राजस्व कार्यालय नरहेको ठाउँमा खण्ड (क) बमोजिमको अधिकार मध्ये दफा ७५ बमोजिम सार्वजनिक परिपत्र जारी गर्न, दफा ७७ बमोजिमको कागजात तोक्न, दफा ११५ को उपदफा (५) बमोजिम कुनै पुनरावलोकनीय निर्णयलाई स्थगनमा राख्न वा अन्य तवरले प्रभावित गर्न, दफा ११५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दिएको निवेदनमा उल्लिखित कुराहरूलाई पूर्ण वा आंशिकरूपमा स्वीकार वा अस्वीकार गर्न, दफा १२९ बमोजिम कसूर थपेर जोड्न वा दफा ८२ बमोजिम कुनै अधिकृतलाई अख्तियारी दिन बाहेक अन्य सबै वा केहि अधिकार निजामती सेवाको कुनै अधिकृत कर्मचारीले प्रयोग गर्न पाउने गरी तोक्न ।

७२(५): नेपाल सरकार वा महानिर्देशकले दिएको निर्देशनको अधीनमा रही उप-महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत तथा कार्यालय प्रमुखको रूपमा रहने कर अधिकृतले देहाय बमोजिम गर्न सक्नेछ :-

- (क) यस ऐन बमोजिम विभागलाई प्राप्त अधिकार मध्ये दफा ७५ बमोजिम सार्वजनिक परिपत्र जारी गर्न, दफा ७७ बमोजिमको कागजात तोक्न, दफा ११५ को उपदफा (५) बमोजिम कुनै पुनरावलोकनीय निर्णयलाई स्थगनमा राख्न वा अन्य तवरले प्रभावित गर्न, दफा ११५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दिएको निवेदनमा उल्लिखित कुराहरूलाई पूर्ण वा आंशिकरूपमा स्वीकार वा अस्वीकार गर्न वा दफा १२९ बमोजिम कसूर थपेर जोड्न बाहेक अन्य अधिकारहरू प्रयोग गर्न, र
- (ख) उपदफा (६) को अधीनमा रही विभागको कुनै अर्को अधिकृतले प्रयोग गर्न पाउने गरी त्यस्तो अधिकार प्रत्यायोजन गर्न ।

७२(६): महानिर्देशक, उप-महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत वा कार्यालय प्रमुखको रूपमा रहने कर अधिकृत बाहेकको विभागको कुनै अर्को अधिकृतले देहाय बमोजिम गर्न सक्नेछ :-

- (क) देहायका अधिकारहरू बाहेक विभागलाई भएको अधिकारहरू मध्ये सो अधिकृतलाई प्रत्यायोजन गरिएका कुनै अधिकारको प्रयोग गर्न सक्नेछ :-
 - (१) दफा ७५ बमोजिम सार्वजनिक परिपत्र जारी गर्न, दफा ७७ बमोजिमको कागजात तोक्न, दफा ११५ को उपदफा (५) बमोजिम कुनै पुनरावलोकनीय निर्णयलाई स्थगनमा राख्न वा अन्य तवरले प्रभावित गर्न, दफा ११५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दिएको निवेदनमा उल्लिखित कुराहरूलाई पूर्ण वा आंशिकरूपमा स्वीकार वा अस्वीकार गर्न वा दफा १२९ अन्तर्गत कसूर थपेर जोड्न, वा

(२) दफा ८२ बमोजिम कुनै अधिकृतलाई अख्तियारी दिन वा दफा १०९ बमोजिम सूचना जारी गर्न, र

(ख) आफूलाई प्रत्यायोजन गरिएको कुनै अधिकार पुनः प्रत्यायोजन गर्न सक्नेछैन ।

३१.२.३. नेपाल सरकारको अधिकार

यो ऐनले आयकरको कार्यान्वयन र प्रशासन गर्ने अधिकार विभागलाई दिएको छ । जस अनुसार विभागका महानिर्देशक आयकरको प्रशासन एवं कार्यान्वयनका लागि पूर्ण जिम्मेवार हुन्छ तापनि यो ऐनले नेपाल सरकारले महानिर्देशकलाई निर्देशन दिन सक्ने व्यवस्था पनि गरेको हुँदा महानिर्देशकले यो ऐनको कार्यान्वयन र प्रशासन गर्दा नेपाल सरकारले कुनै निर्देशन दिएको भए सो निर्देशनको अधीनमा रही आफ्नो जिम्मेवारी पूरा गर्नु पर्दछ ।

३१.२.४. महानिर्देशकका अधिकार

नेपाल सरकारले दिएको निर्देशनको अधीनमा रही महा निर्देशकले देहाय बमोजिम गर्न सक्नेछ

१. ऐन बमोजिम विभागलाई प्राप्त कुनै पनि अधिकारको प्रयोग गर्न,
२. विभागलाई प्राप्त अधिकार विभागको कुनै अर्को अधिकृतलाई प्रत्यायोजन गर्न वा आन्तरिक राजस्व कार्यालय नरहेको ठाउँमा निजामती सेवाको कुनै अधिकृत कर्मचारीले प्रयोग गर्न पाउने गरी तोक्न ।

तर, देहायका अधिकार प्रयोग गर्नपाउने अधिकार महानिर्देशकलाई मात्र छ र ती अधिकार अन्य कुनै पदाधिकारीलाई प्रत्यायोजन गर्न मिल्दैन :-

- क. ऐनको दफा ७५ बमोजिम सार्वजनिक परिपत्र जारी गर्ने,
- ख. ऐनको दफा ७७ बमोजिम कागजात तथा तिनको ढाँचा तोक्ने,
- ग. ऐनको दफा ११५ को उपदफा (५) बमोजिम दफा ११४ को उपदफा (१) मा उल्लिखित कुनै पुनरावलोकनीय निर्णयलाई तामेली वा स्थगनमा राख्ने वा अन्य तवरले प्रभावित गर्ने,
- घ. ऐनको दफा ११५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दफा ११५ को उपदफा (१) बमोजिम दिएको निवेदनमा उल्लिखित कुरालाई पूर्ण वा आंशिकरूपमा स्वीकार वा अस्वीकार गर्ने,
- ङ. ऐनको दफा १२९ बमोजिम कसूर थपेर जोड्ने, र
- च. आन्तरिक राजस्व कार्यालय नरहेको ठाउँमा निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई अधिकार प्रत्यायोजन गरिएको अवस्थामा ऐनको दफा ८२ बमोजिम कुनै कागजात वा सम्पत्ति कब्जामा लिन पाउने गरी कुनै अधिकृतलाई अख्तियारी दिने ।

३१.२.५. उप-महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत तथा कार्यालय प्रमुखको रूपमा रहने कर अधिकृतका अधिकार

नेपाल सरकार वा महानिर्देशकले दिएको निर्देशनको अधीनमा रही उप-महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत तथा कार्यालय प्रमुखको रूपमा रहने कर अधिकृतले देहाय बमोजिम गर्न सक्नेछ ।

१. यस ऐन बमोजिम विभागलाई प्राप्त अधिकार मध्ये महानिर्देशकले प्रत्यायोजन गर्न नपाउने अधिकार बाहेक अन्य अधिकार प्रयोग गर्न, र
२. आफूलाई प्राप्त अधिकार विभागको कुनै अर्को अधिकृतले प्रयोग गर्न पाउने गरी अधिकार प्रत्यायोजन गर्न ।

३१.२.६. विभागको कुनै अर्को अधिकृतको अधिकार

महानिर्देशक, उप-महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत वा कार्यालय प्रमुखको रूपमा रहने कर अधिकृत बाहेकको विभागको कुनै अर्को अधिकृतले यस ऐन बमोजिम विभागलाई प्राप्त अधिकार मध्ये महानिर्देशकले प्रत्यायोजन गरेका अधिकार प्रयोग गर्न पाउंछ । तर महानिर्देशकले प्रत्यायोजन गर्न नपाउने अधिकार र ऐनको दफा ८२ बमोजिम कुनै कागजात वा सम्पत्ति कब्जामा लिन पाउने गरी कुनै अधिकृतलाई अख्तियारी दिन वा दफा १०९ बमोजिम कुनै व्यक्तिको कर बक्यौता बुझाउन कुनै तेश्रो व्यक्तिलाई सूचना जारी गर्ने पाउंदैन ।

यस्तो अधिकृतले आफूलाई प्रत्यायोजन गरिएको कुनै अधिकार पुनः प्रत्यायोजन गर्न पाउंदैन ।

३१.३. विभागका प्रशासकीय अधिकार

ऐनको प्रभावकारी कार्यान्वयनको लागि विभागले देहाय बमोजिमका कार्य गर्नु पर्दछ ।

३१.३.१. अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्ने

ऐनको दफा ७३ ले अन्तर्राष्ट्रिय सम्झौताका सम्बन्धमा देहायको व्यवस्था गरेको छ ।

७३(१): कुनै व्यक्तिको कुनै आयमा यस ऐन वा प्रचलित कानून बमोजिम कर लाग्ने व्यवस्था भएको र सोही आयमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने यस्तो दोहोरो कर नलाग्ने गर्न नेपाल सरकारले विदेशी सरकारसित अन्तर्राष्ट्रिय सम्झौता गर्न सक्नेछ ।

७३(२): नेपालसँग सम्पन्न भएका कुनै अन्तर्राष्ट्रिय सम्झौताबमोजिम अर्को देशको सक्षम अधिकारीले सो अर्को देशको कर कानून अन्तर्गत कुनै बक्यौता राख्ने व्यक्तिले बुझाउनु पर्ने रकम नेपालमा संकलन गरिदिन विभागलाई अनुरोध गरेको अवस्थामा यो उपदफा लागू हुनेछ ।

७३(३): उपदफा (२) लागू हुने अवस्थामा विभागले सो सक्षम अधिकारीलाई सो रकम पठाउने प्रयोजनको लागि कर बक्यौता राख्ने सो व्यक्तिलाई लिखितरूपमा सूचना गरी सो

सूचनामा उल्लेख गरिएको मितिभित्रमा त्यस्तो रकम विभागमा दाखिला गर्न लगाउन सक्नेछ ।

७३(४): कुनै अन्तर्राष्ट्रिय सम्झौतामा नेपालले आय वा भुक्तानीमा छुट दिनु पर्ने वा आय वा भुक्तानीमा करको घटाइएको दर लगाउनु पर्ने गरी व्यवस्था गरिएको भएमा यो उपदफा लागू हुनेछ ।

७३(५): उपदफा (४) लागू भएको अवस्थामा देहाय बमोजिमको कुनै निकायलाई कर छुट वा कर कट्टीको सुविधा उपलब्ध हुने छैन :-

- (क) सो सम्झौताको प्रयोजनको लागि सो सम्झौताको अर्को पक्ष रहेको राष्ट्रको बासिन्दा मानिने निकाय, र
- (ख) सो निकायको निहित स्वामित्वको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा प्राकृतिक व्यक्तिहरू द्वारा वा कुनै प्राकृतिक व्यक्तिको हित नरहेको निकायहरूद्वारा ग्रहण गरिएको र सो सम्झौताको प्रयोजनको लागि सो व्यक्तिहरू वा निकायहरू सो सम्झौताको अर्को पक्ष रहेको राष्ट्रको वा नेपालको पनि बासिन्दा नभएको ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “अन्तर्राष्ट्रिय सम्झौता” भन्नाले देहायको व्यवस्था गर्ने कुनै विदेशी सरकारसँग सम्पन्न गरिएको नेपालको हकमा लागू भएको कुनै सन्धि वा सम्झौता सम्झनु पर्छ :-

- (क) दोहोरो करबाट मुक्ति दिने र वित्तीय छल निरोध गर्ने, वा
- (ख) कर दायित्वको कार्यान्वयनमा पारस्परिक प्रशासनिक सहायता प्रदान गर्ने ।

कुनै व्यक्तिको एउटै आयमा नेपाल र विदेशी मुलुकमा कर लाग्ने अवस्था रहेमा यस्तो दोहोरो कर नलाग्ने गर्न वा दोहोरो करबाट त्यस्तो व्यक्तिलाई उन्मुक्ति दिन ऐनको दफा ७३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले विदेशी सरकारसित अन्तर्राष्ट्रिय सम्झौता गर्न सक्तछ । यस निर्देशिकाको प्रयोजनको लागि “अन्तर्राष्ट्रिय सम्झौता” भन्नाले दोहोरो करबाट मुक्ति दिने र वित्तीय छल निरोध गर्ने वा कर दायित्वको कार्यान्वयनमा पारस्परिक प्रशासनिक सहायता प्रदान गर्ने व्यवस्था गर्ने कुनै विदेशी सरकारसँग सम्पन्न गरिएको नेपालको हकमा लागू भएको वा हुने कुनै सन्धि वा सम्झौता सम्झनु पर्छ ।

नेपालसँग सम्पन्न भएका कुनै अन्तर्राष्ट्रिय सम्झौताबमोजिम नेपालले गनुपर्ने कार्यहरू सम्पन्न गर्न विभागको महानिर्देशकलाई सक्षम अधिकारी (त्यस्तो सम्झौता कार्यान्वयन गर्न अधिकार प्राप्त व्यक्ति) तोकिएको र ऐनले अन्तर्राष्ट्रिय सम्झौताबमोजिम नेपालले गनुपर्ने कार्य सम्पन्न गर्न विभागलाई अधिकार प्रदान गरेको छ । यस सन्दर्भमा विभागले देहाय बमोजिम गर्न सक्नेछ ।

१. कुनै अन्तर्राष्ट्रिय सम्झौताबमोजिम अर्को देशको सक्षम अधिकारीले सो देशको कर कानुन अन्तर्गत कुनै बक्यौता राख्ने व्यक्तिले बुझाउनु पर्ने रकम नेपालमा संकलन गरिदिन विभागलाई अनुरोध गरेको अवस्थामा विभागले सो सक्षम अधिकारीलाई सो रकम पठाउने

प्रयोजनको लागि कर बक्यौता राख्ने सो व्यक्तिलाई लिखितरूपमा सूचना गरी सो सूचनामा उल्लेख गरिएको मितिभित्रमा त्यस्तो रकम विभागमा दाखिला गर्न लगाउन,

२. कुनै अन्तर्राष्ट्रिय सम्झौतामा नेपालले आय वा भुक्तानीमा छुट दिनु पर्ने वा आय वा भुक्तानीमा करको घटाइएको दर लगाउनु पर्ने गरी व्यवस्था गरिएको भएमा सोही अनुसार गर्न ।

अन्तर्राष्ट्रिय कर एवं अन्तर्राष्ट्रिय सम्झौताका सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद १४ र १५ मा विस्तृत रूपमा उल्लेख गरिएको छ ।

३१.३.२. सार्वजनिक परिपत्र जारी गर्ने

सार्वजनिक परिपत्र जारी गर्ने सम्बन्धमा ऐनको दफा ७५ ले देहायको व्यवस्था गरेको छ ।

७५(१): यस ऐनको कार्यान्वयनमा एकरूपता ल्याई कर प्रशासनलाई सरल बनाउन र विभागका अधिकृतहरू लगायत यस ऐनबाट प्रभावित हुने व्यक्तिहरूलाई मार्गनिर्देशन दिन विभागले यस ऐनमा भएका व्यवस्थाको सम्बन्धमा व्याख्यासहित लिखित सार्वजनिक परिपत्रहरू जारी गर्न सक्नेछ ।

७५(२): विभागले उपदफा (१) बमोजिम जारी गरिएका परिपत्र सर्वसाधारणको जानकारीका लागि विभागमा वा विभागले आवश्यकतानुसार अन्य कुनै स्थानमा वा कुनै माध्यमद्वारा उपलब्ध गराउनेछ ।

७५(३): उपदफा (१) बमोजिम जारी गरिएको कुनै परिपत्र रद्द नगरिएसम्म सो परिपत्र बमोजिम कारवाही गर्न विभाग बाध्य हुनेछ ।

यस ऐनको कार्यान्वयनमा र व्याख्यामा एकरूपता ल्याई कर प्रशासनलाई सरल बनाउन र विभागका अधिकृत लगायत यस ऐनबाट प्रभावित हुने व्यक्तिलाई मार्ग निर्देशन दिन ऐनको दफा ७५ ले दिएको अधिकार प्रयोग गरी विभागले यस ऐनमा भएका व्यवस्थाको सम्बन्धमा व्याख्यासहित लिखितरूपमा सार्वजनिक परिपत्र जारी गर्न सक्नेछ । यसरी जारी गरिएका परिपत्र सर्वसाधारणको जानकारीका लागि विभागमा वा विभागले आवश्यकतानुसार अन्य कुनै स्थानमा वा कुनै माध्यमद्वारा उपलब्ध गराउनु पर्दछ ।

विभागबाट जारी गरिएको कुनै परिपत्र विभागले रद्द नगरेसम्म सो परिपत्रको पालना गर्न र सोही बमोजिम कारवाही गर्न विभाग अन्तर्गतका कर्मचारी बाध्य हुन्छन् । तर विभागले जारी गरेका सार्वजनिक परिपत्र सरोकारवालाका लागि भने बाध्यकारी हुँदैनन् । कुनै व्यक्तिलाई कुनै सार्वजनिक परिपत्रले गरेको व्यवस्था वा व्याख्यामा चित्त नबुझेमा सो व्यक्तिले कानूनी उपचारको बाटो अवलम्बन गर्न सक्दछ ।

३१.३.३. पूर्वादेश जारी गर्ने

कुनै करदातालाई आफूले गरेको वा गर्ने कुनै कार्यका सन्दर्भमा ऐनको कुनै व्यवस्था के कसरी लागू हुन्छ भन्ने विषयमा द्विविधा हुनु स्वाभाविक हो । त्यस्तो व्यक्तिले आफ्नो द्विविधा निराकरण गरिदिन विभागसँग लिखित आग्रह गरेमा विभागले पनि सो व्यक्तिलाई लिखित रूपमै आफ्नो धारणा

जानकारी गराउनु पर्दछ । विभागले लिखितरूपमा जानकारी गराएको यस्तो धारणालाई नै पूर्वदिश भनिन्छ । ऐनको दफा ७६ ले पूर्वदिशका बारेमा व्यवस्था गरेको छ ।

७६(१): कुनै व्यक्तिले आफूद्वारा प्रस्तावित वा आफूले मानेको कुनै प्रबन्धका सम्बन्धमा यो ऐन लागू हुने अवस्था बारे कुनै द्विविधा निराकरणका लागि विभागसमक्ष लिखितरूपमा निवेदन दिएमा विभागले सो व्यक्तिलाई लिखितरूपमा सूचीत गरी विभागको धारणा तोकिए बमोजिम पूर्वदिशद्वारा जारी गर्न सक्नेछ ।

७६(२): उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको कार्यान्वयनका सम्बन्धमा देखापरेको कुनै द्विविधासम्बन्धी विषय अदालतमा बीचाराधीन रहेको वा अदालतबाट निर्णय भई सकेको अवस्थामा त्यस्तो विषयमा विभागले उपदफा (१) बमोजिमको पूर्वदिश जारी गर्न सक्ने छैन ।

७६(३): उपदफा (१) बमोजिम पूर्वदिश जारी गर्नु अगावै कुनै व्यक्तिले देहाय बमोजिम गरेमा सो व्यक्तिलाई दिएको पूर्वदिश वहालरहेसम्म सो आदेशबमोजिम यस ऐनको कार्यान्वयन गर्न विभाग वाध्य हुनेछ :-

- (क) सो आदेशसँग सम्बद्ध विषयको पूर्ण यथार्थ विवरण विभागसमक्ष प्रस्तुत गरेमा, र
- (ख) सो आदेशको लागि सो व्यक्तिले दिएको निवेदनमा उल्लिखित वूँदा अनुरूपको प्रबन्ध भएमा ।

७६(४): दफा ७५ बमोजिम जारी गरिएका सार्वजनिक परिपत्र र उपदफा (१) बमोजिम जारी गरिएका पूर्वदिश एक आपसमा बाभिएमा पूर्वदिश जारी गरिएको व्यक्तिको हकमा पूर्वदिशमा उल्लिखित कुराहरूलाई प्राथमिकता दिइनेछ ।

७६(५) उपदफा (१) बमोजिमको पूर्वदिश जारी गर्नुअघि विभागले निवेदकलाई आफैं वा आफ्नो प्रतिनिधी उपस्थित भै कुनै अपुग विवरण भएमा पेश गर्ने मौका दिन सक्नेछ ।

नियमावलीको नियम २२ ले पूर्वदिश जारी गर्ने कार्यविधिका सम्बन्धमा देहायको व्यवस्था गरेको छ ।

- (१) ऐनको दफा ७६ बमोजिम पूर्वदिश मांग गर्ने व्यक्तिले विभागले तोकेको ढाँचामा विभागसमक्ष निवेदन दिनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि पैतालीस दिनभित्र विभागले सो विषयमा निर्णय दिनु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिमको अवधिभित्र विभागबाट पूर्वदिश प्राप्त नभएमा निवेदकले ऐनको दफा ११५ बमोजिम विभागसमक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन वा दफा ११६ को उपदफा (४) बमोजिम राजस्व न्यायाधिकरणसमक्ष पुनरावेदन दिन सक्नेछ ।
- (४) उपनियम (२) बमोजिम निर्णय गर्नु अघि विभागले आवश्यक देखेमा अधिकृत तथा अन्य विशेषज्ञबाट छानवीन गराउन सक्नेछ ।

३१.३.३.१. पूर्वदिश प्राप्त गर्न चाहने व्यक्तिको दायित्व

- क. पूर्वदिश मांग गर्ने व्यक्तिले आफ्नो कुनै द्विविधा निराकरणका लागि तोकिएको ढाँचामा विभागसमक्ष लिखितरूपमा निवेदन दिनुपर्दछ ।
- ख. निवेदनमा आफूलाई परेको द्विविधाको विषयमा पूर्ण र यथार्थ विवरण विभागसमक्ष प्रस्तुत गर्नुपर्दछ ।
- ग. विभागले कुनै अपुग विवरण माग गरेमा समयमै माग भएको विवरण विभागमा पेश गर्नु पर्दछ ।
- घ. आफूले गरेको कुनै कामबाट कर दायित्व श्रृजना भैसकेको वा कर दायित्वबाट हटिसकेको अवस्थामा र अदालतमा बिचाराधीन रहेको वा अदालतबाट निर्णय भई सकेको विषयमा पूर्वदिश माग गर्नु हुँदैन ।

३१.३.३.२. विभागको दायित्व

- क. पूर्वदिश माग गरिएको विषय अदालतमा बिचाराधीन रहेको वा अदालतबाट निर्णय भई सकेको अवस्थामा त्यस्तो विषयमा विभागले पूर्वदिश जारी गर्नु हुँदैन ।
- ख. पूर्वदिश जारी गर्नुअघि विभागले निवेदकलाई आफैं वा आफ्नो प्रतिनिधी उपस्थित भै कुनै अपुग विवरण भएमा पेश गर्ने मौका दिनु पर्दछ ।
- ग. निवेदन प्राप्त भएपछि पैंतालीस दिनभित्र विभागले सो विषयमा निर्णय दिनु पर्दछ र सोको लिखितरूपमा सम्बन्धित व्यक्तिलाई जानकारी दिनुपर्दछ ।
- घ. कुनै व्यक्तिले गरेको कुनै कामबाट कर दायित्व श्रृजना भैसकेको वा कर दायित्व हटिसकेको अवस्थामा त्यस्तो विषयमा पूर्वदिश जारी गर्नु हुँदैन ।

३१.३.३.३. पूर्वदिशको कानूनी हैसियत

- क. कुनै व्यक्तिलाई दिएको पूर्वदिश बहाल रहेसम्म सो व्यक्तिको हकमा सामान्यतयाः सो आदेशबमोजिम यस ऐनको कार्यान्वयन गर्न विभाग बाध्य हुन्छ । तर जुन व्यक्तिलाई पूर्वदिश जारी गरिएको हो सो व्यक्तिको लागि सो पूर्वदिश बाध्यकारी हुँदैन । जारी भएको पूर्वदिशमा कुनै व्यक्तिलाई चित्त नबुझेमा सो व्यक्तिले प्रशासकीय पुनरावलोकन लगायतका कानूनी उपचारको बाटो अबलम्बन गर्न पाउँछ ।
- ख. ऐनको दफा ७५ बमोजिम जारी गरिएका सार्वजानिक परिपत्र र कुनै व्यक्तिलाई जारी गरिएको पूर्वदिश एक आपसमा बाभिएमा पूर्वदिश जारी गरिएको व्यक्तिको हकमा पूर्वदिशमा उल्लिखित व्यवस्था नै लागू हुन्छ ।
- ग. पूर्वदिश जुन व्यक्तिलाई जुन सन्दर्भमा जारी गरिएको हो सोही व्यक्ति र सोही सन्दर्भमा मात्र लागू हुन्छ । व्यक्ति वा सन्दर्भ फरक भएको अवस्थामा पूर्वदिशद्वारा गरिएको व्यवस्था लागू हुँदैन ।

३१.३.४ स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र प्रदान गर्ने

ऐनको दफा ७८ को स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र जारी गर्ने सम्बन्धी व्यवस्था देहाय बमोजिम रहेको छ ।

७८(१): यस ऐनको अधीनमा रही कुनै व्यक्तिको पहिचान गर्ने प्रयोजनका लागि विभागले त्यस्तो व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्नेछ ।

तर विभागबाट स्वीकृत प्राप्त निकायले यस ऐनको प्रक्रिया पुऱ्याई यस्तो स्थायी लेखा नम्बर प्रदान गर्न सक्नेछ । यसरी जारी गरिएको स्थायी लेखा नम्बर प्राप्त गर्ने करदाताले विभागले तोकेको अवधिसम्म पैठारी निर्यातको कारोवार गर्न सक्ने छैन ।

७८(२): विभागले कुनै पनि व्यक्तिलाई यस ऐनको प्रयोजनको लागि प्रयोग गरिने कुनै आय विवरण, विवरण, कथन वा अन्य कागजातमा आफ्नो स्थायी लेखा नम्बर उल्लेख गर्न आदेश दिन सक्नेछ ।

७८(३): विभागले कुनै व्यक्तिलाई स्थायी लेखा नम्बर देखाउन पर्ने वा उल्लेख गर्नु पर्ने अवस्था तोक्न सक्नेछ ।

७८(४): उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (३) बमोजिमको व्यक्तिले कारोवार गर्नु भन्दा पहिले स्थायी लेखा नम्बर लिनु पर्नेछ ।

७८(५): उपदफा (१), (२), (३) वा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थायी लेखा नम्बर नलिएको कारणबाट कुनै व्यक्तिले करको दायित्वबाट फुर्सद पाउने छैन ।

नियमावलीको नियम २३ मा स्थायी लेखा नम्बर सम्बन्धमा भएको व्यवस्था देहाय बमोजिम रहेको छ ।

(१) यो नियमावली प्रारम्भ हुँदाका वखत स्थायी लेखा नम्बर प्राप्त गरी नसकेको र निर्धारण योग्य आय आर्जन गर्न चाहने नियमले स्थायी लेखा नम्बर लिनु पर्ने भनी तोकेको वा ऐनको परिच्छेद- १७ अन्तर्गत करकट्टी गर्नु पर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कट्टी गर्नु अगावै स्थायी लेखा नम्बरको लागि विभागमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम स्थायी नम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नम्बर प्राप्त गरी नसकेको अन्य व्यक्तिले पनि स्थायी लेखा नम्बरको लागि विभागमा निवेदन दिन सक्नेछ ।

(३) उपनियम (१) वा (२) बमोजिम निवेदन प्राप्त भए पछि निवेदकलाई विभागले स्थायी लेखा नम्बरको प्रमाणपत्र प्रदान गर्नेछ ।

ऐन बमोजिम कर तिर्नु पर्ने कर्तव्य भएका व्यक्तिले वा ऐनको परिच्छेद १७ बमोजिम करकट्टी गर्नुपर्ने व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कट्टी गर्नु अगावै स्थायी लेखा नम्बरको लागि अनिवार्य रूपमा निवेदन दिइ स्थायी लेखा नम्बर लिनुपर्दछ । ऐनको दफा २(घ)(१)(क) मा उल्लिखित कर छुट प्राप्त गरेको संस्थाले समेत अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिनुपर्दछ । स्थायी लेखा नम्बर

लिन अनिवार्य नभएको र स्थायी लेखा नम्बर प्राप्त गरी नसकेको अन्य व्यक्तिले पनि स्थायी लेखा नम्बर लिन पाउंछ । यसरी कुनै व्यक्तिलाई स्थायी लेखा नम्बर प्रदान गर्ने कार्यलाई करदाता दर्ता भनिन्छ भने व्यक्तिले प्राप्त गर्ने दर्ता नम्बर वा परिचय संख्यालाई स्थायी लेखा नम्बर भनिन्छ । विभागले कुनै व्यक्तिलाई स्थायी लेखा नम्बर देखाउनुपर्ने वा ऐनको प्रयोजनको लागि प्रयोग हुने विवरण वा कागजातमा उल्लेख गर्नुपर्ने गरी तोक्न सक्ने हुदा ऐन बमोजिम कर तिर्नु पर्ने कर्तव्य भएको वा करकट्टी गर्नुपर्ने कर्तव्य भएका सबै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कट्टी गर्नु अगावै स्थायी लेखा नम्बर अनिवार्य रूपमा लिनुपर्दछ ।

करदाता दर्ता गर्ने काम मूलतः आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय (ठूला करदाता कार्यालय बाहेक) को भए तापनि ऐनको दफा ७८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशले विभागबाट स्वीकृत प्राप्त निकायले यस ऐनको प्रक्रिया पुऱ्याई यस्तो स्थायी लेखा नम्बर प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । “स्वीकृत प्राप्त निकाय” भन्नाले आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर प्रदान गर्न स्वीकृत प्राप्त उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, वस्तुगत संगठन वा यस्तै अन्य संघ सस्था सम्भन्नु पर्दछ । ऐनको सोही व्यवस्था बमोजिम हाल मुलुकभर केहि निकायलाई विभागको वेबसाइट मार्फत विद्युतीय माध्यमद्वारा कुनै व्यक्तिलाई स्थायी लेखा नम्बर र परिचयपत्र (e-PAN) प्रदान गर्ने अख्तियारी प्रदान गरिएको छ ।

माथि उल्लेख गरिए भैं स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र दुइ तरिकाबाट प्रदान गर्न सकिन्छ । पहिलो, स्थायी लेखा नम्बर लिन कार्यालयमा नै आई निवेदन दिने व्यक्तिलाई कार्यालयबाट स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र प्रदान गर्ने र दोश्रो, विद्युतीय माध्यम अर्थात ई-पानको माध्यमबाट निवेदन दिने व्यक्तिलाई स्वीकृत प्राप्त निकायले स्थायी लेखा नम्बर र कार्यालयले सोको दर्ता प्रमाणपत्र दिने वा त्यस्तो व्यक्तिले स्वीकृत प्राप्त निकायमा नगई कार्यालयमा नै निवेदन दिएमा कार्यालयले नै स्थायी लेखा नम्बर र सोको दर्ता प्रमाणपत्र दिने । आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय र स्वीकृत प्राप्त निकायले करदाताको परिचयको प्रयोजनको लागि विभागको सूचना प्रबिधि शाखाबाट प्राप्त हुने नौ अंकको परिचय संख्यालाई नै स्थायी लेखा नम्बरको रूपमा जारी गर्नु पर्दछ ।

३१.३.५. आयकर प्रयोजनका लागि आवश्यक कागजातका प्रकार, तिनको ढाँचा र अभिलेख तोक्ने

नेपालको आयकर प्रणाली लेखामा आधारित कर प्रणाली हो । ऐनले कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्तिको कर दायित्व यकीन गर्ने जिम्मेवारी सोही व्यक्तिलाई दिएको छ र कुनै व्यक्तिले आफ्नो हकमा निर्धारण गरेको कर दायित्वमा कर अधिकृतले हेरफेर नगरुन्जेल सो व्यक्तिले निर्धारण गरेको कर नै अन्तिम कर हुने स्पष्ट व्यवस्था छ । ऐनले लेखामा आधारित स्वयं कर निर्धारण पद्धतिलाई अवलम्बन गरेको हुदा यस कर प्रणालीको अवलम्बन र प्रभावकारी कार्यान्वयनको लागि कागजात, विवरण तथा अभिलेखको महत्व ज्यादै ठूलो रहेको छ । ऐनको दफा ७७ ले विभागलाई ऐन तथा नियमावलीको प्रयोजनको लागि आवश्यक पर्ने सूचना, विवरण तथा जानकारी समावेश हुने खालका कागजात र विवरणको प्रकार तथा ढाँचा, ती कागजात विभागमा पेश गर्ने तरिका तोक्न सक्ने अधिकार प्रदान गरेको छ भने दफा ७९ ले विभागले कुनै व्यक्तिलाई बुझाउनु पर्ने

कागजात बुझाउने तरिका र दफा ८० ले विभागले जारी गरेका कागजात त्रुटीपूर्ण हुने वा नहुने अवस्था र त्रुटीपूर्ण कागजातमा संशोधन गर्न सक्ने अवस्थाका बारेमा व्यवस्था गरेको छ । त्यस्तै दफा ८१ ले ऐन बमोजिम कर तिर्नु पर्ने दायित्व भएको प्रत्येक व्यक्तिले अभिलेखको रूपमा राख्नुपर्ने कागजात, विवरण र सूचनाको प्रकार र तरिका निर्धारण गरेको छ ।

३१.३.५.१. कागजातको ढाँचा

ऐनको प्रयोजनको लागि आवश्यक कागजातको प्रकार र ढाँचाको सम्बन्धमा ऐनको दफा ७७ ले देहायको व्यवस्था गरेको छ ।

- ७७(१): यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम आवश्यक पर्ने तथा यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने सूचना, विवरण तथा जानकारीहरू समावेश हुने गरी विभागले समय समयमा आवश्यक कागजात, आय विवरण लगायतका विवरणहरू, कर कट्टी विवरण दाखिला गर्ने तरिका र ढाँचा तथा अभिलेखको ढाँचा तोक्न सक्नेछ ।
- ७७(२): विभागले उपदफा (१) बमोजिमका ढाँचाहरू सर्वसाधारणको जानकारीको लागि विभागमा र विभागले निर्धारण गरेका अन्य स्थानमा तथा अन्य माध्यमबाट उपलब्ध गराउनेछ ।
- ७७(३): विभागले कुनै व्यक्तिले विभागमा पेश गर्नु पर्ने सूचना वा विवरण वा कागजात विद्युतीय माध्यमबाट पेश गर्नु पर्ने गरी तोक्न सक्नेछ ।

कर तिर्नु पर्ने कर्तव्य भएको कुनै व्यक्तिले ऐनको प्रयोजनको लागि दर्ता हुनुपर्दा, अग्रिम करकट्टी गर्दा, कर भुक्तानी गर्दा, कर मिलान गर्नुपर्दा वा आय विवरण पेश गर्दा प्रयोग गर्नुपर्ने वा विभाग वा कार्यालयमा दाखिला गर्नुपर्ने बिभिन्न कागजात तथा विवरण तोक्नुको साथै कतिपय कागजात तथा विवरणको ढाँचा समेत निर्धारण गरिएको छ । यसरी निर्धारण गरिएको कागजातको ढाँचाको विवरण तल उल्लेख गरिएको छ ।

सि.नं.	फारम नं.	कागजात वा बिबरणको नाम
१		स्थायी लेखा नम्बरसँग सम्बन्धित
१.१	अनुसूची १	स्थायी लेखा नम्बर (PAN) का लागि दरखास्त (व्यक्तिगत)
१.२	अनुसूची १	स्थायी लेखा नम्बर (PAN) को लागि दरखास्त -साभेदारी फर्म/कम्पनी/सार्वजनिक संस्थान/सहकारी/परोपकारी संस्था/अस्पताल/शैक्षिक संस्था/गैर सरकारी संस्था/अन्तर्राष्ट्रिय गैर सरकारी संस्था
१.३	अनुसूची १	स्थायी लेखा नम्बर (PAN)को लागि दरखास्त (श्रोतमा कर कट्टी गर्ने संस्था)
१.४	अनुसूची १	स्थायी लेखा नम्बर दर्ताको अस्थायी प्रमाण पत्र

१.५	अनुसूची ३	स्थायी लेखा नम्बर दर्ताको प्रमाण पत्र
१.६		स्थायी लेखा नम्बर (PAN) परिचय पत्र
१.७		स्थायी लेखा नम्बर स्थगनको लागि दरखास्त
२		अग्रिम करकट्टी सम्बन्धी
२.१	टि.डे. ०१	अग्रिम करकट्टीको मासिक विवरण
२.२	टि.सि. ०१	अग्रिम करकट्टीको प्रमाणपत्र
३	अनुसूची २	अनुमानित करको विवरण
४		आय बिबरण
४.१	डे १	पूर्वानुमानित कर तिर्ने प्राकृतिक व्यक्तिले भर्नु पर्ने आय विवरण
	डे २	कारोवारमा आधारित कर तिर्ने व्यक्तिले भर्नु पर्ने आय विवरण
४.२	डे ३	व्यवसाय, रोजगारी तथा लगानीबाट आय हुने व्यक्तिले भर्नुपर्ने आय विवरण
	डे ४	ऐनको दफा ९७ बमोजिम प्राकृतिक व्यक्तिले भर्नुपर्ने आय विवरण
५		आय बिबरणसाथ संलग्न हुनुपर्ने बिबरण वा फारम
५.१	डे १०	करको गणना फारम (प्राकृतिक व्यक्तिको लागि) अनुसूची १
सि.नं.	फारम नं.	कागजात वा बिबरणको नाम
५.२	डे ११	करको गणना फारम (निकायको लागि) अनुसूची २
५.३	डे १५	व्यवसायबाट भएको आयको गणना फारम अनुसूची ५
५.४	डे १६	रोजगारीबाट भएको आयको गणना फारम अनुसूची ६
५.५	डे १७	लगानीबाट भएको आयको गणना फारम अनुसूची ७
५.६	डे १८	प्राकृतिक व्यक्तिको गैर ब्यवसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट भएको लाभ वा नोक्सानीको गणना फारम अनुसूची ८
५.७	डे १९	गैर वासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयका सम्बन्धमा भर्नुपर्ने विवरण अनुसूची ९
५.८		व्यवसायसंग सम्बन्ध नभएको घरबहाल आय हुने प्राकृतिक व्यक्तिले भर्नुपर्ने आय विवरण
६		आय बिबरणसाथ संलग्न हुनुपर्ने कर मिलान दाबी फारम
६.१	क्रे ०१	कर मिलान दाबी फारम अनुसूची १०
६.२	क्रे ०२	औषधोपचार कर मिलान दाबी फारम अनुसूची ११
६.३	क्रे ०६	विदेशमा तिरेको कर मिलान दाबी फारम अनुसूची १२
७		पूर्वदेशको निवेदनको ढाँचा

ऐनको दफा ७७ को उपदफा (३) ले विभागले कुनै व्यक्तिले विभागमा पेश गर्नु पर्ने सूचना वा विवरण वा कागजात विद्युतीय माध्यमबाट पेश गर्नु पर्ने गरी तोक्न सक्ने व्यवस्था गरे बमोजिम स्थायी लेखा नम्बरका लागि दरखास्त फारम, अग्रिम करकट्टीको विवरण, अनुमानित करको विवरण र आय विवरण विद्युतीय माध्यमबाट (विभागको वेबसाइट मार्फत) पेश गर्नसक्ने व्यवस्था गरिएको छ । नेपालको नागरिक रहेको प्राकृतिक व्यक्ति वा बासिन्दा निकायले स्थायी लेखा नम्बरका लागि दरखास्त फारम विद्युतीय माध्यमबाट विभागको वेबसाइट मार्फत पेश गर्न सक्तछ । सो सम्बन्धमा यस निर्देशिकाको यसै परिच्छेदको दफा ४ मा बिस्तृत रूपमा उल्लेख गरिसकिएको छ । यसैगरी ऐन बमोजिम अग्रिम करकट्टी गर्नुपर्ने कर्तव्य भएको व्यक्तिले अग्रिम कर कट्टीको विवरण र ऐनको दफा ९४ बमोजिम कुनै आय वर्षमा किस्ताबन्दीमा कर दाखिला गर्नु पर्ने व्यक्तिले ऐनको दफा ९५ बमोजिम पेश गर्नुपर्ने अनुमानित करको विवरण विद्युतीय माध्यमबाट विभागको वेबसाइट मार्फत पेश गर्न सक्तछ । उक्त व्यवस्थाको सम्बन्धमा निर्देशिकाको किस्ताबन्दीमा कर दाखिलासंग सम्बन्धित परिच्छेद २४ मा बिस्तृत रूपमा उल्लेख गरिएको छ ।

३१.३.५.२ कागजातको तामेली

विभागले कुनै व्यक्तिलाई यस ऐनको प्रयोजनको लागि बुझाउनु पर्ने कागजात बुझाउने तरिकाको सम्बन्धमा ऐनको दफा ७९ को उपदफा (१) र (२) ले देहाय बमोजिमको व्यवस्था गरेको छ ।

७९(१): यस ऐन बमोजिम कुनै व्यक्तिलाई दिनु बुझाउनु पर्ने कुनै पनि कागजात देहायको अवस्थामा सो व्यक्तिलाई बुझाइएको वा दिइएको मानिनेछ :-

- (क) कुनै व्यक्तिको फ्याक्स नम्बर वा इ-मेल ठेगानामा पठाएको,
- (ख) व्यक्तिगत रूपमा जसलाई बुझाउनु पर्ने हो उसैलाई बुझाएको वा निकायको हकमा निकायको प्रबन्धकलाई बुझाएको, वा
- (ग) व्यक्तिको थाहा भएसम्मको आवास, कार्यालय, व्यवसाय वा अन्य ठेगानामा हुलाकबाट रजिष्ट्री गरी पठाएको ।

७९(२): विभागको अधिकारप्राप्त अधिकृतको नाम र पद खुल्ने गरी दस्तखत गरिएको, कम्प्युटर प्रविधिबाट इनकीप्ट वा इनकोड गरिएको, छाप लगाइएको वा सो कागजातमा लेखी यस ऐन बमोजिम जारी गरिएको, तामेली गरिएको वा दिइएको कागजातलाई रीतपूर्वकको मानिनेछ ।

विभाग वा कार्यालयले कुनै व्यक्तिलाई ऐन बमोजिम बुझाउनु पर्ने कागजात वा दिनुपर्ने सूचना कुनै व्यक्तिको कार्यालय अभिलेखमा रहेको फ्याक्स नम्बर वा इ-मेल ठेगानामा पठाएको, जसलाई बुझाउनु पर्ने हो उसैलाई वा उसको आधिकारिक प्रतिनिधीलाई बुझाएको, निकायको हकमा निकायको संचालक वा प्रबन्धक वा आधिकारिक प्रतिनिधीलाई बुझाएको वा बुझाउनु पर्ने व्यक्तिको कार्यालय अभिलेखमा रहेको पछिल्लो ठेगाना (आवास, कार्यालय, व्यवसाय वा अन्य कुनै ठाउँको) मा हुलाकबाट रजिष्ट्री गरी पठाएको पत्र करदाता वा निजको प्रतिनिधीले बुझेको भएमा ती कागजात सो व्यक्तिलाई बुझाएको र सो व्यक्तिले बुझलिएको मान्नुपर्दछ । त्यस्तै कुनै व्यक्तिले

बिद्युतीय माध्यमबाट पेश गर्नसक्ने स्थायी लेखा नम्बरका लागि दरखास्त फारम, अग्रिम कर कट्टीको विवरण र अनुमानित करको विवरण बिद्युतीय माध्यमबाट विभाग वा कार्यालयमा प्राप्त भएमा र सो बाहेकका ऐन वा नियमावली वा विभागको सार्वजनिक परिपत्र वा पूर्वदेश वा विभाग वा कार्यालयले दिएको आदेशबमोजिम कुनै व्यक्तिले विभाग वा सम्बन्धित कार्यालयमा दिनुपर्ने सूचना वा पेश गर्नुपर्ने कागजात वा विवरण स्वयं उपस्थित भई वा आधिकारिक प्रतिनिधी मार्फत विभाग वा सम्बन्धित कार्यालयमा तोकिएको म्यादभित्र दर्ता गराएमा सो व्यक्तिले ती कागजात वा विवरण पेश गरेको र विभाग वा सम्बन्धित कार्यालयले प्राप्त गरेको मान्नुपर्दछ ।

३१.३.५.३. त्रुटीपूर्ण कागजात एवं त्रुटी सच्याउन सकिने अवस्था :

विभागले कुनै व्यक्तिलाई बुझाएको कागजात वा दिएको सूचना त्रुटीपूर्ण हुने वा नहुने एवं त्यस्तो कागजातमा रहेको त्रुटी सच्याउने सम्बन्धमा ऐनको दफा ८० मा देहाय बमोजिम व्यवस्था गरेको छ ।

८०(१): यस ऐन बमोजिम जारी गरिएको देहायको कुनै कागजात त्रुटीपूर्ण मानिनेछैन :-

- (क) मूलभूत रूपमा यस ऐन अनुकूल भएमा, र
- (ख) जुन व्यक्तिलाई सो कागजातमा सम्बोधित गरिएको छ सो व्यक्तिलाई सामान्य रूपमा सो कागजातमा लक्षित गरिएको भएमा ।

८०(२): यस ऐन बमोजिम विभागले जारी गरेको कुनै कागजातमा कुनै त्रुटी भएमा र सो त्रुटीबाट यस ऐनको ब्याख्या वा कुनै व्यक्ति विशेषको तथ्य सम्बन्धी कुनै विवाद नभएमा त्यस्तो त्रुटी सच्याउने प्रयोजनको लागि विभागले उक्त कागजातमा संशोधन गर्न सक्नेछ ।

विभाग वा कार्यालयको अधिकारप्राप्त अधिकृतको नाम र पद खुल्ने गरी दस्तखत गरिएको तथा छाप लगाइएको, जारी गर्ने निकायको नाम ठेगाना उल्लेख भएको, विभागको कम्प्युटर प्रणालीबाट इनक्रीप्ट वा इनकोड गरी वा नगरी प्रशोधन गरिएको र अधिकारप्राप्त अधिकृतको नाम र पद खुल्ने गरी दस्तखत गरिएको तथा छाप लगाइएको कागजात जारी गरिएको वा बुझाइएको वा बिद्युतीय माध्यमबाट पठाइएको भएमा तथा सो कागजात मूलभूत रूपमा यस ऐन प्रतिकूल नभएमा र कागजातमा सम्बोधन गरिएको व्यक्ति र लक्षित गरिएको व्यक्ति समान भएमा सो कागजातलाई रीतपूर्वकको मान्नुपर्दछ । कथंकदाचित्त विभाग वा कार्यालयले जारी गरेको वा बुझाएको कुनै सूचना वा कागजातमा ऐनको ब्याख्या वा कुनै व्यक्ति विशेषको तथ्य सम्बन्धमा कुनै विवाद हुनसक्ने खालको बाहेक अन्य सामान्य त्रुटी भएमा विभाग वा कार्यालयले त्यसरी जारी गरिएको कागजातमा संशोधन गरी त्यस्तो त्रुटी सच्याउन सक्तछ । तर ऐनको ब्याख्या वा कुनै व्यक्ति विशेषको तथ्य सम्बन्धमा कुनै विवाद हुनसक्ने खालको कुनै त्रुटी भई सो त्रुटी संशोधन गर्नुपरेमा विभाग वा कार्यालयले एकतर्फी ढंगले त्यस्तो त्रुटी संशोधन गर्नु हुँदैन । त्यस्तो त्रुटी संशोधन गर्नु अघि सम्बन्धित व्यक्तिलाई सूचना दिई सबुत तथा सफाइ पेश गर्ने मौका दिनु पर्दछ । त्यस्तै त्यस्तो कुनै त्रुटी भएको व्यहोरा करदाताबाट प्राप्त भएमा सो त्रुटी सच्याउन सक्नेछ ।

३१.४ आयकर प्रयोजनको लागि राख्नुपर्ने अभिलेख

करदाताले ऐनको प्रयोजनको लागि राख्नुपर्ने अभिलेखका सम्बन्धमा ऐनको दफा ८१ मा देहाय बमोजिमको व्यवस्था गरेको छ ।

८१(१): यस ऐन बमोजिम कर बुझाउनु पर्ने दायित्व भएको प्रत्येक व्यक्तिले विभागबाट तोकिएको प्रकार, ढाँचा, लेखापरीक्षणको प्रमाणीकरण वा अन्य प्रकारले गर्नु पर्ने प्रमाणीकरण तथा प्रमाणित गर्ने कागजातहरूका अतिरिक्त देहाय बमोजिमका आवश्यक कागजातहरू नेपालमा खडा गरी राख्नु पर्नेछ :-

(क) यस ऐन बमोजिम विभागमा पेश गर्नु पर्ने आय विवरण वा अन्य कुनै कागजातहरूलाई पुष्ट्याई गर्ने आवश्यक सूचना तथा कागजात,

(ख) निजले बुझाउनु पर्ने कर निर्धारण गर्न सघाउ पुऱ्याउने कागजात,

(ग) खर्च कट्टीलाई पूष्ट्याई गर्ने कागजात ।

८१(२): विभागले लिखितरूपमा सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक यस दफा बमोजिमका कागजातहरू सम्बन्धित आय वर्ष समाप्त भएको मितिले पाँच वर्षको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।

८१(३): उपदफा (१) बमोजिमको कुनै कागजात नेपाली वा अंग्रेजी भाषामा नभएमा विभागले लिखित सूचना जारी गरी सम्बन्धित व्यक्तिलाई निजको आफ्नै खर्चमा त्यस्तो कागजातलाई प्रचलित कानून बमोजिम मान्यता प्राप्त अनुबादकबाट नेपाली भाषामा गरिएको अनुवादप्रति पेश गर्न लगाउन सक्नेछ ।

८१(४): कुनै व्यक्तिले उपदफा (१) बमोजिम राख्नु पर्ने कागजातहरू विद्युतीय माध्यमबाट राख्न पाउने गरी विभागले स्वीकृति दिन सक्नेछ ।

ऐन बमोजिम कर तिर्नुपर्ने दायित्व भएको प्रत्येक व्यक्तिले देहाय बमोजिमका विवरण, कागजात तथा सूचना रहेको अभिलेख तयार गरी आवश्यकता अनुसार कर लेखापरीक्षक तथा बित्तीय लेखापरीक्षकबाट प्रमाणीकरण समेत गराई आय वर्ष समाप्त भएको मितिले पाँच वर्षको अवधिसम्म नेपालमै सुरक्षित रूपमा राख्नु पर्दछ :-

(क) ऐन बमोजिम लेखापरीक्षकबाट प्रमाणीकरण गराइ कार्यालयमा पेश गरेको आय विवरण, सो विवरणसाथ पेश गरेका विवरण, कागजात तथा सूचना,

(ख) विभाग वा कार्यालयमा पेश गर्नु पर्ने वा गरेको अन्य विवरण, कागजात वा सूचनालाई पुष्टी गर्न आवश्यक पर्ने सूचना तथा कागजात,

(ग) निजको कर दायित्व निर्धारण गर्न सघाउ पुऱ्याउने कागजात,

(घ) आय विवरणबाट गणना गरेको आय र कट्टी लिएको खर्चलाई पुष्ट्याई गर्ने खाताबही तथा कागजात ।

तर उपर्युक्त उल्लिखित अभिलेख पांच वर्षभन्दा बढी वा घटी अवधिसम्म सुरक्षित राख्नुपर्ने गरी विभागले कुनै व्यक्तिलाई लिखित सूचना दिएको अवस्थामा भने ती अभिलेख सो सूचनामा उल्लिखित अवधिसम्म सुरक्षित राख्नु पर्दछ। त्यस्तै अभिलेखको रूपमा नेपाली वा अंग्रेजी भाषा बाहेक अन्य भाषामा राखिएको कुनै कागजातलाई नेपाली भाषामा अनुवाद गर्न कुनै व्यक्तिलाई विभाग वा कार्यालयले सूचीत गरेमा त्यस्तो कागजातलाई मान्यता प्राप्त अनुवादकबाट नेपाली भाषामा अनुवाद गराई अनुवादित प्रति पेश गर्नु सम्बन्धित व्यक्तिको दायित्व हुन्छ। उपर्युक्त अभिलेख कुनै व्यक्तिले सम्बन्धित कार्यालयको पूर्व स्वीकृति लिइ कम्प्यूटर प्रणालीबाट समेत राख्न सक्तछ।

३१.५. सूचना प्राप्त गर्ने अधिकार

ऐन बमोजिम कुनै व्यक्तिको संशोधित कर निर्धारण वा संशय कर निर्धारण वा संशोधित कर निर्धारणमा पुनः संशोधन गर्ने वा ऐन बमोजिमको अन्य कुनै प्रयोजनको लागि कुनै व्यक्तिसँग रहेको वा रहनुपर्ने भनी तोकिएको कुनै सूचना वा कागजात वा विवरण वा अन्य कुनै अभिलेखमाथि विभाग वा कार्यालयको पहुँच र प्राप्त सूचनाको गोप्यताका सम्बन्धमा ऐनको दफा ८२, ८३ र ८४ ले व्यवस्था गरेको छ।

३१.५.१. बिना सूचना जानकारी प्राप्त गर्नसक्ने अधिकार

ऐनको दफा ८२ ले कुनै व्यक्तिसँग रहेको वा रहनुपर्ने भनी तोकिएको कुनै सूचना वा कागजात वा विवरण वा अन्य कुनै अभिलेखमाथि विभाग वा कार्यालयले निर्वाध पहुँच प्राप्त गर्नसक्ने गरी देहायको व्यवस्था गरेको छ।

८२(१): यस ऐनको कार्यान्वयन गर्नको लागि विभागको अधिकृतले देहाय बमोजिम गर्न सक्नेछ :-

- (क) प्रचलित कानूनको अधीनमा रही नेपालमा अवस्थित कुनै पनि परिसर, स्थान, कागजात वा अन्य सम्पत्तिमा पूर्ण वा निर्वाध पहुँच प्राप्त गर्न,
- (ख) खण्ड (क) बमोजिम पहुँच प्राप्त गरेको कागजातका इलेक्ट्रोनिक प्रति लगायत कागजको कुनै अंश वा प्रतिलिपि प्राप्त गर्न,
- (ग) खण्ड (क) बमोजिम पहुँच प्राप्त गरेको कागजात यस ऐन बमोजिम कुनै व्यक्तिको कर दायित्व निर्धारण गर्न आवश्यक हुने खालको प्रमाण हो भन्ने सम्बन्धित अधिकृतलाई लागेमा त्यस्तो कागजात आफ्नो कब्जामा लिन, र
- (घ) कागजातमा पहुँच भएको कुनै व्यक्तिलाई त्यस्तो कागजातको प्रतिलिपि उपलब्ध गराईदिन अनुरोध गरेकोमा सो व्यक्तिले उपलब्ध नगराएकोमा खण्ड (क) बमोजिम त्यस्ता कागजातमा पहुँच प्राप्त गर्न त्यस्ता कागजात कुनै पनि रूपमा कुनै सम्पत्तिमा राखिएकोछ भन्ने सो अधिकृतलाई लागेमा त्यस्तो सम्पत्ति आफ्नो कब्जामा लिन।

- ८२(२): कुनै पनि अधिकृतले विभागबाट लिखितरूपमा अख्तियारी प्राप्त नगरी उपदफा (१) बमोजिमको कुनै पनि अधिकारको प्रयोग गर्न पाउने छैन । कुनै अधिकृतले उपदफा (१) बमोजिमको अधिकारको प्रयोग गरी कुनै परिसर वा स्थानमा प्रवेश गर्दा सो परिसर वा स्थानको कब्जा गर्ने व्यक्तिले वा सम्बन्धित कुनै कागजात वा सम्पत्तिमा पहुँच भएको व्यक्तिले विभागको अख्तियारी देखाउन अनुरोध गरेमा त्यस्तो अधिकृतले निजहरूलाई त्यस्तो अख्तियारी देखाउनु पर्नेछ ।
- ८२(३): उपदफा (१) बमोजिमको अधिकार प्रयोग गरी कुनै परिसर वा स्थानमा प्रवेश गर्ने विभागको कुनै अधिकृतले अनुरोध गरेमा त्यस्तो परिसर वा स्थानको कब्जा गर्ने व्यक्ति वा सम्बन्धित कागजात वा सम्पत्तिमा पहुँच भएको व्यक्तिले सो अधिकारको प्रभावकारी प्रयोगका लागि सबै समुचित सुविधा तथा सहायता उपलब्ध गराउनु पर्नेछ ।
- ८२(४): विभागले उपदफा (१) को खण्ड (ग) वा (घ) बमोजिम कब्जामा लिएको कागजात वा सम्पत्ति देहायको समय सम्म आफ्नो कब्जामा लिन सक्नेछ :-
- (क) उपदफा (१) को खण्ड (ग) बमोजिम कब्जामा लिएको कुनै कागजात कुनै व्यक्तिको कर दायित्व निर्धारण गर्न वा यस ऐन बमोजिम अन्य कुनै कारवाहीको लागि आवश्यक पर्ने समयसम्म, र
 - (ख) उपदफा (१) को खण्ड (घ) बमोजिम कब्जामा लिएको सम्पत्ति विवादित कागजातमा पहुँच प्राप्त गरी कब्जामा नलिएसम्मको समयसम्म ।
- ८२(५): उपदफा (४) बमोजिम जुन व्यक्तिको कागजात कब्जामा लिइएको छ सो व्यक्तिले त्यस्तो कागजातको जाँच गर्न सक्नेछ र विभागले तोके बमोजिमको सुपरिवेक्षणमा सम्बन्धित व्यक्तिकै खर्चमा कार्यालय समयभित्र त्यस्तो कागजातको प्रतिलिपि वा अंश उतार गरी लिन सक्नेछ ।
- ८२(६): यस ऐनको कार्यान्वयनको लागि आवश्यक पर्ने कागजातहरूमा पहुँच प्राप्त गर्ने सम्बन्धमा विशेषाधिकार सम्बन्धी वा सार्वजनिक हित सम्बन्धी जुनसुकै व्यवस्था गरिएको भए तापनि तत्सम्बन्धमा यस दफामा लेखिएको व्यवस्था लागू हुनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “कब्जा गर्ने व्यक्ति” भन्नाले कुनै परिसर वा स्थानका सम्बन्धमा सो परिसर वा स्थानको स्वामित्व भएको व्यक्ति, प्रबन्धक वा त्यहाँ रहेको अन्य कुनै व्यक्ति सम्भन्नु पर्छ ।

अन्य प्रचलित विशेष ऐनले जस्तोसुकै व्यवस्था गरेको भए तापनि ऐनको कार्यान्वयनको लागि विभाग वा कार्यालयको कुनै अधिकृतले विभाग वा कार्यालय प्रमुखको पूर्वस्वीकृति वा अख्तियारी प्राप्त गरी निम्न बमोजिमको कुनै एक वा सोभन्दा बढी तरिकाबाट कुनै व्यक्तिसँग सम्बन्धित सूचना वा कागजात प्राप्त वा कब्जा गर्न वा कुनै सम्पत्ति कब्जामा लिन सक्छ । यसरी कुनै

व्यक्तिसंग सम्बन्धित सूचना वा कागजात प्राप्त गरिएको वा कब्जामा लिइएको वा कुनै सम्पत्ति कब्जामा लिइएको कारणले मात्र सो व्यक्तिले आफ्नो अन्य प्रचलित ऐनद्वारा प्रदत्त कुनै हक वा अधिकार हनन भएको दावी गर्न पाउँदैन ।

१. प्रचलित कानूनको अधीनमा रही नेपालस्थित कुनै पनि परिसर, स्थान वा अन्य सम्पत्तिमा निर्वाध पहुँच प्राप्त गर्न र त्यस्तो स्थानमा रहेका कागजात मध्ये सम्बन्धित अधिकृतले कुनै व्यक्तिको कर दायित्व निर्धारण गर्न आवश्यक वा सहायक हुने ठहराएका सक्कल कागजात वा तीनको प्रतिलिपि वा कागजातका इलेक्ट्रोनिक प्रति प्राप्त वा कब्जा गर्न,
२. कागजातमा पहुँच भएको कुनै व्यक्तिलाई निजसंग रहेको कागजातको प्रतिलिपि उपलब्ध गराउन अनुरोध गरिएकोमा सो व्यक्तिले प्रतिलिपि उपलब्ध नगराएमा त्यस्ता कागजात राखिएको आशंका भएको स्थान वा सम्पत्ति आफ्नो कब्जामा लिन,
३. उपर्युक्त अनुसार कब्जामा लिएको कुनै व्यक्तिको कुनै सम्पत्ति विवादित कागजातमा पहुँच प्राप्त गरी ती कागजात कब्जामा नलिएसम्म र कब्जामा लिएको कुनै व्यक्तिको कुनै कागजात सो व्यक्तिको कर दायित्व निर्धारण वा यस ऐन बमोजिमको अन्य कारवाही सम्पन्न नहुदासम्म आफ्नो कब्जामा राख्न,

कागजात वा सम्पत्तिमा पहुँच भएको व्यक्तिले सो व्यक्तिको कागजात वा सम्पत्ति कब्जामा लिन खटिएको अधिकृतसंग कागजात वा सम्पत्ति कब्जामा लिनु अघि विभाग वा कार्यालयको अख्तियारी देखाउन अनुरोध गरेमा निजलाई त्यस्तो अख्तियारी देखाउनु पर्दछ । त्यस्तै यस्तो कार्यमा खटिएको अख्तियार प्राप्त अधिकृतले माग गरेको हरेक प्रकारको सहयोग र सुविधा उपलब्ध गराउनु कागजात वा सम्पत्तिमा पहुँच वा कब्जा भएको व्यक्तिको कर्तव्य हुन्छ । जुन व्यक्तिको कागजात कब्जामा लिइएको हो सो व्यक्तिले कब्जामा लिइएको कागजातको जाँच गर्न र सम्बन्धित अधिकृतको रोहबरमा कार्यालय समयभित्र ती कागजातको प्रतिलिपि वा अंश आफ्नै खर्चमा उतार गरी लिन पाउँछ ।

३१.५.२. सूचना दिइ जानकारी प्राप्त गर्नसक्ने अधिकार

ऐनको दफा ८३ ले कुनै व्यक्तिसंग रहेको वा रहनुपर्ने भनी तोकिएको कुनै सूचना वा कागजात वा विवरण वा अन्य कुनै अभिलेख विभाग वा कार्यालयले सो व्यक्तिलाई सूचना दिइ प्राप्त गर्नसक्ने गरी देहायको व्यवस्था गरेको छ ।

८३(१) यस ऐन बमोजिम कर बुझाउने दायित्व भएको वा नभएको कुनै पनि व्यक्तिलाई विभागले लिखितरूपमा सूचना जारी गरेर देहाय बमोजिम गर्न आदेश दिन सक्नेछ :-

- (क) सूचनामा तोकिएको समयभित्र सो सूचनामा तोकिएको कुनै जानकारी कुनै कागजात खडा समेत गरेर पेश गर्न,
- (ख) सो व्यक्ति वा अन्य कुनै व्यक्तिको करसम्बन्धी कुराहरूका सम्बन्धमा विभागका अधिकृतसमक्ष परीक्षणका लागि सो सूचना मा तोकिएको समय र स्थानमा विभागमा उपस्थित हुन,

(ग) सो व्यक्तिको नियन्त्रणमा रहेको सूचनामा उल्लिखित कुनै कागजात परीक्षणको प्रयोजनको लागि खण्ड (ख) बमोजिम सो व्यक्तिको परीक्षण हुँदाको वखत पेश गर्न ।

८३(२) उपदफा (१) को खण्ड (ख) बमोजिम परीक्षण गरिने कुनै पनि व्यक्तिलाई त्यस्तो परीक्षण भर कानूनी वा अन्य प्रतिनिधित्व गराउन पाउने अधिकार हुनेछ ।

८३(३) यस ऐनको कार्यान्वयनको लागि आवश्यक पर्ने कागजातहरूमा पहुँच प्राप्त गर्ने सम्बन्धमा कुनै विशेषाधिकार सम्बन्धी वा सार्वजनिक हित सम्बन्धी जुनसुकै व्यवस्था गरिएको भए तापनि तत् सम्बन्धमा यस दफामा लेखिएको व्यवस्था लागू हुनेछ ।

ऐनको कार्यान्वयनको लागि विभाग वा कार्यालयले लिखित सूचना जारी गरी कर तिर्नु पर्ने कर्तव्य भएको वा नभएको कुनै व्यक्तिलाई सूचनामा तोकिएको मिति वा समय वा स्थानमा निजसंग सम्बन्धित कुनै सूचना वा कागजात तयार गरी पेश गर्न वा निज वा अन्य कुनै व्यक्तिको कर परीक्षणका लागि उपस्थित हुन वा निजसंग रहेको वा रहनुपर्ने कुनै कागजात विवरण वा खाताबही परीक्षण प्रयोजनको लागि पेश गर्न आदेश दिन सक्तछ । कुनै व्यक्तिले पेश गरेको आय विवरणसाथ संशोधित कर निर्धारणको लागि पर्याप्त हुने कागजात, विवरण वा सूचना संलग्न रहेको अवस्थामा यस्तो सूचना जारी गरिरहनु पर्दैन । तर आय विवरणसाथ संशोधित कर निर्धारणको लागि पर्याप्त हुने कागजात, विवरण वा सूचना संलग्न नरहेको र संशोधित कर निर्धारणको लागि थप कागजात विवरण वा खाताबहीको परीक्षण गर्नुपर्ने अवस्थामा करदाताको अधीनमा रहेका त्यस्ता कागजात विवरण वा खाताबही परीक्षणको लागि पेश गर्न सम्बन्धित व्यक्तिलाई अनिवार्य रूपमा लिखित सूचना दिनुपर्दछ । किनकि, त्यस्तो सूचना नदिइ कुनै व्यक्तिको अधीनमा रहेको कागजात परीक्षण गरिएको र ती कागजातको आधारमा कुनै रकम आयमा समावेश गरी वा कुनै खर्च कट्टी नदिइ संशोधित कर निर्धारण गरिएको भएपनि ती कागजात परीक्षण गरिएको प्रमाण नरहने हुँदा सम्बन्धित व्यक्तिले बिना आधार संशोधित कर निर्धारण गरिएको दावी गरेमा त्यस्तो संशोधित कर निर्धारणले मान्यता पाउन नसक्ने अवस्था उत्पन्न हुन सक्तछ ।

अन्य प्रचलित बिशेष ऐनले जस्तोसुकै व्यवस्था गरेको भए तापनि कुनै व्यक्तिसंग उपर्युक्त बमोजिम कुनै सूचना वा कागजात माग गरिएको कारणले मात्र सो व्यक्तिले आफ्नो अन्य प्रचलित ऐनद्वारा प्रदत्त कुनै हक वा अधिकार हनन भएको दावी गर्न पाउँदैन । तर कुनै व्यक्तिसंग उपर्युक्त बमोजिम माग गरिएको कागजात विवरण वा खाताबही परीक्षण गर्ने कार्य सम्पन्न नहुन्जेल सो व्यक्तिलाई कुनै कानून व्यवसायी वा अन्य व्यक्तिलाई आफ्नो प्रतिनिधी नियुक्त गर्नपाउने वा स्वयं उपस्थित हुन पाउने अधिकार भने रहन्छ ।

३१.५.३. प्राप्त सूचना वा जानकारी गोप्य राख्नुपर्ने

विभाग वा कार्यालयमा पेश भएको वा विभाग वा कार्यालयले कब्जामा लिएको कुनै व्यक्तिसंग सम्बन्धित जानकारी, सूचना, विवरण वा कागजातको सरकारी गोपनियताका सम्बन्धमा ऐनको दफा ८४ मा निम्न व्यवस्था रहेको छ ।

- ८४(१) विभागको कुनै पनि अधिकृत तथा अन्य कर्मचारीले यस ऐन बमोजिम आफ्नो कर्तव्य पालनको सिलसिलामा आफ्नो कब्जामा वा जानकारीमा आउने सबै कागजात तथा जानकारी गोप्य राख्नु पर्नेछ।
- ८४(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको कुनै अधिकृतले उपदफा (१) बमोजिमको कागजात वा जानकारी देहायका व्यक्तिसमक्ष देहाय बमोजिम प्रकट गर्न सक्नेछ :-
- (क) यस ऐन बमोजिम सो अधिकृतको कर्तव्यपालन गर्न आवश्यक भएको हदसम्म,
 - (ख) यस ऐन बमोजिम प्रशासनिक पुनरावलोकन वा कारवाहीका सम्बन्धमा कुनै अदालत वा न्यायाधिकरणबाट आदेश भएकोमा,
 - (ग) अर्थ मन्त्री समक्ष,
 - (घ) अन्य कुनै वित्तीय कानूनको प्रयोजनका लागि प्रकट गर्न आवश्यक भएकोमा,
 - (ङ) नेपाल सरकारको सेवामा रहेको कुनै व्यक्तिलाई राजस्व वा तथ्यांक सम्बन्धी कार्यका लागि आवश्यक भएमा त्यस्तो व्यक्तिसमक्ष,
 - (च) पदीय कर्तव्यको पालनको सिलसिलामा पेश गर्न आवश्यक भएकोमा महालेखापरीक्षक वा महालेखापरीक्षकबाट अख्तियार प्राप्त कुनै व्यक्तिसमक्ष, वा
 - (छ) नेपालले अन्तर्राष्ट्रिय सम्झौता गरेको कुनै देशको सरकारको अधिकार प्राप्त अधिकारी समक्ष त्यस्तो सम्झौतामा तत्सम्बन्धमा व्यवस्था गरिएको हदसम्म ।
- ८४(३) उपदफा (२) बमोजिम कागजात र जानकारी प्राप्त गर्ने कुनै व्यक्ति, अदालत, न्यायाधिकरण, निकाय वा अधिकारीले आवश्यक परेको न्यूनतम हदसम्मको अवस्थामा बाहेक त्यस्ता कागजात वा जानकारी गोप्य राख्नु पर्नेछ ।

विभाग वा कार्यालयमा जुनसुकै प्रयोजनको लागि पेश भएको वा विभाग वा कार्यालयले ऐन बमोजिम कब्जामा लिएको कुनै व्यक्तिको व्यवसाय वा कारोवार वा आर्थिक अवस्थसंग सम्बन्धित जानकारी, सूचना, विवरण वा कागजात तथा सो व्यक्तिको निजी सूचना सामान्यतयाः अनतिक्रम्य र गोप्य राख्नु सम्बन्धित निकाय र ती सूचनाको जानकारी रहेका सो निकायमा कार्यरत कर्मचारीको दायित्व हो । कतिपय अवस्थामा ती सूचना सार्वजनिक भएमा सो व्यक्तिले आर्थिक वा अन्य प्रकारको ब्यवसायिक वा निज नोक्सानी ब्यहोर्नुपर्ने अवस्था आउन सक्छ । विभाग वा कार्यालयमा जुनसुकै कारणले रहेका कुनै व्यक्तिका सूचना सार्वजनिक भई सो व्यक्तिले कुनै नोक्सानी ब्यहोर्नु परेमा सो नोक्सानीको लागि विभाग वा कार्यालय नैतिक रुपमा जिम्मेवार हुनेमात्र नभई त्यस्तो गोपनियता भंग गर्ने व्यक्ति विभाग वा कार्यालयको कर्मचारी भएमा निज उपर बिभागीय कारवाही समेत हुन सक्छ । गोपनियताको यो नियम विभागको विशेषज्ञ समूह तथा विभागले ऐन बमोजिम नियुक्त गरेका वा परामर्श लिइएका व्यक्ति वा निकायको हकमा समेत लागू हुन्छ । तर देहायको प्रयोजन र

देहायको व्यक्तिसमक्ष विभाग वा कार्यालयमा रहेका कुनै व्यक्तिका सूचना प्रयोग गरिएको वा प्रदान गरिएको हदसम्म गोप्यता भंग गरेको मानिदैन ।

- (१) यस ऐन बमोजिमको कर्तव्यपालन गर्ने सन्दर्भमा त्यस्तो सूचना कसैलाई उपलब्ध गराउन आवश्यक भएमा,
- (२) यस ऐन बमोजिम कुनै अदालत वा न्यायाधिकरणबाट त्यस्तो जानकारी पेश गर्न आदेश भएकोमा,
- (३) अर्थ मन्त्रीबाट माग भएमा वा निजसमक्ष पेश गर्नुपर्ने भई त्यस्तो जानकारी पेश भएकोमा,
- (४) अन्य कुनै वित्तीय कानूनको प्रयोजनका लागि प्रकट गर्न आवश्यक भएकोमा,
- (५) नेपाल सरकारको राजस्व वा तथ्यांक सम्बन्धी कार्यका लागि नेपाल सरकारको सेवामा रहेको कुनै व्यक्तिलाई आवश्यक भएमा त्यस्तो व्यक्तिसमक्ष,
- (६) महालेखापरीक्षक वा महालेखापरीक्षकबाट अख्तियार प्राप्त कुनै व्यक्तिसमक्ष, वा
- (७) नेपालले गरेको कुनै अन्तर्राष्ट्रिय सम्झौतामा सूचना आदान प्रदान सम्बन्धमा कुनै व्यवस्था गरिएको भए सो हदसम्मको सूचना सो देशको सरकारको अधिकार प्राप्त अधिकारीसमक्ष ।

विभाग वा कार्यालयले दिएको जानकारी वा कागजात प्राप्त गर्ने उपर्युक्त उल्लिखित व्यक्ति, अदालत, न्यायाधिकरण, निकाय वा अधिकारीले आवश्यक परेमा बाहेक त्यस्ता कागजात वा जानकारी गोप्य राख्नु पर्दछ ।

३१.६. करचुत्ताको प्रमाणपत्र

ऐन बमोजिम कर दाखिला गरेको कुनै व्यक्तिलाई सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयले कर चुत्ताको प्रमाणपत्र प्रदान गर्ने सम्बन्धमा नियमावलीको नियम २६ मा देहायको व्यवस्था रहेको छ ।

२६. कर चुत्ताको प्रमाणपत्र :

- (१) कुनै व्यक्तिले कुनै निश्चित मितिसम्मको ऐन बमोजिम तिर्नु पर्ने सम्पूर्ण कर तिरी सकेको प्रमाणपत्र माग गर्न ऐनको दफा ९६ को उपदफा (२) मा उल्लिखित कागजातसहित विभागमा निवेदन दिन सक्नेछ ।
- (२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा निवेदकको कर गणना गणितीय हिसावले ठिक भए नभएको जाँच गरी र कर विवरण बमोजिम तिर्नु पर्ने कर, शुल्क, व्याज तथा अग्रिम कर कट्टी रकम र व्याज दाखिला गर्न बाँकी भए सो रकम दाखिला गराई कर तिरेको प्रमाणको आधारमा विभागले सो व्यक्तिलाई कर चुत्ताको प्रमाणपत्र दिनु पर्नेछ ।

ऐन बमोजिम कर तिर्नु पर्ने कर्तव्य भएको कुनै व्यक्तिले कर चुत्ताको प्रमाणपत्र माग गरेमा र सो व्यक्तिले ऐन बमोजिम बुझाउनुपर्ने आय विवरण र तिर्नु पर्ने कर, शुल्क, व्याज तथा अग्रिम कर कट्टी रकम दाखिला गरिसकेको भएमा सो व्यक्तिलाई कर चुत्ताको प्रमाणपत्र दिनु पर्दछ । तर

करचुक्ता प्रमाणपत्र माग गर्ने कुनै व्यक्तिले ऐन बमोजिम बुझाउनुपर्ने विवरण वा तिर्नु पर्ने कुनै रकम बाँकी बक्यौता रहेको देखिएमा बुझाउन बाँकी देखिएको विवरण वा कर रकम नबुझाउन्जेल सो व्यक्तिलाई कर चुक्ताको प्रमाणपत्र दिनु हुँदैन। कुनै व्यक्तिलाई करचुक्ता प्रमाणपत्र दिनुअघि करचुक्ता प्रमाणपत्र माग गरेको आय वर्षसम्मको संशोधित कर निर्धारण भइसकेको र सो कर निर्धारण बमोजिम निजलाई थप कर रकम बुझाउन आदेश दिइएको भए र सो कर निर्धारण उपर कुनै निकायमा पुनरावलोकन वा पुनरावेदनको निवेदन नपरेको वा त्यस्तो निवेदनमा निर्णय भइसकेको भए सो कर निर्धारण बमोजिम निजले बुझाउनुपर्ने कर रकम बुझाउन लगाउनु पर्दछ। तर कुनै व्यक्तिले करचुक्ता प्रमाणपत्र माग गरेको आय वर्षसम्मको आय विवरणको आधारमा करचुक्ता प्रमाणपत्र उपलब्ध गराउनु पर्दछ।

३१.७. कर छुट पाउने संस्था दर्ता एवं करछुटको प्रमाणपत्र

ऐनले सामाजिक न्याय, राज्यको सामाजिक दायित्व र कल्याणकारी राज्यको प्रचलित मान्यताको आधारमा केहि सामाजिक र परोपकारी संघसंस्था र केहि बिशेष प्रकारका संस्था वा निकायलाई करछुट संस्थाको रूपमा मान्यता दिई ती संघसंस्था वा निकायका सबै वा कुनै बिशेष प्रकारको आयमा ऐन बमोजिम लाग्ने कर छुट हुने र त्यस्ता संस्थालाई करछुटको प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरेको छ। यस सम्बन्धी विस्तृत ब्याख्या यसै निर्देशिकाको परिच्छेद ९ मा गरिएको छ।

३१.८. करदाताका अधिकार

ऐन बमोजिम कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्तिलाई ऐनको दफा ७४ ले देहाय बमोजिमका अधिकार प्राप्त हुने प्रत्याभूति गरेको छ।

७४(१) करदाताले यस ऐन बमोजिमका कर्तव्यहरू पालना गर्नु पर्नेछ।

७४(२) करदातालाई यस ऐन बमोजिम कर बुझाउने सन्दर्भमा देहाय बमोजिमको अधिकार हुनेछ :-

- (क) सम्मानपूर्वक व्यवहारको अधिकार,
- (ख) करसम्बन्धी कुराहरूको सूचना प्रचलित कानुन बमोजिम प्राप्त गर्ने अधिकार,
- (ग) करसम्बन्धी कुरामा सफाईको सबूद पेश गर्ने मौका प्राप्त गर्ने अधिकार,
- (घ) प्रतिरक्षाको लागि कानुन व्यवसायी वा लेखापरीक्षक मुकरर गर्ने अधिकार, र
- (ङ) करसम्बन्धी गोपनीय कुराहरू यस ऐनमा उल्लेख भए बाहेक अनतिक्रम्य हुने अधिकार।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “करदाता” भन्नाले दफा ३ मा उल्लेख भए बमोजिम कर लगाई असुल उपर गरिने व्यक्ति सम्भन्नु पर्छ।

ऐन बमोजिम कर तिर्नु पर्ने कर्तव्य भएको व्यक्ति अर्थात करयोग्य आय भएको व्यक्ति, आफ्नो आय विदेशमा पठाउने नेपालस्थित विदेशी स्थायी संस्थापन र अन्तिमरूपमा करकट्टी हुने रकम प्राप्त गर्ने व्यक्तिलाई विभाग वा सम्बन्धित कार्यालयबाट कर सम्बन्धी सूचना प्राप्त गर्ने, कर सम्बन्धी कुरामा सफाई वा सबूद प्रमाण पेश गर्न पाउने, करसंग सम्बन्धित काम कार्यवाही वा मुद्दामा आफ्नो प्रतिरक्षाको लागि कानून व्यवसायी वा लेखापरीक्षक मुकरर गर्न पाउने अधिकार प्राप्त छन्। त्यस्तै ऐनले कर प्रशासनले करदातालाई सम्मानपूर्वक ब्यबहार गर्ने र तोकिएको अवस्थामाबाहेक विभाग वा कार्यालयमा रहेका वा करदाताले ती निकायमा पेश गरेका करदाताका कर सम्बन्धी वा अन्य सूचना, विवरण वा कागजात गोप्य र अनतिक्रम्य राख्ने प्रत्याभूति दिएको छ।

बिबिध

(Miscellaneous)

३२.१ आयकर ऐन, २०५८ ले आयकर सम्बन्धी सम्पूर्ण व्यवस्था यसै ऐनको माध्यमबाट मात्र हुने मनसाय राखेको छ। आयकर सम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ऐनको परिच्छेद २४ मा आयकर ऐनलाई लागू गर्दा वा कर निर्धारण गर्ने क्रममा आवश्यक पर्ने प्रशासनिक व्यवस्थापन, विशेषज्ञको सेवा लिने, विभागको अधिकारलाई व्यवस्थित गर्ने लगायतका पक्ष यस परिच्छेदमा समावेश गरिएको छ। निर्देशिकाको यस परिच्छेदको उद्देश्य ऐन कार्यान्वयनमा सघाउ पुऱ्याउने यस्ता बिबिध पक्षलाई ब्याख्या गर्नु रहेको छ।

३२.२ विशेषज्ञको सेवा लिन सक्ने

विभागले ऐनको प्रभावकारी कार्यान्वयनको लागि विशेषज्ञको सेवा लिन सक्ने सम्बन्धमा ऐनको दफा १३२ मा निम्नानुसारको व्यवस्था रहेको छ :

१३२ नेपाल सरकार वा विभागले कर परीक्षणसम्बन्धी कार्यकोलागि सम्बन्धित विशेषज्ञको सेवा लिन सक्नेछ र यस्ता विशेषज्ञका सम्बन्धमा समेत दफा ८४ मा उल्लिखित सरकारी गोप्यतासम्बन्धी व्यवस्था लागू हुनेछ।

आयकर ऐनको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक परेमा करका लेखा सम्बन्धी विज्ञको सेवा लिन सकिने व्यवस्था रहेको छ। यस क्रममा व्यवसायिक विशेषज्ञता हासिल गरेका बिज्ञ जस्तै, मूल्याङ्कन कर्ता (Valuator), इन्जिनियर, वकिल, चार्टर्ड एकाउण्टेण्टस्, कुनै क्षेत्र विशेषको ज्ञाता जस्ता बिज्ञको सेवा आवश्यक परेको अवस्थामा नेपाल सरकारले यस्ता विशेषज्ञको सेवा लिनसक्ने प्रावधान रहेकोछ। यस्ता विशेषज्ञ नियुक्त गरी सेवा लिएको अवस्थामा ती व्यक्तिलाई समेत ऐनको दफा ८४ मा उल्लिखित सरकारी गोप्यता भने लागू हुनेछ।

८४(१) विभागको कुनै पनि अधिकृत तथा अन्य कर्मचारीले यस ऐन बमोजिम आफ्नो कर्तव्य पालनको सिलसिलामा आफ्नो कब्जामा वा जानकारीमा आउने सबै कागजात तथा जानकारी गोप्य राख्नु पर्नेछ।

८४(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको कुनै अधिकृतले उपदफा (१) बमोजिमको कागजात वा जानकारी देहायका व्यक्तिसमक्ष देहाय बमोजिम प्रकट गर्न सक्नेछ :-

(क) यस ऐन बमोजिम सो अधिकृतको कर्तव्यपालन गर्न आवश्यक भएको हदसम्म,

(ख) यस ऐन बमोजिम प्रशासनिक पुनरावलोकन वा कारवाहीका सम्बन्धमा कुनै अदालत वा न्यायाधिकरणबाट आदेश भएकोमा,

- (ग) अर्थ मन्त्री समक्ष,
- (घ) अन्य कुनै वित्तीय कानूनको प्रयोजनका लागि प्रकट गर्न आवश्यक भएकोमा,
- (ङ) नेपाल सरकारको सेवामा रहेको कुनै व्यक्तिलाई राजस्व वा तथ्यांक सम्बन्धी कार्यका लागि आवश्यक भएमा त्यस्तो व्यक्ति समक्ष,
- (च) पदीय कर्तव्यको पालनको सिलसिलामा पेश गर्न आवश्यक भएकोमा महालेखापरीक्षक वा महालेखापरीक्षकबाट अख्तियार प्राप्त कुनै व्यक्ति समक्ष, वा
- (छ) नेपालले अन्तर्राष्ट्रिय सम्झौता गरेको कुनै देशको सरकारको अधिकार प्राप्त अधिकारी समक्ष त्यस्तो सम्झौतामा तत्सम्बन्धमा व्यवस्था गरिएको हदसम्म ।

८४(३) उपदफा (२) बमोजिम कागजात र जानकारी प्राप्त गर्ने कुनै व्यक्ति, अदालत, न्यायाधिकरण, निकाय वा अधिकारीले आवश्यक परेको न्यूनतम हदसम्मको अवस्थामा बाहेक त्यस्ता कागजात वा जानकारी गोप्य राख्नु पर्नेछ ।

३२.३ दण्ड तथा पुरस्कार सम्बन्धी व्यवस्था

३२.३.१ विभागीय कारवाही गरिने

विभागको अधिकृतलाई विभागीय कारवाही गरिने सम्बन्धमा ऐनको दफा १३३ मा निम्नानुसारको व्यवस्था रहेको छ :

१३३ कुनै कर निर्धारण लापरवाहीबाट गरेको ठहरी करदाताको दायित्व बढ्न वा घट्न गएमा त्यस्तो कर निर्धारण गर्ने वा दफा १०१ को उपदफा (३) बमोजिमको म्यादभित्र संशोधित कर निर्धारण नगर्ने सम्बन्धित अधिकृतलाई निजको सेवा शर्तसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय गर्न महानिर्देशकले विभागीय कारवाही चलाउन सक्नेछ ।

कुनै पनि कर अधिकृतले कर निर्धारण गर्ने क्रममा निजको लापरवाहीको कारणबाट कर दायित्व घटी वा बढी हुन गएमा वा ऐनको दफा १०१ को उपदफा (३) बमोजिम दिईएको म्यादभित्र संशोधित कर निर्धारण नगर्ने अधिकृतलाई निजको सेवा शर्त सम्बन्धी प्रचलित कानून अर्थात् निजामती सेवा ऐन र नियमावली अनुसार सजाय गर्न महानिर्देशकले विभागीय कार्यवाही चलाउन सक्दछ । संशोधित कर निर्धारणका सम्बन्धमा ऐनको दफा १०१ को उपदफा (३) बमोजिम दिईएको म्याद भन्नाले निम्नानुसार बुझिन्छ ।

१०१(३) विभागले उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गर्दा देहायको मितिले चार वर्षभित्र गरिसक्नु पर्नेछ :-

- (क) दफा ९९ बमोजिम कर निर्धारण भएकोमा आय विवरण पेश गर्नु पर्ने मिति,

- (ख) दफा १०० को उपदफा (२) बमोजिम कर निर्धारण गरिएकोमा कर निर्धारण गरिएको व्यक्तिलाई दफा १०२ बमोजिम कर निर्धारणको सूचना दिएको मिति,
- (ग) उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गरिएकोमा उपदफा (१) बमोजिम संशोधन गरिएको साबिकको कर निर्धारणसँग सम्बन्धित खण्ड (क) वा (ख) मा उल्लिखित मिति ।

३२.३.२ असल नियतले गरेको काम कारवाही प्रति जवाफदेही नहुने

असल नियतले गरेको काम कारवाही प्रति जवाफदेही नहुने सम्बन्धमा ऐनको दफा १३६ मा निम्नानुसारको व्यवस्था रहेको छ

१३६ यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अधिकृतले आफ्नो कर्तव्य पालन गर्दा असल नियत लिई गरेको काम कारवाही प्रति निज व्यक्तिगत रूपमा जवाफदेही हुने छैन ।

कर निर्धारण गर्ने क्रममा वा कर्तव्य पालना गर्ने सिलसिलामा असल नियत लिई गरेको कार्य प्रति कुनै अधिकृत व्यक्तिगत रूपमा जवाफदेही नहुने व्यवस्था छ । यस ऐनको अन्य दफा, जस्तै दफा १३३ र दफा १२६ को उपदफा (१) मा जेसुकै कुरा लेखिएको भए तापनि यदि निजले असल नियत लिई कार्य सम्पादन गरेको छ भने निज व्यक्तिगत रूपमा जवाफदेही हुनु भने पर्दैन ।

३२.३.३ पुरस्कारको व्यवस्था

ऐनको दफा १३६क मा पुरस्कार र सुराकीका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

- (१) कुनै व्यक्तिले आफ्नो करको दायित्व सम्पूर्ण वा केहि अंश छलेको वा छल्न कोशिस गरेको प्रमाण सहितको सूचना दिने व्यक्तिलाई त्यस्तो सूचनाको आधारमा असुल उपर गरिएको करको रकममध्ये निजले पेश गरेको प्रमाणबाट निर्धारण भएजतिको कर रकमको बीस प्रतिशत बराबरको रकम महानिर्देशकको निर्णयले पुरस्कार दिन सकिनेछ ।
- (२) उपदफा (१) बमोजिम पुरस्कार पाउने व्यक्ति एकभन्दा बढी भएमा पुरस्कारको रकम समानुपातिक रूपमा दिइनेछ ।
- (३) उपदफा (१) जुनसुकै कुरा लेखिएको भए तापनि राजस्व चुहावटको सूचना दिने व्यक्तिलाई सूचनाको सत्यताको आधारमा विभागद्वारा तोकिएको कार्यविधि बमोजिम तत्काल दशहजार रुपैयासम्म सुराकी खर्च दिन सकिनेछ ।
- (४) उपदफा (१) र (३) बमोजिमको सूचना दिने व्यक्तिको नाम, थर र वतन गोप्य राखिनेछ ।

कुनै करदाताले तिर्ने करको दायित्व सम्पूर्ण वा केहि अंश छलेको वा छल्न कोशिस गरेको प्रमाण सहितको सूचना वा सुराकी दिने व्यक्तिलाई निजले दिएको सूचना वा प्रमाणका आधारमा कर अधिकृतद्वारा कर निर्धारण गरी असुल उपर भएको कर रकमको २० प्रतिशत रकम महानिर्देशकले

निर्णय गरी पुरस्कार स्वरूप प्रदान गर्न सकिने व्यवस्था छ । यस व्यवस्था प्रष्ट पार्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण ३२.३.१: मानौं, Unbelievable कम्पनीले आ.ब. २०७०।७१ को आय विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा बुझाएका रहेछन् । उक्त कम्पनीले पेस गरेको आय विवरणमा बीमा दावी (Insurance Claim) बापत प्राप्त गरेको रु. १० लाख रकम आयमा समावेश नगरी आय विवरण पेस गरेको आधार मानि Complaint Tondon ले सो कम्पनीले आय लुकाएको लिखित जानकारी विभागका महानिर्देशकलाई गराएका रहेछन् । सोही अनुसार कार्यालयबाट छानबिन गर्दा प्रमाणका आधारमा २५ प्रतिशतका दरले हुन आउने कर रकम रु. २ लाख ५० हजार र ऐनको दफा १२० को खण्ड (ख) को शुल्क रु. २ लाख ५० हजार एवं दफा ११९ बमोजिमको व्याज रु. २० हजार गरी जम्मा रु. ५ लाख २० हजार कर निर्धारण गरी असुल उपर गरेका रहेछन् । यस अवस्थामा Complaint Tondon लाई असुल भएको कर रकम रु. ५ लाख २० हजारको २० प्रतिशतका दरले हुने रकम रु. १ लाख ४ हजार पुरस्कार बापत महानिर्देशकले निर्णय गरिदिन सक्नेछ ।

विभागले यसरी पुरस्कार दिंदा पुरस्कार पाउने व्यक्ति एकभन्दा बढी भएमा पुरस्कारको रकम समानुपातिक रूपमा दिइनेछ । सूचनाको उपादेयताको आधारमा यस्तो सूचना दिने व्यक्तिलाई कार्यविधिको आधारमा तत्काल दश हजार रुपैयाँसम्म सुराकी खर्च दिन सक्ने प्रावधान रहेको छ । यसरी सूचना दिने व्यक्तिको नाम, थर र वतन गोप्य राख्नु पर्नेछ ।

३२.४ अधिकृतको परिचय पत्र

ऐनको दफा १३४ मा अधिकृतको परिचय पत्रका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

१३४ प्रत्येक अधिकृतले तोकिए बमोजिमको परिचयपत्र आफ्नो साथमा राख्नुपर्नेछ र कर्तव्य पालनाको सिलसिलामा कसैले त्यस्तो परिचयपत्र हेर्न माग गरेमा देखाउनु पर्नेछ ।

विभागको कुनै अधिकृतले नियम २८ ले तोके बमोजिमको ढाँचाको परिचयपत्र साथमा राख्नुपर्दछ । कर्तव्य पालनाको सिलसिलामा सरोकार वालाले परिचयपत्र माग गरेमा देखाउनुपर्ने दायित्व सम्बन्धित कर अधिकृत र अन्य कर्मचारीको हुनेछ । नियम २८ मा परिचयपत्रका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

२८. अधिकृतको परिचयपत्र : अधिकृतको परिचयपत्रको ढाँचा अनुसूची- १ बमोजिम हुनेछ । उक्त ढाँचा निर्देशिकाको यसै परिच्छेदको अन्तमा संलग्न गरिएको छ ।

३२.५ अदालतलाई भए सरहको अधिकार हुने

ऐनको दफा १३५ मा विभागलाई अदालतलाई भए सरहको अधिकार हुने सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

१३५ यस ऐनको प्रयोजनको लागि विभागलाई सम्बन्धित व्यक्तिलाई भिकाउने, बयान गराउने, प्रमाण बुझ्ने र लिखतहरू पेश गर्न लगाउने सम्बन्धमा प्रचलित कानून बमोजिम अदालतलाई भए सरहको अधिकार हुनेछ ।

कर निर्धारण गर्ने क्रममा आवश्यक कागजातका अलवा पनि अन्य प्रमाण जुटाउने प्रयोजनको लागि विभाग अर्थात कर अधिकृतलाई सम्बन्धित व्यक्तिलाई भिकाउन, बयान लिन, वा प्रमाण बुझ्न वा लिखित जवाफ पेश गराउनको लागि प्रचलित कानून बमोजिम अदालतलाई भए सरहको अधिकार रहने व्यवस्था छ ।

३२.६ नेपाल सरकारले आदेश वा निर्देशन दिन सक्ने

ऐनको दफा १३७ मा नेपाल सरकारले विभागलाई आदेश वा निर्देशन दिन सक्ने अधिकारका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

१३७ कर प्रशासनलाई प्रभावकारी बनाउन नेपाल सरकारले विभागलाई आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ ।

नेपाल सरकारले कर प्रशासनलाई प्रभावकारी बनाउन निर्देशन दिन सक्ने र सो को पालना गर्नुपर्ने दायित्व विभागको हुनेछ । यस्तो निर्देशन विभागको तालुकवाला मन्त्रालय अर्थ मन्त्रालय मार्फत प्राप्त हुनु पर्दछ ।

३२.७ नियम तथा निर्देशिका बनाउने अधिकार

३२.७.१ नियम बनाउने अधिकार

ऐनको दफा १३८ मा नियम बनाउने अधिकारका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

१३८ नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।

नेपाल सरकारले ऐन कार्यान्वयन गर्ने क्रममा आवश्यक नियमावली बनाई जारी गर्न सक्ने व्यवस्था छ । सोही अनुसार आयकर नियमावली, २०५९ बनाई जारी गरेको छ ।

३२.७.१ निर्देशिका बनाई जारी गर्न सक्ने

ऐनको दफा १३९ मा निर्देशिका बनाई जारी गर्न सक्ने अधिकारका सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

१३९ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विभागले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ ।

ऐनको दफा १३८ अनुसार जारी गरिएको आयकर नियमावली, २०५९ को अधीनमा रही ऐन तथा नियमावलीसँग नबाभिने गरी विभागले निर्देशिका बनाई जारी गर्न सक्दछ । यहि व्यवस्था अनुसार विभागले समय समयमा निर्देशिका बनाई जारी गरिआएको छ । आयकर निर्देशिका, २०६६ समेत यहि प्रावधान अनुरूप विभागले जारी गरेको निर्देशिका हो । विभागले जारी गरेको निर्देशिका ऐन तथा नियमावलीसँग बाभिएको हदसम्म स्वतः निस्कृय हुनेछ । यस निर्देशिकासँग बाभिएका

कुनै विभागीय सार्वजनिक परिपत्र भएमा सो समेत निस्कृय हुनेछन्। यस निर्देशिकामा गरिएका व्याख्या र उदाहरणले सार्वजनिक परिपत्रको जस्तो मान्यता पाउनेछन्। यसको पालना गर्नु सबै करदाताको कर्तव्य र कार्यान्वयन गर्ने दायित्व विभागको हुनेछ।

३२.८ अनुसूचीमा थपघट तथा हेरफेर

ऐनको दफा १४० मा अनुसूचीमा थपघट तथा हेरफेर गर्ने सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

१४० नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूची-१ बाहेकका अनुसूचीमा आवश्यक थपघट तथा हेरफेर गर्न सक्नेछ।

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ऐनको अनुसूची १ (करका दर) बाहेक अन्य अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्दछन्। तर राजपत्रमा सूचना प्रकाशित नगरी अन्य अनुसूचीमा समेत हेरफेर वा थपघट भने गर्न सकिदैन।

३२.९ प्रहरीले सहयोग गर्नु पर्ने

ऐनको दफा १४१ मा प्रहरीले सहयोग गर्नु पर्ने सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ :

१४१ यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको कार्यान्वयन गर्ने सम्बन्धमा विभागले मागेको सहयोग गर्नु प्रहरीको कर्तव्य हुनेछ।

आयकर ऐन, २०५८, आयकर नियमावली, २०५९ को कार्यान्वयन गर्ने सिलसिलामा विभागले प्रहरी समक्ष सहयोग मागेमा सहयोग गर्न स्थानीय प्रशासन र प्रहरीको कर्तव्य हुनेछ।

३२.१० करसम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुने

आयकर ऐन २०५८ लागू हुनु पूर्व आयकर सम्बन्धी छुट तथा सुविधा बिभिन्न ऐनमा रही आएको थियो। यो ऐन लागू भएपश्चात आयकर सम्बन्धी सम्पूर्ण व्यवस्था यो ऐनले नै तोक्ने गरी दफा १४२ ले निम्नानुसारको व्यवस्था गरेको छ :

१४२ प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सालबसाली लागू हुने आर्थिक ऐनले यस ऐनमा संशोधन गरी कर लगाउने, निर्धारण गर्ने, बढाउने, घटाउने, छुट दिने वा मिन्हा दिने सम्बन्धी व्यवस्था गरेकोमा बाहेक अन्य कुनै पनि ऐनले यस ऐन बमोजिमका करका व्यवस्थामा कुनै पनि संशोधन, परिवर्तन वा कर सम्बन्धी अन्य व्यवस्था गर्न सक्ने छैन।

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सालबसाली लागू हुने आर्थिक ऐनले आयकर ऐनमा संशोधन गरी कर लगाउने, निर्धारण गर्ने, बढाउने, घटाउने, छुट दिने वा मिनाहा दिने सम्बन्धी व्यवस्था गरेकोमा बाहेक अन्य कुनै पनि ऐनले सो आयकर ऐन बमोजिमका करका व्यवस्थामा कुनैपनि संशोधन, परिवर्तन वा कर सम्बन्धी अन्य व्यवस्था गर्न सक्दैन। यस प्रकार आयकर ऐन, २०५८ मा संशोधन निम्न दुई तरिकाले मात्र हुन सक्ने देखिन्छ।

१. आर्थिक ऐनको माध्यमबाट वा

२. आयकर ऐन २०५८ मै संशोधन गर्न बनेको ऐनद्वारा संशोधन गर्ने ।

आर्थिक ऐनद्वारा सामान्यतया: तात्कालीन प्रभाव पर्ने वा तुरुन्त लागू गर्नुपर्ने वा लागू गर्न सकिने प्रकृतिका संशोधन गरिन्छ । जस्तै: करका दरमा परिवर्तन, करछुट दिने वा थप प्रस्ताव गर्ने, खर्च कट्टी मान्ने, नमान्ने, आयमा समावेश हुने नहुने जस्ता विषय । आयकर ऐन, २०५८ का व्यवस्थालाई अन्य कुनैपनि ऐनले संशोधन, परिवर्तन वा अन्य व्यवस्था गर्न नसकिने व्यवस्था गरिएको छ । यसो गर्नाले आयकर सम्बन्धी व्यवस्थाको स्थिरता (Stability) तथा विश्वसनीयता (Predictability) बढाउन खोजिएको छ । यसका अतिरिक्त करदाता, करविज्ञ (Tax Professional), कर अधिकृत लगायत सबै पक्षलाई एउटै संहितारूपी ऐनको माध्यमले नेपालको आयकर व्यवस्थालाई विशिष्टिकरण गर्ने अवसर पनि मिलेको छ ।

३२.११ खारेजी, संशोधन र वचाउ

आयकर ऐन, २०५८ लागू हुनु पूर्व आयकर सम्बन्धी छुट तथा सुविधा बिभिन्न ऐनमा रही आएको थियो । यो ऐन लागू भएपश्चात आयकर सम्बन्धी सम्पूर्ण व्यवस्था यो ऐनले नै तोक्ने गरी आयकर सम्बन्धी व्यवस्था समेटिएका छन् । अन्य ऐनका दफालाई हटाउन दफा १४३ ले निम्नानुसारको व्यवस्था गरेको छ :

१४३(१) आयकर ऐन, २०३१ र घर जग्गा बहाल कर ऐन, २०२३ खारेज गरिएका छन् ।

१४३(२) देहायका ऐनहरूमा देहाय बमोजिम संशोधन गरिएका छन् :-

(क) राष्ट्र ऋण ऐन, २०१७ को दफा १५ खारेज गरिएकोछ ।

(ख) कर्मचारी संचयकोष ऐन, २०१९ मा संशोधन : कर्मचारी संचय कोष ऐन, २०१९ को दफा १८ को खण्ड (ख) को अन्त्यमा रहेका “कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरूको सट्टा “आयकर बाहेक कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरू राखिएका छन् ।

(ग) नेपाल पेट्रोलियम ऐन, २०४० मा संशोधन : नेपाल पेट्रोलियम ऐन, २०४० को दफा १३ को खण्ड (ग) भिकिएकोछ ।

(घ) निवृत्ति कोष ऐन, २०४२ को दफा २९ मा संशोधन : निवृत्ति कोष ऐन २०४२ को दफा २९ मा रहेका “यस्तै अन्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरूको सट्टा “आयकर बाहेक अन्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरू राखिएका छन् ।

(ङ) नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ मा संशोधन : नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ खारेज गरिएको छ ।

(च) नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा ३० मा संशोधन : नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा ३० खारेज गरिएकोछ ।

- (छ) औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ मा संशोधन :
- (१) औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ को खण्ड ...(ग), (घ), (ङ), (ञ) (ठ), (त), (थ), (द) र (ध) भिकिएकाछन् ।
- (२) खण्ड (च) मा रहेका “आयकरमा सञ्चालन मितिले दश वर्षसम्म क्रमशः तीस, पच्चीस र बीस प्रतिशत तथा” भन्ने शब्दहरू भिकिएकाछन ।
- (ज) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ मा संशोधन : विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ५ को उपदफा (१क) भिकिएको छ ।
- (झ) वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ मा संशोधन : वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा २१ को दोस्रो हरफमा रहेको “आयकर” भन्ने शब्द भिकिएकोछ ।
- (ञ) त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ मा संशोधन : त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा ३३ को उपदफा (२) भिकिएकोछ ।
- (ट) विद्युत ऐन, २०४९ को दफा १२ मा संशोधन :
- (१) विद्युत ऐन, २०४९ को दफा १२ को दफा शीर्षकमा रहेको “आयकर” भन्ने शब्द भिकिएकोछ ।
- (२) उपदफा (१), (२), (३), (४), (५) र (६) भिकिएकाछन् ।
- (ठ) पोखरा विश्व विद्यालय ऐन, २०५३ को दफा ३६ मा संशोधन : पोखरा विश्व विद्यालय ऐन, २०५३ को दफा ३६ को उपदफा (२) भिकिएको छ ।
- (ड) वी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा १८ मा संशोधन: वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३ को दफा १८ को उपदफा (१) मा रहेको “आयकर” भन्ने शब्द भिकिएको छ ।
- (ढ) नगर विकास कोष ऐन, २०५३ मा संशोधन : नगर विकास कोष ऐन, २०५३ को दफा २४ खारेज गरिएको छ ।
- (ण) दूर संचार ऐन, २०५३ को दफा ३४ को उपदफा (१) खारेज गरिएकोछ ।
- १४३(३) उपदफा (१) वा (२) बमोजिम खारेज वा संशोधन भएका ऐन वा ऐनका दफा अन्तर्गत गरिएका सबै काम कारवाही यसै ऐन अन्तर्गत गरिएका मानिनेछन् ।
- १४३(४) यो ऐन लागू हुनुभन्दा अघिका आय वर्षको आय कर निर्धारण र असुल उपर गर्ने सम्बन्धी व्यवस्थाका सम्बन्धमा आय कर ऐन, २०३१ का व्यवस्थाहरू लागू हुनेछन् ।

३२.११ सङ्क्रमणकालीन व्यवस्था

आयकर ऐन, २०३१ खारेज भई आयकर ऐन, २०५८ लागू हुँदाका वखत आईपर्ने वा आईपरेका विविध सङ्क्रमणकालीन अवस्थाको निम्नानुसार व्यवस्था भएको छ ।

- (१) आयकर ऐन, २०५८ लागू भएको आय वर्ष (आर्थिक वर्ष) अर्थात् २०५८ श्रावण देखि २०५९ आषाढ मसान्तसम्मको वर्ष देखि अगाडिका आय वर्षका हकमा आयकर ऐन, २०३१ तथा अन्य प्रचलित कानून नै लागू हुन्छन र सोही अनुसारका कर निर्धारण एवं असुल उपर (जस्तै व्याज वा जरिवाना) सम्बन्धी व्यवस्था लागू हुन्छन् । तर विवरण ढिला बुझाए बापत वा कर ढिला तिरे वापतको शुल्क वा व्याज गणना गर्दा पुरानो आय वर्षको भए तापनि आयकर ऐन, २०५८ लागू भएको मिति २०५८ चैत १९ गते पछि व्याज वा शुल्कको गणना आयकर ऐन, २०५८ बमोजिम गर्नुपर्दछ ।
- (२) साविकको आयकर ऐन, २०३१ लागू रहेका वखत काम गरिरहेको सम्बन्धित विभागका पदाधिकारी वा कर अधिकृत आयकर ऐन, २०५८ को कार्यान्वयन गर्ने सन्दर्भमा पनि यसै ऐन बमोजिमका पदाधिकारी वा कर अधिकृत मानिन्छन् ।
- (३) नेपाल राज्यको तर्फबाट नेपाल सरकारले गरेका द्वैध कर उन्मुक्ति सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता आयकर ऐन, २०५८ लागू हुँदाका वखत प्रभावकारी रहेको भए सो ऐन लागू भएसके पश्चात पनि लागू भईरहन्छन् ।
- (४) आयकर ऐन, २०३१ तथा आयकर नियमावली, २०३९ लागू रहेका वखत कार्यान्वयनमा रहेका सबै आयकर सम्बन्धी फारम, आय विवरणका ढाँचा एवं विभागले तोकेका अन्य कागजात आयकर ऐन, २०५८ वा आयकर नियमावली, २०५९ लागू भएपश्चात पनि खारेज वा संशोधन नभएसम्म वा अर्को व्यवस्था नभएसम्म लागू भईरहन्छ र कार्यान्वयनमा रहिरहन्छन् तथा सो विवरण ढाँचा वा फारममा साविक ऐन नियमका दफा बारे उल्लेख गरिएको अवस्था अनुसार आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९ को सम्बन्धित दफामा उल्लेख भए सरह मानिन्छ ।
- (५) आयकर ऐन, २०५८ मा बिगत आय वर्षको सन्दर्भमा उल्लेख भएमा ठाँउमा आवश्यकता अनुसार आयकर ऐन, २०३१ बमोजिम आय वर्ष लाई पनि इङ्गित गरेको मानिन्छ । यो ऐन (आयकर ऐन) बारे वा यो ऐनको कुनै दफा बारे भएको उल्लेखले आवश्यकता अनुसार आयकर ऐन, २०३१ वा सो ऐनको सम्बन्धित दफालाई पनि इङ्गित गरेको मानिन्छ ।
- (६) आयकर ऐन, २०५८ ले पूँजीगत लाभ सम्बन्धमा छुट्टै परिच्छेदको व्यवस्था गरेको छ । आयकर ऐन, २०३१ ले निकाय एवं व्यवसायको आय भएको व्यक्तिले व्यवसायको स्वामित्वमा भएको वा प्रयोग भएको सम्पत्तिको निःसर्गमा भएको लाभमा कर लाग्ने व्यवस्था गरेको थियो । तर आयकर ऐन, २०५८ मा प्राकृतिक व्यक्तिको पूँजीगत लाभ र गैर व्यवसायिक करयोग्य सम्पत्तिको रूपमा रहेको सम्पत्तिमा कर लाग्ने व्यवस्था समावेश भएको छ ।
- (७) आयकर ऐन, २०५८ को कर सङ्कलन, मिन्हा र फिर्ता सम्बन्धी व्यवस्था शुल्क तथा व्याज सम्बन्धी व्यवस्था र कसूर तथा सजाय सम्बन्धी व्यवस्था यो ऐन लागू भएको मिति वा सो मितिपश्चात् तिर्नु पर्ने करका सम्बन्धमा र गरेका कसूरका सम्बन्धमा मात्र लागू हुन्छ ।

- (८) पुनरावलोकनीय निर्णयको पुनरावलोकन विभागले गर्ने सम्बन्धी आयकर ऐन, २०५८ को व्यवस्थामा सो ऐन लागू भएको मिति वा यसपछि गरिएको पुनरावलोकनीय निर्णयका हकमा मात्र लागू हुन्छन् ।
- (९) आयकर ऐन, २०५८ लागू हुनअगावै तत्काल प्रचलित कानूनले करछुट हुने वा अन्य कुनै सुविधा पाउने गरी व्यवस्था गरेको रहेछ भने अवधि किटिएको सुविधाको हकमा यस्तो अवधि कायम रहुन्जेल यो सुविधा प्रत्याभूति गरिएको छ । अवधि नकिटिएको सुविधाको हकमा यस्तो छुट पाउने आयमा मिति २०५८ चैत १८ गते सम्मको दामासाहीले यस्तो छुट सुविधा तथा सहूलियत दरको सुविधा उपलब्ध हुनेछ । अन्तिमरूपमा करकट्टी हुने भुक्तानीको हकमा मिति २०५८ चैत १८ गते सम्मको भुक्तानीमा तत्काल प्रचलित कानून बमोजिम करकट्टी भएको वा छुट पाएको भए सोही अनुसार हुनेछ । वार्षिक आयमा मिलान हुने कुनै भुक्तानी (वा भुक्तानी गर्नुपर्ने अवस्थाको सृजना) मिति २०५८ चैत १८ गते सम्म गरिएको भए तत्काल प्रचलित कानूनले यस्तो भुक्तानीमा कर नलाग्ने वा कुनै सहूलियत पाउने भए (जस्तै: २०५८/०५९ को दशैँ खर्च) सो सुविधा यो ऐन लागू भएपश्चात पनि कायम रहनेछ ।
- (१०) आयकर ऐन, २०३१ लागू भएको मानिने आय वर्षको हकमा यो ऐन बमोजिम खर्च कट्टी दावी गर्न पाईने वा कर मिलान गर्न नपाईने कुनै रकम (जस्तै: बिज्ञापन वा अतिथि सत्कार, खर्च मध्ये सो ऐनले तोकेको सीमा भन्दा बढी भएको खर्च वा औषधी उपचार वापतको कर मिलान) आयकर ऐन, २०५८ लागू भएपश्चात पनि सो आय वर्षको हकमा दावी गर्न पाईदैन । यसैगरी आयकर ऐन, २०५८ बमोजिम आयमा समावेश गर्नुपर्ने रकम पनि आयकर ऐन, २०३१ बमोजिम आयमा समावेश नगर्नुपर्ने भए सो ऐन लागू रहने वर्षको हकमा समावेश गरिरहनु पर्दैन । तर आय वर्ष २०५८/०५९ को हकमा आयकर ऐन, २०५८ लागू हुन्छ । तथापि आय वर्ष २०५८/०५९ को हकमा पनि आयतर्फ समावेश गर्नुपर्ने केहि रकमको हकमा (जस्तै: प्राकृतिक व्यक्तिको पूँजीगत लाभ) यो ऐन लागू भएको मिति अर्थात् २०५८ चैत १९ गते र सो पछिको अवधिमा आय भएका रकम मात्र समावेश गर्नु पर्दछ ।

अनुसूचीहरू

नियमावलीको अनुसूची १ मा परिचयपत्रको ढाँचा निम्नानुसारको तोकिएको :

अनुसूची-१

अधिकृतको परिचयपत्र
(नियम २८ सँग सम्बन्धित)

नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग
अधिकृतको परिचय-पत्र

नाम :

दर्जा :

परिचय-पत्र नं :

अधिकृतको
फोटो

... ..
प्रमाणित गर्नेको हस्ताक्षर

पद :-

Government Of Nepal
Ministry of Finance
INALnD REVENUE DEPARTMENT
Officer's Identity Card

Name :

Designation :

Identity Card No :

Officer's
Photo

Certified by :

Designation :

कर दाखिला गर्नुपर्ने राजस्व शीर्षक

संकेत	शीर्षक	व्याख्या
११०००	कर	फर्म एवं व्यक्तिको आयमा लाग्ने कर यसमा पर्दछ । यसमा रकम जम्मा गर्न मिल्दैन ।
१११००	आय, मुनाफा तथा पूँजीगत लाभमा कर	आय, मुनाफा तथा पूँजीगत लाभ कर वापतको रकम यसमा पर्दछ । यसमा रकम जम्मा गर्न मिल्दैन ।
११११०	एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर	एकलौटी फर्म एवं व्यक्तिगत आयमा लाग्ने कर यसमा पर्दछ । यसमा रकम जम्मा गर्न मिल्दैन ।
१११११	एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर	एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर यसमा पर्दछ ।
११११२	पारिश्रमिक कर	कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको तलब, ज्याला, मजदुरी, पारिश्रमिक, भत्ता एवं सुविधा, अवकाश भुक्तानी, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न स्रोतबाट हुने आयमा लाग्ने कर यसमा पर्दछ ।
११११३	पूँजीगत लाभ कर - व्यक्तिगत	घर, जग्गा, शेयर आदि सम्पत्तिको बिक्री, पट्टा, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्गबाट भएको पूँजीगत लाभमा व्यक्ति तथा एकलौटी फर्मलाई लाग्ने कर यसमा पर्दछ ।
१११२०	निकायको आयमा लाग्ने कर	प्रतिष्ठान तथा संस्थानको आयमा लाग्ने कर यसमा पर्दछ । यसमा रकम जम्मा गर्न मिल्दैन ।
१११२१	निकायको मुनाफामा लाग्ने कर-सरकारी संस्थान	नेपाल सरकारको पूर्ण वा अधिकांश (५० प्रतिशतभन्दा बढी) स्वामित्व भएका सरकारी निकाय तथा त्यस्ता निकायको व्यवस्थापकीय नियन्त्रण भएको निकायको आयमा लाग्ने कर यसमा पर्दछ ।
१११२२	निकायको मुनाफामा लाग्ने कर-पब्लिक लिमिटेड कम्पनी	कुनै विशेष ऐन वा कम्पनी ऐन अन्तर्गत दर्ता भएका पब्लिक लिमिटेड कम्पनी र नेपाल सरकारको ५० प्रतिशतभन्दा कम स्वामित्व भएका कम्पनीको आयमा लाग्ने कर यसमा पर्दछ ।
१११२३	निकायको मुनाफामा लाग्ने कर-प्राइभेट लिमिटेड कम्पनी	कम्पनी ऐन अन्तर्गत दर्ता भएका प्राइभेट लिमिटेड कम्पनी तथा आयकर ऐन, २०५८ बमोजिम तोकिएको कम्पनीको आयमा लाग्ने कर यसमा पर्दछ ।

संकेत	शीर्षक	व्याख्या
१११२४	निकायको मुनाफामा लाग्ने कर - अन्य संस्था	माथि उल्लिखित उपशीर्षक १११२१ देखि १११२३ भित्र परेका बाहेक अन्य संस्था: साभेदारी फर्म, सहकारी संस्था, ट्रष्ट, युनिट ट्रष्ट, संघ/संस्था, विदेशी कम्पनी एवं अन्य निकायको आयमा लाग्ने कर यसमा पर्दछ।
१११२५	पूँजीगत लाभकर - निकाय	घर, जग्गा, शेयर आदि सम्पत्तिको बिक्री, पट्टा, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्गबाट भएको पूँजीगत लाभमा निकायलाई लाग्ने कर यसमा पर्दछ।
१११३०	लगानीको आय तथा अन्य आयमा लाग्ने कर	माथि उल्लिखित शीर्षक १११११ देखि १११२४ भित्र परेका बाहेक अन्य आयमा लाग्ने कर यसमा पर्दछ। यसमा रकम जम्मा गर्न मिल्दैन।
१११३१	सम्पत्ति बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर	घर, जग्गा, सवारी साधन तथा अन्य अचल सम्पत्ति बहाल वा पट्टा वा दीर्घकालीन करारमा दिएवापतको आयमा लाग्ने कर यसमा पर्दछ।
१११३२	व्याजमा लाग्ने कर	बैंक, वित्त कम्पनी वा अन्य निकाय वा व्यक्तिबाट भुक्तानी गरिने वा प्राप्त हुने व्याजमा लाग्ने कर यसमा पर्दछ।
१११३३	लाभांशमा लाग्ने कर	कुनै पनि कम्पनी वा निकायमा लगानी गरे वापत प्राप्त हुने लाभांशमा लाग्ने कर यसमा पर्दछ।
१११३४	लगानी सम्बन्धी अन्य आयमा लाग्ने कर	लगानी सम्बन्धी अन्य आयमा लाग्ने कर यसमा पर्दछ।
१११३५	आकस्मिक लाभ कर	जुवा, चिठ्ठा, बाजी, उपहार, दान, अपुताली, सुराकी, पुरस्कार लगायतका आकस्मिक लाभका स्रोतबाट प्राप्त आयमा लाग्ने कर यसमा पर्दछ।
१११३६	अन्य आयमा लाग्ने कर	माथि उल्लिखित शीर्षक नं. मा नपरेका अन्य आयमा लाग्ने कर यसमा पर्दछ।
११२००	पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर	यसमा रकम जम्मा गर्न मिल्दैन।
११२१०	पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर	यसमा रकम जम्मा गर्न मिल्दैन।
११२११	पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर	कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको तलव, ज्याला, मजदुरी, पारिश्रमिक, भत्ता एवं सुविधा, अवकाश भुक्तानी, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न स्रोतबाट हुने समग्र आयमा एकमुष्ट रूपमा तोकिए बमोजिम लिईने सामाजिक सुरक्षा कर यसमा पर्दछ।

आय विवरणसँग सम्बन्धित फारम

फारम-आयकर-डे-०१-०३-०३-६४

आय विवरण

(नेपालमा स्रोत रहेको व्यवसायबाट मात्र यस आयवर्षमा रु. २० लाख सम्म कारोवार र रु. २ लाख सम्म आय हुने प्राकृतिक व्यक्तिको लागि)

आयवर्ष _____

आ.रा.का. को नाम _____

कारोवार बन्द भएको भए बन्द भएको मिति _____

१ करदाता सम्बन्धी विवरण

स्था.ले.नं.										
नाम										
ठेगाना	घर नं.	वार्ड नं.	गाँउ / टोल र बाटोको नाम	<input type="checkbox"/> म.न.पा. <input type="checkbox"/> न.पा.	<input type="checkbox"/> उ.म.न.पा. <input type="checkbox"/> गा.वि.स.					जिल्ला
फोन			मोबाइल			ईमेल				

२ फर्म सम्बन्धी विवरण

नाम										
ठेगाना	घर नं.	वार्ड नं.	गाँउ / टोल र बाटोको नाम	<input type="checkbox"/> म.न.पा. <input type="checkbox"/> न.पा.	<input type="checkbox"/> उ.म.न.पा. <input type="checkbox"/> गा.वि.स.					जिल्ला

३ करको गणना

		रु.
१	कारोवार रकम	
२	कट्टी हुने रकम	
३	आय	(१-२)
४	लाग्ने कर	
५	दफा ११७ बमोजिमको शुल्क	
६	दफा ११९ बमोजिमको ब्याज	
७	जम्मा तिर्नु पर्ने कर	(४+५+६)

४ कर दाखिला विवरण

	१	२	३	४	५	६	७	८	९
क्र. सं.	आर्थिक वर्ष	राजस्व खाता नं.	भुक्तानीको किसिम	भौचर / रसिद नं.	बैंकको नाम	शाखा	आराकाको नाम	दाखिला मिति	दाखिला रकम
१									
२									

५ करदाताको घोषणा

मेरो चालु आ.व. मा उपरोक्तानुसार नेपालमा स्रोत भएको व्यवसायबाट रु. २० लाख सम्म कारोवार र रु. २ लाख सम्म मात्र आय भएको तथा म नेपालको वासिन्दा व्यक्ति भएकोले आयकर ऐन, २०५८ को दफा ४(४) को व्यवस्था लागु हुने गरि छनौट गरेको छुं। यो आय विवरणमा लेखिएको कुरा ठीक साँचो हो। भुट्टा ठहरिएमा कानून बमोजिम सहने बुझाउने छुं।

करदाता वा प्रतिनिधिको दस्तखत	
प्रतिनिधिले दस्तखत गरेको भए, प्रतिनिधिको नाम	
मिति	
म्याद थप भए विवरण दाखिला गर्ने अन्तिम मिति	

६ कार्यालय प्रयोजनको लागि मात्र

विवरण दर्ता नं.	
विवरण दर्ता मिति.	
विवरण बुझ्ने कर अधिकृतको नाम	
विवरण बुझ्ने कर अधिकृतको दस्तखत	

फारम-आयकर-डे-०२-०३-०३-७३

आय विवरण

(ऐनको दफा ४ को उपदफा (४क) बमोजिम कारोवारमा आधारित कर तिर्नु पर्ने प्राकृतिक व्यक्तिको लागि)

कसले भर्ने : देहायको अवस्था भएको प्राकृतिक व्यक्तिले

- आय वर्षमा नेपालमा श्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,
- दफा ५१ बमोजिम औषधी उपचार खर्च वापत कर मिलान गर्न दावी नगरेको,
- दफा ९३ बमोजिम अग्रिम कर कट्टी दावी नगरेको,
- व्यवसायको कारोवार वार्षिक बीस लाख रुपैयाँभन्दा बढी र पचास लाख रुपैयाँभन्दा घटी भएको,
- मूल्य अभिवृद्धि करमा दर्ता नभएको र
- चिकित्सक, इञ्जिनियर, लेखापरीक्षक, कानुन व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवाबापतको आय नभएको

आय वर्ष _____ आ.रा.का./क.से.का.को नाम _____

कारोवार बन्द भएको भए बन्द भएको मिति :

१. करदाता सम्बन्धी विवरण

स्थायी लेखा नम्बर										
नाम										
ठेगाना	घर नं.	वडा नं.	गाउँ/टोल/ र बाटोको नाम	<input type="checkbox"/> म.न.पा.	<input type="checkbox"/> उ.म.न.पा.			जिल्ला		
				<input type="checkbox"/> न.पा.	<input type="checkbox"/> गा.वि.स.					
फोन नम्बर				मोबाइल नं.			इमेल			

२. फर्म सम्बन्धी विवरण

नाम					
ठेगाना	घर नं.	वडा नं.	गाउँ/टोल/ र बाटोको नाम	<input type="checkbox"/> म.न.पा. <input type="checkbox"/> उ.म.न.पा. <input type="checkbox"/> न.पा. <input type="checkbox"/> गा.वि.स.	जिल्ला
फोन नम्बर			मोबाइल नं.	इमेल	

३. करको गणना

सि.नं.	विवरण	आयमा समावेश हुने रकम रु.	करको दर	लाग्ने कर/ शुल्क/ व्याज रु.
१	ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी कारोवार गर्ने वस्तुको कारोवार		०.५ %	
२	खण्ड (१) मा उल्लिखित व्यवसाय वाहेकको व्यवसायको कारोवार		१.५ %	
३	सेवा व्यवसायको कारोवार		२ %	
४	जम्मा (१+२+३)			
५	दफा ११७ बमोजिमको शुल्क			
६	दफा ११८ बमोजिमको व्याज			
७	दफा ११९ बमोजिमको व्याज			
८	जम्मा तिर्नु पर्ने कर (४+५+६+७)			

४. कर दाखिला विवरण

	१	२	३	४	५	६	७	८	९
क्र.सं.	आय वर्ष	राजस्व खाता नं.	भुक्तानीको किसिम	भौचर/ रसिद नं.	बैंकको नाम	शाखा	आ.रा.का./ क.से.का.को नाम	दाखिला मिति	दाखिला रकम रु.
१									
२									
३									

५. करदाताको घोषणा

मेरो आय वर्षमा उपरोक्तानुसार नेपालमा श्रोत भएको व्यवसायबाट माथि खण्ड ३ मा उल्लेख भए बमोजिमको आय भएको तथा म नेपालको बासिन्दा प्राकृतिक व्यक्ति भएकोले आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४क) को व्यवस्था बमोजिम यो आय विवरण पेश गरेको छु। यो आय विवरणमा लेखिएको कुरा ठिक साँचो हो। यहाँ उल्लिखित कारोवार रकमलाई पुष्टी गर्ने कागजात तथा विवरण मैले अद्यावधिक राखेको छु। फरक परेमा वा भुट्टा ठहरेमा कानून बमोजिम सहने बुझाउने छु।

६. कार्यालय प्रयोजनको लागि मात्र

विवरण दर्ता वा सन्निधान नं.	
विवरण दर्ता वा भेरिफिकेशन मिति	
विवरण बुझ्ने वा भेरिफाई गर्ने कर अधिकृतको नाम	
विवरण बुझ्ने वा भेरिफाई गर्ने कर अधिकृतको दस्तखत	

आय विवरण

(व्यवसाय, रोजगारी तथा लगानीबाट आय हुने करदाताको लागि)

- संलग्न गर्ने : अनुसूची १ प्राकृतिक व्यक्तिको करको गणना गर्न (फाराम-आयकर-डे-१०-०२-०३-६४)
 अनुसूची २ निकायको करको गणना गर्न (फाराम-आयकर-डे-११-०२-०३-६४)
 अनुसूची ५ व्यवसायको आयको गणना गर्न (फाराम-आयकर-डे-१५-०२-०३-६४)
 अनुसूची ६ रोजगारीको आयको गणना गर्न (फाराम-आयकर-डे-१६-०२-०३-६४)
 अनुसूची ७ लगानीको आयको गणना गर्न (फाराम-आयकर-डे-१७-०२-०३-६४)
 अनुसूची ८ गैर व्यवसायिक करयोग्य सम्पत्तिको निसर्गबाट भएको लाभको गणना गर्न (फाराम-आयकर-डे-१८-०२-०३-६४)
 अनुसूची १० कर मिलान दावी गर्ने भए (फाराम-आयकर-के-०१-०२-०३-६४)
 अनुसूची ११ औषधोपचार कर मिलान दावी गर्ने भए (फाराम-आयकर-के-०२-०२-०३-६४)
 अनुसूची १२ वैदेशीक कर मिलान दावी गर्ने भए (फाराम-आयकर-के-०६-०२-०३-६४)

आयवर्ष _____ आ.रा.का. को नाम _____

कर निर्धारणको विवरण (दफा ९९)

संसय कर निर्धारणको विवरण

आंशिक अवधिको (कारोबार चालू रहने) आंशिक अवधिको (कारोबार बन्द गर्ने) मिति सम्मको _____

पूरा आयवर्षको (कारोबार चालू रहने) पूरा आयवर्षको (कारोबार बन्द गर्ने) मिति सम्मको _____

१ करदाता सम्बन्धी विवरण

स्था.ले.नं.							
नाम							
ठेगाना	घर नं.	वार्ड नं.	गाँउ / टोल र बाटोको नाम	<input type="checkbox"/> म.न.पा. <input type="checkbox"/> न.पा.	<input type="checkbox"/> उ.म.न.पा. <input type="checkbox"/> गा.वि.स.	जिल्ला	
फोन	मोबाइल			ईमेल			

करदाताको किसिम	प्राकृतिक व्यक्ति
	<input type="checkbox"/> एक्लो <input type="checkbox"/> दम्पति <input type="checkbox"/> एक्लो अपांग <input type="checkbox"/> दम्पति अपांग <input type="checkbox"/> एक्लो निवृत्तिभरण <input type="checkbox"/> दम्पति निवृत्तिभरण
	<input type="checkbox"/> गैर बासिन्दा प्राकृतिक व्यक्ति <input type="checkbox"/> ट्रष्ट
	<input type="checkbox"/> निकाय

२ करदाताको छुनौट सम्बन्धी विवरण

(प्राकृतिक व्यक्तिको लागि मात्र)

एक्लो प्राकृतिक व्यक्ति दम्पति दम्पति भए पति / पत्तिको स्था.ले.नं. भएको नभएको

स्था.ले.नं.भए, सो स्था.ले.नं. उल्लेख गर्ने

मेरो पति / पत्तिले दाखिला गरेको यो आयविवरणमा कायम हुने कर दायित्व सम्बन्धमा म पनि पूर्ण रूपले जिम्मेवार हुन मन्जुर गर्दछु।

पति / पत्तिको नाम _____ दस्तखत _____

३ करदाताको घोषणा

प्रस्तुत आय विवरण ठीक, साँचो र पूर्ण भएको घोषणा गर्दछु। यसै साथ संलग्न विवरण अनुसारका आन्तरिक राजस्व विभागले तोकेका कागजातहरू पेश गरेको छुं। यो आय विवरण र यस आय विवरण साथ पेश गरेका अन्य विवरण, कागजात वा फाँटवारीहरू भ्रष्टाचार ठहरिएमा कानून बमोजिम सहन बुझाउन म तयार छुं।

करदाता वा प्रतिनिधिको दस्तखत	
प्रतिनिधिले दस्तखत गरेको भए, प्रतिनिधिको नाम	
मिति	
म्याद थप भए विवरण दाखिला गर्ने अन्तिम मिति	

४ लेखापरिक्षण प्रमाणीकरण

.....ले आयकर ऐन, २०५८ को दफा ८१ बमोजिम राखेका कागजातहरू जाँच गरेको छुं / छौं। प्राप्त विवरण तथा जानकारीले कारोबारको स्थितिको यथार्थ चित्रण गरेको व्यहोरा प्रमाणित गर्दछुं / गर्दछौं। यो आय विवरण प्रमाणित गर्ने सम्बन्धमा मेरा / हाम्रा टिप्पणीहरू यसै साथ संलग्न छन्।

लेखापरिक्षकको दस्तखत	
लेखापरिक्षकको नाम	
व्य.ले.प्र.प.नं.	
स्था.ले.नं.	मिति

५ कार्यालय प्रयोजनका लागि मात्र

विवरण दर्ता नं.	
विवरण दर्ता मिति.	
विवरण बुझ्ने कर अधिकृतको नाम	
विवरण बुझ्ने कर अधिकृतको दस्तखत	

अनुसूची - २
अनुमानित करको विवरण
(नियम ३४ संग सम्बन्धित)

आन्तरिक राजस्व कार्यालयको नाम _____

 अनुमानित करको विवरण (IN) संसोधित अनुमानित करको विवरण (IR)

१ करदाता सम्बन्धी विवरण

स्था.ले.नं.									
नाम									
ठेगाना	घर नं.	वार्ड नं.	गाउँ / टोल र बाटोको नाम	<input type="checkbox"/> म.न.पा. <input type="checkbox"/> न.पा.	<input type="checkbox"/> उ.म.न.पा. <input type="checkbox"/> गा.वि.स.	जिल्ला			
फोन	मोबाइल			ईमेल					

आय वर्ष : _____

(भर्ने उदारहण २०६२/६३)

करदाताको स्थिति : पेशावाला प्रोप्राईटर साभेदारी प्रा. लि. पब्लिक लिमिटेड विदेशी स्थायी संस्थापन (दफा ७०)

२ अनुमानित करको गणना

	रु.
१ चालु आ.व. मा व्यवसाय वा लगानीबाट प्राप्त हुने अनुमानित मुनाफा वा लाभ	
२ कट्टी हुने रकम	
३ आयकर ऐन २०५८ को दफा ११ तथा ६४ बमोजिमको कर छुट हुने रकम	
४ आय वा नोक्सानी	rows 1 – rows (2+3)
५ अन्य व्यवसाय वा लगानीको आय	
६ निर्धारण योग्य आय	row 4 + row 5
७ कर छुट भएको संस्थालाई दिएको चन्दा	
८ अवकाश योगदान	
९ करयोग्य आय	row 6 – rows (7+8)

१० उपरोक्त बमोजिमको करयोग्य आयमा आयकर ऐन २०५८ को अनुसूचि १ बमोजिम लागने कर	
११ स्रोतमा कट्टी भएको रकम	
१२ किस्ता रकम	

३ अनुमानित विदेशी कर

	रु.
१ चालु आयवर्षमा विदेशी स्रोतको आय भएमा विदेशमा तिरिको वा तिर्नु पर्ने अनुमानित आयकर रकम	
२ गैर बासिन्दा व्यक्तिको नेपाल स्थित स्थायी संस्थापनले चालु आयवर्षमा विदेश पठाउने आय	
३ विदेश पठाउने आयमा लागने कर	

४ कर दाखिला विवरण

	१	२	३	४	५	६	७	८	९
क्र. सं.	आर्थिक वर्ष	राजस्व खाता नं.	भुक्तानीको किसिम	भौचर / रसिद नं.	वैकको नाम	शाखा	आराकाको नाम	दाखिला मिति	दाखिला रकम
१									
२									

५ करदाताको घोषणा

प्रस्तुत आय विवरण ठीक, साँचो र पूर्ण भएको घोषणा गर्दछु। आन्तरिक राजस्व विभागले लोकेका संलग्न विवरण बमोजिमका कागजातहरू पेश गरेको छु। यो आयविवरण र यस आयविवरण साथ पेश गरेका अन्य विवरण, कागजात वा फाटवारीहरू भ्रष्टाचार ठहरिएमा कानून बमोजिम सहन बुझाउन म तयार छु।

करदाता वा प्रतिनिधिको दस्तखत	
प्रतिनिधिले दस्तखत गरेको भए, प्रतिनिधिको नाम	
मिति	
म्याद थप भए विवरण दाखिला गर्ने अन्तिम मिति	

६

कार्यालय प्रयोजनको लागि मात्र

विवरण दर्ता नं.	
विवरण दर्ता मिति.	
विवरण बुझ्ने कर अधिकृतको नाम	
विवरण बुझ्ने कर अधिकृतको दस्तखत	

आय विवरण

(ऐनको दफा ५७ को उपदफा ३ बमोजिम प्राकृतिक व्यक्तिको लागि)

कसले भर्ने :

- कुनै आय वर्षमा ४० लाख रुपैयाँभन्दा बढी आय भएको प्राकृतिक व्यक्ति,
- यो विवरण भर्ने व्यक्तिको आयमा देहाय बमोजिमका रकम समावेश भएको हुनुपर्ने
 - दफा ८ बमोजिम रोजगारी बापत प्राप्त रकम,
 - दफा ५ को खण्ड (घ) बमोजिम प्राप्त आकस्मिक लाभको रकम,
 - दफा १० बमोजिमको कर छुट हुने रकम,
 - दफा ११ (१) बमोजिम कर छुट हुने रकम,
 - दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकायबाट प्राप्त कर छुट हुने लाभांश रकम,
 - दफा ९२ बमोजिम अन्तिम कर कट्टी भई प्राप्त भएको रकम,
 - अनुसूची १ को दफा १ को उपदफा १३ बमोजिमका सवारी धनी प्राकृतिक व्यक्तिले सवारी साधन बाट प्राप्त रकम
 - दफा ९६ (१) बमोजिम आय विवरण भर्ने पने प्राकृतिक व्यक्तिले यो आय विवरण भर्ने नपर्ने।

करदाता सम्बन्धी विवरण

स्थायी लेखा नम्बर										
नाम										
ठेगाना	घर नं.	वडा नं.	गाउँ/टोल/ र बाटोको नाम	<input type="checkbox"/> म.न.पा.	<input type="checkbox"/> उ.म.न.पा.	जिल्ला				
				<input type="checkbox"/> न.पा.	<input type="checkbox"/> गा.वि.स.					
फोन नम्बर				मोबाइल नं.			इमेल			

आय वर्ष

आ.रा.का./क.से.का.को नाम :

आयमा समावेश हुने रकम

१.१	दफा ८	रोजगारी आय		
	१.१.१	पारिश्रमीक, ज्याला, तलब		
	१.१.२	निवृत्तिभरण आय		
जम्मा				
१.२	दफा ५(घ)	आकस्मिक लाभ		
जम्मा				
१.३	दफा १०	कर छुट हुने आय		
	१.३.१	नेपाल सरकारसँग भएको सन्धी वा सम्झौता अनुसार कर छुट हुने व्यक्तिले प्राप्त गरेको रकम		
	१.३.२	विदेशी राष्ट्रको सरकारबाट भुक्तानी प्राप्त गरेको रकम		
	१.३.३	नेपाल सरकारबाट विधवा, वृद्ध, वा अपांग व्यक्तिलाई दिएको भत्ता		
	१.३.४	छुट हुने अन्य रकम (उपहार, इच्छापत्र, अपुताली वा छात्रवृत्तिका रूपमा प्राप्त रकम)		
जम्मा				

१.४	दफा ११(१)	कृषि बापत प्राप्त खूद आय (फर्म दर्ता गरी आर्जन गरेको बाहेक)		
		जम्मा		
१.५	दफा ६९	नियन्त्रित विदेशी निकायबाट प्राप्त कर छुट हुने लाभांश रकम,		
जम्मा				
	दफा ९२	अन्तिम करकट्टी भई प्राप्त भएको रकम		

१.६	१.५.१	बासिन्दा कम्पनीबाट प्राप्त गरेको लाभांश		
	१.५.२	घर, जग्गा, वा उपकरण बापत प्राप्त भाडा आय		
	१.५.३	लगानी बीमा बापत प्राप्त गरेको लाभ		
	१.५.४	अवकाश भुक्तानी बापत प्राप्त गरेको रकम		
जम्मा				
१.७	अनुसूची १	सवारी धनी प्राकृतिक व्यक्तिले सवारी साधनबाट प्राप्त गरेको खूद रकम		
जम्मा				
कूल आय				

घटाउन पाउने आय

१.१	दफा ५(घ)	आकस्मिक लाभ		
१.२	दफा १०	कर छुट हुने आय		
१.३	दफा ११ (१)	कृषि आय (फर्म दर्ता गरी आर्जन गरेको बाहेक)		
१.४	दफा ९२	अन्तिम करकट्टी भई प्राप्त भएको रकम		
१.५	अनुसूची १	सवारी धनी प्राकृतिक व्यक्तिले सवारी साधनबाट प्राप्त गरेको खूद रकम		
घटाउन पाउने कूल आय				

खूद आय रकम

खूद आय रकम	
------------	--

करदाताको घोषणा

मेरो आय वर्षमा उपरोक्तानुसार उल्लेख भए बमोजिमको आय भएको तथा म नेपालको बासिन्दा प्राकृतिक व्यक्ति भएकोले आयकर ऐन, २०५८ को दफा ९६ को व्यवस्था बमोजिम यो आय विवरण पेश गरेको छु। यो आय विवरणमा लेखिएको कुरा ठिक साँचो हो। यहां उल्लिखित कारोबार रकमलाई पुष्टी गर्ने कागजात तथा विवरण मैले अद्यावधिक राखेको छु। फरक परेमा वा भुठ्ठा ठहरेमा कानून बमोजिम सहने बुझाउने छु।

कार्यालय प्रयोजनका लागि मात्र

विवरण दर्ता वा सबमिशन नं.	
विवरण दर्ता वा भेरिफिकेशन मिति	
विवरण बुझ्ने वा भेरिफाई गर्ने कर अधिकृतको नाम	
विवरण बुझ्ने वा भेरिफाई गर्ने कर अधिकृतको दस्तखत	

आय विवरण
अनुसूची १
करको गणना (प्राकृतिक व्यक्तिको लागि)

आयवर्ष _____ आ.रा.का.को नाम _____

कर निर्धारणको विवरण (रका ९९) संलग्न कर निर्धारणको विवरण संशोधित कर निर्धारण

१ करदाता सम्बन्धि विवरण

स्वा.ले.नं.

नाम

२ करको गणना

१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३	१४
आयको विवरण	करको विवरण	आय श्रोतको मुद्रक	आय गणना पूर्व समवेत हुने रकमहरू	कटौती रकम	आय / सापत्नोस्वामी	निर्धारणको आय	छुट्टीको विवरण	छुट्टी रकम	छुट्टी पछिको निर्धारणको आय (७-८)	अवकाश योगदान (रका ९३)	कर छुट्टी पाएको संभाव्यता दिइएको मन्त्र (रका ९४)	करको आय (१०-११-१२)	करको दर प्रतिशतमा
१													
२													
३													
४													
५													
६													
७													
८ TOTAL													

करको गणना			
१. जम्मा कर योग्य आय			
२. कटौती रकम			
३. दुरुनि शेष भएका			
४. निवृत्तिभरण आय भाग रकम			
५. जीवन बीमाको प्रिमियम वापत रकम			
कटौती पछिको करयोग्य आय (१.३-४.५)			

कर योग्य आय	करको दर	कर दायित्व
=	जम्मा	

शुल्क र व्याज गणना गरेको भाग गणनाको अन्तिम मिति	
जम्मा कर दायित्व	
दिएको बुझाए, वापत लाग्ने शुल्क (रका ११७)	
व्याज (रका ११८)	
व्याज (रका ११९)	
जम्मा तिर्नु पर्ने कर	

३ करदाताले पेश गरेको भाग तल प्रमाणित गर्ने

करदाता वा प्रतिनिधिको दस्तखत	रेखा परिक्षकको दस्तखत
मिति	मिति

४ कर अधिकृतले संशोधन गरेको भाग तल प्रमाणित गर्ने

कर अधिकृतको दस्तखत	
मिति	

आय विवरण अनुसूची २ करको गणना (निकायको लागि)

आयवर्ष _____ आ.स.का. को नाम _____

संसय कर निर्धारणको विवरण कर निर्धारणको विवरण (दफा ९९) संशोधित करनिर्धारण

१ करदाता सम्बन्धी विवरण

स्था.ले.नं.

नाम

२ करको गणना

१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३
आयको विवरण	करको विवरण	आय गणना गर्दा समावेश हुने रकमहरू	कटौती रकम	आय / (निकामी)	निर्धारणयोग्य आय	छुटको विवरण	छुट रकम	कर छुट पाएको सम्बन्धित दिनेको शर्त	करयोग्य आय	बचको दर प्रतिशतमा	जम्मा लागू कर	
१० TOTAL												

दियो बुझाए वापस लाग्ने शुल्क (दफा ११७)	
व्याज (दफा ११८)	
व्याज (दफा ११९)	
शुल्क ३ व्याज गणना गरेको माप गणनाको अन्तिम मिति	
जम्मा तिर्नु पर्ने कर	

३ करदाताले पेश गरेको माप तल प्रमाणित गर्ने

करदाता वा प्रतिनिधिको दस्तखत	लेखा परियकको दस्तखत	कर अधिकृतको दस्तखत

४ कर अधिकृतले समीक्षित गरेको माप तल प्रमाणित गर्ने

करदाता वा प्रतिनिधिको दस्तखत	लेखा परियकको दस्तखत	कर अधिकृतको दस्तखत

आय विवरण
अनुसूची ५
(व्यवसायबाट भएको आयको गणना)

आयवर्ष _____ आ.रा.का. को नाम _____
 संसय कर निर्धारणको विवरण कर निर्धारणको विवरण (दफा ९९) संसोधित करनिर्धारण

१ करदाता सम्बन्धी विवरण

स्था.ले.नं.									
नाम									
करको किसिम		करको दर प्रतिशतमा		विदेशीस्रोत भए मुलुकको नाम					

२ आयको गणना

आयको गणना गर्दा समावेश हुने रकमहरू	रु.
१ सेवा शुल्क (दफा ७.२.क)	
२ व्यापारिक मौज्जातको निसर्गबाट प्राप्त रकम (दफा ७.२.ख)	
३ व्यावसायिक सम्पत्ति वा व्यावसायिक दायित्वको निसर्गबाट प्राप्त खूद लाभ (दफा ७.२.ग)	
४ हासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त गरेको मानिने रकम (दफा ७.२.घ)	
५ व्यवसायका सम्बन्धमा कुनै व्यक्तिबाट प्राप्त गरेको उपहार (दफा ७.२.ङ)	
६ व्यवसायको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरेको रकम (दफा ७.२.च)	
७ व्यवसायसंग प्रत्यक्ष रूपमा सम्बन्धित लगानीबाट प्राप्त गरेको रकम (दफा ७.२.छ)	
८ लेखांकनको तरिकामा परिवर्तन गर्दा आय गणनामा समावेश गर्नु पर्ने रकम (दफा २२.६)	
९ लेखाको तरिका अनुसार आयमा समावेश गर्नु पर्ने रकम (दफा २४.३)	
१० मुद्राको मूल्यांकनको फरकको कारणले गर्दा समेत वढी भुक्तानी पाएको रकम (दफा २४.४)	
११ ढुवैको ऋण लगायतका रकमहरू भिन्दा भएको मध्ये असुल उपर भएको रकम (दफा २५.१)	
१२ दीर्घकालीन करारको हकमा सम्पन्न प्रतिशत अनुसार समावेश हुने रकम (दफा २६.१)	
१३ प्रचलित व्याज दरभन्दा कम दरमा व्याज तिरेको भए कम भएजति रकम (२७.१.घ)	
१४ भुक्तानी पाउनु पर्ने रकम अन्य व्यक्तिले भुक्तानी पाएको भए सो रकम (दफा २९)	
१५ क्षतिपूर्ति बापत प्राप्त गरेको रकम (दफा ३१)	
१६ आयमा समावेश गर्नु पर्ने अन्य रकमहरू (विवरण संलग्न गर्ने)	
१७ १ नं. देखि १६ नं. सम्मको जोड	

सि. नं. १७ को अंक आय विवरणको करको गणना गर्ने फारामको हरफको महल नं. ४ मा सार्ने।

आयको गणना गर्दा कटौती हुने खर्चहरू	
१८ दफा १४ बमोजिम कटौती हुने व्याज खर्च	
१९ दफा १५ बमोजिम कटौती हुने व्यापार मौज्जातको लागतको खर्च	
२० दफा १६ बमोजिम कटौती हुने मर्मत तथा सुधार खर्च	
२१ दफा १७ बमोजिम कटौती हुने प्रदूषण नियन्त्रण खर्च	
२२ दफा १८ बमोजिम कटौती हुने अनुसन्धान र विकास खर्च	
२३ दफा १९ बमोजिम कटौती हुने हास खर्च	
२४ दफा ५९(१ क) बमोजिम कटौती हुने जगेडा रकम	
२५ उपरोक्त बाहेक आयकर ऐन, २०५८ बमोजिम कटौती हुने अन्य खर्चहरू (विवरण संलग्न गर्ने)	
२६ विदेशमा तिरेको कर (दफा ७१.४)	
२७ १९ नं. देखि २६ नं. सम्मको जोड	

आयको गणना गर्दा कटौती हुने नोक्सानी	
२८ यस आ.ब.को अन्य व्यवसायको नोक्सानी (दफा २०.१.क)	
२९ गत आ.ब.बाट जिम्मेवारी सरेको व्यवसायको नोक्सानी (दफा २०.१.ख)	
३० २८ नं. र २९ नं. को जोड	

३१ जम्मा कटौती (२७ नं. र ३० नं. को जोड)

३२ व्यवसायको आय / नोक्सानी (१७ - ३१)	
३३ अन्य व्यवसायको आयमा कटौती गरेको नोक्सानी (हरफ ३२ मा नोक्सानी भए मात्र)	
३४ व्यवसायको आय / नोक्सानी (३२+३३)	

सि. नं. ३४ को अंक आय विवरणको करको गणना गर्ने फारामको हरफको महल नं. ३ मा सार्ने। नोक्सानी भए (कोष्ठ) मा राख्ने।

३ छुट	
३५ छुट हुनु पर्ने कारण	छुट रकम

३६ छुट पछिको निर्धारण योग्य आय

४ करदाता / कर अधिकृतबाट प्रमाणीकरण

करदाताले पेश गरेको भए	कर अधिकृतले संसोधन गरेको भए
करदाता वा प्रतिनिधिको दस्तखत	कर अधिकृतको दस्तखत
मिति.	मिति.
लेखा परिक्षकको दस्तखत	

आय विवरण

अनुसूची ६
(रोजगारीवाट भएको पारिश्रमिकको गणना)

आयवर्ष _____

आ.रा.का. को नाम _____

विदेशीस्रोत भए मुलुकको नाम _____

संसय कर निर्धारणको विवरण कर निर्धारणको विवरण (दफा ९९) संसोधित करनिर्धारण

१ करदाता सम्बन्धी विवरण

स्था.ले.नं.									
नाम									

२ पारिश्रमिकको गणना

यस आय वर्षमा रोजगारीवाट प्राप्त पारिश्रमिक	रु
१ ज्याला, तलव (दफा ८.२.क)	
२ विदा वापतको रकम (दफा ८.२.क)	
३ अतिरिक्त समय काम गरे वापतको रकम (दफा ८.२.क)	
४ शुल्क (दफा ८.२.क)	
५ रोजगारी संग सम्बन्धित उपहार/पुरस्कार (दफा ८.२.क)	
६ बोनस (दफा ८.२.क)	
७ अन्य सुविधाहरु वापतको रकम (दफा ८.२.क)	
८ कमिशन (दफा ८.२.क)	
९ महङ्गी भत्ता (दफा ८.२.ख)	
१० जीवन निर्वाह खर्च (दफा ८.२.ख)	
११ भाडा (दफा ८.२.ख)	
१२ मनोरञ्जन वा यातायात भत्ता वापतको रकम (दफा ८.२.ख)	
१३ अन्य व्यक्तिगत भत्ता (दफा ८.२.ख)	
१४ व्यक्तिगत खर्चको फछ्छौट वा सोधभर्ना (दफा ८.२.ग)	
१५ रोजगारीका कुनै शर्तमा सहमति जनाए वापतको भुक्तानी (दफा ८.२.घ)	
१६ रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश वापतको भुक्तानी (दफा ८.२.ङ)	
१७ अवकाश भुक्तानी र रोजगारदाताले अवकाश कोषमा जम्मा गरि दिएको अवकाश योगदान (दफा ८.२.च)	
१८ रोजगारीको सम्बन्धमा गरिएको अन्य भुक्तानी (दफा ८.२.छ)	
१९ सवारी साधन सुविधा वापतको रकम (दफा २७.१.ख.१)	
२० भवन सुविधा वापतको रकम (दफा २७.१.ख.२)	
२१ घरको रेखदेखकर्ता,भान्छे,सवारी चालक,माली वा अन्य घरेलु सहायकको सेवा वापतको रकम (दफा २७.१.ग.१)	
२२ खाना, जलपान वा मनोरञ्जन वापत प्राप्त रकम (दफा २७.१.ग.२)	
२३ निवासस्थानमा जडान भएको धारा,विजुली,टेलिफोन जस्ता सेवा वापत रोजगारदाताले तिरेको रकम(दफा (२७.१.ग.३)	
२४ रोजगारदातालाई प्रचलित व्याज दर भन्दा कम दरमा व्याज तिरेको भए सो कम भएजति रकम (२७.१.घ)	
२५ पारिश्रमिकमा समावेश गर्नु पर्ने अन्य रकमहरु (विवरण संलग्न गर्ने)	
२६ निर्धारण योग्य आय (सि.नं. १ देखी २५ सम्मको जोड)	

सि. नं. २६ को अंक आय विवरणको करको गणना गर्ने फारामको सम्बन्धित हरफको महल नं. ४ र ६ मा सार्ने ।

३ करदाता / कर अधिकृतवाट प्रमाणीकरण

करदाताले पेश गरेको भए		कर अधिकृतले संसोधन गरेको भए	
करदाता वा प्रतिनिधिको दस्तखत		कर अधिकृतको दस्तखत	
मिति.		मिति.	
लेखा परिक्षकको दस्तखत			
मिति.			

आय विवरण
अनुसूची ७
(लगानीबाट भएको आयको गणना)

आयवर्ष _____ आ.रा.का. को नाम _____

विदेशीश्रोत भए मुलुकको नाम _____

कर निर्धारणको विवरण (दफा ९९) संसय कर निर्धारणको विवरण संसोधित करनिर्धारण

१ करदाता सम्बन्धी विवरण

स्था.ले.नं.									
नाम									

२ आयको गणना

आयको गणना गर्दा समावेश हुने रकमहरू	रु
१ लाभांश (अन्तिम रुपमा कर कट्टी नभएको मात्र) दफा ९(२)क	
२ लगानी विभाबाट प्राप्त लाभ(अन्तिम रुपमा कर कट्टी नभएको मात्र) दफा ९(२)क	
३ व्याज (अन्तिम रुपमा कर कट्टी नभएको मात्र) दफा ९(२)क	
४ भाडा (अन्तिम रुपमा कर कट्टी नभएको मात्र) दफा ९(२)क	
५ प्राकृतिक स्रोत बापतको भुक्तानी दफा ९(२)क	
६ रोयल्टी दफा ९(२)क	
७ स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ (अन्तिम रुपमा कर कट्टी नभएमा) दफा ९(२)क	
८ हासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त लाभ दफा ९(२)ग	
९ लगानीका सम्बन्धमा प्राप्त गरेको उपहार दफा ९(२)घ	
१० अवकाश भुक्तानी र सो व्यक्तिको लागि अवकाश कोषमा जम्मा गरिएको रकम समेतको अवकाश योगदान दफा ९(२)ङ	
११ लगानीको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरेको रकम दफा ९(२)च	
१२ लेखांकनको तरिकामा परिवर्तन गर्दा आय गणनामा समावेश गर्नु पर्ने रकम दफा २२(६)	
१३ मुद्राको मूल्यांकनको फरकको कारणले गर्दा समेत बढी भुक्तानी पाएको रकम दफा २४(४)	
१४ डुबेको ऋण लगायतका रकमहरू मिन्हा भएको मध्ये असुल उपर भएको रकम दफा २५(१)	
१५ प्रचलित व्याज दरभन्दा कम दरमा व्याज तिरेको भए कम भएजति रकम (२७१.घ)	
१६ भुक्तानी पाउनु पर्ने रकम अर्को व्यक्तिले भुक्तानी पाएमा सो रकम दफा २९	
१७ संयुक्त स्वामित्वमा रहेको लगानीबाट प्राप्त गरेको रकम दफा ३०	
१८ क्षतिपूर्ति बापत प्राप्त गरेको रकम दफा ३१	
१९ मुनाफा तथा लाभमा समावेश गर्नु पर्ने अन्य रकमहरू (विवरण संलग्न)	
२० १ नं. देखि १९ नं. सम्मको जोड	

सि. नं. २० को अंक आय विवरणको करको गणना गर्ने फारामको महल नं. ४ मा सार्ने ।

आयको गणना गर्दा कट्टी हुने रकमहरू	
२१ दफा १४बमोजिम कट्टी हुने व्याज खर्च	
२२ दफा १६ बमोजिम कट्टी हुने मर्मत तथा सुधार खर्च	
२३ दफा १९ बमोजिम कट्टी हुने हास खर्च	
२४ उपरोक्त वाहेक आयकर ऐन, २०५८ बमोजिम कट्टी हुने अन्य खर्चहरू (विवरण संलग्न गर्ने)	
२५ विदेशमा तिरेको कर (दफा ७१.४)	
२६ २१ नं. देखि २५ नं. सम्मको जोड	

आयको गणना गर्दा कट्टी हुने नोक्सानी	
२७ यस आ.व.को व्यवसाय वा अन्य लगानीको नोक्सानी	
२८ गत आ.व.बाट जिम्मेवारी सरेको व्यवसायको नोक्सानी	
२९ २७ नं. र २८ नं. को जोड	

सि. नं. २९ को अंक आय विवरणको करको गणना गर्ने भागको सम्बन्धित हरफको महल नं. ५ मा सार्ने ।

३० जम्मा कट्टी सि.नं. २६ र २९ को जोड	
--------------------------------------	--

३१ आय / नोक्सानी (२० - ३०)	
३२ अन्य लगानीको आयमा कट्टी गरेको नोक्सानी (हरफ ३१ मा नोक्सानी भए मात्र)	
३३ लगानीको आय / नोक्सानी (३१+३२)	

सि. नं. ३३ को अंक आय विवरणको करको गणना गर्ने फारामको महल नं. ६ मा सार्ने । नोक्सानी भए (कोष्ठ) मा राख्ने ।

३ करदाता / कर अधिकृतबाट प्रमाणीकरण

करदाताले पेश गरेको भए		कर अधिकृतले संसोधन गरेको भए	
करदाता वा प्रतिनिधिको दस्तखत		कर अधिकृतको दस्तखत	
मिति.		मिति.	
लेखा परिक्षकको दस्तखत			
मिति.			

आयविवरण

अनुसूची ८

(प्राकृतिक व्यक्तिको गैर व्यवसायीक करयोग्य सम्पत्तिको निसर्गवाट भएको लाभ वा नोक्सानीको गणना)

आयवर्ष _____

आ.रा.का. को नाम _____

विदेशीस्रोत भए मुलुकको नाम _____

 कर निर्धारणको विवरण (दफा ९९)
 संसय कर निर्धारणको विवरण
 संसोधित करनिर्धारण

१ करदाता सम्बन्धी विवरण

स्था.ले.नं.																				
नाम																				

२ सेयर वा सुरक्षणको निसर्गवाट भएको लाभ वा नोक्सानीको गणना

१	आर्थिक वर्षमा सेयर वा सुरक्षणको निसर्गवाट भएको जम्मा आमदानी																			
२	निसर्ग भएको सेयर वा सुरक्षणको खरीद मुल्य																			
३	सेयर वा सुरक्षणको निसर्गवाट भएको लाभ वा नोक्सानी (१ - २)																			

३ जग्गा तथा भवनको निसर्गवाट भएको लाभ वा नोक्सानीको गणना

४	आर्थिक वर्षमा घरजग्गाको निसर्गवाट भएको जम्मा आमदानी																			
५	निसर्ग भएको घरजग्गाको खरीद मुल्य																			
६	घरजग्गाको निसर्गवाट भएको लाभ वा नोक्सानी (४- ५)																			

कट्टी हुने नोक्सानी																				
७	यस आ.ब.को अन्य व्यवसाय वा / र लगानीको नोक्सानी																			
८	गत वर्षवाट जिम्मेवारी सरेको नोक्सानी																			
९	जम्मा (७+ ८)																			

१०	खुद लाभ / (नोक्सानी) (३+६-९)																			
----	------------------------------	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--

सि. नं. १० को अंक लाभ भए आय विवरणको करको गणना गर्ने भागको सम्बन्धित हरफको महल नं. ६ मा सार्ने । नोक्सानी भए महल नं. ६ मा (कोष्ठ) मा राख्ने ।

४ करदाता / कर अधिकृतवाट प्रमाणीकरण

करदाताले पेश गरेको भए		कर अधिकृतले संसोधन गरेको भए	
करदाता वा प्रतिनिधिको दस्तखत		कर अधिकृतको दस्तखत	
मिति.		मिति.	
लेखा परिक्षकको दस्तखत			
मिति.			

आयविवरण

अनुसूची १०

कर मिलान दावी

आयवर्ष _____

आ.रा.का. को नाम _____

१ करदाता सम्बन्धी विवरण

स्था. ले. नं.									
नाम									

२ कर मिलान सम्बन्धी विवरण

(पाना २ भने तरिका)

महल १	कर दावीको किसिम : यो महलमा अग्रिम वा किस्तावन्दी : <ul style="list-style-type: none"> नगद, चेक, ड्राफ्ट, भीचर) कर दाखीला गरेको भए “१” । भन्सारमा दाखीला गरेको अग्रिम कर भए “२” । आ.रा.का. मा दाखीला गरेको अग्रिम कर कट्टी गरेको रकम भए “३” । यातायात कार्यालयमा सवारी साधनको आयकर दाखीला गरेको रकम भए “४”, अंक लेख्नु पर्छ ।
महल २	राजश्व शिर्षक नम्बर : यो महलमा दावी गरिएको रकम कुन राजश्व शिर्षकमा दाखीला गरेको थियो, सो को नम्बर लेख्ने ।
महल ३	दाखीलाको तरिका : यो महलमा अग्रिम वा किस्तावन्दी दाखीला गरेको रकम कर मिलानकोलागी दावी गरेको भए निम्नानुसार उल्लेख गर्नु पर्छ : <ul style="list-style-type: none"> नगदमा भुक्तानी गरेको रकम दावी गर्ने भए “१” लेख्नु पर्छ । चेकद्वारा भुक्तानी गरेको रकम दावी गर्ने भए “२” लेख्नु पर्छ । ड्राफ्टद्वारा भुक्तानी गरेको रकम दावी गर्ने भए “३” लेख्नु पर्छ । बैंकमा भुक्तानी गरेको रकम दावी गर्ने भए “४” लेख्नु पर्छ ।
महल ४	दाखीला निस्सा नम्बर : <ul style="list-style-type: none"> अग्रिम वा किस्तावन्दी दाखीला गरेको रकम कर मिलानकोलागी दावी गरेको भए: <ul style="list-style-type: none"> आ.रा.का.मा नगद दाखीला गरेको भए रसिद नम्बर लेख्नु पर्छ । आ.रा.का.मा चेक दाखीला गरेको भए चेक नम्बर लेख्नु पर्छ । आ.रा.का.मा ड्राफ्ट दाखीला गरेको भए ड्राफ्ट नम्बर लेख्नु पर्छ । बैंकमा दाखीला गरेको भए भीचर नम्बर लेख्नु पर्छ । भन्सारमा अग्रिम दाखीला गरेको रकम कर मिलानकोलागी दावी गरेको भए भन्सार कार्यालयले दिएको रसिदको नम्बर लेख्नु पर्छ । आ.रा.का. मा दाखीला गरेको अग्रिम कर कट्टी गरेको रकम कर मिलानकोलागी दावी गरेको भए अग्रिम कर कट्टी गर्नेले अग्रिम करको विवरण आ.रा.का. मा दाखीला गर्दाको नम्बर उल्लेख गर्नु पर्छ । यो नम्बर अग्रिम कर कट्टीको प्रमाणपत्रको अन्तिम हरफमा हुन्छ । यातायात कार्यालयमा सवारी साधनको आयकर दाखीला गरेको रकम कर मिलानकोलागी दावी गरेको भए यातायात कार्यालयले दिएको रसिदको नम्बर लेख्नु पर्छ ।
महल ५	बैंकको नाम : <ul style="list-style-type: none"> कर मिलानकोलागी दावी गरेको रकम आ.रा.का. मा चेक द्वारा दाखीला गरेको भए चेक जारी गर्ने बैंकको नाम लेख्ने । कर मिलानकोलागी दावी गरेको रकम आ.रा.का. मा ड्राफ्ट द्वारा दाखीला गरेको भए ड्राफ्ट जारी गर्ने बैंकको नाम लेख्ने । कर मिलानकोलागी दावी गरेको रकम बैंकमा दाखीला गरेको भए दाखीला गरेको बैंकको नाम लेख्ने ।
महल ६	शाखा : महल ४ मा उल्लेख गरेको बैंकको शाखाको चेक वा ड्राफ्ट भएमा वा रकम शाखामा दाखीला गरेको भएमा सो शाखाको नाम लेख्ने ।
महल ७	दाखीला मिति : <ul style="list-style-type: none"> अग्रिम वा किस्तावन्दी दाखीला गरेको रकम कर मिलानकोलागी दावी गरेको भए दावी गरेको रकम बैंक वा आ.रा.का. मा रकम दाखीला गरेको मिति लेख्ने । भन्सारमा अग्रिम दाखीला गरेको रकम कर मिलानकोलागी दावी गरेको भए भन्सार कार्यालयमा रकम दाखीला गरेको मिति लेख्ने । आ.रा.का. मा दाखीला गरेको अग्रिम कर कट्टी गरेको रकम कर मिलानकोलागी दावी गरेको भए अग्रिम कर कट्टी गर्नेले अग्रिम करको विवरण आ.रा.का. मा दाखीला गर्दाको मिति उल्लेख गर्नु पर्छ । यो नम्बर अग्रिम कर कट्टीको प्रमाणपत्रको अन्तिम हरफमा हुन्छ । यातायात कार्यालयमा सवारी साधनको आयकर दाखीला गरेको रकम दावी गरेको भए यातायात कार्यालयमा रकम दाखीला गरेको मिति लेख्ने ।
महल ८	कार्यालयको नाम : <ul style="list-style-type: none"> आ.रा.का. मा अग्रिम वा किस्तावन्दी दाखीला गरेको रकम कर मिलानकोलागी दावी गरेको भए सो रकम दाखीला गरेको आ.रा.का. को नाम लेख्ने । भन्सारमा अग्रिम दाखीला गरेको रकम कर मिलानकोलागी दावी गरेको भए सो रकम दाखीला गरेको भन्सार कार्यालयको नाम लेख्ने । आ.रा.का. मा दाखीला गरेको अग्रिम कर कट्टी गरेको रकम कर मिलानकोलागी दावी गरेको भए अग्रिम कर कट्टी गर्नेले अग्रिम कर दाखीला गरेको आ.रा.का.को नाम उल्लेख गर्ने । यातायात कार्यालयमा सवारी साधनको आयकर दाखीला गरेको रकम दावी गरेको भए सो रकम दाखीला गरेको यातायात कार्यालयको नाम लेख्ने ।
९	अग्रिम कर कट्टीको किसिम (आ.रा.का. मा दाखीला गरेको अग्रिम कर कट्टी गरेको रकम कोलागी मात्र): <ul style="list-style-type: none"> पारिश्रमिकमा अग्रिम कर कट्टी भएको भए “१” लेख्ने । ब्याजमा अग्रिम कर कट्टी भएको भए “२” लेख्ने । प्राकृतिक श्रोत वापतको भुक्तानीमा अग्रिम कर कट्टी भएको भए “३” लेख्ने । भाडामा अग्रिम कर कट्टी भएको भए “४” लेख्ने । रोयल्टीमा अग्रिम कर कट्टी भएको भए “५” लेख्ने । सेवाशुल्कमा अग्रिम कर कट्टी भएको भए “६” लेख्ने । अवकाश भुक्तानीमा अग्रिम कर कट्टी भएको भए “७” लेख्ने । करार वा बीमा प्रिमीयमको भुक्तानीमा अग्रिम कर कट्टी भएको भए “८” लेख्ने ।
महल १०	अग्रिम कर कट्टी गर्नेको स्था.ले.नं. (भए) : यो महलमा अग्रिम कर कट्टी गर्ने व्यक्तिको स्थायी लेखा नम्बर भए सो नम्बर लेख्नु पर्छ । अग्रिम कर कट्टी गर्ने व्यक्तिको स्थायी लेखा नम्बर नभए यो महलमा केहि लेख्नु पर्दैन ।
महल ११	अग्रिम कर कट्टी गर्नेको नाम : यो महलमा अग्रिम कर कट्टी गर्ने व्यक्ति (कम्पनि, संस्था आदी) को नाम लेख्नु पर्छ ।
महल १२	कर मिलान दावी रकम : यो महलमा यो हरफमा उल्लेख गरेको विवरण अनुसार कर मिलानको लागी दावी गरेको रकम लेख्नु पर्छ ।

अनुसूची भने तरिकाकोलागी निर्देशीका हेर्नु होला

आय विवरण

अनुसूची ११
औषधोपचार कर मिलान दावी

आयवर्ष _____

आ.रा.का. को नाम _____

१ करदाता सम्बन्धी विवरण

स्था.ले.नं.									
नाम									

२ औषधोपचार कर मिलान सम्बन्धी विवरण

महल नं. १ : खर्च गरेको मिति : यो महलमा औषधि उपचारको लागि खर्च गरेको मिति लेख्नु पर्छ ।
 महल नं. २ : स्वास्थ्य सेवा दिनेको नाम : यो महलमा औषधि खर्च भुक्तानी गरिएको अस्पताल, क्लिनिक, डाक्टर, औषधी पसल आदिको नाम लेख्नु पर्छ ।
 महल नं. ३ : स्वास्थ्य सेवाको किसिम : यो महलमा के सेवा पाए वापत खर्च गरेको हो, सो लेख्ने । जस्तै, चिकित्सकको शुल्क, औषधि खरिद, स्वास्थ्य प्रयोगशालाको खर्च आदि ।
 महल नं. ४ : औषधोपचार खर्च : यो महलमा यस हरफको विवरण बमोजिम भएको खर्चको रकम लेख्ने ।

क्र.स	१ खर्च गरेको मिति	२ स्वास्थ्य सेवा दिनेको नाम	३ स्वास्थ्य सेवाको किसिम	४ औषधोपचार खर्च
१				
२				
३				
४				
५				
६				
७				
८				
९				
१०				
११				
१२				
१३				
१४				
१५				
१६				
१७				
१८				
१९				
२०				जम्मा औषधोपचार खर्च

२१	गत आयवर्ष सम्मको मिलान गर्न बाँकी औषधोपचार खर्च	
२२	यस आयवर्षमा औषधोपचार खर्च मिलान दावी	
२३	औषधोपचार खर्च मिलान बाँकी (२० + २१ - २२)	

३ करदाता / कर अधिकृतबाट प्रमाणीकरण

करदाताले पेश गरेको भए		कर अधिकृतले संसोधन गरेको भए	
करदाता वा प्रतिनिधिको दस्तखत		कर अधिकृतको दस्तखत	
मिति.		मिति.	
लेखा परिक्षकको दस्तखत			
मिति.			

आय विवरण

अनुसूची १२
विदेशमा तिरेको कर मिलान दावी

आयवर्ष _____

आ.रा.का. को नाम _____

१ करदाता सम्बन्धी विवरण

स्था.ले.नं.										
नाम										

२ विदेशमा तिरेको करको विवरण

सि.नं	आय स्रोतको मुलुक	गत आयवर्ष सम्मको मिलान गर्न बाँकी विदेशमा तिरेको कर	यस आयवर्षमा विदेशमा तिरेको कर	यस आयवर्षमा विदेशी कर दावी
१				
२				
३				
४				
५				
६				
७				
८				
९				
१०				
११	यस आयवर्ष दावी गरेको जम्मा विदेशी कर			

३ करदाता / कर अधिकृतबाट प्रमाणीकरण

करदाताले पेश गरेको भए		कर अधिकृतले संसोधन गरेको भए	
करदाता वा प्रतिनिधिको दस्तखत		कर अधिकृतको दस्तखत	
मिति.		मिति.	
लेखा परिक्षकको दस्तखत			
मिति.			

करको किसिम

A1-1-1	एक्लो प्राकृतिक व्यक्ति
A1-1-2	दम्पती प्राकृतिक व्यक्ति
A1-1-7ka	ऐनको अनुसुची १ को दफा ७(क) वमोजिम (महानगरपालिका)
A1-1-7kha	ऐनको अनुसुची १ को दफा ७(ख) वमोजिम (नगरपालिका)
A1-1-7Ga	ऐनको अनुसुची १ को दफा ७(ख) वमोजिम (गा. वि. स.)
A1-1-8	गैर बासिन्दा प्राकृतिक व्यक्ति
A1-1-9	निवृत्तिभरण भएको एक्लो प्राकृतिक व्यक्ति
A1-1-9C	निवृत्तिभरण भएको दम्पती प्राकृतिक व्यक्ति
A1-1-9KA	अपांग एक्लो प्राकृतिक व्यक्ति
A1-1-9KAC	अपांग दम्पति प्राकृतिक व्यक्ति
A1-1-12	ऐनको दफा ११ मा उल्लिखित विशेष उद्योग संचालनमा संलग्न एक्लो प्राकृतिक व्यक्ति
A1-1-12C	ऐनको दफा ११ मा उल्लिखित विशेष उद्योग संचालनमा संलग्न दम्पती प्राकृतिक व्यक्ति
A1-1-13	प्राकृतिक व्यक्तिले गरेको निकासीबाट आय
A	निकाय
A2-1	साधारण व्यवसाय
A2-2	चुरोट, बीडी, सिगार, खाने सुर्ति, खैनी, मदीरा, वियर, बैंक, वित्तीय संस्था, सामान्य विमा, र पेट्रोलियम पदार्थको कार्य गर्ने निकाय
A2-3	ऐनको दफा ११ मा उल्लिखित विशेष उद्योग वा सडक, पुल, टनेल, रोपवे वा आकासे पुल निर्माण गरी संचालन गरेको वा टूली बस वा ट्राम संचालन गरेको
A2-3Ka	नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासी बाट भएको आय
A2-4	सार्वजनिक पूर्वाधार संरचना निर्माण तथा संचालन गरी र नेपाल सरकारलाई हस्तान्तरण गर्ने र विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेको
A2-5	ट्रस्ट
A2-6	नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेशमा पठाएको आय
A2-7	दफा ७० अन्तरगतका गैर बासिन्दा प्राकृतिक व्यक्ति
A2-7-1	दफा ७० अन्तरगतका जल तथा हवाई यातायात वा दुर संचार सेवा उपलब्ध गराउने गैर बासिन्दा प्राकृतिक व्यक्ति

छुटका किसिमहरू

11.1	कृषि आम्दानी
11.2	सहकारी ऐन, २०४८ मा आधारित कृषि तथा वन पैदावारहरू
11.3	छ सय वा सोभन्दा बढी नेपाली नागरीकलाई प्रत्यक्ष रोजगारी दिएको
11.3.1	अतिअविकसित क्षेत्रमा उद्योग संचालन गरेको
11.3.2	अविकसित क्षेत्रमा उद्योग संचालन गरेको
11.3.3	अल्पविकसित क्षेत्रमा उद्योग संचालन गरेको
11.3Ka	विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग
11.3Kha	दुर्गम क्षेत्रमा स्थापित उद्योग
11.3Ga	सुचना प्रविधि पार्कमा स्थापित उद्योग

औषधोपचार कर मिलान दावी

आयवर्ष _____

आ.रा.का. को नाम _____

व्याचको किसिम: MC

१ करदाता सम्बन्धी विवरण

स्था.ले.नं.										
नाम										

२ औषधोपचार कर मिलान सम्बन्धी विवरण

महल नं. १ : खर्च गरेको मिति : यो महलमा औषधि उपचारको लागि खर्च गरेको मिति लेख्नु पर्छ ।
 महल नं. २ : स्वास्थ्य सेवा दिनेको नाम : यो महलमा औषधि खर्च भुक्तानी गरिएको अस्पताल, क्लिनिक, डाक्टर, औषधी पसल आदिको नाम लेख्नु पर्छ ।
 महल नं. ३ : स्वास्थ्य सेवाको किसिम : यो महलमा के सेवा पाए वापत खर्च गरेको हो, सो लेख्ने । जस्तै, चिकित्सकको शुल्क, औषधि खरिद, स्वास्थ्य प्रयोगशालाको खर्च आदि ।
 महल नं. ४ : औषधोपचार खर्च : यो महलमा यस हरफको विवरण वमोजिम भएको खर्चको रकम लेख्ने ।

क.स	१ खर्च गरेको मिति	२ स्वास्थ्य सेवा दिनेको नाम	३ स्वास्थ्य सेवाको किसिम	४ औषधोपचार खर्च
१				
२				
३				
४				
५				
६				
७				
८				
९				
१०				
११				
१२				
१३				
१४				
१५				
१६				
१७				
१८				
१९				
२०			जम्मा औषधोपचार खर्च	

२१	गत आयवर्ष सम्मको मिलान गर्न बाँकी औषधोपचार खर्च	
२२	यस आयवर्षमा औषधोपचार खर्च मिलान दावी	
२३	औषधोपचार खर्च मिलान बाँकी (२० + २१ - २२)	

३ कार्यालयको प्रयोजनको लागि

क	औषधोपचार कर दावी दर्ता नम्बर	
ख	औषधोपचार कर दावी दर्ता मिति	
ग	दावी बुझ्ने अधिकृतको नाम	
घ	दावी बुझ्ने अधिकृतको दस्तखत	

बढी दाखीला भएको आयकर अर्को वर्षलाई जिम्मेवारी सारी दिन गरिएको निवेदन

निर्देशन

- कुनै आयवर्षमा बढी दाखीला भएको आयकर अर्को वर्षमा तिर्नु पर्ने आयकरमा मिलान गर्ने गरि जिम्मेवारी सार्न चाहने करदाताले यो फाराममा निवेदन दिनु पर्छ ।
- यो निवेदन अनुमानित करको विवरण वा आय विवरण साथ वा आवश्यक भएमा वेग्लै पनि दाखीला गर्न पाईन्छ ।
- बढी दाखीला भएको रकम भन्नाले कुनै आयवर्षमा निम्नानुसारको रकमको जोड भन्दा तिर्नु पर्ने कर, शुल्क तथा व्याजको जोड कम भएको । अवस्था हो :
 - आन्तरिक राजश्व कार्यालयमा वा बैकमा दाखीला गरेको आयकर, शुल्क तथा व्याज वापतको रकम ।
 - भन्सारमा दाखीला गरेको मिलान गर्न पाउने आयकर वापतको रकम ।
 - भुक्तानी पाउदा भुक्तानी गर्नेले अग्रिम कर कट्टी गरि राजश्वमा दाखीला गरेको मिलान गर्न पाउने कर रकम ।
 - भाडाका सवारी साधन वापत यातायात कार्यालयमा तिरिएको मिलान गर्न पाउने कर रकम ।
- सामान्यतया बढी दाखीला भएको कर रकमलाई विगतको बक्यौतामा वा आगामी वर्ष कायम हुने कर दायीत्वमा मिलान गर्न सकिन्छ । तर भुक्तानी पाउदा भुक्तानी गर्नेले अग्रिम कर कट्टी गरि राजश्वमा दाखीला गरेको मिलान गर्न पाउने कर रकम भने पहिले जुन आयवर्षमा कट्टी भएको हो, सो आयवर्षको कर दायीत्वलाई खामे पछि बढी हुन गए मात्र त्यस्तो बढी रकम विगतको बक्यौतामा वा आगामी वर्ष कायम हुने कर दायीत्वमा मिलान गर्न सकिन्छ ।
- कुनै वर्ष बढी दाखीला भएको कर रकम विगतका वा आगामी वर्षमा सार्दा टुक्राएर पनि सार्न सकिन्छ । जस्तै, आ.व. ०६२६३ मा एक लाख बढी भएको रहेछ र आ.व. ०६०६१ को बक्यौता पचास हजार र आ.व. ०६१६२ को बक्यौता पचिस हजार रहेछ भने बढी भएको एक लाखलाई आ.व. ०६०६१ को बक्यौता पचास हजार र आ.व. ०६१६२ को बक्यौता पचिस हजारमा मिलान गरि बांकी पचिस हजार आ.व. ०६३६४ लाई जिम्मेवारी सार्न पाईन्छ ।
- बढी दाखीला भएको कर दावी गर्न यो निवेदन गर्नु अघि आन्तरिक राजश्व कार्यालयबाट आफ्नो हिसावको विवरण लिई बढी भएको रकम एकिन गर्नु होस् ।

आ.रा.का. को नाम _____

१ करदाता सम्बन्धि विवरण						
व्याचको किसिम: TC						
क	स्था.ले.नं.					
ख	नाम					
ग	फोन नं.					
घ	ठेगाना	घर नं.	वार्ड नं.	गाउँ टोल र बाटोको नाम	<input type="checkbox"/> महानगरपालीका <input type="checkbox"/> उप-महानगरपालीका <input type="checkbox"/> नगरपालीका <input type="checkbox"/> गा.वि.स.	जिल्ला

२ बढी दाखीला भएको कर मिलानको विवरण		
	बढी दाखीला भएको आयवर्ष	कर मिलान गर्ने आयवर्ष
क		
ख		
ग		
घ		जम्मा

३ करदाताको घोषणा	
क	करदाता वा प्रतिनिधिको दस्तखत
ख	करदाता वा प्रतिनिधिको नाम
ग	मिति

कार्यालय प्रयोजनकोलागी मात्र	
४ निवेदन बुझ्नेको विवरण	
क	निवेदन दर्ता नम्बर
ख	निवेदन दर्ता मिति
ग	बुझिलिनेको नाम
घ	बुझिलिनेको दस्तखत

५ लेखापरिक्षण शाखाबाट गर्ने			
	बढी दाखीला भएको आयवर्ष	कर मिलान गर्ने आयवर्ष	करदाताले दावी गरेको कर मिलान गर्ने रकम
क			
ख			
ग			
घ		जम्मा	
ङ	स्विकृति दिएको मिति		
च	स्विकृति दिने अधिकृतको नाम		
छ	स्विकृति दिने अधिकृतको दस्तखत		

विदेशमा तिरेको कर मिलान दाबी

रकम भर्दा चानचुन पैसा भर्नु पर्दैन ।

आय वर्ष _____ आ. रा. का. को नाम _____

ब्याचको किसिम: FC

१ करदाता सम्बन्धी विवरण

क	स्था.ले.नं.																			
ख	नाम																			
ग	फोन नं.																			
घ	ठेगाना	घर नं.	वार्ड नं.	गाउँ टोल र बाटोको नाम	<input type="checkbox"/> महानगरपालीका	<input type="checkbox"/> उप-महानगरपालीका														जिल्ला
					<input type="checkbox"/> नगरपालीका	<input type="checkbox"/> गा.वि.स.														

२ संलग्न गर्नु पर्ने कागजातहरू

 विदेशमा तिरेको करको प्रमाण

३ विदेशमा तिरेको कर मिलान दाबीको विवरण

कर दाबीको विवरण

क्र.सं.	आय स्रोतको मुलुक	गत आय वर्ष सम्मको मिलान गर्न बाँकी कर	यस आय वर्षमा विदेशमा तिरेको कर	यस आय वर्षमा विदेशमा तिरेको कर दाबी
१				
२				
३				
४				
५				
६				
७				
८				
		जम्मा		

४ कार्यालयको प्रयोजनको लागि

क	विदेशमा तिरेको कर दाबी दर्ता नम्बर	
ख	विदेशमा तिरेको कर दाबी दर्ता मिति	
ग	दाबी बुझ्ने अधिकृतको नाम	
घ	दाबी बुझ्ने अधिकृतको दस्तखत	

प्रशासकीय पुनरावलोकन / पुनरावेदनको निर्णय

(आयकर ऐन, २०५८ को परिच्छेद २१ को प्रयोजनकोलागी)

संलग्न गर्ने : पुनरावलोकन वा पुनरावेदनको निर्णयको प्रतिलिपी

आ.रा.का. को नाम _____

१ करदाता सम्बन्धी विवरण						
ब्याचको किसिम: पुनरावलोकन / पुनरावेदनको निर्णय (AD)						
क	स्था.ले.नं.					
ख	नाम					
ग	फोन नं.					
घ	ठेगाना	घर नं.	वार्ड नं.	गाउँ टोल र बाटोको नाम	<input type="checkbox"/> महानगरपालीका <input type="checkbox"/> उप-महानगरपालीका <input type="checkbox"/> नगरपालीका <input type="checkbox"/> गा.वि.स.	जिल्ला

२ पुनरावलोकन / पुनरावेदन गरेको विवरण	
क	पुनरावलोकन / पुनरावेदन निवेदनको दर्ता नंवर
ख	पुनरावलोकन / पुनरावेदन निवेदनको दर्ता मिति

३ पुनरावलोकन / पुनरावेदन निर्णयको विवरण	
क	पुनरावेदन गरेको स्थान <input type="checkbox"/> प्रशासकीय पुनरावलोकन <input type="checkbox"/> राजश्व न्यायाधिकरण <input type="checkbox"/> सर्वोच्च अदालत (कुनै एक कोष्ठमा (ख) चिन्ह लगाउने)
ख	पुनरावलोकन / पुनरावेदन निर्णय नंवर
ग	पुनरावलोकन / पुनरावेदन निर्णय मिति
घ	पुनरावलोकन / पुनरावेदन निर्णयको विवरण

४ करदाताको घोषणा	
यो निवेदनमा उल्लेखित विवरणहरू ठीक, साँचो र पूर्ण भएको घोषणा गर्दछु । कुनै विवरण वा कागजात भ्रष्टा ठहरिएमा कानून वमोजिम सहन बुझाउन म तयार छु।	
क	करदाता वा प्रतिनिधिको दस्तखत
ख	करदाता वा प्रतिनिधिको नाम
ग	मिति

कार्यालय प्रयोजनकोलागि मात्र	
५ पुनरावलोकनको निवेदन / पुनरावेदनको निर्णय बुझेको विवरण	
क	प्रशासकीय पुनरावलोकनको निर्णय दर्ता नम्बर
ख	प्रशासकीय पुनरावलोकनको निर्णय दर्ता मिति
ग	बुझिलेको नाम
घ	बुझिलेको दस्तखत

आयकर वापत प्रशासकीय पुनरावलोकन गर्ने निवेदन/पुनरावेदनको सूचना

(आयकर ऐन, २०५८ को परिच्छेद २१ को प्रयोजनकोलागी)

- संलग्न गर्ने : कुन आदेश वा सूचना उपर पुनरावलोकन वा पुनरावेदन गर्ने हो सो आदेश वा सूचनाको प्रतिलिपी
 पुनरावेदन भए धरौटी राखेको बैक भौचरको प्रतिलिपी
 विवादित विषयको विस्तृत विवरण र त्यसलाई पुष्ट्याई गर्ने प्रमाणहरू

⇒ निर्देशन : जुन जुन कागजातहरू संलग्न गर्ने हो, सो को सम्बन्धित कोष्ठमा (v) चिन्ह लगाउने ।

आ.रा.का. को नाम _____

१ करदाता सम्बन्धी विवरण

व्याचको किसिम: AQ

क	स्था.ले.नं.								
ख	नाम								
ग	फोन नं.								
घ	ठेगाना	घर नं.	वार्ड नं.	गाउँ टोल र बाटोको नाम	<input type="checkbox"/> महानगरपालीका <input type="checkbox"/> नगरपालीका	<input type="checkbox"/> उप-महानगरपालीका <input type="checkbox"/> गा.वि.स.	जिल्ला		

क	पुनरावेदन गरेको स्थान	<input type="checkbox"/> प्रशासकीय पुनरावलोकन(विभाग) <input type="checkbox"/> राजश्व न्यायाधिकरण <input type="checkbox"/> सर्वोच्च अदालत (कुनै एक कोष्ठमा (v) चिन्ह लगाउने)
ख	चित्त नबुझेको विषय	

२ सूचना/आदेशको विवरण

चित्त नबुझेको संसोधन वा आदेशको विवरण भर्नु होस । तल उल्लिखित विवरणहरू संसोधन वा आदेशबाट सार्नु होस ।

क	आय वर्ष (विवादित दायित्व कुन आ.व. को हो)						
ख	पुनरावलोकन वा पुनरावेदन गएको विषय	<input type="checkbox"/> संसोधित कर निर्धारण <input type="checkbox"/> शुल्क <input type="checkbox"/> संसोधित शुल्क ढकुनै एक कोष्ठमा ख चिन्ह लगाउने					
ग	संसोधित कर निर्धारणको विषयमा	संसोधित कर च. नं.					
घ	शुल्कको विषयमा	शुल्क च. नं.	मिति	सि. नं.			
ङ	संसोधित शुल्कको विषयमा	संसोधित शुल्क च.नं.	मिति				
च	पुनरावलोकन वा पुनरावेदनमा गएको विवादित रकम						

३ पुनरावेदन सम्बन्धी विवरण

क	पुनरावलोकन वा पुनरावेदन गरेको निकायको नाम र ठेगाना	
ख	मुद्दा नंबर वा द. नं.	
ग	पुनरावेदन गरेको मिति	

४ धरौटी राखेको विवरण

क	बैंकको नाम	बैंकको शाखाको नाम	बैंक भौचर नम्बर	धरौटी राखेको मिति	धरौटी राखेको रकम

५ करदाताको घोषणा

यो निवेदनमा उल्लेखित विवरणहरू ठीक, सांचो र पूर्ण भएको घोषणा गर्दछु । कुनै विवरण वा कागजात भुट्टा ठहरिएमा कानून वमोजिम सहन बुझाउन म तयार छु ।

क	करदाता वा प्रतिनिधिको दस्तखत	
ख	करदाता वा प्रतिनिधिको नाम	
ग	मिति	

कार्यालय प्रयोजनकोलागि मात्र

६ पुनरावलोकनको निवेदन /पुनरावेदनको सूचना बुझेको विवरण

क	प्रशासकीय पुनरावलोकनको निवेदन /पुनरावेदनको सूचना दर्ता नम्बर	
ख	प्रशासकीय पुनरावलोकनको निवेदन /पुनरावेदनको सूचना दर्ता मिति	
ग	बुझिलेको नाम	
घ	बुझिलेको दस्तखत	

बढी दाखिला भएको कर फिर्ता भुक्तानी

आ.रा.का. को नाम _____

१ करदाता सम्बन्धी विवरण

ब्याचको किसिम: DP

क	स्था ले नं									
ख	नाम									
ग	फोन नं									
घ	ठेगाना	घर नं.	वार्ड नं.	गाउँ टोल र बाटोको नाम	<input type="checkbox"/> महानगरपालीका <input type="checkbox"/> नगरपालीका	<input type="checkbox"/> उप-महानगरपालीका <input type="checkbox"/> गा.वि.स.	जिल्ला			

७ कर फिर्ता शाखाले भर्ने

	बढी कर फिर्ता दावि नंवर	कर फिर्ता दावि गरेको आयवर्ष	फिर्ता दावि गरेको रकम	फिर्ता गर्न स्विकृति भएको रकम
क				
ख				
ग				
घ		जम्मा		
ङ	कर फिर्ता दिने निर्णय मिति			
च	कर फिर्ता दिने निर्णय गर्ने अधिकृतको नाम			
छ	कर फिर्ता दिने निर्णय गर्ने अधिकृतको दस्तखत			

८ लेखा शाखाले भर्ने

क	भुक्तानी गरिएको मिति	
ख	चेक नम्बर	
ग	बैंकको नाम	
घ	बैंकको शाखाको नाम	
ङ	लेखा प्रमुखको नाम	
च	लेखा प्रमुखको दस्तखत	

९ फिर्ता भुक्तानी विवरण

क	फिर्ता भुक्तानी दर्ता नम्बर	
ख	फिर्ता भुक्तानी दर्ता मिति	

१० फिर्ता भुक्तानी बुझाएको विवरण
रकम बुझ्ने व्यक्तिबाट भराउने

तल उल्लेख गरिए अनुसारको रकम बुझिलिए ।

क	बुझि लिएको रकम									
ख	बुझि लिएको मिति									
ग	रकम बुझिलिएको नाम									
घ	रकम बुझिलिएको दस्तखत									

धरौटी फिर्ता दाबि

धरौटी राखेको रकम फिर्ता मांग गर्ने निवेदन फाराम

आ.रा.का. को नाम _____

१ करदाता सम्बन्धि विवरण						
व्याचको किसिम: DR						
क	स्था.ले.नं.					
ख	नाम					
ग	फोन नं.					
घ	ठेगाना	घर नं.	वार्ड नं.	गाउँ टोल र बाटोको नाम	<input type="checkbox"/> महानगरपालीका <input type="checkbox"/> नगरपालीका	<input type="checkbox"/> उप-महानगरपालीका <input type="checkbox"/> गा.वि.स.
						जिल्ला

२ धरौटी फिर्ता मांगको विवरण						
क	धरौटी राखेको कारण	<input type="checkbox"/> पुनरावेदनकोलागी	<input type="checkbox"/> अन्य	(कुनै एक कोष्ठमा (v) चिन्ह लगाउने)		
ख	धरौटी राखेको रकम (अंकमा)					
ग	धरौटी राखेको रकम (अक्षरमा)					
घ	बैंकको नाम					
ङ	बैंकको शाखाको नाम					
च	धरौटी राखेको भौचर नम्बर					
छ	धरौटी फिर्ता मांगेको रकम (अंकमा)					
ज	धरौटी फिर्ता मांगेको रकम (अक्षरमा)					

३ करदाताको घोषणा	
यो दाबि फाराममा उल्लेखित विवरणहरू ठीक, साँचो र पूर्ण भएको घोषणा गर्दछु । कुनै विवरण वा कागजात भुट्टा ठहरिएमा कानून वमोजिम सहन बुझाउन म तयार छु।	
क	करदाता वा प्रतिनिधिको दस्तखत
ख	करदाता वा प्रतिनिधिको नाम
ग	मिति

कार्यालय प्रयोजनकोलागि मात्र	
क	कर फिर्ता दाबि दर्ता नम्बर
ख	कर फिर्ता दाबि दर्ता मिति
ग	दाबि फाराम बुझ्नेको नाम
घ	दाबि फाराम बुझ्नेको दस्तखत

संशय कर निर्धारण

यो फाराम भरेर आवश्यक सबै कागजात संलग्न गरि तथ्यांक प्रविष्टि गर्न र कर निर्धारण आदेश छान्नेकोलागी तथ्यांक शाखामा पठाउनु पर्छ ।
रकम भर्दा चानचुन पैसा भर्नु पर्दैन ।

करदाता सम्बन्धी विवरण

स्था.ले.नं.									
नाम									
फोन नं.									
ठेगाना	घर नं.	वार्ड नं.	गाउँ, टोल, गल्ली	<input type="checkbox"/> म.न.पा. <input type="checkbox"/> न.पा.	<input type="checkbox"/> उप म.न.पा. <input type="checkbox"/> गा.वि.स.	जिल्ला			

संलग्न भएका कागजातहरू

अनुसूचीहरू	कारणहरू
<input type="checkbox"/> अनुसूची १, आयकर-डे-१०-०२-०३-६४	<input type="checkbox"/> अनुसूची ७, आयकर-डे-१७-०२-०३-६४
<input type="checkbox"/> अनुसूची २, आयकर-डे-११-०२-०३-६४	<input type="checkbox"/> अनुसूची ८, आयकर-डे-१८-०२-०३-६४
<input type="checkbox"/> अनुसूची ५, आयकर-डे-१५-०२-०३-६४	<input type="checkbox"/> संशोधित कर निर्धारण गरेको कारण
<input type="checkbox"/> अनुसूची ६, आयकर-डे-१६-०२-०३-६४	

⇒ निर्देशन : आदेश को किसिम, करदाताको किसिम तथा आयको श्रोत अनुसार संलग्न गर्नु पर्ने सम्बन्धित अनुसूची तथा कारणमा मा (v) लगाउने । निर्धारण वा संशोधन गर्नु परेको विस्तृत कारणहरू बेग्लै कागजमा भरि आदेश वा सूचनासाथ अनिवार्य रूपमा संलग्न गरि करदातालाई पनि पठाउनु पर्छ ।

सामान्य विवरण

कर निर्धारण (आदेश) / सूचना नम्बर	
कर निर्धारण (आदेश) / सूचना मिति	
आदेश / सूचना बुझाएको तरिका	<input type="checkbox"/> हुलाकद्वारा पठाएको <input type="checkbox"/> हातमा बुझाएको
आदेश / सूचना बुझाएको मिति	
निर्धारण / संशोधन गर्ने अधिकृतको नाम	
प्रविष्टि गर्ने अधिकृतको दस्तखत	

१ संशय कर निर्धारण आदेश

- क) संशय कर निर्धारणको किसिम आंशिक अवधिको पूरा वर्षको (दर्ता खारेज नगर्ने)
 दर्ता खारेज गर्ने पूरा वर्षको (दर्ता खारेज गर्ने)
- ⇒ निर्देशन : वर्षको कुनै अवधिको कर निर्धारण भए आंशिक अवधिको र पूरा वर्षको कर निर्धारण भए पूरा वर्षको कर निर्धारण मानिन्छ । आंशिक अवधिको संशय कर निर्धारण श्रावण १ गते देखी आपाढ मसान्त भित्र र पूरा वर्षको संशय कर निर्धारण श्रावण १ गते देखि आगामी वर्षको आश्विन मसान्त भित्र गर्नु पर्छ । संशय कर निर्धारण गरेको अवधि र कारोवारको स्थितीको आधारमा सम्बन्धित कुनै एक कोठामा (v) लगाउनु होस् ।
- ख) आंशिक अवधिको भए कहिले सम्मको वर्ष महिना गते
- ⇒ निर्देशन : श्रावण १ गते देखी कुन मिति सम्मको अवधिको कारोवारको संशय कर निर्धारण गरेको हो । सो मिति उल्लेख गर्ने । पूरा वर्षको संशय कर निर्धारण गरेको भए केही नलेख्ने ।
- ग) आयवर्ष _____
- ⇒ निर्देशन : कुन आयवर्षको कारोवारको संशय कर निर्धारण गरेको हो, सो उल्लेख गर्ने ।
- घ) संशय कर निर्धारणको कारण टाट पल्टिएको, ऋणमा डुबेको वा विघटन भएको (दफा ९६(५)(क))
 अनिश्चित समयका लागि नेपाल छोड्ने भएको (दफा ९६(५)(ख))
 नेपालमा गरिरहेको कार्य छोड्न लागेको (दफा ९६(५)(ग))
 अन्य (दफा ९६(५)(घ))
- ⇒ निर्देशन : सम्बन्धित कारणमा (v) लगाउने । विस्तृत कारण बेग्लै कागजमा उल्लेख गरि कर निर्धारण आदेश साथ संलग्न गरि करदातालाई पठाउने र एक प्रति करदाताको फायलमा पनि राख्ने ।

आयकर निर्धारण / संशोधन प्रविष्टि

(आन्तरिक प्रयोजनकोलागी मात्र, यो फाराम करदातालाई पठाउने होईन)

यो फाराम भरेर आवश्यक सबै कागजात संलग्न गरि तथ्यांक प्रविष्टि गर्न र कर निर्धारण आदेश छान्नकोलागी तथ्यांक शाखामा पठाउनु पर्छ ।
रकम भर्दा चानचुन पैसा भर्नु पर्दैन ।

करदाता सम्बन्धी विवरण

स्था.ले.नं.										
नाम										
फोन नं.										
ठेगाना	घर नं.	वार्ड नं.	गाँउ, टोल, गल्ली	<input type="checkbox"/> म.न.पा. <input type="checkbox"/> न.पा.	<input type="checkbox"/> उप म.न.पा. <input type="checkbox"/> गा.वि.स.	जिल्ला				

छुपाई गर्ने आदेश/सूचनाको किसिम

<input type="checkbox"/> कार्यालयको तर्फबाट गरिएको संशोधित कर निर्धारणको आदेश	व्याच प्रविष्टीको किसिम
<input type="checkbox"/> प्रशासकीय पुनरावलोकनको वा पुनरावेदनमा भएको निर्णय बमोजिम गरिएको संशोधित कर निर्धारणको आदेश	AA
	AA

⇒ निर्देशन : कुनै एकमा मात्र (v) लगाउने ।

संलग्न गर्नु पर्ने कागजातहरू

अनुसूचीहरू	कारणहरू
<input type="checkbox"/> अनुसूची १, आयकर-डे-१०-०२-०३-६४	<input type="checkbox"/> अनुसूची ७, आयकर-डे-१७-०२-०३-६४
<input type="checkbox"/> अनुसूची २, आयकर-डे-११-०२-०३-६४	<input type="checkbox"/> अनुसूची ८, आयकर-डे-१८-०२-०३-६४
<input type="checkbox"/> अनुसूची ५, आयकर-डे-१५-०२-०३-६४	<input type="checkbox"/> संशोधित कर निर्धारण गरेको कारण
<input type="checkbox"/> अनुसूची ६, आयकर-डे-१६-०२-०३-६४	

⇒ निर्देशन : आदेश को किसिम, करदाताको किसिम तथा आयको श्रोत अनुसार संलग्न गर्नु पर्ने सम्बन्धित अनुसूची तथा कारणमा मा (v) लगाउने । निर्धारण वा संशोधन गर्नु परेको विस्तृत कारणहरू वेग्लै कागजमा भरि आदेश वा सूचनासाथ अनिवार्य रूपमा संलग्न गरि करदातालाई पनि पठाउनु पर्छ ।

सामान्य विवरण

कर निर्धारण (आदेश) / सूचना नम्बर	
कर निर्धारण (आदेश) / सूचना मिति	
आदेश / सूचना बुझाएको तरिका	<input type="checkbox"/> हुलाकद्वारा पठाएको <input type="checkbox"/> हातमा बुझाएको
आदेश / सूचना बुझाएको मिति	
निर्धारण / संशोधन गर्ने अधिकृतको नाम	
प्रविष्टि गर्ने अधिकृतको दस्तखत	

१ संशोधित कर निर्धारण आदेश

(कार्यालयको निर्णय अनुसार गरेको संशोधित कर निर्धारणकोलागी मात्र)

- क) संशोधन गर्न लागेको साविकको क. नि. को किसिम संशय कर निर्धारणको विवरण संशोधित कर निर्धारण कर निर्धारणको विवरण (दफा ९९) आय विवरण पेश नगरे वापत कर निर्धारण
 ⇒ निर्देशन : संशोधन गर्न लागिएको साविकको कर निर्धारणमा (v) लगाउने ।
- ख) आयवर्ष संशय कर निर्धारणको विवरण कर निर्धारणको विवरण (दफा ९९)
 ⇒ निर्देशन : कुन आयवर्षको कारोवारको कर निर्धारणमा संशोधन गर्न लागेको हो, सो आयवर्ष उल्लेख गर्ने ।
- ग) दर्ता /आदेश नं. संशोधित कर निर्धारण आय विवरण पेश नगरे वापत कर निर्धारण
 ⇒ निर्देशन : करदाताले गरेको संशय कर निर्धारण वा कर निर्धारणमा संशोधन गर्ने भए सो आय विवरणको दर्ता नं., संशोधित कर निर्धारणमा पुनः संशोधन गर्ने भए साविक संशोधित कर निर्धारण आदेश नं. उल्लेख गर्ने । आय विवरण पेश नभएको कारणले दफा ९९ (२) बमोजिमको कर निर्धारणमा संशोधन गर्ने भए केहि नलेखने ।
- घ) दर्ता /आदेश मिति संशय कर निर्धारणको विवरण कर निर्धारणको विवरण (दफा ९९)
 ⇒ निर्देशन : करदाताले गरेको संशय कर निर्धारण वा कर निर्धारणमा संशोधन गर्ने भए सो आय विवरणको दर्ता मिति, संशोधित कर निर्धारणमा पुनः संशोधन गर्ने भए साविक संशोधित कर निर्धारणको आदेश मिति उल्लेख गर्ने । आय विवरण पेश नभएको कारणले दफा ९९ (२) बमोजिमको कर निर्धारणमा संशोधन गर्ने भए केहि नलेखने ।
- ङ) आय कर फारामा डे ०१ डे ०२ डे ०३ कर दाताको किसिम _____

२ संशोधित कर निर्धारण आदेश

(प्रशासकीय पुनरावलोकन/पुनरावेदनमा भएको निर्णयको लागी मात्र)

- क) निर्णयको किसिम प्रशासकीय पुनरावलोकनमा भएको निर्णय पुनरावेदनमा भएको निर्णय
 ⇒ निर्देशन : कुनै एक कोठामा (v) चिन्ह लगाउने ।
- ख) निर्णय दर्ता नम्बर प्रशासकीय पुनरावलोकनको निर्णय पुनरावेदनको निर्णय
 ⇒ निर्देशन : विभागले गरेको प्रशासकीय पुनरावलोकनको निर्णय वा राजश्व न्यायाधिकरण वा अदालतले गरेको पुनरावेदनको निर्णय आन्तरिक राजश्व कार्यालय / ठूला करदाता कार्यालयमा दर्ता गरेको दर्ता नम्बर लेखने ।
- ग) निर्णय दर्ता मिति प्रशासकीय पुनरावलोकनको निर्णय पुनरावेदनको निर्णय
 ⇒ निर्देशन : विभागले गरेको प्रशासकीय पुनरावलोकनको निर्णय वा राजश्व न्यायाधिकरण वा अदालतले गरेको पुनरावेदनको निर्णय आन्तरिक राजश्व कार्यालय / ठूला करदाता कार्यालयमा दर्ता गरेको दर्ता मिति लेखने ।

३ संशोधित करको गणना

क) शुल्क वा ब्याज गणना गरेको मिति _____ सम्म

ख) संशोधन गरिएको आयवर्षको जम्मा कर योग्य आय	रु.
१ संशोधित करको गणना	
क. आय कर ऐन २०५८, अनुसूचि १ दफा २(३) अनुसार लाग्ने कर	रु.
ख. स्वयं कर निर्धारण अनुसार जम्मा कर	रु.
ग. थप कर (क-ख)	रु.
घ. भुलवस भुटा वा भ्रमपूर्ण विवरण दाखिला गरेकोमा लाग्ने शुल्क दफा (१२०.क)	रु.
ङ. जानाजानी भुटा वा भ्रमपूर्ण विवरण दाखिला गरेकोमा लाग्ने शुल्क दफा (१२०.ख)	रु.
च. कागजात नराखेमा वा आय विवरण दाखिला नगरेकोमा लाग्ने शुल्क दफा ११७(१) र ११७(२)	रु.
छ. अग्रिम कर कटौती विवरण पेश नगरेकोमा लाग्ने शुल्क दफा ११७(३)	रु.
ज. किस्ताबन्दीमा अनुमानित कर कम हुने गरी बुझाएकोमा लाग्ने ब्याज दफा (११८)	रु.
झ. कर नबुझाएकोमा लाग्ने ब्याज दफा (११९)	रु.
ञ. ऐनको नियम पालना नगरेकोमा लाग्ने शुल्क दफा (११९.क)	रु.
ट. अन्य थपघट	रु.
थ. आयकर ऐन २०५८, दफा १०१ बमोजिम संशोधित कर निर्धारण (ख र ग बाहेक क देखी त सम्मको जोड)	रु.
द. स्वयं कर निर्धारण संग बुझाएको कर वा अग्रिम कर	रु.
न. बुझाउनु पर्ने थप कर (थ - द)	रु.
२ विशेष शुल्कको गणना :	
क. आयकर ऐन अनुसार लाग्ने विशेष शुल्क	रु.
ख. विशेष शुल्कको लागि स्वयं कर निर्धारण संग बुझाएको कर वा अग्रिम भुतानी	रु.
ग. बाँकी वा बढि विशेष शुल्क	रु.

संशोधित शुल्क ब्याज निर्धारण प्रविष्टि

(यो फाराम आन्तरिक प्रयोजनकोलागी मात्र हो, करदातालाई पठाउने होईन)

यो फाराम भरेर आवश्यक सबै कागजात संलग्न गरि तथ्यांक प्रविष्टि गर्न र कर निर्धारण आदेश छान्नेकोलागी तथ्यांक शाखामा पठाउनु पर्छ ।
ब्याचको किसिम: AC

१ संशोधित शुल्क निर्धारण भएको व्यक्ति सम्बन्धि विवरण

स्था.ले.न.										
नाम										
फोन नं.										
ठेगाना	घर नं.	वार्ड नं.	गाउँ टोल र बाटोको नाम	<input type="checkbox"/> महानगरपालीका <input type="checkbox"/> नगरपालीका	<input type="checkbox"/> उप(महानगरपालीका <input type="checkbox"/> गा.वि.स.	जिल्ला				

२ संलग्न गर्नु पर्ने कागजातहरू

 प्रशासकीय पुनरावलोकनको वा पुनरावेदनमा भएको निर्णय संशोधित शुल्क ब्याजको कारण

३ संशोधन गर्नु परेको कारण

 कार्यालयले शुल्कमा संशोधन गरेको प्रशासकीय पुनरावलोकनबाट भएको निर्णय पुनरावेदनबाट भएको निर्णय
⇒ निर्देशन कुनै एक कोष्ठमा मात्र चिन्ह लगाउनु होस्।

४ प्रशासकीय पुनरावलोकन वा पुनरावेदनको कारणले संशोधन गर्नु परेको भएमा मात्र

क(आदेश नं. _____ ख(आदेश मिति _____)

५ संशोधित शुल्क ब्याज निर्धारणको विवरण

क) संशोधन गर्नु विषय कर निर्धारण शुल्क निर्धारण

ख) कर शुल्क निर्धारण आय वर्ष _____

ग) कर शुल्क निर्धारण दर्ता नं. _____
⇒ निर्देशन _____
कर निर्धारणमा लगाइएको शुल्क भए कर निर्धारणको दर्ता नं. उल्लेख गर्ने अथवा शुल्क निर्धारणका शुल्क भए शुल्क निर्धारणको दर्ता नं. उल्लेख गर्ने।

घ) कर शुल्क निर्धारण मिति _____
⇒ निर्देशन _____
कर निर्धारण अथवा शुल्क निर्धारणको मिति उल्लेख गर्ने।

ङ) शुल्क क्रम संख्या _____
⇒ निर्देशन _____
शुल्क निर्धारणका शुल्क भए शुल्क निर्धारणको क्रम संख्या उल्लेख गर्ने।

च) शुल्क ब्याज निर्धारणको कारण

पुरानो शुल्क ब्याज निर्धारणको कारण	नयाँ शुल्क ब्याज निर्धारणको कारण	शुल्क ब्याज रकम
<input type="checkbox"/> कागजात नराखेको (११७.२)	<input type="checkbox"/> कागजात नराखेको (११७.२)	
<input type="checkbox"/> अग्रिम कर कट्टीको विवरण दाखिला नगरेको (११७.३)	<input type="checkbox"/> अग्रिम कर कट्टीको विवरण दाखिला नगरेको (११७.३)	
<input type="checkbox"/> मिलोमतो गरेको (१२१)	<input type="checkbox"/> मिलोमतो गरेको (१२१)	
<input type="checkbox"/> विभागले जरिवाना दाखिला गर्न तोकेको(१२९)	<input type="checkbox"/> विभागले जरिवाना दाखिला गर्न तोकेको (१२९)	
<input type="checkbox"/> म्याद भित्र आय विवरण दाखिला नगरेमा (शुल्क- ११७.ख)	<input type="checkbox"/> म्याद भित्र आय विवरण दाखिला नगरेमा (शुल्क- ११७.ख)	
<input type="checkbox"/> म्याद भित्र कर दाखिला नगरेमा (ब्याज - (११८)	<input type="checkbox"/> म्याद भित्र कर दाखिला नगरेमा (ब्याज - (११८)	
<input type="checkbox"/> भूलवस विवरण भुट्टा वा भ्रमपूर्ण हुन गएको (१२०.क)	<input type="checkbox"/> भूलवस विवरण भुट्टा वा भ्रमपूर्ण हुन गएको (१२०.क)	
	<input type="checkbox"/> जानाजानी वा लावरवाही साथ भुट्टो विवरण पेश गरेमा (१२०.ख)	
<input type="checkbox"/> जानाजानी वा लावरवाही साथ भुट्टो विवरण पेश गरेमा (१२०.ख)	<input type="checkbox"/> भूलवस विवरण भुट्टा वा भ्रमपूर्ण हुन गएको (१२०.क)	
	<input type="checkbox"/> जानाजानी वा लावरवाही साथ भुट्टो विवरण पेश गरेमा (१२०.ख)	

⇒ निर्देशन : संशोधन गरेको कारणहरू आवश्यकता अनुसार सम्बन्धित कोष्ठहरूमा (v) चिन्ह लगाई शुल्क रकम उल्लेख गर्ने ।

कर मिलान दाबी संशोधन प्रविष्टि

(यो फाराम आन्तरिक प्रयोजनकोलागी मात्र हो, करदातालाई पठाउने होईन)
यो फाराम भरेर आवश्यक सबै कागजात संलग्न गरि तथ्यांक प्रविष्टि गर्न तथ्यांक शाखामा पठाउनु पर्छ ।
रकम भर्दा चानचुन पैसा भर्नु पर्दैन ।

ब्याचको किसिम: TA

१ करदाता सम्बन्धी विवरण

क	स्था.ले.नं.										
ख	नाम										
ग	फोन नं.										
घ	ठेगाना	घर नं.	वार्ड नं.	गाउँ टोल र बाटोको नाम	<input type="checkbox"/> महानगरपालीका <input type="checkbox"/> नगरपालीका	<input type="checkbox"/> उप-महानगरपालीका <input type="checkbox"/> गा.वि.स.	जिल्ला				

२ संलग्न गर्नु पर्ने कागजातहरू

संशोधन गरेको कारणहरू संलग्न गर्ने

३ कर मिलान दाबिमा संशोधनको विवरण

- क) दाबी संलग्न विवरण अनुमानित करको विवरण अनुमानित करको संशोधित विवरण स्वयं कर निर्धारणको विवरण
 संशय कर निर्धारणको विवरण कर मिलान दावि बढी कर फिर्ता दावि
- ख) आयवर्ष
⇒ निर्देशन : कुन आयवर्षको विवरण साथ संलग्न अनुसूची १० संशोधन गर्ने हो, सो आयवर्ष उल्लेख गर्ने । वेग्लै पेश गरेको कर मिलान दाबी संशोधन गर्ने भए कन आयवर्षको लागी दाबी गरेको हो सो आयवर्ष लेख्ने ।
- ग) दर्ता नं.
⇒ निर्देशन : कुन विवरण साथ संलग्न अनुसूची १० संशोधन गर्ने हो, सो विवरणको दर्ता नं. उल्लेख गर्ने । वेग्लै पेश गरेको कर मिलान दाबी संशोधन गर्ने भए सो कर मिलान दाबीको दर्ता नं लेख्ने ।
- घ) दर्ता मिति
⇒ निर्देशन : कुन विवरण साथ संलग्न अनुसूची १० संशोधन गर्ने हो, सो विवरणको दर्ता मिति उल्लेख गर्ने । वेग्लै पेश गरेको कर मिलान दाबी संशोधन गर्ने भए सो कर मिलान दाबीको दर्ता मिति लेख्ने ।

ड) संशोधनको विवरण

संशोधनको कारण	दावि गर्दाको क्र.सं.	कर मिलान दाबी गरेको रकम	कायम भएको कर मिलान रकम
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन वमोजिम दाबी मान्य नहुने			
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन वमोजिम दाबी मान्य नहुने			
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन वमोजिम दाबी मान्य नहुने			
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन वमोजिम दाबी मान्य नहुने			
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन वमोजिम दाबी मान्य नहुने			
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन वमोजिम दाबी मान्य नहुने			
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन वमोजिम दाबी मान्य नहुने			

⇒ निर्देशन : एउटा अनुसूची १० मा दाबी गरिएका आठ ओटा रकम सम्म संशोधन गर्नु पर्ने भएमा एउटा फाराम भरे पुग्छ ।
सो भन्दा बढी संशोधन गर्नु पर्ने भएमा वेग्लै फाराम थप्नु पर्छ ।
महल १: कुनै एउटा कारणको कोठामा (v) लगाउने ।
महल २: करदाताले दाखीला गरेको अनुसूची १० को महल १ को संशोधन गर्ने क्रम संख्या लेख्ने ।
महल ३: करदाताले दाखीला गरेको अनुसूची १० को महल १२ को संशोधन गर्ने रकम लेख्ने ।
महल ४: संशोधन पछि कायम गरिएको रकम लेख्ने ।

४ सामान्य विवरण

क	संशोधन नम्बर	
ख	संशोधन मिति	
ग	संशोधन गर्ने अधिकृतको नाम	
घ	संशोधन गर्ने अधिकृतको दस्तखत	

औषधोपचार कर मिलान दाबी संशोधन प्रविष्टि

(यो फाराम आन्तरिक प्रयोजनकोलागी मात्र हो, करदातालाई पठाउने होईन)
यो फाराम भरेर आवश्यक सबै कागजात संलग्न गरि तथ्यांक प्रविष्टि गर्न तथ्यांक शाखामा पठाउनु पर्छ ।
रकम भर्दा चानचुन पैसा भर्नु पर्दैन ।

ब्याचको किसिम: MC

१ करदाता सम्बन्धि विवरण						
क	स्था.ले.नं.					
ख	नाम					
ग	फोन नं.					
घ	ठेगाना	घर नं.	वार्ड नं.	गाउँ टोल र बाटोको नाम	<input type="checkbox"/> महानगरपालीका <input type="checkbox"/> उप-महानगरपालीका <input type="checkbox"/> नगरपालीका <input type="checkbox"/> गा.वि.स.	जिल्ला

२ संलग्न गर्नु पर्ने कागजातहरू	
<input type="checkbox"/>	संशोधन गरेको कारणहरू संलग्न गर्ने

३ औषधोपचार कर मिलान दाबीमा संशोधनको विवरण	
क) दाबी संलग्न विवरण	<input type="checkbox"/> स्वयं कर निर्धारणको विवरण <input type="checkbox"/> संशय कर निर्धारणको विवरण <input type="checkbox"/> औषधोपचार कर मिलान दाबी
ख) आयवर्ष	_____
⇒ निर्देशन :	कुन आयवर्षको विवरण साथ संलग्न अनुसूची ११ संशोधन गर्ने हो, सो आयवर्ष उल्लेख गर्ने । वेग्लै पेश गरेको औषधोपचार कर मिलान दाबी संशोधन गर्ने भए कन आयवर्षको लागी दाबी गरेको हो सो आयवर्ष लेख्ने ।
ग) दर्ता नं.	_____
⇒ निर्देशन :	कुन विवरण साथ संलग्न अनुसूची ११ संशोधन गर्ने हो, सो विवरणको दर्ता नं. उल्लेख गर्ने । वेग्लै पेश गरेको औषधोपचार कर मिलान दाबी संशोधन गर्ने भए सो कर मिलान दाबीको दर्ता नं लेख्ने ।
घ) दर्ता मिति	_____
⇒ निर्देशन :	कुन विवरण साथ संलग्न अनुसूची ११ संशोधन गर्ने हो, सो विवरणको दर्ता मिति उल्लेख गर्ने । वेग्लै पेश गरेको औषधोपचार कर मिलान दाबी संशोधन गर्ने भए सो कर मिलान दाबीको दर्ता मिति लेख्ने ।
ङ) संशोधनको विवरण	

संशोधनको कारण	क्र.सं.	दाबी गरेको स्विकृत खर्च	संशोधित स्विकृत खर्च
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन बमोजिम दाबी मान्य नहुने			
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन बमोजिम दाबी मान्य नहुने			
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन बमोजिम दाबी मान्य नहुने			
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन बमोजिम दाबी मान्य नहुने			
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन बमोजिम दाबी मान्य नहुने			
<input type="checkbox"/> गणनामा त्रुटी देखिएको			
<input type="checkbox"/> ऐन बमोजिम दाबी मान्य नहुने			

⇒ निर्देशन : एउटा अनुसूची ११ मा दाबी गरिएका ७ ओटा रकम सम्म संशोधन गर्नु पर्ने भएमा एउटा फाराम भरे पुग्छ । सो भन्दा बढी संशोधन गर्नु पर्ने भएमा वेग्लै फाराम थप्नु पर्छ ।
महल १: कुनै एउटा कारणको कोठामा (v) लगाउने ।
महल २: करदाताले दाखीला गरेको अनुसूची ११ को महल १ को संशोधन गर्ने क्रम संख्या लेख्ने ।
महल ३: करदाताले दाखीला गरेको अनुसूची ११ को महल ४ को संशोधन गर्ने रकम लेख्ने ।
महल ४: संशोधन पछि कायम गरिएको रकम लेख्ने ।

४ सामान्य विवरण	
क	संशोधन नम्बर
ख	संशोधन मिति
ग	संशोधन गर्ने अधिकृतको नाम
घ	संशोधन गर्ने अधिकृतको दस्तखत

विदेशमा तिरेको कर मिलान दाबी संशोधन प्रबिष्टि

(यो फाराम आन्तरिक प्रयोजनकोलागी मात्र हो, करदातालाई पठाउने होईन)
यो फाराम भरेर आवश्यक सबै कागजात संलग्न गरि तथ्यांक प्रबिष्टि गर्ने तथ्यांक शाखामा पठाउनु पर्छ ।
रकम भर्दा चानचुन पैसा भर्नु पर्दैन ।

व्याचको किसिम: FA

१ करदाता सम्बन्धी विवरण						
क	स्था.ले.नं.					
ख	नाम					
ग	फोन नं.					
घ	ठेगाना	घर नं.	वार्ड नं.	गाउँ टोल र बाटोको नाम	<input type="checkbox"/> महानगरपालीका <input type="checkbox"/> उप-महानगरपालीका <input type="checkbox"/> नगरपालीका <input type="checkbox"/> गा.वि.स.	जिल्ला

२ संलग्न गर्नु पर्ने कागजातहरू	
<input type="checkbox"/>	संशोधन गरेको कारणहरू संलग्न गर्ने

३ विदेशमा तिरेको कर मिलान दाबीमा संशोधनको विवरण	
क) दाबी संलग्न विवरण	<input type="checkbox"/> स्वयं कर निर्धारणको विवरण <input type="checkbox"/> संशय कर निर्धारणको विवरण <input type="checkbox"/> विदेशमा तिरेको कर मिलान दाबी

ख) आयवर्ष
⇒ निर्देशन : कुन आयवर्षको विवरण साथ संलग्न अनुसूची १२ संशोधन गर्ने हो, सो आयवर्ष उल्लेख गर्ने । बेग्लै पेश गरेको विदेशमा तिरेको कर मिलान दाबी संशोधन गर्ने भए कन आयवर्षको लागी दाबी गरेको हो सो आयवर्ष लेख्ने ।

ग) दर्ता नं.
⇒ निर्देशन : कुन विवरण साथ संलग्न अनुसूची १२ संशोधन गर्ने हो, सो विवरणको दर्ता नं. उल्लेख गर्ने । बेग्लै पेश गरेको विदेशमा तिरेको कर मिलान दाबी संशोधन गर्ने भए सो कर मिलान दाबीको दर्ता नं लेख्ने ।

घ) दर्ता मिति
⇒ निर्देशन : कुन विवरण साथ संलग्न अनुसूची १२ संशोधन गर्ने हो, सो विवरणको दर्ता मिति उल्लेख गर्ने । बेग्लै पेश गरेको विदेशमा तिरेको कर मिलान दाबी संशोधन गर्ने भए सो कर मिलान दाबीको दर्ता मिति लेख्ने ।

ङ) चालु आय वर्षको विदेशमा तिरेको कर दाबी : _____

च) संशोधित आय वर्षको विदेशमा तिरेको कर: _____

ग) संशोधनको विवरण

क्र.सं.	संशोधनको कारण	मुलुक	तिरेको कर	संशोधित स्विकृत तिरेको कर	दाबी कर	संशोधित स्विकृत दाबी कर
१	<input type="checkbox"/> गणनामा त्रुटी देखिएको <input type="checkbox"/> ऐन बमोजिम दाबी मान्य नहुने					
२	<input type="checkbox"/> गणनामा त्रुटी देखिएको <input type="checkbox"/> ऐन बमोजिम दाबी मान्य नहुने					
३	<input type="checkbox"/> गणनामा त्रुटी देखिएको <input type="checkbox"/> ऐन बमोजिम दाबी मान्य नहुने					
४	<input type="checkbox"/> गणनामा त्रुटी देखिएको <input type="checkbox"/> ऐन बमोजिम दाबी मान्य नहुने					
५	<input type="checkbox"/> गणनामा त्रुटी देखिएको <input type="checkbox"/> ऐन बमोजिम दाबी मान्य नहुने					

⇒ निर्देशन : एउटा अनुसूची १२ मा दाबी गरिएका ५ ओटा रकम सम्म संशोधन गर्नु पर्ने भएमा एउटा फाराम भरे पुग्छ । सो भन्दा बढी संशोधन गर्नु पर्ने भएमा बेग्लै फाराम थप्नु पर्छ । _____

४ सामान्य विवरण	
क	संशोधन नम्बर
ख	संशोधन मिति
ग	संशोधन गर्ने अधिकृतको नाम
घ	संशोधन गर्ने अधिकृतको दस्तखत

कारोवार बन्द गरेको सुचना

आय बर्ष _____

आ.रा.का. _____

१ करदाता सम्बन्धी विवरण

व्याचको किसिम: CB

क	स्था ले नं									
ख	नाम									
ग	फोन नं									
घ	ठेगाना	घर नं.	वार्ड नं.	गाउँ टोल र बाटोको नाम	<input type="checkbox"/> महानगरपालीका <input type="checkbox"/> नगरपालीका	<input type="checkbox"/> उप-महानगरपालीका <input type="checkbox"/> गा.वि.स.	जिल्ला			
फोन		मोबाइल			इमेल					

२ फर्म सम्बन्धी विवरण

नाम						
ठेगाना	घर नं.	वार्ड नं.	गाउँ / टोल र बाटोको नाम	<input type="checkbox"/> म.न.पा. <input type="checkbox"/> न.पा.	<input type="checkbox"/> उ.म.न.पा. <input type="checkbox"/> गा.वि.स.	जिल्ला

३ कारोवार बन्दको घोषणा

म/हामी तल उल्लिखित कारणले मिति ____________ देखी मेरो / हाम्रो कारोवार बन्द भएको घोषणा गर्छु / गर्दछौं ।

- टाट पल्टेकोले दफा (९६.५ क)
 कारोवार बन्द गरेकोले दफा (९६.५ ग)
 अन्य भए कारण _____

म/हामी माथी उल्लिखित कारणले मिति ____________ देखी कारोवार गर्दैन/ गर्दैनौं । मैले/हामीले सो मिति सम्मको स्वयं कर निर्धारण बुझाइ सकेको / सकेका छुं/ छौं र सो अनुसार तिर्नु पर्ने कर बुझाइ सकेको / सकेका छुं/ छौं । कारोवार नभएकोले मेरो / हाम्रो स्था.ले.नं. पनि स्थगन गरी दिनहुन अनुरोध गर्छु / गर्दछौं ।

अथवा

(प्रकृतिक व्यक्तिको लागी मात्र)

म/हामी तल उल्लिखित कारणले मिति ____________ देखी माथी उल्लिखित कारोवार अस्थाइ रूपले बन्द गर्दैछुं/ गर्दछौं ।

- टाट पल्टेकोले दफा (९६.५ क)
 लामो समय सम्म विदेश जानु परेकोले दफा (९६.५ ख)
 कारोवार बन्द गरेकोले दफा (९६.५ ग)
 अन्य भए कारण _____

मैले/हामीले सो मिति सम्मको स्वयं कर निर्धारण बुझाइ सकेको / सकेका छुं/ छौं र सो अनुसार तिर्नु पर्ने कर बुझाइ सकेको / सकेका छुं/ छौं ।

अथवा

(स्था.ले.नं. भएको व्यक्तिको मृत्यु भएमा)

स्था.ले.नं. भएको व्यक्तिको निधन भएकोले म/हामी मिति ____________ देखी यस स्था.ले.नं. स्थगन गरी दिनहुन अनुरोध गर्छुं / गर्दछौं ।

- कारोवार बन्द गर्ने दफा (९६.५ ग)
 नयां स्था.ले.नं. वालामा कारोवार सार्ने भए नयां स्था.ले.नं. मृतक संग नयां स्था.ले.नं. वालाको नाता _____

पुरानो स्था.ले.नं. बाट आएको कर दायित्व मैले/हामीले व्यहोर्न मंजुर गर्छुं / गर्दछौं ।

४ करदाताको घोषणा

यो निवेदनमा उल्लेखित विवरणहरू ठीक, सांचो र पूर्ण भएको घोषणा गर्दछुं । कुनै विवरण वा कागजात भुट्टा ठहरिएमा कानून बमोजिम सहन बुझाउन म तयार छुं ।

क	करदाता वा प्रतिनिधिको दस्तखत	
ख	करदाता वा प्रतिनिधिको नाम	
ग	मिति	

५ कार्यालय प्रयोजनकोलागि मात्र

क	निवेदन दर्ता नम्बर	
ख	निवेदन दर्ता मिति	
ग	बुझिलनेको नाम	
घ	बुझिलनेको दस्तखत	

(दीर्घकालीन करारमा संलग्न भएको व्यक्तिले पेश गर्नु पर्ने)

१. दीर्घकालीन करार सम्पन्न प्रतिशतको गणना फारम

विवरण	१ करारको जम्मा रकम रू.	२ गत आ.ब.सम्मको रकम रू.	३ यस आ.ब.को रकम रू.	४ यस आ.ब.सम्मको रकम रू.
निर्माणमा प्रयोग भएका सामग्रीको लागत				
निर्माणस्थलको सुपरीवेक्षण र श्रमीक खर्च				
करारमा प्रयोग भएका उपकरणको ह्रास खर्च				
करारमा प्रयोग भएका उपकरणको ढुवानी खर्च				
करारमा प्रयोग भएका उपकरणको भाडा खर्च				
करारसँग प्रत्यक्षरूपमा सम्बन्धित डिजाइन र प्राविधिक खर्च				
जम्मा				
करारको सम्पन्न प्रतिशत (महल ४ र १)				

द्रष्टव्य : यो फारम दीर्घकालीन करारमा संलग्न भएको व्यक्तिले हरेक दीर्घकालीन करारका लागि अलग अलग भरी आय विवरण साथ पेश गर्नु पर्नेछ ।

२. क्रमबद्ध बृद्धिको योग अनुसार आयमा समावेश हुने रकमको गणना

सि.नं.	विवरण	
१	करार हुँदाको अवस्थामा अनुमान गरिएको सो करारको कूल आय रू.	
२	यस आ.ब.सम्ममा कूल अनुमानित आयमा थप वा कमी हुन गएको रकम रू.	
३	करारको जम्मा अनुमानित आय रू.	
४	सम्पन्न प्रतिशतको गणना फारम अनुसार करारको सम्पन्न प्रतिशत	
५	क्रमबद्ध बृद्धिको योग अनुसार आयमा समावेश हुने रकम (महल ३ र ४) रू.	

द्रष्टव्य : यो फारम दीर्घकालीन करारमा संलग्न भएको व्यक्तिले हरेक दीर्घकालीन करारका लागि अलग अलग भरी आय विवरण साथ पेश गर्नु पर्नेछ ।

३. क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी हुने रकमको विवरण

खर्चको विवरण	गत आ.ब.सम्म रु.	यस आ.ब.को रु.	यस आ.ब.सम्मको रु.
व्याज खर्च (दफा १४)			
लागत खर्च (सम्पन्न प्रतिशत गणना फारमको महल ४ को जम्मा रकम)			
मर्मत तथा सुधार खर्च(दफा १६)			
प्रदुषण नियन्त्रण खर्च(दफा १७)			
अनुसन्धान तथा बिकास खर्च(दफा १८)			
ह्रास खर्च (दफा १९)			
कट्टी हुने अन्य खर्च			
जम्मा			

द्रष्टव्य : यो फारम दीर्घकालीन करारमा संलग्न भएको व्यक्तिले हरेक दीर्घकालीन करारका लागि अलग अलग भरी आय विवरण साथ पेश गर्नु पर्नेछ ।

४. करारको अन्त्यसम्ममा कट्टी हुने अनुमानित प्रत्यक्ष खर्च र कूल खर्चको गणना

अनुमानित खर्चको विवरण	करार हुँदाको समयमा अनुमान गरिएको रु.	यस आ.ब.सम्ममा थप वा कमी भएको +/- रु.	जम्मा रु.
निर्माणमा प्रयोग हुने सामग्रीको लागत			
निर्माणस्थलको सुपरीवेक्षण र श्रमिक खर्च			
करारमा प्रयोग भएका उपकरणको ह्रास खर्च			
करारमा प्रयोग भएका उपकरणको ढुवानी खर्च			
करारमा प्रयोग भएका उपकरणको भाडा खर्च			
करारसँग प्रत्यक्षरूपमा सम्बन्धित डिजाइन र प्राविधिक खर्च			

अनुमानित खर्चको विवरण	करार हुँदाको समयमा अनुमान गरिएको रू.	यस आ.ब.सम्ममा थप वा कमी भएको +/- रू.	जम्मा रू.
करारको अन्त्यसम्ममा कट्टी हुने अनुमानित प्रत्यक्ष खर्च			
करारको अन्त्यसम्ममा कट्टी हुने अन्य अनुमानित खर्च			

द्रष्टव्य : यो फारम दीर्घकालीन करारमा संलग्न भएको व्यक्तिले हरेक दीर्घकालीन करारका लागि अलग अलग भरी आय विवरण साथ पेश गर्नु पर्नेछ । उपरोक्त अनुसार कुनै करारको अनुमानित आय गणना गर्दा साबिकमा आय विवरणमा समावेश गरिसकेको भन्दा कम आय गणना हुने अवस्था रहेमा पहिले बढी देखाएको हदसम्मको आयको रकमलाई खर्चको रूपमा कट्टी गर्नुपर्दछ ।

अनुसूची ३
दुर्गम क्षेत्र सम्वन्धी व्यवस्था

दुर्गम क्षेत्रको बर्गीकरण देहाए बमोजिम रहेको छ ।

१. “क” वर्गमा रहने क्षेत्र

(१) मनाङ्ग जिल्ला (२) कालिकोट जिल्ला (३) मूगू जिल्ला (४) डोल्पा जिल्ला (५) हुम्ला जिल्ला
(६) बाजुरा जिल्ला

२. “ख” वर्गमा रहने क्षेत्र

(क) ताप्लेजुङ्ग जिल्लाको धुन्सा ओलाङ्चुङ्गगोला र यसमा पर्ने गा.वि.स.

(ख) संखुवासभा जिल्लाको निम्न गाउँ विकास समिति

१. चेपुवा २. हेदाङ्ना ३. किमाथांका ४. स्याकसिला ५. बालूङ ६. सीमाजोर

(ग) सोलुखुम्बु जिल्लाको निम्न गाउँ विकास समिति

१. खोम्जुङ २. नाम्चे ३. चौरी खर्क

(घ) दोलखा जिल्लाको गोगर गाउँ विकास समिति

(ङ) रसुवा जिल्लाको टिमूर गाउँ विकास समिति

(च) गोरखा जिल्लाको निम्न गाउँ विकास समिति

१. सिर्दिवास २. प्रोक ३. लोहा ४. केरोजा ५. छेकाम्पार ६. मान्बु

(छ) बाग्लुङ्ग जिल्लाको निम्न गाउँ विकास समिति

१. बोङ्गा २. निसी ३. हुकाम ४. रम्मा ५. मेकोट ६. टकवाछी

(ज) मुस्ताङ्ग जिल्ला

(झ) जुम्ला जिल्ला

(ञ) बजाङ्ग जिल्ला

(ट) डोटी जिल्लाको खप्तड जडिबुटी उद्यानको ९०० फिटभन्दा उचाईको भाग

(ठ) दार्चुला जिल्ला

३. “ग” वर्गमा रहने क्षेत्र :

(क) रुकुम जिल्ला

(ख) जाजरकोट जिल्ला

(ग) दैलेख जिल्ला

(घ) अछाम जिल्ला

४. “घ” वर्गमा रहने क्षेत्र :

(क) ताप्लेजुङ जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

(ख) भोजपुर जिल्ला

(ग) तेह्रथुम जिल्ला

(घ) संखुवा सभाको जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

(ङ) खोटाङ जिल्ला

(च) ओखलढुङ्गा जिल्ला

(छ) सोलुखुम्बु जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

(ज) धादिङ जिल्लाको निम्न गाउँ विकास समिति

१. बुडाथुम २. लापा ३. फुलखर्क ४. रिगाउ ५. सल्यानकोट ६. सल्यानटार

(झ) सिन्धुपाल्चोक जिल्लाको निम्न गाउँ विकास समिति

१. बराम्चो २. वरुवा ३. मौताडा ४. वीरता गोलदे ५. गुनसा ६. गुवा ७. किउल ८. लिस्टिकोट ९. महाकाल १०. पाग ताग ११. फुल्पीङ कटी १२. धागपालकोट १३. टिसुनठगल टिनस ध्यागल

(ञ) लमजुङ जिल्लाको निम्न गाउँ विकास समिति

१. बाहुनडाँडा महेन्द्रोदय २. श्रीकाली काताधी ३. ठूलीवेसी पटाङ्गो ४. ठाकन फालिकादेवी

(ट) म्याग्दी जिल्ला

(ठ) रोल्पा जिल्ला

(ड) सल्यान जिल्ला

(ढ) प्यूठान जिल्ला

(ण) डोटी जिल्लाको “ख” वर्गमा परेका क्षेत्रदेखि बाहेक अन्य बाँकी क्षेत्र

(त) डडेलधुरा जिल्ला

(थ) बैतडी जिल्ला

५. “ङ” वर्गमा रहने क्षेत्र

(क) पाँचथर जिल्ला

- (ख) धनकुटा जिल्ला
- (ग) रामेछाप जिल्ला
- (घ) दोलखा जिल्ला
- (ङ) रसुवा जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
- (च) सिन्धुपाल्चोक जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
- (छ) धादिङ जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
- (ज) लमजुङ जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
- (झ) गोरखा जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति
- (ञ) गुल्मी जिल्ला
- (ट) अर्घाखाँची जिल्ला
- (ठ) पर्वत जिल्ला
- (ड) बाग्लुङ जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

अनुसूची ३(क)

औद्योगिक व्यवसाय ऐन, २०४५ को अनुसूची-३
क्षेत्रको वर्गिकरण

अति अविकसित क्षेत्र

१. दार्चुला	६. मुगु	११. सोलुखुम्बु	१६. दैलेख	२१. तेह्रथुम
२. वुभाङ	७. कालिकोट	१२. संखुवासभा	१७. जाजरकोट	२२. रामेछाप
३. वाजुरा	८. डोल्पा	१३. खोटाङ	१८. रुकुम	
४. हुम्ला	९. मुस्ताङ	१४. भोजपुर	१९. ओखलढुङ्गा	
५. जुम्ला	१०. मनाङ	१५. अछाम	२०. म्याग्दी	

अविकसित क्षेत्र

१. ताप्लेजुङ	५. गुल्मी	९. डोटी	१३. सिन्धुपाल्चोक
२. रोल्पा	६. पर्वत	१०. सल्यान	
३. वैतडी	७. डडेल्धुरा	११. पाँचथर	
४. रसुवा	८. प्यूठान	१२. वाग्लुङ	

अल्पविकसित क्षेत्र

१. कैलाली	५. स्याङ्जा	९. गोरखा	१३. ईलाम	१७. नुवाकोट
२. सुर्खेत	६. धादिङ	१०. सिन्धुली	१४. कञ्चनपुर	१८. काभ्रेपलान्चोक
३. अर्घाखाँची	७. लमजुङ	११. उदयपुर	१५. बर्दिया	१९. दोलखा
४. पाल्पा	८. तनहुँ	१२. धनकुटा	१६. दाङ	



अनुसूची ३(ख)

औद्योगिक व्यवसाय ऐन, २०४५ को दफा ३ उद्योगको वर्गिकरण

उद्योगको वर्गिकरण :

यस ऐनको प्रयोजनको लागि उद्योगलाई देहायबमोजिम वर्गिकरण गरिएको छ :-

- (क) **उत्पादनमूलक उद्योग** : कोरा माल वा अर्ध प्रशोधित माल वा खेर गइरहेको मालसामानको वा अन्य मालसामान प्रयोग वा प्रशोधन गरी मालसामान उत्पादन गर्ने ।
- (ख) **उर्जामूलक उद्योग** : जलश्रोत, वायु, शौर्यशक्ति, कोईला, प्राकृतिक तेल, ग्याँस, वायो ग्याँस तथा अन्य श्रोतबाट उर्जा पैदा गर्ने ।
- (ग) **कृषि तथा बनजन्य उद्योग** : मूलतः कृषि वा वन पेदावारमा आधारित एकीकृत किसिमको रेशम खेती तथा रेशम उत्पादन फलफूल खेती तथा फलफूल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरा पालन, मत्स्य पालन, चिया खेती तथा प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिवुटी खेती तथा प्रशोधन, तरकारीका बीउ वीजन उत्पादन, च्याउ तरकारी खेती वा तरकारी प्रशोधन, नयाँ प्रविधिद्वारा विरुवा उत्पादन गर्ने उद्योग (टिस्यूकल्चर), ग्रिन हाउस, मौरी पालन, मह उत्पादन, रबर खेती फूल खेती तथा उत्पादन, कवुलियती वन, एग्नोफरेष्ट्री आदि व्यवसायिक वन सम्बन्धी व्यवसाय ।
- (घ) **खनिज उद्योग** : खनिज उत्खनन वा प्रशोधन गर्ने ।
- (ङ) **पर्यटन उद्योग** : पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ, रिजर्ट, ट्राभर एजेन्सी, स्किङ्ग, ग्लाइडिङ्ग, बाटर ज्याफ्टीङ्ग, केवलकार, कम्प्लेक्स, पोनी ट्रेकिङ्ग, पदयात्रा (ट्रेकिङ्ग), हटएअर व्यालुनिङ्ग, प्यारा सेलिङ्ग, गल्फ कोर्स, पोलो, अश्वारोहण (हर्स राइडिङ्ग) आदि व्यवसाय ।
- (च) **सेवा उद्योग** : कार्यशाला (वर्कशप), छापाखाना, परामर्श सेवा, जिनिङ्ग तथा वेलिङ्ग व्यवसाय, चलचित्र व्यवसाय, निर्माण व्यवसाय, सार्वजनिक परिवहन व्यवसाय, फोटोग्राफी, अस्पताल, नर्सिङ्ग होम, शिक्षण एवं प्रशिक्षण संस्था, प्रयोगशाला, हवाई सेवा, शीत भण्डार आदि व्यवसाय ।
- (छ) **निर्माण उद्योग** : सडक, पुल, रोपवे, रेल्वे, ट्रलिवस, टनेल, फ्लाईङ्ग व्रीज तथा औद्योगिक व्यापारिक एवं आवास कम्प्लेक्स आदि निर्माण गरी सञ्चालन गर्ने ।



नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
लाजिम्पाट, काठमाडौं

फोन नं. ४४१५८०२/४४१५८०३/४४१२२४७/
४४१५७१५/४४३५७८७/४४३५७८५, फ्याक्स नं. ४४११७८८
e-mail: policy@ird.gov.np, web site: www.ird.gov.np